

रजत जयन्ती वर्ष

धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी
विशेष कानून संग्रह
२०७५



नेपाल धितोपत्र बोर्ड

जावलाखेल, ललितपुर ।

२०७५

रजत जयन्ती वर्ष
धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी
विशेष कानून संग्रह
२०७५



नेपाल धितोपत्र बोर्ड

जावलाखेल, ललितपुर ।

२०७५

नेपाल धितोपत्र बोर्ड

- प्रकाशक : नेपाल धितोपत्र बोर्ड ।
जावलाखेल, ललितपुर ।
- प्रथम संस्करण : जेठ २०७५ ।
प्रकाशन प्रति : ५००
- दोस्रो संस्करण : श्रावण २०७५ ।
प्रकाशन प्रति : १०००
- © प्रतिलिपि अधिकार : नेपाल धितोपत्र बोर्डमा सुरक्षित रहनेछ ।
- मुदण : प्रिन्ट एण्ड आर्ट सर्भिस
बागबजार, काठमाडौं
फोन: ४२४४४९९, ४२३९९५४



नेपाल धितोपत्र बोर्ड

(नेपाल सरकारद्वारा धितोपत्र सम्बन्धी ऐन अन्तर्गत स्थापित)

Securities Board of Nepal

(Established by the Government of Nepal under Securities Act)

प्राक्कथन


वि.सं. २०५० जेष्ठ २५ गते स्थापित नेपाल धितोपत्र बोर्डले स्थापना कालदेखि हालसम्म धितोपत्र बजारको नियमन गर्दै आइरहेकोमा जुलाई २०१६मा बोर्ड, धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राष्ट्रिय संस्था (International Organization of Securities Commission - IOSCO)को एसोसिएट सदस्य भएको र यस परिप्रेक्ष्यमा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्रको दर्ता निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित गरी धितोपत्र बजार, धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम कारवाहीलाई IOSCO को मापदण्ड अनुरूपको कानूनी व्यवस्था तयार गर्न अगाडि बढिरहेको छ। धितोपत्र बजारका प्रत्येक निकायको काम, कर्तव्य र अधिकारको विषयमा प्रत्येक सरोकारवाला पक्ष सुसूचित हुनुपर्ने हुन्छ। कानूनको अनिभिन्नता क्षम्य हुँदैन भन्ने आधारभूत मान्यता अनुरूप कानूनी व्यवस्थाको सहज जानकारी प्राप्तिको व्यवस्थापन अपरिहार्यता महशुस भै बोर्डबाट धितोपत्र कानून संग्रह २०६७मा प्रथम र २०७०मा दोस्रो संस्करण प्रकाशन गरिएको थियो।

बोर्डको कार्य क्षेत्र थप हुँदै गएकोले सोही अनुसार कानून संग्रहलाई पनि परिमार्जन र विस्तृत गर्दै लिएको छ। यस अनुरूप बोर्डलाई हालै बस्तु विनिमय बजारको समेत नियमन गर्ने जिम्मेवारी थप भई सो बजारलाई समेत व्यवस्थित र नियमन गर्नका लागि ऐन तथा नियमावली बनाई लागू भैसकेको परिप्रेक्ष्यमा यस सम्बन्धी ऐन र नियमावली २०७४ यसमा समाविष्ट गरिएको छ। यसका साथै २०७० पश्चात धितोपत्र सम्बन्धी ऐन, यस अन्तर्गत बनेका नियमावलीहरू, निर्देशिकाहरू र बोर्डले बनाएका विनियमावलीहरूमा अधिल्लो संस्करणमा भएका संशोधनका अतिरिक्त नयाँ नियमावलीमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ एवं धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५, निर्देशिकाहरूमा धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७४, धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४, धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रकृत विद्युतीय सेवा कार्य संचालन निर्देशिका २०७४ तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ र विनियमावलीमा धितोपत्र सूचीकरण विनियमावली २०७५ तथा धितोपत्र कारोबार संचालन विनियमावली २०७५ विशेष रूपमा समाविष्ट छन्।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण सम्बन्धमा बोर्डको समेत नियमनकारी निकायको हैसियतले महत्वपूर्ण भूमिका रहने हुँदा सोसम्बन्धी ऐन २०६४ र यस सम्बन्धी निर्देशिका: सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ संग्रहमा राखिएका छन्। साथै बोर्डद्वारा स्वीकृत नेप्से र सिडिएससीका विनियमावलीहरू पनि पहिलो पटक यो विशेष संग्रहमा समावेश गरिएको छ। यसरी One Window Policy अन्तर्गत एउटै संग्रहबाट सबै सरोकारवालाहरूलाई सर्वसुलभ तवरबाट सुसूचित गराउने उद्देश्यसहित बोर्डको रजत जयन्ती वर्षको अवसरमा “धितोपत्र तथा बस्तु विनिमयसम्बन्धी विशेष कानून संग्रह”को प्रथम संस्करण २०७५ जेठ र दोस्रो संस्करण यही आषाढमा प्रकाशन गरिएको छ।

यो संग्रह लगानीकर्ता, संगठित संस्था, धितोपत्र व्यवसायी, यस सम्बन्धी विज्ञ/ कानून व्यवसायी, विद्यार्थी सम्बन्धित सबैलाई उपयोगी हुने बोर्डले विश्वास लिएको छ। यो विशेष कानून संग्रहमा समाविष्ट सामाग्रीहरूमा कुनै त्रुटि भेटिएमा आवश्यक सल्लाह सुझाव प्रदान गरी दिनुहुन समेत अनुरोध गर्दछु। अन्तमा, यो विशेष कानून संग्रह तयार गर्ने कार्यमा विशेष मेहनत गर्नु हुने मुख्यतः कानून तथा प्रवलीकरण महाशाखामा आवद्ध जनशक्तिलाई विशेष धन्यवाद दिन चाहन्छु।

मिति : २०७५/०४/२८


(डा. रेवत बहादुर कार्की)
अध्यक्ष

विषय-सूची

क्र.सं	विवरण	पृष्ठ
--------	-------	-------

१. ऐनहरू

क.	धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी	
	अ. धितोपत्र सम्बन्धी ऐन, २०६३	३-४१
	आ. वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४	४२-५९
ख.	सम्पत्ति शुद्धीकरण सम्बन्धी	
	अ. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण ऐन २०६४	६०-१३७

२. धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी नियमावलीहरू

क.	नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४	१३९-१५५
ख.	धितोपत्र बजार संचालन नियमावली, २०६४	१५६-१७७
ग.	धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४	१७८-२१३
घ.	धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४	२१४-२३४
ङ.	सामूहिक लगानी कोष नियमावली, २०६७	२३५-२७१
च.	धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७	२७२-२९८
छ.	क्रेडिट रेटिङ्ग नियमावली, २०६८	२९९-३२४
ज.	धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३	३२५-३८२
झ.	वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४	३८३-४१८
ञ.	धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५	७२३-७३४

३. निर्देशिकाहरू

क.	धितोपत्र सम्बन्धी	
	अ. लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) सम्बन्धी निर्देशिका, २०६७	४२१-४३४
	आ. सामूहिक लगानी कोष निर्देशिका, २०६९	४३५-४५४
	इ. धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३,	४५५-४६८
	ई. धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४	४६९-४९३

क्र.सं	विवरण	पृष्ठ
उ.	सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४	४९४-५०३
ऊ.	धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवा कार्य संचालन निर्देशिका, २०७४	५०४-५२०
ख.	सम्पत्ति शुद्धीकरण सम्बन्धी	
अ.	सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण निर्देशिका, २०७४	५२१-५४६

४. धितोपत्र सम्बन्धी विनियमावलीहरू

क.	सरकारी ऋणपत्रको दोस्रो बजार व्यवस्थापन विनियमावली, २०६२	५४९-५५९
ख.	सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार संचालन विनियमावली, २०६२	५६०-५७०
ग.	धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८	५७१-६७१
घ.	धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली २०६९	६७२-६८७
ङ.	धितोपत्र सूचीकरण विनियमावली, २०७५	६८८-७०४
च.	धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५	७०५-७२२

१. ऐनहरू

क. धितोपत्र तथा बस्तु विनिमय सम्बन्धी

अ. धितोपत्र सम्बन्धी ऐन, २०६३

आ. वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४

ख. सम्पत्ति शुद्धीकरण सम्बन्धी

अ. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ्ग) निवारण ऐन २०६४

धितोपत्र सम्बन्धी ऐन, २०६३

संशोधन गर्ने ऐन

प्रमाणिकरण र प्रकाशन मिति : २०६३।९।३०

केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२

२०७२।१।१३

धितोपत्र सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको ऐन

प्रस्तावना: देशको आर्थिक विकासको लागि आवश्यक पूँजी परिचालन गर्न पूँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम कारवाहीलाई नियमित तथा व्यवस्थित गर्न तत् सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गरी समयानुकूल बनाउन वाञ्छनीय भएकाले,

प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “धितोपत्र सम्बन्धी ऐन, २०६३” रहेको छ ।

(२) यो ऐन २०६३ साल असोज ६ गते देखि प्रारम्भ भएको मानिनेछ ।

२. **परिभाषा:** विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अध्यक्ष” भन्नाले दफा ७ बमोजिम नियुक्त बोर्डको अध्यक्ष सम्भन्नु पर्छ ।

(ख) “अनुमतिपत्र” भन्नाले धितोपत्र बजार संचालन गर्न वा धितोपत्र व्यवसाय गर्न यस ऐन बमोजिम बोर्डले दिएको अनुमतिपत्र सम्भन्नु पर्छ ।

(ग) “कम्पनी” भन्नाले कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनी सम्भन्नु पर्छ ।

(घ) “डिपोजिटरी” भन्नाले योजना व्यवस्थापकसँग सम्भौता गरी कुनै सामूहिक लगानी योजनाको सम्पत्ति सुरक्षापूर्वक राख्ने र संचालन गर्ने जस्ता सुरक्षक सेवा (कस्टोडियल सर्भिस) प्रदान गर्ने गरी जिम्मेवारी लिने बैंक वा वित्तीय संस्था सम्भन्नु पर्छ ।

(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्भन्नु पर्छ ।

(च) “धितोपत्र” भन्नाले संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिभेन्चर, डिभेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्भन्नु पर्छ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी बोर्डले तोकिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ ।

(छ) “धितोपत्र कारोबार” भन्नाले धितोपत्रको निष्काशन, खरिद, बिक्री वा विनिमय तथा तत् सम्बन्धी अन्य कार्य सम्भन्नु पर्छ ।

- (ज) “धितोपत्रको दर्ता” भन्नाले संगठित संस्थाले दफा २७ बमोजिम बोर्ड समक्ष गरेको धितोपत्रको दर्ता सम्भन्नु पर्छ ।
- (झ) “धितोपत्र बजार” भन्नाले धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्भन्नु पर्छ ।
- (ञ) “धितोपत्र व्यवसाय” भन्नाले धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त कम्पनी वा संस्थाले यस ऐन बमोजिम गर्ने धितोपत्र कारोबार सम्भन्नु पर्छ ।
- (ट) “धितोपत्र व्यवसायी” भन्नाले धितोपत्र व्यवसाय गर्न दफा ५८ बमोजिम अनुमतिपत्र प्राप्त कम्पनी वा संस्था सम्भन्नु पर्छ ।
- (ठ) “निष्काशन” भन्नाले संगठित संस्थाले आफ्नो पूँजी उठाउनको लागि धितोपत्र जारी गर्न राखेको प्रस्ताव तथा तत् सम्बन्धी कार्य सम्भन्नु पर्छ र सो शब्दले संस्थापकलाई धितोपत्र जारी गर्ने कार्य समेतलाई जनाउँछ ।
- (ड) “परिपत्र विधि” भन्नाले बढीमा पचास जनासम्म लगानीकर्ताहरूलाई लक्षित गरी चिठ्ठी, पत्र वा कुनै पनि विद्युतीय संचार माध्यमबाट धितोपत्र बिक्रीका लागि प्रस्ताव राख्ने कार्य सम्भन्नु पर्छ ।
- (ढ) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
- (ण) “विनिमय” भन्नाले यस ऐन बमोजिम निष्काशन भैसकेका धितोपत्रको खरिद, बिक्री वा हस्तान्तरण सम्बन्धी कार्य सम्भन्नु पर्छ ।
- (त) “विवरणपत्र” भन्नाले संगठित संस्थाले धितोपत्रको सार्वजनिक निष्काशन गर्नु अघि दफा ३० बमोजिम प्रकाशन गर्नु पर्ने विवरणपत्र सम्भन्नु पर्छ ।
- (थ) “योजना व्यवस्थापक” भन्नाले यस ऐन बमोजिम दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्य लिई सहभागीहरूको सामूहिक लगानी योजना व्यवस्थापन गर्ने संगठित संस्था सम्भन्नु पर्छ ।
- (द) “लगानी कोष” भन्नाले योजना व्यवस्थापकले दक्ष लगानी सेवा प्रदान गर्ने उद्देश्यले करारको आधारमा सहभागीहरूबाट सामूहिक लगानी योजनामा जम्मा गरेको रकमबाट सृजना भई आफ्नो जिम्मामा लिएको कोष वा त्यस्तो कोषसँग सम्बन्धित सम्पत्ति सम्भन्नु पर्छ र सो शब्दले यस ऐन बमोजिम योजना व्यवस्थापकले आफ्नो जिम्मेवारीमा लिएको कोष वा सम्पत्तिको लगानी व्यवस्थापनबाट सृजित थप सम्पत्ति र प्रतिफल स्वरूप जम्मा भएको रकम समेतलाई जनाउँछ ।
- (ध) “सहभागी” भन्नाले योजना व्यवस्थापकले यस ऐन बमोजिम संचालन गरेको सामूहिक लगानी योजनामा रकम लगानी गर्ने व्यक्ति वा संस्था सम्भन्नु पर्छ ।
- (न) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्भन्नु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
- (प) “संगठित संस्था” भन्नाले धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्भन्नु पर्छ ।
तर सो शब्दले प्राइभेट लिमिटेड कम्पनी वा सहकारी संस्थालाई जनाउने छैन ।

- (फ) “सार्वजनिक निष्काशन” भन्नाले संगठित संस्थाले आफ्नो धितोपत्र बिक्री गर्न सर्वसाधारण समक्ष विवरणपत्र प्रकाशन गरी राखेको प्रस्ताव सम्झनु पर्छ ।
- (ब) “सामूहिक लगानी योजना” (कलेक्टिभ इन्भेष्टमेन्ट स्कीम) भन्नाले विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी परिचालन गरिएको बचत लगानी रकमलाई आफ्नो जिम्मेवारीमा लिई सोको दक्ष लगानी सेवाद्वारा प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरूलाई समानुपातिक रूपले वितरण गर्न यस ऐन बमोजिम योजना व्यवस्थापकले संचालन गरेको लगानी कोष, एकांक कोष वा समय समयमा बोर्डले तोकिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रम सम्झनु पर्छ ।
- (भ) “सूचीकरण” भन्नाले धितोपत्र बजार मार्फत धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्ने प्रयोजनको लागि धितोपत्र बजारमा गरिने धितोपत्रको सूचीकरण सम्झनु पर्छ ।
- (म) “हकप्रद निष्काशन” भन्नाले संगठित संस्थाले निष्काशन गरेको कुनै धितोपत्र साबिकका शेयरवाला वा निजले मनोनयन गरेको कुनै व्यक्तिले खरिद गर्न पाउने गरी राखिएको प्रस्ताव सम्झनु पर्छ ।

परिच्छेद-२ बोर्ड सम्बन्धी व्यवस्था

३. **बोर्डको स्थापना:** (१) पूँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको काम कारवाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि नेपाल धितोपत्र बोर्डको नामबाट एउटा बोर्डको स्थापना गरिएकोछ ।

(२) उपदफा (१) बमोजिम स्थापना हुने बोर्डमा देहायका सदस्यहरू रहने छन् :-

- | | |
|--|-----------|
| (क) नेपाल सरकारले नियुक्त गरेको व्यक्ति | - अध्यक्ष |
| (ख) सह-सचिव, अर्थ मन्त्रालय | - सदस्य |
| (ग) सह-सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय | - सदस्य |
| (घ) प्रतिनिधि, नेपाल राष्ट्र बैंक | - सदस्य |
| (ङ) प्रतिनिधि, नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था | - सदस्य |
| (च) प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ | - सदस्य |
| (छ) अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार, व्यवस्थापन पूँजी बजार विकास, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेका विज्ञहरू मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना | - सदस्य |

- (३) उपदफा (२) को खण्ड (ड) र (च) बमोजिम सम्बन्धित संस्थाले प्रतिनिधि मनोनयन गर्दा कम्तीमा स्नातक उपाधि हासिल गरी लेखा, उद्योग, वाणिज्य, वित्तीय, बैकिङ्ग, आर्थिक वा कानून विषयमा कम्तीमा सात वर्ष काम गरेको अनुभव भएको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ ।
- (४) उपदफा (२) को खण्ड (छ) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्ष हुनेछ ।
- (५) कुनै सदस्यको पद रिक्त रहेको कारणले मात्र बोर्डले गरेको काम कारवाहीमा कुनै असर पर्ने छैन ।
- (६) बोर्डले तोकिएको बोर्डको कुनै अधिकृत कर्मचारीले बोर्डको सचिवको काम गर्नेछ ।
- (७) बोर्डले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकारलाई बोर्डको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
- (८) बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र बोर्डले आवश्यकता अनुसार नेपाल राज्यभित्र वा बाहिर शाखा वा सम्पर्क कार्यालय खोल्न सक्नेछ ।

४. **बोर्ड स्वशासित र संगठित संस्था हुने:** (१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।

- (२) बोर्डको सबै काम कारवाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
- (३) बोर्डले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, खरिद गर्न, विक्री गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
- (४) बोर्डले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजुर गर्न र बोर्ड उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।

५. **बोर्डको काम, कर्तव्य र अधिकार:** बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) पूँजी बजारको विकाससँग सम्बन्धित विषयका सम्बन्धमा नेपाल सरकारलाई आवश्यकता अनुसार परामर्श दिने ।
- (ख) धितोपत्र सार्वजनिक रूपमा निष्काशन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्थाको धितोपत्र दर्ता गर्ने ।
- (ग) दर्ता भएको धितोपत्रको निष्काशन, हस्तान्तरण, विक्री र विनियमलाई नियमित तथा व्यवस्थित गर्ने ।
- (घ) धितोपत्र बजार संचालन गर्न चाहने संगठित संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमका अधीनमा रही धितोपत्र बजार संचालन गर्न अनुमति दिने ।
- (ङ) धितोपत्र बजारको काम कारवाहीको नियमन तथा अनुगमन गर्ने ।
- (च) धितोपत्र बजारले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियम बमोजिम काम कारवाही गरे नगरेको हेर्ने र नगरेको पाइएमा धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने ।
- (छ) धितोपत्र व्यवसाय संचालन गर्न चाहने कम्पनी वा संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमका अधीनमा रही धितोपत्र व्यवसाय संचालन गर्न अनुमतिपत्र दिने ।

- (ज) धितोपत्र व्यवसायीको काम कारवाहीको नियमन तथा अनुगमन गर्ने ।
- (झ) तोकिए बमोजिमको प्रक्रिया पूरा गरी धितोपत्र व्यवसायीको कार्य तथा क्षमता अनुरूप वर्गीकरण गर्ने र स्तर कायम गर्ने ।
- (ञ) सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम संचालन गर्न स्वीकृति दिने तथा सोको नियमन र अनुगमन गर्ने ।
- (ट) धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरूको विनियम स्वीकृत गर्ने र पूँजी बजारको विकास तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरूको विनियममा आवश्यकता अनुरूप संशोधन गर्न आदेश दिने ।
- (ठ) धितोपत्र कारोबार सम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई व्यवस्थित गर्ने ।
- (ड) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियम तथा निर्देशिकामा तोकिए बमोजिमको आचरण कायम राखेको छ, छैन हेर्ने र त्यस्तो आचरण कायम राखेको नपाइएमा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने ।
- (ढ) धितोपत्र बजारको प्रवर्द्धन, सम्बर्द्धन र स्वच्छ संचालनका लागि धितोपत्रको परिमाण र कारोबारको तरिकालाई नियमित गर्न आवश्यक व्यवस्था गर्ने, गराउने ।
- (ण) धितोपत्र लगानीकर्ताको हितको संरक्षण गर्नका लागि परिच्छेद-९ मा उल्लेख भए बमोजिमको धितोपत्रको भित्री कारोबार वा धितोपत्र कारोबार सम्बन्धी अन्य कसूर हुन नदिन आवश्यक व्यवस्था गर्ने ।
- (त) धितोपत्र निष्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण पुनरावलोकन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक देखेको निर्देशन सम्बन्धित संगठित संस्थालाई दिने ।
- (थ) कम्पनीको व्यवस्थापनमा नियन्त्रण हुने गरी एकमुष्ट वा पटक पटक गरी शेयर खरिद गरी स्वामित्वमा लिने कार्यलाई व्यवस्थित र पारदर्शी गराउने ।
- (द) धितोपत्र वा कम्पनी सम्बन्धी मामिलाका सम्बन्धमा सुपरीवेक्षण तथा नियमन गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी सहयोग लिने दिने ।
- (ध) धितोपत्र तथा पूँजी बजार विकासका सम्बन्धमा आवश्यक अन्य कामहरू गर्ने, गराउने ।

६. **बोर्डको बैठक र निर्णय:** (१) अध्यक्षले आवश्यकता अनुसार बोर्डको बैठक बोलाउनेछ। यस्तो बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ ।

- (२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ ।
- (३) अध्यक्षले बोर्डको बैठकको अध्यक्षता गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूले आफूहरूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
- (४) कम्तीमा दुई जना सदस्यले बोर्डको बैठक बोलाउनको लागि लिखित रुपमा माग गरेमा त्यस्तो सूचना प्राप्त गरेको मितिले सात दिनभित्र अध्यक्षले बोर्डको बैठक बोलाउनु पर्नेछ ।

- (५) बोर्डको सचिवले बोर्डको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल हुने विषयहरूको सूची सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।
- (६) कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
- (७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
- (८) बोर्डको प्रत्येक बैठकमा उपस्थित सदस्यहरूको नाम, छलफल भएका विषय तथा बैठकमा भएका निर्णयहरू एउटा छुट्टै निर्णय पुस्तिकामा लेखी उपस्थित सदस्यहरूको दस्तखत गराई राख्नु पर्नेछ ।
- (९) बोर्डले गरेको निर्णय बोर्डको सचिवले प्रमाणित गरी सबै सदस्यलाई उपलब्ध गराउनेछ ।
- (१०) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

७. **अध्यक्षको नियुक्ति:** (१) बोर्डको प्रशासकीय प्रमुखको रूपमा दैनिक कार्य संचालन गर्नको लागि नेपाल सरकारले उपदफा (२) का अधीनमा रही अध्यक्षको नियुक्ति गर्नेछ ।

- (२) नेपाल सरकारले उपदफा (१) बमोजिम अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ ।
- (३) उपदफा (२) बमोजिम अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफा बमोजिम अध्यक्षको नियुक्ति हुनेछ ।
- (४) उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।
- (५) उपदफा (३) र (४) बमोजिम समितिले अध्यक्षको नाम सिफारिस गर्दा आफ्नो कार्यविधि आफै निर्धारण गर्नेछ ।
- (६) अध्यक्षको पदावधि चार वर्षको हुनेछ र निज पूनः बढीमा चार वर्षको लागि नियुक्त हुन सक्नेछ ।
- (७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षले बोर्डलाई हानि नोक्सानी पुऱ्याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारवाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्नेछ ।

तर यसरी पदबाट हटाउनु अघि अध्यक्षलाई आफ्नो पक्षमा सफाई पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्नेछ ।

८. **अध्यक्षको काम, कर्तव्य र अधिकार:** (१) अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) पूँजी बजारको विकास गर्न धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आवश्यक कार्य गर्ने,

- (ख) धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने,
 - (ग) बोर्डको कार्यकारी प्रमुख भई काम गर्ने,
 - (घ) धितोपत्र बजार व्यवस्थापन तथा पूँजी बजार विकासको लागि बोर्डले अपनाउनु पर्ने दीर्घकालीन तथा अल्पकालीन योजना तथा नीति स्वीकृतिको लागि बोर्ड समक्ष पेश गर्ने,
 - (ङ) बोर्डको बैठक बोलाउने वा बोलाउन लगाउने र त्यसको अध्यक्षता गर्ने,
 - (च) बोर्डको वार्षिक कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि बोर्ड समक्ष पेश गर्ने,
 - (छ) बोर्डद्वारा भएका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने,
 - (ज) बोर्डको दैनिक कार्यको निरीक्षण तथा सुपरिवेक्षण गरी बोर्डको उद्देश्य अनुसार कार्य गर्ने,
 - (झ) बोर्डलाई आवश्यक सल्लाहकार तथा कर्मचारीहरू तोकिए बमोजिम नियुक्त गर्ने,
 - (ञ) बोर्डद्वारा सुम्पिएका अन्य कामहरू गर्ने गराउने ।
- (२) उपदफा (१) मा लेखिएदेखि बाहेक अध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

९. अध्यक्ष तथा सदस्यको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा: अध्यक्ष तथा सदस्यले पाउने पारिश्रमिक, बैठक भत्ता तथा अन्य सुविधा र बोर्डको कामको सिलसिलामा नेपालराज्य भित्र वा बाहिर अध्यक्ष र सदस्यले भ्रमण गर्दा पाउने दैनिक तथा भ्रमण भत्ता तोकिए बमोजिम हुनेछ ।

१०. अध्यक्ष तथा सदस्यको योग्यता: अध्यक्ष वा सदस्यमा नियुक्त हुनको लागि देहाय बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्नेछ :-

- (क) नेपालको नागरिक भएको,
- (ख) उच्च नैतिक चरित्र भएको,
- (ग) धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको, र
- (घ) दफा ११ बमोजिम अयोग्य नभएको ।

११. अध्यक्ष तथा सदस्यको अयोग्यता: देहायका कुनै पनि व्यक्ति अध्यक्ष वा सदस्यमा नियुक्त हुन योग्य हुने छैन :-

- (क) राजनैतिक दलको पदाधिकारी,
- (ख) धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरू,
- (ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति,
- (घ) बहुलाएको व्यक्ति,
- (ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।

१२. अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्था: (१) उपदफा (२) बमोजिम पदमुक्त हुने अवस्था भएमा अध्यक्ष तथा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्नेछ ।

तर यसरी पदमुक्त गर्नु भन्दा अघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने उचित अवसरबाट वञ्चित गर्ने छैन ।

- (२) देहायका कुनै अवस्थामा अध्यक्ष तथा सदस्य आफ्नो पदबाट मुक्त हुनेछ :-
- (क) दफा ११ बमोजिम अध्यक्ष तथा सदस्य हुन अयोग्य भएमा,
- (ख) धितोपत्र लगानीकर्ताको हित विपरित वा पूँजी बजारको विकासमा हानि नोक्सानी पुग्ने कार्य गरेमा,
- (ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बोर्डको उद्देश्य हासिल गर्नको निमित्त बोर्डले गर्नु पर्ने कार्यहरू कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा,
- (घ) खराब आचरणको कारणबाट कुनै पेशा वा व्यवसाय गर्नबाट अयोग्य ठहर्‍याई प्रमाणपत्र खोसिएको वा व्यवसाय गर्न रोक लगाइएकोमा,
- (ङ) बिना सूचना लगातार तीन पटक भन्दा बढी बोर्डको बैठकमा अनुपस्थित भएमा ।

१३. **अध्यक्ष तथा सदस्यको राजीनामा:** अध्यक्ष तथा सदस्यले नेपाल सरकार समक्ष लिखित राजीनामा दिई आफ्नो पदबाट हट्न सक्नेछ ।

१४. **रिक्त पदको पूर्ति:** कार्यकाल पूरा नहुँदै अध्यक्ष वा कुनै सदस्यको पद रिक्त हुन आएमा नेपाल सरकारले यस ऐन बमोजिमको प्रक्रिया पूरा गरी सो पदमा बाँकी अवधिको लागि कुनै व्यक्तिलाई नियुक्त गर्नेछ ।

१५. **काम कारबाही बदर नहुने:** अध्यक्ष वा सदस्यको नियुक्ति वा बोर्डको गठनमा कुनै रीत नपुगेको वा अध्यक्ष वा सदस्यको पद रिक्त रहेको कारणले मात्र बोर्डले गरेको कुनै काम कारबाही बदर हुने छैन ।

१६. **समिति वा उपसमिति गठन गर्न सक्ने:** (१) बोर्डले आफ्नो कार्य संचालन गर्नको लागि आवश्यकता अनुसार समिति वा उपसमितिहरू गठन गर्न सक्नेछ । बोर्डले तोकिएको सदस्य यसरी गठन भएको समिति वा उपसमितिको संयोजक हुनेछ ।

(२) उपदफा (१) बमोजिम गठन भएका समिति वा उपसमितिहरूको काम, कर्तव्य, अधिकार, कार्यक्षेत्र, बैठक भत्ता तथा कार्यावधि बोर्डले तोके बमोजिम हुनेछ ।

१७. **अधिकार प्रत्यायोजन:** (१) बोर्डले आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, कुनै सदस्य वा दफा १६ बमोजिम गठन भएको समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) अध्यक्षले आफूलाई प्राप्त अधिकारहरूमध्ये आवश्यकता अनुसार कुनै सदस्य, दफा १६ बमोजिम गठन भएको समिति वा उपसमिति वा बोर्डको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१८. **निजी स्वार्थका सम्बन्धमा जानकारी दिनु पर्ने:** कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बोर्डको बैठकमा छलफल हुने रहेछ भने सो छलफल शुरु हुनु भन्दा अगावै निजले सो बारेमा बोर्डलाई जानकारी दिनु पर्नेछ । बोर्डले अनुमति दिएमा बाहेक त्यस्तो सदस्यले सो प्रस्ताव उपर हुने छलफल तथा निर्णयमा भाग लिन र आफ्नो मत प्रकट गर्न पाउने छैन ।

तर बैठकको गणपुरक संख्या पुर्‍याउनको लागि भने त्यस्तो सदस्यको उपस्थिति मान्य हुनेछ ।

१९. **लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्था:** (१) बोर्डको काम प्रभावकारी रूपले संचालन गर्नको लागि बोर्डमा आवश्यक संख्यामा लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरु रहनेछन् ।
 (२) बोर्डमा रहने लेखाविद्, सल्लाहकार तथा कर्मचारीहरुको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछन् ।
२०. **शपथ लिनु पर्ने:** बोर्डमा पहिलो पटक नियुक्त भएका अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार तथा कर्मचारीले आफ्नो ओहदाको काम शुरु गर्नु भन्दा अगावै तोकिए बमोजिम गोपनीयता र इमान्दारीको शपथ ग्रहण गर्नु पर्नेछ ।
२१. **गोपनीयता:** (१) अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार, कर्मचारी, लेखापरीक्षक, एजेण्ट वा प्रतिनिधिले देहायका काम गर्न सक्ने छैन :-
 (क) पदीय दायित्व निर्वाह गर्दा प्राप्त हुन आएको कुनै गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सो को भेद खोल्न,
 (ख) त्यस्तो जानकारी वा सूचना निजी लाभको लागि प्रयोग गर्न ।
 (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले तोकिएको प्रक्रिया अनुरूप आफूले थाहा पाएको गोप्य जानकारी वा सूचना देहायका अवस्थामा प्रकाशमा ल्याउन सकिनेछ :-
 (क) सार्वजनिक रूपमा आफ्नो कर्तव्य पालन गर्दा, कानून कार्यान्वयन गर्ने निकायलाई सहयोग गर्दा, अदालतको आदेश वा अधिकार प्राप्त अधिकारीले दिएको आदेशको कारणबाट त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा,
 (ख) आफ्नो कर्तव्यको पालनको सिलसिलामा बोर्डको बाह्य लेखापरीक्षकलाई त्यस्तो जानकारी वा सूचना दिएकोमा,
 (ग) कानूनी कारबाहीको सिलसिलामा बोर्डको हितको लागि त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा ।
२२. **बोर्डको कोष:** (१) बोर्डको आफ्नो छुट्टै कोष हुनेछ ।
 (२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन् :-
 (क) नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्य रकम,
 (ख) स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संघ, संस्था वा निकायबाट प्राप्त अनुदान, सहयोग वा ऋण,
 तर त्यस्तो अनुदान, सहयोग वा ऋण लिंदा नेपाल सरकारको पूर्व स्वीकृती लिनु पर्नेछ ।
 (ग) अनुमतिपत्र दस्तुर बापत प्राप्त रकम,
 (घ) धितोपत्र दर्ता दस्तुर बापत प्राप्त रकम,
 (ङ) धितोपत्र कारोबार गरे गराए बापत प्राप्त दस्तुर, फी, शुल्क,
 (च) बोर्डले जरिवाना गरे बापत प्राप्त रकम,
 (छ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

- (३) उपदफा (१) बमोजिम बोर्डलाई प्राप्त हुने सम्पूर्ण रकम नेपाल राज्यस्थित कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
- (४) बोर्डको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट व्यहोरिने छ ।
- (५) उपदफा (४) बमोजिम खर्च गर्दा प्रत्येक आर्थिक वर्षको लागि गरिने आम्दानी र खर्चको निमित्त बोर्डबाट स्वीकृत भएको बजेटको आधारमा खर्च गरिनेछ ।
- (६) बोर्डको कोषको संचालन तोकिए बमोजिम हुनेछ ।

२३. **अक्षय कोषको व्यवस्था:** (१) बोर्डले आफ्नो आयस्रोतको व्यवस्था गर्न एउटा अक्षय कोषको स्थापना गर्न सक्नेछ र सो कोषमा प्रत्येक वर्ष बोर्डले तोके बमोजिमको रकम जम्मा गरिनेछ ।

- (२) अक्षय कोषमा रहेको रकम नेपाल सरकारले जारी गरेको धितोपत्रमा वा बोर्डले तोके बमोजिम आवधिक खाता खोली राख्न सकिनेछ ।
- (३) सामान्यतः अक्षय कोषको रकमबाट आर्जित आय बाहेक सो कोषमा रहेको रकम खर्च गर्न पाइने छैन ।
- (४) अक्षय कोष संचालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२४. **बोर्डको लेखा:** (१) बोर्डले आफ्नो काम कारवाहीको अभिलेख अद्यावधिक बनाई राख्नु पर्नेछ ।

- (२) बोर्डले आर्थिक वर्ष समाप्त भएको बढीमा ६ महीनाभित्र सो आर्थिक वर्षको आय व्ययको हिसाब, वासलात तथा लेखा सम्बन्धी विवरण अन्तर्राष्ट्रिय प्रचलन अनुरूपको लेखा प्रणाली अनुसार तयार गरी राख्नु पर्नेछ ।

२५. **लेखापरीक्षक र लेखापरीक्षण:** (१) बोर्डको हिसाब किताब र श्रेस्ताको लेखापरीक्षण महालेखापरीक्षक वा निजले तोकेको कुनै लेखा परीक्षकबाट हुनेछ ।

- (२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकले बोर्डको हिसाब किताब र श्रेस्ताको लेखापरीक्षण गर्दा आफ्नो लेखापरीक्षण प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुराहरु समेत उल्लेख गर्नु पर्नेछ :-
 - (क) आय व्यय विवरणमा बोर्डको सो आर्थिक वर्षको आय व्ययको सत्य तथ्य देखिन्छ वा देखिँदैन ।
 - (ख) सो आर्थिक वर्षको वासलातमा बोर्डको यथार्थ आर्थिक स्थिति स्पष्ट देखिन्छ वा देखिँदैन ।

२६. **वार्षिक प्रतिवेदन:** (१) अध्यक्षले बोर्डको काम कारवाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र बोर्ड समक्ष प्रस्तुत गर्नु पर्नेछ र यस्तो प्रतिवेदनको एक प्रति नेपाल सरकारलाई समेत उपलब्ध गराउनु पर्नेछ ।

- (२) अध्यक्षले उपदफा (१) मा उल्लेख भए बमोजिमको बोर्डको वार्षिक प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।

परिच्छेद-३
धितोपत्रको दर्ता तथा निष्काशन

२७. **धितोपत्रको दर्ता:** (१) संगठित संस्थाले आफूले निष्काशन गर्ने धितोपत्र निष्काशन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्नेछ ।
- (२) संगठित संस्थाले उपदफा (१) बमोजिम धितोपत्र दर्ता गराउनका लागि आफ्नो प्रबन्धपत्र तथा नियमावली र सो धितोपत्रसँग सम्बन्धित कागजात सहित तोकिए बमोजिमको दस्तुर संलग्न गरी तोकिएको ढाँचामा बोर्डमा निवेदन दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा तोकिए बमोजिमको दर्ता किताबमा त्यस्तो धितोपत्र विवरण सहित दर्ता गरी तोकिएको ढाँचामा सम्बन्धित संगठित संस्थालाई धितोपत्रको दर्ता प्रमाणपत्र दिनु पर्नेछ ।
- (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनु भन्दा अघि धितोपत्र निष्काशन गरिसकेका संगठित संस्थाले त्यस्तो धितोपत्र यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम बोर्डमा दर्ता गराउनु पर्नेछ ।
२८. **धितोपत्रको बिक्री तथा हस्तान्तरण:** (१) संगठित संस्थाले धितोपत्रको दर्ता भएपछि त्यस्तो धितोपत्रको बाँडफाँड वा बिक्री गरेमा त्यसरी बाँडफाँड वा बिक्री गरेको धितोपत्रको विवरण सहितको सूचना सात दिनभित्र बोर्डलाई दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि लगानीकर्ता र संगठित संस्थाको हितको लागि त्यस्तो धितोपत्रको बाँडफाँड र बिक्री गर्ने कार्यलाई स्वच्छ र जानकारीमूलक बनाउनु पर्ने देखिएमा बोर्डले सम्बन्धित संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।
२९. **धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने:** (१) संगठित संस्थाले एक पटकमा पचासजना भन्दा बढी व्यक्तिहरूलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निष्काशन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि तोकिए बमोजिम हुनेछ ।
- (३) सार्वजनिक निष्काशन हुने धितोपत्रको मूल्य तथा बाँडफाँड सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
- (४) एक पटक सार्वजनिक निष्काशन गरिसकेको धितोपत्र बिक्री नभई एक वर्षभित्र पूनः निष्काशन गर्नु परेमा त्यसरी धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले पहिले प्रकाशित विवरणपत्रमा उल्लेख भएका कुराभन्दा फरक भएका कुराहरू बोर्डको स्वीकृति लिई त्यस्तो फरक भएका कुरा र पहिले प्रकाशित भएको विवरणपत्र राखी धितोपत्र निष्काशन गर्न सक्नेछ ।

३०. **विवरणपत्र प्रकाशन गर्नु पर्ने:** (१) संगठित संस्थाले यो ऐन प्रारम्भ भएपछि यस ऐन बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्नका लागि विवरणपत्र बोर्डबाट स्वीकृत गराई सम्बन्धित सबैको जानकारीको लागि सो विवरणपत्र प्रकाशन गर्नु पर्नेछ । यसरी विवरणपत्र प्रकाशन गर्दा सर्वसाधारणले विवरणपत्र प्राप्त गर्न वा हेर्न सक्ने ठाउँ समेत विवरणपत्रमा खुलाउनु पर्नेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका धितोपत्र निष्काशन गर्दा विवरणपत्र जारी गर्नु आवश्यक पर्ने छैन :-
- (क) नेपाल राष्ट्र बैंकले जारी गरेको धितोपत्र,
- (ख) नेपाल सरकारको पूर्ण जमानतमा जारी गरिएको धितोपत्र,
- (ग) एक पटकमा बढीमा पचासजनासम्म व्यक्तिलाई बिक्री गर्ने गरी प्रस्ताव गरिएको धितोपत्र,
- (घ) आफ्ना कामदार वा कर्मचारीहरूलाई जारी गरिएको धितोपत्र,
- (ङ) बोर्डले विवरणपत्र जारी नगरी निष्काशन तथा बिक्री गर्न स्वीकृति दिएको धितोपत्र ।
३१. **विवरणपत्रको स्वीकृति:** लगानीकर्ताहरूले निष्काशनकर्ताको सम्पत्ति तथा दायित्व, आर्थिक स्थिति, नाफा-नोक्सान, भविष्यमा अपेक्षित कुराहरू सम्बन्धमा मूल्याङ्कन गर्न पर्याप्त हुने जानकारीहरू समावेश भएको विवरणपत्र मात्र बोर्डले स्वीकृत गर्नेछ ।
३२. **विवरणपत्रमा उल्लेख हुनुपर्ने कुराहरू:** विवरणपत्रमा उल्लेख हुनुपर्ने सामान्य कुराहरू, निष्काशनकर्ताको पूँजी तथा अन्य जानकारी, निष्काशनकर्ताले गर्ने मुख्य कामहरू, कानूनी कारवाही सम्बन्धी जानकारी, निष्काशनकर्ताको आर्थिक स्थिति, सामान्य प्रशासन, व्यवस्थापन तथा विवरणपत्र र विवरणपत्रमा समावेश आर्थिक विवरण तयार गर्ने विशेषज्ञ सम्बन्धी जानकारी तथा अन्य कुराहरू तोकिए बमोजिम हुनेछ ।
३३. **विवरणपत्रमा लेखिएका कुराको जवाफदेही:** (१) बोर्डमा धितोपत्र दर्ता गराई निष्काशन अनुमति प्राप्त गर्ने प्रयोजनको लागि बोर्ड समक्ष पेश गरिएको विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारी सम्बन्धी कागजातहरूको सत्यताप्रति सम्बन्धित संगठित संस्था र सो विवरणपत्रमा सहिछाप गर्ने संचालक तथा त्यस्तो विवरणपत्र तयार गर्ने विशेषज्ञले व्यक्तिगत वा सामूहिकरूपमा जवाफदेही वहन गर्नु पर्नेछ ।
- (२) कुनै व्यक्तिले विवरणपत्रमा लेखिएका कुराहरूमा विश्वास गरी धितोपत्र खरिद गरिसकेपछि विवरणपत्रमा लेखिएका कुराहरू बदनियत साथ वा जानीजानी भुट्टो वा गलत उल्लेख गरिएको कारणबाट लगानीकर्तालाई कुनै हानि नोक्सानी भएमा उपदफा (१) बमोजिमको संस्था, संचालक वा विवरणपत्र तयार गर्ने विशेषज्ञहरूले त्यस्तो हानि नोक्सानीको क्षतिपूर्ति व्यहोर्नु पर्नेछ ।
- तर विवरणपत्रमा लेखिएका कुरा बदनियत साथ वा जानीजानी निर्णय गर्नु भन्दा अगावै राजीनामा दिने वा विवरणपत्र भुट्टो भएको कुरा थाहा थिएन भनी प्रमाणित गर्ने संचालकले त्यस्तो क्षतिपूर्ति व्यहोर्नु पर्ने छैन ।

(३) संगठित संस्थाले बोर्डमा पेश गरेको विवरणपत्र, सूचना, जानकारी वा विवरण भुङ्गा भएको कारण कुनै लगानीकर्तालाई हानि नोक्सानी परेमा क्षतिपूर्ति भराई माग्न लगानी गरेको एक वर्षभित्रमा आफूलाई थाहा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न सक्नेछ ।

३४. **संगठित संस्थाले सूचना गर्नु पर्ने:** (१) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले बोर्ड तथा शेयरवालाहरूलाई देहायका कुराहरूका सम्बन्धमा यथासम्भव छिटो जानकारी उपलब्ध गराउनु पर्नेछ :-

- (क) आफ्नो आर्थिक स्थितिको मूल्याङ्कन गर्न आवश्यक र सहायक हुने कुरा,
- (ख) धितोपत्र बजारको कारोबारलाई वा धितोपत्रको मूल्यलाई असर पार्ने जानकारी ।
- (२) धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले उपदफा (१) मा लेखिएका कुराहरूका अतिरिक्त तोकिए बमोजिमको सूचना तथा जानकारी समेत बोर्ड तथा शेयरवालाहरूलाई उपलब्ध गराउनु पर्नेछ ।

३५. **सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्ति:** कुनै धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले धितोपत्र बजारसँग सम्झौता गरी धितोपत्र सूचीकरण गराएकोमा त्यस्तो संगठित संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम पालना गर्नु पर्ने कुरा पालना नगरेको कारणबाट धितोपत्र बजारले त्यस्तो धितोपत्रको सूचीकरण रद्द गरेमा त्यसरी सूचीकरण रद्द भएको कारणले शेयरवालाले कुनै हानि नोक्सानी व्यहोनु परेमा सो संगठित संस्थाका सञ्चालकहरूले व्यक्तिगत वा सामूहिक रूपमा त्यस्तो शेयरवालालाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।

परिच्छेद-४

धितोपत्र बजार सम्बन्धी व्यवस्था

३६. **धितोपत्र बजार संचालन गर्न अनुमतिपत्र लिनु पर्ने :** (१) धितोपत्र बजार संचालन गर्न चाहनेले यस ऐन बमोजिम बोर्डबाट धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।

- (२) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट अनुमतिपत्र प्राप्त नगरी धितोपत्र बजार संचालन गर्न वा धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न गराउन पाउने छैन र त्यस्तो अनुमतिपत्र प्राप्त नगरी कसैले धितोपत्र बजारको नाम प्रयोग गर्न समेत हुँदैन ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत संचालनमा रहेको नेपाल धितोपत्र विनिमय बजारले यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र यस ऐन बमोजिम धितोपत्र विनिमय बजार संचालन गर्ने अनुमतिपत्र प्राप्त गर्नको लागि बोर्ड समक्ष निवेदन दिइसक्नु पर्नेछ । सो अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले यस ऐन बमोजिम धितोपत्र विनिमय बजार संचालन गर्न कुनै बाधा पुगेको मानिने छैन ।
- (४) उपदफा (३) बमोजिमको अवधिभित्र नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्रको लागि बोर्ड समक्ष निवेदन नदिएमा सो अवधि समाप्त भएपछि नेपाल धितोपत्र विनिमय बजारले धितोपत्र बजार संचालन गर्न पाउने छैन ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम सीमित दायित्वको कम्पनीको रूपमा कुनै धितोपत्र बजारको संस्थापना गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयले बोर्डको सिफारिसमा मात्र गर्नेछ ।

३७. धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने: (१) संगठित संस्थाले मात्र धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्रको लागि बोर्डमा निवेदन दिन सक्नेछ ।

(२) संगठित संस्थाले उपदफा (१) बमोजिमको निवेदन तोकिएको ढाँचामा तोकिए बमोजिमका विवरण तथा कागजात र दस्तुर समेत संलग्न राखी बोर्ड समक्ष दिनु पर्नेछ ।

३८. धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र दिने: (१) दफा ३७ बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी देहायका कुरामा बोर्ड सन्तुष्ट भएमा निवेदक संगठित संस्थालाई तोकिए बमोजिमको ढाँचामा धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र दिन सक्नेछ :-

- (क) धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र दिँदा लगानीकर्ता र सर्वसाधारणको हित हुन्छ वा धितोपत्र बजारको उचित संचालनको लागि त्यस्तो अनुमतिपत्र दिन आवश्यक छ भन्ने लागेमा,
- (ख) निवेदक संगठित संस्थाले उपदफा (२) मा उल्लिखित कुराहरु पूरा गरेको भएमा ।
- (२) उपदफा (१) बमोजिम धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र लिनका लागि बोर्ड समक्ष निवेदन दिने संगठित संस्थाले देहायका कुराहरु निवेदनमा उल्लेख गर्नु पर्नेछ :-
 - (क) संगठित संस्था स्थापना गर्ने कानूनी व्यवस्था वा प्रबन्धपत्रमा सो संगठित संस्था धितोपत्र बजारको स्थापना र संचालन गर्ने उद्देश्य लिई स्थापना भएको,
 - (ख) संगठित संस्थाले धितोपत्र बजार संचालन गरुञ्जेल पाँच करोड रुपैयाँमा नघट्ने गरी बोर्डले तोकिए बमोजिमको चुक्ता पूँजी कायम राख्ने,
 - (ग) संगठित संस्थाले बोर्डलाई सन्तुष्ट हुने गरी धितोपत्र बजार संचालन गर्न आवश्यक व्यवस्था पूर्वाधार तथा सुविधा प्रदान गर्न सक्ने पर्याप्त आधारहरु रहेको,
 - (घ) आफू मार्फत कारोबार हुने धितोपत्रलाई मान्यता प्रदान गर्न सूचीकरण वा त्यस्तै अन्य व्यवस्था गर्ने सम्बन्धी कुरा,
 - (ङ) संगठित संस्थाले धितोपत्र बजार संचालन गर्नका लागि प्रस्ताव गरेको विनियम तथा कारोबार संचालन सम्बन्धी व्यवस्था तथा अवलम्बन गर्ने पद्धतिबाट धितोपत्र कारोबार नियमित रूपमा संचालन भई लगानीकर्ताको हित संरक्षण हुने कुरा,
 - (च) धितोपत्र बजारमा भएका कारोबारहरुको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोबारको विवरणहरु प्रकाशन गर्न उपयुक्त व्यवस्था गरेको,
 - (छ) आफ्नो सदस्यहरुले गरेको कारोबारका सम्बन्धमा परेका उजुरीहरुका सम्बन्धमा उचित तवरले छानबिन गर्न सक्ने कुरा,
 - (ज) आफ्नो सदस्यहरुले करार बमोजिम दायित्व पूरा नगरेमा तत्सम्बन्धमा विनियममा उल्लेख भए बमोजिम कारवाही गरिने कुरा ।

३९. **बोर्डले शर्तहरु तोक्न सक्ने:** (१) बोर्डले धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ संचालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ । यस्तो शर्तको पालना गर्ने कर्तव्य सम्बन्धित धितोपत्र बजारको हुनेछ ।
- (२) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र बजारको स्वस्थ संचालन तथा लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।
४०. **धितोपत्र बजार संचालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिने:** (१) दफा ३८ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायका अवस्थामा संगठित संस्थालाई धितोपत्र बजार संचालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ :-
- (क) उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको संचालन गर्न आवश्यक नभएमा,
- (ख) लगानीकर्ताको हितको संरक्षणको निमित्त धितोपत्र बजार संचालन गर्न दिनु उचित र उपयुक्त नदेखिएमा ।
- (२) उपदफा (१) मा उल्लिखित अवस्थामा कुनै संगठित संस्थालाई धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र नदिने भएमा बोर्डले सोको कारण खुलाई सम्बन्धित संगठित संस्थालाई सूचना गर्नु पर्नेछ ।
४१. **न्यूनतम पूँजी र आर्थिक स्रोत:** धितोपत्र बजार संचालन गर्ने संगठित संस्थाको चुक्ता पूँजी पाँच करोड रुपैयाँमा नघट्ने गरी समय समयमा बोर्डले तोकिएका बमोजिम हुनु पर्नेछ र सो संस्थाले आफूले संचालन गर्ने बजार व्यवस्थाको निमित्त पर्याप्त आर्थिक स्रोत राखेको हुनु पर्नेछ ।
४२. **धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरण:** (१) धितोपत्र बजार संचालन गर्न प्रदान गरिएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ ।
- (२) धितोपत्र बजार संचालन गर्ने संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डमा बुझाई धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिवाना तिरी सो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।
- (४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने संगठित संस्थाले प्राप्त गरेको धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र खारेज हुनेछ ।
४३. **मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्ने:** (१) संगठित संस्थाले निष्काशन गरेका धितोपत्रहरु धितोपत्र बजारले आफ्नो विनियमावलीमा तोकिए बमोजिम सूचीकरण गरी वा त्यस्तै अन्य व्यवस्था गरी कारोबार गर्न मान्यता प्रदान गरेको धितोपत्रको लागि मात्र बजार व्यवस्थापन गर्नु पर्नेछ ।

(२) धितोपत्र बजारमा सूचीकरण नभएका धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी काम कारवाही तोकिए बमोजिम हुनेछ ।

४४. धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारी: धितोपत्र बजारले गरेको धितोपत्र कारोबारको व्यवस्थापनका सम्बन्धमा सो धितोपत्र बजारको संचालक समितिले जिम्मेवारी लिनेछ ।

४५. धितोपत्र बजारको काम, कर्तव्य र अधिकार: धितोपत्र बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) आफू मार्फत हुने धितोपत्र कारोबारलाई स्वच्छ र नियमित रूपमा संचालन गर्ने गराउने,
- (ख) धितोपत्र बजार संचालन गर्दा सर्वसाधारण लगानीकर्ताको हितलाई ध्यानमा राखी गर्ने गराउने,
- (ग) आफ्नो सदस्यहरूलाई यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरूको पूर्ण रूपमा पालना गर्न लगाउने र यस सम्बन्धी कुराको अनुगमन र सुपरिवेक्षण गर्ने गराउने,
- (घ) धितोपत्र कारोबार गर्न पर्याप्त र सुविधायुक्त कारोबार स्थलको व्यवस्था गर्ने,
- (ङ) कारोबार संचालन गर्न सक्षम कर्मचारीहरूको व्यवस्था गर्ने,
- (च) आकस्मिक तथा सुरक्षा व्यवस्थाका लागि पर्याप्त सुविधा र उचित पद्धतिको व्यवस्था गर्ने,
- (छ) धितोपत्रको विनिमय वा खरिद बिक्रीको प्रबन्ध गर्नको लागि सूचीकरण गर्न गराउन र सदस्यता सम्बन्धी व्यवस्था गर्न बोर्डको स्वीकृति लिई विनियम बनाउने,
- (ज) धितोपत्र बजार संचालनको लागि अन्य आवश्यक कार्यहरू गर्ने गराउने ।

४६. धितोपत्र बजारले जानकारी दिनु पर्ने: धितोपत्र बजारले देहायका कुरा आफूले थाहा पाउना साथ सोको जानकारी बोर्डलाई दिनु पर्नेछ:-

- (क) आफ्नो कुनै सदस्यबाट कुनै आर्थिक अनियमितता भएको वा सो सदस्यले गरेको काम कारवाहीबाट त्यस्तो सदस्यको आर्थिक हैसियत शङ्कास्पद देखिएमा,
- (ख) आफ्नो कुनै सदस्यले आफूले पालना गर्नु पर्ने दायित्व कानून बमोजिम पूरा नगरेमा वा पूरा गर्न असक्षम भएको भन्ने देखिएमा,
- (ग) आफ्नो कुनै सदस्यले आर्थिक नियम तथा विनियमको पालना नगरेमा वा गर्न नसक्ने अवस्था देखिएमा,
- (घ) तोकिए बमोजिमको अन्य जानकारीहरू ।

४७. धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्ने: धितोपत्र बजारले आर्थिक वर्ष समाप्त भएको तीन महीनाभित्र सो आर्थिक वर्षमा आफूले गरेको काम कारवाही सम्बन्धी प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

४८. धितोपत्र बजारले निर्देशन दिन सक्ने: (१) धितोपत्र बजार मार्फत धितोपत्र कारोबार गराउने संगठित संस्थाले धितोपत्र बजारसँग गरेको सम्झौताको उल्लंघन गरेमा वा धितोपत्र कारोबारलाई स्वच्छ र नियमित बनाउन वा लगानीकर्ताको हितलाई ध्यानमा राखी त्यस्तो संगठित संस्थालाई

निर्देशन दिन आवश्यक छ भन्ने लागेमा धितोपत्र बजारले त्यस्तो संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित संगठित संस्थाको हुनेछ ।

४९. **धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्ने:** (१) बोर्डले एक पटकमा कारोबार गर्न सकिने धितोपत्रको सीमा वा कुनै एक व्यक्तिले एक पटकमा खरिद बिक्री गरी आफूले धारण गर्न सक्ने धितोपत्रको सीमा तोकिए बमोजिम निर्धारण गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बोर्डले सीमा तोक्दा धितोपत्रको किसिम वा कारोबारको किसिमको आधारमा छुट्टाछुट्टै सीमा तोक्न सक्नेछ ।

(३) उपदफा (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी बोर्डले तोकिए बमोजिम एक समयमा कुनै किसिमको धितोपत्रमा एक व्यक्तिले आफ्नो स्वामित्वमा राख्न पाउने अधिकतम हद तोक्न वा निर्धारण गर्न सक्नेछ ।

५०. **धितोपत्र बजारले दस्तुर बुझाउनु पर्ने:** (१) धितोपत्र बजारमा हुने धितोपत्रको खरिद, बिक्री, विनिमय बापत तोकिए बमोजिम लाग्ने धितोपत्र कारोबार दस्तुर उठाई धितोपत्र बजारले बोर्डलाई बुझाउनु पर्नेछ ।

तर त्यस्तो दस्तुर कुल धितोपत्र कारोबार रकमको ०.०३ प्रतिशत भन्दा बढी हुने छैन ।

(२) धितोपत्र बजारले प्रत्येक महिनाको मसान्तभित्र अधिल्लो महिनामा प्राप्त भएको उपदफा (१) बमोजिम तोकिएको दस्तुर बापतको रकम बोर्डमा बुझाउनु पर्नेछ । यस दफाको पालना नगर्ने धितोपत्र बजारले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।

(३) उपदफा (२) मा तोकिएको म्यादभित्र धितोपत्र कारोबार दस्तुर बोर्ड समक्ष दाखिल नगर्ने धितोपत्र बजारसँग बोर्डले सयकडा दश प्रतिशतका दरले हुन आउने व्याज समेत जोडी धितोपत्र कारोबार दस्तुर बापत लिनु पर्ने रकम असुल उपर गर्नेछ ।

५१. **धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्ने:** धितोपत्र बजारले बोर्डलाई यस ऐन बमोजिमको कार्य सम्पादन गर्नको निमित्त आवश्यक सहयोग गर्नु पर्नेछ । त्यसरी सहयोग गर्ने क्रममा धितोपत्र कारोबार सम्बन्धी वा अन्य कुनै खास विषयमा बोर्डले कुनै जानकारी वा परामर्श मागेमा सो समेत बोर्डलाई उपलब्ध गराउनु पर्नेछ ।

५२. **कारवाहीको जानकारी दिनु पर्ने:** धितोपत्र बजारले आफ्नो कुनै सदस्यलाई कुनै कारवाही गर्ने सम्बन्धमा स्पष्टीकरण माग गरेको वा त्यस्तो सदस्यको सदस्यता निलम्बन वा खारेज गरेको वा त्यस्तो सदस्यलाई कुनै जरिवाना गरेको वा अन्य कुनै कारवाही गरेको भए त्यस्तो कारवाही गरेको सात दिनभित्र सम्बन्धित सदस्यको नाम र कारवाही सम्बन्धी विवरण तथा कारवाही गर्नु पर्ने कारण समेत खुलाई सो को जानकारी बोर्डलाई दिनु पर्नेछ ।

५३. धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने: (१) धितोपत्र बजारले लगानीकर्ताहरूलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन बोर्डले तोकिए बमोजिम एउटा क्षतिपूर्ति कोषको स्थापना र संचालन गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको कोषमा जम्मा रहेको रकम तोकिए बमोजिम क्षतिपूर्ति व्यहोर्न प्रयोग हुनेछ ।
५४. क्षतिपूर्ति कोषको संचालन सम्बन्धी व्यवस्था: दफा ५३ वा ५५ बमोजिम स्थापना हुने क्षतिपूर्ति कोषको संचालनका सम्बन्धमा नियमावलीमा देहायका व्यवस्था गरिनेछ :-
- (क) कोषमा रकम जम्मा गर्ने सम्बन्धी व्यवस्था,
 (ख) कोषबाट क्षतिपूर्ति स्वरुप दिने अधिकतम रकम,
 (ग) कोषको लेखा र लेखा परीक्षण सम्बन्धी व्यवस्था,
 (घ) क्षतिपूर्ति कोषबाट रकम प्राप्त गर्न दावी गर्न पाउने अवस्था र दावी गर्ने कार्यविधि,
 (ङ) क्षतिपूर्ति कोषमा दावी नलाग्ने अवस्थाहरु,
 (च) क्षतिपूर्ति कोषबाट दावी बमोजिम रकम दिने सम्बन्धमा कारवाही तथा निर्णय गर्ने तरिका,
 (छ) एक व्यक्तिलाई क्षतिपूर्ति स्वरुप दिन सकिने अधिकतम रकमको हद,
 (ज) क्षतिपूर्ति दावीका सन्दर्भमा छानबिन गर्ने सम्बन्धमा आवश्यक अन्य कुराहरु,
 (झ) धितोपत्र बजारको अनुमतिपत्र खारेज भएमा गरिने व्यवस्थाहरु,
 (ञ) क्षतिपूर्तिका सम्बन्धमा आवश्यक अन्य व्यवस्थाहरु ।
५५. बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्ने: धितोपत्र बजारले लगानीकर्ताहरूलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन दफा ५३ बमोजिम क्षतिपूर्ति कोषको स्थापना र संचालन गर्न नसकेमा वा तोकिए बमोजिम दिनु पर्ने क्षतिपूर्तिको रकम नदिएमा वा दिन नसकेमा बोर्डले तोकिए बमोजिम क्षतिपूर्ति कोषको स्थापना र संचालन गर्न वा दिनु पर्ने क्षतिपूर्तिको रकम तोकिए बमोजिम दिलाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।

परिच्छेद-५

धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था

५६. धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र लिनु पर्ने: (१) धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले यस ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्नेछ ।
- (२) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन ।
५७. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने: (१) धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको विवरण, कागजात र दस्तुर संलग्न गरी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम दिइने निवेदनमा देहायका कुराहरु खुलाइएको हुनु पर्नेछ :-
- (क) धितोपत्र व्यवसायको किसिम र प्रदान गर्ने सेवाका सम्बन्धमा,
 - (ख) धितोपत्र व्यवसाय गर्न प्रतिनिधि नियुक्त गर्ने र त्यस्तो व्यवसाय अरुसँग मिली गर्ने भए सो सम्बन्धी कुरा,
 - (ग) धितोपत्र बजारको सदस्यता लिएर मात्र व्यवसाय गर्न पाउने तोकिए बमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिस पत्र,
 - (घ) प्रस्तावित धितोपत्र व्यवसाय गर्न सक्षम भएको कुरा प्रमाणित गर्ने आधारहरु र बोर्डले तोकिएका अन्य जानकारी ।

५८. **धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिने:** (१) दफा ५७ बमोजिम निवेदन प्राप्त भएमा बोर्डले आवश्यक जाँचबुझ गरी देहायका आधारमा निवेदकलाई तोकिए बमोजिमको ढाँचामा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिन सक्नेछ :-

- (क) उपदफा (२) मा उल्लिखित अवस्थाहरुको आधारमा निवेदकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमका अधीनमा रही धितोपत्र व्यवसाय गर्न सक्छ भन्ने लागेमा,
 - (ख) धितोपत्र व्यवसाय गर्न नियुक्त गरेको प्रतिनिधिले प्राप्त गरेको तालिम र शैक्षिक योग्यता ।
- (२) धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिने कम्पनी वा संस्थामा कार्यरत कार्यकारी प्रमुख, सञ्चालक, सम्बन्धित अधिकृतहरु तथा प्रतिनिधिका सम्बन्धमा देहायका कुराहरुलाई समेत हेरिनेछ :-
- (क) आर्थिक हैसियत,
 - (ख) शैक्षिक योग्यता, तालीम र सम्बन्धित काममा अनुभव,
 - (ग) धितोपत्र व्यवसाय गर्न चाहिने अनुभव,
 - (घ) सामाजिक हैसियत तथा चरित्र ।
- (३) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र दलाली तथा लगानी परामर्श सेवा बाहेक अन्य धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र पब्लिक लिमिटेड कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्थालाई मात्र दिइनेछ ।
- (४) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले पूँजी बजार तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी कुनै धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसायको किसिममध्ये कुनै धितोपत्र व्यवसाय गर्न नपाउने गरी अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।

५९. **बोर्डले शर्तहरु तोक्न सक्ने:** (१) बोर्डले धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्रदान गर्दा पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ संचालन तथा लगानीकर्ताहरुको हितको संरक्षणलाई ध्यानमा राखी आवश्यक शर्तहरु तोक्न सक्नेछ ।

- (२) बोर्डले उपदफा (१) बमोजिम तोकिएका शर्तहरुको पालना गर्ने कर्तव्य धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनी वा संस्थाको हुनेछ ।

(३) उपदफा (१) बमोजिम तोकिएको शर्तमा बोर्डले आवश्यकता अनुसार पूँजी बजारको अवस्था, धितोपत्र व्यवसायको स्वस्थ संचालन तथा लगानीकर्ताहरूको हितलाई ध्यानमा राखी थपघट तथा हेरफेर गर्न सक्नेछ ।

६०. **धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्ने:** बोर्डले देहायका अवस्थामा कुनै कम्पनी वा संस्थालाई धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ :-

(क) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको प्रमाणित भएमा,

(ख) त्यस्तो अनुमतिपत्रको लागि दिइने निवेदन साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम संलग्न गर्नु पर्ने कागजात तथा विवरण वा बोर्डले तोकिएको अन्य कुनै कुरा संलग्न नगरेमा,

(ग) दफा ५८ को उपदफा (२) मा उल्लिखित कुराहरूलाई हेर्दा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिन उपयुक्त हुने नदेखिएमा ।

६१. **धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरण:** (१) यस ऐन बमोजिम धितोपत्र व्यवसाय गर्न धितोपत्र व्यवसायीलाई दिइएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ ।

(२) धितोपत्र व्यवसायीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क बोर्डलाई बुझाई त्यस्तो अनुमतिपत्र नवीकरण गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र वार्षिक शुल्क बुझाई नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महीनासम्म वार्षिक शुल्कको पच्चीस प्रतिशत जरिवाना तिरी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन सकिनेछ ।

(४) उपदफा (३) बमोजिमको म्यादभित्र पनि त्यस्तो अनुमतिपत्र नवीकरण नगराउने धितोपत्र व्यवसायीको अनुमतिपत्र बोर्डले खारेज गरी सोको सूचना सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।

६२. **सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न तोकन सक्ने:** यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिएको दिन सक्नेछ ।

तर त्यस्तो सहायक कम्पनीले धितोपत्र व्यवसाय बाहेक अरु काम गर्न सक्ने छैन ।

६३. **धितोपत्र व्यवसायको किसिम:** (१) यस ऐनको प्रयोजनको लागि धितोपत्र व्यवसायलाई देहाय बमोजिमको किसिममा विभाजन गरिनेछ :-

(क) धितोपत्र दलाली,

(ख) धितोपत्र व्यापार,

(ग) निष्काशन तथा बिक्री प्रबन्ध,

(घ) लगानी व्यवस्थापन,

- (ड) लगानी परामर्श सेवा,
 - (च) सामूहिक लगानी कोष व्यवस्थापन,
 - (छ) धितोपत्र दर्ता वा धितोपत्रको केन्द्रीय निक्षेप सेवा वा डिपोजिटरी (कस्टोडियल) सेवा,
 - (ज) धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने सम्बन्धी सेवा,
 - (झ) बजार निर्माता,
 - (ञ) यस ऐन बमोजिम बोर्डले धितोपत्र व्यवसाय भनी तोकिदिएको अन्य कार्य ।
- (२) उपदफा (१) मा उल्लिखित धितोपत्र व्यवसायको कार्यक्षेत्र तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

६४. **प्रतिनिधि नतोकी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र नदिइने:** (१) धितोपत्र दलालको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि धितोपत्र दलालीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन ।

- (२) धितोपत्र व्यापारीको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि धितोपत्र व्यापारीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन ।
- (३) योजना व्यवस्थापकको प्रतिनिधिको रुपमा काम गर्ने कम्तीमा एकजना व्यक्ति नतोकी कसैलाई पनि सामूहिक लगानी योजना तथा लगानी कोष व्यवस्थापन सम्बन्धी धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिइने छैन ।
- (४) धितोपत्र व्यवसायीले प्रतिनिधि तोक्दा पूरा गर्नु पर्ने कार्यविधि, योग्यता तथा व्यवस्थाहरु तोकिए बमोजिम हुनेछ ।

६५. **आधिकारिक प्रतिनिधि:** (१) कुनै पनि व्यक्ति धितोपत्र व्यवसायीको प्रतिनिधि नियुक्त भएको कुरा उपदफा (२) बमोजिम बोर्डमा दर्ता भएपछि मात्र त्यस्तो व्यक्ति सो धितोपत्र व्यवसायीको लागि आधिकारिक प्रतिनिधि मानिनेछ ।

- (२) उपदफा (१) बमोजिम प्रतिनिधि नियुक्त भएको कुरा बोर्डमा दर्ता गर्दा धितोपत्र व्यवसायीले प्रतिनिधि नियुक्त गरेको कुरा र प्रतिनिधि नियुक्त हुने व्यक्तिले पनि आफू सो धितोपत्र व्यवसायीको प्रतिनिधि हुन मञ्जुर गरेको कुरा बोर्डलाई सूचना गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएको पन्ध्र दिनभित्र बोर्डले प्रतिनिधिको नाम, ठेगाना तथा अन्य आवश्यक विवरण खुलाई तोकिए बमोजिम दर्ता किताबमा दर्ता गरी त्यस्तो प्रतिनिधिलाई प्रतिनिधि दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
- (४) कुनै कारणले प्रतिनिधि र प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायी बीच प्रतिनिधि राख्ने सम्बन्धमा भएको सम्झौता रद्द भएमा सोको सूचना तुरुन्त बोर्डलाई दिनु पर्नेछ र प्रतिनिधिले पनि आफूले प्राप्त गरेको प्रमाणपत्र सात दिनभित्र बोर्डमा फिर्ता बुझाउनु पर्नेछ ।
- (५) आधिकारिक प्रतिनिधिले गरेको सम्पूर्ण कामको जिम्मेवारी त्यसरी आधिकारिक प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायीको हुनेछ ।

६६. **धितोपत्र व्यवसायीको अधिकार:** (१) धितोपत्र व्यवसायीलाई सुनुवाईको उचित मौका नदिई निजले प्राप्त गरेको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गरिने छैन ।
- (२) धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्दा त्यसको लिखित सूचना सम्बन्धित धितोपत्र व्यवसायीलाई दिनु पर्नेछ र त्यस्तो सूचनामा त्यसरी निलम्बन वा खारेज गर्नु पर्ने कारण, निलम्बन वा खारेजी लागू हुने मिति र निलम्बन भएकोमा निलम्बनको अवधि उल्लेख गर्नु पर्नेछ ।
- (३) धितोपत्र व्यवसायीको धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने गरी गरेको निर्णयमा चित्त नबुझे धितोपत्र व्यवसायीले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित ^१उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
६७. **धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोत:** (१) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा तोकिए बमोजिम न्यूनतम पूँजी र आर्थिक स्रोत राख्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम धितोपत्र व्यवसायीले राख्नु पर्ने न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न नसकेमा सो कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिमको जानकारी बोर्डले प्राप्त गरेमा त्यस्तो धितोपत्र व्यवसायीलाई तोकिए बमोजिमको न्यूनतम पूँजी र आर्थिक स्रोत राख्न तुरुन्त आदेश दिन वा तत्सम्बन्धमा आवश्यक अन्य निर्देशन दिन सक्नेछ ।
६८. **धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्ने:** (१) बोर्डले अनुमतिपत्र प्राप्त सबै धितोपत्र व्यवसायीको एउटा दर्ता किताब खडा गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम खडा गरिने दर्ता किताबमा देहायका कुराहरु समेत खुलाई धितोपत्र व्यवसायीको अद्यावधिक अभिलेख राख्नु पर्नेछ :-
- (क) धितोपत्र व्यवसायीको नाम र ठेगाना,
- (ख) धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएको मिति,
- (ग) धितोपत्र व्यवसायको किसिम,
- (घ) अनुमतिपत्रमा उल्लिखित शर्तहरु,
- (ङ) आधिकारिक प्रतिनिधिको नाम र ठेगाना,
- (च) प्रबन्धक तथा अधिकृतहरुको नाम र ठेगाना,
- (छ) धितोपत्र व्यवसाय सम्बन्धी कागज तथा अभिलेख रहने ठाउँ,
- (ज) कम्पनी वा संस्थाको सञ्चालकको नाम, कम्पनी सचिवको नाम, प्रत्येक शेयरवालाको नाम र लिएको शेयर संख्या,
- (झ) बोर्डले आवश्यक र उचित देखेका अन्य विवरणहरु ।
६९. **आधिकारिक प्रतिनिधिको अभिलेख:** (१) बोर्डले सबै आधिकारिक प्रतिनिधिको एउटा दर्ता किताब खडा गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।

^१ न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर गरिएको शब्द "पुनरावेदन अदालत" को सट्टा "उच्च अदालत"

- (२) उपदफा (१) बमोजिम खडा गरिने दर्ता किताबमा देहायका कुराहरु समेत खुलाई आधिकारिक प्रतिनिधिको अद्यावधिक अभिलेख राखिनेछ :-
- (क) आधिकारिक प्रतिनिधिको नाम र ठेगाना ।
- (ख) आधिकारिक प्रतिनिधिको रुपमा दर्ता भएको मिति,
- (ग) प्रतिनिधि नियुक्त गर्ने धितोपत्र व्यवसायीको नाम र ठेगाना,
- (घ) बोर्डले उचित र आवश्यक देखेका अन्य आवश्यक विवरणहरु ।

७०. **जानकारी दिनु पर्ने:** धितोपत्र व्यवसायीले देहायका कुनै अवस्थामा सो भएको मितिले सात दिनभित्र बोर्डलाई सोको लिखित सूचना दिनु पर्नेछ:-

- (क) अनुमतिपत्रमा उल्लेख भए बमोजिमको धितोपत्र व्यवसाय गर्न छोडेमा,
- (ख) कुनै आधिकारिक प्रतिनिधिले प्रतिनिधिको रुपमा कार्य गर्न छोडेमा,
- (ग) दफा ६८ बमोजिम खडा गरिएको दर्ता किताबमा उल्लिखित कुनै विवरणहरुमा हेरफेर भएमा ।

परिच्छेद-६ **सामूहिक लगानी योजना**

७१. **स्वीकृति नलिई सामूहिक लगानी योजनाको संचालन गर्न नहुने:** (१) कसैले पनि यस ऐन बमोजिम बोर्डबाट स्वीकृति नलिई सामूहिक लगानी योजना संचालन गर्न वा देहाय बमोजिमको कुनै काम गर्न गराउन हुँदैन :-

- (क) सामूहिक लगानी योजनामा सहभागी हुन आमन्त्रित गरी कुनै विज्ञापन गर्न वा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो योजनामा सहभागी हुनका लागि कुनै पनि किसिमको जानकारी समावेश गरी प्रस्ताव राख्न,
- (ख) सामूहिक लगानी योजनामा सहभागी हुन कसैलाई राय, सल्लाह वा परामर्श दिन ।
- (२) उपदफा (१) को उल्लंघन गर्नेले यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ ।

७२. **बोर्डले सामूहिक लगानी योजना संचालन गर्न स्वीकृति दिने:** (१) योजना व्यवस्थापकले आफूले व्यवस्थापन र संचालन गर्ने सामूहिक लगानी योजना संचालन गर्नु अघि त्यस्तो योजना बोर्डमा दर्ता गराई संचालन गर्ने स्वीकृति लिन तोकिए बमोजिमको ढाँचामा तोकिएको विवरण र दस्तुर संलग्न राखी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएपछि बोर्डले आवश्यक जाँचबुझ गरी उपयुक्त देखिएमा निवेदन प्राप्त गरेको मितिले नब्बे दिनभित्र सामूहिक लगानी योजना दर्ता गरी संचालन गर्ने स्वीकृति प्रदान गर्नेछ ।
- (३) उपदफा (२) बमोजिम सामूहिक लगानी योजना दर्ता गरी संचालन गर्ने स्वीकृति प्रदान गर्ने सम्बन्धमा जाँचबुझ गर्दा कुनै सूचना, विवरण, जानकारी वा कागजात आवश्यक देखिएमा बोर्डले सम्बन्धित योजना व्यवस्थापकसँग त्यस्तो सूचना, विवरण, जानकारी वा कागजात माग गर्न सक्नेछ । यसरी मागिएको सूचना, विवरण, जानकारी वा कागजात प्राप्त नगरेसम्म बोर्डले सामूहिक लगानी योजना संचालन गर्ने स्वीकृति प्रदान गर्ने छैन ।

- (४) उपदफा (२) बमोजिम सामूहिक लगानी योजना दर्ता गरी संचालन गर्ने स्वीकृति प्रदान गर्दा बोर्डले सहभागीहरूलाई सहभागिता सम्बन्धी प्रमाणपत्र वा सोको निस्सा दिने गरी स्वीकृति प्रदान गर्नेछ ।
- (५) बोर्डले योजना व्यवस्थापकलाई सामूहिक लगानी योजना संचालन गर्न यस दफा बमोजिम स्वीकृति प्रदान गर्दा सामूहिक लगानी योजनाको संचालन र सहभागी प्रमाणपत्र जारी गर्ने सम्बन्धमा आवश्यक शर्तहरू समेत तोकिदिन सक्नेछ । यसरी तोकिएको शर्तहरूमा बोर्डले आवश्यकता अनुसार थपघट वा हेरफेर गर्न सक्नेछ ।

७३. **सामूहिक लगानी योजनाको संचालन:** (१) योजना व्यवस्थापकले सामूहिक लगानी योजना संचालन गर्ने उद्देश्यले सहभागीहरूको आवश्यकता र हितलाई ध्यानमा राखी तोकिए बमोजिम एउटै वा छुट्टाछुट्टै किसिम र नामबाट सामूहिक लगानी योजना संचालन गर्न सक्नेछ ।

- (२) उपदफा (१) बमोजिम योजना व्यवस्थापकले कुनै योजना संचालन गर्नु अघि डिपोजिटरीसँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ ।

७४. **बोर्डले स्वीकृति रद्द गर्न सक्ने:** (१) बोर्डले देहायको अवस्थामा सामूहिक लगानी योजना संचालन गर्न दफा ७२ बमोजिम दिएको स्वीकृति रद्द गर्न सक्नेछ :-

- (क) संचालनका आवश्यक शर्तहरू सन्तोषजनक ढंगबाट पूरा गर्न नसकेमा,
- (ख) सहभागीहरूका हितलाई ध्यानमा राख्दा त्यस्तो योजनालाई निरन्तरता दिन उपयुक्त हुने नदेखिएमा,
- (ग) योजना व्यवस्थापक र डिपोजिटरीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको उल्लंघन गरेमा वा योजनाका सम्बन्धमा बोर्डलाई कुनै भुट्टा विवरण उपलब्ध गराएमा ।
- (२) उपदफा (१) को खण्ड (ख) बमोजिम स्वीकृति रद्द गर्दा बोर्डले त्यस्तो योजनासँग सम्बन्धित व्यवस्थापक, डिपोजिटरी, संचालक वा सम्बन्धित कर्मचारीसँग आवश्यक सोधपुछ गर्न सक्नेछ ।
- (३) उपदफा (१) बमोजिम योजना संचालन गर्न दिइएको स्वीकृति रद्द गर्दा बोर्डले लगानीकर्ताहरूको लगानी तथा प्रतिफललाई ध्यानमा राखी अन्य कुनै योजना व्यवस्थापकद्वारा सो योजना संचालन गर्न वा त्यस्तो योजनाको लगानीकर्ताहरूको लगानी तथा प्रतिफल समेत फिर्ता गरी हिसाब राफसाफ गर्न लगाउन सक्नेछ ।
- (४) बोर्डको आदेश बमोजिम योजना संचालन बन्द गर्दा तथा हिसाब राफसाफ गर्दा अवलम्बन गर्नु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।

७५. **सामूहिक लगानी योजना संचालन सम्बन्धी अन्य व्यवस्था:** (१) योजना व्यवस्थापकले संचालन गर्ने सामूहिक लगानी योजनालाई सहभागीहरूको हित अनुकूल संचालन गराउनका लागि गर्नु पर्ने अन्य व्यवस्था र संचालन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

- (२) सामूहिक लगानी योजनाको संचालन सम्बन्धमा नियमावलीमा देहायका व्यवस्थाहरू गरिनेछः

- (क) सामूहिक लगानी योजनाको दर्ता तथा स्वीकृति सम्बन्धी प्रक्रिया तथा शर्तहरूका सम्बन्धमा,
- (ख) सामूहिक लगानी योजनाको विधान, योजना व्यवस्थापक तथा डिपोजिटरीको काम, कर्तव्य र सहभागीहरूको अधिकार तथा दायित्व सम्बन्धमा,
- (ग) इकाईको प्रवर्द्धन, बजार व्यवस्थापन तथा वितरण सम्बन्धमा,
- (घ) इकाईको निष्काशन तथा छुट सम्बन्धमा,
- (ङ) डिपोजिटरी सेवा तथा योजना सम्बन्धी अन्य व्यवस्थाका सम्बन्धमा,
- (च) सामूहिक लगानी योजनाको ऋण तथा सापटी सम्बन्धी व्यवस्थालाई नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा,
- (छ) सामूहिक लगानी योजनासँग सम्बन्धित कारोबार तथा आर्थिक स्थिति स्पष्ट देखिने गरी अभिलेख राख्ने र त्यस्तो लेखा तथा अन्य आवश्यक लेखा र अभिलेखको निरीक्षण सम्बन्धी व्यवस्थाका सम्बन्धमा,
- (ज) सामूहिक लगानी योजनासँग सम्बन्धित आवधिक प्रतिवेदन र त्यस्तो प्रतिवेदन योजनाका सहभागी तथा बोर्ड समक्ष पेश गर्ने सम्बन्धमा,
- (झ) खण्ड (ङ) मा उल्लिखित सेवा प्रदान गरे बापत लिनु पर्ने फी, पारिश्रमिक, शुल्क सम्बन्धमा,
- (ञ) सामूहिक लगानी योजनाको रकमको लगानी तथा सापटी व्यवस्थापन सम्बन्धमा,
- (३) सामूहिक लगानी योजना संचालनका सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्थाहरू समावेश गरी नियमावली बनाउँदा सो नियमावलीमा भिन्ना भिन्नै किसिमको सामूहिक लगानी योजनाका लागि भिन्ना भिन्नै व्यवस्थाहरू गर्न सकिनेछ ।

परिच्छेद-७

धितोपत्र व्यवसायको संचालन

७६. **व्यावसायिक स्तर:** धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय संचालन गर्दा देहाय बमोजिमको व्यावसायिक सिद्धान्तको पालना गर्नु पर्नेछ :-

- (क) धितोपत्र व्यवसाय संचालनलाई स्वस्थ र उच्चस्तरीय राख्ने,
- (ख) उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने,
- (ग) धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने,
- (घ) ग्राहकहरूबाट धितोपत्रमा लगानी गर्नाको उद्देश्यका सम्बन्धमा जानकारी लिई सो अनुसारको सेवा प्रदान गर्ने,
- (ङ) ग्राहकलाई धितोपत्र लगानीका सम्बन्धमा निर्णय गर्न आवश्यक जानकारी र सल्लाह उपलब्ध गराउने,
- (च) ग्राहकको स्वार्थसँग आफ्नो स्वार्थ बाभन नदिने र त्यस्तो अवस्था आइपरेमा ग्राहकलाई सो कुराको जानकारी दिई ग्राहकको हितलाई ध्यानमा राखी धितोपत्र व्यवसाय गर्ने,

- (छ) धितोपत्र व्यवसायका सम्बन्धमा गरेका बचनवद्धता पूरा गर्नका लागि आवश्यक व्यवस्था गर्ने,
- (ज) धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरू राम्रोसँग राख्ने,
- (झ) धितोपत्र व्यवसाय संचालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गर्ने,
- (ञ) धितोपत्र व्यवसाय संचालन गर्ने सम्बन्धमा तोकिए बमोजिमको अन्य सिद्धान्तको पालना गर्ने ।

७७. लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्था :

- (१) धितोपत्र व्यवसायीले धितोपत्र कारोबार गर्नु अघि सम्बन्धित लगानीकर्ताको परिचय लिने, ग्राहक खाता खोल्ने, रकम लेनदेन गर्ने तथा कारोबार सम्बन्धी सम्झौता गर्ने सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
- (२) कुनै पनि धितोपत्र व्यवसायीले धितोपत्र खरिद, बिक्री वा विनिमय सम्बन्धी करार गरेपछि अर्को दिनको बजार बन्द हुनु अगावै करार नोट बनाउनु पर्नेछ र त्यस्तो नोटमा सो धितोपत्र व्यवसायीले एजेण्टको रूपमा करार गरेको भए करार नोटको सबकल प्रति सम्बन्धित ग्राहकलाई दिनु पर्नेछ र आफ्नै लागि करार गरेको भए करार नोटमा सो कुरा उल्लेख गरी आफूसँग राख्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिमको करार नोटमा देहायका कुराहरू समेत उल्लेख गर्नु पर्नेछ :-
 - (क) धितोपत्र व्यवसायको किसिम र त्यस्तो व्यवसाय संचालन गर्ने ठाउँ,
 - (ख) धितोपत्र व्यवसायीले आफै मुख्य भई काम गरेको भए सोको विवरण,
 - (ग) करार नोट दिनु पर्ने व्यक्तिको नाम र ठेगाना,
 - (घ) करार भएको मिति र करार नोट तयार गरेको मिति,
 - (ङ) धितोपत्रको विवरण र परिमाण,
 - (च) धितोपत्रको प्रति इकाई मूल्य,
 - (छ) करार अन्तर्गत तिर्नु पर्ने प्रतिफल सम्बन्धी विवरण,
 - (ज) करार अन्तर्गत तिर्नु पर्ने कमिशनको रकम वा दर,
 - (झ) कुनै दस्तुर लाग्ने भए त्यस्तो दस्तुरको दर तथा तत्सम्बन्धी विवरण,
 - (ञ) हिसाब राफसाफ हुने दिन,
 - (ट) तोकिए बमोजिमको अन्य कुराहरू ।

७८. धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाब: (१) धितोपत्र व्यवसायीले हिसाब तथा अभिलेख राख्दा आफूले गरेको धितोपत्र कारोबार सम्बन्धी पर्याप्त रूपमा पुष्टी हुने गरी आफूले गरेको कारोबारको आर्थिक स्थिति स्पष्ट देखिने गरी राख्नु पर्नेछ । वासलात तथा नाफा नोक्सान हिसाब तयार गर्दा यथार्थ देखिने गरी राख्नु पर्नेछ ।

- (२) धितोपत्र व्यवसायीले उपदफा (१) बमोजिम राखेको हिसाब तथा अभिलेखबाट प्रष्ट रूपमा अलग देखिने गरी धितोपत्र खरिद गर्न चाहने आफ्नो ग्राहकले धितोपत्र खरिद बिक्री गर्नका लागि बुझाएको रकम तथा धितोपत्रको हिसाब र अभिलेख तोकिए बमोजिम बेग्लै राख्नु पर्नेछ ।

- (३) उपदफा (१) वा (२) बमोजिम राखिएको हिसाब तथा अभिलेख र तत्सम्बन्धी आर्थिक विवरण तथा प्रतिवेदनहरू धितोपत्र व्यवसायीले तोकिए बमोजिम तयार गरी राख्नु पर्नेछ ।
- (४) यस दफा बमोजिम राखिएका हिसाब तथा अभिलेखहरू बोर्ड वा बोर्डबाट नियुक्त भएको निरीक्षक वा लेखापरीक्षकले वा सम्बन्धित धितोपत्र बजारले निरीक्षण गर्न वा जाँच चाहेमा पछि सजिलैसँग जाँच वा निरीक्षण गर्न सकिने गरी धितोपत्र व्यवसायीले राख्नु पर्नेछ ।

७९. **बीमा गर्नु पर्ने:** प्रतिनिधि बाहेक धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त प्रत्येक धितोपत्र व्यवसायीले बोर्डले तोकिए बमोजिम आफूले गर्ने व्यवसायको बीमा गराउनु पर्नेछ ।

८०. **लेखापरीक्षक नियुक्त गर्नु पर्ने :** (१) धितोपत्र व्यवसायीले बोर्डले सूचीकृत गरेको लेखापरीक्षकहरू मध्येबाट लेखापरीक्षक नियुक्ति गर्नु पर्नेछ ।

- (२) धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको सञ्चालक, शेयरवाला, अधिकृत, कर्मचारी वा साभेदार रहेको व्यक्ति सो धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन अयोग्य मानिनेछ ।
- (३) धितोपत्र व्यवसायीले लेखापरीक्षक नियुक्त गरेको मितिले सात दिनभित्र त्यस्तो लेखापरीक्षकको नाम, ठेगाना समेत बोर्डलाई सूचना गर्नु पर्नेछ ।
- (४) धितोपत्र व्यवसायीले कुनै लेखापरीक्षकलाई पदबाट हटाएमा वा त्यस्तो लेखापरीक्षकले राजिनामा दिई हटेमा त्यसको सूचना सो भए गरेको मितिले सात दिनभित्र धितोपत्र व्यवसायीले बोर्डलाई दिनु पर्नेछ ।
- (५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि बोर्ड र धितोपत्र बजारका कर्मचारी कुनै पनि धितोपत्र व्यवसायी कम्पनी वा संस्थाको लेखापरीक्षकमा नियुक्त हुन सक्ने छैन ।

८१. **लेखापरीक्षकको सूची राख्ने:** (१) दफा ८० बमोजिम लेखापरीक्षक नियुक्त गर्ने प्रयोजनको लागि बोर्डले प्रचलित कानून बमोजिम दर्तावाला लेखापरीक्षकहरू मध्येबाट तोकिएको योग्यता भएका लेखापरीक्षकहरूको नामको सूची तयार गरी राख्नेछ ।

- (२) उपदफा (१) बमोजिमको सूचीमा नाम सूचीकृत गर्न चाहने लेखापरीक्षकले तोकिए बमोजिम बोर्ड समक्ष निवेदन दिनु पर्नेछ । यसरी सूचीकृत लेखापरीक्षकले बोर्डले तोकिएको जानकारी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

८२. **हिसाब तथा विवरण पेश गर्नु पर्ने:** (१) धितोपत्र व्यवसायीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अधिल्लो आर्थिक वर्षमा धितोपत्र व्यवसाय गरेको संचालन विवरण स्पष्ट देखिने गरी अधिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको नाफा नोक्सानको हिसाब, वासलात र नगद प्रवाह विवरण तथा अन्य आवश्यक आर्थिक विवरणहरू बोर्ड र सम्बन्धित धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम हिसाब तथा विवरण पेश गर्न नसकेमा सोको मनासिब माफिकको कारण खुलाई म्याद थपको लागि बोर्ड समक्ष धितोपत्र व्यवसायीले निवेदन दिएमा बोर्डले तीन महिनासम्म म्याद थप दिन सक्नेछ । यसरी म्याद थपिएको समयभित्र पनि त्यस्तो हिसाब तथा विवरण पेश नगरेमा बोर्डले त्यस्तो धितोपत्र व्यवसायीलाई पाँच हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि म्यादभित्र लेखापरीक्षण हुन नसकेको कारणबाट हिसाब तथा विवरण पेश गर्न नसक्ने धितोपत्र व्यवसायीले पछि लेखापरीक्षण भइसकेपछि वास्तविक हिसाब तथा विवरण बुझाउने गरी लेखापरीक्षण भइनसकेको हिसाब तथा विवरण बुझाउन सक्नेछ ।

८३. **सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनु पर्ने :** सूचीकृत लेखापरीक्षकले धितोपत्र व्यवसायीको हिसाब किताबको लेखापरीक्षण गर्दा त्यस्तो धितोपत्र व्यवसायीले आर्थिक विनियमको उल्लंघन गरेको पाएमा सो कुराको छुट्टै प्रतिवेदन तयार गरी बोर्डलाई दिनु पर्नेछ ।

परिच्छेद-८

नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ

८४. **नियमन तथा अनुगमन गर्ने:** (१) बोर्डलाई पूँजी बजारको विकास तथा लगानीकर्ताको हितका लागि धितोपत्र सम्बन्धी सम्पूर्ण काम कारवाहीको नियमन तथा अनुगमन गर्ने पूर्ण अधिकार हुनेछ ।

(२) बोर्ड आफैले वा अरु कसैलाई आफूलाई भएको अधिकार प्रत्यायोजन गरी धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाले गर्ने धितोपत्र सम्बन्धी काम कारवाहीको नियमन तथा अनुगमन गर्न गराउन सक्नेछ ।

८५. **निरीक्षण तथा जाँचबुझ गर्न सक्ने:** (१) दफा ८४ बमोजिम नियमन तथा अनुगमन गर्ने प्रयोजनको लागि धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाले धितोपत्र सम्बन्धी काम कारवाही गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम तथा निर्देशिका वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा आवश्यकता अनुसार बोर्ड आफैले वा अरु कसैलाई आफूलाई भएको अधिकार प्रत्यायोजन गरी निरीक्षण तथा जाँचबुझ गर्न गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा अधिकार प्राप्त व्यक्तिले सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराउने संगठित संस्थामा रहेको सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा जाँचबुझ गर्न वा सम्बन्धित कुनै पनि व्यक्तिसँग सोधपुछ गर्न वा निजहरुको बयान लिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गरिसके पछि बोर्डले सोको प्रतिवेदन तयार गरी राख्नु पर्नेछ । बोर्डबाट अधिकार प्राप्त व्यक्तिले निरीक्षण तथा जाँचबुझ गरेको भए सो व्यक्तिले त्यस्तो निरीक्षण तथा जाँचबुझको प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा अपनाउने कार्यविधि र निरीक्षण तथा जाँचबुझ पछि पेश गर्नु पर्ने प्रतिवेदन तयार गर्दा अपनाउने विधि तोकिए बमोजिम हुनेछ ।

८६. **सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्ने:** (१) दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा निरीक्षण तथा जाँचबुझ गर्नका लागि अधिकार प्राप्त व्यक्तिले वा दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थासँग निरीक्षण तथा जाँचबुझका सिलसिलामा आवश्यक देखेका कुनै पनि सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्नेछ ।

(२) बोर्डले धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्ने प्रयोजनका लागि धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि धितोपत्र दर्ता गराएका संगठित संस्था धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने संस्था तथा डिपोजिटरीसँग धितोपत्र वा धितोपत्र कारोबारसँग सम्बन्धित कुनै पनि सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम मागिएको सूचना, तथ्याङ्क तथा विवरण उपलब्ध गराउने कर्तव्य सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि, धितोपत्र दर्ता गराउने संगठित संस्था, धितोपत्र कारोबारको हिसाब राफसाफ गर्ने संस्था तथा डिपोजिटरीको हुनेछ ।

(४) दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा बोर्ड वा निरीक्षण तथा जाँचबुझ गर्नका लागि अधिकार प्राप्त व्यक्तिले वा दफा १०३ बमोजिम तहकिकात गर्दा तहकिकात गर्ने अधिकारीले आवश्यक देखेको कुनै पनि सूचना, तथ्याङ्क, कागजात अभिलेख, विवरण तथा कुनै पनि उपकरण आफ्नो कब्जामा लिन सक्नेछ ।

८७. **आदेश वा निर्देशन दिन सक्ने:** (१) बोर्डले नेपाल सरकारको नीति निर्देशन, पूँजी बजारको स्थिति तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराउने संगठित संस्थालाई धितोपत्र कारोबारका सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम गर्नु पर्ने कुनै काम गर्न वा नगर्नु पर्ने कुनै काम नगर्न आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।

(२) दफा ८५ बमोजिम पेश भएको निरीक्षण तथा जाँचबुझ प्रतिवेदनको आधारमा बोर्डले धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि, धितोपत्र दर्ता गराउने संगठित संस्था वा त्यस्तो संगठित संस्थाको संचालक वा कर्मचारीलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न निर्देशन दिन वा धितोपत्रको दर्ता खारेज गर्न वा यस ऐन बमोजिम बोर्डले दिएको अनुमतिपत्र निलम्बन वा खारेज गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम दिइएको आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

८८. **अनुमतिपत्र निलम्बन गर्न सक्ने:** (१) कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम विपरित काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हितलाई ध्यानमा राखी आफूले गर्नु पर्ने काम नगरेमा

बोर्डले निश्चित अवधि तोक्यो त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यस ऐन बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसाय संचालन गर्न प्राप्त गरेको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुमतिपत्र निलम्बन भएको कारणबाट त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र निलम्बन हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।

८९. **अनुमतिपत्र खारेज गर्न सक्ने:** (१) बोर्डले देहायका अवस्थामा कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीले यस ऐन बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसाय संचालन गर्न प्राप्त गरेको अनुमतिपत्र खारेज गर्न सक्नेछ :-

- (क) धितोपत्र बजार वा धितोपत्र व्यवसाय संचालन गर्न बन्द गरेमा,
 - (ख) लगानीकर्ताको हित विपरित हुने गरी धितोपत्र बजार वा धितोपत्र व्यवसाय संचालन गरेमा,
 - (ग) अनुमतिपत्रमा उल्लिखित शर्तहरू उल्लंघन गरेमा,
 - (घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमको उल्लंघन गरेमा,
 - (ङ) बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा,
 - (च) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेमा,
 - (छ) धितोपत्र बजार वा धितोपत्र व्यवसाय संचालन गर्न अनुमतिपत्र प्राप्त कम्पनी वा संस्था विघटन भएमा,
 - (ज) धितोपत्र बजार वा धितोपत्र व्यवसाय संचालन गर्न अनुमतिपत्र प्राप्त गर्ने धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र खारेज गरी पाउँ भनी निवेदन दिएमा ।
 - (झ) धितोपत्र व्यवसायीले आफूले नियुक्त गरेको प्रतिनिधि हटाएकोमा सोको सट्टा अर्को प्रतिनिधि नियुक्त नगरेमा ।
 - (ञ) बोर्ड समक्ष पेश गर्नु पर्ने आर्थिक तथा कारोबार सम्बन्धी विवरण पेश नगरेमा ।
 - (ट) दफा ५० बमोजिम बुझाउनु पर्ने दस्तुर सो दफाले तोकेको म्यादभित्र बोर्डमा नबुझाएमा ।
- (२) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज भएको कारणबाट त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीले अनुमतिपत्र खारेज हुनुभन्दा अघि गरेको काम कारबाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।

९०. **बोर्डको विशेष अधिकार:** (१) पूँजी बजारको विकास तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्ने प्रयोजनका लागि बोर्डले देहायका विशेष अधिकार प्रयोग गर्न सक्नेछ :-

- (क) धितोपत्र सार्वजनिक निष्काशन गरेका संगठित संस्थाले प्रचलित कानून बमोजिम बोलाउनु पर्ने साधारण सभा निर्धारित समयभित्र नबोलाएमा साधारण सभा बोलाउन त्यस्तो संगठित संस्थालाई आदेश दिने,
- (ख) धितोपत्र सार्वजनिक निष्काशन गरेका संगठित संस्थाले निर्धारित समयभित्र धितोपत्र बाँडफाँड नगरेमा त्यस्तो धितोपत्रको लागि जम्मा भएको रकम फिर्ता गर्न आदेश दिने,

- (ग) कुनै धितोपत्र सूचीकरण गराउन वा कुनै धितोपत्रको कारोबार रोक्न सम्बन्धित संगठित संस्थालाई निर्देशन दिने,
- (घ) धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने,
- (ङ) कुनै निश्चित समय तोक्यो सो समयभित्र धितोपत्र बजारको विनियममा संशोधन गर्नु पर्ने व्यहोरा समेत उल्लेख गरी विनियम संशोधन गर्न निर्देशन दिने वा आवश्यकता अनुसार नयाँ विनियम जारी गर्न आदेश दिने,
- (च) धितोपत्र निस्काशन गर्ने संगठित संस्था तथा धितोपत्र व्यवसायीले पेश गरेको आर्थिक विवरण तथा वित्तीय प्रतिवेदन आवश्यकता अनुसार लेखा विशेषज्ञबाट पुनरावलोकन वा जाँचबुझ गराउने ।
- (छ) धितोपत्र दर्ता गराएका संगठित संस्थालाई सो संस्थाको व्यवस्थापन, आर्थिक प्रबन्ध तथा अन्य सम्बन्धित व्यवस्थामा सुधार गर्न निर्देशन दिने,
- (ज) धितोपत्र बजारको संचालक समिति पुनसंरचना गर्न सम्बन्धित धितोपत्र बजारलाई निर्देशन दिने,
- (झ) धितोपत्र बजारले आफ्नो सदस्यलाई कुनै कारबाही गरेको जानकारी दफा ५२ बमोजिम प्राप्त गरेमा त्यस्तो सदस्यलाई उपयुक्त कारबाही गर्ने वा त्यस्तो सदस्यको अनुमतिपत्र खारेज गर्ने ।
- (ञ) धितोपत्र बजार, धितोपत्र व्यवसायी तथा धितोपत्र दर्ता गराउने संगठित संस्थाका कुनै संचालक वा कर्मचारीले धितोपत्र सम्बन्धी काम कारबाही गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम र सो अन्तर्गत बोर्डले दिएको आदेश वा निर्देशन उल्लंघन गरेमा त्यस्ता संचालक वा कर्मचारीलाई आवश्यक कारबाही चलाउन सम्बन्धित धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराउने संगठित संस्थालाई आदेश दिने,
- (ट) धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराएका संगठित संस्थाले समय मै लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो धितोपत्र बजार, धितोपत्र व्यवसायी वा धितोपत्र दर्ता गराउने संगठित संस्थाको हिसाब, किताब, नगदी, जिन्सी सम्पत्ति समेतको जाँचबुझ गर्नका लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने ।
- (२) उपदफा (१) बमोजिमको विशेष अधिकार प्रयोग गरी बोर्डले दिएको आदेश वा निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित सबैको हुनेछ ।
- (३) उपदफा (१) को खण्ड (ट) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित संस्थाले व्यहोर्नु पर्नेछ ।
- (४) बोर्डले यस परिच्छेद बमोजिम सम्बन्धित संगठित संस्थाहरूको नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझका सम्बन्धमा गरेको काम कारबाहीको विवरण तथा सम्बन्धित संगठित संस्थाले बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम दिएको आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा आवश्यक विवरण तोकिए बमोजिम सार्वजनिक गर्नेछ ।

परिच्छेद-९

धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय

९१. **भित्री कारोबार:** (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ ।

स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पार्न सक्ने किसिमका सूचना वा जानकारी सम्भन्नु पर्छ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भित्री कारोबार भएको भन्ने कारणले मात्र भइसकेको कारोबारमा कुनै असर परेको मानिने छैन ।

९२. **भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति:** यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछ :-

- (क) सो संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
- (ख) सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
- (ग) खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति ।

९३. **सूचना वा जानकारी सार्वजनिक गरेको मानिने:** देहायका अवस्थामा कुनै पनि सूचना वा जानकारी सार्वजनिक गरेको मानिनेछ :-

- (क) धितोपत्र बजारको विनियम बमोजिम कुनै कुरा लगानीकर्ता र उनीहरूको व्यावसायिक सल्लाहकारलाई सूचीत गर्ने उद्देश्यले प्रकाशित गरेको भएमा,
- (ख) कुनै अभिलेखमा भएका सूचना वा जानकारीहरू कानून बमोजिम सर्वसाधारणले हेर्न पाउने व्यवस्था भएको भएमा,
- (ग) धितोपत्र कारोबार गर्न चाहने कुनै पनि व्यक्तिले थाहा पाउन सक्ने गरी धितोपत्र बजारको कारोबार कक्षमा पुऱ्याउने व्यवस्था भएको भएमा,
- (घ) त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न वा हेर्न, प्रतिलिपि प्राप्त गर्न चाहने व्यक्तिले प्राप्त गर्न, हेर्न सक्ने व्यवस्था भएको भएमा,
- (ङ) सर्वसाधारणमध्ये कुनै खास वर्गलाई मात्र सूचीत गरिएको भएमा,

(च) दस्तुर तिरेर मात्र सूचनाको जानकारी प्राप्त गर्ने व्यवस्था भएमा वा नेपाल राज्यबाहिर त्यस्तो सूचना वा जानकारी प्रकाशित भएको भएमा ।

९४. **भुट्टो कारोबार:** यस ऐनको प्रयोजनको लागि देहाय बमोजिमको कुनै कारोबार गरिएमा त्यस्तो कारोबारलाई कृत्रिम वा भुट्टो कारोबार गरेको मानिनेछ :-

- (क) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा,
(ख) अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा ।

९५. **मूल्यमा उतार चढाव:** कसैले हुँदै नभएको वा कृत्रिम वा भुट्टो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानिनेछ ।

९६. **धितोपत्र बजारलाई प्रभावित पारेमा:** कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिनेछ:-

- (क) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने,
(ख) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने,
(ग) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने ।

९७. **भुक्त्याउने विवरणहरु दिने:** कसैले कसैलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने उद्देश्यले देहायका काम गरेमा भुक्त्याउने काम गरेको मानिनेछ:-

- (क) भुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने,
(ख) बदनियत साथ कुनै तथ्य वा जानकारी लुकाउने,
(ग) बदनियत साथ भुट्टा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने ।

९८. **जालसाजीयुक्त कारोबार:** कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई देहायका कारोबार गरेमा जालसाजी गरेको मानिनेछ :-

- (क) कसैलाई भुक्त्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, वा
(ख) कसैलाई भुक्त्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा ।

९९. **जालसाज गरी वा भुक्त्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने :** कुनै विवरण भुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद

वा विक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारवाही गर्ने गराउनेले जालसाजी गरी वा भुक्त्यानमा पारी धितोपत्र कारोबार गरेको मानिनेछ ।

१००. **लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा:** कसैले दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकार प्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियम बमोजिम आफूले राख्नु पर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, भुङ्गे बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत पुऱ्याउन हुँदैन ।

१०१. **दण्ड सजाय:** (१) दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

(२) दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई पचास हजार रुपैयाँ देखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारवाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ ।

(३) दफा ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई एक लाख रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ ।

(४) कसैले जानीजानी वा बदनियत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा भुङ्गा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाई बोर्डले पचास हजार रुपैयाँ देखि दुईलाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(५) कसैले जानी-जानी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐन अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको बर्खिलाप काम गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानि नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँ देखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । त्यस्तो काम कारवाहीबाट कसैलाई कुनै हानि नोक्सानी पुग्न गएको भए सो बापत बोर्डले वास्तविक हानि नोक्सानको क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।

(६) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम पुऱ्याउनु पर्ने रीत नपुऱ्याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार संचालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँ देखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिएका शर्तहरूको उल्लंघन गरेमा वा आफूले गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पच्चीस हजार रुपैयाँ देखि पचहत्तर हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

१०२. **नेपाल सरकार वादी हुने:** दफा ९१,९४,९५,९६,९७,९८,९९ र १०० मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ ।

१०३. **मुद्दाको तहकिकात र दायरी:** (१) दफा ९१,९४,९५,९६,९७, ९८,९९ र १०० मा उल्लिखित कसूर कसैले गरेको छ भनी कसैको उजूरी परेमा वा कुनै व्यहोराले त्यस्तो कसूर सम्बन्धी जानकारी बोर्डले प्राप्त गरेमा वा कसैले त्यस्तो कसूर गरेको कुरामा बोर्ड विश्वस्त भएमा त्यस्तो कसूर सम्बन्धी मुद्दाको तहकिकात गर्न बोर्डले कुनै अधिकृतलाई तहकिकात गर्ने अधिकारी तोक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको तहकिकात गर्ने अधिकारीले त्यस्ता कसूरका सम्बन्धमा तोकिए बमोजिम तहकिकात गरी तहकिकातको काम पूरा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ ।

(३) उपदफा (१) बमोजिम तोकिएको तहकिकात गर्ने अधिकारीले तहकिकातको सिलसिलामा कसूरसँग सम्बन्धित व्यक्ति वा संस्थासित आवश्यक सोधपूछ गर्न, बयान लिन वा आवश्यक कागज, विवरण तथा अभिलेख माग गर्न सक्नेछ ।

(४) यस दफा बमोजिम मुद्दाको तहकिकात र दायर गर्दा तोकिएको तहकिकात गर्ने अधिकारीले सरकारी वकीलको राय लिनु पर्नेछ ।

१०४. **थुना, धरौटी वा निलम्बनमा राखी मुद्दाको तहकिकात गर्न सकिने:** (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएका भए तापनि यस ऐन बमोजिम कसूर ठहरिने मुद्दाको तहकिकात गर्दा यस ऐन बमोजिमको कसूरको आरोपमा कारबाही चलाइएको व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भनी सम्झनु पर्ने कुनै मनासिब कारण भएमा वा बिगो हानि नोक्सानी भएको देखिएमा बोर्डले आवश्यक धरौटी वा जेथा जमानत माग्न र त्यस्तो धरौटी वा जमानत नदिएमा निजलाई थुनामा राख्न सक्नेछ ।

(२) यस ऐन बमोजिमको कसूरको आरोपमा कारबाही चलाइएको व्यक्ति पदमा बहाल रहिरहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा मुद्दाको तहकिकातमा बाधा व्यवधान पुऱ्याउन सक्ने मनासिब कारण भएमा बोर्डले त्यस्तो व्यक्तिलाई निलम्बनमा राख्न सम्बन्धित संस्थामा लेखी पठाउन सक्नेछ ।

१०५. **क्षतिपूर्ति तिर्नुपर्ने:** यस परिच्छेद बमोजिम सजाय हुने कसूर गरेको कारणबाट कसैलाई धितोपत्र खरिद वा विक्री गर्दा मूल्यमा असर परेको कारणले कुनै हानि नोक्सानी भएको भए सो हानि नोक्सानी समेत त्यस्तो कसुर गर्नेबाट भराई लिन सकिनेछ ।

१०६. पुनरावेदन:

- (१) दफा १०१ को उपदफा (४), (५), (६), र (७) बमोजिम बोर्डले गरेको सजाय उपर चित्त नबुझ्ने धितोपत्र बजार, धितोपत्र व्यवसायी, संगठित संस्था वा सम्बन्धित व्यक्तिले सजाय पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
- (२) परिच्छेद-८ बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनमा चित्त नबुझ्नुनेले त्यस्तो आदेश वा निर्देशनको सूचना पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित पुनरावेदन अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

१०७. **अनुचित पूर्वाग्रह विरुद्ध उपचार:** कुनै सूचीकृत कम्पनीले आफ्नो सदस्यहरूको हित विपरित हुने गरी अनुचित पूर्वाग्रह राखी कुनै काम कारोबार गरेको सूचना, जानकारी तथा विवरण प्राप्त गरेमा बोर्डले त्यस्तो कम्पनीलाई देहाय बमोजिम गर्न आदेश दिन सक्नेछ :-

- (क) त्यस्तो कारोबार नगर्न,
- (ख) सदस्यहरूको हित विपरित नहुने किसिमले काम कारोबार गर्न कार्यविधि निर्धारण गर्न,
- (ग) कम्पनीको तर्फबाट कम्पनीको सबै वा केही काम कारोबार गर्न काम कर्तव्य समेत तोक्यो प्रबन्धक वा ट्रष्टी नियुक्ति गर्न,
- (घ) कम्पनीको काम कारोबारलाई नियमित तथा व्यवस्थित गर्न आवश्यक आदेश दिन ।

१०८. **संचालक वा महाप्रबन्धक हुन अयोग्य:** कुनै संचालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको संचालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन ।

परिच्छेद-१०

विविध

१०९. **संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्था माथिको नियन्त्रण सम्बन्धी व्यवस्था:** (१) कुनै संगठित संस्थालाई पूर्णरूपमा स्वामित्वमा लिने वा सो संगठित संस्थाको व्यवस्थापनमा नियन्त्रण गर्ने प्रयोजनको निमित्त कुनै व्यक्ति वा व्यक्तिहरूको समूह वा संगठित संस्थाले एकमुष्ट वा पटक पटक गरी त्यस्तो संगठित संस्थाको शेयर खरिद गर्ने भएमा त्यस्तो शेयर खरिद बिक्री सम्बन्धी कारोबार पारदर्शी किसिमबाट गर्नु पर्नेछ ।

- (२) कुनै व्यक्ति वा व्यक्तिहरूको समूह आपसमा मिली वा कुनै संगठित संस्थाले कुनै संगठित संस्थाको पचास प्रतिशत वा बोर्डले तोकिएको प्रतिशत भन्दा बढी शेयर खरिद गर्ने वा स्वामित्वमा लिने भएमा उपदफा (१) को प्रयोजनको निमित्त व्यवस्थापनमा नियन्त्रण गरेको मानिनेछ ।

^२ न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर गरिएको शब्द "पुनरावेदन अदालत" को सट्टा "उच्च अदालत"

(३) उपदफा (१) बमोजिम संगठित संस्थाको पूर्ण स्वामित्व प्राप्त हुने गरी वा संगठित संस्थाको व्यवस्थापन माथि नियन्त्रण हुने गरी संगठित संस्थाको शेयर बिक्री सम्बन्धी प्रस्ताव राख्ने तरिका, शेयर खरिद बिक्री प्रक्रिया तथा तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

११०. धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरेको शेयर संगठित संस्थाले दर्ता गर्नु पर्ने: धितोपत्र बजारमा खरिद, बिक्री वा विनिमय भएका कुनै संगठित संस्थाको शेयर वा डिबेन्चरका सम्बन्धमा सो धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरिदिएको भएमा त्यस्ता शेयर वा डिबेन्चर हस्तान्तरण भएका व्यक्तिको नाममा संगठित संस्थाले आफ्नो सदस्यको दर्ता किताबमा त्यस्ता शेयर वा डिबेन्चर दर्ता गरिदिनु पर्नेछ।

१११. धितोपत्रको हस्तान्तरण: कम्पनी सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत धितोपत्रको स्वामित्व तथा हस्तान्तरण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

११२. नेपाल सरकारसँग सम्पर्क: बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ।

११३. नेपाल सरकारले निर्देशन दिन सक्ने: पूँजी बजारको विकास र लगानीकर्ताहरूको हितलाई संरक्षण गर्ने जस्ता नीतिगत विषयमा नेपाल सरकारले समय समयमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ।

११४. सहयोग गर्नु पर्ने: पूँजी बजारको विकास तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी धितोपत्र कारोबारलाई नियमित तथा व्यवस्थित गर्न बोर्डले मागेको सहयोग पुऱ्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।

११५. असल नियतले गरेको काममा बचाउ: यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरूको अधीनमा रही असल नियतले गरेको कुनै काम कारवाहीको सम्बन्धमा बोर्ड वा बोर्डको कुनै कर्मचारी व्यक्तिगत वा सामूहिक रूपमा जवाफदेही हुने छैन।

११६. नियम बनाउने अधिकार: (१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न बोर्डले नेपाल सरकारको स्वीकृति लिई आवश्यक नियमहरू बनाउन सक्नेछ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी ती नियमहरूमा खास गरी देहायका विषयहरूको सम्बन्धमा व्यवस्था गर्न सकिनेछ:-

(क) धितोपत्र दर्ता तथा निष्काशन अनुमति,

(ख) धितोपत्र बजारको अनुमतिपत्र दिने सम्बन्धमा,

(ग) धितोपत्र व्यवसायीको अनुमतिपत्र दिने सम्बन्धमा,

(घ) सामूहिक लगानी योजना संचालन सम्बन्धमा,

- (ड) बोर्डका कर्मचारीहरुको सेवा शर्त सम्बन्धमा,
- (च) बोर्डको आर्थिक संचालन तथा हिसाब किताब राख्ने सम्बन्धमा,
- (छ) क्षतिपूर्ति कोष संचालन सम्बन्धमा,
- (ज) धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय संचालन गर्ने सम्बन्धमा राख्नु पर्ने आर्थिक स्रोत सम्बन्धमा,
- (झ) ग्राहकले धितोपत्र खरिद गर्नका लागि बुझाएको रकमको हिसाब तथा अभिलेखका सम्बन्धमा,
- (ञ) धितोपत्र सूचीकरण स्थगन, खारेजी (डिलिष्टिङ्ग) वा हस्तान्तरण सम्बन्धमा,
- (ट) पूँजी बजारको विकास गर्न धितोपत्रको निष्काशन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित र लगानीकर्ताको हक हितको सुरक्षा गर्न आवश्यक अन्य व्यवस्था गर्ने सम्बन्धमा ।
- (ठ) कम्पनीको व्यवस्थापन नियन्त्रण गर्ने उद्देश्यले एकमुष्ट वा पटक पटक शेयर खरिद गरी स्वामित्वमा लिने सम्बन्धमा ।

११७. **विनियम बनाउन सक्ने:** यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुको अधीनमा रही धितोपत्र बजारले बोर्डको स्वीकृति लिई देहायका विषयहरुका सम्बन्धमा आवश्यक विनियमहरु बनाउन सक्नेछ :-

- (क) धितोपत्र सूचीकरण तथा सूचीकृत धितोपत्रको कारोबार सम्बन्धमा,
- (ख) सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा सम्बन्धमा,
- (ग) धितोपत्र बजार स्वच्छ र पारदर्शी ढङ्गाट संचालन गर्न कर्मचारीहरुको सेवा र आचरण तथा बजार निरीक्षण तथा अनुगमन सम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा ।

११८. **निर्देशिका बनाई लागू गर्ने:** (१) यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरुको अधीनमा रही बोर्डले धितोपत्र कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयहरुका सम्बन्धमा निर्देशिका बनाई लागू गर्न सक्नेछ :

- (क) धितोपत्र दर्ता तथा निष्काशन अनुमति सम्बन्धमा,
 - (ख) धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धमा,
 - (ग) धितोपत्र बाँडफाँड सम्बन्धमा,
 - (घ) व्यावसायिक मर्यादा सम्बन्धमा,
 - (ङ) धितोपत्र कारोबार नियमन सम्बन्धी अन्य विषयका सम्बन्धमा ।
- (२) उपदफा (१) बमोजिम बोर्डले बनाएको निर्देशिकाको पालन गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

११९. धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम: धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,—

- (क) सो अध्यादेश निष्क्रिय हुँदाका वखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,
- (ख) सो अध्यादेश बमोजिम चालु भएको कुरा वा सो बमोजिम रीत पुर्याई अधि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,
- (ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,
- (घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन,
- (ङ) माथी लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारवाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारवाही वा उपायलाई पनि शुरु गर्न, चालु राख्न वा लागू गर्न सकिनेछ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४

प्रस्तावना : वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फर्स्यौट र वेयर हाउस सञ्चालन सम्बन्धी व्यवसायलाई नियमन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस ऐनको नाम “वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
 - (क) “अदालत” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अदालतको वाणिज्य इजलाश सम्भन्नु पर्छ ।
 - (ख) “अध्यक्ष” भन्नाले बोर्डको अध्यक्ष सम्भन्नु पर्छ ।
 - (ग) “अनुमतिपत्र” भन्नाले दफा ५ बमोजिमको अनुमतिपत्र सम्भन्नु पर्छ ।
 - (घ) “कारोबार” भन्नाले वस्तु विनिमय बजारमा हट्टने वस्तु करारको खरिद, बिक्री, राफसाफ तथा फर्स्यौट, हस्तान्तरण र तत्सम्बन्धी अन्य कार्य सम्भन्नु पर्छ ।
 - (ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्भन्नु पर्छ ।
 - (च) “बोर्ड” भन्नाले धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
 - (छ) “राफसाफ तथा फर्स्यौट (क्लियरिङ एण्ड सेटलमेन्ट) व्यवसाय” भन्नाले दफा २६ बमोजिम राफसाफ तथा फर्स्यौट सम्बन्धी कारोबार सम्भन्नु पर्छ ।
 - (ज) “राफसाफ तथा फर्स्यौट व्यवसायी (क्लियरिङ हाउस)” भन्नाले राफसाफ तथा फर्स्यौट सम्बन्धी व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त संस्था सम्भन्नु पर्छ ।
 - (झ) “लगानीकर्ता” भन्नाले वस्तु विनिमय बजारमा वस्तु करार मार्फत वस्तु खरिद गर्ने व्यक्ति सम्भन्नु पर्छ र सो शब्दले वस्तु बिक्री गर्ने व्यक्तिलाई समेत जनाउँछ ।
 - (ञ) “वस्तु (कमोडिटीज)” भन्नाले वस्तु विनिमय बजारमा वस्तु करार मार्फत कारोबार हुन सक्ने तोकिए बमोजिमको वस्तु सम्भन्नु पर्छ ।

- (ट) “वस्तु विनिमय बजार” भन्नाले दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त संगठित संस्था सम्भन्नु पर्छ ।
- (ठ) “वस्तु कारोबार व्यवसाय” भन्नाले दफा १९ को उपदफा (१) बमोजिमको वस्तु कारोबार सम्बन्धी व्यवसाय सम्भन्नु पर्छ ।
- (ड) “वस्तु कारोबार व्यवसायी” भन्नाले वस्तु कारोबार व्यवसाय गर्न अनुमतिपत्र प्राप्त संस्था सम्भन्नु पर्छ ।
- (ढ) “वस्तु करार (डेरिभेटिभ)” भन्नाले खरिदकर्ता तथा बिक्रेता बीच कम्तीमा तीस दिन पछि वस्तु खरिद वा बिक्री गर्ने गरी वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी भएको वस्तु करार सम्भन्नु पर्छ ।
- (ण) “वेयर हाउस” भन्नाले वेयर हाउस सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्था सम्भन्नु पर्छ ।
- (त) “संस्था” भन्नाले प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनी वा संगठित संस्था सम्भन्नु पर्छ ।
- (थ) “संगठित संस्था” भन्नाले प्रचलित कम्पनी कानून बमोजिम संस्थापना भएको पब्लिक कम्पनी वा धितोपत्र बजार मार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्था सम्भन्नु पर्छ ।

परिच्छेद - २

अनुमति सम्बन्धी व्यवस्था

३. अनुमतिपत्र प्राप्त नगरी कारोबार गर्न नहुने : यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि देहायको व्यवसाय सञ्चालन गर्नु हुँदैन :-
- (क) वस्तु विनिमय बजार,
 (ख) वस्तु कारोबार व्यवसाय,
 (ग) राफसाफ तथा फर्स्यौट व्यवसाय, वा
 (घ) वेयर हाउस ।
४. अनुमतिपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने : (१) वस्तु विनिमय बजार सञ्चालन गर्न चाहने संगठित संस्थाले वस्तु विनिमय बजार सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गर्न तोकिए बमोजिमको विवरण, कागजात तथा निवेदन शुल्कसहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
- (२) वस्तु कारोबार, राफसाफ तथा फर्स्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्न चाहने संस्थाले वस्तु कारोबार, राफसाफ तथा फर्स्यौट व्यवसाय वा वेयर हाउस सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गर्न तोकिए बमोजिमका विवरण, कागजात तथा निवेदन शुल्कसहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
- (३) उपदफा (१) वा (२) बमोजिम निवेदन दिने संगठित संस्था वा संस्थाको योग्यता तोकिए बमोजिम हुनेछ ।

५. **अनुमतिपत्र दिन सक्ने :** (१) दफा ४ बमोजिम प्राप्त निवेदन र कागजातको अध्ययन गर्दा लगानीकर्ता र सर्वसाधारणको हित हुने कुरामा बोर्ड सन्तुष्ट भएमा वस्तु विनिमय बजारको हकमा एकसय बीस दिनभित्र र वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्युट व्यवसाय वा वेयर हाउस सञ्चालनको हकमा नब्बे दिनभित्र बोर्डले तोकिए बमोजिमको दस्तुर लिई निवेदकलाई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको निवेदन र कागजातको अध्ययन गर्दा निवेदकसँग थप विवरण वा कागजात माग गर्नुपर्ने वा पेश भएको विवरण वा कागजातका सम्बन्धमा थप स्पष्ट गर्नु पर्ने देखिएमा बोर्डले त्यस्तो विवरण वा कागजात माग गर्न वा पेश भएको विवरण वा कागजातका सम्बन्धमा थप स्पष्ट गर्न बढीमा तीस दिनको अवधि तोक्यो आदेश दिन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम आदेश भएमा सम्बन्धित निवेदकले त्यस्तो आदेश बमोजिम विवरण वा कागजात पेश गर्ने वा पेश भएको विवरण वा कागजातमा थप स्पष्ट गर्नु पर्नेछ ।
६. **अनुमतिपत्र दिन इन्कार गर्न सकिने :** दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणको दृष्टिकोणले उपयुक्त नदेखिएमा अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ र त्यसरी इन्कार गर्नाको आधार र कारण उल्लेख गरी यथाशीघ्र लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ ।
७. **शर्तहरू तोक्न सक्ने :** अनुमतिपत्र प्रदान गर्दा बोर्डले आवश्यक शर्तहरू तोक्न सक्नेछ र त्यस्तो शर्तहरूको पालना गर्नु अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।
८. **अनुमतिपत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था :** (१) अनुमतिपत्रको अवधि तीन वर्ष बहाल रहनेछ ।
- (२) उपदफा (१) बमोजिम अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा नब्बे दिन अगावै अनुमतिपत्र नवीकरणका लागि तोकिए बमोजिमको दस्तुर सहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा तीस दिन अगावै अनुमतिपत्र नवीकरणका लागि लाग्ने दस्तुरको दोब्बर दस्तुर सहित बोर्ड समक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिन सकिनेछ ।
- (४) उपदफा (२) वा (३) बमोजिम नवीकरणका लागि निवेदन प्राप्त भएमा बोर्डले निवेदन प्राप्त भएको तीस दिनभित्र नवीकरण गरी त्यसको जानकारी अनुमतिपत्र प्राप्त संस्थालाई दिनु पर्नेछ ।
- (५) यस दफा बमोजिम अनुमतिपत्र नवीकरण नभई अनुमतिपत्रको अवधि समाप्त भएमा त्यस्तो संस्थाको अनुमतिपत्र दफा ३५ को उपदफा (१) बमोजिम खारेज हुनेछ र त्यसको जानकारी सम्बन्धितलाई यथाशीघ्र दिनु पर्नेछ ।

९. **पूर्वाधार सम्बन्धी व्यवस्था** : (१) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र प्राप्त गरेको मितिले एकसय असी दिनभित्र अनुमतिपत्र बमोजिमको व्यवसाय सञ्चालन गर्न तोकिए बमोजिमको पूर्वाधारको व्यवस्था गर्नु पर्नेछ ।

तर वेयर हाउस सञ्चालनको लागि आवश्यक पर्ने पूर्वाधार बोर्डले तोके बमोजिम हुनेछ ।

- (२) उपदफा (१) बमोजिमको अवधिभित्र पूर्वाधारको व्यवस्था गर्न नसकी थप अवधि माग गरेमा बोर्डले बढीमा नबढ्ने दिनसम्म थप गरिदिन सक्नेछ ।
- (३) यस दफा बमोजिम पूर्वाधार व्यवस्था नगरी अनुमति प्राप्त संस्थाले कारोबार सञ्चालन गर्न सक्ने छैन ।
- (४) उपदफा (२) बमोजिम थपिएको म्यादभित्र पनि पूर्वाधार व्यवस्था नगरेमा त्यस्तो संस्थाको अनुमतिपत्र दफा ३५ को उपदफा (१) बमोजिम खारेज हुनेछ ।

१०. **न्यूनतम चुक्ता पूँजी र आर्थिक स्रोत कायम गरेको हुनु पर्ने** : (१) वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्ता पूँजी पचास करोड रुपैयाँमा नघट्ने गरी बोर्डले समय समयमा तोकिए बमोजिम हुनु पर्नेछ ।

- (२) वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्टो व्यवसाय वा वेयर हाउस सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पूँजी तोकिए बमोजिम हुनेछ ।

परिच्छेद -३

वस्तु विनिमय बजार

११. **बोर्डको पूर्व स्वीकृति लिनु पर्ने** : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी संस्थापना गर्नु अघि बोर्डको पूर्व स्वीकृति लिनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम स्वीकृति प्रदान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१२. **सञ्चालक सम्बन्धी व्यवस्था** : (१) वस्तु विनिमय बजारमा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक सहित बढीमा सात जना सञ्चालक रहनेछन् ।

- (२) सञ्चालकको योग्यता देहाय बमोजिम हुनेछ :-

- (क) अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको,
- (ख) पैंतीस वर्ष उमेर पूरा गरेको, र
- (ग) तोकिए बमोजिमको अयोग्यता नरहेको ।

- (३) सञ्चालकको नियुक्ति गर्दा सम्भव भएसम्म उपदफा (२) को खण्ड (क) मा उल्लिखित फरक फरक विधाको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ।

- (४) स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रयोजनको लागि वस्तु विनिमय बजारले रिक्त स्वतन्त्र सञ्चालकको संख्याको तेब्वर संख्यामा सम्भाव्य उम्मेदवारको नामावली सिफारिश गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (५) उपदफा (४) बमोजिम पेश भएका सम्भाव्य उम्मेदवारहरु मध्येबाट उपयुक्त उम्मेदवारलाई बोर्डले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ ।

१३. **वस्तु विनिमय बजारको शेयर सम्बन्धी व्यवस्था :** (१) कसैले पनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी शेयर लिन सक्ने छैन ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी पूँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनको लागि रणनीतिक साभेदारको रुपमा विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको चुक्ता पूँजीको बढीमा एकाउन्न प्रतिशतसम्म शेयर लिन सक्नेछ ।
- (३) वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको रणनीतिक साभेदार तथा शेयर खरिद सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१४. **वस्तु विनिमय बजारको शेयर लिन नसक्ने अवस्था :** (१) देहायको व्यक्ति वा संस्थाले वस्तु विनिमय बजारको शेयर खरिद गर्न सक्ने छैन :-

- (क) दामासाही सम्बन्धी कारबाहीमा परेको बाह्र वर्ष अवधि व्यतित नभएको,
- (ख) अर्को वस्तु विनिमय बजारको शेयरधनी रहेको,
- (ग) प्रचलित कानून बमोजिम करार गर्न अयोग्य रहेको,
- (घ) प्रचलित कानून बमोजिम कालो सूचीमा रहेको वा त्यस्तो सूचीबाट हटेको तीन वर्षको अवधि पूरा नभएको,
- (ङ) प्राकृतिक व्यक्तिको हकमा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वितीय लगानी सम्बन्धी कसूरको अभियोगमा अदालतको अन्तिम फैसलाबाट कसूरदार ठहर भएको,
- (च) सरकारी रकम तिर्न बाँकी भएको,
- (छ) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएको,
- (ज) तोकिए बमोजिमको अन्य अवस्थामा रहेको ।
- (२) उपदफा (१) बमोजिम शेयर खरिद गर्न नसक्ने व्यक्ति वा संस्थाले कुनै किसिमले शेयर प्राप्त गरेमा वा शेयर खरिद गरिसकेपछि उपदफा (१) बमोजिमको अवस्था उत्पन्न भएमा पैंतीस दिनभित्र त्यस्तो शेयर अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिमको अवधिभित्र शेयर बिक्री वा हस्तान्तरण नगरेमा बोर्डले त्यस्तो शेयर जफत गर्नेछ ।
- (४) उपदफा (३) बमोजिम जफत गरेको शेयर बोर्डले तोकिए बमोजिम बिक्री गर्नेछ ।

१५. **वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकार :** यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त वस्तु विनिमय बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) लगानीकर्तालाई एकै ठाउँमा निरन्तर रुपमा वस्तु करार मार्फत वस्तुको खरिद, बिक्री वा विनिमय गर्ने बजार, स्थान वा सुविधा उपलब्ध गराउने,
- (ख) वस्तु कारोबार व्यवसायीलाई सदस्यता प्रदान गर्ने,
- (ग) वस्तु कारोबारको लागि वस्तुको सूचीकरण गर्ने वा गराउने,
- (घ) वस्तु कारोबारलाई पारदर्शी, स्वच्छ र नियमित रुपमा सञ्चालन गर्ने वा गराउने,
- (ङ) वस्तु कारोबार व्यवसायीको काम कारवाहीको अनुगमन र सुपरिवेक्षण गर्ने वा गराउने,
- (च) वस्तु विनिमय बजारको कारोबार प्रणाली (ट्रेडिङ सिस्टम) लाई संरक्षण गर्न वा त्यसको संभावित जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने,
- (छ) बोर्डले दिएको निर्देशनको कार्यान्वयन गर्ने वा गराउने,
- (ज) तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।

१६. **वस्तु वा कारोबारको सीमा निर्धारण गर्न सक्ने** : (१) एक पटकमा कारोबार गर्न सकिने वस्तुको सीमा बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।

- (२) वस्तुको सीमा निर्धारण गर्दा त्यस्तो वस्तु वा कारोबारको किसिमको आधारमा छुट्टाछुट्टै गर्न सकिनेछ ।
- (३) प्राकृतिक व्यक्ति वा संस्थाले आफ्नो स्वामित्वमा राख्न पाउने वस्तुको सीमा तोकिए बमोजिम हुनेछ ।

१७. **लगानीकर्ता संरक्षण कोषको व्यवस्था गर्नु पर्ने** : (१) वस्तु विनिमय बजारले लगानीकर्तालाई हुन सक्ने सम्भावित प्रणालीगत जोखिम (सिस्टमिक रिस्क) बाट सुरक्षित गर्न लगानीकर्ता संरक्षण कोषको स्थापना गर्नु पर्नेछ ।

- (२) लगानीकर्ता संरक्षण कोषको स्थापना तथा सञ्चालन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१८. **वस्तु विनिमय बजारको प्रमुख कार्यकारी अधिकृत सम्बन्धी व्यवस्था**: वस्तु विनिमय बजारको सञ्चालक समितिले प्रशासकीय प्रमुखको रुपमा कार्य गर्न देहायको योग्यता पुगेको व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ति गर्नेछ :-

- (क) अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको कार्य अनुभव भएको,
- (ख) तोकिए बमोजिमको अयोग्यता नरहेको ।

परिच्छेद - ४
वस्तु कारोबार व्यवसाय

१९. **वस्तु कारोबार व्यवसायीले सञ्चालन गर्न सक्ने व्यवसाय** : (१) वस्तु कारोबार व्यवसायीले देहायको व्यवसाय सञ्चालन गर्न सक्नेछ :-
- (क) बजार निर्माण व्यवसाय,
 - (ख) लगानी व्यवस्थापन व्यवसाय,
 - (ग) लगानी परामर्शदाता व्यवसाय,
 - (घ) वस्तु संरक्षक (कस्टोडियन) सेवा व्यवसाय,
 - (ङ) वस्तु कारोबार दलाली व्यवसाय,
 - (च) वस्तु कारोबार व्यापार व्यवसाय,
 - (छ) तोकिए बमोजिमको अन्य वस्तु कारोबार व्यवसाय ।
- (२) उपदफा (१) को प्रयोजनको लागि वस्तु कारोबार व्यवसायीलाई देहाय बमोजिम वर्गीकरण गर्न सकिनेछ :-
- (क) बजार निर्माता,
 - (ख) लगानी व्यवस्थापक,
 - (ग) लगानी परामर्शदाता,
 - (घ) संरक्षक (कस्टोडियन),
 - (ङ) वस्तु कारोबार दलाल,
 - (च) वस्तु कारोबार व्यापारी,
 - (छ) तोकिए बमोजिमको अन्य वस्तु कारोबार व्यवसायी ।
- (३) वस्तु कारोबार व्यवसाय सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२०. **वस्तु कारोबार व्यवसायीले सदस्यता लिनु पर्ने** : (१) वस्तु कारोबार व्यवसाय सञ्चालन गर्न तोकिए बमोजिमको वस्तु कारोबार व्यवसायीले वस्तु विनिमय बजारको सदस्यता लिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम सदस्यता प्राप्त गर्ने कार्यविधि, सदस्यता तथा अन्य व्यवस्था सम्बन्धित वस्तु विनिमय बजारको विनियममा उल्लेख भए बमोजिम हुनेछ ।
२१. **शेयरधनी तथा स्वामित्व सम्बन्धी व्यवस्था** : (१) कुनै एक वस्तु कारोबार व्यवसायीको शेयरधनी वा निजको एकासगोलको परिवारको सदस्यले अर्को वस्तु कारोबार व्यवसायीको शेयर लिन पाउने छैन ।
- (२) वस्तु कारोबार व्यवसायीको शेयर वा त्यसको स्वामित्व, बिक्री वा हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२२. **सम्झौता गर्नु पर्ने** : वस्तु कारोबार व्यवसायीले लगानीकर्तासँग कारोबार गर्नु अघि तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ ।

२३. **अभिलेख राख्नु पर्ने** : (१) वस्तु कारोबार व्यवसायीले कारोबार गर्नु अघि लगानीकर्ताको वास्तविक रूपमा परिचय खुल्ने कागजात वा विवरण लिनु पर्नेछ ।
 (२) वस्तु कारोबार व्यवसायीले लगानीकर्ताको परिचय खुल्ने कागजात वा विवरण, कारोबारसँग सम्बन्धित रकम लेनदेन सम्बन्धी विवरण वा तोकिए बमोजिमका अन्य कार्यको अभिलेख राख्नु पर्नेछ ।
२४. **बीमा गराउनु पर्ने** : वस्तु कारोबार व्यवसायीले बोर्डले तोकेको वस्तु कारोबार व्यवसायको बीमा गराउनु पर्नेछ ।

परिच्छेद-५

राफसाफ तथा फर्स्यौट व्यवसाय

२५. **राफसाफ तथा फर्स्यौट व्यवसायी नियुक्त गर्नु पर्ने** : (१) वस्तु विनिमय बजारले राफसाफ तथा फर्स्यौट सम्बन्धी कार्यको लागि राफसाफ तथा फर्स्यौट व्यवसायी नियुक्त गर्नु पर्नेछ ।
 (२) राफसाफ तथा फर्स्यौट व्यवसायी नियुक्त गर्दा वस्तु विनिमय बजारले राफसाफ तथा फर्स्यौट व्यवसायीसँग तोकिए बमोजिम सम्भौता गर्नु पर्नेछ र सम्भौताको एक प्रति वस्तु विनिमय बजारले त्यस्तो सम्भौता गरेको पन्ध्र दिनभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
 (३) राफसाफ तथा फर्स्यौट व्यवसायीको नियुक्ति तथा तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२६. **राफसाफ तथा फर्स्यौट व्यवसायीले गर्ने कारोबार** : (१) राफसाफ तथा फर्स्यौट व्यवसायीले वस्तु विनिमय बजारमा वस्तु करार बमोजिम खरिद वा बिक्री भएको कारोबारलाई राफसाफ तथा फर्स्यौट गर्नु पर्नेछ ।
 (२) राफसाफ तथा फर्स्यौट व्यवसायीले गर्ने राफसाफ तथा फर्स्यौट सम्बन्धी अन्य कारोबार तोकिए बमोजिम हुनेछ ।

परिच्छेद-६

वेयर हाउस

२७. **वेयर हाउस तोक्न सक्ने** : (१) दफा २८ बमोजिमको कारोबार गर्ने प्रयोजनको लागि वस्तु विनिमय बजारले दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त संस्थालाई वेयर हाउस तोक्न सक्नेछ ।
 (२) वेयर हाउस तोक्दा वस्तु विनिमय बजारले वेयर हाउससँग तोकिए बमोजिम सम्भौता गर्नु पर्नेछ र सम्भौताको एक प्रति वस्तु विनिमय बजारले त्यस्तो सम्भौता गरेको पन्ध्र दिनभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
 (३) वस्तु विनिमय बजारले वेयर हाउस तोक्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२८. वेयर हाउसले गर्न सक्ने कारोबार : (१) वेयर हाउसले देहायका कारोबार गर्न सक्नेछ :-

- (क) वस्तु विनिमय बजारमा हुने कारोबारसँग सम्बन्धित वस्तुको भण्डारण गर्ने वा तत्सम्बन्धी निस्सा जारी गर्ने,
 - (ख) खण्ड (क) बमोजिम भण्डारण भएका वस्तुको संरक्षण तथा त्यस्तो वस्तुको कारोबार पश्चात हस्तान्तरण गर्ने ।
- (२) वेयर हाउसको सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

परिच्छेद-७

बोर्डको काम, कर्तव्य र अधिकार

२९. बोर्डको काम, कर्तव्य र अधिकार : प्रचलित कानून तथा यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) वस्तु विनिमय बजार तथा वस्तु कारोबारको विकाससँग सम्बन्धित विषयमा नेपाल सरकारलाई सुझाव दिने,
- (ख) वस्तु विनिमय बजारको विकासको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तथा नीति स्वीकृत गर्ने,
- (ग) वस्तु विनिमय बजार सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गर्ने,
- (घ) वस्तु विनिमय बजारमा कारोबार गर्न सकिने वस्तु तथा वस्तु करारको दर्ता गर्ने,
- (ङ) अवधि तोकिएको वस्तु विनिमय बजार बन्द गर्न वा निश्चित अवधिका लागि अनुमतिपत्र प्राप्त संस्थाको कारोबार स्थगन गर्न आदेश दिने,
- (च) कुनै वस्तु सूचीकरण गराउन वा सूचीकरणबाट हटाउन वा कुनै कारोबार रोक्का गर्न सम्बन्धित वस्तु विनिमय बजारलाई निर्देशन दिने,
- (छ) वस्तु विनिमय बजारको विद्युतीय कारोबार प्रणालीमा कुनै समस्या देखिएमा वा सुधार गर्नुपर्ने देखिएमा त्यस्तो सुधार नगरेसम्मका लागि कारोबार स्थगन गर्न आदेश दिने,
- (ज) बोर्डमा दर्ता भएको वस्तु तथा वस्तु करारको खरिद, बिक्री, हस्तान्तरणलाई नियमित तथा व्यवस्थित गर्ने,
- (झ) अनुमतिपत्र प्राप्त संस्था तथा कारोबारमा संलग्न पक्षको काम कारवाहीको नियमन तथा अनुगमन गर्ने,
- (ञ) अनुमतिपत्र प्राप्त संस्थाको विनियम स्वीकृत गर्ने,
- (ट) लगानीकर्ताको हित संरक्षण गर्न सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई विनियममा आवश्यक व्यवस्था गर्न निर्देशन दिने,
- (ठ) वस्तु वा वस्तु करार सम्बन्धी विषयमा सुपरिवेक्षण तथा नियमन गर्न अन्य नियमनकारी निकायसँग समन्वय गर्ने,
- (ड) अनुमतिपत्र प्राप्त संस्थाको आर्थिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्न आवश्यक निर्देशन दिने,
- (ढ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

३०. **बोर्डले आदेश वा निर्देशन दिन सक्ने** : (१) बोर्डले वस्तु विनिमय बजार र कारोबारको स्थिति तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित पक्षलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।
- (२) अनुमतिपत्र प्राप्त संस्थाको कुनै सञ्चालक, पदाधिकारी वा कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बोर्डले दिएको आदेश वा निर्देशन उल्लङ्घन गरेमा त्यस्तो सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई आवश्यक कारवाही चलाउन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई आदेश दिन सक्नेछ ।
- (३) दफा ३२ बमोजिम पेश भएको निरीक्षण वा सुपरीवेक्षण प्रतिवेदनको आधारमा बोर्डले अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित पक्ष वा सम्बन्धित संस्थाको सञ्चालक वा कर्मचारीलाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम कुनै काम गर्न वा नगर्न निर्देशन दिन सक्नेछ ।

परिच्छेद-८

नियमन, निरीक्षण तथा सुपरिवेक्षण

३१. **नियमन गर्ने अधिकार** : (१) बोर्डलाई अनुमतिपत्र प्राप्त संस्था र वस्तु विनिमय बजार मार्फत हुने कारोबारसँग सम्बन्धित पक्षको नियमन गर्ने वा गराउने पूर्ण अधिकार हुनेछ ।
- (२) उपदफा (१) बमोजिम नियमन गर्ने प्रयोजनको लागि बोर्डले आवश्यक देखेका विषयमा आदेश वा निर्देशन दिन वा सूचना वा परिपत्र जारी गर्न सक्नेछ ।
३२. **निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्ने** : (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले कारोबार गर्दा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशनको पालना गरे नगरेको सम्बन्धमा जुनसुकै बखत निरीक्षण तथा सुपरीवेक्षण गर्न वा गराउन सक्नेछ ।
- (२) बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीलाई खटाई अनुमतिपत्र प्राप्त संस्थाको स्थलगत (अनसाइट) वा सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थामा रहेका सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणहरु आफू समक्ष भिकाई (अफसाइट) निरीक्षण तथा सुपरीवेक्षण गर्न सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम निरीक्षण तथा सुपरीवेक्षण गर्ने प्रयोजनको लागि बोर्डले आवश्यकता अनुसार विशेषज्ञ टोलीको गठन गर्न सक्नेछ र विशेषज्ञ टोलीले पाउने सुविधा त्यस्तो टोली गठन हुँदाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।
- (४) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्दा उपदफा (२) बमोजिमको विशेषज्ञ टोली वा बोर्डका अधिकृत कर्मचारीले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणको निरीक्षण तथा सुपरीवेक्षण गर्न वा सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्न सक्नेछ ।

- (५) अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरीवेक्षणको सिलसिलामा निरीक्षण तथा सुपरीवेक्षण गर्ने विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले आवश्यक देखेमा अनुमतिपत्र प्राप्त संस्थाको कारोबारसँग सम्बन्धित सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरणमा शिलबन्दी गरी त्यसको अभिलेख राखी आफूसँग राख्न वा अनुमतिपत्र प्राप्त संस्थाको जिम्मामा राख्न लगाउन सक्नेछ ।
- (६) विशेषज्ञ टोली वा बोर्डको अधिकृत कर्मचारीले अनुमतिपत्र प्राप्त संस्थाको निरीक्षण वा सुपरीवेक्षणको कार्य सम्पन्न गरेको मितिले पन्ध्र दिनभित्र त्यसको प्रतिवेदन बोर्ड समक्ष पेश गर्न पर्नेछ ।
- (७) निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३३. **सूचना, तथ्याङ्क तथा विवरण माग गर्न सक्ने** : (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्था वा कारोबारसँग सम्बन्धित व्यक्तिसँग कारोबार सम्बन्धी कुनै पनि सूचना, तथ्याङ्क वा विवरण माग गर्न सक्नेछ ।

- (२) दफा ३२ बमोजिम निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा आवश्यक देखेका कुनै पनि सूचना, तथ्याङ्क वा विवरण बोर्ड वा बोर्डबाट अधिकार प्राप्त व्यक्तिले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिसँग माग गर्न सक्नेछ ।
- (३) उपदफा (१) वा (२) बमोजिम मागिएको सूचना, तथ्याङ्क वा विवरण उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिको कर्तव्य हुनेछ ।

३४. **अनुमतिपत्र निलम्बन गर्न सक्ने** : (१) कुनै अनुमतिपत्र प्राप्त संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम विपरीत काम गरेमा वा बोर्डले दिएको आदेश वा निर्देशन पालना नगरेमा वा लगानीकर्ताको हित विपरीत काम गरेमा वा बोर्ड समक्ष पेश गर्नुपर्ने आर्थिक तथा कारोबार सम्बन्धी विवरण पेश नगरेमा बोर्डले अवधि तोक्यो त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन गर्न सक्नेछ ।

- (२) उपदफा (१) बमोजिम निलम्बनमा रहेको अनुमतिपत्र प्राप्त संस्थाले निलम्बनको अवधिभर कारोबार गर्न सक्ने छैन ।

३५. **अनुमतिपत्र खारेजी सम्बन्धी व्यवस्था** : (१) बोर्डले देहायका अवस्थामा अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्नेछ :-

- (क) दफा ८ बमोजिम अनुमतिपत्र नवीकरण नभई अनुमतिपत्रको अवधि समाप्त भएमा,
 - (ख) दफा ९ बमोजिम पूर्वाधारको व्यवस्था नगरेमा,
 - (ग) वस्तु विनियम बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्न बन्द गरेमा,
 - (घ) प्रचलित कानून बमोजिम दामासाहीमा परेमा वा अन्य कुनै किसिमले विघटन भएमा, वा
 - (ङ) अनुमतिपत्र खारेज गरी पाउँ भनी निवेदन दिएमा ।
- (२) बोर्डले देहायका अवस्थामा अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्न सक्नेछ :-

- (क) अनुमतिपत्रमा उल्लिखित शर्तहरू उल्लङ्घन गरेमा,
 - (ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियमको उल्लङ्घन गरेमा,
 - (ग) लगानीकर्ताको हित विपरित हुने गरी वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्युट व्यवसाय वा वेयर हाउस सञ्चालन गरेमा,
 - (घ) बोर्डले दिएको आदेश वा निर्देशनको बारम्बार उल्लङ्घन गरेमा,
 - (ङ) निलम्बन भएको अवधिभित्र बोर्डले माग गरेको आर्थिक तथा कारोबार सम्बन्धी विवरण नबुझाएमा, वा
 - (च) यस ऐन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा ।
- (३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि अनुमतिपत्र प्राप्त संस्थालाई सफाईको मौका दिनु पर्नेछ ।
- (४) उपदफा (१) र (२) बमोजिम अनुमतिपत्र खारेज भएको कारणबाट त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र खारेज हुनुभन्दा अघि गरेको काम कारवाहीबाट सृजित दायित्वमा कुनै असर पर्ने छैन ।

३६. **बोर्डले कारवाही गर्न सक्ने** : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्था, सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी कारवाही गर्न सक्नेछ :-

- (क) सचेत गराउने वा लिखित चेतावनी दिने,
- (ख) सुधारात्मक कदम चाल्न निर्देशन दिने,
- (ग) कारोबारमा आंशिक वा पूर्णरूपमा प्रतिबन्ध लगाउने,
- (घ) बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने,
- (ङ) निलम्बनमा राख्न आदेश दिने,
- (च) सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई तलब, भत्ता लगायतका सुविधाहरू उपलब्ध नगराउन आदेश दिने,
- (छ) सञ्चालकलाई पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकाश दिन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई आदेश दिने ।

३७. **जरिवाना गर्न सक्ने** : (१) दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त नगरी देहायको कार्य गर्नेलाई बोर्डले देहाय बमोजिम जरिवाना गर्नेछ :-

- (क) वस्तु विनिमय बजार सञ्चालन गरेमा वा वस्तु विनिमय बजारको नाम प्रयोग गरेमा दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म,
 - (ख) राफसाफ तथा फर्स्युट व्यवसाय वा वेयर हाउस सञ्चालन गरेमा दुई लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म,
 - (ग) वस्तु कारोबार व्यवसाय गरेमा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म ।
- (२) अनुमतिपत्र प्राप्त संस्थाले दफा ९ को उपदफा (३) विपरित कारोबार सञ्चालन गरेमा बोर्डले त्यस्तो संस्थालाई पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्नेछ ।

- (३) दफा ४८ वा ४९ बमोजिमको म्यादभित्र सूचना तथा विवरण नदिने वा प्रतिवेदन पेश नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले त्यस्तो सूचना तथा विवरण वा प्रतिवेदन पेश गर्ने म्याद समाप्त भएको दिनदेखि प्रतिदिन एक हजार रुपैयाँका दरले जरिवाना गर्नेछ ।
- (४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिएको आदेश वा निर्देशन वा तोकिएको शर्त पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
- (५) यस ऐन बमोजिम बोर्डले निरीक्षण तथा सुपरीवेक्षण वा जाँचबुझको सिलसिलामा माग गरेको सूचना, तथ्याङ्क, कागजात, अभिलेख तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने अनुमतिपत्र प्राप्त संस्थाका सञ्चालक वा पदाधिकारी वा कर्मचारीलाई बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
- (६) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु पर्ने वा तयार गर्नु पर्ने वा पेश गर्नुपर्ने हिसाब किताब, खाता, विवरण वा यस्तै अन्य कुनै कागजात नराख्ने वा तयार नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले दुई लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
- (७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा बोर्डले दिएको आदेश वा निर्देशन विपरीत कार्य गरी लगानीकर्तालाई हानी नोक्सानी गरे वा गराएमा बोर्डले त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई दश लाख रुपैयाँदेखि पचास लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो हानी नोक्सानी भएको रकम समेत लगानीकर्तालाई भराई दिनु पर्नेछ ।
- (८) दफा ६० बमोजिमको आचारसंहिता पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्थालाई बोर्डले पच्चीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्नेछ ।

परिच्छेद-९

कसूर र सजाय

३८. उजुरी दिने म्याद : (१) यस ऐन बमोजिम सजाय हुने कसूरमा त्यस्तो कसूर हुन लागेको वा कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्षभित्र उजुरी दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम उजुरी परेको मितिले छ महिनाभित्र सम्बन्धित अदालत समक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ ।
३९. कसूर गरेको मानिने : कसैले देहायको कार्य गरे वा गराएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ :-
- (क) कृत्रिम वा भुटो कारोबार वा चक्रीय कारोबार (सर्कलर ट्रेडिङ) गरी वा गराई वा कुनै वस्तु करारको मुल्यामा प्रभाव पार्ने उद्देश्यले त्यस्तो करार अरुले गर्न नसक्ने गरी अस्वाभाविक अवधिसम्म ठूलो परिमाणमा जम्माखोरी गरी वस्तुको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बारम्बार परिवर्तन गराई मुल्यामा उतार चढाव गराएमा,

- (ख) कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न वा वस्तु करारको खरिद वा बिक्री नहोस् भन्ने उद्देश्यले आफैले वा अरुसँग मिली वस्तु करारको बजार मुल्य बढाउने, घटाउने वा मूल्यस्थिर बनाई वस्तु विनिमय बजारलाई प्रभावित पारेमा,
- (ग) भुटो, भ्रामक वा गलत विवरण वा पूर्व अनुमान सम्बन्धी विवरण प्रकाशित गर्ने वा त्यस्तो विवरण दिई प्रतिज्ञा गर्ने वा वस्तु विनिमय बजारमा कुनै वस्तुको सक्रिय रूपमा कारोबार भइरहेको छ भन्ने देखाउनका लागि मात्र कारोबार गर्ने वा बदनियत साथ कुनै तथ्य वा जानकारी लुकाई भुक्त्याउने काम गरेमा,
- (घ) कसैलाई हानी नोक्सानी पुऱ्याउने वा कसैबाट गलत फाइदा लिने बदनियतले भुक्त्याउने प्रविधि प्रयोग गरेमा वा त्यस्तो नियतले प्रविधिको दुरुपयोग गरेमा, योजना बनाएमा वा कुनै काम गरेमा वा कसैलाई भुक्त्यानमा पारी जालसाजीयुक्त कारोबार गरेमा,
- (ङ) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम राखेको लिखत, विवरण वा अभिलेख नष्ट गरेमा, भुटो बनाएमा वा लुकाएमा,
- (च) कसैलाई हानी नोक्सानी पुऱ्याउने उद्देश्यले अनुमतिपत्र प्राप्त संस्थाले दफा ४४ बमोजिम स्थापना गरेको विद्युतीय कारोबार प्रणालीमा क्षति पुऱ्याएमा वा त्यसको गलत प्रयोग गरेमा,
- (छ) खण्ड (क) देखि (च) सम्मका कार्य गर्न कसैलाई मद्दत गरेमा वा दुरुत्साहन गरेमा ।

४०. **सजाय :** (१) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ :

- (क) दफा ३९ को खण्ड (क) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना र बिगो नखुलेकोमा पाँच लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद ।
- (ख) दफा ३९ को खण्ड (ख) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना र बिगो नखुलेकोमा चार लाख रुपैयाँसम्म जरिवाना र चार वर्षसम्म कैद ।
- (ग) दफा ३९ को खण्ड (ग), (घ) वा (ङ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र बिगो नखुलेकोमा तीन लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद ।
- (घ) दफा ३९ को खण्ड (च) बमोजिमको कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिवाना र बिगो नखुलेकोमा दश लाख रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद ।
- (ङ) दफा ३९ को खण्ड (छ) बमोजिमको कसूर गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय ।
- (२) अनुमतिपत्र प्राप्त संस्थाको प्रयोग गरी कसैले दफा ३९ बमोजिमको कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१) बमोजिम सजाय हुनेछ ।
- (३) उपदफा (२) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारीको पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत अनुमतिपत्र प्राप्त संस्थाको प्रमुख भई कामकाज गर्ने सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१) बमोजिम सजाय हुनेछ ।

परिच्छेद-१०

विविध

४१. **कोष सम्बन्धी व्यवस्था** : (१) बोर्डको कोषमा धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त हुने रकमका अतिरिक्त यस ऐन बमोजिम बोर्डलाई प्राप्त हुने देहाय बमोजिमका रकमहरू रहनेछन् :-
- (क) निवेदन शुल्क वापतको रकम,
 - (ख) अनुमतिपत्र दस्तुर वापतको रकम,
 - (ग) अनुमतिपत्र नवीकरण दस्तुर वापतको रकम,
 - (घ) जरिवाना वापतको रकम, र
 - (ङ) ऐन बमोजिम प्राप्त हुने अन्य कुनै रकम ।
- (२) उपदफा (१) बमोजिम कोषमा प्राप्त रकमको उपयोग, त्यसको लेखा तथा लेखापरीक्षण सम्बन्धी व्यवस्था धितोपत्र सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ ।
४२. **लेखा परीक्षक नियुक्ति** : (१) अनुमतिपत्र प्राप्त संस्थाले तोकिएको अवधिभित्र लेखापरीक्षण नगराएमा वा अन्य कुनै कारणले लेखापरीक्षक नियुक्त हुन नसकेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको हिसाब, किताब, नगदी, जिन्सी सम्पत्ति समेतको लेखापरीक्षण गर्न पर्ने देखिएमा बोर्डले लेखा परीक्षकको नियुक्ति गरी लेखा परीक्षण गराउन सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम नियुक्त भएको लेखापरीक्षकको पारिश्रमिक सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाले व्यहोर्नु पर्नेछ ।
४३. **सेवा शुल्क वा नियमन शुल्क सम्बन्धी व्यवस्था** : (१) अनुमतिपत्र प्राप्त संस्थाले सेवा प्रदान गरे वापत लिन सक्ने सेवा शुल्क तोकिए बमोजिम हुनेछ ।
- (२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले एक आर्थिक वर्षमा प्राप्त गरेको कुल सेवा शुल्कको तोकिए बमोजिमको रकम नियमन शुल्कको रूपमा बोर्डमा बुझाउनु पर्नेछ ।
४४. **विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्ने** : (१) अनुमतिपत्र प्राप्त संस्थाले विद्युतीय रूपमा आफ्नो कारोबार गर्न सकिने गरी विद्युतीय कारोबार प्रणाली स्थापना गर्नु पर्नेछ ।
- (२) विद्युतीय कारोबार प्रणाली सुरक्षित, उपयुक्त र भरपर्दो हुनु पर्नेछ ।
 - (३) विद्युतीय कारोबार प्रणालीलाई बोर्डले आवश्यकता अनुसार सम्परीक्षण (अडिट) गर्न वा गराउन सक्नेछ ।
 - (४) विद्युतीय कारोबार प्रणालीमा कुनै प्रकारको सुधार गर्न पर्ने देखिएमा बोर्डले आवश्यक निर्देशन दिन सक्नेछ ।
 - (५) उपदफा (४) बमोजिम प्राप्त निर्देशनको पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।

४५. **वस्तु करार सम्बन्धी विशेष व्यवस्था** : (१) भविष्यमा वस्तु खरिद वा बिक्री गर्ने सम्बन्धमा अधिकार तथा दायित्वको विशेष व्यवस्था हुने गरी भएको वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) का सम्बन्धमा लागू हुने व्यवस्था, शर्त तथा मापदण्ड तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यवस्था, शर्त तथा मापदण्ड लागू नभएसम्म त्यस्तो वस्तु करारको कारोबार (ट्रेडिङ्ग अफ अप्सन) गर्न पाइने छैन ।
४६. **विदेशी वस्तु विनिमय बजारमा कारोबार गर्न सक्ने** : वस्तु विनिमय बजारमा बजार निर्माता, कारोबारको अर्को पक्ष (काउन्टर पार्टी) को कार्य गर्ने व्यवसायी वा त्यस्तो प्रकृतिको व्यवसाय गर्ने व्यवसायीले यस ऐन बमोजिम कारोबार गरी बहन गर्नुपर्ने जोखिमलाई व्यवस्थित गर्न विदेशी वस्तु विनिमय बजारमा तोकिए बमोजिम वस्तु करारको खरिद वा बिक्री गर्न सक्नेछ ।
४७. **विदेशी मुद्रामा कारोबार गर्न स्वीकृति लिनु पर्ने** : वस्तु कारोबार गर्दा विदेशी मुद्रामा कारोबार गर्नुपर्ने भएमा विदेशी विनिमय सम्बन्धी प्रचलित कानून बमोजिम सम्बन्धित निकायको स्वीकृति लिएर मात्र कारोबार गर्नु पर्नेछ ।
४८. **सूचना तथा विवरण दिनु पर्ने** : अनुमतिपत्र प्राप्त संस्थाले कारोबार वा व्यवसाय सम्बन्धी तोकिए बमोजिमको सूचना तथा विवरण तोकिए बमोजिमको समयभित्र बोर्डलाई दिनु पर्नेछ ।
४९. **प्रतिवेदन पेश गर्नु पर्ने** : अनुमतिपत्र प्राप्त संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र उक्त आर्थिक वर्षमा आफूले गरेको काम कारवाही तथा वस्तु कारोबार सम्बन्धी विवरण सहितको वार्षिक प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
५०. **विवरण सार्वजनिक गर्नु पर्ने** : बोर्डले अनुमतिपत्र प्राप्त संस्थाको नियमन, निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी काम कारवाहीको विवरण तथा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको अनुमतिपत्र प्राप्त संस्थाले पालना गरे नगरेको तथा दफा ४८ बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले बोर्डमा पेश गरेको सूचना तथा विवरण तोकिए बमोजिम सार्वजनिक गर्नेछ ।
५१. **आदेश वा निर्देशनको पालना गर्नु पर्ने** : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।
५२. **जरिवाना असूल गरिने** : (१) दफा ३७ बमोजिम भएको जरिवानाको रकम सम्बन्धित व्यक्तिले त्यस्तो जरिवानाको रकम तीस दिनभित्र बोर्डलाई बुझाउनु पर्नेछ ।
(२) जरिवानाको रकम तीस दिनभित्र नबुझाएमा बोर्डले त्यस्तो व्यक्तिको चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असूल उपर गरी लिन सक्नेछ ।

५३. **पुनरावेदन गर्न सकिने** : दफा ३५ को उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गरेको वा दफा ३६ बमोजिम कारवाही गरेको वा दफा ३७ बमोजिम जरिवाना गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले बोर्डको त्यस्तो निर्णयको जानकारी पाएको मितिले पैंतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
५४. **नेपाल सरकार वादी हुने** : (१) दफा ३९ बमोजिमको कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई दायर हुनेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची-१ मा समावेश भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कसूरको अनुसन्धान वा अभियोजन गर्दा सम्बन्धित अधिकारीलाई बोर्डले आवश्यक सहयोग गर्नु पर्नेछ ।
५५. **नेपाल सरकारले निर्देशन दिन सक्ने** : वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्यौट व्यवसाय, वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताहरुको हित संरक्षण जस्ता नीतिगत विषयमा नेपाल सरकारले बोर्डलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।
५६. **बोर्डलाई सहयोग गर्नु पर्ने** : वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन, वस्तु विनियम बजारको विकास तथा लगानीकर्ताको हितलाई संरक्षण गर्ने जस्ता विषयलाई नियमित तथा व्यवस्थित गर्ने कार्यमा बोर्डलाई सहयोग पुऱ्याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
५७. **अधिकार प्रत्यायोजन** : यस ऐन अन्तर्गत बोर्डलाई प्राप्त अधिकारहरु मध्ये केही अधिकार बोर्डका अध्यक्ष, सञ्चालक वा कर्मचारीले प्रयोग गर्न पाउने गरी बोर्डले अधिकार प्रत्यायोजन गर्न सक्नेछ ।
५८. **नेपाल सरकारसँग सम्पर्क** : बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा अर्थ मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
५९. **पदाधिकारीलाई कारवाही हुने** : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा जिम्मेवारी तोकिएको पदाधिकारीले आफूलाई तोकिएको काम कारवाही समयभित्रै सम्पन्न नगरेमा वा बदनियतपूर्वक काम कारवाही गरेमा निजलाई प्रचलित कानून अनुसार कारवाही हुनेछ ।
६०. **आचारसंहिता बनाई लागू गर्न सक्ने** : (१) बोर्डले अनुमतिपत्र प्राप्त संस्थाले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागू गर्नेछ ।
(२) उपदफा (१) बमोजिम लागू गरेको आचारसंहिता पालना गर्नु अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।
(३) अनुमतिपत्र प्राप्त संस्थाले आफ्ना सञ्चालक तथा कर्मचारीले पालन गर्नु पर्ने आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।

६१. **नियम बनाउने अधिकार** : यस ऐनलाई कार्यान्वयन गर्न बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई आवश्यक नियमहरू बनाउन सक्नेछ ।
६२. **विनियम बनाउन सक्ने** : (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट व्यवसाय, वेयर हाउस सञ्चालन तथा कारोबारलाई नियमन तथा व्यवस्थित गर्न बोर्डले आवश्यक विनियमहरू बनाई लागू गर्न सक्नेछ ।
- (२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही अनुमतिपत्र प्राप्त संस्थाले बोर्डको स्वीकृति लिई देहायका विषयहरूमा आवश्यक विनियमहरू बनाउन सक्नेछ :-
- (क) सूचीकरण, कारोबार सञ्चालन तथा कारोबार प्रणाली,
- (ख) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फर्स्यौट व्यवसायी तथा वेयर हाउसको सदस्यता, सदस्यता शुल्क, सदस्यको व्यावसायिक मर्यादा तथा सदस्यता निलम्बन तथा खारेजी,
- (ग) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट व्यवसाय तथा वेयर हाउसको सञ्चालन तथा लगानीकर्ताको हितका लागि अन्य आवश्यक व्यवस्था गर्ने,
- (घ) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फर्स्यौट व्यवसायी तथा वेयर हाउसका कर्मचारीको सेवाका शर्त तथा सुविधा र आचरण ।
६३. **निर्देशिका बनाई लागू गर्न सक्ने** : यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही बोर्डले वस्तु कारोबारलाई व्यवस्थित गर्नका लागि देहायका विषयमा निर्देशिका बनाई लागू गर्न सक्नेछ :-
- (क) वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्स्यौट व्यवसाय तथा वेयर हाउस सञ्चालन,
- (ख) वस्तु कारोबारको नियमन लगायत आवश्यक अन्य विषयहरू ।
६४. **यसै ऐन बमोजिम हुने** : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा लेखिए जति विषयको हकमा यसै ऐन बमोजिम र अरुको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४

प्रमाणीकरण र प्रकाशन मिति

संशोधन गर्ने ऐन

२०६४।१०।१४

१. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण
(पहिलो संशोधन) ऐन, २०६८ २०६८।२।१८
२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण
(दोस्रो संशोधन) ऐन, २०७० २०७०।१।२।१२
व्यवस्थापिका-संसदले बनाएको २०६४ सालको ऐन नं. २४

सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई निवारण गर्न बनेको ऐन

प्रस्तावना: अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।

परिच्छेद-१ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस ऐनको नाम “सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४” रहेको छ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने नेपालभित्र वा नेपाल बाहिर जहाँसुकै रहे बसेको व्यक्ति समेतलाई लागू हुनेछ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क) “अनुसन्धान अधिकृत” भन्नाले दफा १५ बमोजिम नियुक्त भएको वा तोकिएको अनुसन्धान अधिकृत सम्भन्नु पर्छ।

^१ दोस्रो संशोधनद्वारा संशोधित।

- (ख) “अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति” भन्नाले अन्तर्राष्ट्रिय संस्थाको व्यवस्थापनको उच्च जिम्मेवारी पाएका सञ्चालक सदस्य, व्यवस्थापक, निर्देशक, उपनिर्देशक वा सो सरहको जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्झनु पर्छ।
- (ग) “आतङ्ककारी कार्य” भन्नाले देहायका क्रियाकलाप सम्झनु पर्छ।
- (१) सन् १९९९ मा सम्पन्न भएको आतङ्कवादमा वित्तीय लगानीको दमन सम्बन्धी महासन्धि (इन्टरनेशनल कन्भेन्सन फर द सप्रेसन अफ द फाइनान्सिङ्ग अफ टेरोरिज्म) को धारा २ को उपधारा (१) को खण्ड (क) द्वारा कसूरको रूपमा परिभाषित कुनै कार्य,
- (२) सन्दर्भ तथा प्रकृतिले सर्वसाधारणलाई त्रसित पार्ने वा कुनै सरकार वा अन्तर्राष्ट्रिय सङ्गठनलाई कुनै कार्य गर्न वा नगर्न बाध्य तुल्याउने उद्देश्यले कुनै गैरसैनिक व्यक्ति (सिभिलियन) वा सशस्त्र द्वन्द्वका बखत शत्रुतापूर्ण कार्यमा संलग्न नभएको व्यक्तिको ज्यान लिने वा अङ्गभङ्ग गर्ने अन्य कुनै कार्य,
- (३) नेपाल पक्ष भएका देहायका महासन्धि अन्तर्गत कसूर मानिने कार्य-
- (क) सन् १९६३ मा सम्पन्न भएको वायुयानभिन्न भएको कसूर तथा अन्य केही कार्य सम्बन्धी टोकियो महासन्धि (टोकियो कन्भेन्सन अन अफेन्सेज एण्ड सर्टेन अदर एक्ट्स कमिटेड अन बोर्ड एअरक्राफ्ट),
- (ख) सन् १९८७ मा सम्पन्न भएको आतङ्कवादको दमन सम्बन्धी सार्क क्षेत्रीय महासन्धि (सार्क रिजनल कन्भेन्सन अन सप्रेसन अफ टेरोरिज्म),
- (ग) यो दफा प्रारम्भ भए पछि आतङ्कवादी काम कारवाहीको विरुद्धमा नेपाल पक्ष भएको अन्य कुनै महासन्धि।
- (घ) “आतङ्ककारी व्यक्ति” भन्नाले देहायको कुनै कार्य गर्ने प्राकृतिक व्यक्ति सम्झनु पर्छ:-

- (१) गैरकानूनी रूपले तथा जानीजानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जुनसुकै माध्यमबाट आतङ्ककारी कार्य गर्ने वा गर्न उद्योग गर्ने,
- (२) आतङ्ककारी कार्य गर्न मतियारको रूपमा सहभागी हुने,
- (३) आतङ्ककारी कार्य गर्न अरूलाई संगठित पार्ने वा निर्देशन दिने, वा
- (४) आतङ्ककारी कार्य गर्ने सामूहिक उद्देश्य राख्ने समूहले आतङ्ककारी कार्य गर्छ वा गर्ने मनसाय राखेको छ भन्ने जानकारी हुँदा हुँदै वा आफूले गर्ने सहयोग वा योगदानले आतङ्ककारी कार्यलाई बढावा दिन्छ भन्ने जानकारी हुँदाहुँदै त्यस्तो समूहलाई आतङ्ककारी कार्य गर्न सहयोग गर्ने वा योगदान पुर्याउने ।
- (ङ) “आतङ्ककारी सङ्गठन” भन्नाले आतङ्ककारीहरूको देहायको कुनै संगठित वा असंगठित समूह वा संगठन सम्भन्नु पर्छ:-
- (१) गैरकानूनी तथा जानीजानी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जुनसुकै माध्यमबाट आतङ्ककारी कार्य गर्ने वा गर्न उद्योग गर्ने,
- (२) आतङ्ककारी कार्य गर्न मतियारको रूपमा सहभागी हुने,
- (३) आतङ्ककारी कार्य गर्न अरूलाई संगठित पार्ने वा निर्देशन दिने वा
- (४) आतङ्ककारी कार्य गर्ने सामूहिक उद्देश्य राख्ने समूहले आतङ्ककारी कार्य गर्छ वा गर्ने मनसाय राखेको छ भन्ने जानकारी हुँदा हुँदै वा आफूले गर्ने सहयोग वा योगदानले आतङ्ककारी कार्यलाई बढावा दिन्छ भन्ने जानकारी हुँदाहुँदै यस्तो समूहलाई आतङ्ककारी कार्य गर्नलाई सहयोग गर्ने वा योगदान पुर्याउने ।
- (च) “उच्चपदस्थ व्यक्ति” भन्नाले स्वदेशी उच्चपदस्थ व्यक्ति, विदेशी उच्चपदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति सम्भन्नु पर्छ र सो शब्दले नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको वर्गको व्यक्ति समेतलाई जनाउँछ ।

- (छ) “करेस्पोन्डिङ्ग बैकिङ्ग” भन्नाले कुनै एक वित्तीय संस्थाले आफ्नो ग्राहकलाई अर्को वित्तीय संस्थामार्फत् बैकिङ्ग सेवा उपलब्ध गराउने व्यवस्था सम्भन्नु पर्छ ।
- (ज) “कसूरबाट प्राप्त सम्पत्ति” भन्नाले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर वा सम्बद्ध कसूरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त गरेको वा हासिल गरेको जुनसुकै प्रकारको सम्पत्ति सम्भन्नु पर्छ र सो शब्दले त्यस्तो सम्पत्तिबाट बढे बढाएको अन्य सम्पत्ति वा आर्थिक लाभ वा कुनै पनि तरिकाले आंशिक वा पूर्ण रूपमा हस्तान्तरण वा रूपान्तरण भएको सम्पत्ति वा लाभ समेतलाई जनाउँछ ।
- (झ) “कसूरसँग सम्बन्धित साधन” भन्नाले आंशिक वा पूर्ण रूपमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर वा सम्बद्ध कसूर गर्न जुनसुकै प्रकारले प्रयोग भएको वा प्रयोग गर्न खोजिएको साधन, सम्पत्ति वा अन्य कुनै उपकरण सम्भन्नु पर्छ ।
- (ञ) “कारोबार” भन्नाले सम्पत्तिको खरिद, बिक्री, वितरण, हस्तान्तरण, लगानी, भोगचलन वा अन्य कुनै आर्थिक वा व्यवसायिक काम कारवाही गर्नको लागि गरिने सम्झौता वा देहायका कुनै कार्य सम्भन्नु पर्छ-
- (१) व्यवसायिक सम्बन्ध स्थापना गर्ने,
 - (२) खाता खोल्ने,
 - (३) विद्युतीय वा जुनसुकै माध्यमबाट जुनसुकै प्रकारको मुद्रा वा उपकरण मार्फत गरिने निक्षेप वा रकम सङ्कलन, भुक्तानी, भुक्तानी आदेश, विनिमय वा कोषको स्थानान्तरण गर्ने,
 - (४) जुनसुकै प्रकारको सेफ डिपोजिट (लकर) को प्रयोग गर्ने,
 - (५) हितकारी (फिडुसियरी) सम्बन्ध स्थापना गर्ने,
 - (६) कुनै कानूनी वा करारीय दायित्वका आधारमा पूर्ण वा आंशिक रूपमा भुक्तानी दिने वा लिने,
 - (७) चिठ्ठा, बाजी वा संयोगका आधारमा हारजित हुने गरी खेलिएको खेलको आधारमा गरिने भुक्तानी दिने वा लिने,
 - (८) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको संस्थापना वा दर्ता गर्ने,

- (९) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य कुनै कार्य गर्ने ।
- (ट) “कानूनी प्रबन्ध” भन्नाले गुठी (एक्सप्रेस ट्रस्ट) वा यस्तै प्रकृतिका अन्य कानूनी प्रबन्ध सम्झनु पर्छ ।
- (ठ) “कानूनी व्यक्ति” भन्नाले कम्पनी, संस्थान, सहकारी संस्था वा अन्य कुनै सङ्गठित संस्था सम्झनु पर्छ र सो शब्दले प्राइभेट फर्म, साभेदारी वा गैरसरकारी संस्था समेतलाई जनाउँछ ।
- (ड) “कोष” भन्नाले जुनसुकै तरिकाले प्राप्त भएको वा सोबाट बढे बढाएको वित्तीय सम्पत्ति, आर्थिक साधन स्रोत वा मूर्त वा अमूर्त, चल वा अचल, भौतिक वा अभौतिक कुनै पनि प्रकारको सम्पत्ति, देहायको उपकरण वा साधन स्रोत सम्झनु पर्छ र सो शब्दले त्यस्तो सम्पत्ति वा उपकरण वा साधन स्रोत उपर विद्युतीय वा जुनसुकै प्रकारले हक भएको वा हित रहेको कानूनी कागजात, निस्सा, प्रमाणपूर्जा वा कुनै उपकरण समेतलाई जनाउँछ:-
- (१) बैङ्क कर्जा,
 - (२) यात्रु चेक,
 - (३) बैङ्क चेक,
 - (४) धनादेश,
 - (५) शेयर,
 - (६) धितोपत्र,
 - (७) ऋणपत्र (बण्ड)
 - (८) ड्राफ्ट,
 - (९) प्रतीतपत्र,
- (१०) अन्य कुनै आर्थिक वा वित्तीय साधन स्रोत ।
- (ढ) “गैरवित्तीय पेशाकर्मी वा व्यवसायी” भन्नाले देहायको कुनै व्यावसायिक कार्य गर्ने पेशाकर्मी वा व्यवसायी सम्झनु पर्छ:-
- (१) क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी,
 - (२) घरजग्गा खरिद वा बिक्री व्यवसायी,
 - (३) तोकिएको बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी,

- (४) आफ्नो ग्राहक वा पक्षको तर्फबाट देहायको कार्य गर्दा, सोको तयारी गर्दा वा सोमा संलग्न हुँदाका बखतको नोटरी पब्लिक, लेखापरीक्षक, लेखा व्यवसायी वा त्यस्तै प्रकृतिको कार्य गर्ने अन्य व्यवसायी:-
- (क) घरजग्गा खरीद बिक्री,
 - (ख) ग्राहकको रकम, धितोपत्र वा अन्य सम्पतिको व्यवस्थापन
 - (ग) बैङ्क, बचत तथा धितोपत्र सम्बन्धी कार्यको व्यवस्थापन,
 - (घ) कानूनी व्यक्तिको संस्थापना गर्दा वा सञ्चालन गर्दाका बखत गरिएको योगदान तथा लगानीको व्यवस्थापन,
 - (ङ) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको सृजना, संस्थापना, दर्ता, सञ्चालन वा व्यवस्थापन, वा
 - (च) कुनै व्यावसायिक संस्थाको खरीद वा बिक्री ।
- (५) आफ्नो ग्राहक वा पक्षको तर्फबाट देहायको कार्य गर्दा वा सोको तयारी गर्दा वा सोमा संलग्न हुँदाका बखत व्यावसायिक रूपमा देहायको सेवा प्रदान गर्ने कम्पनी वा ट्रष्ट सेवा प्रदायक:-
- (क) कानूनी व्यक्ति वा कानूनी प्रबन्धको संस्थापना, दर्ता वा व्यवस्थापनको लागि एजेण्ट भई काम गर्ने,
 - (ख) कानूनी व्यक्तिको साभेदार, सञ्चालक, सचिव वा त्यस्तै पदाधिकारी भई काम गर्ने वा अन्य व्यक्ति मार्फत् गराउने,
 - (ग) कानूनी व्यक्ति वा कानूनी प्रबन्धलाई व्यावसायिक रूपमा रजिष्टर्ड कार्यालय, ठेगाना वा ठाउँ उपलब्ध गराउने वा सोको लागि पत्र व्यवहारको जिम्मा लिने,
 - (घ) कानूनी प्रबन्ध वा यस्तै प्रकृतिका अन्य कानूनी प्रबन्धको ट्रष्ट भई काम गर्ने वा ट्रष्टको मनोनयन गर्ने वा अन्य व्यक्ति मार्फत् गराउने, वा

- (ड) प्रचलित कानून बमोजिम कुनै व्यक्तिको तर्फबाट शेयर धनी नियुक्त भई वा अन्य कुनै व्यक्ति मार्फत् कार्य गर्ने वा गराउने ।
- (६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य पेशाकर्मी वा व्यवसायी ।
- (ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
- (त) “धारक विनिमेय अधिकारपत्र” भन्नाले पूर्ण वा अपूर्ण रूपमा रहेको बेनामी, काल्पनिक नाम रहेको वा धारकले कसैको अख्तियारी बिना उपयोग गर्न सक्ने वा जसले प्राप्त गर्छ उसैले भुक्तानी लिन सक्ने यात्रु चेक, चेक, प्रमिशरी नोट वा धनादेश समेतका विनिमेय अधिकारपत्र लगायतका मौद्रिक उपकरण सम्झनु पर्छ ।
- (थ) “नियमनकारी निकाय” भन्नाले सूचक संस्थाको नियमन वा सुपरीवेक्षण गर्न प्रचलित कानून बमोजिम स्थापित संस्था सम्झनु पर्छ र सो शब्दले दफा ७ को उपदफा (२) बमोजिम नेपाल सरकारले तोकेको नियमनकारी निकाय समेतलाई जनाउँछ ।
- (द) “मुद्रा” भन्नाले नेपाली मुद्रा वा विदेशी मुद्रा सम्झनु पर्छ ।
- (ध) “राष्ट्र बैङ्क” भन्नाले प्रचलित कानून बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैङ्कलाई सम्झनु पर्छ ।
- (न) “राष्ट्रसेवक” भन्नाले प्रचलित कानून बमोजिम राष्ट्रसेवक मानिने व्यक्ति सम्झनु पर्छ ।
- (प) “वास्तविक धनी” भन्नाले ग्राहक, कारोबार, सम्पत्ति, कानूनी व्यक्ति वा कानूनी प्रबन्ध उपर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण राख्ने, निर्देशन दिन वा प्रभाव पार्न सक्ने अन्तिम हिताधिकारी वा धनीको रूपमा रहेको प्राकृतिक व्यक्ति सम्झनु पर्छ ।
- (फ) “वित्तीय जानकारी इकाई” भन्नाले दफा ९ बमोजिमको वित्तीय जानकारी इकाई सम्झनु पर्छ ।

(ब) “वित्तीय संस्था” भन्नाले व्यावसायिक रूपमा आफ्नो ग्राहकको लागि वा निजको तर्फबाट देहायको कार्य गर्ने व्यक्ति सम्भन्धि पछि:-

(१) निक्षेप स्वीकार गर्ने वा सर्वसाधारणबाट भुक्तानी गर्नु पर्ने गरी अन्य रकम लिने,

(२) प्राइभेट बैकिङ्ग सम्बन्धी कार्य गर्ने,

(३) जुनसुकै किसिमको कर्जा दिने,

(४) उपभोग्य वस्तु बाहेकको वित्तीय लिजिङ्ग सम्बन्धी कार्य गर्ने,

(५) भुक्तानी श्रृङ्खलामा माध्यम वा अन्य सहायक सेवा प्रदायकको रूपमा रही कार्य गर्ने बाहेक मुद्रा वा मूल्य स्थानान्तरण (भ्याल्यू ट्रान्सफर) गर्ने,

(६) चेक, ड्राफ्ट, धनादेश, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका विद्युतीय वा अन्य जुनसुकै प्रकारका भुक्तानी उपकरण जारी वा व्यवस्थापन गर्ने,

(७) वित्तीय जमानत वा प्रतिबद्धता (कमिटमेण्ट) दिने,

(८) देहायको उपकरणको व्यवसाय गर्ने:-

(क) चेक, बिल्स, निक्षेप प्रमाणपत्र, डेरिभेटिभ्स लगायतका मुद्रा बजार उपकरण,

(ख) विदेशी मुद्रा विनिमय,

(ग) सटही, व्याजदर वा अन्य त्यस्तै मूल्य वा रकम भएको उपकरण,

(घ) हस्तान्तरण योग्य धितोपत्र, वा

(ङ) वस्तु विनिमय बजार (कमोडिटीज मार्केट) सम्बन्धी उपकरण ।

(९) धितोपत्र निस्कासन वा सो सम्बन्धी वित्तीय सेवा दिने,

(१०) एकल वा सामूहिक पोर्टफोलियो व्यवस्थापन गर्ने,

(११) अन्य व्यक्तिको तर्फबाट नगद वा तरल सम्पत्ति व्यवस्थापन वा सेफ डिपोजिट (लकर) को व्यवस्थापन गर्ने,

(१२) जीवन बिमा र बिमासँग सम्बन्धित अन्य लगानीको प्रत्याभूति (अण्डरराइटिङ्ग) तथा प्लेसमेण्ट गर्ने,

- (१३) रकम वा मुद्रा सटही गर्ने,
 (१४) उपखण्ड (१) देखि (१३) मा उल्लिखित कार्य बाहेक अन्य
 व्यक्तिको तर्फबाट रकम (फण्ड) लगानी गर्ने, सोको
 प्रशासन तथा व्यवस्थापन गर्ने, वा
 (१५) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
 तोकिएको कार्य गर्ने ।

- (भ) “विदेशी उच्चपदस्थ व्यक्ति” भन्नाले विदेशी राष्ट्र प्रमुख,
 सरकार प्रमुख, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरको राजनीतिक
 दलको केन्द्रीय पदाधिकारी, उच्च प्रशासक, उच्च न्यायिक
 अधिकारी, उच्च सुरक्षा अधिकारी तथा राज्य नियन्त्रित
 संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा
 पाएको व्यक्ति समेत सम्झनु पर्छ ।
- (म) “विभाग” भन्नाले दफा ११ बमोजिमको सम्पत्ति शुद्धीकरण
 अनुसन्धान विभाग सम्झनु पर्छ ।
- (य) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति वा कानूनी व्यक्ति सम्झनु
 पर्छ ।
- (र) “शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन” भन्नाले दफा ७ध
 बमोजिमको प्रतिवेदन सम्झनु पर्छ ।
- (ल) “शेल बैङ्क” भन्नाले संस्थापना भएको वा अनुमति प्राप्त गरेको
 मुलुकमा भौतिक रूपमा उपस्थिति नरहेको वा प्रभावकारी
 नियमन तथा सुपरीवेक्षणको कुनै पनि दायरामा नरहेको वित्तीय
 संस्था वा वित्तीय संस्थाको समूह सम्झनु पर्छ ।
- स्पष्टीकरण:** यस खण्डको प्रयोजनका लागि स्थानीय प्रतिनिधि
 वा तल्लो तहको कर्मचारीको उपस्थिति भएको अवस्थालाई
 भौतिक रूपमा उपस्थिति नरहेको मानिनेछ ।
- (व) “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय
 लगानी सम्बन्धी कसूर” भन्नाले परिच्छेद-२ अन्तर्गतको कसूर
 सम्झनु पर्छ ।
- (श) “सम्बद्ध कसूर (प्रेडिकेट अफेन्स)” भन्नाले अनुसूचीमा
 उल्लिखित कसूर सम्झनु पर्छ ।

- (ष) “सम्पत्ति” भन्नाले भौतिक वा अभौतिक, चल वा अचल, मूर्त वा अमूर्त जुनसुकै प्रकारको सम्पत्ति, कोष वा कुनै मूल्य भएको वस्तु वा उपकरण सम्भन्नुपर्छ र सो शब्दले सो उपर हक, हित, दाबी वा अधिकार स्थापित गर्ने कुनै पनि प्रकारको कागजात, निस्सा, प्रमाणपूजा वा विद्युतीय वा अन्य उपकरण समेतलाई जनाउँछ।
- (स) “सूचक संस्था” भन्नाले वित्तीय संस्था वा गैरवित्तीय पेशाकर्मी वा व्यवसायी सम्भन्नु पर्छ।
- (ह) “स्वदेशी उच्चपदस्थ व्यक्ति” भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, व्यवस्थापिका संसदका सदस्य, संवैधानिक निकायको पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहको वा सोभन्दा माथिका पदाधिकारी, पुनरावेदन अदालतको न्यायाधीश वा सोभन्दा माथिल्लो तहको न्यायाधीश, उच्च राजनीतिज्ञ, राष्ट्रियस्तरको राजनीतिक दलको केन्द्रीय पदाधिकारी, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्ति सम्भन्नु पर्छ।

परिच्छेद - २

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर

३. सम्पत्ति शुद्धीकरण गर्न नहुने : (१) कुनै व्यक्तिले देहायको कुनै कार्य गर्न वा गराउन हुँदैन:-

- (क) सम्पत्तिको गैरकानूनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसूरमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने,
- (ख) कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदा हुँदै त्यस्तो

^४ दोस्रो संशोधनद्वारा संशोधित।

सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेण्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने, वा

(ग) कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी वा विश्वास गर्नु पर्ने मनासिव आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने ।

(२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कुनै कार्यको षड्यन्त्र, मदत, दुरुत्साहन, सहजीकरण, मतसल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउन वा मतियार हुनु हुँदैन ।

(३) कसैले उपदफा (१) वा (२) मा उल्लिखित कुनै कार्य गरेमा त्यस्तो कार्य सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर हुनेछ ।

४. आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्न नहुने : (१) कुनै व्यक्तिले आतङ्ककारी कार्यमा वा आतङ्ककारी व्यक्ति वा आतङ्ककारी सङ्गठनले पूर्ण वा आंशिक रूपमा प्रयोग गर्ने वा गर्न सक्ने कुरा थाहा पाउँदा पाउँदै गैरकानूनी मनसायले स्वेच्छापूर्ण कुनै पनि माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पत्ति वा कोष उपलब्ध गराउन वा सङ्कलन गर्न हुँदैन ।

(२) कुनै व्यक्तिले उपदफा (१) मा उल्लिखित कुनै कार्यको उद्योग गर्न हुँदैन ।

(३) कुनै व्यक्तिले आतङ्ककारी कार्य गर्नको लागि वा आतङ्ककारी व्यक्ति वा आतङ्ककारी सङ्गठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि माध्यमबाट भौतिक सहयोग वा साधन स्रोत उपलब्ध गराउन वा सोको षड्यन्त्र गर्न हुँदैन ।

(४) कुनै व्यक्तिले उपदफा (१), (२) वा (३) मा उल्लिखित कुनै कार्यको सम्बन्धमा देहायको कुनै कार्य गर्न हुँदैन :-

(क) त्यस्तो कार्य गर्न मतियारको रूपमा काम गर्ने,

(ख) त्यस्तो कार्य गर्न अन्य व्यक्तिलाई संगठित गर्ने वा निर्देशन दिने, वा

(ग) त्यस्तो कार्य गर्ने वा त्यस्तो कार्य गर्ने सामूहिक उद्देश्य राख्ने व्यक्तिहरूको समूहलाई अपराधिक कार्यमा बढावा

दिन वा त्यस्तो उद्देश्य हासिल गर्न जानी जानी योगदान दिने ।

(५) यस दफामा उल्लिखित कार्यका सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा समेत आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी हुनेछः-

- (क) आतङ्ककारी कार्य नभएमा वा सोको उद्योग नभएमा,
- (ख) सम्पत्ति वा कोष कुनै आतङ्ककारी कार्य वा सोको उद्योगमा वास्तविक रूपमा प्रयोग नभएमा,
- (ग) सम्पत्ति वा कोष कुनै खास आतङ्ककारी कार्यसँग सम्बन्धित भए वा नभएमा,
- (घ) आतङ्ककारी कार्य वा आतङ्ककारी कार्य गर्न खोजिएको कार्य वा सो कार्य भएको वा गर्न खोजिएको मुलुक वा भूभाग वा अन्यत्र जहाँसुकै भएमा वा हुने भएमा,
- (ङ) आतङ्ककारी व्यक्ति वा आतङ्ककारी सङ्गठन त्यस्तो कार्य गर्ने व्यक्ति रहेको मुलुक वा भूभागमा रहे वा नरहेमा वा अन्यत्र रहेमा, वा
- (च) सम्पत्ति वा कोष वैधानिक वा अवैधानिक जुनसुकै स्रोत वा माध्यमबाट सङ्कलन गरिएको वा उपलब्ध गराइएको भएमा ।

(६) कुनै व्यक्तिले उपदफा (१), (२), (३), (४) वा (५) मा उल्लिखित कार्य गरेमा त्यस्तो कार्य आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनेछ ।

५. विदेशमा गरेको कार्य कसूर हुने : दफा ३ वा ४ मा उल्लिखित कुनै कार्य विदेशी मुलुक वा भूभागमा भएको र त्यस्तो कार्य सो मुलुकको कानून बमोजिम पनि कसूर हुने रहेछ भने त्यस्तो कार्य नेपालमा भएको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनेछ ।

परिच्छेद-३

ग्राहकको पहिचान तथा कारोबार सम्बन्धी व्यवस्था

६. बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नहुने: सूचक संस्थाले बेनामी वा काल्पनिक नाममा खाता खोल्न वा कुनै प्रकारको कारोबार गर्न वा गराउन हुँदैन ।
७. शेल बैङ्क स्थापना वा सञ्चालन गर्न नहुने: (१) कसैले नेपालमा वा नेपालको भूभाग मार्फत् शेल बैङ्क स्थापना तथा सञ्चालन गर्न हुँदैन ।
- (२) नेपालको कुनै वित्तीय संस्थाले शेल बैङ्क वा शेल बैङ्कलाई कारोबार गर्न दिने कुनै पनि वित्तीय वा अन्य संस्थासँग व्यावसायिक सम्बन्ध स्थापना गर्न वा त्यस्तो व्यावसायिक सम्बन्धलाई निरन्तरता दिन हुँदैन ।
- ७क. ग्राहकको पहिचान गर्नुपर्ने : (१) सूचक संस्थाले देहाय बमोजिमको कार्य गर्दा ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात तथ्याङ्क वा जानकारीका आधारमा उपदफा (३) र (४) को अधीनमा रही गर्नु पर्नेछ :-
- (क) व्यावसायिक सम्बन्ध स्थापना गर्दा,
(ख) खाता खोल्दा,
(ग) तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा,
(घ) विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) गर्दा,
(ङ) विद्युतीय पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शङ्का लागि थप सम्पुष्टि गर्नु पर्दा,
(च) सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी भएको शङ्का लागि थप सम्पुष्टि गर्नु पर्दा,
(छ) उच्च जोखिमयुक्त ग्राहक वा उच्चपदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा, वा
(ज) नियमनकारी निकायले तोकिएको अन्य कुनै कार्य गर्दा ।

१ दोस्रो संशोधनद्वारा संशोधित ।

- (२) सूचक संस्थाले ग्राहकको पहिचान गर्दा ग्राहकसँग लिनु पर्ने न्यूनतम् कागजात तोकिए बमोजिम हुनेछ।
- (३) सूचक संस्थाले यस परिच्छेद बमोजिम ग्राहकको पहिचान गर्दा तथा पहिचानको सम्पुष्टि गर्दा स्वतन्त्र तथा भरपर्दो स्रोत सहितको कागजात, तथ्याङ्क वा जानकारी प्रयोग गर्नुपर्नेछ।
- (४) सूचक संस्थाले आफ्ना ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि गर्न देहाय बमोजिमका उपाय अपनाउनु पर्नेछः-
- (क) कारोबार वा व्यावसायिक सम्बन्ध तथा सोको उद्देश्य वा लक्षित प्रकृतिको बारेमा उपयुक्त सूचना तथा जानकारी लिने,
- (ख) ग्राहक प्राकृतिक व्यक्ति भएमा उपदफा (२) बमोजिम तोकिएका कागजात समेतका आधारमा निजको नाम, ठेगाना र जन्म मिति लगायतका विवरण प्राप्त गर्ने,
- (ग) ग्राहक कानूनी व्यक्ति वा कानूनी प्रबन्ध भएमा उपदफा (२) बमोजिम तोकिएका कागजात समेतका आधारमा सोको स्वामित्व तथा नियन्त्रण पद्धतिको बारेमा सूचना तथा जानकारी लिने तथा सम्पुष्टि गर्ने,
- (घ) अन्य व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्ने भए जसका तर्फबाट त्यस्तो सम्बन्ध वा कारोबार गर्न खोजिएको हो निज तथा निजको तर्फबाट काम गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गर्ने र अख्तियारनामा सहितको कागजात लिने,
- (ङ) यस परिच्छेद बमोजिमको दायित्व पूरा गर्न ग्राहक, कारोबार वा व्यवसायको प्रकार तथा प्रकृतिका सम्बन्धमा आवश्यक अन्य सूचना तथा जानकारी लिने,
- (च) नियमनकारी निकायले तोकिदिएको अन्य उपाय अवलम्बन गर्ने।
- (५) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गैरवित्तीय पेशाकर्मी वा व्यवसायीको रूपमा रहेका देहायका सूचक संस्थाले देहायका ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नु अनिवार्य हुने छैनः-

- (क) क्यासिनोले एक दिनमा दुई लाख रूपैयाँ वा सोभन्दा कमको कारोबारमा संलग्न हुने ग्राहकको,
- (ख) बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीले एक दिनमा दश लाख रूपैयाँ वा सोभन्दा कम रकमको कारोबार गर्ने ग्राहकको ।
- (६) यस परिच्छेद बमोजिम आफ्नो ग्राहकको सही पहिचान तथा पहिचानको सम्पुष्टि गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सूचक संस्थाको हुनेछ ।

७ख. उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी विशेष व्यवस्था: (१) सूचक संस्थाले आफ्नो ग्राहक वा वास्तविक धनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्चपदस्थ व्यक्ति भए वा नभएको यकिन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।

(२) सूचक संस्थाले ग्राहक वा वास्तविक धनीको रूपमा रहेको विदेशी उच्चपदस्थ व्यक्ति र व्यावसायिक कारणले उच्च जोखिमयुक्त देखिएको अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति वा स्वदेशी उच्चपदस्थ व्यक्तिसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा देहायको अतिरिक्त उपाय अपनाउनु पर्नेछ:-

- (क) व्यावसायिक सम्बन्ध स्थापना गर्नु अघि सूचक संस्थाको व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने,
- (ख) विद्यमान ग्राहक उच्चपदस्थ व्यक्ति भएको थाहा हुन आएमा तत्काल खण्ड (क) बमोजिमको स्वीकृति लिने,
- (ग) ग्राहक वा वास्तविक धनीको सम्पत्ति, धन तथा कोषको स्रोत पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्ने,
- (घ) ग्राहक तथा निजसँगको व्यावसायिक सम्बन्ध वा कारोबारको सम्बन्धमा निरन्तर रूपमा अनुगमन गर्ने,
- (ङ) दफा ७३ बमोजिम बृहत ग्राहक पहिचान सम्बन्धी उपाय अवलम्बन गर्ने ।

(३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था उच्चपदस्थ व्यक्तिका परिवारको सदस्य तथा सम्बद्ध व्यक्तिको हकमा समेत लागू हुनेछ ।

७ग. वास्तविक धनीको पहिचान गर्नु पर्ने: (१) सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागि आवश्यक मनासिव उपायहरू अपनाउनु पर्नेछ ।

(२) सूचक संस्थाले कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार सम्बन्धी काम कारवाही गरे वा नगरेको सम्बन्धमा यकिन गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम यकिन गर्दा कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेको देखिएमा सूचक संस्थाले त्यस्तो व्यक्तिको पहिचान तथा सोको सम्पुष्टि सम्बन्धमा दफा ७क को उपदफा (४) को खण्ड (घ) बमोजिम उपाय अपनाउनु पर्नेछ ।

७घ. जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्नु पर्ने: (१) सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, व्यवसाय वा पेशा, कार्यक्षेत्र, ग्राहक, सेवा वा उत्पादन, कारोबार तथा वितरण माध्यम समेतका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वितीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा मूल्याङ्कन गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्याङ्कन गर्दा सूचक संस्थाले राष्ट्रिय जोखिम मूल्याङ्कन वा नियमनकारी निकायले गरेको जोखिम मूल्याङ्कन समेतलाई आधार बनाउनु पर्नेछ ।

(३) सूचक संस्थाले उपदफा (१) बमोजिम जोखिम मूल्याङ्कन गर्दा जोखिमसँग सम्बन्धित सबै पक्षहरूको विश्लेषण गरी जोखिमको स्तर निर्धारण गर्नु पर्नेछ ।

(४) सूचक संस्थाले यस दफा बमोजिम गरेको जोखिमको मूल्याङ्कन सम्बन्धी सम्पूर्ण विवरण, सूचना तथा प्राप्त निष्कर्ष सम्बन्धी अभिलेख लिखित रूपमा राख्नु पर्नेछ ।

(५) सूचक संस्थाले उपदफा (१) बमोजिम गर्ने जोखिमको मूल्याङ्कन आवधिक रूपमा गरी त्यसलाई आवश्यकता अनुसार अद्यावधिक गर्नु पर्नेछ ।

- (६) सूचक संस्थाले उपदफा (४) बमोजिमको अभिलेख सम्बन्धित नियमनकारी निकायलाई उपलब्ध गराउनु पर्नेछ, र त्यस्तो अभिलेख अन्य सम्बद्ध निकायले माग गरेमा त्यस्तो निकायलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
- (७) सूचक संस्थाले यस दफा बमोजिम पहिचान भएको जोखिमको स्तर अनुरूप ग्राहक पहिचान, व्यवस्थापन तथा जोखिमको न्यूनीकरण गर्नको लागि आवश्यक पर्ने नीतिगत, कार्यविधिगत तथा नियन्त्रणात्मक व्यवस्था मिलाई त्यस्तो व्यवस्थालाई समय समयमा अद्यावधिक गर्नुपर्नेछ ।
- (८) सूचक संस्थाले उपदफा (७) बमोजिमको नीतिगत, कार्यविधिगत तथा जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नु पर्नेछ ।

७३. बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्था: (१) सूचक संस्थाले देहायका ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरू अपनाउनु पर्नेछ :-

- (क) दफा ७घ, ७प र ३५ बमोजिम गरिएको जोखिम मूल्याङ्कनबाट उच्च जोखिमयुक्त देखिएको ग्राहक,
- (ख) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको कारोबार गर्ने ग्राहक,
- (ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा पहिचान भएको मुलुकको ग्राहक,
- (घ) उच्चपदस्थ व्यक्ति र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध व्यक्ति वा ग्राहक,
- (ङ) दफा ७ढ को उपदफा (१) बमोजिमको कारोबार गर्ने ग्राहक,
- (च) उच्च जोखिमयुक्त नयाँ उपकरण (प्रोडक्ट) वा सेवा प्रयोग गर्ने ग्राहक,

(छ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरमा शङ्का लागेको ग्राहक, वा

(ज) नियमनकारी निकायले तोकिएको अन्य ग्राहक ।

(२) सूचक संस्थाले उपदफा (१) बमोजिमका ग्राहकको बृहत् ग्राहक पहिचान गर्दा नियमनकारी निकायले निर्धारण गरेका थप उपायहरू समेत अपनाउनु पर्नेछ ।

(३) बृहत् ग्राहक पहिचान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

७च. सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्था: (१) सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम कम देखिएको ग्राहक वा कारोबारमा सम्बन्धमा सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन सक्नेछ ।

(२) उच्च जोखिमयुक्त ग्राहक, कारोबार वा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको आशंका देखिएको कारोबारको हकमा उपदफा (१) बमोजिमको सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन पाइने छैन ।

(३) सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

७छ. विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्था: (१) सूचक संस्थाले यो दफा प्रारम्भ हुँदाका बखत खाता सञ्चालन गरिरहेका वा व्यावसायिक सम्बन्ध कायम रहेका विद्यमान ग्राहक तथा वास्तविक धनीको सम्बन्धमा भएको ग्राहकको पहिचान तथा सम्पुष्टि र सोको पर्याप्तताको पुनरावलोकन गरी त्यस्ता ग्राहक तथा वास्तविक धनीको प्रकार र प्रकृति, व्यावसायिक सम्बन्ध, कारोबार, उत्पादन वा सेवा, देश वा भौगोलिक क्षेत्र वा वितरण प्रणालीको जोखिमका आधारमा यस परिच्छेद बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको ग्राहकको पहिचान तथा सम्पुष्टि गर्ने अवधि नियमनकारी निकायले तोकिए बमोजिम हुनेछ ।

७ज. ग्राहकको पहिचान गर्नु पर्ने समय: (१) सूचक संस्थाले खाता खोल्नु वा व्यावसायिक सम्बन्ध कायम गर्नु अगावै, व्यावसायिक सम्बन्ध कायम रहेको अवस्थामा तथा आकस्मिक कारोबार (अकेजनल ट्रान्जेक्सन) गर्दा ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सोको सम्पुष्टि गर्नुपर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्था विद्यमान भएमा सूचक संस्थाले ग्राहकको पहिचानको सम्पुष्टि व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेपछि पनि गर्न सक्नेछ:-

(क) व्यावहारिक रूपमा कुनै पनि बखत पहिचानको सम्पुष्टि हुन सक्ने कुरामा सूचक संस्था विश्वस्त भएमा,

(ख) व्यावहारिक कारणले तत्काल ग्राहक पहिचानको सम्पुष्टि गर्न सम्भव नभएको तथा पहिचानको सम्पुष्टि गर्दा व्यवसायको नियमित सञ्चालनमा अवरोध सृजना हुन सक्ने र त्यस्तो अवरोध गर्नु आवश्यक नदेखिएमा, र

(ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सकिने अवस्था विद्यमान भएमा ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले देहायका ग्राहक तथा कारोबारका सम्बन्धमा उपदफा (१) बमोजिम ग्राहक तथा वास्तविक धनीको पहिचानको सम्पुष्टि गर्नु पर्नेछ:-

(क) ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा, वा

(ख) ग्राहकको काम कारबाही शङ्कास्पद देखिएमा ।

७झ. निरन्तर अनुगमन गर्ने: सूचक संस्थाले देहायको कार्य गरी ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन (अनगोइड ड्यू डिलिजेन्स) गर्नु पर्नेछ:-

- (क) ग्राहकका सम्बन्धमा आफूसँग प्राप्त जानकारी, निजको व्यवसाय वा जोखिम सम्बन्धी विवरण अनुरूप कारोबार भए वा नभएको सुनिश्चित गर्न निजसँग व्यावसायिक सम्बन्ध कायम रहेसम्म सूक्ष्म परीक्षण गर्ने,
- (ख) खण्ड (क) बमोजिम सूक्ष्म परीक्षण गर्न आवश्यक भए निजसँग सम्पत्तिको स्रोत समेत माग गर्ने वा परीक्षण गर्ने,
- (ग) उच्चपदस्थ व्यक्ति वा उच्च जोखिमयुक्त लगायतका ग्राहक तथा निजसँगको व्यावसायिक सम्बन्ध, कारोबार तथा वास्तविक धनीसँग सम्बन्धित कागजात तथा विवरण अद्यावधिक भएको सुनिश्चित गर्न मौजुदा कागजात तथा विवरणको पुनरावलोकन गरी अद्यावधिक गर्ने,
- (घ) सीमापार करेस्पण्डिङ्ग बैकिङ्ग तथा वायर स्थानान्तरण सम्बन्धी कारोबार तथा ग्राहकका सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने,
- (ङ) नियमनकारी निकायले तोकिए बमोजिमको अन्य कार्य गर्ने, र
- (च) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कार्य गर्ने ।

७ज. तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिने: (१)

देहायको अवस्थामा सूचक संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी केही कार्य तेस्रो पक्षबाट गराउन सक्नेछः

- (क) ग्राहकको पहिचान तथा सम्पुष्टि यस परिच्छेद बमोजिम हुने कुरामा सूचक संस्था विश्वस्त भएमा,
 - (ख) यस परिच्छेद बमोजिम आवश्यक ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात तथा विवरण सम्बन्धी जानकारी सूचक संस्थालाई तत्काल प्राप्त भएमा, र
 - (ग) ग्राहक पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात, विवरण तथा जानकारी सूचक संस्थाले मागेका बखत बिना कुनै विलम्ब प्राप्त हुने सुनिश्चित भएमा ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको तेस्रो पक्षको रूपमा रहेको संस्थाबाट भएको ग्राहकको पहिचान तथा सम्पुष्टिलाई सूचक संस्थाले स्वीकार गर्न पाउने छैनः-

- (क) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको भएमा,
- (ख) त्यस्तो संस्थामा ग्राहकको पहिचान तथा सम्पुष्टि सम्बन्धी यस परिच्छेद बमोजिमको व्यवस्था विद्यमान नभएमा, वा
- (ग) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमन, निरीक्षण, सुपरीवेक्षणको दायरा अन्तर्गतको नभएमा ।
- (३) उपदफा (१) बमोजिम तेस्रो पक्षबाट ग्राहकको पहिचान तथा सम्पुष्टि गरिएको भए तापनि यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्तिम दायित्व सूचक संस्थाको हुनेछ ।

७८. नयाँ प्रविधि वा आफैँ उपस्थिति नहुने ग्राहक वा कारोबार सम्बन्धी

व्यवस्था: (१) सूचक संस्थाले प्रचलनमा आइसकेका वा नयाँ उपकरण तथा व्यापारिक अभ्यास, आफैँ उपस्थित नहुने ग्राहक वा कारोबार, वितरण प्रणाली वा नवीन वा विकासको क्रममा रहेको प्रविधिबाट सिर्जना हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा सोको मूल्याङ्कन गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्याङ्कन त्यस्तो उपकरण, व्यापारिक अभ्यास, वितरण प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अगावै गर्नु पर्नेछ ।
- (३) सूचक संस्थाले उपदफा (१) बमोजिम पहिचान तथा मूल्याङ्कन गरिएको जोखिमको व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउनु पर्नेछ ।
- (४) आफैँ उपस्थित नहुने ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी विशेष जोखिमलाई सम्बोधन गर्न सूचक संस्थाले ग्राहकको पहिचान

तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।

७४. **वायर स्थानान्तरण (ट्रान्सफर) सम्बन्धी दायित्व:** (१) वित्तीय संस्थाले प्रचलित कानून बमोजिम जुनसुकै मुद्दा वा जतिसुकै रकमको वायर स्थानान्तरण गर्नु अगावै देहाय बमोजिमको विवरण तथा जानकारी लिई ग्राहकको सही पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछ ।

- (क) उत्पत्तिकर्ताको नाम,
- (ख) उत्पत्तिकर्ताको खाता नम्बर र खाता नभएको अवस्थामा कारोबार पहिचान हुन सक्ने छुट्टै सङ्केत नम्बर,
- (ग) उत्पत्तिकर्ताको ठेगाना वा सो नभएको अवस्थामा निजको जन्ममिति र जन्मस्थान वा नागरिकता नम्बर वा राष्ट्रिय परिचयपत्र नम्बर वा ग्राहक पहिचान नम्बर,
- (घ) हिताधिकारीको नाम तथा खाता नम्बर र खाता नभएको अवस्थामा कारोबार पहिचान हुन सक्ने छुट्टै सङ्केत नम्बर,
- (ङ) नियमनकारी निकायले तोकिएको अन्य विवरण वा जानकारी ।

स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “उत्पत्तिकर्ता” भन्नाले वायर ट्रान्सफर मार्फत् रकम पठाउने वास्तविक धनी समेतलाई जनाउँछ ।

- (२) उपदफा (१) बमोजिमको व्यवस्था व्याच फायलमा जम्मा हुने वायर स्थानान्तरणको हकमा समेत लागू हुनेछ ।
- (३) कारोबार भएको व्यहोरा कार्डमा देखिने गरी डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड मार्फत् वस्तु वा सेवा खरीदको परिणाम स्वरूप भएको वायर स्थानान्तरणमा उपदफा (१) बमोजिमको व्यवस्था तथा वित्तीय संस्थाहरूबीच आफैँले आफ्नो खातामा वायर स्थानान्तरण गर्दा उपदफा (१) वा (२) को व्यवस्था लागू हुने छैन ।
- (४) उत्पत्तिकर्ता वा हिताधिकारी आफ्नो विद्यमान ग्राहक भएमा, निजले गर्ने कारोबारबाट कसूरको जोखिम नहुने देखिएमा र निजको सही पहिचान तथा सम्पुष्टि भएकोमा वित्तीय संस्था

सन्तुष्ट रहेमा वित्तीय संस्थाले उपदफा (१) बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि नगर्न समेत सक्नेछ ।

- (५) वित्तीय संस्थाले ग्राहकको पचहत्तर हजार रूपैयाँ वा सोभन्दा कम मूल्यको वायर स्थानान्तरण गर्दा उपदफा (१) को खण्ड (ग) बमोजिमको विवरण वा जानकारी नलिन सक्नेछ ।
- (६) वित्तीय संस्थाले उपदफा (१) बमोजिमका विवरणहरू भुक्तानी श्रृङ्खला अन्तर्गतका वा भुक्तानी दिने वित्तीय संस्थालाई वायर स्थानान्तरणको भुक्तानी सन्देश (पेमेण्ट म्यासेज) का साथ संलग्न गर्नु पर्नेछ ।
- (७) वायर स्थानान्तरण सम्बन्धी माध्यम (इन्टरमिडियरी) को रूपमा काम गर्ने वा भुक्तानी दिने नेपालको कुनै वित्तीय संस्थाले उपदफा (६) बमोजिमको विवरण प्राप्त भएको सुनिश्चित गर्नु पर्नेछ ।
- (८) उपदफा (७) बमोजिमको आवश्यक कागजात वा विवरण नभएको पाइएमा वित्तीय संस्थाले रकम पठाउने वा भुक्तानी श्रृङ्खला अन्तर्गतको वित्तीय संस्थासँग माग गर्नु पर्नेछ ।
- (९) उपदफा (८) बमोजिम माग गरेको विवरण प्राप्त हुन नसकेमा भुक्तानी दिने वा माध्यमको रूपमा काम गर्ने नेपालको वित्तीय संस्थाले त्यस्तो वायर स्थानान्तरण उपदफा (१०) बमोजिमको नीति तथा कार्यविधिका आधारमा निलम्बन, अस्वीकार वा भुक्तानी गर्न सक्नेछ ।
- (१०) प्रचलित कानून बमोजिम वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्ने नेपालको वित्तीय संस्थाले वायर स्थानान्तरणको अनुगमन, सोधखोज, निलम्बन, अस्वीकार, वास्तविक धनी तथा हिताधिकारीको पहिचान, भुक्तानी लगायतका विषयमा जोखिममा आधारित नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।
- (११) वित्तीय संस्थाले वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्दा उत्पत्तिकर्ता वा हिताधिकारीको यस दफा बमोजिमको विवरण भए नभएको यकिन गर्न आवश्यक अनुगमन गर्नु पर्नेछ ।

- (१२) पचहत्तर हजार रूपैयाँ वा सोभन्दा बढी रकमको वायर स्थानान्तरण सम्बन्धी कार्य गर्ने वित्तीय संस्थाले उक्त रकमको भुक्तानी दिँदा हिताधिकारीको सही पहिचान गर्नु पर्नेछ ।
- (१३) वायर स्थानान्तरण मार्फत् रकम वा मूल्य पठाउने, माध्यमको रूपमा काम गर्ने तथा भुक्तानी दिने वित्तीय संस्थाले वायर स्थानान्तरण सम्बन्धी सम्पूर्ण अभिलेख तथा विवरण कारोबार भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
- (१४) वायर स्थानान्तरण मार्फत् रकम वा मूल्य पठाउने, माध्यमको रूपमा काम गर्ने वा भुक्तानी दिने वित्तीय संस्थाले परिच्छेद ६ख बमोजिमको व्यक्ति, समूह वा संगठनको रकम तत्काल रोक्का राख्नु पर्नेछ, र कसैले कारोबार गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ ।
- (१५) वायर स्थानान्तरण सम्बन्धी कारोबार गर्ने वित्तीय संस्थाले आफ्नो एजेण्टको सम्बन्धमा देहायको व्यवस्था गर्नु पर्नेछ:-
- (क) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम लागू गराउने र सोको पालना भए वा नभएको सम्बन्धमा अनुगमन गर्ने,
- (ख) एजेण्टको अद्यावधिक विवरण तयार गरी सार्वजनिक रूपमा वेबसाइटमा प्रकाशन गर्ने ।
- (१६) वायर स्थानान्तरण सम्बन्धमा राष्ट्र बैङ्कले थप आवश्यक र उपयुक्त व्यवस्था गर्न सक्नेछ ।

७ड. सीमापार करेस्पोण्डिङ्ग बैङ्किङ्ग सम्बन्ध सम्बन्धी व्यवस्था: (१) वित्तीय संस्थाले प्रचलित कानून बमोजिम सीमापार करेस्पोण्डिङ्ग बैङ्किङ्ग सम्बन्ध कायम गर्दा तथा कारोबार गर्दा देहाय बमोजिमको उपाय अपनाउनु पर्नेछ:-

- (क) रेस्पोण्डेण्ट वित्तीय संस्थाको पहिचान तथा सम्पुष्टि गर्ने,
- (ख) रेस्पोण्डेण्ट वित्तीय संस्थाले गर्ने काम कारवाहीको सम्बन्धमा पर्याप्त जानकारी हासिल गर्ने,
- (ग) खण्ड (ख) बमोजिम प्राप्त जानकारी समेतका आधारमा रेस्पोण्डेण्ट वित्तीय संस्थाले गर्ने व्यवसायको प्रकृति पूर्ण रूपमा थाहा पाउने,

- (घ) सार्वजनिक रूपमा उपलब्ध सूचनाका आधारमा रेस्पोण्डेण्ट वित्तीय संस्थाको प्रतिष्ठा, सो उपर हुने सुपरीवेक्षणको गुणस्तर तथा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी अनुसन्धान वा नियमन सम्बन्धी कारबाहीमा परे नपरेको समेतका सम्बन्धमा मूल्याङ्कन गर्ने,
- (ङ) रेस्पोण्डेण्ट वित्तीय संस्थाको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण प्रणाली तथा सोको पर्याप्तताको मूल्याङ्कन गर्ने,
- (च) करेस्पोण्डेण्ट वैङ्कङ्क सम्बन्ध कायम गर्नु पूर्व आफ्नो व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने,
- (छ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आ-आफ्नो जिम्मेवारी स्पष्ट रूपमा थाहा पाउने,
- (ज) भुक्तानी दिने खाता (पेएबल थ्रु एकाण्ट) को प्रयोग गर्ने ग्राहकको सम्बन्धमा रेस्पोण्डेण्ट वित्तीय संस्थाले यस परिच्छेद बमोजिमको ग्राहक पहिचान तथा सोको सम्पुष्टि सम्बन्धी व्यवस्था पालना गरे वा नगरेको, त्यस्तो ग्राहक उपर नियमित अनुगमन पद्धतिको कार्यान्वयन गरे वा नगरेको तथा माग गरेको बखत आफूलाई आवश्यक विवरण उपलब्ध गराउन सक्षम रहे वा नरहेको सुनिश्चित गर्ने,
- (झ) शेल बैङ्कसँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार नगर्ने तथा गरिरहेको भए निरन्तरता नदिने कुराको सुनिश्चित गर्ने, र
- (ञ) रेस्पोण्डेण्ट वित्तीय संस्थाले कुनै शेल बैङ्कलाई आफ्नो खाता प्रयोग गर्न अनुमति नदिने कुराको सुनिश्चित गर्ने ।
- (२) वित्तीय संस्थाले आफैँ वा ग्राहकको तर्फबाट गरिदिएको सीमापार करेस्पोण्डेण्ट वैङ्कङ्क सम्बन्धी व्यावसायिक सम्बन्ध वा कारोबार गर्दा उपदफा (१) बमोजिमको व्यवस्था पालना गर्नु पर्नेछ ।

७६. खास कारोबारमा विशेष ध्यान दिनु पर्ने: (१) सूचक संस्थाले देहायका कारोबारका सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछः-

- (क) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको सबै कारोबार,
- (ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको व्यक्ति, संस्था वा कानूनी प्रबन्धसंगको व्यावसायिक सम्बन्ध वा कारोबार, वा
- (ग) नियमनकारी निकायले तोकिएको अन्य कारोबार ।

(२) सूचक संस्थाले उपदफा (१) मा उल्लिखित कारोबारको पृष्ठभूमि तथा उद्देश्यको सम्बन्धमा सकेसम्म बढी परीक्षण गर्ने र सोबाट प्राप्त निष्कर्षको लिखित रूपमा अभिलेख राख्नुपर्नेछ ।

(३) सूचक संस्थाले उपदफा (२) बमोजिमको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ, र वित्तीय जानकारी इकाई, नियमनकारी निकाय वा अधिकार प्राप्त अधिकारीले माग गरेका बखत तत्काल उपलब्ध गराउनु पर्नेछ ।

७७. कारोबार गर्न नहुने: (१) सूचक संस्थाले देहायको ग्राहकको खाता खोल्न वा त्यस्तो ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न हुँदैनः-

- (क) यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्न आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध नगराउने, वा
- (ख) यस परिच्छेद बमोजिम उपलब्ध गराएको कागजात, विवरण तथा जानकारीको आधारमा ग्राहकको पहिचान तथा सम्पुष्टि हुन नसक्ने ।

(२) सूचक संस्थाले विद्यमान ग्राहकका सम्बन्धमा उपदफा (१) बमोजिमको अवस्था विद्यमान भएमा त्यस्तो ग्राहकसँगको व्यावसायिक सम्बन्ध अन्त्य गर्नु पर्नेछ र आवश्यक भएमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई समेत दिनुपर्नेछ ।

७त. सूचक संस्थाको दायित्वः (१) यो ऐन वा यस ऐन अन्तर्गतका बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशनको कार्यान्वयनको लागि सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, कार्य क्षेत्र, व्यवसायको आकार, ग्राहक, कारोबार तथा जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वितीय लगानी निवारण सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको नीति तथा कार्यविधिमा देहायका विषयहरू समावेश गर्नु पर्नेछः-

(क) ग्राहकको पहिचान, व्यावसायिक सम्बन्ध, अनुगमन, कारोबारको सूचना, अभिलेख लगायतका अन्य दायित्वका सम्बन्धमा आन्तरिक नीति, प्रक्रिया तथा नियन्त्रण सम्बन्धी व्यवस्था,

(ख) निरन्तर अनुगमन सम्बन्धी व्यवस्था,

(ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा निर्देशनको पालना गर्ने वा गराउने व्यवस्था,

(घ) उच्च मर्यादा भएका कर्मचारी कायम गर्न कर्मचारी भर्ना लगायतका विषयमा कार्यविधिको पर्याप्त व्यवस्था,

(ङ) कर्मचारीलाई नियमित रूपमा तालीम तथा पुनर्ताजगी सम्बन्धी व्यवस्था,

(च) काम कारवाहीको स्वतन्त्र रूपमा अनुगमन, निरीक्षण, लेखापरीक्षण गरी अभिलेख अद्यावधिक गर्ने प्रभावकारी व्यवस्था,

(छ) शङ्कास्पद कारोबारको पहिचान तथा जानकारी सम्बन्धी व्यवस्था,

(ज) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएका निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व पूरा गर्न र सोको प्रभावकारिता मूल्याङ्कन गर्न आवश्यक हुने अन्य व्यवस्था, र

(झ) नियमनकारी निकायले तोकिएका अन्य व्यवस्था।

- (३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन बमोजिमको दायित्व निरन्तर रूपमा पूरा गर्न सूचक संस्थाले व्यवस्थापन स्तरको कार्यान्वयन अधिकारी (कम्प्लायन्स अफिसर) नियुक्त गर्नु पर्नेछ ।
- (४) सूचक संस्थाले उपदफा (३) बमोजिमको कार्यान्वयन अधिकारीलाई देहायको काम, कर्तव्य र अधिकार तथा सोका लागि आवश्यक साधन स्रोत उपलब्ध हुने सुनिश्चित गर्नु पर्नेछ:-
- (क) आफ्नो कार्य सम्पादनको सिलसिलामा आवश्यक कुनै पनि अभिलेख, हिसाब किताब र लेखा सम्बन्धी कागजातहरू उपर पहुँच प्राप्त गर्ने,
- (ख) सूचक संस्थाको सम्बन्धित कर्मचारीसँग कुनै सूचना, जानकारी, विवरण वा कागजात माग गर्ने र प्राप्त गर्ने,
- (ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा जारी गरिएको निर्देशिका वा निर्देशनको कार्यान्वयन गर्न आवश्यक अन्य कार्य गर्ने, र
- (घ) नियमनकारी निकायले तोकेको अन्य कार्य गर्ने ।

७थ. शाखा कार्यालय वा सहायक कम्पनीको दायित्व: (१) एकै समूह अन्तर्गत नेपाल वा विदेशमा सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशन बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको पालना समूहगत रूपमा गर्नु पर्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “अधिकांश स्वामित्व” भन्नाले पचास प्रतिशत वा सोभन्दा बढीको स्वामित्व सम्झनुपर्छ ।

- (२) उपदफा (१) बमोजिमको सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा देहायका विषयहरू समेत समावेश गरी समूहगत नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ:-

- (क) ग्राहकको पहिचान तथा सम्पुष्टि र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन सम्बन्धी सूचना आदान प्रदान गर्ने,
- (ख) नियमनकारी निकायले तोकिए बमोजिम ग्राहक, कारोबार, खाता, लेखा परीक्षण, समूहगत परिपालना र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रम समेतको जानकारी समूहगत रूपमा आदान प्रदान गर्ने, र
- (ग) खण्ड (क) वा (ख) बमोजिम आदान प्रदान गरिएका सूचनाको प्रयोग तथा गोपनियताको सुरक्षा गर्ने पर्याप्त व्यवस्था ।

- (३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था पालना गर्न सम्बन्धित मुलुकको कानूनको कारणले कठिनाई हुने भएमा एकै समूह अन्तर्गत सञ्चालित सूचक संस्था वा विदेशमा शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी संस्था स्थापना गर्ने सूचक संस्थाले नियमनकारी निकायलाई जानकारी दिनु पर्नेछ र त्यस्ता संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न अतिरिक्त उपाय अपनाउनु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिम अवलम्बन गरिएको अतिरिक्त उपायहरू सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम व्यवस्थापन गर्न पर्याप्त नहुने देखेमा विदेशमा खोलेको शाखा कार्यालय वा अधिकांश स्वामित्व रहने गरी स्थापना गरेको संस्थालाई नियमनकारी निकायले दफा ७फ बमोजिमको कारवाही गर्न वा त्यस्तो शाखा वा संस्था बन्द गराउन सक्नेछ ।

७द. अभिलेख सुरक्षित राख्नु पर्ने: (१) सूचक संस्थाले देहाय बमोजिमका कागजात, विवरण तथा अभिलेख व्यावसायिक सम्बन्ध समाप्त भएको वा कारोबार भएको वा आकस्मिक कारोबार भएको मितिले कम्तीमा पाँच वर्षसम्म दुरुस्त रूपले व्यवस्थित तथा सुरक्षित राख्नुपर्नेछ:-

(क) ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि सम्बन्धी अभिलेख,

(ख) ग्राहक, वास्तविक धनी र कारोबारका सम्बन्धमा गरिएको विश्लेषणको निष्कर्ष तथा प्रतिवेदन सम्बन्धी सबै कागजात, विवरण तथा अभिलेख,

(ग) सूचक संस्थाको लेखा तथा व्यावसायिक कागजात, विवरण तथा अभिलेख,

(घ) स्वदेशी वा वैदेशिक रूपमा गरिएका कारोबारसँग सम्बन्धित आवश्यक सबै कागजात, विवरण तथा अभिलेख,

(ङ) कारोबार गर्न गरेको प्रयासको कागजात, विवरण तथा अभिलेख, र

(च) नियमनकारी निकायले तोकिएका बमोजिमका अन्य कागजात, विवरण तथा अभिलेख ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले तोकिएका कागजात, विवरण तथा अभिलेख पाँच वर्षभन्दा घटी नहुने गरी तोकिएको थप अवधिसम्म सुरक्षित राख्नु पर्नेछ ।

(३) सूचक संस्थाले उपदफा (१) वा (२) बमोजिम कागजात, विवरण तथा अभिलेख राख्दा प्रत्येक कारोबार स्पष्ट देखिने र कानूनी कारवाहीको सिलसिलामा प्रमाणको रूपमा प्रयोग गर्न सकिने गरी राख्नु पर्नेछ ।

(४) यस दफा बमोजिम राखिएका कागजात, विवरण तथा अभिलेख अधिकार प्राप्त अधिकारीले माग गरेका बखत तत्कालै उपलब्ध हुन सक्ने गरी राख्नु पर्नेछ ।

(५) सूचक संस्थाले शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

(६) सूचक संस्थाले कागजात, विवरण तथा अभिलेख सुरक्षित राख्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

७ध. शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने: (१) सूचक संस्थाले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा देहायको अवस्था विद्यमान

भएमा तीन दिनभित्र यथासक्य चाँडो वित्तीय जानकारी इकाईलाई शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेछः-

(क) कुनै सम्पत्ति सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूरसँग सम्बन्धित भएको शङ्का लागेमा वा शङ्का गर्नुपर्ने मनासिव आधार भएमा, वा

(ख) कुनै सम्पत्ति आतङ्ककारी कार्य, आतङ्ककारी व्यक्ति वा आतङ्ककारी सङ्गठन वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसँग सम्बन्धित वा जोडिएको वा त्यस्तो कार्यमा वा त्यस्तो व्यक्ति वा सङ्गठनबाट प्रयोग हुन सक्ने शङ्का लागेमा वा शङ्का गर्नु पर्ने मनासिव आधार भएमा ।

(२) सूचक संस्थाले उपदफा (१) बमोजिमको शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन ग्राहकले कुनै कारोबार गर्ने प्रयास मात्र गरेमा समेत दिनु पर्नेछ ।

(३) शङ्कास्पद कारोबार पहिचान गर्ने थप आधार, शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदनको ढाँचा, पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिए बमोजिम हुनेछ ।

परिच्छेद- ३क

सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण सम्बन्धी व्यवस्था

७न. सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण: (१) यस ऐन बमोजिम सूचक संस्थाले काम कारवाही गरे वा नगरेको सम्बन्धमा प्रचलित कानून बमोजिम स्थापित नियमनकारी निकायबाट नियमन तथा सुपरीवेक्षण हुनेछ ।

(२) कुनै सूचक संस्थाको नियमनकारी निकायको सम्बन्धमा प्रचलित कानूनमा कुनै व्यवस्था रहेनछ भने त्यस्तो सूचक संस्थाको नियमनकारी निकायको रूपमा कार्य गर्न नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै निकाय वा नियमनकारी निकायको रूपमा रहेको कुनै संस्थालाई तोक्न सक्नेछ ।

^३ दोस्रो संशोधनद्वारा थप ।

(३) सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण गर्ने सम्बन्धमा नियमनकारी निकायले प्रचलित कानूनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त यस ऐन बमोजिमका काम, कर्तव्य र अधिकारको समेत पालना र प्रयोग गर्नु पर्नेछ।

७५. नियमनकारी निकायको काम, कर्तव्य र अधिकार: (१) यस ऐनको प्रयोजनको लागि नियमनकारी निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

- (क) आवधिक रूपमा वा आवश्यकता अनुसार आफ्नो कार्यक्षेत्र तथा आफूले नियमन सुपरीवेक्षण गर्नु पर्ने सूचक संस्थाको जोखिमको पहिचान, मूल्याङ्कन तथा अनुगमन गर्ने तथा जोखिम व्यवस्थापन गर्न पर्याप्त तथा प्रभावकारी उपाय अवलम्बन गर्ने,
- (ख) आफूले सुपरीवेक्षण गर्नु पर्ने सूचक संस्थालाई आवधिक रूपमा वा आवश्यकता अनुसार जोखिमको पहिचान, मूल्याङ्कन, अनुगमन तथा जोखिम व्यवस्थापन गर्न पर्याप्त तथा प्रभावकारी उपाय अवलम्बन गराउने,
- (ग) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशनको पालना गर्ने वा गराउने,
- (घ) सूचक संस्थाले गर्ने कुनै व्यवसाय वा पेशा दर्ता गर्दा वा व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिँदा पेशा वा व्यवसाय सञ्चालन गर्ने व्यक्तिले यस ऐन बमोजिमको काम कारबाही तथा दायित्व पूरा गर्नु पर्ने शर्त तोक्ने,
- (ङ) सूचक संस्था दर्ता गर्दा वा व्यवसायको लागि अनुमतिपत्र वा इजाजतपत्र दिँदा र त्यस्तो संस्थाको संस्थापना, स्थापना, सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारी व्यक्तिको वित्तीय लगायत अन्य योग्यताको उपयुक्तता मापन सम्बन्धी मापदण्ड बनाई लागू गर्ने वा गराउने,

- (च) सूचक संस्थाको व्यवसायगत सुपरीवेक्षण (प्रुडेन्सियल सुपरभिजन) सम्बन्धी आधारभूत मान्यतामा अन्तरनिहित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्थाको परिपालना गराउने,
- (छ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन वा आदेशको व्यवस्था पालना भए नभएको सम्बन्धमा सूचक संस्थाको आवश्यकता अनुसार स्थलगत निरीक्षण (अनलाइन इन्स्पेक्सन), गैरस्थलगत सुपरीवेक्षण (अफसाइट सुपरभिजन) वा अनुगमन गर्ने,
- (ज) सूचक संस्थालाई परिच्छेद ३ बमोजिमको दायित्व निर्वाह गर्न उपदफा (२) बमोजिम निर्देशन जारी गरी आवश्यक थप उपाय निर्धारण गर्ने वा गर्न लगाउने,
- (झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा पहिचान भएको मुलुकको ग्राहक वा निजसंगको कारोबारका सम्बन्धमा सूचक संस्थाले गरेको जोखिम मूल्याङ्कन र बृहत् ग्राहक पहिचानको विस्तृत अनुगमन गर्ने,
- (ञ) सूचक संस्थाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन बमोजिमको दायित्व परिपालना गराउन सूचक संस्थामा रहेको जुनसुकै प्रकारको सूचना, जानकारी तथा कागजात उपलब्ध गराउन आदेश दिने,
- (ट) कसूरको अनुसन्धान सम्बन्धी कार्यमा आवश्यक सहयोग पुर्याउने,
- (ठ) सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरको आशङ्का लागेको वा शङ्का गर्नु पर्ने मनासिव आधार भएमा सूचक संस्थाले दफा ७ध बमोजिम शङ्कास्पद कारोबार पहिचान,

मूल्याङ्कन, प्रतिवेदन दिने व्यवस्था गरी सोको प्रभावकारी कार्यान्वयन गरे नगरेको विशेष मूल्याङ्कन गर्ने,

(ड) शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन पेश नगरेको देखिएमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई दिने,

(ढ) सूचक संस्थालाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालीमको व्यवस्था गर्ने वा गराउने, र

(ण) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।

(२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न र सोसँग सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम कार्य गर्न वा गराउन नियमनकारी निकायले आवश्यकता अनुसार सूचक संस्थालाई आदेश वा निर्देशन जारी गर्न वा मापदण्ड बनाई लागू गराउन सक्नेछ ।

(३) वित्तीय संस्थाका नियमन तथा सुपरीवेक्षण गर्ने नियमनकारी निकायले एकै समूह अन्तर्गत रही एकै वा फरक फरक प्रकृतिको व्यवसाय गर्ने सूचक संस्थाको स्वदेशी वा विदेशी नियमनकारी निकायसँग मिलेर संयुक्त रूपमा नियमन तथा सुपरीवेक्षण गर्न वा त्यस्ता सूचक संस्थाको नियमन तथा सुपरीवेक्षण सम्बन्धी सूचना तथा जानकारी आदान प्रदान गर्न सक्नेछ ।

(४) नियमनकारी निकायले अन्य मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा नियमन तथा सुपरीवेक्षण सम्बन्धी व्यवस्था, सूचना वा जानकारी लगायतका अन्य विषयमा आपसी सहयोग आदान प्रदान गर्न आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(५) नियमनकारी निकायले सहयोग आदान प्रदान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

७फ. सूचक संस्थालाई कारबाही गर्न सक्ने: (१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दफा ७प को उपदफा (२) बमोजिम दिएको आदेश वा निर्देशन वा जारी गरेको

मापदण्ड पालना गर्ने सूचक संस्थालाई नियमनकारी निकायले देहाय बमोजिमको कुनै वा सबै कारबाही तथा सजाय गर्न सक्नेछः-

- (क) लिखित रूपमा सचेत गराउने,
 - (ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको गाम्भीर्यका आधारमा क्यासिनो व्यवसायी तथा वित्तीय संस्थालाई दश लाखदेखि पाँच करोड रूपैयाँसम्म र अन्य सूचक संस्थालाई एक लाख देखि एक करोड रूपैयाँसम्म जरिवाना गर्ने,
 - (ग) कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रूपमा रोक लगाउने,
 - (घ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने, वा
 - (ङ) अनुमतिपत्र, इजाजतपत्र वा दर्ता खारेज गर्ने ।
- (२) सूचक संस्थालाई यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिएको निर्देशन वा आदेशको उल्लङ्घनका सम्बन्धमा सजाय गर्न उपदफा (१) मा उल्लिखित सजाय पर्याप्त नहुने देखिएमा नियमनकारी निकायले प्रचलित कानून बमोजिमको उपयुक्त सजाय गर्न सक्नेछ ।
- (३) नियमनकारी निकायले सूचक संस्थालाई उपदफा (१) वा (२) बमोजिम सजाय गर्दा त्यस्तो सजाय प्रभावकारी, अनुपातिक तथा निरोधात्मक हुने गरी गर्नु पर्नेछ ।
- (४) नियमनकारी निकायले सूचक संस्थालाई यस दफा बमोजिम कारबाही वा सजाय गरेमा र त्यस्तो सजाय सूचक संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको देखिएमा त्यस्तो पदाधिकारी वा कर्मचारीलाई सूचक संस्थाले प्रचलित कानून तथा त्यस्तो सूचक संस्थाको कानून बमोजिम आवश्यक कारबाही गर्नु पर्नेछ ।
- (५) नियमनकारी निकायले यस दफा बमोजिम सूचक संस्थालाई कारबाही तथा सजाय गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।

- (६) नियमनकारी निकायले यस दफा बमोजिम गरेको कारवाही वा सजायमा चित्त नबुझ्ने सूचक संस्थाले पैतीस दिनभित्र सम्बन्धित पुनरावेदन अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।

परिच्छेद - ४

राष्ट्रिय समन्वय समिति तथा वित्तीय जानकारी इकाई सम्बन्धी व्यवस्था

८. राष्ट्रिय समन्वय समितिको गठन: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अन्तर निकाय बीच समन्वय गर्न र नेपाल सरकारलाई आवश्यक सुभाब दिनको लागि देहाय बमोजिमको एक राष्ट्रिय समन्वय समिति रहनेछ:-
- | | |
|--|--------------|
| (क) सचिव, अर्थ मन्त्रालय | -संयोजक |
| (ख) सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय | - सदस्य |
| (ग) सचिव, गृह मन्त्रालय | - सदस्य |
| (घ) सचिव, परराष्ट्र मन्त्रालय | - सदस्य |
| ^१ (घ१) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | - सदस्य |
| ^१ (घ२) नायब महान्यायाधिवक्ता, महान्यायाधिवक्ताकाको कार्यालय | - सदस्य |
| ^२ (घ३) सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग | - सदस्य |
| (ङ) डेपुटी गभर्नर, राष्ट्र बैङ्क | - सदस्य |
| ^१ (ङ१) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी | - सदस्य |
| ^२ (च) प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग | - सदस्य सचिव |
- (२) वित्तीय जानकारी इकाईको प्रमुखले उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको सचिवको रूपमा काम गर्नेछ, र वित्तीय जानकारी इकाईले राष्ट्रिय समन्वय समितिको सचिवालयको रूपमा काम गर्नेछ ।

^१ पहिलो संशोधनद्वारा थप ।

^२ दोस्रो संशोधनद्वारा थप ।

(३) उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

४क. राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार: यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अपनाउनु पर्ने नीति तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने,

(क१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी कार्यको सहजीकरण तथा समन्वय गर्ने र जोखिम व्यवस्थापन तथा न्यूनीकरणको लागि आवश्यक नीतिगत अन्य उपयुक्त व्यवस्था गर्ने वा गराउने,

(ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने वा गराउने,

(ग) नेपाल सदस्य भएको अन्तर्राष्ट्रिय संघ संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा तयार गरेको मापदण्ड वा नीति आवश्यकता अनुसार कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,

(घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित निकायलाई निर्देशन दिने र सो निर्देशन बमोजिमको कार्य भए नभएको अनुगमन गर्ने,

४(ङ) सम्बद्ध निकाय, नियमनकारी निकाय तथा वित्तीय जानकारी इकाईले आफूले सम्पादन गरेका काम कारवाही सम्बन्धी

४ दोस्रो संशोधनद्वारा संशोधित ।

४ दोस्रो संशोधनद्वारा थप ।

४ दोस्रो संशोधनद्वारा संशोधित ।

वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गरी आवश्यक समन्वय गर्ने,

- (च) ^४सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित विषयमा नेपाल सरकारले तोकिएको अन्य कार्य गर्ने वा गराउने ।

९. वित्तीय जानकारी इकाई: ^५(१) सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसूर सम्बन्धी शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सो सम्बन्धी अन्य सूचना प्राप्त गर्न, सोको विश्लेषण गर्न तथा विश्लेषणको निष्कर्ष प्रवाह गर्न कार्यात्मक रूपले स्वायत्त तथा स्वतन्त्र इकाईको रूपमा राष्ट्र बैङ्कमा एक वित्तीय जानकारी इकाई रहनेछ ।

(२) वित्तीय जानकारी इकाईको प्रमुखको नियुक्ति राष्ट्र बैङ्कका कम्तीमा प्रथम श्रेणीका अधिकृतहरू मध्येबाट राष्ट्र बैङ्कको गभर्नरले गर्नेछ ।

(३) वित्तीय जानकारी इकाईको कार्यालय राष्ट्र बैङ्कमा रहनेछ र सो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्था राष्ट्र बैङ्कले गर्नेछ ।

^६(४) वित्तीय जानकारी इकाईले अनुरोध गरेमा नेपाल सरकार वा कुनै सार्वजनिक संस्थाले वित्तीय जानकारी इकाईमा काम गर्ने गरी आफ्नो कर्मचारी उपलब्ध गराइदिन सक्नेछ ।

^७(५) राष्ट्र बैङ्कले वित्तीय जानकारी इकाईलाई छुट्टै बजेट उपलब्ध गराउनेछ ।

^८(६) वित्तीय जानकारी इकाईको प्रमुख तथा कर्मचारीको न्यूनतम योग्यता, सङ्गठन संरचना, दरबन्दी, सरुवा वा पदमुक्त हुने अवस्था तथा अन्य साधन स्रोत उपलब्ध गराउने लगायतका व्यवस्था राष्ट्र बैङ्कको विनियममा उल्लेख भए बमोजिम हुनेछ ।

^४ दोस्रो संशोधनद्वारा थप ।

१०. वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार: (१) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त वित्तीय जानकारी इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
- (क) यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा बढीको कारोबारको विवरण प्राप्त गर्ने,
 - (ख) यस ऐन बमोजिम शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन प्राप्त गर्ने,
 - (ग) यस ऐन बमोजिम मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्राप्त गर्ने,
 - (घ) यस ऐन बमोजिम अन्य सूचना, कागजात तथा विवरण प्राप्त गर्ने,
 - (ङ) शङ्कास्पद कारोबार प्रतिवेदन लगायत यस ऐन बमोजिम प्राप्त अन्य प्रतिवेदन तथा जानकारीको विश्लेषण गर्ने,
 - (च) खण्ड (ङ) बमोजिम विश्लेषण गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूर सम्बन्धी शङ्का लागेमा विश्लेषणको निष्कर्ष आफैँ वा सम्बन्धित निकायको अनुरोधमा विभाग वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान तहकिकात गर्ने निकायमा प्रवाह गर्ने,
 - (छ) यस ऐन बमोजिमको सूचना दिने दायित्व भएका सूचक संस्था, सम्बद्ध निकाय, नियमनकारी निकाय तथा आफ्ना कर्मचारीहरूलाई आवश्यकता अनुसार तालीमको व्यवस्था गर्ने,
 - (ज) शङ्कास्पद कारोबारको पहिचान, शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा जानकारी समेतका सम्बन्धमा सूचक संस्था वा सम्बद्ध निकायलाई आवश्यक पृष्ठपोषण तथा मार्गदर्शन गर्ने,
 - (झ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम

१ दोस्रो संशोधनद्वारा संशोधित ।

कारवाही सम्बन्धी आर्थिक प्रतिवेदन राष्ट्र बैङ्क मार्फत् नेपाल सरकार समक्ष पेश गर्ने,

- (ज) शङ्कास्पद कारोबार पहिचान, मूल्याङ्कन, प्रतिवेदन प्रणाली तथा सोको प्रभावकारिताका सम्बन्धमा नियमनकारी निकायलाई आवश्यकता अनुसार सूचक संस्थाको निरीक्षणमा गर्न सहयोग गर्ने वा निरीक्षण सुपरीवेक्षणको प्रतिवेदन अध्ययन गरी पृष्ठपोषण दिने,
- (ट) समान प्रकृतिको काम गर्ने विदेशी निकायसँग पारस्परिकताको आधारमा सहयोग आदान प्रदान सम्बन्धी समझदारी कायम गर्ने, र
- (ठ) तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।
- (२) वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायसँग आवश्यक सूचना वा सहयोग माग गर्न वा आफैँ वा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायको अनुरोधमा सूचना दिन वा अन्य सहयोग प्रदान गर्न सक्नेछ ।
- (३) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम आफूलाई प्राप्त सहयोग तथा सूचनाको प्रयोग गर्दा त्यस्तो सूचना वा सहयोग प्रदान गर्ने निकायले तोकिए बमोजिमका शर्तहरू पालना गर्नु पर्नेछ ।
- (४) वित्तीय जानकारी इकाईले उपदफा (२) बमोजिम कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायलाई सूचना तथा सहयोग प्रदान गर्दा त्यस्तो सूचना वा सहयोगको प्रयोगको सम्बन्धमा तोकिए बमोजिमका शर्तहरू समेत उल्लेख गर्नु पर्नेछ ।
- (५) उपदफा (२) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा १०ख बमोजिमको गोपनीयता सम्बन्धी व्यवस्था लागू हुनेछ ।
- (६) यस दफा बमोजिमको काम, कर्तव्य र अधिकार पूरा गर्ने क्रममा वित्तीय जानकारी इकाईले देहाय बमोजिम गर्न सक्नेछ:-

- (क) सूचक संस्थाबाट आवश्यक थप कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी माग गर्ने तथा प्राप्त गर्ने, वा
- (ख) कुनै व्यावसायिक तथ्याङ्क वा सम्बद्ध निकाय, नियमनकारी निकाय, सार्वजनिक संस्थामा रहेको प्रशासनिक, वित्तीय वा कानून कार्यान्वयन सम्बन्धी सूचना, कागजात वा विवरणमा पहुँच प्राप्त गर्ने र त्यस्तो सूचना, कागजात वा विवरण माग गर्ने तथा प्राप्त गर्ने ।
- (७) शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन नदिने वा यस ऐन बमोजिम दिएको आदेश तथा तोकिएको शर्त पालना नगर्ने वा पेश गर्न आदेश दिएको कागजात वा जानकारी उपलब्ध नगराउने सूचक संस्थालाई वित्तीय जानकारी इकाईले गम्भीरताका आधारमा दश लाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
- (८) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम सूचक संस्थालाई जरिवाना गर्दा सम्बन्धित सूचक संस्थालाई आफ्नो सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।
- (९) वित्तीय जानकारी इकाईले उपदफा (७) बमोजिम गरेको जरिवानामा चित्त नबुझ्ने सूचक संस्थाले पैंतीस दिनभित्र सम्बन्धित पुनरावेदन अदालत समक्ष पुनरावेदन दिन सक्नेछ ।
- (१०) वित्तीय जानकारी इकाईले कुनै सूचक संस्थालाई उपदफा (७) बमोजिम जरिवाना गरेमा सात दिनभित्र सोको जानकारी नियमनकारी निकायलाई दिनु पर्नेछ ।

१०क. कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने: (१) कुनै व्यक्तिले एकमुष्ट वा पटक पटक गरी राष्ट्र बैङ्कले तोकेको अवधिभित्र सोही बैङ्कले तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गरेमा सूचक संस्था तथा सरकारी निकायले त्यस्तो कारोबार भएको मितिले पन्ध्र दिनभित्र वित्तीय जानकारी इकाईलाई सो सम्बन्धी जानकारी उपलब्ध गराउनु पर्नेछ ।

^{१०} दोस्रो संशोधनद्वारा थप ।

स्पष्टीकरण: यस उपदफाको प्रयोजनका लागि “सरकारी निकाय” भन्नाले मालपोत कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल सरकारले तोकेको अन्य सरकारी निकाय सम्भन्नु पर्छ।

(२) उपदफा (१) बमोजिमको जानकारी उपलब्ध गराउने प्रतिवेदनको ढाँचा पद्धति तथा कार्यविधि वित्तीय जानकारी इकाईले तोकिए बमोजिम हुनेछ।

१०ख. सूचनाको गोपनीयता कायम गर्नु पर्ने: (१) वित्तीय जानकारी इकाईमा प्राप्त दफा १०क बमोजिमको कारोबार सम्बन्धी प्रतिवेदन, शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन तथा सूचना, कागजात, विवरण गोप्य रहने छन् र त्यस्तो सूचनाको विश्लेषणबाट प्राप्त निष्कर्ष कसूरको अनुसन्धान गर्दा सूचनाको स्रोत (इन्टेलिजेन्स) वा सो निष्कर्ष प्रवाह गर्दा तोकिएको शर्तको अधीनमा रही प्रयोग गर्नु पर्नेछ।

(२) यस ऐनमा अन्यथा लेखिएकोमा वा अदालतले आदेश दिएकोमा बाहेक वित्तीय जानकारी इकाईमा बहाल रहेको वा बहाल टुटेको कुनै पनि कर्मचारीले आफ्नो कामको सिलसिलामा थाहा पाएको जानकारी आफू वित्तीय जानकारी इकाईमा नरहेको अवस्थामा समेत गोप्य राख्नु पर्नेछ।

(३) वित्तीय जानकारी इकाईले यस ऐन बमोजिम प्राप्त सूचना, कागजात, विवरण सोको प्रयोग, विश्लेषण, प्रवाह, समान प्रकृतिको कार्य गर्ने विदेशी निकायसँग आदान प्रदान गर्ने, सो उपर पहुँच कायम गर्ने तथा त्यस्ता सूचना, कागजात वा विवरण गोप्य, सुरक्षित र व्यवस्थित राख्ने माध्यम विकास तथा प्रयोग गर्ने सम्बन्धमा आवश्यक कार्यविधि बनाई लागू गर्नु पर्नेछ।

(४) यस ऐन बमोजिम सूचक संस्था तथा अन्य सम्बद्ध निकायले वित्तीय जानकारी इकाईलाई दिनु पर्ने प्रतिवेदन, सूचना वा जानकारीको ढाँचा, माध्यम, समय तथा कार्यविधि सम्बन्धमा वित्तीय जानकारी इकाईले आवश्यक निर्देशिका जारी गर्न सक्नेछ।

^१ पहिलो संशोधनद्वारा थप ।

- (५) उपदफा (४) बमोजिम जारी गरिएको निर्देशिका वित्तीय जानकारी इकाईको वेबसाइटमा समेत प्रकाशित गर्नु पर्नेछ।

परिच्छेद - ५

विभागको गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था

११. विभागको स्थापना: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न नेपाल सरकारले एक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना गर्नेछ।

(२) विभागको प्रमुखको रूपमा निजामती सेवाको कम्तीमा प्रथम श्रेणीको अधिकृत रहनेछ।

(३) विभागको सङ्गठनात्मक स्वरूप र विभागलाई आवश्यक पर्ने कर्मचारीको दरबन्दी नेपाल सरकारले तोके बमोजिम हुनेछ।

४(४) नेपाल सरकारले विभागलाई आवश्यक पर्ने विशेषज्ञ कर्मचारी सम्बन्धित निकाय तथा सार्वजनिक संस्थाबाट माग गरी उपलब्ध गराई दिन सक्नेछ।

१२. अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान गर्न सक्ने: (१) कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायले माग गरेमा वा विभाग आफैँले आवश्यक ठानेमा पारस्परिकताका आधारमा विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको सम्बन्धमा गरेको अनुसन्धान सम्बन्धी सूचना आदान प्रदान गर्न सक्नेछ।

(२) विभागले आवश्यक ठानेमा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग मिलेर सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको संयुक्त रूपमा अनुसन्धान गर्न वा गराउन सक्नेछ।

(३) विभागले उपदफा (१) वा (२) बमोजिमको सहयोग आदान प्रदान गर्ने विधि, शर्त तथा प्रक्रिया निर्धारण गर्न समान

४ दोस्रो संशोधनद्वारा थप।

४ दोस्रो संशोधनद्वारा संशोधित।

प्रकृतिका काम गर्ने विदेशी निकायसँग आवश्यकता अनुसार आपसी समझदारी कायम गर्न सक्नेछ।

- (४) उपदफा (१) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा २६ बमोजिमको गोप्यता भङ्ग गर्न नहुने सम्बन्धी व्यवस्था समान रूपले लागू हुनेछ।
- (५) अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

परिच्छेद-६

अनुसन्धान सम्बन्धी व्यवस्था

१३. उजुरी गर्न सकिने: (१) ^१सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कुनै काम कारवाही कसैले गरेको, गर्न लागेको वा गरिरहेको कुरा थाहा पाउने कुनै पनि व्यक्तिले विभाग समक्ष लिखित वा मौखिक रूपमा उजुरी, निवेदन, जानकारी वा सूचना दिन सक्नेछ।
- (२) उपदफा (१) बमोजिमको उजुरी, निवेदन, जानकारी वा सूचना लिखित रूपमा प्राप्त भएमा विभागले त्यस्तो सूचना दर्ता गर्नु पर्नेछ र मौखिक रूपमा प्राप्त भएकोमा त्यस्तो उजुरी, सूचना वा जानकारीलाई लिखित रूप दिई दर्ता गर्नु पर्नेछ।
- ^२तर आफ्नो नाम, ठेगाना गोप्य राख्ने गरी कसैले उजुरी दिएकोमा उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम ठेगानाको सट्टा विभागको प्रमुखले तोकिए बमोजिमको सङ्केत राखी त्यस्तो उजुरी दर्ता गर्नु पर्नेछ।
- ^३(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको, गर्न लागेको वा

^१ दोस्रो संशोधनद्वारा संशोधित।

^२ दोस्रो संशोधनद्वारा थप।

गरिरहेको कुरा विभाग वा विभागको कुनै कर्मचारीलाई कुनै व्यहोराले थाहा हुन आएमा त्यस्तो व्यहोरालाई उजुरीको रूपमा दर्ता गर्नु पर्नेछ ।

१४. प्रारम्भिक जाँचबुझ गर्ने: (१) दफा १३ बमोजिम उजुरी वा दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट विश्लेषणको निष्कर्ष सहितको जानकारी प्राप्त भएमा विभागको प्रमुखले त्यस्तो उजुरी वा सूचनाका सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्नु वा गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रारम्भिक जाँचबुझ गराउन विभागको प्रमुखले त्यस्तो उजुरी वा जानकारीको प्रकृति हेरी उपयुक्त समय दिई मातहतको कुनै अधिकृतलाई खटाउन सक्नेछ ।

(३) प्रारम्भिक जाँचबुझ गर्दा जाँचबुझ अधिकृतले यस ऐन अन्तर्गत अनुसन्धान अधिकृतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्नेछ ।

१५. अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्ने: (१) दफा १४ बमोजिम गरिएको प्रारम्भिक जाँचबुझबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर भएको वा हुन सक्ने मनासिव आधार भई अनुसन्धान कार्य अगाडि बढाउनु पर्ने देखेमा विभागको प्रमुख आफैले अनुसन्धान गर्न वा आवश्यकता अनुसार विभागको कुनै अधिकृत कर्मचारी, अन्य सरकारी अधिकृत कर्मचारी वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अन्य सरकारी निकाय वा सार्वजनिक संस्थाको अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्नु वा तोक्नु अघि विभागको प्रमुखले सम्बन्धित निकाय वा संस्थाको प्रमुखसँग परामर्श गर्नु पर्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुखले कुनै कसूरको अनुसन्धान गर्न कुनै अनुसन्धान गर्ने निकाय उपयुक्त हुने देखेमा उक्त निकायसँग समन्वय गरी त्यस्तो निकायलाई नै अनुसन्धानको कार्य सुम्पन सक्नेछ ।

१ दोस्रो संशोधनद्वारा संशोधित ।

- (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको प्रकृतिका आधारमा दुई वा दुई भन्दा बढी निकाय वा सार्वजनिक संस्था समेतको सहभागितामा कसूरको अनुसन्धान गर्नु पर्ने देखेमा विभागको प्रमुखले सम्बन्धित निकाय वा सार्वजनिक संस्थाको प्रमुखसँग परामर्श गरी संयुक्त अनुसन्धान टोली गठन गर्न सक्नेछ।
- (५) उपदफा (३) बमोजिम अनुसन्धान गर्ने निकाय वा उपदफा (४) बमोजिम गठित संयुक्त अनुसन्धान टोलीले अनुसन्धान गर्दा यस ऐन बमोजिम अनुसन्धान अधिकृतलाई प्राप्त सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ।
- (६) अनुसन्धान अधिकृतले अनुसन्धान सम्बन्धी काम प्रारम्भ गर्नु अगावै तोकिए बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ।
- (७) संयुक्त अनुसन्धान टोली सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

१६. अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार: (१) विभागको प्रमुखको सामान्य निर्देशन र नियन्त्रणमा रही यस ऐनको प्रयोजनका लागि अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

- (क) कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था वा सम्बन्धित व्यक्तिसँग रहेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी पेश गर्न आदेश दिने,
- (ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरसँग सम्बन्धित कुनै कागजात, लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन रहे भएको देखिएमा वा विश्वास गर्नु पर्ने मनासिव आधार भएमा तोकिए बमोजिमको सूचना दिई कुनै सरकारी निकाय, नियमनकारी निकाय, सूचक संस्था, व्यक्ति वा अन्य जुनसुकै स्थानको खानतलासी लिने तथा सम्बन्धित व्यक्ति वा पदाधिकारीलाई भरपाई दिई त्यस्तो कागजात,

- लिखत, दशी, प्रमाण वा कसूरसँग सम्बन्धित साधन वा कसूरबाट प्राप्त सम्पत्ति बरामद गरी नियन्त्रणमा लिने,
- (ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नुपर्ने मनासिव आधार भएको व्यक्ति फरार हुने वा कुनै प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानको कारबाहीमा बाधा अवरोध गर्ने वा प्रतिकूल प्रभाव पार्न सक्ने मनासिव आधार भएमा निजलाई पक्राउ गरी प्रचलित कानून बमोजिम थुनामा राख्ने,
- (घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा जानकारी भएको वा हुन सक्ने मनासिव आधार भएको व्यक्तिसँग जानकारी, बयान वा ततिम्बा बयान लिने,
- (ङ) खण्ड (घ) बमोजिम जानकारी, बयान वा ततिम्बा बयान लिँदा त्यस्तो व्यक्तिसँग थप जानकारी लिनु पर्ने देखिएमा खोजेका बखत हाजिर हुने गरी कागज गराई छाड्ने वा जमानत माग गर्ने र जमानत नदिएमा मुद्दा हेर्ने अधिकारीको अनुमति लिई थुनामा राख्ने,
- (च) दफा १८ बमोजिम कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन रोक्का वा नियन्त्रणमा लिन त्यस्तो सम्पत्ति वा साधनको पूर्ण तथा प्रभावकारी पहिचान गर्ने, पत्ता लगाउने तथा मूल्याङ्कन गर्ने,
- (छ) विदेशी वित्तीय जानकारी इकाईसँग कुनै सूचना हुन सक्ने लागेमा वित्तीय जानकारी इकाईमा लेखी पठाउने, र
- (ज) तोकिएको अन्य कार्य गर्ने ।
- (२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा दिएको आदेश पालना नगर्ने व्यक्तिलाई अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा विभागको प्रमुखले पाँच लाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने उद्देश्यले सम्पत्ति वा साधन रोक्का राख्न दफा १८ बमोजिम जारी गरेको आदेश पालना नगरेको देखिएमा त्यस्तो व्यक्ति विरुद्ध सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन ।

१७. अनुसन्धानका लागि थुनामा राख्ने: ^१(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको आरोप लागेको वा कसूरमा संलग्न भएको वा सोको शंका गर्नु पर्ने मनासिव आधार भएको व्यक्तिलाई थुनामा राख्दा प्रचलित कानून बमोजिम थुनुवा पूर्जा दिनु पर्नेछ ।

^१(२) कुनै व्यक्तिलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको लागि थुनामा राख्दा बाटोको म्याद बाहेक चौबिस घण्टाभित्र अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराई त्यस्तो अधिकारीको अनुमति लिई थुनामा राख्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम थुनामा राख्ने अनुमतिको लागि पेश गर्दा ^१अनुसन्धान अधिकृतले मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ वा थुनामा परेको व्यक्तिलाई लागेको अभियोग, त्यसको कारण तथा आधार, निजको बयान भएको भए बयानको व्यहोरा तथा निजलाई थुनामै राखी अनुसन्धान गर्नु पर्ने कारण स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम थुनामै राखी अनुसन्धान गर्न माग गरिएकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजात हेरी अनुसन्धान सन्तोषजनक रूपमा भए वा नभएको विचार गरी अनुसन्धान सन्तोषजनक रूपमा भइरहेको देखिएमा एकैपटक

^१ दोस्रो संशोधनद्वारा संशोधित ।

वा पटक पटक गरी तीस दिनमा नबढ्ने गरी नब्बे दिनसम्म थुनामा राख्न अनुमति दिन सक्नेछ ।

(५) उपदफा (२) बमोजिम थुनामा राख्न अनुमति माग गरिएकोमा थुनामा रहेको व्यक्तिले थुनामा रहन नपर्ने कारण र आधार खुलाई मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।

३(६) यस दफा बमोजिम अनुसन्धान अधिकृतले कसैलाई पक्राउ गर्नु पर्दा, थुनामा राख्नु पर्दा वा म्याद थप गर्न मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउँदा सो गर्नु अगावै सोको जानकारी विभागको प्रमुखलाई दिनु पर्नेछ ।

तर कुनै व्यक्तिलाई पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान अधिकृतले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ गरी सोको जानकारी यथाशीघ्र विभागको प्रमुखलाई दिनु पर्नेछ ।

१८. रोक्का राख्ने वा नियन्त्रणमा लिने: (१) अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा देहायको सम्पत्ति वा साधन र सोसँग सम्बन्धित भएको शङ्का गर्नु पर्ने मनासिव आधार भएको सम्पत्ति वा साधन जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको हित रहे भएको भए तापनि रोक्का राख्न वा नियन्त्रणमा लिन सक्नेछ:-

- (क) शुद्धीकरण गरिएको सम्पत्ति,
- (ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
- (ग) आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति,
- (घ) आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी सङ्गठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति वा कोष, वा
- (ङ) आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन ।

३ दोस्रो संशोधनद्वारा थप ।

४ दोस्रो संशोधनद्वारा संशोधित ।

- (२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निसर्ग गरेको वा अन्य कुनै कारणले रोक्का राख्न वा नियन्त्रणमा लिन नसकिने भएमा अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वितीय लगानी सम्बन्धी कसूरको शङ्का लागेको व्यक्तिको सोही मूल्य बराबर हुन सक्ने अन्य सम्पत्ति रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्नेछ ।
- (३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धमा अनुसन्धान अधिकृतले देहाय बमोजिम गर्न सक्नेछः-
- (क) त्यस्तो सम्पत्ति वा साधन आफैँले नियन्त्रणमा लिने वा सम्बन्धित सरकारी निकाय मार्फत् नियन्त्रणमा लिन आदेश जारी गर्ने, वा
- (ख) त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिलाई कुनै सूचना नदिई एकतर्फी रूपमा रोक्का राख्न आदेश जारी गरी सम्बन्धित निकायलाई लेखि पठाउने ।
- (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वितीय लगानी सम्बन्धी कसूरको अनुसन्धानका क्रममा उपस्थित हुन दिएको सूचना बमोजिमको म्यादभित्र वा दफा ४० बमोजिम तामेल भएको म्यादभित्र उपस्थित नहुने व्यक्तिको सम्पत्ति निज अनुसन्धान अधिकृत समक्ष उपस्थित नभएसम्मको लागि रोक्का राख्न आदेश दिन सक्नेछ ।
- (५) उपदफा (३) को खण्ड (ख) वा उपदफा (४) बमोजिम कुनै सम्पत्ति वा साधन रोक्का राख्न लेखी पठाएकोमा त्यस्तो सम्पत्ति वा साधन जिम्मा लिने वा नियन्त्रणमा राख्ने व्यक्ति, वा निकाय वा संस्थाले सो सम्पत्ति वा साधन कसैले हस्तान्तरण गर्न, धितो वा बन्धक दिन, विक्री वा वितरण गर्न वा अन्य कुनै कारोबार गर्न वा अन्य लाभ लिन नपाउने व्यवस्था गर्नु पर्नेछ ।

- (६) अनुसन्धान अधिकृतले उपदफा (३) वा (४) बमोजिम सम्पत्ति वा साधन रोक्का राख्नु वा नियन्त्रणमा लिनु अगावै विभागको प्रमुखलाई जानकारी दिनु पर्नेछ।
तर अनुसन्धानको सिलसिलामा कुनै सम्पत्ति वा साधन तत्काल रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने भएमा त्यस्तो सम्पत्ति वा साधन तत्काल रोक्का राख्ने आदेश जारी गरी वा नियन्त्रणमा लिई यथाशिघ्र सोको जानकारी विभागको प्रमुखलाई दिनु पर्नेछ।
- (७) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेमा वा नियन्त्रणमा लिएमा अनुसन्धान अधिकृतले तीन दिनभित्र सोको लिखित जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।
- (८) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राखेको वा नियन्त्रणमा लिएको विषयमा चित्त नबुझेमा सम्बन्धित व्यक्तिले दफा २२ को उपदफा (२) बमोजिम तोकिएको अदालत समक्ष रोक्का भएको सम्पत्ति वा साधन फुकुवा गर्न निवेदन गर्न सक्नेछ।
- (९) उपदफा (८) बमोजिम निवेदन परेमा र उपदफा (९) वा (४) बमोजिम नियन्त्रण वा रोक्का रहेको सम्पत्ति वा साधन निवेदकको सम्पत्ति भएको देखिएमा तथा देहायको अवस्थामा विद्यमान भएमा अदालतले रोक्का राखेको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन फुकुवा गरिदिन सक्नेछः-
- (क) निवेदन सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
- (ख) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरबाट प्राप्त सम्पत्ति वा साधन भएको वा त्यस्तो शङ्का गर्नु पर्ने मनासिव आधार नभएमा, र
- (ग) त्यस्तो सम्पत्ति वा साधन निवेदकले गरेको अन्य कुनै कसूरसँग सम्बन्धित भएको नदेखिएमा।
- (१०) कसैले दफा ३४ बमोजिम जफत हुन सक्ने सम्पत्ति वा साधनको जफतमा प्रतिकूल असर पर्ने गरी कुनै करारीय वा

अन्य दायित्व सिर्जना गर्न खोजेको देखिएमा त्यस्तो कार्य रोक्न वा गरिसकेको भए त्यस्तो कार्य बदर गराउन अनुसन्धान अधिकृतलाई आवश्यक कारवाही चलाउने अधिकार हुनेछ।

- (११) अनुसन्धान अधिकृतले यस दफा बमोजिम सम्पत्ति वा साधन नियन्त्रणमा लिएमा वा रोक्का राखेमा सो गरेको मितिले सात दिन भित्र सो कुराको प्रतिवेदन मुद्दा हेर्ने अधिकारी समक्ष दिनु पर्नेछ।
- (१२) उपदफा (११) बमोजिम प्रतिवेदन प्राप्त भएमा मुद्दा हेर्ने अधिकारीले सो सम्बन्धमा आवश्यक र उपयुक्त आदेश दिन सक्नेछ।
- (१३) यस दफा बमोजिम सम्पत्ति वा साधन रोक्का राख्ने वा नियन्त्रणमा लिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

१९. सम्बन्धित मुलुकलाई अनुरोध गर्ने: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले तोकिए बमोजिम त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन तत्काल परराष्ट्र मन्त्रालय मार्फत् सम्बन्धित मुलुकमा लेखी पठाउनु पर्नेछ।
- (२) उपदफा (१) बमोजिम लेखी पठाउँदा विभागले त्यस्तो व्यक्ति र निजको सम्पत्ति वा साधन रहे भएको स्थान वा बैङ्क वा वित्तीय संस्थाको जानकारी उपलब्ध भएमा सो समेत खुलाउनु पर्नेछ।

- १९क. कारोबारको नियमित अनुगमन गर्न सक्ने: (१) अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान भैरहेको कुनै व्यक्तिको कारोबारको नियमित रूपमा अनुगमन गरी प्रतिवेदन पेश गर्न सूचक संस्थालाई निरन्तर अनुगमन आदेश (कन्टिन्यू मोनिटरिङ अर्डर) दिन सक्नेछ।

१९ दोस्रो संशोधनद्वारा संशोधित।

१९ दोस्रो संशोधनद्वारा थप।

- (२) उपदफा (१) बमोजिमको आदेश दिँदा सामान्यतया तीन महिनाभन्दा बढी नहुने गरी दिनु पर्नेछ।
- (३) यस दफा बमोजिम आदेश भएमा सूचक संस्थाले सम्बन्धित व्यक्तिको कारोबारको नियमित रूपमा अनुगमन गरी त्यस्तो व्यक्तिको कारोबार सम्बन्धी प्रतिवेदन विभागले तोके बमोजिम पठाउनु पर्नेछ।

१९ख. राहदानी वा ट्राभल डकुमेण्ट रोक्का राख्न सक्ने: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको कुनै व्यक्तिको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी नगर्न वा जारी भइसकेको भए रोक्का राख्न सम्बन्धित निकायलाई लेखी पठाउन सक्नेछ।

- (२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्तिलाई जारी नभइसकेको भए निजको नाममा राहदानी वा ट्राभलर डकुमेण्ट जारी गर्न हुँदैन र जारी भइसकेको भए त्यस्तो व्यक्तिको राहदानी वा ट्राभलर डकुमेण्ट रोक्का राख्नु पर्नेछ।

१९ग. विशेष अनुसन्धान प्रविधि अवलम्बन गर्न सक्ने: (१) अनुसन्धान अधिकृतले विभागको प्रमुखको प्रत्यक्ष निगरानीमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न प्रत्यक्ष भुक्तानी प्रविधि (कन्ट्रोल डेलिभरी) तथा सुराकी परिचालन (अण्डरकभर अपरेशन) गर्न सक्नेछ।

- (२) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा कसूरमा संलग्न रहेको वा सोको शङ्का गर्नु पर्ने मनासिव आधार भएको व्यक्तिलाई तत्काल पक्राउ गर्नु भन्दा पक्राउ नगर्दा कसूर तथा कसूरदारका सम्बन्धमा थप प्रमाण तथा सूचना हासिल हुन सक्ने देखिएमा र सो गर्दा कसूरमा संलग्न रहेको वा सोको शंका गर्नु पर्ने मनासिव आधार भएको व्यक्ति भागी जाने सम्भावना न्यून रहेको कुराको प्रतिवेदन अनुसन्धान

१ दोस्रो संशोधनद्वारा थप।

अधिकृतबाट प्राप्त भई सो कुरामा विभागको प्रमुख सन्तुष्ट भएमा निजले त्यस्तो व्यक्तिलाई तत्काल पक्राउ नगरी निजको गोप्य निगरानी मात्र गर्न सक्ने गरी आदेश दिन सक्नेछ।

(२) यस दफा बमोजिम अवलम्बन गरिने विशेष अनुसन्धान प्रविधि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२०. सुरक्षित राख्नु पर्ने: सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतले यस परिच्छेद बमोजिम नियन्त्रणमा लिएको सम्पत्ति, साधन तथा सोसँग सम्बन्धित लिखत विभागमा सुरक्षित राख्नु पर्नेछ।

२१. सम्बन्धित निकायको सहयोग लिन सकिने: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा विभागले आवश्यकता अनुसार कुनै निकाय वा सार्वजनिक संस्थाको सहयोग माग गर्न सक्नेछ र विभागले यसरी सहयोग मागेका बखत सहयोग गर्नु त्यस्तो निकाय वा संस्थाको कर्तव्य हुनेछ।

(२) विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्ने सिलसिलामा नेपाल प्रहरीको समेत सहयोग माग्न सक्छ। विभागले यसरी सहयोग मागेमा सहयोग गर्नु सम्बन्धित प्रहरी अधिकृत वा कर्मचारीको कर्तव्य हुनेछ।

(३) विभागले अनुसन्धान गर्न लागेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकृतिबाट कुनै निकायमा कार्यरत कुनै विशेषज्ञसँग परामर्श गर्नु पर्ने वा त्यस्तो विशेषज्ञलाई समेत अनुसन्धानमा संलग्न गराउनु पर्ने देखेमा निजलाई केही अवधिको लागि काजमा पठाइदिन सम्बन्धित निकायसँग अनुरोध गर्न सक्नेछ र यसरी अनुरोध भई आएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको

४ दोस्रो संशोधनद्वारा संशोधित।

भए तापनि त्यस्तो निकायले विभागलाई सम्बन्धित विशेषज्ञ उपलब्ध गराई दिनु पर्नेछ ।

२२. **मुद्दा दायर गर्नु पर्ने:** ^४(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा अनुसन्धान समाप्त भए पछि, विभागको प्रमुखले आफ्नो राय सहित मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकिल समक्ष मिसल एवं प्रमाण पेश गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम लेखि पठाएकोमा मुद्दा चलाउने गरी सम्बन्धित सरकारी वकिलबाट निर्णय भई आएमा विभागले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अदालत समक्ष मुद्दा दायर गर्नेछ ।
२३. **हदम्याद:** सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा दायर गर्न हदम्याद लाग्ने छैन ।
२४. **सरकारवादी हुने:** सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी हुनेछ ।
२५. **प्रचलित कानून बमोजिम मुद्दा चलाउन बाधा नपर्ने:** (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य प्रचलित अन्य कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कानून बमोजिम समेत मुद्दा दायर गर्न सकिनेछ ।
- (२) प्रचलित कुनै कानून अन्तर्गतको कसूरमा संलग्न व्यक्तिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने कार्य गरेको देखिएमा त्यस्तो सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने निकाय वा अधिकारीले विभागलाई सोको जानकारी दिनु पर्नेछ ।

^४ दोस्रो संशोधनद्वारा संशोधित ।

३) अनुसन्धानको क्रममा सो कसूरको सम्बन्धमा प्रचलित कानून बमोजिम समेत मुद्दा चल्ने र सजाय हुने देखिएमा विभागले सोको जानकारी सो मुद्दाको प्रचलित कानून बमोजिम अनुसन्धान तहकिकात गर्ने अधिकारीलाई समेत दिनु पर्नेछ ।

२५क. लेखी पठाउनु पर्ने: सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर बाहेकको अन्य कसूर सम्बन्धी सूचना वा उजुरी विभागमा प्राप्त भएमा वा कुनै कसूरको अनुसन्धान गर्दै जाँदा अन्य कसूर भए गरेको देखिएमा विभागले सो सम्बन्धी सूचना, उजुरी तथा अनुसन्धानबाट प्राप्त निष्कर्ष र सङ्कलन गरिएका प्रमाण कागजात सहितको मिसिल आवश्यक कारबाहीको लागि प्रचलित कानून बमोजिमको अनुसन्धान तहकिकात गर्ने निकाय वा अधिकारीलाई लेखी पठाउनु पर्नेछ ।

२६. गोप्यता भङ्ग गर्न नहुने: अनुसन्धान अधिकृत वा अनुसन्धानको काममा संलग्न कर्मचारी वा व्यक्तिले यस ऐन बमोजिम अनुसन्धानको सिलसिलामा वा आफ्नो कर्तव्य पालन गर्दा निजलाई ज्ञात हुन आएको कुनै कुरा वा दाखिला भएको कुनै लिखतको गोप्यता प्रचलित कानूनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भङ्ग गर्नु हुँदैन ।

२७. स्वतः निलम्बन हुने: प्रचलित कानून बमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ ।

२८. सम्पत्तिको स्रोत प्रमाणित गर्नु पर्ने: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा मुद्दा चलाइएको व्यक्तिको आयस्रोत वा आर्थिक अवस्थाको तुलनामा निजको सम्पत्ति अस्वाभाविक देखिन आएमा वा निजले अस्वाभाविक

१ दोस्रो संशोधनद्वारा थप ।

२ दोस्रो संशोधनद्वारा थप ।

३ दोस्रो संशोधनद्वारा संशोधित ।

उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियत भन्दा बढी कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा निजले त्यस्तो सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुरा प्रमाणित गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम सम्पत्तिको स्रोत प्रमाणित गर्न नसकेमा स्रोत प्रमाणित गर्न नसकेको जति त्यस्तो सम्पत्ति जफत हुनेछ ।

२९. मुद्दा चलाउन र सजाय गर्न बाधा नपर्ने: प्रचलित कानून बमोजिम सम्बद्ध कसूरमा मुद्दा नचलेको वा चलेकोमा पनि नठहरेको कारणले मात्र कुनै सम्पत्ति कसूरबाट प्राप्त सम्पत्ति भएको देखिएमा सोको सम्बन्धमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा मुद्दा चलाउन र सजाय गर्न बाधा पर्ने छैन ।

परिच्छेद-६क

मुद्रा तथा धारक विनिमय अधिकारपत्रको उद्घोषण सम्बन्धी व्यवस्था

२९क. उद्घोषण गर्नु पर्ने: (१) आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाक वा अन्य माध्यम मार्फत् राष्ट्र बैङ्कले तोकेको भन्दा बढी मूल्यको नेपाली वा सो बराबरको विदेशी मुद्रा वा धारक विनिमय अधिकारपत्र नेपालबाट विदेश लैजाने वा विदेशबाट नेपालमा ल्याउने व्यक्तिले तोकिए बमोजिम लिखित रूपमा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकारपत्रको सही रूपमा उद्घोषण गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम उद्घोषण गर्दा त्यस्तो मुद्रा वा धारक विनिमय अधिकारपत्र आफ्नो साथमा ल्याउने वा लैजाने भए सम्बन्धित भन्सार अधिकृत समक्ष र कार्गो, कुरियर, हुलाक वा अन्य माध्यम मार्फत् ल्याउने वा लैजाने भए सम्बन्धित कार्गो, कुरियर वा हुलाक समक्ष सो कुराको उद्घोषण गर्नु पर्नेछ ।

(३) कार्गो, कुरियर, हुलाक वा अन्य त्यस्तै सेवा सञ्चालकले उपदफा (२) बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक

१ दोस्रो संशोधनद्वारा थप ।

विनिमेय अधिकारपत्र सम्बन्धी विवरण तोकिएको ढाँचामा सम्बन्धित भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।

- (४) उपदफा (१) वा (२) बमोजिम उद्घोषण गरेको वा उपदफा (३) बमोजिम पेश गरेको विवरण भ्रूटो वा गलत भएको शङ्का लागेमा भन्सार अधिकृतले त्यस्तो व्यक्तिलाई आफूसँग रहेको मुद्रा वा धारक विनिमेय अधिकारपत्र देखाउन लगाउने वा शङ्का लागेको कार्गो, पार्सल वा पुलिन्दा खोल्न सक्नेछ ।
- (५) मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको उद्घोषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२९ख. सोधपुछ, जफत तथा सजाय गर्न सक्ने: (१) भन्सार अधिकृतले देहायको अवस्थामा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपालमा ल्याउन खोजेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको स्रोत तथा प्रयोग गर्न खोजेको उद्देश्यका सम्बन्धमा सोधपुछ गर्न सक्नेछ:-

- (क) मुद्रा वा धारक विनिमेय अधिकारपत्रको गलत उद्घोषण गरेको वा उद्घोषण नगरेको शङ्का लागेमा, वा
- (ख) कुनै सम्बद्ध कसूरसँग सम्बन्धित भएको शङ्का गर्ने मनासिव आधार भएमा ।

- (२) उपदफा (१) बमोजिम सोधपुछ गर्दा त्यस्तो मुद्रा वा धारक विनिमेय अधिकारपत्र उद्घोषण नगरेको वा भ्रूटो वा गलत उद्घोषण गरेको वा कुनै कसूरसँग सम्बन्धित भएको प्रमाणित भएमा भन्सार अधिकृतले सबै मुद्रा वा धारक विनिमेय अधिकारपत्र जफत गरी बिगो बमोजिम जरिवाना गर्नेछ ।
- (३) भन्सार अधिकृतले उपदफा (२) बमोजिम जफत गर्दा सोको कारण सहितको जानकारी सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ ।

२९ग. सूचना दिनु पर्ने: (१) भन्सार अधिकृतले दफा २९ख बमोजिम शङ्का लागेको मुद्रा वा धारक विनिमेय अधिकारपत्रको विवरणको जानकारी वित्तीय जानकारी इकाई तथा कसूरको अनुसन्धान तहकिकात गर्ने सम्बन्धित निकाय वा अधिकारीलाई तत्काल दिनु पर्नेछ ।

- (२) भन्सार विभागले दफा २९क बमोजिम उद्घोषण गरेको मुद्रा तथा धारक विनिमेय अधिकारपत्र सम्बन्धी विवरण प्रत्येक महिना वित्तीय जानकारी इकाईलाई पठाउनु पर्नेछ ।

२९घ. भन्सार ऐन बमोजिमको मालवस्तु मानिने: (१) यस परिच्छेदको प्रयोजनका लागि मुद्रा तथा धारक विनिमेय अधिकारपत्रलाई भन्सार सम्बन्धी प्रचलित कानून बमोजिमको मालवस्तु मानिनेछ।

(२) यस परिच्छेद बमोजिम उद्घोषण गर्नु पर्ने मुद्रा तथा धारक विनिमेय अधिकारपत्रको जाँचबुझ, खानतलासी, रोक्का, जफत, पुनरावेदन तथा कारबाही सम्बन्धी अन्य व्यवस्था भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।

परिच्छेद ६ ख

सम्पत्ति तथा कोष रोक्का सम्बन्धी विशेष व्यवस्था

२९ङ. आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठन सम्बन्धी सूचनाको प्रवाह: (१)

आतङ्कवादी क्रियाकलापमा संलग्न व्यक्ति, समूह वा सङ्गठन वा आमविनासका हातहतियारको निर्माण तथा विस्तार वा त्यसमा लगानी गर्ने व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्ने सम्बन्धमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्बाट पारित निर्णय बमोजिम सूचीकृत भएका व्यक्ति, समूह वा सङ्गठनको अद्यावधिक सूची परराष्ट्र मन्त्रालयले अविलम्ब आफ्नो वेबसाइटमा राखी सोको जानकारी विद्युतीय माध्यम मार्फत् गृह मन्त्रालयमा पठाउनु पर्नेछ।

(२) गृह मन्त्रालयले उपदफा (१) बमोजिमको सूचीमा रहेको आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष यस परिच्छेद बमोजिम तत्काल रोक्का राख्ने आदेश जारी गर्नु पर्नेछ।

(३) गृह मन्त्रालयले उपदफा (२) र दफा २९च बमोजिम जारी गरेको आदेश सहितको सूची अविलम्ब आफ्नो वेबसाइटमा प्रकाशित गर्नु पर्नेछ।

(४) अर्थ मन्त्रालय, नियमनकारी निकाय, सम्बन्धित निकाय, वित्तीय जानकारी इकाई, सूचक संस्था, कानूनी व्यक्ति तथा प्राकृतिक व्यक्तिले यस परिच्छेदको प्रयोजनको लागि उपदफा (१) र (३)

^३ दोस्रो संशोधनद्वारा थप।

बमोजिम प्रकाशित सूची नियमित रूपमा वेबसाइट हेरी त्यस्तो सूचीमा उल्लिखित व्यक्ति, समूह वा सङ्गठनको बारेमा अद्यावधिक जानकारी हासिल गर्नु गराउनु पर्नेछ ।

२९च. आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको रूपमा सूचीकृत गर्ने: (१)

आतङ्कवादी क्रियाकलापसँग सम्बन्धित भएको वा सोको शङ्का गर्नु पर्ने मनासिव आधार भएको भनी कुनै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति रोक्का राखिदिन कुनै मुलुकबाट नेपाल सरकारलाई अनुरोध भई आएमा परराष्ट्र मन्त्रालयले सोको जानकारी अविलम्ब गृह मन्त्रालयलाई दिनु पर्नेछ ।

(२) नेपाली वा विदेशी नागरिक वा अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनले नेपाल वा नेपाल बाहिर कुनै मुलुकमा आतङ्ककारी कार्य वा सोमा वित्तीय लगानी गर्ने कार्यमा संलग्न भएको वा संलग्न हुन सक्ने मनासिव आधार भएमा आफैँले वा उपदफा (१) बमोजिम कुनै मुलुकबाट अनुरोध भई आएमा त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको सम्बन्धमा गृह मन्त्रालयले आवश्यक जाँचबुझ गर्नु पर्नेछ ।

(३) कुनै व्यक्ति, समूह वा सङ्गठन नेपाल बाहिर कुनै मुलुकमा उपदफा (२) वा दफा (४) बमोजिमको कार्यमा संलग्न भएको देखिएमा वा प्रचलित कानून बमोजिम आतङ्कवादी क्रियाकलाप मानिने कुनै कार्यसँग सम्बन्धित व्यक्ति, समूह वा सङ्गठन भएको गदेखिएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा सङ्गठनलाई आतङ्कवादी क्रियाकलापसँग सम्बन्धित व्यक्ति, समूह वा सङ्गठनको सूचीमा सूचीकृत गरी त्यस्ता व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष रोक्का राख्ने आदेश जारी गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिमको सूचीमा सूचीकृत व्यक्ति, समूह वा सङ्गठनलाई सूचीकृत गरीराख्ने आधार नभएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाउन सक्नेछ ।

(५) उपदफा (४) बमोजिम सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाइएमा सोको जानकारी गृह

मन्त्रालयले अविलम्ब आफ्नो वेबसाइटमा प्रकाशित गर्नु पर्नेछ।

२९छ. सम्पत्ति तथा कोष अविलम्ब रोक्का राख्नु पर्ने: (१) प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति, सम्बन्धित निकाय वा सूचक संस्थाले दफा २९ड र २९च बमोजिमको सूचीमा उल्लिखित आतङ्कवादी क्रियाकलापमा संलग्न व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष विना पूर्व सूचना तत्काल रोक्का राख्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम रोक्का राख्दा आफूसँग रहेको देहाय बमोजिमको सम्पत्ति तथा कोष अविलम्ब रोक्का राख्नु पर्नेछ:-

(क) त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको प्रत्यक्ष वा अप्रत्यक्ष रूपले एकल वा संयुक्त स्वामित्व, भोग वा नियन्त्रणमा रहेको सबै सम्पत्ति वा कोष,

(ख) खण्ड (क) बमोजिमको सम्पत्ति वा कोषबाट बढे वा बढाएको सम्पत्ति वा कोष,

(ग) त्यस्तो व्यक्ति, समूह वा सङ्गठनको तर्फबाट वा निर्देशनमारही काम गर्ने जुनसुकै व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति वा कोष।

(३) यस दफा बमोजिम सम्पत्ति वा कोष रोक्का राख्दा त्यस्तो सम्पत्ति वा कोष यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा उल्लिखित प्रक्रिया र अवस्थामा बाहेक कसैलाई हस्तान्तरण गर्न, धितो वा बन्धक लिन वा दिन, बिक्री वितरण गर्न वा कारोबार गर्न नहुने गरी रोक्का राख्नु पर्नेछ।

(४) प्राकृतिक व्यक्ति, कानूनी व्यक्ति, सम्बन्धित निकाय तथा सूचक संस्थाले उपदफा (१) र (२) बमोजिम रोक्का राखेको सम्पत्ति तथा कोष, आर्थिक साधन स्रोत, वित्तीय वा अन्य सम्बद्ध सुविधा दफा २९ड र २९च मा उल्लिखित व्यक्ति, समूह वा सङ्गठनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एकल वा संयुक्त रूपमा प्रयोग गर्न वा लाभ प्राप्त गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ।

(५) उपदफा (१) र (२) बमोजिम सम्पत्ति वा कोष रोक्का राखेको विवरण सो कार्य गरेको मितिले तीन दिनभित्र प्राकृतिक व्यक्ति,

कानूनी व्यक्ति र सम्बन्धित निकायले अर्थ मन्त्रालयमा र सूचक संस्थाले आफ्नो नियमनकारी निकायमा पठाउनु पर्नेछ।

- (६) नियमानकारी निकायले उपदफा (५) बमोजिम सूचक संस्थाबाट प्राप्त विवरण तीन दिनभित्र अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ।
- (७) यस परिच्छेद बमोजिमको सम्पत्ति वा कोष रोक्का सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२९ज. नाम हटाउने वा सम्पत्ति तथा कोष फुकुवा गर्ने: (१) दफा २९ड वा २९च बमोजिमको सूचीमा नाम समावेश भएको व्यक्ति, समूह वा संगठनले दफा २९ड बमोजिमको सूचीको हकमा परराष्ट्र मन्त्रालयमा र दफा २९च बमोजिमको सूचीको हकमा गृह मन्त्रालयमा निवेदन दिन सक्नेछ।

- (२) दफा २९छ बमोजिम सम्पत्ति वा कोष रोक्का राखेकोमा त्यस्तो सम्पत्ति वा कोष फुकुवा गर्न वा आफूलाई परेको अन्य असरका सम्बन्धमा दफा २९ड बमोजिमको सूचीसँग सम्बन्धित व्यक्ति, समूह वा संगठनले परराष्ट्र मन्त्रालयमा र दफा २९च बमोजिमको सूचीसँग सम्बन्धित व्यक्ति, समूह वा संगठनले गृह मन्त्रालयमा निवेदन दिन सक्नेछ।
- (३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएमा सम्बन्धित मन्त्रालयले आवश्यक छानबिन गरी वा गराई सो निवेदन दफा २९ड बमोजिम प्रकाशित सूचीमा उल्लिखित व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित देखिएमा परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्र संघमा र दफा २९ च बमोजिम प्रकाशित व्यक्ति, समूह वा संगठनसँग सम्बन्धित देखिएमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् सम्बन्धित मुलुकमा पठाउनु पर्नेछ।
- (४) उपदफा (१) वा (२) बमोजिमको निवेदन दफा २९च बमोजिम नेपाल सरकार आफैँले प्रकाशित गरेको आतङ्कारी व्यक्ति, समूह वा संगठनको सूचीसँग सम्बन्धित देखिएमा गृह मन्त्रालयले आवश्यक छानबिन गरी गराई त्यस्तो व्यक्ति, समूह वा सङ्गठन दफा २९च को उपदफा (४) मा उल्लिखित अवस्थाको नदेखिएमा वा निवेदक दफा २९च बमोजिमको

सूचीमा समावेश हुनुपर्ने नदेखिएमा त्यस्तो व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाउन वा निजको रोक्का रहेको सम्पत्ति वा कोष फुकुवा गर्नेछ ।

- (५) संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को निर्णय प्रभावकारी रूपमा कार्यान्वयनको लागि आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको नाम सूचीमा समावेश गर्ने, दफा २९ च बमोजिम सूचीकृत आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको नाम सूचीमा समावेश गर्ने वा सूचीबाट हटाउने, दफा २९छ बमोजिम रोक्का राखेको सम्पत्ति वा कोष फुकुवा गर्ने, सूचीकरण वा सम्पत्ति वा कोष रोक्का विरुद्ध उजुरी गर्ने, निर्दोष व्यक्ति (बोनाफाइड थर्ड पार्टी) को कानूनी अधिकारको समुचित संरक्षण गर्ने, सम्पत्ति तथा कोष रोक्का राखेको व्यक्तिको भरणपोषणका लागि आवश्यक न्यूनतम खर्च फुकुवा गर्ने लगायत त्यस्तो निर्णय कार्यान्वयन गर्न वा गराउन आवश्यक अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

२९भ. सम्बन्धित मुलुकमा लेखी पठाउने: (१) दफा २९च बमोजिम प्रकाशित सूचीमा नाम उल्लेख भएको व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष विदेशमा रहे भएको देखिएमा त्यस्तो सम्पत्ति वा कोष रोक्का राख्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् सम्बन्धित मुलुकमा अविलम्ब लेखी पठाउनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम लेखी पठाएको सूचीकृत व्यक्ति, समूह वा सङ्गठनको नाम त्यस्तो सूचीबाट हटाइएमा निजको रोक्का राखेको सम्पत्ति वा कोष फुकुवा गर्न समेत गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत् सम्बन्धित मुलुकमा लेखी पठाउनु पर्नेछ ।

२९ज. अनुगमन सम्बन्धी व्यवस्था: (१) यस परिच्छेद बमोजिमको काम कारवाही प्रभावकारी रूपमा भए नभएको सम्बन्धमा समग्र अनुगमन तथा मूल्याङ्कन राष्ट्रिय समन्वय समितिले गर्नेछ ।

- (२) सम्बन्धित निकायले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रूपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित मन्त्रालयले नियमित रूपमा अनुगमन गर्नु पर्नेछ ।

- (३) सूचक संस्थाले यस परिच्छेद बमोजिमको कार्य प्रभावकारी रूपमा गरे वा नगरेको सम्बन्धमा सम्बन्धित नियमनकारी निकायले नियमित रूपमा अनुगमन गर्नु पर्नेछ।
- (४) यस दफा बमोजिमको अनुगमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

२९ट. उल्लंघन गर्नेलाई सजाय: (१) दफा २९छ को उल्लंघन गर्ने सूचक संस्थालाई नियमनकारी निकायले दफा ७फ बमोजिम सजाय गर्न सक्नेछ।

- (२) दफा २९छ को उल्लंघन गर्ने सम्बन्धित निकायको जिम्मेवार पदाधिकारीलाई अख्तियारवालाले प्रचलित कानून बमोजिम विभागीय सजाय गर्नेछ।
- (३) दफा २९छ को उल्लंघन गर्ने प्राकृतिक व्यक्ति वा कानूनी व्यक्तिलाई गृह मन्त्रालयले दश लाख रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ।
- (४) उपदफा (१), (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्राकृतिक वा कानूनी व्यक्ति, सूचक संस्था वा सोका जिम्मेवार पदाधिकारीले आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न मद्दत गर्ने वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी समूह वा सङ्गठनलाई वा आतङ्ककारी कार्यमा सहयोग गर्ने उद्देश्यले सम्पत्ति वा कोष रोक्का नराखेको देखिएमा निजलाई आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा अनुसन्धान गर्न तथा मुद्दा चलाउन बाधा पर्ने छैन।
- (५) यस परिच्छेद बमोजिमका आतङ्ककारी व्यक्ति, समूह वा सङ्गठनको सम्पत्ति तथा कोषको पहिचान, रोक्का, नियन्त्रण, अनुसन्धान, जफत सम्बन्धमा यसै ऐनको बमोजिमको व्यवस्था लागू हुनेछ।

परिच्छेद- ७
दण्ड सजाय

३०. सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्नेलाई सजाय: (१) दफा ३ को उपदफा (१) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ।
- (२) दफा ३ को उपदफा (२) मा उल्लिखित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर मध्ये षड्यन्त्र गर्ने व्यक्तिलाई उपदफा (१) बमोजिम र अन्य कसूर गर्ने व्यक्तिलाई उपदफा (१) मा उल्लिखित सजायको आधा सजाय हुनेछ।
- (३) दफा ४ को उपदफा (१) मा उल्लिखित आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई बिगो खुलेकोमा बिगोको पाँच गुणा र बिगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसूरको गाम्भीर्य हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुनेछ।
- (४) दफा ४ को उपदफा (२), (३) वा (४) मा उल्लिखित आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई उपदफा (३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ।
- (५) कानूनी व्यक्ति वा सोको प्रयोग गरी कुनै व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति, पदाधिकारी वा कर्मचारीलाई उपदफा (१), (२), (३) वा (४) बमोजिम सजाय हुनेछ।
- (६) उपदफा (५) बमोजिमको व्यक्ति, पदाधिकारी वा कर्मचारी पहिचान हुन नसकेमा त्यस्तो कसूर हुँदाको बखत प्रमुख भई कामकाज गर्ने पदाधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ।

४ दोस्रो संशोधनद्वारा संशोधित।

- (७) कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उपदफा (१), (२), (३) वा (४) मा उल्लिखित सजायमा थप दश प्रतिशत सजाय हुनेछ ।
- (८) कुनै कानूनी व्यक्तिले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरको गाम्भीर्यका आधारमा देहायका कुनै वा सबै सजाय हुनेछः-
- (क) उपदफा (१), (२), (३) वा (४) बमोजिम हुन सक्ने जरिवानाको पाँच गुणासम्म जरिवाना गर्ने,
- (ख) अवधि तोकी सार्वजनिक खरिदमा निषेध गर्ने,
- (ग) अवधि तोकी उत्पादन वा सेवाको खरिद गर्न रोक लगाउने,
- (घ) हानि नोक्सानीको क्षतिपूर्ति भराउने,
- (ङ) इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा
- (च) त्यस्तो कानूनी व्यक्तिलाई खारेज गर्ने ।
- (९) उपदफा (१) देखि (८) सम्म लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी बिगो बमोजिमको जरिवाना र बिगो नखुलेकोमा दश लाख रूपैयाँसम्म जरिवाना हुनेछ ।

३१. गोपनियता भङ्ग गर्नेलाई सजायः दफा १०ख को उपदफा (२) बमोजिमको गोपनियता कायम नगर्ने वा दफा २६ विपरित गोप्यता भङ्ग गर्ने व्यक्तिलाई एक महिनादेखि तीन महिनासम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

३२. प्रमाण लुकाउने वा नष्ट गर्नेलाई हुने सजायः सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने काम कारबाहीसँग सम्बन्धित प्रमाण लुकाउने वा नष्ट गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार एक महिनादेखि तीन महिनासम्म

३ दोस्रो संशोधनद्वारा संशोधित ।

कैद वा पचास हजारदेखि एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ, र त्यस्तो कार्य गर्न सहयोग गर्नेलाई सो सजायको आधा सजाय हुनेछ।

३३. बाधा विरोध गर्नेलाई सजाय: अनुसन्धान सम्बन्धी काम कारवाहीमा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्नेछ।

३३क. हैरानी वा भ्रूणभट दिनेलाई सजाय: कसैले उजुरी दिनु पर्ने मनासिव कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सानी पुऱ्याउने वा दुःख, हैरानी वा भ्रूणभट दिने नियतले भुठ्ठो उजुरी दिएको प्रमाणित भएमा अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ।

३४. सम्पत्ति वा साधन जफत हुने: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर प्रमाणित भएमा कसूरसँग सम्बन्धित जो सुकैको नाम, भोग, स्वामित्व वा कुनै पनि प्रकारको स्वार्थ रहे भएको देहायको सम्पत्ति वा साधन जफत हुनेछ:-

- (क) शुद्धीकरण गरिएको सम्पत्ति,
- (ख) सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको कसूरसँग सम्बन्धित साधन,
- (ग) आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त सम्पत्ति,
- (घ) आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको लागि वा आतङ्ककारी कार्य वा आतङ्ककारी व्यक्ति, आतङ्ककारी सङ्गठनले प्रयोग गरेको वा प्रयोग गर्न छुट्याइएको वा प्रयोग गर्न खोजिएको सम्पत्ति, र
- (ङ) आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्न प्रयोग गरिएको वा प्रयोग गर्न खोजिएको साधन।

३ दोस्रो संशोधनद्वारा थप।

४ दोस्रो संशोधनद्वारा संशोधित।

- (२) उपदफा (१) मा उल्लिखित सम्पत्ति वा साधन लुकाएको, उपभोग गरेको, निसर्ग गरेको, निर्दोष व्यक्तिको सम्पत्ति वा साधन भएको वा अन्य कुनै कारणले जफत गर्न नसकिने भएमा कसूरदारको सो मूल्य बराबरको अन्य सम्पत्ति जफत हुनेछ ।
- (३) उपदफा (१) वा (२) बमोजिम सम्पत्ति वा साधन जफत गर्दा कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको कानूनी अधिकारको समुचित रूपमा संरक्षण गर्नु पर्नेछ ।
- (४) उपदफा (३) को प्रयोजनका लागि उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरमा संलग्न नभएको निर्दोष व्यक्तिको सम्पत्ति वा साधन र सोबाट बढे बढाएको सम्पत्ति देहायको अवस्था विद्यमान भएमा अदालतले जफत गर्ने छैनः-
- (क) त्यस्तो व्यक्ति सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूरमा संलग्न भएको नदेखिएमा,
- (ख) त्यस्तो सम्पत्ति वा साधन कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन भएको नदेखिएमा,
- (ग) त्यस्तो सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर हुनुभन्दा अगावै प्राप्त गरेको र त्यस्तो सम्पत्ति वा साधन सम्बन्धित व्यक्तिले कसूरमा प्रयोग गर्न सक्छ भन्ने निजलाई थाहा नभएको देखिएमा ।

परिच्छेद-८ विविध

३५. राष्ट्रिय जोखिम मूल्याङ्कन गरिने: (१) आवधिक रूपमा तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी

३ दोस्रो संशोधनद्वारा संशोधित ।

क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर तथा सम्बद्ध कसूर सम्बन्धमा राष्ट्रिय जोखिम मूल्याङ्कन गरिनेछ ।

- (२) उपदफा (१) बमोजिमको राष्ट्रिय जोखिम मूल्याङ्कन गर्ने प्रमुख दायित्व कार्यान्वयन समितिको हुनेछ ।
- (३) उपदफा (२) बमोजिमको कार्यान्वयन समितिको गठन, अन्य काम, कर्तव्य अधिकार तथा राष्ट्रिय जोखिम मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३६. सम्पत्ति वा साधन फुकुवा गर्नु पर्ने: दफा १८ बमोजिम रोक्का राखिएको सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त भएको नदेखिएमा सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धमा मुद्दा दायर भइनसकेको भए अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा विभागको प्रमुखले र मुद्दा दायर भएको भए मुद्दाको सुनुवाई गर्ने अदालतले त्यस्तो सम्पत्ति वा साधन रोक्का राख्ने निकायलाई त्यस्तो सम्पत्ति वा साधन फुकुवा गर्ने आदेश दिनेछ, र त्यसरी आदेश भएकोमा त्यस्तो निकायले त्यस्तो रोक्का सम्पत्ति वा साधन फुकुवा गरिदिनु पर्नेछ ।

३७. जानकारी दिए बापत सजाय नहुने: (१) सूचक संस्था वा सोको पदाधिकारी वा कर्मचारीले यस ऐन बमोजिमको दायित्व निर्वाह गर्ने क्रममा गर्ने कुनै कार्य प्रचलित कानून बमोजिमको वित्तीय वा पेशागत गोपनियता विपरीत हुने देखिएमा समेत यस ऐन बमोजिमको दायित्व निर्वाह गर्ने हदसम्मको लागि निजले प्रचलित कानून उल्लंघन गरेको मानिने छैन ।

- (२) सरकारी निकाय, सूचक संस्था वा सोको कुनै पदाधिकारी वा कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरिएको निर्देशिका वा दिइएको निर्देशन पालना गर्ने सन्दर्भमा असल नियतले कुनै प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी उपलब्ध गराएकोमा निजले प्रचलित कानून बमोजिमको गोपनियता, प्रशासनिक वा नियमनकारी दायित्व वा करारीय दायित्व भङ्ग गरेको मानी त्यस्तो

पदाधिकारी वा कर्मचारीलाई देवानी, फौजदारी, प्रशासकीय वा अनुशासन सम्बन्धी कुनै कारवाही तथा सजाय हुने छैन ।

३८. **लिलाम बिक्री गर्न सकिने:** (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरका सम्बन्धमा ^४नियन्त्रणमा लिइएको कुनै ^४सम्पत्ति वा साधन लामो समयसम्म राखिरहँदा खिया लागी वा अरू कुनै परिवन्दबाट टूटफूट वा नोक्सान हुन सक्ने देखिएमा, सडी गली जाने भएमा, पुरानो भई मूल्य घट्न जाने भएमा वा स्थानाभावको कारणले सम्भार गर्न वा राख्न नसकिने भएमा प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी त्यस्तो ^४सम्पत्ति वा साधन लिलाम बिक्री गर्न सकिनेछ ।
- (२) उपदफा (१) बमोजिम गरिएको लिलामबाट प्राप्त आम्दानी धरौटी खातामा जम्मा गरिनेछ र त्यस्तो ^४सम्पत्ति वा साधन पछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिने ठहर भएमा लिलाम बिक्रीबाट प्राप्त रकम मात्र निजलाई फिर्ता दिइनेछ ।
३९. **अनुसन्धानमा संलग्न कर्मचारीलाई विभागीय सजाय हुने:** सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको वा अन्य कार्य गर्दा अनुसन्धान अधिकारीले वा विभागको कुनै कर्मचारीले जानी जानी कसैलाई दुःख हैरानी वा झण्डा दिने नियतले कुनै काम कारवाही गरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कर्मचारी विभागको प्रमुख भए सम्बन्धित मन्त्रालयको सचिवले र अन्य कर्मचारी भए विभागको प्रमुखले विभागीय सजाय गर्नु पर्नेछ ।
४०. **म्याद तामेल सम्बन्धी व्यवस्था:** (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरमा विदेशी व्यक्तिको नाममा म्याद तामेल गर्नु पर्दा त्यस्तो व्यक्तिको नेपालभित्र कुनै किसिमको कार्यालय वा प्रतिनिधि भए त्यस्तो कार्यालय वा प्रतिनिधिको नाममा म्याद तामेल गरिनेछ र त्यसरी तामेल भएको म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।

^४ दोस्रो संशोधनद्वारा संशोधित ।

- (२) उपदफा (१) बमोजिमको कार्यालय वा प्रतिनिधि नभएमा त्यस्तो व्यक्तिको कारोबार हुने मुख्य स्थान वा निजले स्थायी बसोबास गर्ने ठेगाना वा कारोबार गर्दाको बखत पत्राचारको लागि निजले दिएको कुनै ठेगाना रहेछ भने त्यस्तो ठेगानामा टेलिक्स, टेलिफ्याक्स वा अभिलेख हुन सक्ने दूरसञ्चारका अन्य माध्यम मार्फत् वा रजिष्ट्री गरी हुलाक मार्फत् म्याद तामेल गरिनेछ र त्यसरी तामेल भएको म्याद रीतपूर्वक तामेल भएको मानिनेछ ।
- (३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा रहे बसेको व्यक्तिको नाममा म्याद तामेल गर्न नेपाल सरकार वा नेपाल पक्ष भएको कुनै सन्धिमा छुट्टै व्यवस्था भएको रहेछ भने सोही बमोजिम म्याद तामेल गर्न यस दफाले बाधा पुऱ्याएको मानिने छैन ।

४१. **सूचना प्रकाशन गर्ने:** यस ऐन वा अन्य प्रचलित कानून बमोजिम कुनै व्यक्तिको नाममा सूचना पठाउँदा वा म्याद तामेल गर्दा त्यस्तो व्यक्तिको ठेगाना पत्ता नलागी वा अन्य कुनै कारणले त्यस्तो सूचना बुझाउन नसकिएको वा म्याद तामेल हुन नसकेको कुराको प्रतिवेदन पर्न आएमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई तीस दिनसम्मको म्याद दिई अनुसन्धान भएको वा मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर भइसकेको भए सो विषयको संक्षिप्त विवरण उल्लेख गरी उपस्थित हुन राष्ट्रिय स्तरको समाचारपत्रमा (विदेशीको हकमा अंग्रेजी दैनिकमा) कम्तीमा दुईपटक सार्वजनिक सूचना प्रकाशन गरिनेछ र त्यसरी सूचना प्रकाशन भएकोमा यस ऐन वा अन्य प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो व्यक्तिलाई रीतपूर्वक सूचना दिइएको वा म्याद तामेल भएको मानिनेछ ।

४२. **मनसायको व्याख्या:** सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको सम्बन्धमा आरोपित व्यक्तिको मनसाय, जानकारी वा उद्देश्यको व्याख्या गर्दा वस्तुगत रूपमा तथ्यपरक परिस्थितिको आधारमा गरिनेछ ।

४ दोस्रो संशोधनद्वारा संशोधित ।

४३. **मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्ने:** प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन अन्तर्गतको मुद्दा दायर हुनु अगावै वा दायर भएपछि अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा पनि मुद्दाको कारबाही र किनारा गर्न बाधा पर्ने छैन ।
४४. **सजायको मागदाबीमा छुट हुन सक्ने:** यस ऐन बमोजिमको अनुसन्धानको काम कारबाहीमा सहयोग गर्ने अभियुक्तलाई अनुसन्धान अधिकृतले आफ्नो साक्षीको रूपमा प्रस्तुत गरी निजलाई सजायको मागदाबीमा पूर्ण वा आंशिक छुट दिन सक्नेछ । तर निजले गरेको सहयोग अन्य सबुद वा प्रमाणबाट प्रमाणित नभएमा वा निजले मुद्दा हेर्ने अधिकारी समक्ष अनुसन्धान अधिकृतलाई गरेको सहयोग प्रतिकूल हुने गरी बयान दिएमा यस ऐन वा प्रचलितकानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निजउपर पुनः मुद्दा दायर गर्न सकिनेछ ।
- ४४क. **सूचना वा जानकारी प्रकट गर्न नहुने:** (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा सम्बद्ध कसूरको सम्बन्धमा सूचक संस्था वा सोको पदाधिकारी वा कर्मचारीले देहायको प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी दिने, दिएको वा दिन लागेको व्यहोरा ग्राहक वा अन्य कुनै व्यक्तिलाई जानकारी दिनु हुँदैन:-
- (क) शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन वा यस ऐन बमोजिम निर्धारण गरिएको सीमा वा सो भन्दा बढीको कारोबार सम्बन्धी प्रतिवेदन,
 - (ख) दफा १९क बमोजिम कारोबारको निरन्तर अनुगमन आदेश सम्बन्धी प्रतिवेदन,
 - (ग) वित्तीय जानकारी इकाई, अनुसन्धान अधिकारी, प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने सम्बन्धित अधिकारी वा नियमनकारी निकाय समक्ष उपलब्ध गराएको कागजात, अभिलेख वा सूचना,
 - (घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको निर्देशिका वा दिएको निर्देशन बमोजिम सूचक

४ दोस्रो संशोधनद्वारा संशोधित ।

संस्थाले उपलब्ध गराउने अन्य कुनै विवरण वा जानकारी, वा

(ड) खण्ड (क) देखि (घ) सम्मका प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी दिने पदाधिकारी वा कर्मचारीको परिचयात्मक विवरण ।

(२) विभाग, अनुसन्धान अधिकृत वा विभागको कुनै कर्मचारी वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने कुनै निकाय वा अधिकारीले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा सम्बद्ध कसूरका सम्बन्धमा वित्तीय जानकारी इकाई वा सूचक संस्थाबाट प्राप्त भएको सूचना वा प्रतिवेदन, कागजात, अभिलेख वा जानकारी दिने वित्तीय जानकारी इकाई, सूचक संस्था वा त्यसको पदाधिकारी वा कर्मचारीको परिचय खुल्ने वा खुल्न सक्ने जानकारी कसैलाई दिनु हुँदैन ।

(३) यस दफा बमोजिम जानकारी दिन नहुने विवरण वा व्यहोरा न्यायिक कारवाहीमा समेत उल्लेख गरिने छैन ।

(४) यस दफा विपरीत कार्य गर्नेलाई देहायका अधिकारीले देहाय बमोजिम सजाय गर्नु पर्नेछः-

(क) नियमनकारी निकायले बैङ्क तथा वित्तीय संस्था वा क्यासिनोलाई दश लाख रूपैयाँसम्म जरिवाना,

(ख) नियमनकारी निकायले गैरवित्तीय पेशाकर्मी वा व्यवसायीलाई दुई लाख रूपैयाँसम्म जरिवाना,

(ग) सूचक संस्था संगठित संस्था भए त्यस्तो संस्थाले आफ्नो पदाधिकारी वा कर्मचारीलाई त्यस्तो संस्थाको कानून बमोजिम विभागीय सजाय,

(घ) सेवाको गठन तथा सञ्चालन सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विभागको प्रमुख, अनुसन्धान अधिकृत वा विभागको कर्मचारी वा प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने अधिकारीलाई सम्बन्धित अख्तियारवालाले विभागीय सजाय,

(ड) सेवाको गठन तथा सञ्चालन सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि वित्तीय जानकारी

इकाईको प्रमुख वा कर्मचारीलाई सम्बन्धित
अख्तियावरवालाले विभागीय सजाय ।

४४ख. गोपनीयता सम्बन्धी विशेष व्यवस्था: (१) प्रचलित कानून बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी सो सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईलाई यस ऐन बमोजिम आफ्नो कार्य सम्पादनको प्रयोजनका लागि गोप्य रहेको मानिने छैन ।

(२) उपदफा (१) को प्रयोजनको लागि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले प्रयोजन खुलाई माग गरेमा सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी उपलब्ध गराउनु पर्नेछ ।

(३) प्रचलित कानून बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले माग गर्ने तथा त्यस्ता कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी उपलब्ध गराउने अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

४४ग. वित्तीय संस्था वा बैङ्किङ्ग उपकरण मार्फत् कारोबार गर्नु पर्ने: (

१) नेपाल सरकारले राष्ट्र बैङ्कको परामर्शमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मूल्य वा सो भन्दा बढीको कुनै सेवा वा वस्तुको खरीद बिक्री तथा अन्य कारोबार वित्तीय संस्था वा बैङ्किङ्ग उपकरण मार्फत् मात्र गर्नु पर्ने व्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको सूचनामा उल्लिखित वस्तु वा सेवाको खरीद बिक्री तथा अन्य कारोबार नगदमा नगरी वित्तीय संस्था वा बैङ्किङ्ग उपकरण मार्फत् गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

४ दोस्रो संशोधनद्वारा संशोधित ।

४ दोस्रो संशोधनद्वारा संशोधित ।

४४घ. न्यूनतम खर्च दिन सकिने: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा वा मुद्दाको कारबाही गर्दा कुनै व्यक्तिको सम्पूर्ण सम्पत्ति यस ऐन बमोजिम रोक्का भएको रहेछ र निज र निजसँग आश्रित अन्य व्यक्तिको जीवनयापनको लागि अर्को कुनै उपाय वा स्रोत रहेनछ भने त्यसरी रोक्का रहेको सम्पत्तिमध्येबाट त्यस्ता व्यक्तिलाई न्यूनतम रूपमा जीवनयापन गर्नका लागि आवश्यक पर्ने सम्पत्ति उपलब्ध गराउन अदालतले विभागलाई आदेश दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको आदेश भएकोमा विभागले त्यस्तो सम्पत्ति त्यस्तो व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ।

४४ङ. कम्प्युटरबाट प्रशोधित अभिलेख प्रमाणको रूपमा लिन सक्ने: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनको प्रयोजनको लागि अन्यथा प्रमाणित भएकोमा बाहेक विद्युतीय माध्यमबाट प्रशोधित र विकास गरिएका अभिलेखलाई प्रमाणको रूपमा लिन सकिनेछ।
(२) अभिलेख विवरण तथा तथ्याङ्क प्राप्त गर्ने, विश्लेषण गर्ने वा प्रशोधन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था तोकिए बमोजिम गर्न सकिनेछ।

४४च. परराष्ट्र मन्त्रालयलाई जानकारी दिनु पर्ने: यस ऐन बमोजिम विभाग, नियमनकारी निकाय वा वित्तीय जानकारी इकाईले समान प्रकृतिको काम गर्ने विदेशी मुलुकको कुनै निकायसँग अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान गर्ने सम्बन्धमा समझदारी कायम गरेमा सोको जानकारी यथाशीघ्र परराष्ट्र मन्त्रालयलाई दिनु पर्नेछ।

१ पहिलो संशोधनद्वारा थप।

२ दोस्रो संशोधनद्वारा थप।

द्रष्टव्य: दोस्रो संशोधनद्वारा रूपान्तर भएका शब्दहरू:-

(क) “अनुसन्धान तथा तहकिकात” भन्ने शब्दहरूको सट्टा “अनुसन्धान”।

(ख) “यस ऐन अन्तर्गतको कसूर” वा “यस ऐन अन्तर्गत सजाय हुने कसूर” भन्ने शब्दहरूको सट्टा “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर”।

(ग) “समन्वय समिति” भन्ने शब्दहरूको सट्टा “राष्ट्रिय समन्वय समिति”।

४५. पुरस्कार दिने: (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गरेको सुराक लगाई उजुरी गरी तत्सम्बन्धी वा अन्य सबुद प्रमाण सङ्कलनमा सहयोग पुऱ्याउने कुनै पनि व्यक्तिलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर प्रमाणित भई कायम भएको बिगो रकमको दश प्रतिशत वा दश लाखमध्ये जुन घटी हुन्छ, सो बराबरको रकम पुरस्कार स्वरूप दिइनेछ।
(२) उपदफा (१) बमोजिमको व्यक्ति एकभन्दा बढी भएमा दामासाहीका दरले त्यस्तो रकम दिइनेछ।
४६. नियम बनाउन सक्ने: यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरू बनाउन सक्नेछ।
४७. निर्देशिका जारी गर्न सक्ने: यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको प्रभावकारी रूपले कार्यान्वयन गर्न वा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गराउन नेपाल सरकारले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ।

अनुसूची
(दफा २ को खण्ड (श) सँग सम्बन्धित)

सम्बद्ध कसूर

१. प्रचलित कानून अन्तर्गतको देहायको कुनै कसूर:-

- (क) सङ्गठित अपराधिक समूह र गैरकानूनी वा धुर्त्याइपूर्वकको असूली (न्याकेटिङ्ग) मा सहभागी हुने सम्बन्धी,
- (ख) विध्वंसात्मक कार्य लगायत आतङ्कवाद सम्बन्धी,
- (ग) जुनसुकै प्रकारको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी,
- (घ) बाल यौन शोषण लगायत जुनसुकै प्रकारको यौन शोषण सम्बन्धी,
- (ङ) लागू औषध तथा मनोद्विपक पदार्थको गैरकानूनी ओसारपसार सम्बन्धी,
- (च) हातहतियार खरखजानाको गैरकानूनी ओसारपसार सम्बन्धी,
- (छ) चोरी गरिएको वा अन्य वस्तुको गैरकानूनी ओसारपसार सम्बन्धी,
- (ज) भ्रष्टाचार तथा घुस सम्बन्धी,
- (झ) ठगी सम्बन्धी,
- (ञ) कीर्ते सम्बन्धी,
- (ट) खोटा सिक्का वा मुद्रा सम्बन्धी,
- (ठ) नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानूनी प्रतिलिपि वा चोरी (पाइरेसी अफ प्रोडक्टस्) सम्बन्धी,
- (ड) वातावरण सम्बन्धी,
- (ढ) ज्यान लिने तथा अङ्गभङ्ग सम्बन्धी,
- (ण) अपहरण, गैरकानूनी थुना वा शरीर बन्धक सम्बन्धी,
- (त) चोरी वा डकैती सम्बन्धी,
- (थ) तस्करी (भन्सार, अन्तशुल्क तथा कर सहित) सम्बन्धी,
- (द) कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी,
- (ध) आपराधिक लाभ (एक्स्टर्सन) सम्बन्धी,
- (न) सामुद्रिक डकैती (पाइरेसी) सम्बन्धी,

- (प) धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी,
- (फ) प्राचीन स्मारक संरक्षण सम्बन्धी,
- (ब) वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण सम्बन्धी,
- (भ) मुद्रा, बैकिङ्ग, वित्तीय, विदेशी विनिमेय, विनिमेय अधिकारपत्र, बीमा वा सहकारी सम्बन्धी,
- (म) कालोबजार, उपभोक्ता संरक्षण, प्रतिस्पर्धा वा आपूर्ति सम्बन्धी,
- (य) निर्वाचन सम्बन्धी,
- (र) सञ्चार, प्रसारण, विज्ञापन सम्बन्धी,
- (ल) यातायात व्यवसाय, शिक्षा, स्वास्थ्य, औषधी वा वैदेशिक रोजगार ठगी सम्बन्धी,
- (व) फर्म, साभेदारी, कम्पनी वा संघ संस्था सम्बन्धी,
- (श) घर, जग्गा र सम्पत्ति सम्बन्धी,
- (ष) चिट्ठा, जुवा वा चन्दा सम्बन्धी,
- (स) नागरिकता, अध्यागमन वा राहदानी सम्बन्धी ।
२. दफा ४ बमोजिमको आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर,
३. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य कुनै कसूर, वा
४. प्रकरण (१), (२) वा (३) बमोजिम कसूर मानिने कुनै कार्य विदेशमा भए गरेको र त्यस्तो कार्य सम्बन्धित मुलुकको कानून बमोजिम समेत अपराध मानिने रहेछ भने त्यस्तो कसूर ।

* * *

२. धितोपत्र तथा वस्तु विनिमय सम्बन्धी नियमावलीहरू

- क. नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४
- ख. धितोपत्र बजार संचालन नियमावली, २०६४
- ग. धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४
- घ. धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४
- ङ. सामूहिक लगानी कोष नियमावली, २०६७
- च. धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७
- छ. क्रेडिट रेटिङ्ग नियमावली, २०६८
- ज. धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३
- झ. वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४
- ञ. धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५

(अन्तिम पृष्ठ ७२३-७३४ मा)

नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको स्वीकृति लिई देहायका नियमहरू बनाएको छ ।

परिच्छेद-१ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली धितोपत्र बोर्डले तोकेको मितिदेखि लागू हुनेछ ।
२. **परिभाषा:** बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा, यस नियमावलीमा,-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ ।
 - (ख) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
 - (ग) “कर्मचारी” भन्नाले बोर्डको कुनै पदमा बहाल रहेको व्यक्ति सम्भन्नु पर्छ ।
 - (घ) “तहकिकात अधिकारी” भन्नाले नियम १७ बमोजिम नियुक्त अधिकृत कर्मचारी सम्भन्नु पर्छ ।
 - (ङ) “स्थलगत निरीक्षण” भन्नाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि वा धितोपत्र दर्ता गराएका संगठित संस्थाको कार्यालय वा सम्बन्धित स्थलमा गई गरिने निरीक्षण सम्भन्नु पर्छ ।
 - (च) “अन्य नियमावली” भन्नाले यो नियमावली बाहेक ऐन अन्तर्गत बनेको अन्य नियमावली सम्भन्नु पर्छ ।

परिच्छेद-२ काम, कर्तव्य तथा अधिकार

३. **बोर्डको काम, कर्तव्य र अधिकार:** ऐनको दफा ५ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
 - (क) धितोपत्र र पूँजीबजार सम्बन्धी नेपाल सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सहयोग पुऱ्याउने,
 - (ख) लगानीकर्ताहरूको हित र बजारको स्वस्थता कायम राख्न धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरूले पालना गर्नु पर्ने व्यावसायिक आचार संहिता बनाई लागू गर्ने,
 - (ग) संगठित क्षेत्रको सुशासनका लागि धितोपत्र दर्ता तथा सूचिकरण गर्ने संगठित संस्थाहरूले पालना गर्नु पर्ने सुशासन संहिता बनाई लागू गर्ने,

- (घ) पूँजी बजार सम्बन्धी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघसंस्था वा निकायको सदस्यता प्राप्त गरी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्धहरु विकास गर्ने,
- (ङ) बोर्डको लागि वार्षिक कार्यक्रम तथा बजेट र वार्षिक लेखा परीक्षणको हिसाव स्वीकृत गर्ने,
- (च) बोर्डको काम कारवाही सम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गर्ने,
- (छ) पूँजी बजारको नियमन तथा विकासका लागि आवश्यक पर्ने अन्य कार्य गर्ने ।

४. **अध्यक्षको काम, कर्तव्य र अधिकार:** (१) ऐनको दफा ७ बमोजिम नियुक्त अध्यक्ष पूरा समय काम गर्ने बोर्डको प्रमुख प्रशासकीय पदाधिकारी हुनेछ ।

(२) ऐनको दफा ८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

- (क) ऐन, यो नियमावली, अन्य नियमावली, विनियमावली वा निर्देशिका तथा बोर्डले समय समयमा गरेको निर्णयहरुको अधीनमा रही बोर्डको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिई दैनिक कामकारवाही सञ्चालन तथा व्यवस्थापन गर्ने,
- (ख) धितोपत्र दर्ता गराएको संगठित संस्था, धितोपत्र बजार र धितोपत्र व्यवसायीको धितोपत्र सम्बन्धी काम कारवाहीको अनुगमन, निरीक्षण तथा जाँचबुझ गर्ने गराउने,
- (ग) बोर्डको तर्फबाट नेपाल सरकार, अदालत वा स्वदेशी वा विदेशी संघ, संस्था समक्ष प्रतिनिधित्व गर्ने गराउने,
- (घ) बोर्डको तर्फबाट गर्नु पर्ने करारमा हस्ताक्षर गर्ने र सो को कार्यान्वयन गर्ने वा गराउने,
- (ङ) बोर्डले प्रत्यायोजन गरे अनुसार अधिकार प्रयोग गरी अन्य कार्यहरु सम्पादन गर्ने ।

५. **विशेष अधिकारको प्रयोग गरी आदेश वा निर्देशन जारी गर्ने:** (१) बोर्डले ऐनको दफा ९० को उपदफा (१) बमोजिम विशेष अधिकार प्रयोग गरी कुनै आदेश वा निर्देशन जारी गर्दा त्यस्तो आदेश वा निर्देशनमा सम्बन्धित संगठित संस्थाले गर्नु पर्ने कार्य, कार्य सम्पन्न गर्नु पर्ने समयवधि तथा कार्यविधि खुलाई त्यस्तो आदेश वा निर्देशन जारी गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम आदेश वा निर्देशन जारी गर्नुअघि सम्बन्धित संगठित संस्थासंग कुनै कुरा बुझ्न वा स्पष्ट गराउनुपर्ने देखिएमा बोर्डले तत् सम्बन्धमा सम्बन्धित संगठित संस्थासंग स्पष्टीकरण माग गरी स्पष्ट गराउन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम माग गरिएको स्पष्टीकरणमा सम्बन्धित संगठित संस्थाले पेश गरेको स्पष्टीकरण समेतको उचित मूल्याङ्कन गरी बोर्डले आवश्यक आदेश वा निर्देशन जारी गर्न वा अन्य उपयुक्त कारवाही गर्न सक्नेछ ।

६. **शपथ लिनु पर्ने:** अध्यक्ष र सदस्यले आफ्नो ओहोदाको काम शुरु गर्न अगाडि अनुसूची-१ बमोजिमको ढाँचामा गोपनीयता र ईमान्दारिताको शपथ ग्रहण गर्नु पर्नेछ ।

७. **अध्यक्षको पारिश्रमिक तथा सेवा शर्त:** अध्यक्षले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा बोर्डले तोके बमोजिम हुनेछ ।

८. सदस्यले पाउने पारिश्रमिक र सुविधा : बोर्डको कुनै सदस्यले कुनै विशेष काम गर्न बोर्डमा पूरा समय काम गर्नु पर्ने भएमा निजले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा बोर्डले तोकिएका बमोजिम हुनेछ ।
९. अध्यक्ष तथा सदस्यको काज र दैनिक तथा भ्रमण भत्ता: (१) बोर्डको कामको सिलसिलामा अध्यक्षलाई स्वदेशमा काजमा खटाउँदा सात दिनसम्मका लागि अध्यक्ष आफैले र सो भन्दा बढी अवधिकोलागि वा विदेश भ्रमणको लागि अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
- (२) बोर्डका सदस्यहरूलाई सात दिनसम्म स्वदेशमा काज खटाउँदा अध्यक्षले खटाउन सक्नेछ । सात दिन भन्दा बढी अवधिका लागि वा विदेशमा काज खटाउनु परेमा बोर्डले नेपाल सरकारको स्वीकृतिमा काज खटाउन सक्नेछ ।
- (३) अध्यक्षले बोर्डको कामको सिलसिलामा भ्रमण गर्दा पाउने दैनिक भ्रमण, अन्य भत्ता तथा सुविधा बोर्डको आर्थिक प्रशासन सम्बन्धी नियमावली अनुसार हुनेछ ।
- (४) सदस्यले बोर्डको कामको सिलसिलामा भ्रमण गर्दा अध्यक्षले पाए सरह दैनिक, भ्रमण, अन्य भत्ता तथा सुविधा पाउने छन् ।
१०. अध्यक्ष तथा सदस्यको बैठक भत्ता: (१) बोर्डको बैठकमा भाग लिएर वापत प्रत्येक सदस्यले एक हजार पाँच सय रुपैयाँ बैठक भत्ता पाउनेछ ।
- (२) उपनियम (१) बमोजिम सदस्यले पाउने बैठक भत्ता नेपाल सरकारको पूर्व स्वीकृति लिई बोर्डले समय समयमा हेरफेर गर्न सक्नेछ ।
११. जाँचबुझ समिति गठन गर्ने: (१) अध्यक्ष वा सदस्यलाई ऐनको दफा १२ को उपदफा (२) मा उल्लिखित कुनै कारणले पदमुक्त गर्नु पर्ने अवस्था परेमा तत् सम्बन्धमा आवश्यक जाँचबुझ गर्न ऐनको दफा ७ को उपदफा (७) बमोजिम नेपाल सरकारले निश्चित समयावधि तोकिएका जाँचबुझ समिति गठन गर्नेछ ।
- (२) उपनियम (१) बमोजिम गठन हुने जाँचबुझ समितिमा देहाय बमोजिमका सदस्य रहने छन्:
- (क) कम्तीमा पुनरावेदन अदालतको न्यायाधीश भैरहेको वा भैसकेको व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति - अध्यक्ष
- (ख) नेपाल सरकारको सेवामा बहाल रहेको नेपाल न्याय सेवाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणीको अधिकृत एकजना - सदस्य
- (ग) पूँजीबजार सम्बन्धी विशिष्ट ज्ञान भएका व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेको एकजना विशेष - सदस्य
- (३) उपनियम (१) बमोजिम गठित जाँचबुझ समितिका सदस्यले पाउने पारिश्रमिक, भत्ता र अन्य सुविधा नेपाल सरकारले तोकिएका बमोजिम हुनेछ ।
- (४) उपनियम (१) बमोजिमको जाँचबुझ समितिले अध्यक्ष वा सम्बन्धित सदस्यसंग आवश्यक सोधपुछ गर्न, बयान लिन वा स्पष्टीकरण माग गर्न सक्ने छ ।

- (५) जाँचबुझ गर्दा अवलम्बन गर्ने कार्यविधि जाँचबुझ समिति आफैले निर्धारण गर्नेछ ।
- (६) जाँचबुझ समितिले पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले त्यस्तो अध्यक्ष वा सदस्यलाई आवश्यक कारवाही गर्न वा पदमुक्त गर्न सक्नेछ ।

परिच्छेद-३

लेखापरीक्षकको सूची सम्बन्धी व्यवस्था

१२. **लेखापरीक्षकको सूची:** (१) ऐनको दफा ८१ को उपदफा (१) बमोजिम बोर्डले राख्ने धितोपत्र व्यवसायीको लेखापरीक्षण गर्ने लेखापरीक्षकको सूचीमा सुचीकृत हुनका लागि चार्टर्ड एकाउन्टेन्ट वा सो सरहको परीक्षा उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबाट पेशागत प्रमाणपत्र प्राप्त गरेको लेखापरीक्षक योग्य हुनेछ ।
- (२) नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था वा सम्बन्धित लेखापरीक्षकबाट उपनियम (१) बमोजिम योग्य भएको जानकारी बोर्डमा प्राप्त भएपछि बोर्डको सूचीमा स्वतः सूचीकृत भएको मानिनेछ ।
१३. **लेखापरीक्षकको प्रतिवेदनमा खुलाउनुपर्ने विवरण:** (१) नियम १२ बमोजिम सूचीकृत लेखापरीक्षकले धितोपत्र व्यवसायीको हिसाव किताब र धितोपत्र कारोबारको लेखापरीक्षण गर्दा तयार गर्नु पर्ने प्रतिवेदनमा प्रचलित कानून बमोजिम खुलाउनु पर्ने विवरणहरूको अतिरिक्त देहायका विवरणको जानकारी समेत प्रतिवेदनमा खुलाई एक प्रति बोर्डलाई दिनु पर्नेछ :
- (क) धितोपत्र सम्बन्धी कानून बमोजिम तोकिएको पूँजीकोष, खुद तरल सम्पत्ति तथा धरौटी जम्मा भए नभएको वा राखे नराखेको,
- (ख) धितोपत्र व्यवसायी संस्था वा संस्थाको कुनै पनि पदाधिकारीले ऐन वा नियमावली, निर्देशिका, बोर्डले दिएको आदेश, निर्देशन वा अन्य प्रचलित कानून विपरीत कुनै कामकाज वा अनियमित कार्य गरेको बारे जानकारी प्राप्त भएमा तत्सम्बन्धी विवरण,
- (ग) आवश्यक आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको,
- (घ) धितोपत्र बजार र लगानीकर्ताहरूको हित प्रतिकूल कार्य गरेको देखिएमा तत्सम्बन्धी विवरण,
- (ङ) आन्तरिक लेखापरीक्षण समिति भए वा नभएको र भए सोको प्रभावकारिता ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र व्यवसायीको लेखापरीक्षण गर्दा लेखापरीक्षकले आफ्नो लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरू उल्लेख गरी बोर्डले विस्तृत लेखापरीक्षण विवरण (लंगफर्म अडिट रिपोर्ट) को ढाँचा तयार गरी लागू गर्न सक्नेछ र त्यस्तो ढाँचा लागू भएकोमा त्यस्तो संस्थाको लेखापरीक्षण गर्ने लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदन तयार गर्दा त्यस्तो ढाँचामा उल्लेख भएका विवरण आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु पर्नेछ ।
- (३) यस नियम बमोजिम लेखापरीक्षण नगर्ने तथा विवरण पेश नगर्ने लेखापरीक्षकलाई आवश्यक कारवाहीका लागि बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था समक्ष लेखी पठाउनेछ र उक्त संस्थाबाट कारवाहीको टुङ्गो नलागे सम्म सम्बन्धित लेखापरीक्षकले धितोपत्र व्यवसायीको लेखापरीक्षण गर्न पाउने छैन ।

परिच्छेद ४

मुद्दाको तहकिकात र दायरी सम्बन्धी कार्यविधि

१४. **निरीक्षण तथा जाँचबुझ:** (१) बोर्डले ऐनको दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा सम्बन्धित संस्थाको स्थलगत निरीक्षण वा जाँचबुझ गर्न वा सम्बन्धित संस्थाको विस्तृत विवरण तथा सूचनाहरु बोर्डमा नै भिकाई निरीक्षण तथा जाँचबुझ गर्न सक्नेछ ।
- (२) यस नियम बमोजिम बोर्डले निरीक्षण तथा जाँचबुझ गर्दा बोर्डको कुनै कर्मचारी, कुनै विशेषज्ञ वा विशेषज्ञहरुको समूहलाई खटाउन र निरीक्षण तथा जाँचबुझ गर्ने संस्था, विषय, निरीक्षण तथा जाँचबुझ सम्पन्न गरिसक्नुपर्ने अवधि, निरीक्षण गर्ने तरीका, प्रतिवेदनमा खुलाउनुपर्ने कुरा, निरीक्षणका लागि उपलब्ध गराइने आर्थिक तथा अन्य सुविधा सम्बन्धी कुराहरु समेत तोकी दिन सक्नेछ ।
- (३) यस नियम बमोजिम निरीक्षण तथा जाँचबुझको कार्य सम्पन्न गरिसकेपछि निरीक्षण वा जाँचबुझ गरेको संस्था, विषय, प्राप्त जानकारी, देखिएका कैफियत तथा सुभावा सहितको प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (४) उपनियम (१) बमोजिम सम्बन्धित संस्थाको स्थलगत निरीक्षणका क्रममा सम्बन्धित अधिकृतले निरीक्षण गरिएको संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ र यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुनेछ । निरीक्षण गर्ने अधिकृतले यस नियम बमोजिम दिएको निर्देशनको जानकारी यथाशिघ्र बोर्डलाई दिनु पर्नेछ ।
- (५) बोर्डले अनुमतिपत्र प्रदान गरेको धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुको निरीक्षण तथा जाँचबुझ कार्यको लागि निरीक्षण कार्य निर्देशिका (म्यानुअल) बनाई लागू गर्न सक्नेछ ।
१५. **उजुरी दिन सक्ने:** (१) ऐनको दफा १०१ बमोजिम सजाय हुने कसूर गरेको वा गर्न लागेको थाहा पाएमा सरोकारवाला व्यक्तिले सो सम्बन्धी उजुरी बोर्ड समक्ष दिन सक्नेछ र त्यसरी उजुरी दिंदा अनुसूची-२ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उजुरवालाले अनुसूची-२ बमोजिमको ढाँचामा उजुर नदिई कुनै लिखित वा मौखिक उजुरी दिएकोमा वा उजुरवालाले आफैँ उपस्थित भई प्रमाण सहित उजुरी दिएमा त्यस्तो प्रमाण सहित अनुसूची-३ बमोजिमको ढाँचामा उजुरी दर्ता गर्न लगाउने र निज उपस्थित नभएको भए बोर्डका कर्मचारीले सो अनुसूची बमोजिमको उजुरी तयार गरी दर्ता गरी सोही व्यहोरा उजुरीपत्रको शिरमा लेखी प्रमाणित गर्नु पर्नेछ ।
- (३) यस नियम बमोजिम बोर्डमा प्राप्त हुन आएका उजुरी अनुसूची-३ बमोजिमको ढाँचामा दर्ता किताव खडा गरी दर्ता गर्नु पर्नेछ ।
- (४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि ऐन बमोजिम सजाय हुने कसूर मानिने कार्य भएको वा भैरहेको कुरा कुनैपनि माध्यमबाट बोर्डमा जानकारी प्राप्त भएमा वा बोर्ड आफैँले थाहा पाएमा सो सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही चलाउन उजुरी नपरेको कारणले मात्र कुनै बाधा पर्ने छैन ।

१६. उजुरी तामेली वा मुल्लविमा राख्न सकिने: (१) बोर्ड समक्ष प्राप्त हुन आएका देहाय बमोजिमका उजुरीलाई बोर्डले तामेलीमा राख्न सक्नेछ:

- (क) बोर्डको कार्य क्षेत्र र अधिकार क्षेत्रभित्र नपर्ने विषयको उजुरी,
 - (ख) प्रथम नजर (प्राइमा फ्यासी) मा नै तथ्ययुक्त नदेखिएको वा कसूरको सम्बन्धमा स्पष्ट रूपमा नलेखिएको उजुरी,
 - (ग) कसैलाई दुःख वा हैरानी दिने उद्देश्यले मात्र दिएको देखिएको उजुरी,
 - (घ) कारवाही गर्नु पर्ने व्यक्ति वा संस्था नै पहिचान गर्न सम्भव नभएको उजुरी,
 - (ङ) एकपटक निर्णय भई तामेलीमा राखिएको विषयको उजुरी सम्बन्धमा नयाँ प्रमाण पेश नगरी पुनः सोही विषयमा दिएको उजुरी ।
- (२) बोर्डमा उजुरी परेको कुनै विषयका सम्बन्धमा अन्यत्र पनि मुद्दा परेको कारणले त्यस्तो उजुरीमा तत्काल कारवाही र निर्णय गर्न उचित नदेखिएमा सो विषयमा अन्यत्र परेको मुद्दा टुंगो लागेपछि मात्र निर्णय गर्ने गरी उजुरी मुल्लविमा राख्न सकिनेछ ।

१७. तहकिकात अधिकारी तोक्ने: (१) नियम १५ बमोजिम परेको उजुरी वा अन्य माध्यमबाट ऐनको दफा १०१ को उपदफा (१), (२) वा (३) बमोजिमको सजाय हुने कसूर भएको वा भईरहेको कुराको जानकारी प्राप्त भएमा बोर्डले सो सम्बन्धमा तहकिकात गर्न र मुद्दा दायर गर्नु पर्ने देखिएमा मुद्दा दायर गर्न समेत बोर्डको कम्तीमा अधिकृतस्तरको कुनै कर्मचारीलाई तहकिकात अधिकारी तोक्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम तोकिएको तहकिकात अधिकारीलाई आवश्यक पर्ने सहयोगी लगायत आर्थिक तथा अन्य सुविधा बोर्डले तोके बमोजिम हुनेछ ।

१८. तहकिकात तथा सिफारिस गर्ने: (१) नियम १७ बमोजिम तोकिएको तहकिकात अधिकारीले बोर्डमा प्राप्त हुन आएका उजुरी वा अन्य माध्यमबाट प्राप्त जानकारी समेतका आधारमा आवश्यक छानबिन गर्ने, अभियुक्त वा कसूरसँग सम्बन्धित व्यक्तिसंग स्पष्टीकरण माग गर्ने वा बयान लिने र कसूर सम्बन्धी अन्य तहकिकात गर्नेछ ।

- (२) तहकिकात अधिकारीले कसूरका सम्बन्धमा तहकिकातको सिलसिलामा माग गरेको स्पष्टीकरण दिनु, सोधिएको विषयमा सत्य तथ्य जानकारी वा विवरण दिनु वा कागजात पेश गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ ।
- (३) उपनियम (१) बमोजिम तहकिकात अधिकारीले छानबिन गर्दा प्रारम्भिक छानबिनबाट तहकिकात गरी मुद्दा चलाउनुपर्ने अवस्था नदेखिएमा बोर्ड समक्ष सोही बमोजिमको सिफारिस गर्नेछ ।
- (४) तहकिकात अधिकारीले तहकिकात गर्दै जाँदा अभियुक्तलाई ऐनको दफा १०१ को उपदफा (१), (२) वा (३) बमोजिम सजाय नहुने तर सोही दफाको उपदफा (४), (५), (६), (७) वा ऐनको अन्य दफा बमोजिम सजाय हुन सक्ने देखिएमा तहकिकात अधिकारीले सोही व्यहोरा खुलाई आफ्नो राय सहितको प्रतिवेदन बोर्ड समक्ष पेश गर्नेछ ।

१९. **तारेखमा राख्न सकिने:** (१) धितोपत्र सम्बन्धी कसूरको अभियोग लागेको व्यक्तिलाई तारेखमा राखी अनुसन्धान तथा तहकिकात गर्न उचित र आवश्यक देखिएमा तहकिकात अधिकारीले सामान्य तारेखमा राखी अनुसन्धान तथा तहकिकात गर्न सक्नेछ ।
- (२) अनुसन्धानको सिलसिलामा अभियुक्तलाई तारेखमा राख्दा तारेखको अभिलेख राखी अनुसूची-४ बमोजिमको ढाँचामा तारेख पर्चा दिनु पर्नेछ ।
२०. **जेथा जमानत स्वीकृत गर्ने:** (१) ऐनको दफा १०४ बमोजिम अचल सम्पत्ति जेथा जमानत लिंदा त्यस्तो सम्पत्ति रोक्का रहेको कुरा सम्बन्धित कार्यालयबाट प्रमाणित भई आएपछिमात्र जेथा जमानत लिनु पर्नेछ ।
- (२) तहकिकातको सिलसिलामा वा मुद्दाको कारवाही हुँदा बोर्ड वा अदालतको आदेश बमोजिम कुनै अभियुक्त वा निजको तर्फबाट जमानतको रुपमा अचल सम्पत्ति वा नगद धरौटी लिएकोमा सो को अभिलेख खडा गरी राख्नु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिमको अभिलेखमा अभियुक्तको नाम, थर, वतन, अन्य व्यक्तिबाट जेथा जमानत दिएको भए निजको नाम, थर, वतन, जेथाको विवरण, अचल सम्पत्ति जेथा जमानत लिएको भए रोक्का राखी दिने कार्यालयको नाम, रोक्का राखिएको जानकारी प्राप्त मिति र अन्य आवश्यक कुरा खुलाई राख्नु पर्नेछ ।
२१. **पक्राउ गर्न सक्ने:** (१) तहकिकातको सिलसिलामा कुनै अभियुक्तलाई पक्राउ गर्नु पर्ने अवस्था परेमा तहकिकात अधिकारीले बोर्डको पूर्व स्वीकृति लिई सम्बन्धित अभियुक्तलाई पक्राउ गर्न प्रचलित कानून बमोजिम पक्राउ पूर्जी जारी गरी उपस्थित गराई दिन सम्बन्धित प्रहरी कार्यालयमा लेखी पठाउन सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम लेखिआएमा सम्बन्धित अभियुक्तलाई पक्राउ गरी बोर्डमा उपस्थित गराउनु सम्बन्धित प्रहरी कार्यालयको कर्तव्य हुनेछ ।
२२. **खानतलासी:** (१) धितोपत्र सम्बन्धी कसूर गरेको सम्बन्धमा छानविन, अनुसन्धान तथा तहकिकातको सिलसिलामा कुनै स्थानको खानतलासी लिनुपर्ने भएमा वा कुनै उपकरण वा कागजात बरामद गर्नु पर्ने भएमा तहकिकात अधिकारीले सम्बन्धित व्यक्ति वा संगठित संस्थालाई पूर्व सूचना दिई त्यस्तो स्थानमा प्रवेश गर्न र कसूरसंग सम्बन्धित उपकरण वा कागजात कब्जामा लिन सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम खानतलासी वा बरामद गर्दा तहकिकात अधिकारीले अनुसूची-५ बमोजिमको ढाँचामा बरामदी मुचुल्का तयार गर्नु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम गरेको खानतलासी तथा बरामदबाट प्राप्त सूचना, तथ्यांक, विवरण कागजात वा उपकरण वा अन्य कुनै मालवस्तु प्रमाणको लागि लैजानु पर्ने भएमा त्यस्तो मालवस्तु वा विवरण कागजात बुझेको भरपाई तयार गरी विवरण वा मालवस्तुधनीलाई दिनु पर्नेछ र मालवस्तुधनी फेला नपरेमा वा फेला परेको भए तापनि भरपाई बुझ्न नमानेमा स्थानीय निकायको प्रतिनिधिलाई सो को भरपाई दिई मालवस्तु लैजानु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम भरपाई बुझिलिने कोही उपस्थित नभएमा वरामदी मुचुल्कामा सोही व्यहोरा जनाई स्थानीय निकायलाई जानकारी दिई प्रमाण कागज वा मालबस्तु तहकिकात अधिकारीले कब्जामा लिन सक्नेछ ।

२३. **रोक्का राख्न सक्ने:** (१) धितोपत्र सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा तहकिकात अधिकारीले कसूरसँग सम्बन्धित धितोपत्रको खरिद, बिक्री वा विनिमय रोक्का गर्नु आवश्यक देखिएमा बोर्डको स्वीकृति लिई त्यस्तो धितोपत्रको खरिद, बिक्री वा विनिमय रोक्का गरी दिन सम्बन्धित संगठित संस्था र धितोपत्र बजारलाई लेखी पठाउन सक्नेछ र त्यसरी लेखिआएमा सो धितोपत्रको खरिद, बिक्री वा विनिमय हुन नदिई रोक्का राखी दिनु सम्बन्धित संगठित संस्था र धितोपत्र बजारको कर्तव्य हुनेछ ।

(२) मुद्दाको कारवाहीको सिलसिलामा अदालत वा बोर्डले कसूरसँग सम्बन्धित धितोपत्रको खरिद, बिक्री वा विनिमय रोक्का गर्न आवश्यक र उचित देखेमा जुनसुकै बखत सम्बन्धित संगठित संस्था र धितोपत्र बजारलाई त्यस्तो धितोपत्रको खरिद बिक्री वा विनिमय रोक्का राखी दिन आदेश दिन सक्नेछ ।

२४. **मुद्दा दायर गर्ने:** (१) तहकिकात समाप्त भएपछि अभियुक्तलाई ऐनको दफा १०१ को उपदफा (१), (२), (३) बमोजिम सजाय माग दावी लिनुपर्ने देखिएमा तहकिकात अधिकारीले अभियोगपत्र तयार गरी त्यस्तो अभियोगपत्र सहित सम्बन्धित अदालतमा मुद्दा दायर गर्नेछ ।

(२) उपनियम (१) बमोजिम मुद्दा दायर गर्न तयार गरिने अभियोगपत्रमा सम्भव भएसम्म देहायका कुरा खुलाउनु पर्नेछ:-

(क) अभियुक्तको स्थायी र अस्थायी तथा अन्य सम्पर्क ठेगाना र सम्भव भएसम्म तीन पुस्ते विवरण,

(ख) कसूर गर्ने व्यक्तिको पेशागत विवरण,

(ग) अभियोग लगाएका विषय वा तथ्यहरु,

(घ) हेलचक्र्याई, लापरवाही र वदनियतका कुनै कुरा भए सो सम्बन्धी विवरण,

(ङ) गैरकानूनी लाभ वा हानी पुऱ्याएको भएमा कसलाई कसरी लाभ वा हानी पुऱ्याएको हो सो को विवरण,

(च) हानी नोक्सानीको विगो देखिएकोमा के कति हानी नोक्सानी भएको वा हानि नोक्सानी गर्न प्रयत्न गरेको हो सो को विवरण,

(छ) कसूरको मात्रा निर्धारण गर्ने आधार,

(ज) सजायको माग दावी,

(झ) कसूरलाई पुष्टि वा प्रमाणित गर्ने सबूद प्रमाण,

(ञ) सम्बद्ध देखिने अन्य आवश्यक कुराहरु ।

(३) उपनियम (२) बमोजिम तयार गरेको अभियोगपत्र बमोजिम अभियुक्त बनाउनुपर्ने व्यक्ति छुट हुन गएको अवस्थामा सो को कारण खुलाई बोर्डले छुट हुन गएको व्यक्तिको विरुद्ध थप अभियोगपत्र पेश गर्न सक्नेछ ।

२५. **बोर्डले पुनरावेदन गर्न सक्ने:** (१) अदालतमा दायर भएको कुनै मुद्दामा अदालतबाट भएको फैसलामा चित्त नवुभेमा सो फैसला उपर बोर्डले पुनरावेदन गर्न सक्नेछ ।
 (२) बोर्डले मुद्दाको तथ्य, सम्बद्ध कानून, अदालतको फैसला तथा सम्बन्धित अन्य पक्षहरु समेतको आधारमा पुनरावेदन गर्ने वा नगर्ने कुराको निर्णय गर्नेछ ।
२६. **सम्पत्ति फुकुवा गर्ने:** बोर्डले कुनै अभियुक्त वा निजको तर्फबाट धरौटी वा बैंक ग्यारेन्टी वा जेथाजमानी लिएकोमा मुद्दा अन्तिम किनारा लागेपछि त्यस्तो रोकका भएको धरौटी वा बैंक ग्यारेन्टी वा जेथा फुकुवा गरिदिनु पर्नेछ ।
 तर लागेको दण्ड जरिवाना वा विगो भराउनु पर्नेमा त्यस्तो विगोसमेत दाखिला भएपछि रोकका राखिएको सम्पत्ति फुकुवा गरिदिनेछ ।
२७. **नक्कल सम्बन्धी व्यवस्था:** (१) यस नियमावली बमोजिम चलाईएको मुद्दासंग सम्बन्धित कुनै कागजको नक्कल लिन चाहने सरोकारवाला व्यक्तिले बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
 (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले प्रति पृष्ठ पाँच रुपैयाँका दरले नक्कल दस्तुर लिई नक्कल प्रमाणित गरी निवेदकलाई उपलब्ध गराउनेछ ।
 (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि अनुसन्धान तथा तहकिकातको अवस्थामा रहेको कुनै पनि विषयसंग सम्बन्धित कागजात वा कागजातको प्रकृति अनुसार गोप्य राख्नु पर्ने कागजको नक्कल उपलब्ध गराइने छैन ।

परिच्छेद ५

सजाय सम्बन्धी कार्यविधि

२८. **ऐन, नियम उल्लंघन गरेमा हुने सजाय:** कसैले ऐन वा ऐन अर्न्तगतका नियम, विनियम, निर्देशिका वा बोर्डले जारी गरेको आदेश वा निर्देशनको उल्लंघन गरेमा बोर्डले देहाय बमोजिमको एक वा एक भन्दा बढी सजाय गर्न सक्नेछ :-
 (क) सचेत गराउने वा लिखित चेतावनी दिने,
 (ख) सुधारात्मक कदम चाल्नका लागि आदेश जारी गर्ने,
 (ग) बोर्डले प्रदान गर्ने धितोपत्र बजार सम्बन्धी सेवा स्थगित वा अन्त गर्ने,
 (घ) अनुमतिपत्र प्राप्त धितोपत्र बजार वा धितोपत्र व्यवसायीको कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने,
 (ङ) ऐन बमोजिम आर्थिक जरिवाना गर्ने,
 (च) धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने ।
२९. **आर्थिक जरिवानाको कार्यविधि:** (१) बोर्डले ऐन बमोजिम आर्थिक जरिवाना वा सजाय गर्दा देहायको कार्यविधि अवलम्बन गर्नु पर्नेछ :-
 (क) प्रस्तावित सजाय गर्नुअघि बोर्डले देहायका कुराहरु उल्लेख गरी आरोपित पक्षलाई प्रस्तावित जरिवाना वा सजायको बारेमा आफ्नो सफाई पेश गर्न बढीमा पन्ध्र दिनको म्याद दिई लिखित सूचना दिनु पर्नेछ :-

- (१) कसूरको प्रकृति,
 - (२) कसूर सम्बन्धी संक्षिप्त व्यहोरा र
 - (३) कसूरको प्रकृति अनुरूप प्रस्तावित सजाय ।
- (ख) खण्ड (क) बमोजिम आरोपित पक्ष आरोपसंग सहमत वा असहमत भएको सम्बन्धमा बोर्डले तोकेको म्यादभित्र लिखित प्रतिक्रिया पठाउनु पर्नेछ ।
- (ग) आरोपित पक्षले कसूर सम्बन्धमा असहमति व्यक्त गरेको व्यहोरा चित्त बुझ्दो भएमा बोर्डले त्यस्तो आरोपलाई संशोधन, सीमित वा खारेज गर्न सक्नेछ ।
- (घ) आरोपित पक्षले कसूर उपर सहमति व्यक्त गरेमा वा कुनै प्रतिक्रिया नपठाएमा वा चित्तबुझ्दो प्रतिक्रिया दिन नसकेमा बोर्डले प्रस्तावित जरिवाना वा सजाय गर्नैछ ।
- (२) उपनियम (१) को खण्ड (घ) बमोजिम बोर्डलाई प्राप्त हुने नगद जरिवाना बोर्डको कोषमा जम्मा गरिनेछ ।
- (३) कुनै संस्थाको संचालक, पदाधिकारी वा कर्मचारीबाट ऐन बमोजिमको कसूर भएको देखिएमा बोर्डले सम्बन्धित संचालक, पदाधिकारी वा कर्मचारीलाई जरिवाना गर्न सक्नेछ ।

३०. **अनुमतिपत्र निलम्बन:** (१) कुनै धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र निलम्बन गर्नु पर्ने अवस्था परेमा त्यसरी अनुमतिपत्र निलम्बन गर्नुअघि त्यसको कारण र आधार खुलाई बढीमा पन्ध्र दिनको समय दिई बोर्डले सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीसंग स्पष्टीकरण माग गर्नु पर्नेछ ।

- तर देहायका अवस्था विद्यमान भएको कुरामा बोर्ड सन्तुष्ट भएमा बोर्डले स्पष्टीकरण माग नगरी एक पटकमा बढीमा छ महिनासम्मको लागि अनुमतिपत्र निलम्बन गर्न सक्नेछ :-
- (क) तत्काल निलम्बन नगरी काम गरिरहन दिंदा भुट्टा कारोबार हुन सक्ने, लगानीकर्ता विरुद्ध जालसाज हुन सक्ने वा पूँजी बजारमा गंभीर प्रतिकूल असर पर्न सक्ने संभावना देखिएमा,
 - (ख) तत्काल निलम्बन नगरी काम गरिरहन दिंदा लगानीकर्तालाई हानी नोक्सानी हुने संभावना देखिएमा ।
- (२) उपनियम (१) बमोजिम स्पष्टीकरण माग गरेकोमा प्राप्त स्पष्टीकरण उपर जाँचबुझ गर्दा धितोपत्र बजार वा धितोपत्र व्यवसायीले ऐन वा ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिएका शर्तहरू बमोजिम गर्नु पर्ने काम नगरेको वा गर्न नहुने कुनै काम गरेको देखिएमा बोर्डले त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीलाई एक पटकमा बढीमा एक वर्ष सम्मको लागी निलम्बन गर्न सक्नेछ ।
- (३) बोर्डले उपनियम (२) बमोजिम अनुमतिपत्र निलम्बन गर्दा निलम्बन अवधिभित्र पूरा गर्नु पर्ने काम वा शर्तहरू समेत तोकिदिनेछ ।
- (४) उपनियम (३) बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसायीले पूरा गर्नु पर्ने काम वा शर्त तोक्यो निलम्बन गरिएकोमा सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीले बोर्डले

तोकिएको कार्य वा शर्तहरू पूरा गरेको जानकारी बोर्डलाई दिएमा बोर्डले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।

- (५) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा आवश्यक कार्य वा शर्तहरू पूरा गरेको व्यहोरा मनासिव देखिएमा बोर्डले जुनसुकै बखत त्यस्तो निलम्बन फुकुवा गर्न सक्नेछ ।
- (६) निलम्बनमा रहेको अवधिभित्र बोर्डले तोकिएको काम वा शर्त पूरा गर्न नसकिने अवस्था परी सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीले म्याद थप मागेमा र त्यस्तो माग मुनासिव लागेमा बोर्डले निलम्बनको अवधि बढीमा तीन महिनासम्म थप गरी दिन सक्नेछ ।
- (७) बोर्डले यस नियम बमोजिम निलम्बन गरेको वा निलम्बन फुकुवा गरेको व्यहोराको जानकारी सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीलाई तुरुन्त दिई त्यसको सूचना राष्ट्रियस्तरको कुनै एक दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।

३१. **अनुमतिपत्र खारेज:** (१) ऐनको दफा ८९ को उपदफा (१) मा उल्लिखित कुनै अवस्था परी धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज गर्नु पर्ने भएमा बोर्डले अनुमति पत्र खारेज गर्नु पर्नाको कारण र आधार खुलाई बढीमा पन्ध्र दिनको समयवधि तोक्यो स्पष्टीकरण माग गर्नेछ ।

- (२) उपनियम (१) बमोजिम स्पष्टीकरण मागिएकोमा निर्धारित समयवधिभित्र पेश गरेको स्पष्टीकरण मनासिव र सन्तोषजनक देखिएमा अनुमतिपत्र खारेज गरिने छैन ।
- (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि जुन कारणबाट अनुमति पत्र खारेज गर्नु परेको हो सो सम्बन्धमा सुधार गर्न सम्बन्धित धितोपत्र बजार वा धितोपत्र व्यवसायीले समय माग गरेमा र बोर्डले मुनासिव देखेमा निश्चित अवधि तोक्यो त्यस्तो सुधार गर्न समय दिन सक्नेछ ।
- (४) उपनियम (३) बमोजिम बोर्डले तोकिएको समयभित्र गर्नु पर्ने सुधार कार्य पूरा नगरेमा वा पूरा गर्न नसकेमा वा उपनियम (१) को समयवधिभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा बोर्डले अनुमतिपत्र खारेज गर्न सक्नेछ ।
- (५) उपनियम (४) बमोजिम अनुमतिपत्र खारेज भएको कुरा बोर्डले सार्वजनिक जानकारीको लागि सूचना प्रकाशन गर्नेछ, र त्यस्तो सूचना राष्ट्रिय स्तरको दैनिक पत्रपत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।
- (६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नियम ३० बमोजिम धितोपत्र बजार वा धितोपत्र व्यवसायीले गर्नु पर्ने काम वा पूरा गर्नु पर्ने शर्त तोक्यो निलम्बन गरिएकोमा बोर्डले तोकिएको समयमा तोकिएको काम वा शर्त पूरा नगरेमा बोर्डले त्यस्तो धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज गर्न सक्नेछ र त्यसरी अनुमतिपत्र खारेज गर्दा यस नियम बमोजिमको कार्यविधि पूरा गर्न आवश्यक पर्ने छैन ।
- (७) अनुमतिपत्र खारेज भएको धितोपत्र बजार वा धितोपत्र व्यवसायीले आफ्नो अनुमतिपत्र खारेज भएपछि धितोपत्र बजार वा धितोपत्र व्यवसाय सञ्चालन गर्न पाउने छैन र त्यसरी अनुमतिपत्र खारेज भएको एक महिनाभित्र धितोपत्र कारोबारबाट सृजित दायित्व पूरा गरी सक्नु पर्नेछ ।

परिच्छेद ६
विविध

३२. **विवरण तथा कागजात हेर्न वा प्रतिलिपि लिन सकिने:** बोर्डको सूचना प्रवाह सम्बन्धी नीति तथा व्यवस्थाको अधीनमा रही लगानीकर्ताले बोर्डमा रहेको गोप्य बाहेकका कागजात, तथ्यांक र विवरण हेर्न वा प्रतिलिपि लिन चाहेमा बोर्डद्वारा निर्धारित समयमा हेर्न वा प्रतिलिपि प्राप्त गर्न सक्नेछ ।
३३. **धितोपत्र व्यवसायीको वर्गीकरण गर्न सक्ने:** धितोपत्र व्यवसाय सञ्चालन गर्नको लागि परिचालित पूँजी कोष तथा सम्बन्धित संगठित संस्थाको पूँजी तथा पूर्वाधारहरू तथा त्यस्तो संस्थाले गर्ने कार्यहरू, संचालक, कार्यकारी प्रमुख र प्रतिनिधिहरूको धितोपत्र कारोबार सम्बन्धी पेशागत अनुभव, शैक्षिक योग्यता, बोर्डद्वारा समय समयमा तोकिएको तालिम र परीक्षा उत्तीर्ण भए वा नभएको हेरी बोर्डले धितोपत्र व्यवसायीको वर्गीकरण तथा स्तर निर्धारण गर्न सक्नेछ ।
३४. **कानून पालना सम्बन्धी विवरण सार्वजनिक गर्ने:** धितोपत्र बजार, धितोपत्र व्यवसायी र धितोपत्र दर्ता गराएका संगठित संस्थाले ऐन, यो नियमावली तथा अन्य नियमावली, विनियमावली वा निर्देशिका र बोर्डले जारी गरेको आदेश वा निर्देशन पालना गरे वा नगरेको सम्बन्धमा नियमन, अनुगमन र निरीक्षण गरेको, दण्ड जरिवाना वा अन्य कारवाही गरेको विवरण बोर्डले समय समयमा सार्वजनिक सूचना तथा बोर्डको विभिन्न प्रकाशनहरू मार्फत सार्वजनिक गर्नेछ ।
३५. **अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने:** बोर्डले आवश्यकता अनुसार यस नियमावलीको अनुसूचीहरूमा हेरफेर वा थपघट गर्न सक्नेछ ।
३६. **खारेजी र बचाउ:** (१) धितोपत्र कारोवार नियमावली, २०५० को परिच्छेद २ र परिच्छेद ७ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज भएका नियम बमोजिम भएगरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची-१

(नियम ६ सँग सम्बन्धित)

अध्यक्ष/सदस्यको शपथ ग्रहणको ढाँचा

म ईश्वरको नाममा सत्य र निष्ठापूर्वक शपथ लिन्छु कि बोर्डको अध्यक्ष/सदस्यको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान र विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्भरी बोर्ड प्रति बफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ, लालच र मोलाहिजा नगरी ईमानदारी साथ धितोपत्र सम्बन्धी कानून अनुसार काम गर्नेछु। बोर्डलाई कुनै हानी नोक्सानी र पूँजीबजारको विकास विपरित हुने गरी कुनै काम गर्ने छैन। पदीय दायित्व निर्वाह गर्दा मलाई ज्ञात हुन आएको कुनै गोप्य जानकारी वा सूचना अधिकार प्राप्त पदाधिकारी बाहेक अरु कसैलाई म सदस्य पदमा वहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भन्ने वा संकेत गर्ने वा त्यस्तो सूचना निजी लाभको लागि प्रयोग गर्ने छैन।

सपथ ग्रहण गर्नेको :

नाम:

दस्तखत:

पद:

मिति:

सपथ ग्रहण गरेको प्रमाणित गर्ने :

नाम:

दस्तखत:

पद:

कार्यालय:

मिति:

अनुसूची - २

(नियम १५ को उपनियम (१) सँग सम्बन्धित)

धितोपत्र सम्बन्धी कसूरको उजुरी दिने ढाँचा

मिति :.....

श्री नेपाल धितोपत्र बोर्ड,
काठमाण्डौ ।

विषय : धितोपत्र सम्बन्धी कसूर गरेको उजुरी ।

नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम १५बमोजिम देहायको विवरण खोली उजुरी निवेदन गर्न आएको छु ।

१. धितोपत्र सम्बन्धी कसूर गर्ने व्यक्तिको नाम, थर, ठेगाना :
२. कसूर गर्ने व्यक्ति कुनै कम्पनी वा संगठित संस्थामा कार्यरत भएमा सो को विवरण :
३. कसूरको पूरा विवरण :
४. कसूर गरेको मिति :
५. उजुरवालाले थाहा पाएको मिति :
६. कसूरको व्यहोरालाई पुष्ट्याई गर्ने कुनै प्रमाण भए सोको विवरण:
७. कसूरबाट उजुरवालालाई कुनै हानी नोक्सानी वा क्षति पुगेको भए सो सम्बन्धी विवरण :
८. कसूरको विषयलाई लिएर अन्य कुनै निकायमा उजुरी गरेको भए सो निकायको नाम र निर्णय व्यहोरा :
९. आफ्नो नाम गोप्य राख्न चाहेमा त्यसको कारण र व्यहोरा :
१०. उजुरवाला स्वयं मर्कामा परेको हो वा मर्का पर्ने व्यक्तिका तर्फबाट उजुर गरेको हो सो कुरा:
११. धितोपत्र सम्बन्धी कसूरको कार्यबाट प्रतिकुल असर पर्ने व्यक्तिले उजुर गर्न नसकेको भए सो को कारण :

माथि लेखिएको व्यहोरा ठिक साँचो हो भुठ्ठा ठहरे कानून बमोजिम सजाय सहला बुझाउँला ।

उजुरवालाको दस्तखत:

नाम थर:

ठेगाना:

फोन:

फ्याक्स:

इमेल:

उजुरवाला कुनै संगठित संस्था वा कार्यालयमा कार्यरत भएमा:

कार्यालयको नाम:

कार्यरत पद:

कार्यालयको ठेगाना:

द्रष्टव्य:

१. उपरोक्त ढाँचा सामान्य हो सकभर माथिका सबै कुरालाई स्पष्ट खुलाउनु पर्नेछ ।
२. आफूसँग रहेको प्रमाणको प्रतिलिपि समेत संलग्न गर्नु पर्ने छ र अन्यत्र रहेको प्रमाणको सम्बन्धमा कहाँ र को सँग रहेको छ सो व्यहोरा खुलाउनुपर्नेछ ।

अनुसूची-३

(नियम १५ को उपनियम (३) सँग सम्बन्धित)

उजुरी दर्ता किताव

क्र. सं.	उजुरवालाको नाम, ठेगाना	कसुरवालाको नाम, ठेगाना	दर्ता मिति	कसूरको किसिम	माग दावी	कैफियत

अनुसूची – ४

(नियम १९ को उपनियम (२) संग सम्बन्धित)

तारेख पर्चाको ढाँचा

नेपाल धितोपत्र बोर्डबाट जारी भएकोवस्ने.....
....को नामको

तारेख पर्चा

मुद्दा:

बोर्डमा देहायको मिति र समयमा उपस्थित हुन आउनु होला ।

मिति समय तारेख दिने कर्मचारीको दस्तखत र मिति

अनुसूची - ५

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)

बरामदी मुचुल्का

लिखितम.....जिल्ला.....गा.वि.स. / न.पा. बस्ने को नातीको छोरा । छोरी वर्षको (कम्पनी कार्यालय भए नाम, ठेगाना) घर स्थानमा कानूनको रीत पुऱ्याई प्रवेश गरेका हामी तपसीलका व्यक्तिहरुलेमा खानतलासी गर्दा तपसीलका स्थानहरुमा तपसील बमोजिमका नगद/मालबस्तु/ कागजरप्रमाण/उपकरणमा रहेका सूचना तथ्यांक फेला परेकोले सो नगद तथा समानहरु तहकिकातको सिलसिलामा बोर्डमा दाखिल गर्न लैजान परेकोले सो नगद तथा समानहरु तहकिकातको लागि लैजान खानतलासी तथा बरामदी मुचुल्का गरिदिनु होस भनी नेपाल धितोपत्र बोर्डबाट खटी आएको डोरले भन्दा हाम्रो चित्त बुझ्यो यसमा तपसिलमा लेखिएको व्यहोरा ठिक साँचो हो भनी लेखि लेखाई सोही डोर मार्फत बोर्डमा चढायौं ।

तपसील

(१) खानतलासीमा फेला परेका नगद / जिन्सी / कागज / उपकरण / सूचना र तथ्यांकको विवरण

- १.
- २.
- ३.

(२) बरामद गरी लगेको नगद / जिन्सी कागज / उपकरण आदीको विवरण

- १.
- २.
- ३.

(४) खानतलासी बरामद गराई दिने व्यक्तिहरु:

(५) रोहवर:

(क) बरामद भए वाहेकका नगद/जिन्सी कागज प्रमाण र उपकरण जिम्मा लिने व्यक्तिको नाम थर र पद,

(ख) बरामद सामानको भर्पाई बुझ्नेको नाम थर ठेगाना र दस्तखत

(ग) स्थानिय निकायका प्रतिनिधी (भएसम्म)

(घ) आरोपित व्यक्ति (सम्भव भएसम्म)

बरामदी सामानको भर्पाई तर्पाईलाई बुझाई माथी उल्लेखित बरामदी सामान लिई गएका छौं ।
काम सम्पन्न गर्ने कर्मचारीहरु:

- १.
- २.
- ३.

ईति सम्बत्साल.....मंहिना.....गतेरोज शुभम् ।

धितोपत्र बजार संचालन नियमावली, २०६४

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले देहायका नियमहरू बनाएको छ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “धितोपत्र बजार संचालन नियमावली, २०६४” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ।
 - (ख) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ।
 - (ग) “धितोपत्र बजार” भन्नाले धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्र खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्भन्नु पर्छ।
 - (घ) “अनुमतिपत्र” भन्नाले धितोपत्र बजार संचालन गर्न ऐन बमोजिम बोर्डबाट प्रदान गरिएको अनुमतिपत्र सम्भन्नु पर्छ।
 - (ङ) “संचालक” भन्नाले धितोपत्र बजारको संचालक समितिको सदस्य सम्भन्नु पर्छ र सो शब्दले संचालक समितिको अध्यक्षलाई समेत जनाउने छ।
 - (च) “अध्यक्ष” भन्नाले धितोपत्र बजारको संचालक समितिको अध्यक्ष सम्भन्नु पर्छ।
 - (छ) “सदस्य” भन्नाले धितोपत्र बजारको सदस्यता प्राप्त धितोपत्र दलाल वा धितोपत्र व्यापारी सम्भन्नु पर्छ।

परिच्छेद - २

सिफारिस तथा अनुमतिपत्र सम्बन्धी व्यवस्था

३. **बोर्डको सिफारिस लिनुपर्ने :** (१) धितोपत्र बजार संचालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम सिमित दायित्वको संगठित संस्था संस्थापना गर्न चाहनेले त्यस्तो संस्था संस्थापना गर्नु अघि बोर्डबाट सिफारिस लिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सिफारिस प्राप्त गर्न अनुसूची-१ बमोजिमको ढाँचामा अनुसूची-२ बमोजिमको निवेदन दस्तुर र प्रस्तावित धितोपत्र बजारको देहायको विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :-

- (क) प्रस्तावित प्रबन्धपत्र र नियमावली,
- (ख) सम्भाव्यता अध्ययन प्रतिवेदन,
- (ग) आगामी तीन आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरण समेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजना,
- (घ) संस्थापकहरु बीच धितोपत्र बजार संस्थापन गर्ने सम्बन्धमा कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रतिलिपि,
- (ङ) संस्थापकले ग्रहण गर्ने स्वामित्व सम्बन्धी विवरण,
- (च) धितोपत्र बजार संस्थापन गर्न चाहने संस्थापक कम्पनी वा संगठित संस्थाको अनुसूची-३ बमोजिमको विवरण तथा कागजात,
- (छ) धितोपत्र बजारको प्रथम संचालकको सम्बन्धमा अनुसूची-४ बमोजिमको विवरण,
- (ज) धितोपत्र सुचिकरण, सदस्यता प्रदान, धितोपत्र कारोबार संचालन तथा कारोबार राफसाफ सम्बन्धमा अवलम्बन गरिने व्यवस्थाको संक्षिप्त विवरण,
- (झ) धितोपत्र बजार संचालनका लागि तयार गरिने पूर्वाधार सम्बन्धी देहायको विवरण:-
 १. कार्यालय रहने स्थान तथा कार्यालयले ओगट्ने क्षेत्रफल सम्बन्धी विवरण,
 २. संगठन संरचना तथा कार्य विभाजन सम्बन्धमा गरिने व्यवस्था,
 ३. धितोपत्र कारोबार संचालनका लागि तयार गरिने कारोबार स्थल, कारोबार प्रणाली, कार्यालय उपकरण तथा प्रविधि सम्बन्धी विवरण,
 ४. धितोपत्र कारोबारको सुरक्षाका लागि गरिने व्यवस्था सम्बन्धी विवरण,
 ५. धितोपत्र बजार तथा कारोबारको सूचना प्रणाली तथा संचार साधन सम्बन्धमा गरिने व्यवस्था सम्बन्धी विवरण,
 ६. धितोपत्र कारोबारको अभिलेख राख्न तथा अभिलेखको सुरक्षा गर्न गरिने व्यवस्था ।
- (ञ) धितोपत्र बजार संचालनका लागि तयार गरिने पूर्वाधार अनुसार धितोपत्र बजारले सदस्यता प्रदान गर्न सक्ने धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अधिकतम संख्या ।
- (३) उपनियम (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन वा आवश्यकता अनुसार निवेदकसंग अन्तवार्ता समेत लिन सक्नेछ ।
- (४) बोर्डले सिफारिस प्रदान गर्नु अघि उपनियम (२) वा (३) बमोजिम पेश गरेको विवरणमा कुनै परिवर्तन आएमा निवेदकले बोर्डलाई तुरुन्त जानकारी दिनु पर्नेछ ।
- (५) उपनियम (२) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा ऐनले गरेको व्यवस्थाको आधारमा सिफारिसका लागि उपयुक्त देखेमा बोर्डले दर्ताका लागि सिफारिस प्रदान गर्नेछ ।

४. **अनुमतिपत्रका लागि निवेदन दिनु पर्ने:** (१) धितोपत्र बजार संचालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्थाले त्यसरी दर्ता भएको मितिले छ महिना भित्र अनुमतिपत्रका लागि अनुसूची-५ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिने निवेदन साथ अनुसूची-२ बमोजिमको अनुमतिपत्र दस्तुर बुझाएको प्रमाण र देहायको विवरण तथा कागजात समेत संलग्न भएको हुनु पर्नेछ:-

(क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,

- (ख) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
 (ग) चुक्ता पूँजी प्रमाणित गर्ने कागजात,
 (घ) संगठित संस्था दर्ता भए देखिको अद्यावधिक बैक स्टेटमेन्ट,
 (ङ) कर दर्ता प्रमाणपत्रको प्रतिलिपि,
 (च) आर्थिक वर्ष समाप्त भएको भए प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार तयार गरिएको र लेखा परीक्षण भएको वित्तीय विवरण,
 (छ) धितोपत्र सूचिकरण, धितोपत्र बजारको सदस्यता, धितोपत्र कारोबार संचालन तथा कारोबार राफसाफ सम्बन्धी विनियमावलीको मस्यौदा,
 (ज) संचालक तथा कर्मचारीले पालन गर्नु पर्ने आचार संहिताको मस्यौदा,
 (झ) धितोपत्र बजार संचालनका लागि कुनै पूर्वाधार तयार गरिसकेको भए तत्सम्बन्धी विवरण,
 (ञ) संस्थापकले ग्रहण गरेको स्वामित्व तथा शेयरको चुक्ता रकम सम्बन्धी विवरण,
 (ट) कार्यकारी प्रमुखको सम्बन्धमा अनुसूची-४ बमोजिमको विवरण,
 (ठ) नियम ३ बमोजिम सिफारिसका लागि पेश गरेको कागजात तथा विवरणमा कुनै परिवर्तन आएको भए सो सम्बन्धी विवरण,
 (ड) बोर्डले समय समयमा तोकेको अन्य विवरण तथा कागजात ।
५. **अनुमतिपत्र प्रदान गर्ने:** (१) नियम ४ बमोजिम प्राप्त निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा निवेदकसंग कुनै थप विवरण वा कागजात माग गर्न, पेश गरेको विवरण वा कागजात स्पष्ट गराउन वा संशोधन गर्न लगाउन सक्नेछ ।
- (२) बोर्डले अनुमति पत्र प्रदान गर्नु अघि नियम ३ वा नियम ४ बमोजिम पेश गरेको विवरणमा कुनै परिवर्तन आएमा निवेदकले बोर्डलाई तुरुन्त जानकारी दिनु पर्नेछ ।
- (३) निवेदकले निवेदन साथ पेश गरेको विवरण तथा कागजातबाट धितोपत्र बजार संचालन गर्न ऐनको दफा ३८ तथा यस नियमावलीद्वारा निर्दिष्ट व्यवस्था पूरा गरेको देखिएमा अनुसूची-६ बमोजिमको ढाँचामा बोर्डले अनुमतिपत्र प्रदान गर्नेछ ।
६. **पूर्वाधार तयार गर्नु पर्ने:** (१) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त धितोपत्र बजारले अनुमतिपत्र प्राप्त गरेको छ महिनाभित्र धितोपत्र बजार संचालनका लागि आवश्यक पूर्वाधार तयार गर्नु पर्नेछ ।
- (२) धितोपत्र बजारले उपनियम (१) बमोजिमको समयभित्र आवश्यक पूर्वाधार तयार गर्न नसकी थप समय माग गरेमा बोर्डले बढीमा छ महिनाको समयावधि थप गरिदिन सक्नेछ ।
- (३) उपनियम (१) बमोजिम तोकिएको वा उपनियम (२) बमोजिम थप गरिएको समयभित्र धितोपत्र बजारले देहायका कुराहरु खुलाई बोर्डलाई जानकारी दिनु पर्नेछ :-
- (क) नियम ३ को उपनियम (२) को खण्ड (झ) अनुसारका पूर्वाधार सम्बन्धमा धितोपत्र बजारले गरेको व्यवस्था सम्बन्धी विवरण,
 (ख) अनुसूची-७ बमोजिमको ढाँचामा जनशक्ति व्यवस्था सम्बन्धी विवरण ।

- (४) उपनियम (३) बमोजिम जानकारी प्राप्त भएको तीस दिन भित्र धितोपत्र बजारले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ ।
- (५) उपनियम (४) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा धितोपत्र बजारले तयार गरेको पूर्वाधार धितोपत्र बजार संचालनका लागि अपर्याप्त देखिएमा बोर्डले निश्चित समय तोकी धितोपत्र बजारलाई थप व्यवस्था गर्न लगाउन सक्नेछ ।
- (६) धितोपत्र बजारले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले निरीक्षण तथा जाँचबुझ गरी सहमति प्रदान गरेपछि मात्र धितोपत्र बजारले बजार संचालन गर्न सक्नेछ ।
- (७) धितोपत्र बजारले यस नियमावली बमोजिम अनुमति पत्र प्राप्त गरेको छ महिनाभित्र एक जना नियम पालना अधिकृत (कम्प्लायन्स अफिसर) तोकी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

७. संचालनमा रहेको धितोपत्र बजारले अनुमतिपत्र लिनुपर्ने: (१) ऐन प्रारम्भ हुँदाका बखत संचालनमा रहेको नेपाल धितोपत्र विनियम बजारले ऐनले दफा ३६ को उपदफा (३) बमोजिम अनुमति पत्र प्राप्त गर्नको लागि अनुसूची-५ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइने निवेदन साथ अनुसूची-२ बमोजिमको अनुमतिपत्र दस्तुर बुझाएको प्रमाण र ऐन तथा यो नियमावली अनुकूल हुने गरी तयार गरिएको देहायका विवरण तथा कागजात संलग्न भएको हुनु पर्नेछ :-

- (क) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
 - (ख) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
 - (ग) धितोपत्र बजारको सदस्य सम्बन्धी प्रस्तावित विनियमावली,
 - (घ) धितोपत्र सूचिकरण सम्बन्धी प्रस्तावित विनियमावली,
 - (ङ) धितोपत्र कारोबार संचालन तथा कारोबार राफसाफ सम्बन्धी प्रस्तावित विनियमावली,
 - (च) संगठन ढाँचा तथा कार्य विभाजन सम्बन्धी अद्यावधिक विवरण,
 - (छ) धितोपत्र बजार संचालनका लागि उपलब्ध पूर्वाधारहरूका आधारमा धितोपत्र बजारले सदस्यता प्रदान गर्न सक्ने धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अधिकतम संख्या,
 - (ज) अनुसूची-७ बमोजिमको ढाँचामा नेपाल धितोपत्र विनियम बजारको जनशक्ति सम्बन्धी अद्यावधिक विवरण,
 - (झ) संचालक तथा कर्मचारीको आचार संहिता ।
- (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको नेपाल धितोपत्र विनियम बजारले साविकमा बुझाएको धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र दस्तुर कट्टा गरी बाँकी दस्तुर मात्र बुझाउन सक्नेछ ।
- (४) ऐन प्रारम्भ हुँदाका बखत संचालनमा रहेको नेपाल धितोपत्र विनियम बजारले अनुमतिपत्र प्राप्त गरेको छ महिना भित्र एक जना नियम पालना अधिकृत (कम्प्लायन्स अफिसर) तोकी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

८. अनुमतिपत्र नवीकरण: धितोपत्र बजारले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र अनुसूची-२ बमोजिमको वार्षिक शुल्क सहित अनुसूची-८ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिई अनुमति पत्र नवीकरण गराउनु पर्नेछ ।

९. अनुमतिपत्र निलम्बन वा खारेज: (१) धितोपत्र बजारको अनुमतिपत्र निलम्बन, खारेज वा अन्य कारवाही सम्बन्धी व्यवस्था नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली अनुसार हुनेछ ।
 (२) बोर्डले धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्दा राफसाफ हुन बाँकी धितोपत्र कारोबार तथा दायित्व लगायतका सम्बन्धमा आवश्यक व्यवस्था समेत तोकिदिन सक्नेछ ।

परिच्छेद - ३

धितोपत्र बजारको विनियमावली सम्बन्धी व्यवस्था

१०. विनियमावलीमा समावेश हुनुपर्ने व्यवस्था: (१) धितोपत्र बजारले विनियमावलीमा कम्तीमा देहायका व्यवस्थाहरु समावेश गरेको हुनु पर्नेछ :-

(क) धितोपत्र सूचीकरण सम्बन्धी विनियमावलीमा,-

१. धितोपत्रको किसिम अनुसार सूचीकरण को स्तर, प्रक्रिया सूचीकरण प्रक्रिया, सूचीकरण स्थगन, सूचीकरण खारेजी तथा पुनः सूचीकरण सम्बन्धी व्यवस्था,
२. सूचीकृत संगठित संस्थाले पालना गर्नु पर्ने शर्त सम्बन्धी व्यवस्था,
३. सूचीकृत संगठित संस्थाको आवधिक वित्तीय विवरण तथा अन्य सूचना प्राप्त गर्ने तथा लगानीकर्ताको जानकारीको लागि त्यस्ता सूचना तथा विवरण प्रवाह गराउने व्यवस्था,
४. सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्ने भएमा सो सम्बन्धी आधार,
५. धितोपत्रको सूचीकरण शुल्क सम्बन्धी व्यवस्था ।
६. सूचीकृत संगठित संस्थाको सुशासन सम्बन्धी व्यवस्था,
७. सूचीकृत संगठित संस्था तथा सूचीकृत धितोपत्र सम्बन्धी अभिलेख राख्ने व्यवस्था ।

(ख) धितोपत्र बजारको सदस्यता सम्बन्धी विनियमावलीमा,-

१. सदस्यता प्रदान तथा नवीकरण सम्बन्धी व्यवस्था,
२. सदस्यता शुल्क, सदस्यता नविकरण तथा सदस्यबाट प्राप्त गर्ने अन्य शुल्क सम्बन्धी व्यवस्था,
३. सदस्यको अनुगमन तथा निरीक्षणसम्बन्धी व्यवस्था,
४. कुनै अनियमित कार्य गरेमा वा ऐन र सो अन्तर्गतको नियम तथा विनियमले गरेको व्यवस्थाको पालना नगरेमा सदस्यलाई अनुशासित गराउने वा अन्य आवश्यक कारवाही सम्बन्धी प्रक्रिया र व्यवस्था,
५. सदस्यले ग्राहकको सम्बन्धमा राख्नुपर्ने विवरण सम्बन्धी व्यवस्था ।

(ग) धितोपत्र कारोबार संचालन तथा कारोबार राफसाफ सम्बन्धी विनियमावलीमा,-

१. धितोपत्र कारोबार संचालन प्रक्रिया तथा कारोबार स्थल सम्बन्धी व्यवस्था,
२. धितोपत्र कारोबारको हिसाब फछ्यौट, राफसाफ तथा धितोपत्रको नामसारी सम्बन्धी व्यवस्था,
३. लगानीकर्ता तथा धितोपत्र कारोबार सम्बन्धी अभिलेख तथा कागजात व्यवस्थित तथा सुरक्षित राख्ने सम्बन्धी व्यवस्था,

४. ग्राहकको आदेश र कारोबारको करार नोट जारी सम्बन्धी व्यवस्था,
 ५. धितोपत्र कारोबारको अनुगमन सम्बन्धी व्यवस्था,
 ६. धितोपत्रको बजार मूल्य अस्वाभाविक रुपमा परिवर्तन भएको अवस्थामा कारोबार स्थगन गर्ने प्रक्रिया सम्बन्धी व्यवस्था,
 ७. धितोपत्र कारोबार सम्बन्धमा सदस्य बीचको आपसी विवाद तथा लगानीकर्ताको गुनासा व्यवस्थापन सम्बन्धी व्यवस्था,
 ८. धितोपत्र बजार सूचाङ्क गणना गर्ने व्यवस्था तथा विधि
 ९. लगानीकर्ताको जानकारीका लागि धितोपत्र कारोबार तथा बजार सम्बन्धी अन्य जानकारी प्रवाह गराउने व्यवस्था तथा प्रक्रिया,
 १०. धितोपत्र कारोबार गरी समयमै राफसाफ गर्न नसकेमा वा धितोपत्रको खराब हस्तान्तरण (ब्याड डेलिभरी) को अवस्था भएमा सम्बन्धित सदस्य उपर गरिने कारवाही र राफसाफका लागि अवलम्बन गरिने व्यवस्था,
 ११. विभिन्न किसिमका धितोपत्रको फरक फरक कारोबार गर्ने भए तत्सम्बन्धी व्यवस्था,
 १२. रकम तथा प्रमाणपत्र लेनदेन तथा कारोबार सम्बन्धमा सदस्यले ग्राहकलाई दिनु पर्ने निस्सा, सूचना तथा जानकारी सम्बन्धी व्यवस्था,
 १३. सदस्यले धितोपत्र कारोबार गर्नु अघि राख्नुपर्ने धरौटी सम्बन्धी व्यवस्था ।
- (२) धितोपत्र बजारले उपनियम (१) बमोजिम बनाएका विनियमहरू बोर्डबाट स्वीकृति लिएर मात्र लागू गर्नु पर्नेछ ।
- (३) बोर्डले निश्चित समय तोकी धितोपत्र बजारको विनियमावलीमा संशोधन गर्नु पर्ने व्यहोरा समेत उल्लेख गरी विनियमावली संशोधन गर्न वा आवश्यकता अनुसार नयाँ विनियमावली बनाउन आदेश दिएमा तोकिएको समयभित्र धितोपत्र बजारले संशोधित वा नयाँ विनियमावलीको मस्यौदा तयार गरी स्वीकृतिको लागि बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

परिच्छेद - ४

पूँजी तथा स्वामित्व सम्बन्धी व्यवस्था

११. धितोपत्र बजारको पूँजी: (१) धितोपत्र बजारको चुक्ता पूँजी कम्तीमा पाँच करोड रुपैयाँ हुनुपर्नेछ ।
- (२) बोर्डले धितोपत्र कारोबारको स्थिति र धितोपत्र बजारको आर्थिक श्रोतको आवश्यकता हेरी उपनियम (१) बमोजिम तोकिएको पूँजी बृद्धि गर्नु पर्ने गरी तोकिदिन सक्नेछ ।
१२. धितोपत्र बजारको स्वामित्व: (१) बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र धितोपत्र बजारको शेयर ग्रहण गर्न सक्नेछ ।
- (२) कुनै एक कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको कूल शेयर पूँजीको दश प्रतिशत भन्दा बढी अंश ग्रहण गर्न पाउने छैन ।
- (३) उपनियम (१) तथा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुँदाका बखत संचालनमा रहेको नेपाल धितोपत्र विनियम बजारको हकमा नेपाल सरकार तथा नेपाल

राष्ट्र बैंकले अन्यथा व्यवस्था नगरेसम्म हालको स्वामित्व संरचना कायम राख्न बाधा पर्ने छैन ।

- (४) उपनियम (२) बमोजिम तोकिएको अधिकतम स्वामित्वको सीमामा बोर्डले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ ।
- (५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले नेपाल सरकारको स्वीकृति लिई आवश्यक शर्त तथा प्रक्रिया तोकिएको उपनियम (१) मा उल्लिखित कम्पनी वा संगठित संस्था बाहेकका अन्य पक्षले समेत धितोपत्र बजारको शेयर ग्रहण गर्न सक्ने व्यवस्था गर्न सक्नेछ ।
- (६) विदेशी कम्पनी वा संगठित संस्थाले धितोपत्र बजारको स्वामित्व ग्रहण गर्ने भएमा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारले स्वीकृति दिएको हुनु पर्नेछ ।

१३. स्वामित्व ग्रहण गर्न नसक्ने अवस्था: देहायको अवस्था भएको कम्पनी वा संगठित संस्था धितोपत्र बजारको शेयर स्वामित्व ग्रहण गर्न योग्य हुने छैन:-

- (क) साहूको ऋण तिर्न नसकी दामासाहीको कारबाहीमा परेको,
- (ख) प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगरेको,
- (ग) वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने कम्पनी वा संगठित संस्थाको हकमा लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगरेको,
- (घ) अर्को कुनै धितोपत्र बजारको शेयरधनी रहेको ।

१४. स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था: (१) धितोपत्र बजारको शेयरधनीले आफूले ग्रहण गरेको शेयर अनुमतिपत्र प्राप्त भएको मितिले तीन वर्ष पूरा नभए सम्म बिक्री गर्न सक्ने छैन ।

- (२) उपनियम (१) बमोजिम तोकिएको समय समाप्त भई धितोपत्र बजारको कुनै शेयर बिक्री भएकोमा त्यस्तो शेयर बिक्री भएको मितिले एक वर्ष पुरा नभए सम्म पुनः बिक्री गर्न सकिने छैन ।
- (३) धितोपत्र बजारको शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री गर्न चाहेमा सम्बन्धित धितोपत्र बजार मार्फत सहमतीका लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम दिने निवेदनसाथ शेयर खरिद गर्न चाहने कम्पनी वा संगठित संस्थाको अनुसूची-३ बमोजिमको विवरण तथा कागजात समेत संलग्न गर्नु पर्नेछ ।
- (५) उपनियम (३) बमोजिमको निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा थप विवरण वा कागजात माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन सक्नेछ ।
- (६) उपनियम (३) बमोजिम पेश भएको निवेदन तथा संलग्न विवरण तथा कागजातको जाँचबुझ गरी बोर्डले ऐन तथा यस नियमावलीको अधीनमा रही शेयर बिक्रीको लागि सहमती प्रदान गर्नेछ ।
- (७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुँदाका बखत नेपाल धितोपत्र विनिमय बजारको शेयरधनी रहेको नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा

नेपाल औद्योगिक विकास निगमलाई शेयर बिक्री गर्ने सम्बन्धमा यस नियमको बन्देज रहने छैन ।

१५. **शेयर बिक्री गर्नु पर्ने :** (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र व्यवसायीको कार्य गर्न बोर्डबाट प्रदान गरिएको अनुमतिपत्र खारेज भएमा वा धितोपत्र सूचीकरण गराएका संगठित संस्थाको धितोपत्रको सूचीकरण खारेज भएमा सम्बन्धित कम्पनी वा संगठित संस्थाले आफूले ग्रहण गरेको धितोपत्र बजारको शेयर अनुमतिपत्र वा सूचीकरण खारेज भएको मितिले तीन महिनाभित्र बिक्री गरिसक्नु पर्नेछ ।
- (२) यो नियमावली प्रारम्भ हुँदाका बखत धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज भैसकेको कम्पनी वा संगठित संस्थाले यो नियमावली प्रारम्भ भएको छ महिनाभित्र आफूले ग्रहण गरेको धितोपत्र बजारको शेयर बिक्री गरिसक्नु पर्नेछ ।
- (३) उपनियम (१) वा (२) बमोजिम शेयर बिक्री गर्न नसकेमा सम्बन्धित कम्पनी वा संगठित संस्थाले ग्रहण गरेको शेयर धितोपत्र बजारले लिई तीन महिना भित्र यस नियमावली बमोजिम योग्यता पूरा भएको कम्पनी वा संगठित संस्थालाई बोल कबोल प्रणालीबाट बिक्री गरिदिनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम शेयर बिक्री हुन नसकेमा बोर्डलाई जानकारी दिई धितोपत्र बजारले अन्य वैकल्पिक व्यवस्था अवलम्बन गर्न सक्नेछ ।
- (५) यस नियम बमोजिम धितोपत्र बजारको शेयर बिक्री गर्दा यस नियमावली बमोजिम योग्यता पूरा भएको कम्पनी वा संगठित संस्थालाई मात्र बिक्री गर्नु पर्नेछ र त्यसरी बिक्री गरेको एक महिनाभित्र शेयर खरिद गर्ने कम्पनी वा संगठित संस्थाको सम्बन्धमा अनुसूची(३ बमोजिमको विवरण र कागजात तथा बोल कबोल प्रणालीबाट शेयर बिक्री गरिएको भए सो सम्बन्धी सम्पूर्ण विवरण सहित धितोपत्र बजारले बोर्डलाई जानकारी दिनु पर्नेछ ।

परिच्छेद - ५

संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था

१६. **संचालक तथा कार्यकारी प्रमुखको योग्यता:** धितोपत्र बजारको संचालक तथा कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनु पर्नेछ :-
- (क) धितोपत्र बजारको कार्यकारी प्रमुख तथा कम्तीमा दुई तिहाइ संचालक अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरु मध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको,
- (ख) नेपाल सरकारले स्वीकृत दिएकोमा बाहेक नेपाली नागरिक भएको ।
१७. **संचालक तथा कार्यकारी प्रमुखको अयोग्यता:** देहायको अयोग्यता भएको व्यक्ति धितोपत्र बजारको संचालक वा कार्यकारी प्रमुख हुन सक्ने छैन :-

- (क) बहुलाएको वा मानसिक सन्तुलन ठीक नभएको,
- (ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा कसुरदार ठहरिएको भए सजाय भुक्तान भएको मितिले पाँच वर्ष पूरा नभएको,
- (ग) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको भए सजाय भुक्तान भएको मितिले पाँच वर्ष पूरा नभएको,
- (घ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
- (ङ) प्रचलित कानून बमोजिम कर दाखिला नगरेको वा प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगर्ने कम्पनी वा संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
- (च) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको,
- (छ) लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगर्ने सार्वजनिक निष्काशन गरेका संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
- (ज) अर्को कुनै धितोपत्र बजारमा आधारभूत शेयरधनी रहेको वा कुनै लाभको पद ग्रहण गरेको ।

- १८. योग्यता सम्बन्धी व्यवस्थाको निरन्तरतः** (१) धितोपत्र बजारले आफ्नो संचालक तथा कार्यकारी प्रमुखको योग्यता सम्बन्धी व्यवस्था अनुमति पत्रको अवधि भर निरन्तर रूपमा कायम राख्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम योग्यता सम्बन्धी व्यवस्था कायम नरहेमा त्यसरी कायम नभएको मितिबाट सम्बन्धित संचालक वा कार्यकारी प्रमुख स्वतः हटेको मानिनेछ ।
 - (३) उपनियम (२) बमोजिमको अवस्था परेमा धितोपत्र बजारले बोर्डलाई तुरन्त जानकारी दिई त्यस्तो अवस्था भएको तीस दिनभित्र धितोपत्र बजारले ऐन तथा यस नियमावलीको व्यवस्था बमोजिम कार्यकारी प्रमुख वा संचालकको नियुक्ति गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

- १९. संचालक तथा कार्यकारी प्रमुखको नियुक्ति:** (१) धितोपत्र बजारका संचालकहरुले आफू मध्येबाट संचालक समितिको अध्यक्षको चयन गर्नेछन् ।

- (२) धितोपत्र बजारको कार्यकारी प्रमुखको नियुक्ति संचालक समितिले गर्नेछ ।
- (३) एकै कम्पनी वा संगठित संस्थाबाट एक जना भन्दा बढी धितोपत्र बजारको संचालक हुन सक्ने छैन ।
- (४) एउटै व्यक्ति धितोपत्र बजारको अध्यक्ष तथा कार्यकारी प्रमुखको रूपमा कार्य गर्न सक्ने छैन ।
- (५) धितोपत्र बजारले यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त गरेको तीन महिना भित्र आफ्नो संचालक समितिमा देहाय बमोजिम योग्यता पुगेका कम्तीमा दुई जना स्वतन्त्र संचालक नियुक्त गर्नु पर्नेछ :-
- (क) नियम १६ मा तोकिए बमोजिम संचालक हुने योग्यता पुगेको तथा नियम १७ बमोजिमको अयोग्यता नरहेको,
- (ख) धितोपत्र बजार वा धितोपत्र व्यवसायी वा उक्त संस्थाहरुको शेयर ग्रहण गर्ने कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै लाभको पदमा नरहेको,

- (ग) सूचीकृत संगठित संस्थाको आधारभूत शेयरधनी नभएको ।
- (६) उपनियम (५) बमोजिम स्वतन्त्र संचालक नियुक्ति गर्नु अघि त्यस्तो संचालकको योग्यता पूरा भएको व्यहोरा सहित धितोपत्र बजारले बोर्डलाई जानकारी दिनु पर्नेछ ।
- (७) धितोपत्र बजारमा नयाँ संचालक वा कार्यकारी प्रमुख नियुक्त भएमा त्यसरी नियुक्त भएको सातदिन भित्र बोर्डलाई जानकारी दिनु पर्नेछ ।
- (८) उपनियम (६) वा (७) बमोजिम जानकारी दिँदा संचालक वा कार्यकारी प्रमुखको अनुसूची(४) बमोजिमको विवरण समेत पेश गर्नु पर्नेछ ।
- (९) ऐन प्रारम्भ हुँदाका बखत संचालनमा रहेको नेपाल धितोपत्र विनिमय बजारले यो नियमावली लागू भएको मितिले एक वर्ष भित्र बोर्डलाई जानकारी दिई उपनियम (५) बमोजिम योग्यता पुगेको स्वतन्त्र संचालक नियुक्त गर्नु पर्नेछ ।

२०. संचालक समितिको बैठक: (१) धितोपत्र बजारको संचालक समितिको बैठक वर्षमा कम्तीमा बाह्र पटक बस्नु पर्नेछ ।

- तर दुईवटा बैठकको बीचको फरक दुई महिना भन्दा बढी हुनु हुँदैन ।
- (२) कम्तीमा एक तिहाई संचालकले लिखित अनुरोध गरेमा अध्यक्षले जुनसुकै बखत संचालक समितिको बैठक बोलाउनु पर्नेछ ।
- (३) कुनै संचालकको निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बैठकमा छलफल हुने भएमा सो बैठकमा त्यस्तो संचालकले भाग लिन पाउने छैन ।

२१. संचालनमा रहेको धितोपत्र बजारका लागि लागू नहुने: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक ले ग्रहण गरेको नेपाल धितोपत्र विनिमय बजारको शेयर बिक्री नगरेसम्म संचालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धमा यस नियमावलीको व्यवस्था लागू हुने छैन ।

परिच्छेद-६

धितोपत्र कारोबार सम्बन्धी व्यवस्था

२२. दर्ता भएको धितोपत्र मात्र कारोबार गराउनुपर्ने: (१) धितोपत्र बजारले बोर्डमा दर्ता भएको धितोपत्रको मात्र कारोबार गराउनु पर्नेछ ।

- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र बजारले नेपाल सरकारले जारी गरेको धितोपत्र र बोर्डले तोके बमोजिमका अन्य धितोपत्रको कारोबार गराउन बाधा पर्ने छैन ।

२३. सूचिकरण नभएको धितोपत्रको कारोबार: (१) धितोपत्र बजारले सूचिकरण नभएको वा सूचिकरण खारेज भएको धितोपत्रको खरिद, बिक्री वा विनिमय सम्बन्धी कारोबार व्यवस्थाका लागि ओभर द काउन्टर बजार संचालन गर्न सक्नेछ ।

- (२) उपनियम (१) बमोजिम कारोबार व्यवस्था गर्ने भएमा कारोबारको प्रक्रिया र व्यवस्था सम्बन्धी विवरण संलग्न गरी स्वीकृतिका लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (३) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गरी उपयुक्त देखिएमा बोर्डले स्वीकृति प्रदान गर्न सक्नेछ ।
- (४) उपनियम (३) बमोजिम स्वीकृति प्रदान गर्दा बोर्डले आवश्यकता अनुसार शर्त तोकिदिन सक्नेछ ।

१२३क. सोभै खरिद गर्न सक्ने: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले नेपाल सरकार र अन्तर्राष्ट्रिय वा बहुराष्ट्रिय संघ संस्था बीच भएको सम्झौता बमोजिम खरिद गर्ने धितोपत्र, धितोपत्र बजार प्रणाली बाहिरबाट सोभै खरिद गर्न सक्नेछ ।

- (२) नेपाल सरकारले उपनियम (१) बमोजिम गरेको कारोबारको अभिलेख धितोपत्र बजारमा राखी राफसाफ गर्नु पर्नेछ ।

२४. धितोपत्र बजारले कारोबार दस्तुर उठाउने: (१) ऐनको दफा ५० बमोजिम धितोपत्र बजारले बोर्डमा कारोबार दस्तुर बुझाउने प्रयोजनका लागि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले धितोपत्र बजारमा जम्मा गरेको कारोबार दस्तुर वापतको रकम धितोपत्र बजारले प्रत्येक महिनाको मसान्त भित्र अधिल्लो महिनामा जम्मा भएको रकम बोर्डलाई बुझाउनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको म्याद भित्र रकम नबुझाउने धितोपत्र बजारले ऐनको दफा ५० को उपदफा (३) बमोजिमको व्याजसमेत जोडी हुन आउने एकमुष्ट रकम त्यस्तो म्याद समाप्त भएको तीन महिना भित्र बुझाउनु पर्नेछ ।

परिच्छेद - ७

अभिलेख, जानकारी तथा विवरण प्रवाह सम्बन्धी व्यवस्था

२५. अभिलेख तथा विवरण राख्नुपर्ने: (१) धितोपत्र बजारले प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार लेखा राखी नाफा नोक्सान हिसाव, वासलात तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तयार गर्नु पर्नेछ ।

- (२) धितोपत्र बजारले प्रचलित कानून बमोजिम राख्नुपर्ने अभिलेख तथा विवरणका अतिरिक्त आफ्नो कार्यालयमा देहाय बमोजिमको अभिलेख यथार्थ र दुरुस्त राख्नु पर्नेछ:-

- (क) साधारण सभा, संचालक समिति तथा विभिन्न स्थायी समितिको निर्णय पुस्तिका,
- (ख) धितोपत्र बजारको सदस्य तथा प्रतिनिधि सम्बन्धी विवरण,
- (ग) सूचीकृत संगठित संस्था तथा सूचीकृत धितोपत्र सम्बन्धी विवरण,
- (घ) सूचीकृत कम्पनीबाट प्राप्त वित्तीय विवरण तथा मूल्य सम्बेदनशील सूचना, जानकारी तथा विवरण सम्बन्धी अभिलेख,
- (ङ) धितोपत्र बजारमा कारोबार भएको संगठित संस्थाको नाम, प्रत्येक धितोपत्रको मूल्य र परिमाण, कारोबारमा संलग्न व्यवसायी, कारोबार क्रम संख्या लगायतका विवरण,
- (च) बोर्डले समय समयमा तोकिदिएको अन्य विवरण ।
- (३) उपनियम (२) बमोजिम राख्नुपर्ने अभिलेखको ढाँचा बोर्डले तोकिदिन सक्नेछ ।

^१ धितोपत्र बजार संचालन (पहिलो संशोधन) नियमावली, २०६७ द्वारा थप

२६. **विवरण तथा प्रतिवेदन पेश गर्नुपर्ने:** (१) धितोपत्र बजारले देहाय बमोजिमको जानकारी, विवरण तथा प्रतिवेदन देहाय अनुसारको समयभित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ:

- (क) प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र उक्त आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरणका साथै उक्त आर्थिक वर्षमा गरेको काम कारवाही सम्बन्धी वार्षिक प्रतिवेदन,
 - (ख) प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र त्रैमासिक प्रतिवेदन,
 - (ग) प्रत्येक दिन भएको कारोबारको विवरण सोही दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै,
 - (घ) साधारण सभा समाप्त भएको मितिले तीस दिनभित्र साधारण सभामा पेश गरिएको प्रस्ताव तथा भएका निर्णय सम्बन्धी विवरण,
 - (ङ) धितोपत्र बजारले सदस्यता निलम्बन गरेमा, निलम्बन फुकुवा वा सदस्यता खारेज गरेमा त्यसरी सदस्यता निलम्बन, निलम्बन फुकुवा वा खारेज गरेको सात दिनभित्र सम्बन्धित व्यवसायीको नाम, कारवाहीको विवरण तथा कारवाही गर्नु परेको कारण सहितको विवरण,
 - (च) बोर्डबाट माग भए अनुसार संचालक समिति तथा धितोपत्र बजारले गठन गरेको धितोपत्र सूचीकरण, धितोपत्र बजारको सदस्यता, धितोपत्र कारोबार सञ्चालन तथा कारोबार राफसाफ, सुपरिवेक्षण तथा अनुशासन लगायतका विषयका समितिको निर्णय बोर्डले तोकेको समय भित्र,
 - (छ) धितोपत्र बजारले धितोपत्र दलाल वा धितोपत्र व्यापारीको निरीक्षण गरेको अवस्थामा निरीक्षण समाप्त भएको तीस दिनभित्र तत्सम्बन्धी प्रतिवेदन,
 - (ज) बोर्डले समय समयमा तोकिएको अन्य सूचना, जानकारी तथा विवरण ।
- (२) उपनियम (१) को खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भएतापनि म्याद भित्र धितोपत्र बजारले लेखा परीक्षण भएको वित्तीय विवरण पेश गर्न नसक्ने भएमा त्यस्तो विवरण पछि पेश गर्ने गरी व्यवस्थापनद्वारा प्रमाणित वित्तीय विवरण बोर्ड समक्ष पेश गर्न सक्नेछ ।
 - (३) उपनियम (२) बमोजिम व्यवस्थापनद्वारा प्रमाणित वित्तीय विवरण पेश गरिएको अवस्थामा पछि लेखा परीक्षण भएको वित्तीय विवरण पेश गर्दा व्यवस्थापनद्वारा प्रमाणित वित्तीय विवरण भन्दा फरक हुन गएका कुराहरु समेत समावेश गर्नु पर्नेछ ।
 - (४) उपनियम (१) को खण्ड (क), (ख) तथा (ग) बमोजिम धितोपत्र बजारले बोर्ड समक्ष पेश गर्नु पर्ने विवरण तथा प्रतिवेदनको ढाँचा र सो प्रतिवेदनमा उल्लेख हुनुपर्ने विवरण समेत बोर्डले तोकिएको दिन सक्नेछ ।
 - (५) ऐनको दफा ४६ मा तोकिएको जानकारीका अतिरिक्त धितोपत्र बजारले देहायका कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ:-
 - (क) धितोपत्र बजारको सदस्यले ऐन र सो अन्तर्गतका नियम, विनियम तथा निर्देशिकामा भएका व्यवस्थाको उल्लंघन गरेको थाहा हुन आएमा,
 - (ख) सूचीकृत धितोपत्रको कारोबार स्थगन, कारोबार स्थगन फुकुवा तथा सूचीकरण खारेज गरेमा,

- (ग) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख प्रचलित कानून बमोजिम कुनै कारबाहीमा परेमा,
- (घ) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा,
- (ङ) धितोपत्र बजारले धितोपत्र सूचीकरण, धितोपत्र बजारको सदस्यता, धितोपत्र कारोबार सम्बन्धमा कुनै समिति गठन गरेमा उक्त समितिको संरचना, काम कर्तव्य तथा अधिकार सम्बन्धी जानकारी,
- (च) खण्ड (ङ) बमोजिम गठन गरिएको समितिको संरचना, काम कर्तव्य तथा अधिकार परिवर्तन गरेमा वा विघटन गरेमा,
- (छ) धितोपत्र बजारको व्यवस्थापन वा संगठन ढाँचामा कुनै परिवर्तन भएमा ।

२७. **लगानीकर्तालाई जानकारी गराउनु पर्ने :** (१) धितोपत्र बजारले कुनै सूचीकृत धितोपत्रको कारोबार स्थगन वा कारोबार स्थगन फुकुवा गरेमा त्यस्तो कार्य गरेकै दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सो सम्बन्धी जानकारी सार्वजनिक गर्नु पर्नेछ ।

- (२) धितोपत्र बजारले कुनै धितोपत्र सूचीकरण वा सूचीकरण खारेज गरेमा त्यस्तो कार्य गरेकै दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सो सम्बन्धी जानकारी सार्वजनिक गरी त्यस्तो कार्य गरेको सात दिनभित्र राष्ट्रियस्तरको पत्र पत्रिकामा प्रकाशन समेत गर्नु पर्नेछ ।
- (३) धितोपत्र बजारले सदस्यता प्रदान वा सदस्यता निलम्बन वा निलम्बन फुकुवा वा सदस्यता खारेज गरेमा त्यस्तो कार्य गरेकै दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सो सम्बन्धी जानकारी सार्वजनिक गरी सदस्यता प्रदान वा खारेजी गरेको अवस्थामा त्यस्तो कार्य गरेको सात दिनभित्र राष्ट्रियस्तरको पत्र पत्रिकामा प्रकाशन समेत गर्नु पर्नेछ ।
- (४) धितोपत्र बजारले प्रत्येक दिन धितोपत्र बजारमा कारोबार भएको संगठित संस्थाको नाम, प्रत्येक धितोपत्रको मूल्य र परिमाण, कारोबारमा संलग्न व्यवसायी, कारोबार क्रम संख्या लगायतका विवरण खुलाई सोही दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अगावै सार्वजनिक गर्नु पर्नेछ ।
- (५) सूचिकृत कम्पनीबाट प्राप्त वित्तीय विवरणका साथै धितोपत्रको मूल्यमा असर पर्ने प्रकृतिका कुनै पनि सूचना, जानकारी तथा विवरण धितोपत्र बजारले तुरुन्त सार्वजनिक गर्नु पर्नेछ ।
- (६) धितोपत्र बजारले सार्वजनिक गर्नु पर्ने अन्य सूचना, जानकारी तथा विवरण बोर्डले समय समयमा तोकिएको दिन सक्नेछ ।
- (७) उपनियम (५) बमोजिमका सूचना, जानकारी तथा विवरण प्राप्त भएको समय र सार्वजनिक गरिएको समय उल्लेख गरी धितोपत्र बजारले सो को अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।

परिच्छेद - ८
विविध

२८. **धितोपत्र बजारले शाखा कार्यालय खोल्न सक्ने:** धितोपत्र बजारले बोर्डको स्वीकृति लिई नेपाल राज्यको विभिन्न स्थानमा शाखा कार्यालय खोल्न सक्नेछ ।
२९. **धितोपत्र बजारले सदस्यता प्रदान गर्नु पर्ने:** धितोपत्र दलाल वा धितोपत्र व्यापारीको रुपमा कार्य गर्न अनुमति पत्र प्राप्त कम्पनी वा संगठित संस्थाले धितोपत्र कारोबार गर्न बोर्डबाट प्राप्त अनुमति पत्र सहित धितोपत्र बजारको सदस्यताका लागि आवेदन गरेमा धितोपत्र बजारले एक महिना भित्र सदस्यता प्रदान गर्नु पर्नेछ ।
३०. **प्रबन्धपत्र तथा नियमावलीको संशोधन :** (१) धितोपत्र बजारले आफ्नो प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नु परेमा बोर्डको पूर्व सहमति लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सहमतिका लागि प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने संशोधनको व्यहोरा खुलाई बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम निवेदन पर्न आएमा बोर्डले सो को आवश्यकता र औचित्य हेरी सहमति प्रदान गर्नेछ ।
३१. **कारबाहीमा परेको धितोपत्र बजार तथा सम्बद्ध व्यक्तिको अभिलेख राख्ने:** (१) धितोपत्र सम्बन्धी कानून तथा बोर्डद्वारा जारी गरिएको निर्देशन वा आदेशको पालना नगरेको कारण ऐनको व्यवस्था बमोजिम कारबाहीमा परेको धितोपत्र बजार तथा सम्बन्धित कार्यकारी प्रमुख तथा संचालकको बोर्डले अभिलेख राख्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभिलेखमा समावेश भएको संगठित संस्था तथा व्यक्ति वा सो व्यक्ति संलग्न कुनै पनि कम्पनी वा संगठित संस्थालाई धितोपत्र सम्बन्धी कानून बमोजिम उपलब्ध हुने सेवामा बोर्डले रोक लगाउन सक्नेछ ।
३२. **यसै नियमावली बमोजिम हुने:** यस नियमावलीमा लेखिएको जतिमा यसै नियमावली बमोजिम र अरुमा ऐन अन्तर्गतका अन्य नियमावली बमोजिम हुनेछ ।
३३. **अनुसूचीमा हेरफेर वा थपघट:** यस नियमावलीको अनुसूचीमा बोर्डले आवश्यकता अनुसार हेरफेर वा थपघट गर्न सक्नेछ ।
३४. **खारेजी र बचाउ:** (१) धितोपत्र कारोबार नियमावली, २०५० मा धितोपत्र बजार सम्बन्धमा व्यवस्था भएका सबै नियम खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज भएका नियम बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची-१

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

धितोपत्र बजार संचालन गर्ने संगठित संस्था दर्ता गर्न सिफारिसको लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: धितोपत्र बजार संचालन गर्ने संगठित संस्थाको रुपमा दर्ता गर्न सिफारिस पाउँ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार संचालन गर्ने इच्छा भएकोले धितोपत्र बजार संचालन गर्ने संगठित संस्था दर्ता गर्न सम्बन्धित कार्यालयमा सिफारिस गरिदिनका लागि तोकिएको निवेदन दस्तुर, विवरण तथा कागजात यसै साथ संलग्न गरी यो निवेदन पेश गरेका छौं ।

हामीले धितोपत्र बजार संचालन गर्न तोकिएको योग्यता तथा व्यवस्थाहरु पुरा गरेका छौं । यस निवेदन साथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानी जानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेका छैनौं । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुंला बुझाउँला ।

प्रस्तावित धितोपत्र बजारको प्रथम संचालकहरु

नाम :

दस्तखत:

१.

२.

३.

४.

अनुसूची-२

(नियम ३ को उपनियम (२), नियम ४ को उपनियम (२), नियम ७ को उपनियम (२) तथा नियम ८ सँग सम्बन्धित)

निवेदन दस्तुर, अनुमतिपत्र दस्तुर तथा वार्षिक शुल्क

१. सिफारिसको लागि निवेदन दस्तुर	रु. २५,०००।-
२. अनुमति पत्र दस्तुर	रु. ५,००,०००।-
३. वार्षिक शुल्क	रु. ३,००,०००।-

अनुसूची-३

(नियम ३ को उपनियम (२) को खण्ड (च), नियम १४ को उपनियम (४) तथा नियम १५ को उपनियम (५) सँग सम्बन्धित)

धितोपत्र बजारको संस्थापन गर्न वा शेयर खरिद गर्न चाहने कम्पनी वा संगठित संस्था सम्बन्धी विवरण

१. दर्ता प्रमाणपत्रको प्रतिलिपि,
२. प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
३. कुनै विशेष ऐनद्वारा संस्था संस्थापना भएको भए सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
४. धितोपत्र बजारको शेयर ग्रहण गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
५. प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण भएको विगत तीन आर्थिक वर्षको वित्तीय विवरण तथा प्रत्येक वर्षमा गरेको काम कारवाही समेत समावेश गरिएको वार्षिक प्रतिवेदन,
(संस्थापना भएको तीन वर्ष पुरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा उपलब्ध वर्षको वित्तीय विवरण तथा प्रतिवेदन पेश गर्न सकिनेछ ।)
६. चुक्ता पुँजीको पाँच प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरधनीको नाम, पूरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्व विवरण,
७. कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको उद्घोषण,
८. कम्पनी वा संगठित संस्था वा कम्पनी वा संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख उपर धितोपत्र सम्बन्धी कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण,
९. कर दर्ता प्रमाण,
१०. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण,
११. नियम १३ बमोजिम धितोपत्र बजारको स्वामित्व ग्रहण गर्न अयोग्यता नरहेको उद्घोषण,
१२. संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी देहायका विवरण तथा कागजात,
(अ) पूरा नाम र ठेगाना,
(आ) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै संलग्नता रहेको भए तत्सम्बन्धी विवरण ।

अनुसूची-४

(नियम ३ को उपनियम (२) को खण्ड (छ), नियम ४ को उपनियम (२) को खण्ड (ट) तथा नियम १९ को उपनियम (८) सँग सम्बन्धित)

संचालक/कार्यकारी प्रमुख सम्बन्धी विवरण

फोटो

१. नाम:
२. स्थायी ठेगाना:अञ्चल.....जिल्ला गा. वि.स./न.पा./म. न. पा. टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....इमेल
३. हालको ठेगाना:अञ्चल.....जिल्ला गा. वि.स./न.पा./म. न. पा. टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....इमेल
४. बाबुको नाम:
५. बाजेको नाम:
६. पति वा पत्नीको नाम:
७. शैक्षिक योग्यता:
८. व्यवसायिक अनुभव:
९. तालिम:
१०. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको भए तत्सम्बन्धी विवरण:
११. धितोपत्र बजारको अन्य संचालक वा कार्यकारी प्रमुखसँग नाता सम्बन्ध भए सो सम्बन्धी विवरण,
१२. धितोपत्र दलाल वा धितोपत्र व्यापारीको संचालक, कार्यकारी प्रमुख वा प्रतिनिधिसँग नाता सम्बन्ध भए सो सम्बन्धी विवरण,
१३. आफू उपर वा आफू सम्बद्ध कुनै कम्पनी वा संगठित संस्था उपर धितोपत्र सम्बन्धि कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण:
१४. धितोपत्र बजारको संचालक/कार्यकारी प्रमुख हुन योग्यता पूरा भएको तथा अयोग्यता नरहेको उद्घोषण:

दस्तखत:

संलग्न गर्नु पर्ने कागजात:

१. अघिल्लो आर्थिक वर्ष सम्मको कर दाखिला गरेको प्रमाण ।
२. कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको भए त्यस्तो सूचीबाट हटेको प्रमाणित गर्ने कागजात ।
३. योग्यता, अनुभव र अन्य संस्थामा संलग्नता भए सो समेत प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

अनुसूची-५

(नियम ४ को उपनियम (१) तथा नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रका लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

विषय: अनुमतिपत्र पाउँ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, विनियम, व्यवस्था तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार संचालन गर्ने इच्छा भएकोले तोकिएको विवरण तथा कागजात संलग्न गरी अनुमतिपत्र पाउँन यो निवेदन पेश गरेका छौ ।

यस निवेदन साथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहूला बुझाउँला ।

कार्यकारी प्रमुख तथा संचालकहरु:

नाम :

दस्तखत:

१.

२.

३.

४.

निवेदक संगठित संस्था:

नाम :

ठेगाना:अञ्चल.....जिल्लागा. वि.स./न.पा./म. न. पा.

टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....

इमेल

संगठित संस्थाको छाप:

अनुसूची-६

(नियम ५ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

काठमाण्डौ ।

धितोपत्र बजार संचालन अनुमतिपत्र

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी
ऐन तथा सो अन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार
संचालन गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।

नवीकरण भएमा बाहेक यो अनुमतिपत्रको बहालीसम्म रहनेछ ।

आधिकारिक दस्तखत :

नाम:

पद:

मिति:

अनुसूची-७

(नियम ६ को उपनियम (३) को खण्ड (ख) तथा नियम ७ को उपनियम (२) को खण्ड (ज) संग सम्बन्धित)

जनशक्ति सम्बन्धी विवरण

क्र.सं.	पूरा नाम	ठेगाना	नियुक्ति मिति	पद	कार्य जिम्मेवारी	शैक्षिक योग्यता

अनुसूची-८

(नियम ८ सँग सम्बन्धित)

अनुमतिपत्र नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति :

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: अनुमतिपत्र नवीकरण गरी पाउँ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम धितोपत्र बजार संचालन गर्न तहाँबाट प्राप्त अनुमति पत्र मिति सम्म कायम रहेकोले नवीकरण गरी पाउनका लागि अनुमतिपत्र तथा तोकिएको बार्षिक शुल्क यसै साथ संलग्न गरी पेश गरेको छु ।

आधिकारिक दस्तखत :

नाम :

पद :

संगठित संस्थाको छाप:

लागू मिति: २०६४।७।१९
अनुसूची संशोधन मिति: २०७२।०४।०५
पहिलो संशोधन मिति : २०७४।०२।०३
दस्रो संशोधन मिति : २०७४।११।२९

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले देहायका नियमहरू बनाएको छ।

परिच्छेद - १ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) तथी नियमहरूको नाम “धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४” रहेको छ।
(२) यो नियमावली नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नुपर्छ।
 - (ख) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ।
 - (ग) “संचालक” भन्नाले धितोपत्र दलाल वा धितोपत्र व्यापारी तथा बजार निर्माताको संचालक समितिको सदस्य सम्भन्नु पर्छ र सो शब्दले संचालक समितिको अध्यक्षलाई समेत जनाउनेछ।
 - (घ) “अनुमतिपत्र” भन्नाले नियम ४ बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्न प्रदान गरिएको अनुमतिपत्र सम्भन्नु पर्छ।
 - (ङ) “धितोपत्र दलाल” भन्नाले नियम २७ को उपनियम (१) बमोजिमको कार्य गर्न धितोपत्र दलालको रूपमा अनुमतिपत्र प्राप्त संगठित संस्था वा कम्पनी सम्भन्नु पर्छ।
 - (च) “बजार निर्माता” भन्नाले नियम २७ को उपनियम (३) बमोजिम बजार निर्माताको रूपमा अनुमतिपत्र प्राप्त संगठित संस्था सम्भन्नु पर्छ।
 - (छ) “धितोपत्र व्यापारी” भन्नाले नियम २७ को उपनियम (३) बमोजिमको कार्य गर्न धितोपत्र व्यापारी तथा बजार निर्माताको रूपमा अनुमतिपत्र प्राप्त संगठित संस्था सम्भन्नुपर्छ।

- (ज) “आधिकारिक प्रतिनिधि” भन्नाले धितोपत्र दलाल वा धितोपत्र व्यापारी तथा बजार निर्माताको तर्फबाट ग्राहकसँग सम्पर्क तथा सम्झौता गर्ने प्रयोजनका लागि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले नियुक्त गरेको तथा नियम २१ बमोजिम बोर्डमा दर्ता भएको व्यक्ति सम्झनुपर्छ तर यस शब्दले धितोपत्र बजारको कारोवार स्थलमा उपस्थित भई धितोपत्र दलाल वा धितोपत्र व्यापारी तथा बजार निर्माताको तर्फबाट कारोवार गर्ने व्यक्तिलाई जनाउने छैन ।
- (झ) “धितोपत्र व्यवसायी” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २ को खण्ड (ट) मा परिभाषित भए बमोजिम सम्झनु पर्छ ।

परिच्छेद - २

अनुमतिपत्रसम्बन्धी व्यवस्था

३. **अनुमतिपत्रका लागि निवेदन दिनु पर्ने:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको रूपमा धितोपत्र व्यवसाय गर्न चाहनेले अनुमतिपत्र प्राप्त गर्नका लागि अनुसूची-१ बमोजिमको ढाँचामा अनुसूची-२ बमोजिमको निवेदन दस्तुर संलग्न गरी धितोपत्र बजारको सिफारिश सहित बोर्डसमक्ष निवेदन दिनु पर्नेछ ।
- (२) धितोपत्र बजारले उपनियम (१) बमोजिम धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको सिफारिश गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :-
- (क) धितोपत्र बजारले उपलब्ध भौतिक सुविधा, धितोपत्र बजारको आवश्यकता तथा धितोपत्रको प्रतिस्पर्धी बजार निर्माण पक्षलाई दृष्टिगत गरी थप गर्नु पर्ने धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको संख्या एकिन गर्ने ।
- (ख) खण्ड (क) बमोजिम संख्या एकिन गरेपछि सम्भव भएसम्म वस्तुगत आधारमा योग्य धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता छनौट गर्ने ।
- (ग) खण्ड (ख) बमोजिम छनौट गर्दा खण्ड (क) अनुसार एकिन भएको संख्यामा २५ प्रतिशत थप गरी बोर्डमा सिफारिश गरी पठाउने ।
- (घ) खण्ड (ग) बमोजिम प्रतिशत निर्धारण गर्दा दशमलव पछाडि ५ वा सो भन्दा बढी अंक शेष बाँकी रहेमा त्यसलाई एक संख्या मानी गणना गर्ने ।
- (३) उपनियम (१) बमोजिम दिने निवेदनसाथ निवेदक कम्पनी वा संगठित संस्थाको सम्बन्धमा देहायको विवरण तथा कागजात सम्लग्न भएको हुनु पर्नेछ :-
- (क) संस्थापक, संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा अनुसूची-३ बमोजिमको विवरण,
- (ख) निवेदक कम्पनी वा संगठित संस्थाको सम्बन्धमा अनुसूची-४ बमोजिमको विवरण तथा कागजात,
- (ग) कुनै कम्पनी वा संगठित संस्था धितोपत्र व्यापारी तथा बजार निर्माताको संस्थापक भएमा उक्त कम्पनी वा संगठित संस्थाको अनुसूची-५ बमोजिमको विवरण तथा कागजात ।
- (४) उपनियम (१) बमोजिम निवेदन साथ प्राप्त विवरण तथा कागजात जाँचबुझ गर्दा रितपूर्वक नदेखिएमा बोर्डले थप विवरण वा कागजात माग गर्न सक्नेछ ।

(५) यस नियमावली बमोजिम अनुमतिपत्र प्रदान गर्नु अघि उपनियम (१) बमोजिम निवेदन साथ पेश गरेको विवरणमा कुनै परिवर्तन आएमा निवेदकले सो को जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।

४. **अनुमतिपत्र प्रदान गर्ने:** (१) नियम ३ बमोजिम प्राप्त निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा ऐन र यस नियमावलीले गरेको व्यवस्थाको आधारमा अनुमतिपत्र प्रदान गर्न उपयुक्त देखिएमा बोर्डले निवेदकलाई नियम ५ बमोजिम पूर्वाधार तयार गर्न सूचित गर्नेछ ।

(२) नियम ५ बमोजिम पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको तीस दिन भित्र धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ, र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय संचालन गर्न अनुसूची -२ बमोजिमको दस्तुर लिई अनुसूची - ६ बमोजिम अनुमतिपत्र प्रदान गर्नेछ ।

(३) उपनियम (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले तयार गरेको पूर्वाधार धितोपत्र व्यवसाय संचालनका लागि अपर्याप्त देखिएमा बोर्डले बढीमा तीन महिनाको समय तोक्यो धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातालाई थप व्यवस्था गर्न लगाउन सक्नेछ ।

(४) यस नियमावली बमोजिम अनुमतिपत्र प्रदान नगरिने निवेदकलाई अनुमतिपत्र प्रदान नगर्ने निर्णय भएको सात दिन भित्र सोको जानकारी दिनु पर्नेछ ।

५. **पूर्वाधार तयार गर्नु पर्ने:** नियम ४ को उपनियम (१) बमोजिम बोर्डले सूचित गरेको छ महिना भित्र धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले धितोपत्र व्यवसाय संचालनका लागि अनुसूची -७ बमोजिमको न्यूनतम पूर्वाधार तयार गरी सो को जानकारी बोर्डलाई दिनु पर्नेछ ।

६. **धितोपत्र व्यवसाय गरिरहेका धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले अनुमतिपत्र लिनुपर्ने:** (१) ऐन प्रारम्भ हुँदाका बखत धितोपत्र व्यवसाय गरिरहेका धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले अनुमतिपत्रका लागि यो नियमावली लागू भएको तीन महिनाभित्र अनुसूची-२ बमोजिमको निवेदन दस्तुर र देहायका विवरण तथा कागजात बोर्ड समक्ष पेश गर्नु पर्नेछ :

- (क) अद्यावधिक प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी,
 - (ख) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपी,
 - (ग) चुक्ता पूँजी प्रमाणित गर्ने निस्सा,
 - (घ) साविकको धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको धितोपत्र व्यवसाय गर्ने सबकल प्रमाणपत्र,
 - (ङ) संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी अनुसूची-३ बमोजिमको विवरण,
- (२) यो नियमावली प्रारम्भ हुँदाका बखत कार्य गरी रहेका धितोपत्र व्यवसायीहरूले यो नियमावली प्रारम्भ भएको तीन महिना भित्र अनुसूची-७ बमोजिमको पूर्वाधार तैयार गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

- (३) उपनियम (१) बमोजिम निवेदन दस्तुर तथा तोकिएको विवरण र कागजात पेश गरेका धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातालाई बोर्डले आवश्यक जाँचबुझ गरी अनुसूची-६ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नेछ ।
- (४) उपनियम (१) बमोजिम निवेदन पेश भएको तीन महिना भित्र धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको उपनियम (२) बमोजिमको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्न सक्नेछ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था अपर्याप्त देखिएमा थप व्यवस्था गर्न आवश्यक निर्देशन दिन सक्नेछ ।

७. **सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न सक्ने:** (१) प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थाले आफ्नो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको रूपमा कार्य गर्न सक्नेछ ।

- (२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र दलाली, धितोपत्र व्यापार तथा बजार निर्माण गर्ने सहायक कम्पनीको पूँजी संरचना, स्वामित्व तथा कारोबार लगायतका सम्बन्धमा समय समयमा बोर्डले तोके बमोजिम हुनेछ ।

८. **अनुमतिपत्र नवीकरण:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले प्रत्येक आर्थिक वर्षको लागि अनुसूची-२ बमोजिमको वार्षिक शुल्क सहित अनुसूची-८ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।

- (२) आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र नवीकरणका लागि निवेदन पेश नगर्ने धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले उक्त म्याद समाप्त भएपछि अनुमतिपत्र नवीकरण नगरे सम्म धितोपत्र कारोबार गर्न पाउने छैन ।
- (३) नियम ३५ बमोजिम बोर्डमा पेश गर्नु पर्ने प्रतिवेदन पेश नगर्ने धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको अनुमतिपत्र नवीकरण कार्य बोर्डले रोक्का राख्न सक्नेछ ।

९. **अनुमतिपत्र निलम्बन वा खारेज:** ऐनको दफा ८८ तथा दफा ८९ बमोजिम अनुमतिपत्र निलम्बन तथा खारेजी सम्बन्धी कार्यविधि नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली अनुसार हुनेछ ।

परिच्छेद - ३

पूँजी तथा स्वामित्व सम्बन्धी व्यवस्था

१०. **न्यूनतम पूँजी तथा आर्थिक श्रोत:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले अनुसूची-९ बमोजिमको न्यूनतम चुक्ता पूँजी राख्नुपर्नेछ ।

- (२) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले राख्नुपर्ने ^१चुक्ता पूँजी, तरल सम्पत्ति वा खुद पूँजी सम्बन्धी व्यवस्था बोर्डले समय समयमा तोके बमोजिम हुनेछ ।

११. **स्वामित्व सम्बन्धी व्यवस्था:** (१) धितोपत्र दलालको अनुमतिपत्र लिन चाहने कम्पनीमा कम्तीमा दुई जना शेयरधनी हुनुपर्नेछ ।

^१ धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधित

- (२) उपनियम (१) बमोजिमको कम्पनीमा शेयरधनी प्राकृतिक व्यक्ति हुनुपर्नेछ ।
- (३) कुनै व्यक्तिले एक भन्दा बढी धितोपत्र दलाल कम्पनीको शेयर ग्रहण गर्न सक्ने छैन ।
- (४) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले एक अर्काको शेयर ग्रहण गर्न पाउने छैन ।

१२. **स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री वा नामसारी गर्ने भएमा यस नियमावली बमोजिम योग्यता पुरा भएको तथा अयोग्यता नरहेको व्यक्ति, कम्पनी वा संगठित संस्थालाई बिक्री वा नामसारी गर्नु पर्नेछ ।

- (२) धितोपत्र दलालको शेयरधनीले आफूले ग्रहण गरेको शेयर अनुमतिपत्र प्राप्त भएको वा शेयर आफ्नो नाममा कायम हुन आएको मितिले एक वर्ष पूरा नभएसम्म बिक्री वा नामसारी गर्न सक्ने छैन ।
- (३) धितोपत्र दलालको शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री वा हस्तान्तरण गर्ने भएमा बोर्डमा सो सम्बन्धी अभिलेख गराएर मात्र गर्न सक्नेछ ।
- (४) धितोपत्र दलालको शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री वा हस्तान्तरण गर्ने भएमा शेयर खरिद गर्न वा हस्तान्तरण गरी लिन चाहने व्यक्तिको यस नियमावली बमोजिम योग्यता पुरा भएको तथा अयोग्यता नरहेको व्यहोरा सहित सम्बन्धित कम्पनी वा संगठित संस्थामार्फत दस्तुर वापत बिक्री वा हस्तान्तरण गरिने शेयरको अंकित मूल्यको शून्य दशमलब पच्चीस प्रतिशतका दरले हुने रकम सहित बोर्डमा अभिलेख गर्न निवेदन दिनु पर्नेछ ।
- (५) उपनियम (४) बमोजिम दिइने निवेदन साथ शेयर खरिद वा हस्तान्तरण गरी लिन चाहने व्यक्तिले अनुसूची-३ बमोजिमको विवरण तथा कागजात पेश गर्नु पर्नेछ ।
- (६) उपनियम (४) बमोजिम प्राप्त निवेदन तथा संलग्न कागजातको जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन सक्नेछ ।
- (७) उपनियम (४) बमोजिम पेश भएको निवेदन तथा संलग्न कागजातको जाँचबुझ गर्दा वा उपनियम (६) बमोजिम थप विवरण माग गरेकोमा त्यस्तो विवरण प्राप्त भएपछि बोर्डले अभिलेख गरी पन्ध्र दिन भित्र जानकारी प्रदान गर्नेछ र बोर्डले अभिलेख भएको जानकारी गराएको एक महिना भित्र त्यस्तो शेयर बिक्री वा हस्तान्तरण गरि सक्नु पर्नेछ ।
- (८) धितोपत्र व्यापारी तथा बजार निर्माताको शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री वा नामसारी गर्ने भएमा त्यसरी बिक्री वा नामसारी गर्नु भन्दा कम्तिमा पन्ध्र दिन अगाडी शेयर खरिद वा नामसारी गरी लिनेको यस नियमावली बमोजिम योग्यता पुरा भएको व्यहोरा सहित शेयर खरिद वा नामसारी गरी लिने व्यक्ति भएमा अनुसूची-३ तथा कम्पनी वा संगठित संस्था भएमा अनुसूची-५ बमोजिमको विवरण तथा अन्य कागजात बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (९) यस नियममा माथि जुनसुकै कुरा लेखिएको भएतापनि सार्वजनिक निष्काशन भएको धितोपत्र भएमा स्वामित्व हस्तान्तरण सम्बन्धमा यो नियमको व्यवस्था लागू हुने छैन ।

१३. स्वामित्व ग्रहण गर्न नसक्ने : देहायको कुनै पनि व्यक्ति धितोपत्र व्यापारी तथा बजार निर्माताको संस्थापक हुन तथा धितोपत्र दलालको स्वामित्व ग्रहण गर्न योग्य हुने छैन :-
- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरेको,
(ख) भ्रष्टाचार वा ठगीको कसुरमा अदालतबाट सजाय पाएको,
(ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
(घ) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको अवधिभर,
(ङ) अन्य धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता कम्पनीमा कुनै लाभको पद ग्रहण गरेको,
(च) नियम १४ बमोजिम अयोग्यता रहेको कम्पनी वा संगठित संस्थाको संस्थापक, संचालक वा कार्यकारी प्रमुख रहेको ।
१४. धितोपत्र व्यापारी तथा बजार निर्माता संस्थापक हुन नसक्ने : देहायको कुनै पनि कम्पनी वा संगठित संस्था धितोपत्र व्यापारी तथा बजार निर्माताको संस्थापक हुन योग्य हुने छैन :-
- (क) साहूको ऋण तिर्न नसकी दामासाही सम्बन्धी कारवाहीमा परेको,
(ख) वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने कम्पनी वा संगठित संस्थाको हकमा लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगरेको,
(ग) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको,
(घ) नियम १३ बमोजिम अयोग्यता रहेको व्यक्ति संस्थापक, संचालक वा कार्यकारी प्रमुख रहेको ।
१५. संचालनमा रहेको धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले गर्नु पर्ने: ऐन प्रारम्भ हुँदाका बखत संचालनमा रहेको धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र यस नियमावली बमोजिम हुने गरी पूँजी, स्वामित्व संरचना तथा शेरधनी कायम गरी गराई बोर्डलाई जानकारी दिनु पर्नेछ ।

परिच्छेद - ४

संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था

१६. संचालक तथा कार्यकारी प्रमुखको नियुक्ति: (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले यस नियमावली बमोजिम योग्यता पूरा भएको तथा अयोग्यता नरहेको संचालक तथा कार्यकारी प्रमुख नियुक्त गर्नुपर्नेछ ।
- (२) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नयाँ संचालक वा कार्यकारी प्रमुख नियुक्त भएमा नियुक्त भएको सात दिन भित्र यस नियमावली बमोजिम योग्यता पुगेको व्यहोरा सहित अनुसूची-३ बमोजिमको विवरण समेत संलग्न गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।
१७. संचालक तथा कार्यकारी प्रमुखको योग्यता: धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको संचालक तथा कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनुपर्नेछ :-

- (क) संचालक समितिको अध्यक्ष, संचालक तथा कार्यकारी प्रमुख अर्थशास्त्र वा वाणिज्य शास्त्र वा वित्तशास्त्र वा लेखा वा व्यवस्थापन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको वा अन्य कुनै विषयमा स्नातक उपाधि हासिल गरेको र उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा दुई वर्ष कार्य गरेको अनुभव भएको,
- (ख) नेपाली नागरिक भएको,

१८. **संचालक वा कार्यकारी प्रमुखको अयोग्यता:** धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको संचालक वा कार्यकारी प्रमुखको देहाय बमोजिमको अयोग्यता रहेको हुनु हुँदैन :-

- (क) बहुलाएको वा मगज विग्रेको,
- (ख) सूचिकृत संगठित संस्थामा संचालक, कर्मचारी वा लेखा परीक्षक रहेको,
- (ग) अन्य धितोपत्र दलाल संस्थामा स्वामित्व वा कुनै लाभको पद ग्रहण गरेको,
- (घ) फौजदारी अभियोगमा कसुरदार ठहरेको,
- (ङ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
- (च) प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगरेको,
- (छ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको अवधिभर,
- (ज) बोर्ड, धितोपत्र बजार वा अन्य धितोपत्र व्यवसायीको बहालवाला पदाधिकारी वा कर्मचारी रहेको ।

१९. **योग्यता सम्बन्धी व्यवस्थाको निरन्तरता:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले आफ्नो संचालक तथा कार्यकारी प्रमुखको योग्यता सम्बन्धी व्यवस्था अनुमतिपत्रको अवधिभर निरन्तर रूपमा कायम राख्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम योग्यता नरहेमा त्यसरी योग्यता नरहेको मितिबाट सम्बन्धित संचालक वा कार्यकारी प्रमुख स्वतः हटेको मानिनेछ र यसरी स्वतः हटेको जानकारी धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले बोर्डलाई तुरुन्त जानकारी गराउनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिमको अवस्था परेमा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले तीस दिनभित्र यस नियमावली बमोजिम कार्यकारी प्रमुख वा संचालकको नियुक्ती गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

२०. **संचालनमा रहेको धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले गर्नु पर्ने:** ऐन प्रारम्भ हुँदाका बखत संचालनमा रहेको धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले यो नियमावली लागू भएको मितिले तीन वर्षभित्र यस नियमावलीमा तोकिएको योग्यता तथा व्यवस्था पूरा भएको संचालक तथा कार्यकारी प्रमुखको व्यवस्था गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

परिच्छेद - ५
आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्था

२१. **आधिकारिक प्रतिनिधिको नियुक्त तथा दर्ता:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले यस नियमावली बमोजिम योग्यता पुगेको कम्तीमा एक जना व्यक्तिलाई आधिकारिक प्रतिनिधि नियुक्त गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम नियुक्त प्रतिनिधिले ऐनको दफा ६५ बमोजिम आधिकारिक प्रतिनिधिको रूपमा बोर्डमा दर्ता भए पछि मात्र धितोपत्र कारोबार गर्नु पर्नेछ र धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको आधिकारिक प्रतिनिधि दर्ता नभई धितोपत्र कारोबार गर्न पाइने छैन ।
- (३) उपनियम (१) बमोजिम नियुक्त प्रतिनिधिले आधिकारिक प्रतिनिधिको रूपमा बोर्डमा दर्ता हुनका लागि देहायका विवरण तथा कागजात संलग्न गरी अनुसूची-१० बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :-
- (क) अनुसूची-३ बमोजिमको ढाँचामा आधिकारिक प्रतिनिधि सम्बन्धी विवरण,
(ख) आधिकारिक प्रतिनिधि नियुक्ती सम्बन्धमा गरेको सम्झौताको प्रतिलिपि,
(ग) आधिकारिक प्रतिनिधिलाई तोकिएको कार्य जिम्मेवारी ।
- (४) उपनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि बोर्डले आवश्यक देखेमा निवेदकसंग कुनै थप विवरण वा कागजात माग गर्न वा स्पष्ट गराउन सक्नेछ ।
- (५) उपनियम (३) बमोजिम परेको निवेदन उपर जाँचबुझ गर्दा उपयुक्त देखेमा बोर्डले प्रतिनिधिको दर्ता कितावमा दर्ता गरी अनुसूची-११ बमोजिमको ढाँचामा निवेदकलाई आधिकारिक प्रतिनिधिको रूपमा दर्ता भएको प्रमाणपत्र प्रदान गर्नेछ ।
- (६) ऐन लागू हुँदाका बखत कार्य गरिरहेको प्रतिनिधिले यो नियमावली लागू भएको तीन महिनाभित्र आधिकारिक प्रतिनिधिको रूपमा दर्ता हुन उपनियम (३) बमोजिम बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (७) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि धितोपत्र बजारको कारोबार स्थलमा उपस्थित भई धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको तर्फबाट धितोपत्र कारोबार गर्ने व्यक्तिको नियुक्ति सम्बन्धमा धितोपत्र बजारको विनियमावलीमा भएको व्यवस्था बमोजिम हुनेछ ।
२२. **आधिकारिक प्रतिनिधि नियुक्ति गर्ने कार्यविधि:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले आधिकारिक प्रतिनिधि नियुक्ति गर्ने सम्बन्धमा प्रतिनिधि नियुक्त हुने व्यक्ति तथा कम्पनीको तर्फबाट सम्झौता गर्ने अधिकारी समेत खुलाई संचालक समितिबाट निर्णय गरेको हुनु पर्नेछ ।
- (२) आधिकारिक प्रतिनिधि नियुक्त गर्दा निजले गर्ने कार्य, बहन गर्नु पर्ने दायित्व, बहाल रहने अवधि तथा अन्य आवश्यक कुरा खुलाई सम्झौता गर्नु पर्नेछ ।
- (३) आधिकारिक प्रतिनिधिको नियुक्ति तथा कार्य सञ्चालन सम्बन्धमा बोर्डले आवश्यकतानुसार थप व्यवस्था तोक्न सक्नेछ ।

२३. **आधिकारिक प्रतिनिधिको योग्यता:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको आधिकारिक प्रतिनिधिको योग्यता अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको तथा उद्योग वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा दुई वर्ष कार्य गरेको अनुभव भएको हुनुपर्नेछ ।

(२) ऐन प्रारम्भ हुँदाका बखत धितोपत्र व्यवसाय गरिरहेको धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको प्रतिनिधिको योग्यता उपनियम (१) बमोजिम नभएमा त्यस्तो धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले यो नियमावली लागू भएको दुई वर्ष भित्र उपनियम (१) बमोजिम योग्यता पुरा भएको आधिकारिक प्रतिनिधि नियुक्त गर्नुपर्नेछ ।

२४. **आधिकारिक प्रतिनिधिको अयोग्यता:** (१) देहायको व्यक्ति धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको आधिकारिक प्रतिनिधि हुन अयोग्य मानिनेछ :-

- (क) बहुलाएको वा मगज बिग्रेको,
 - (ख) फौजदारी अभियोगमा कसुरदार ठहरी सजाय पाएको,
 - (ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
 - (घ) प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर चुक्ता नगरेको,
 - (ङ) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको अवधिभर,
- (२) कुनै व्यक्ति एक भन्दा बढी धितोपत्र व्यवसायीको प्रतिनिधि नियुक्त हुन सक्ने छैन ।

२५. **योग्यता सम्बन्धी व्यवस्थाको निरन्तरता:** (१) आधिकारिक प्रतिनिधिले यस नियमावली बमोजिमको आवश्यक योग्यता निरन्तर रुपमा कायम राख्नु पर्नेछ ।

(२) यस नियमावली बमोजिमको योग्यता कायम नरहेमा वा अयोग्य भएमा त्यसरी अयोग्य भएको मितिबाट धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले सम्बन्धित प्रतिनिधिलाई हटाई बोर्डलाई जानकारी दिनु पर्नेछ ।

परिच्छेद - ६

कारोबार सम्बन्धी व्यवस्था

२६. **दर्ता भएको धितोपत्र मात्र कारोबार गर्नु पर्ने:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले बोर्डमा दर्ता भई सूचीकरण भएको धितोपत्रको मात्र कारोबार गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले नेपाल सरकारले जारी गरेको धितोपत्र र बोर्डले तोके बमोजिमका अन्य धितोपत्रको कारोबार गर्न वाधा पर्ने छैन ।

- (३) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले ऐन, ऐन अन्तर्गत बनेको नियम र जारी गरिएको निर्देशन तथा धितोपत्र बजारको विनियममा व्यवस्था भए बमोजिम धितोपत्र कारोवार गर्नु पर्नेछ ।

२७. **धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले गर्न सक्ने काम:** (१) धितोपत्र दलालले ग्राहकको आदेश अनुसार ग्राहकको नामबाट मात्र धितोपत्र खरिद वा बिक्री गरी धितोपत्र दलाली सेवा प्रदान गर्न सक्नेछ ।

- (२) धितोपत्र दलालले धितोपत्र दलाली सम्बन्धी व्यवसाय बाहेक यस नियमावली बमोजिमको अन्य कार्य गर्न सक्ने छैन ।
- (३) धितोपत्र व्यापारी तथा बजार निर्माताले देहाय बमोजिमको कार्य गर्न सक्नेछ :-
- (क) आफ्नो नामबाट धितोपत्र खरिद वा बिक्री गर्ने,
- (ख) धितोपत्रको खरिद तथा बिक्री दुवै मूल्य अंकित गरी त्यस्तो धितोपत्र आफ्नो नामबाट खरिद तथा बिक्री गरी बजार निर्माताको रूपमा कार्य गर्ने,
- (ग) बोर्डले तोकेको व्यवस्था अनुसार धितोपत्रको अण्डरराइटिङ्ग गर्ने ।
- (४) धितोपत्र दलाल कम्पनी तथा उक्त कम्पनीको संचालक, कार्यकारी प्रमुख, प्रतिनिधि, कर्मचारी तथा निजहरुको सगोलमा रहेका एकाघरका परिवारको सदस्यका लागि कम्पनी स्वयंले धितोपत्र खरिद वा बिक्री गर्न पाउने छैन ।
- (५) धितोपत्र व्यापारी तथा बजार निर्माताले आफूले जारी गरेको धितोपत्रको व्यापार गर्न सक्ने छैन ।
- (६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि बोर्डले आवश्यक व्यवस्था तथा शर्त तोकी धितोपत्र व्यापारी तथा बजार निर्मातालाई धितोपत्र दलाली वा धितोपत्र सम्बन्धी अन्य व्यवसाय गर्न वा धितोपत्र दलाललाई धितोपत्र व्यापार तथा बजार निर्माताको काम गर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।

२८. **ग्राहकको आदेश दर्ता गर्नु पर्ने:** (१) धितोपत्र दलालले ग्राहकबाट आदेश प्राप्त गरी त्यस्तो आदेश दर्ता गरेर मात्र कारोवार गर्नु पर्नेछ ।

- (२) धितोपत्र दलालले उपनियम (१) बमोजिम दर्ता भएको ग्राहकको आदेश बमोजिम कारोवार गर्दा मूल्य तथा समय प्राथमिकताको आधारमा गर्नु पर्नेछ ।

२९. **ग्राहकको अभिलेख राख्नुपर्ने:** (१) धितोपत्र दलालले ग्राहकको लागि कारोवार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची-१२ वा अनुसूची-१३ बमोजिमको ढाँचामा पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेछ ।

- (२) उपनियम (१) बमोजिम अभिलेख राख्ने समयमा धितोपत्र दलालले धितोपत्रको मूल्यमा हुनसक्ने उतार चढाव तथा विभिन्न प्रकृतीका जोखिमहरुका सम्बन्धमा ग्राहकलाई जानकारी गराउनु पर्नेछ ।

३०. **बैंक मार्फत रकम लेनदेन गर्नु पर्ने:** धितोपत्र दलालले ग्राहकसंग धितोपत्र सम्बन्धी कारोबार गर्दा बैंक मार्फत मात्र रकम लेनदेन गर्नु पर्नेछ ।

३१. **ग्राहकको रकम तथा कागजातको प्रयोग:** (१) धितोपत्र दलालले कुनै ग्राहकको रकम, धितोपत्र तथा कागजात आफ्नो लागि वा अन्य ग्राहकको लागि प्रयोग गर्न पाउने छैन ।

(२) धितोपत्र दलालले धितोपत्र कारोबार गरेपछि प्राप्त गरेको रकम, धितोपत्र वा कागजात त्यसरी प्राप्त गरेकै दिन वा भोलिपल्टसम्म सम्बन्धित पक्षलाई बुझाउनु पर्नेछ ।

(३) धितोपत्र दलालले प्रत्येक ग्राहकको धितोपत्र कारोबार संग सम्बन्धित प्रमाणपत्र तथा रकमको हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नुपर्नेछ ।

३२. **सेवा शुल्क तथा कारोबार दस्तुर सम्बन्धी व्यवस्था:** (१) धितोपत्र दलालले धितोपत्र कारोबार सेवा उपलब्ध गराए वापत ग्राहकबाट अनुसूची- १४ बमोजिमको सेवा शुल्क लिन सक्नेछ ।

तर धितोपत्र बजारले आफ्नो विनियमावलीमा अनुसूची-१४ मा तोकिएको सीमा भित्र रही धितोपत्र दलालले ग्राहकसँग लिन सक्ने सेवा शुल्क तोकिएमा धितोपत्र दलालले सोही बमोजिम सेवा शुल्क लिनु पर्नेछ ।

(२) ऐनको दफा ५० बमोजिम धितोपत्र बजारले कारोबार दस्तुर उठाई बोर्डमा बुझाउने प्रयोजनका लागि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले धितोपत्र बजारमा अनुसूची-१५ बमोजिमको कारोबार दस्तुर जम्मा गर्नु पर्नेछ ।

३३. **कारोबार व्यवस्था तोकिदिन सक्ने:**

(१) सरकारी ऋणपत्र तथा अन्य विशेष किसिमका धितोपत्र कारोबार सम्बन्धमा आवश्यकता अनुसार बोर्डले समय समयमा थप व्यवस्थाहरू तोकिदिन सक्नेछ ।

(२) धितोपत्र दलालले ग्राहकबाट कारोबार आदेश प्राप्त गर्ने, ग्राहक खाता खोल्ने, मार्जिन कारोबार गर्ने लगायतका विषयमा ग्राहकसंग गर्नुपर्ने सम्झौताका सम्बन्धमा समय समयमा बोर्डले आवश्यक व्यवस्था तोकिदिन सक्नेछ ।

परिच्छेद - ७

अभिलेख, जानकारी तथा विवरण प्रवाह सम्बन्धी व्यवस्था

३४. **हिसाब किताब र अभिलेख दुरुस्त राख्नुपर्ने:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले आफूले गरेको धितोपत्र कारोबार, सोको हिसाबकिताब तथा ग्राहक सम्बन्धी अभिलेख स्पष्ट र यथार्थ रूपमा देखिने गरी अद्यावधिक रूपमा राख्नुपर्नेछ ।

(२) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार लेखा राखी नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तयार गर्नु पर्नेछ ।

(३) यस नियम बमोजिम राख्नुपर्ने अभिलेख तथा विवरण अद्यावधिकरूपमा तयार गरी बोर्डले सो को निरीक्षण तथा जाँचबुझ गर्न चाहेको बखत उपलब्ध गराउनु सम्बन्धित धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको कर्तव्य हुनेछ ।

३५. **प्रतिवेदन पेश गर्नु पर्ने:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र उक्त आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण तथा उक्त वर्षमा गरेको काम कारवाही सम्बन्धी वार्षिक प्रतिवेदन बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
- (२) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र समय समयमा बोर्डले तोकेको ढाँचामा बोर्डसमक्ष त्रैमासिक प्रतिवेदन पेश गर्नु पर्नेछ र अघिल्लो त्रैमासिक प्रतिवेदनमा उल्लेख भएको कुराहरुमा कुनै भिन्नता आएको भए सो सम्बन्धी जानकारी समेत उक्त प्रतिवेदन साथ पेश गर्नु पर्नेछ ।
३६. **सुचीकृत लेखापरीक्षकबाट लेखा परीक्षण गराउनुपर्ने:** धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले बोर्डले सुचीकृत गरेको लेखापरीक्षकमध्येबाट आफ्नो हिसाव किताव तथा कारोबारको लेखापरीक्षण गराउनुपर्नेछ ।
३७. **जानकारी तथा विवरण पेश गर्नुपर्ने:** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले देहाय अनुसारको समयभित्र देहायका जानकारी तथा विवरण बोर्ड समक्ष पेश गर्नु पर्नेछ :-
- (क) शाखा कार्यालय वा सम्पर्क कार्यालय बन्द गरेमा तीन दिन भित्र सो सम्बन्धी जानकारी,
- (ख) आधिकारिक प्रतिनिधि स्वेच्छाले हटेमा वा निजलाई हटाइएमा सात दिन भित्र सो सम्बन्धी जानकारी,
- (ग) प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसरी संशोधन गर्नु अघि संशोधनको व्यहोरा सहितको जानकारी,
- (घ) बोर्डले समय समयमा तोकिएको अन्य सूचना, जानकारी तथा विवरण ।
- (२) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले देहायका कुराको सम्बन्धमा बोर्डलाई तुरुन्त जानकारी दिनु पर्नेछ:-
- (क) कार्यालयको ठेगाना, सम्पर्क टेलिफोन, फ्याक्स नम्बर, इमेल आदि परिवर्तन भएमा,
- (ख) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको संस्थापक, संचालक तथा कार्यकारी प्रमुख उपर प्रचलित कानून बमोजिम कुनै कारवाही भएमा वा कारवाही अगाडी बढाइएको भएमा,
- (ग) संस्थापक वा संचालक वा कार्यकारी प्रमुख वा व्यवसायी संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा सुचिकृत भएमा ।
- (घ) धितोपत्र व्यवसाय छाड्ने निर्णय गरेमा ।

परिच्छेद - ८
विविध

३८. **क्षतिपूर्ति कोषमा सहभागी हुनुपर्ने:** ऐन बमोजिम धितोपत्र लगानीकर्ताहरूको हितको लागि क्षतिपूर्ति कोष स्थापना भएमा सम्बन्धित नियमावलीमा व्यवस्था भए बमोजिम धितोपत्र व्यवसायीले त्यस्तो कोषमा सहभागी हुनुपर्नेछ ।
३९. **व्यावसायिक मर्यादा पालना गर्नु पर्ने:** धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले बोर्डले जारी गरेको व्यावसायिक मर्यादा तथा आचार संहिता सम्बन्धी निर्देशिकाको पालना गर्नु पर्नेछ ।
३४०. **बोर्डको स्वीकृति लिई शाखा खोल्न सक्ने :** (१) धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको शाखा कार्यालय खोल्न चाहने धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको लागि आवश्यक पर्ने पूर्वाधार तथा अन्य शर्तहरू बोर्डले समय समयमा तोके बमोजिम हुनेछ ।
४१. **कारवाहीको अभिलेख राख्ने:** (१) कानून अनुसार बोर्डद्वारा जारी गरिएको आदेश वा निर्देशनको पालना नगरेको कारण ऐन बमोजिम कारवाहीमा परेको धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता तथा सम्बन्धित व्यक्तिको बोर्डले अभिलेख राख्नेछ ।
(२) उपनियम (१) बमोजिमको अभिलेखमा समावेश भएको कम्पनी, संगठित संस्था, व्यक्ति वा सो व्यक्ति संलग्न कुनै पनि कम्पनी वा संगठित संस्थालाई धितोपत्र सम्बन्धी कानून बमोजिम उपलब्ध हुने सेवा प्राप्त गर्न बोर्डले रोक लगाउन सक्नेछ ।
४२. **यसै नियमावली बमोजिम हुने:** यस नियमावलीमा लेखिएको कुरा जतिमा यसै नियमावली बमोजिम हुनेछ तथा अन्य कुराको हकमा ऐन अन्तर्गत बनेका प्रचलित नियमावली बमोजिम हुनेछ ।
३४३. **अनुसूचीमा हेरफेर वा थपघट:** बोर्डले अनुसूचीमा आवश्यकता अनुसार हेरफेर वा थपघट गर्न सक्नेछ ।
४४. **खारेजी र बचाउ:** (१) धितोपत्र कारोबार नियमावली, २०५० मा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताको सम्बन्धमा भएका व्यवस्थाहरू खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज भएको नियमावली बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

^२ धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधित

^३ धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) (दस्रो संशोधन) नियमावली, २०७४ द्वारा संशोधित

अनुसूची - १

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रका लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड
..... ।

बिषय: अनुमतिपत्र पाउँ ।

धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित नेपाल कानूनको अधीनमा रहीको रूपमा धितोपत्र व्यवसाय गर्ने इच्छा भएकोले तोकिएको दस्तुर तथा विवरण र कागजात सम्प्लन गरी यो निवेदन पेश गरेका छौं ।

हामीले धितोपत्र व्यवसाय गर्न तोकिएको योग्यता तथा व्यवस्थाहरु पुरा गरेका छौं । सम्प्लन कागजात तथा उल्लेखित विवरण सत्य तथ्य र अनुमान औचित्यपूर्ण छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । कुनै विवरण लुकाएको वा गलत कागजात वा विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुंला बुझाउँला ।

संचालक तथा कार्यकारी प्रमुख:

नाम :

दस्तखत:

निवेदक कम्पनी वा संगठित संस्था:

नाम :

ठेगाना: अंचल..... जिल्ला गा.
वि.स./न.पा.

टोल..... वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:..... इमेल
.....

कम्पनी वा संगठित संस्थाको छाप:

अनुसूची - २

(नियम ३ को उपनियम (१), नियम ४ को उपनियम (२), नियम ६ को उपनियम (१) तथा नियम ८ को उपनियम (१) संग सम्बन्धित)

निवेदन दस्तुर, अनुमतिपत्र दस्तुर र वार्षिक शुल्क

	<u>निवेदन दस्तुर</u>	<u>अनुमतिपत्र दस्तुर</u>	<u>वार्षिक शुल्क</u>
१. धितोपत्र दलाल	रु. ५,०००।-	रु. ४०,०००।-	रु. २५,०००।-
२. धितोपत्र व्यापारी	रु. ८,०००।-	रु. ६०,०००।-	रु. ४०,०००।-
३. बजार निर्माता	रु. ८,०००।-	रु. ६०,०००।-	रु. ४०,०००।-

अनुसूची - ३

(नियम ३ को उपनियम (३) को खण्ड (क), नियम ६ को उपनियम (१) को खण्ड (ड), नियम १२ को उपनियम (५) र (८), नियम १६ को उपनियम (२) तथा नियम २१ को उपनियम (३) को खण्ड (क) सँग सम्बन्धित)

संस्थापक/संचालक/कार्यकारी प्रमुख/आधिकारिक प्रतिनिधिको विवरण

फोटो

१. नाम:
२. स्थायी ठेगाना:..... अञ्चल..... जिल्ला..... गा. वि.स./न.पा./म. न. पा. टोल..... वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:..... इमेल
३. हालको ठेगाना: अञ्चल..... जिल्ला गा. वि.स./न.पा. टोल..... वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:..... इमेल
४. बाबुको नाम:
५. बाजेको नाम:
६. पति वा पत्निको नाम:
७. शैक्षिक योग्यता:
८. व्यवसायिक अनुभव:
९. तालिम:
१०. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै लाभको पद ग्रहण गरेको भए तत्सम्बन्धी विवरण:
११. सम्बन्धित कम्पनी वा संगठित संस्थाको अन्य संस्थापक, संचालक, कार्यकारी प्रमुख वा प्रतिनिधिसंग नाता सम्बन्ध भए सो सम्बन्धी विवरण,
१२. धितोपत्र बजार वा अन्य धितोपत्र दलाल वा धितोपत्र व्यापारी तथा बजार निर्माताको संचालक वा कार्यकारी प्रमुख वा प्रतिनिधिसँग नाता सम्बन्ध भए सो सम्बन्धी विवरण,
१३. आफू उपर वा आफू सम्बद्ध कुनै कम्पनी वा संगठित संस्था उपर धितोपत्र सम्बन्धी कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण:
१४. धितोपत्र दलाल वा धितोपत्र व्यापारी तथा बजार निर्माताको स्वामित्व ग्रहण गर्न/संचालक/कार्यकारी प्रमुख/प्रतिनिधि हुन योग्यता पूरा भएको तथा अयोग्यता नरहेको उद्घोषण:

दस्तखत:

संलग्न गर्नु पर्ने कागजात:

१. अघिल्लो आर्थिक वर्षसम्मको कर दाखिला गरेको प्रमाण ।
२. कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको उद्घोषण ।
३. योग्यता, अनुभव र अन्य संस्थामा सम्लग्नता भए सो समेत प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

अनुसूची - ४

(नियम ३ को उपनियम (३) को खण्ड (ख) सँग सम्बन्धित)

निवेदक कम्पनी वा संगठित संस्था सम्बन्धी विवरण तथा कागजात

- (क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- (ग) कुनै विशेष ऐनद्वारा स्थापना भएको संगठित संस्थाको हकमा सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
- (घ) निवेदकले गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन,
- (ङ) आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण समेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजना,
- (छ) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिको निर्णयको प्रतिलिपि,
- (झ) चुक्ता पूँजीको पाँच प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने व्यक्तिको नाम, पुरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण,
- (ञ) प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण भएको अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण,
(संस्थापना भई आर्थिक वर्ष पुरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण पेश गर्न सकिनेछ ।)
- (ट) संस्थापकले ग्रहण गर्ने वा गरेको शेयर स्वामित्व तथा शेयरको चुक्ता रकम सम्बन्धी विवरण,
- (ड) धितोपत्र व्यवसाय संचालनका लागि तयार गरिने संगठन तथा कार्य प्रणाली सम्बन्धी विवरण,
- (ढ) ऐनको दफा ६४ बमोजिम तोकिएको प्रतिनिधिको नाम, ठेगाना, योग्यता, अनुभव तथा प्रतिनिधिको रूपमा कार्य गर्न भएको सम्झौता सम्बन्धी विवरण,
- (ण) धितोपत्र व्यवसाय संचालनका लागि व्यवस्था गरिने कार्यालयको स्थान र क्षेत्रफल, कार्यालय उपकरण तथा संचार साधन, जनशक्ति, धितोपत्र कारोवारको अभिलेख तथा अभिलेखको सुरक्षा व्यवस्था सम्बन्धी विवरण,
- (त) धितोपत्र व्यवसाय संचालनका लागि कुनै पूर्वाधार तयार गरिसकेको भए तत्सम्बन्धी विवरण,
- (थ) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण,
- (द) शेयरधनीहरु बीच कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रतिलिपि,
- (ध) धितोपत्र बजारको सदस्यता हुन उपयुक्त भएको व्यहोरा सहितको धितोपत्र बजारको सिफारिश सम्बन्धी विवरण,
- (न) प्रचलित कानून बमोजिम कर दर्ता भएको प्रमाण,
- (प) चुक्ता पूँजी प्रमाणित गर्ने निस्सा ।
- (फ) कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको उद्घोषण,
- (ब) बोर्डले समय समयमा तोकेको अन्य विवरण तथा कागजात ।

अनुसूची-५

(नियम ३ को उपनियम (३) खण्ड (ग) तथा नियम १२ को उपनियम (८) सँग सम्बन्धित)

धितोपत्र व्यापारी तथा बजार निर्माताको शेयर ग्रहण गर्न चाहने

कम्पनी वा संगठित संस्थाको सम्बन्धमा पेश गर्नु पर्ने विवरण तथा कागजात

- (क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- (ग) कुनै विशेष ऐनद्वारा संस्था स्थापना भएको भए सो ऐन र तत्सम्बन्धी नियम तथा विनियम,
- (घ) धितोपत्र व्यापारी तथा बजार निर्माताको शेयर ग्रहण गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
- (ङ) प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण गरिएको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण तथा उक्त आर्थिक वर्षमा गरेको काम कारवाही समावेश गरिएको वार्षिक प्रतिवेदन,
(संस्थापना भई आर्थिक वर्ष पुरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण तथा काम कारवाही सम्बन्धी विवरण पेश गर्न सकिनेछ ।)
- (च) चुक्ता पुँजीको पाँच प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने व्यक्तिको नाम, पूरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण,
- (छ) कम्पनी वा संगठित संस्था यस नियमावली बमोजिम धितोपत्र व्यापारी तथा बजार निर्माताको स्वामित्व ग्रहण गर्न अयोग्य नभएको उद्घोषण,
- (ज) कम्पनी वा संगठित संस्था वा संचालक वा कार्यकारी प्रमुख उपर धितोपत्र सम्बन्धी कानून वा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको भए सो सम्बन्धी विवरण,
- (झ) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण,
- (ञ) कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको उद्घोषण,
- (ट) प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश गरेको प्रमाण,
- (ठ) संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा देहायको विवरण तथा कागजात:
१. नाम तथा पूरा ठेगाना,
 २. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै सम्लग्नता रहेको भए तत्सम्बन्धी विवरण ।

अनुसूची – ६

(नियम ४ को उपनियम (२) तथा नियम ६ को उपनियम (३) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

काठमाण्डौ ।

धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र

अनुमतिपत्र नं.

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी ऐन तथा यस अन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधीनमा रहीको रूपमा धितोपत्र व्यवसाय गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।

नवीकरण भएमा बाहेक यो अनुमतिपत्रको वहाली.....सम्म हुनेछ ।

अनुमतिपत्र दिने पदाधिकारीको

नाम:

पद:

दस्तखत:

मिति:

बोर्डको छाप:

अनुसूची-७

(नियम ६ को उपनियम (२) सँग सम्बन्धित)

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ले तयार गर्नु पर्ने न्यूनतम पूर्वाधारहरु

१. धितोपत्र दलालले तयार गर्नु पर्ने न्यूनतम पूर्वाधारहरु

३(क) कार्यालयको क्षेत्रफल कम्तीमा एकहजार वर्गफिट हुनुपर्ने,

(ख) कम्तीमा ३ थान कम्प्यूटर, प्रिन्टर, फ्याक्स तथा टेलिफोन,

४(ग) मुख्य कार्यालयमा कम्तीमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउण्टेन्सी गरेको व्यक्ति प्रमुख र परिपालन (कम्पाईन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा पाँच जना कर्मचारी र शाखा कार्यालयमा बोर्डले समय समयमा तोके बमोजिमका कर्मचारी हुनुपर्ने ।”

(घ) संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था,

(ङ) सर्वसाधारणको लागि सरल पहुँच हुने स्थानमा कार्यालय स्थापना गरेको हुनुपर्ने,

२. धितोपत्र व्यापारी तथा बजार निर्माताले तयार गर्नु पर्ने न्यूनतम पूर्वाधार:

(क) कार्यालयको क्षेत्रफल कम्तीमा ५०० वर्गफिट हुनुपर्ने,

(ख) कम्तीमा ५ थान कम्प्यूटर, प्रिन्टर, फ्याक्स तथा टेलिफोन,

(ग) कम्तीमा स्नातक तह उत्तिर्ण गरेको दुइजना सहित कम्तीमा सात जना कर्मचारी,

(घ) संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था

^३ धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधित

^४ धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधित

अनुसूची-८

(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रको नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: अनुमतिपत्र नवीकरण गरी पाउँ ।

धितोपत्र सम्बन्धी ऐन बमोजिम को रूपमा कार्य गर्न तहाँबाट प्राप्त अनुमतिपत्र मिति
. . . सम्म कायम रहेकोले नवीकरण गरी पाउनका लागि अनुमतिपत्र तथा वार्षिक शुल्क यसै साथ संलग्न
गरी पेश गरेको छु ।

आधिकारिक दस्तखत :

नाम :

पद :

कम्पनी वा संगठित संस्थाको छाप:

अनुसूची-९

(नियम १० को उपनियम (१) सँग सम्बन्धित)

चुक्ता पूँजी (न्यूनतम)

१. धितोपत्र दलाल	रु. २,००,००,०००।-
२. धितोपत्र व्यापारी	रु. २,००,००,०००।-
३. बजार निर्माता	रु. २,००,००,०००।-

^५ धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधित

अनुसूची- १०

(नियम २१ को उपनियम (३) सँग सम्बन्धित)

आधिकारिक प्रतिनिधि दर्ताका लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: आधिकारिक प्रतिनिधि दर्ता प्रमाणपत्र पाउँ ।

धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गतको नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधीनमा रहीको आधिकारिक प्रतिनिधिको रूपमा कार्य गर्न मन्जुर गरी सम्भौता समेत भइसकेकोले तोकिएको कागजात र विवरण सम्लग्न गरी त्यस बोर्डमा दर्ता हुन यो निवेदन पेश गरेको छु ।

सम्लग्न बमोजिमका कागजात तथा उल्लेखित विवरण सत्य तथ्य छन् । गलत कागजात वा विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुंला बुझाउँला ।

निवेदकको नाम :

दस्तखत:

अनुसूची-११

(नियम २१ को उपनियम (५) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

काठमाण्डौ ।

आधिकारिक प्रतिनिधि दर्ता प्रमाणपत्र

प्रतिनिधि दर्ता नं:

.....बस्ने, श्री.....लाई धितोपत्र सम्बन्धी ऐन तथा यस अन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधीनमा रहीको आधिकारिक प्रतिनिधिको रूपमा कार्य गर्न यो प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रमाणपत्र दिने पदाधिकारीको

नाम:

पद:

दस्तखत:

मिति:

बोर्डको छाप:

अनुसूची-१२^६

(नियम २९ को उपनियम (१) सँग सम्बन्धित)

प्राकृतिक व्यक्तिको परिचय विवरण

Details of Natural Person

फोटो (हालसालै
खिचेको)

कार्यालय प्रयोजनका लागि मात्र For Official Use Only

ग्राहक नं : Client's Account No:	ग्राहक नं. : Client's Account No. :	मिति : Date :
संकेत नम्बर : Reference No:	संकेत नम्बर : Reference No. :	

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसँग भर्नु पर्नेछ । आफूसँग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेर्सो धर्का तानिदिनु होला ।

Please complete all details and strike out the non-applicable fields/boxes.

.....(धितोपत्र दलाल व्यवसायीको नाम/Name of Stock Broker)

..... (शाखा/Branch)

ग्राहकको विवरण (Details of Client)

नाम Name (In Block Letter)													
जन्ममिति Date of Birth	बि.सं. : B.S.	ई.सं. : A.D.											
लिंग Gender	पुरुष Male	<input type="checkbox"/>	महिला Female	<input type="checkbox"/>	अन्य Others	<input type="checkbox"/>							

^६ बोर्ड संचालक समितिको मिति २०७४।११।२९ को निर्णय बमोजिम संशोधन गरिएको ।

राष्ट्रियता Nationality	नेपाली <input type="checkbox"/> Nepalese	अन्य (खुलाउने) <input type="checkbox"/> Others (If any)	
नागरिकता नम्बर Citizenship No:		जारी जिल्ला Issue District	जारी मिति Issue Date
हितग्राही खाता नं Beneficiary ID No.			
स्थायी लेखा नं Permanent Account No. (PAN)			
गैरआवासिय नेपालीको हकमा परिचयपत्र नं र ठेगाना Identification No. and address (In case of NRN)			

हालको ठेगाना (Current Address)

देश Country		प्रदेश Province :	
जिल्ला: District :			
गा.पा/न.पा./ उ.म.न.पा/म.न.पा.: Rural Municipality / Municipality/Sub Metropolitan city / Metropolitan city		वडा नं.: Ward No.:	
टोल: Tole :		टेलिफोन नं.: Telephone No.:	
ईमेल: E-mail ID :		मोबाइल नं.: Mobile No.:	
स्थायी ठेगाना : Permanent Address :			
प्रदेश Province :			
टोल: Tole :	जिल्ला: District :	गा.पा/न.पा. / उ.म.न.पा/म.न.पा.: Rural Municipality /Municipality/SubMetropolitan city / Metropolitan city	
टेलिफोन नं.: Telephone No. :	वडा नं.: Ward No.:	ब्लक नं.: Block No. :	

परिवारका सदस्यहरूको विवरण (ठाउँ नपुग भएमा थप गर्न सकिने)

(Details of Family Members)

वाजेको नाम	
Grand Father's Name : (In Block letter)	
बुबाको नाम	
Father's Name (In Block Letter)	
आमाको नाम	
Mother's Name(In Block letter)	
पति/पत्नीको नाम	
Spouse's Name(In Block letter)	
छोराको नाम	
Son's Name(In Block letter)	
छोरीको नाम (अविवाहित)	
Daughter's Name(In Block letter)	
बुहारीको नाम	
Daughter in-Law's Name(In Block letter)	
सासुको नाम (विवाहित महिलाको हकमा)	
Mother in-Law's Name (In case of Married Woman)	


बैंक खाताको विवरण

Bank Account Details

बैंक खाताको किसिम Types of Bank Account	बचत खाता <input type="checkbox"/> Saving Account	चल्ली खाता <input type="checkbox"/> Current Account
बैंक खाता नम्बर/Bank Account Number		
बैंक खाताभएको बैंकको नाम र ठेगाना Name & Address of Bank		

पेशागत विवरण Details of Occupation			
पेशा Occupation	सेवा <input type="checkbox"/> Service	सरकारी <input type="checkbox"/> Govt.	सार्वजनिक/निजी क्षेत्र <input type="checkbox"/> Public/Private Sector
	एन.जी.ओ./आई.एन.जी.ओ. <input type="checkbox"/> NGO/INGO	विशेषज्ञ <input type="checkbox"/> Expert	
	व्यापारी <input type="checkbox"/> Businessperson	कृषि <input type="checkbox"/> Agriculture	सेवा निवृत्त <input type="checkbox"/> Retired
	गृहिणी <input type="checkbox"/> House Wife	विद्यार्थी <input type="checkbox"/> Student	अन्य <input type="checkbox"/> Others
व्यापारको प्रकार Types of Business	उत्पादन <input type="checkbox"/> Manufacturing	सेवामुखी <input type="checkbox"/> Service Oriented	अन्य <input type="checkbox"/> Others
संस्थाको नाम Organization's Name			ठेगाना Address
पद Designation	कर्मचारीको हकमा कर्मचारी परिचयपत्र नं. (ID No of Employee)		
आर्थिक विवरण Financial Details	आयको सीमा (वार्षिक विवरण)/ Income Limit (Annual Details)		
	रु. ५,००,००० सम्म <input type="checkbox"/> Up to Rs. 5,00,000	रु. ५,००,००१ देखि रु. <input type="checkbox"/> १०,००,००० सम्म From Rs. 5,00,001 to Rs. 10,00,000	
	रु. १०,००,००० भन्दा माथि <input type="checkbox"/> Above Rs. 10,00,000		
<p>धितोपत्र खरिद बिक्री गर्ने मुख्य उद्देश्यले स्थापित इन्भेष्टमेन्ट कम्पनीमा संलग्न छु <input type="checkbox"/> छैन। <input type="checkbox"/></p> <p>Involvement in Investment companies which were established for securities trading Yes <input type="checkbox"/> No <input type="checkbox"/></p> <p>(भएमा देहाय बमोजिमको विवरण उल्लेख गर्नु पर्ने। (If yes mention below)</p>			
कम्पनीको नाम : Name of the Company			
पद: Designation	सञ्चालक <input type="checkbox"/> Director	पदाधिकारी <input type="checkbox"/> Executive	शेयरधनी <input type="checkbox"/> Shareholder
	कर्मचारी <input type="checkbox"/> Employee	अन्य <input type="checkbox"/> Others	

संरक्षकको विवरण (नाबालकको हकमा मात्र)
Guardian's Details (In ca se of Minor only)



नाम/थर : Name/Surname: (In Block letter)			
निवेदकसँगको सम्बन्ध : Relationship with applicant:			
पत्राचार ठेगाना : Correspondence Address :			
देश : Country :		प्रदेश: Province	
जिल्ला : District :		गा.पा/न.पा./ उ.म.न.पा/म.न.पा.: Rural Municipality / Municipality/ Sub Metropolitan city / Metropolitan city	
वडा नं.: Ward No.:		टेलिफोन नं.: Telephone No. :	
फ्याक्स नं. : Fax No. :		मोबाइल नं.: Mobile No. :	
स्थायी लेखा नं. : PAN No. :		ईमेल : E-mail ID :	

.....
संरक्षकको हस्ताक्षर
Guardian's Signature

<p>हाल बसोबास रहेको स्थानको नक्शा Location Map</p>	<p>N</p>
<p>From main Road Street.....the distance of the Residence isMeters (approximately).</p>	

धितोपत्र कारोबारको सम्बन्धमा तपशिल बमोजिमको स्वघोषणा गर्दछु ।

१. म/हामीले धितोपत्र खरिदकालागि प्रयोग गर्ने रकम सम्पत्ती शुद्धिकरण सम्बन्धी प्रचलित कानून विपरित आर्जन गरेको हुने छैन ।
२. धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमको सम्बन्धमा जानकार छु ।
३. म/हामीले खरिद गरेका धितोपत्रहरु बापतको भुक्तानी लिने दिने कार्य तोकिएको समय भित्र गर्ने छु ।
४. म/हामीले धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित नियम कानूनहरुको पालना गर्नेछु ।
५. म/हामी कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको छु /छैन ।

संलग्न गर्नु पर्ने कागजात

१. नेपाली नागरिकहरुको हकमा नागरिकताका प्रमाणपत्रको प्रतिलिपी ।
२. अन्य देशको नागरिकको हकमा पासपोर्टको प्रतिलिपी ।
३. नाबालकको हकमा संरक्षक तथा नाबालक दुवैको फोटो ।
४. कानूनी संरक्षक भए सो सम्बन्धी कागजात ।
५. आमा वा बाबु संरक्षक भएमा छोरा वा छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
६. निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप ।
७. कुनै सस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपी ।


माथि उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानून बमोजिम सहूला, बुझाउंला ।

I/We hereby acknowledge that the above disclosed details are true. I/We further hereby consent to bear any legal actions in case any false disclosure of information related to me/us.

औंठाछाप Thumb Print	
दाँया (Right)	बाँया (Left)

.....
ग्राहकको हस्ताक्षर
Client's Signature

कार्यालय प्रयोजनको लागि

<u>रुजु गर्ने:</u> नाम थर: पद: हस्ताक्षर: मिति:		<u>प्रमाणित गर्ने :</u> नाम थर: पद: हस्ताक्षर: मिति:
---	---	--

कार्यालयको नाम तथा छाप

अनुसूची-१३^७

(नियम २९ को उपनियम (१) सँग सम्बन्धित)

कम्पनी वा संगठित संस्थाको परिचय विवरण

Details Of Company Or Institution

कार्यालय प्रयोजनका लागि मात्र For Official Use Only	
ग्राहक नं : Client's Account No:	मिति : Date :
संकेत नम्बर : Reference No:	

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसँग भर्नु पर्नेछ । आफूसँग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेर्सो धर्का तानिदिनु होला ।

Please complete all details and strike out the non-applicable fields/boxes.

..... (धितोपत्र दलाल व्यवसायीको नाम (Name of stock Broker))

..... (शाखा / Branch)

कम्पनीको नाम	
Name of Company	
प्रमुख कार्यकारी अधिकृतको नाम	
Chief Executive Officer's Name	
कम्पनी सचिवको नाम	
Company Secretary's Name	

कम्पनी स्थापना मिति Date of Incorporation	वि.सं. : B.S. :	ई.सं. : A.D. :
कम्पनीको किसिम Types of Company	प्राइभेट लि. <input type="checkbox"/> Pvt. Ltd.	पब्लिक लि. <input type="checkbox"/> Public Ltd.
	सरकारी स्वामित्व भएको <input type="checkbox"/> Govt. Owned	अन्य <input type="checkbox"/> Others
कम्पनी दर्ता भएको देश Country of Registration	नेपाल <input type="checkbox"/> अन्य <input type="checkbox"/> (नेपाल बाहेक अन्य देश भएमा उल्लेख गर्ने): Nepal Others (Please mention if other than Nepal)	

^७ बोर्ड संचालक समितिको मिति २०७४/११/२९ को निर्णय बमोजिम संशोधन गरिएको ।

कम्पनीको थप विवरण

दर्ता गर्ने कार्यालय Registration Office			
दर्ता नं.: Registration No.:		दर्ता मिति: Registration Date :	
मूल्य अभिवृद्धि कर नं / स्थायी लेखा नं.: PAN No./VAT Registration No. :		दर्ता मिति.: Registration Date. :	
सहायक कम्पनी भएमा मुख्य कम्पनीको नाम र ठेगाना Name and Address of Main Company in case of Subsidiary Company			
कम्पनीको व्यवसायको किसिम Types of business of the company		कार्य क्षेत्र Area of Work	
सूचिकरण भए नभएको Listed / Not		सूचीकरण मिति: Listing Date	

बैंक खाताको विवरण

बैंक खाताको किसिम Types of Bank Account	बचत खाता <input type="checkbox"/> Saving Account	चल्ती खाता <input type="checkbox"/> Current Account
बैंक खाता नम्बर Bank Account Number		
बैंक खाता भएको बैंकको नाम र ठेगाना Name and Address of Bank		

कम्पनीको हालको ठेगाना: (Current Address of Company)

देश Country		प्रदेश Province :	
जिल्ला: District :			
गा.पा/न.पा./उ.म.न.पा/ म.न.पा.: Rural Municipality / Municipality/Sub Metropolitan city /Metropolitan		वडा नं.: Ward No.:	
टोल: Tole :		टेलिफोन नं.: Tel. No.:	
ईमेल: E-mail ID :		वेबसाईट: Website:	
कम्पनी दर्ता हुँदाको ठेगाना : Permanent Address of Company :		देश Country	
प्रदेश: Province :		जिल्ला: District :	

गा.पा/न.पा./उ.म.न.पा/म.न.पा.: Village/Municipality/ Sub Metropolitan city /Metropolitan city			टोल: Tole :	
टेलिफोन नं.: Telephone No. :	वडा नं.: Ward No.:		ब्लक नं.: Block No. :	
ईमेल: E-mail ID :		वेबसाईट: Website:		

संचालक, कार्यकारी प्रमुखहरूको विवरण/Details of Directors, CEO

क्र.सं. S.N.	नामथर Name/ Surname	पद Designation	पति/ पत्नीको नाम Spouse's name	बाबुको नाम Father's Name	बाजेको नाम Grand Father's Name	स्थायी ठेगाना Permanent Address	हालको ठेगाना Current Address	टेलिफोन नं. Tel. No.	मोबाइल नं. Mobile No.	ईमेल ठेगाना E-mail ID	पान नं. PAN no.

	पहिलो सम्पर्क व्यक्ति First Contact Person	दोस्रो सम्पर्क व्यक्ति Second Contact Person
नाम/Name		
बाबुको नाम/ Father's Name		
बाजेको नाम/ Grand Father's Name		
पद /Designation		
हस्ताक्षर /Signature		
पासपोर्ट साइजको फोटो Passport Size Photo	फोटो (हालसालै खिचेको) Photo	फोटो (हालसालै खिचेको) Photo

कार्यालय रहेको स्थानको नक्शा Location Map	<p>Site Map of the Company</p> <p style="text-align: right;">N</p> <p>From main Road Street.....the distance of the Office isMeters (approximately).</p>
---	--

धितोपत्र कारोबारको सम्बन्धमा तपशिल बमोजिमको स्वघोषणा गर्दछु ।

१. कम्पनी/संगठित संस्थाले धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ती शुद्धिकरण सम्बन्धी प्रचलित कानून विपरित आर्जन गरेको हुने छैन ।
२. कम्पनी/संगठित संस्था धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमको सम्बन्धमा जानकारी छ ।
३. कम्पनी/संगठित संस्थाले खरिद गरेका धितोपत्रहरु बापतको भुक्तानी लिने दिने कार्य तोकिएको समय भित्र गर्ने छ ।
४. धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित नियम कानूनहरुको पालना गरिने छ ।
५. कम्पनी/संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सुचीमा रहेको छैन ।

माथि उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानून बमोजिम सहुंला, बुझाउँला ।

I/We hereby acknowledge that the above disclosed details are true. I/We further hereby consent to bear any legal actions in case any false disclosure of information related to me/us.

संलग्न गर्नु पर्ने कागजात

१. कम्पनीवा संगठित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
२. संगठित संस्थाको स्थाई लेखा नं. प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि ।
३. धितोपत्र कारोबार गर्न ग्राहक परिचय विवरण भर्ने सम्बन्धमा संचालक समितिको निर्णय ।
४. कुनै नियमनकारी निकायबाट अनुमतिपत्र प्राप्त गरेको भएमा सोको प्रतिलिपि ।
५. कर चुक्ता/दाखिला प्रमाणपत्र ।
६. अख्तियार प्राप्त व्यक्तिको फोटो तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

आधिकारीक व्यक्तिको नाम :

Name of Authorized Person:

पद:

(Designation)


हस्ताक्षर :

Signature:

कम्पनीको छाप :

Company's Stamp:

कार्यालय प्रयोजनको लागि

<u>रुजु गर्ने:</u>		<u>प्रमाणित गर्ने :</u>
नाम थर:		नाम थर:
पद:		पद:
हस्ताक्षर:		हस्ताक्षर:
मिति:		मिति:
	कार्यालयको नाम तथा छाप	

८ अनुसूची-१४

(नियम ३२ को उपनियम (१) सँग सम्बन्धित)

धितोपत्र दलाली वापत लिन सक्ने सेवा शुल्क

१. संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोवारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क :
 - (क) रु. ५०,०००/- सम्मको कारोवारमा - ०.६० प्रतिशत
 - (ख) रु. ५०,०००/- भन्दा माथि रु. ५,००,०००/- सम्मको कारोवारमा - ०.५५ प्रतिशत
 - (ग) रु. ५,००,०००/- भन्दा माथि रु. २०,००,०००/- सम्मको कारोवारमा - ०.५० प्रतिशत
 - (घ) रु. २०,००,०००/- भन्दा माथि रु. १,००,००,०००/- सम्मको कारोवारमा - ०.४५ प्रतिशत
 - (ङ) रु. १,००,००,०००/- भन्दा माथि जतिसुकैको कारोवारमा - ०.४० प्रतिशत
२. नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्रको खरिद बिक्री कारोवारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क :
 - (क) रु. ५,००,०००/- सम्मको कारोवारमा - ०.२० प्रतिशत
 - (ख) रु. ५,००,०००/- भन्दा माथि ५०,००,०००/- सम्मको को कारोवारमा - ०.१० प्रतिशत
 - (ग) रु. ५०,००,०००/- भन्दा माथि जतिसुकैको कारोवारमा - ०.०५ प्रतिशत
३. माथि क्र.स. १ र २ मा उल्लेखित धितोपत्र बाहेक अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क :
 - (क) रु. ५,००,०००/- सम्मको कारोवारमा - ०.३० प्रतिशत
 - (ख) रु. ५,००,०००/- भन्दा माथि ५०,००,०००/- सम्मको को कारोवारमा - ०.२५ प्रतिशत
 - (ग) रु. ५०,००,०००/- भन्दा माथि जतिसुकैको कारोवारमा - ०.२० प्रतिशत
४. माथि क्रम संख्या १, २ र ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क रु. २५/- भन्दा घटी हुने छैन ।
५. प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा धितोपत्र दलालले क्रम संख्या १, २, ३ र ४ बमोजिम प्राप्त गरेको कूल सेवा शुल्कका शून्य दशमलव छ प्रतिशत रकम नियमन शुल्कको रुपमा बोर्डलाई बुझाउनु पर्नेछ ।
६. धितोपत्र दलालले कारोवार सेवा प्रदान गरे वापत यस अनुसूचीमा उल्लेखित सेवा शुल्क बाहेक अतिरिक्त रकम ग्राहकबाट लिन सक्ने छैन ।

८ बोर्ड संचालक समितिको मिति २०७२।०४।०५ को निर्णय बमोजिम संशोधन गरिएको ।

अनुसूची-१५

(नियम ३२ को उपनियम (२) सँग सम्बन्धित)

धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माताले जम्मा गर्नु पर्ने कारोबार दस्तुर

१. धितोपत्र दलालले धितोपत्र बजारमा जम्मा गर्नु पर्ने कारोबार दस्तुर:
 - (क) धितोपत्र शेयर भएमा प्रत्येक खरिद तथा बिक्री कारोबार रकमको ०.०१५ प्रतिशत,
 - (ख) धितोपत्र नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र भएमा प्रत्येक खरिद तथा बिक्री कारोबार रकमको ०.००५ प्रतिशत,
 - (ग) खण्ड (क) तथा (ख) मा उल्लेखित बाहेक अन्य धितोपत्र भएमा प्रत्येक खरिद तथा बिक्री कारोबार रकमको ०.०१० प्रतिशत ।
२. धितोपत्र व्यापारीले धितोपत्र बजारमा जम्मा गर्नु पर्ने कारोबार दस्तुर:
 - (क) धितोपत्र शेयर भएमा प्रत्येक खरिद तथा बिक्री कारोबार रकमको ०.००५ प्रतिशत,
 - (ख) धितोपत्र नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र भएमा प्रत्येक खरिद तथा बिक्री कारोबार रकमको ०.००१ प्रतिशत,
 - (ग) खण्ड (क) तथा (ख) मा उल्लेखित बाहेक अन्य धितोपत्र भएमा प्रत्येक खरिद तथा बिक्री कारोबार रकमको ०.००२ प्रतिशत ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले देहायका नियमहरू बनाएको छ।

परिच्छेद - १ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४” रहेको छ।
(२) यो नियमावली नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ।
 - (ख) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ।
 - (ग) “अनुमतिपत्र” भन्नाले मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न बोर्डबाट प्रदान गरिएको अनुमतिपत्र सम्भन्नु पर्छ।
 - (घ) “मर्चेन्ट बैंकर” भन्नाले नियम १६ मा तोकिए बमोजिम एक वा एक भन्दा बढी कार्य गर्न अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी सम्भन्नु पर्छ।
 - (ङ) “मर्चेन्ट बैंकिङ व्यवसाय” भन्नाले नियम १६ मा उल्लेख भए बमोजिमको एक वा एक भन्दा बढी व्यवसाय सम्भन्नु पर्छ।
 - (च) “निष्काशन तथा विक्री प्रबन्धक” भन्नाले नियम १६ को खण्ड (क) बमोजिमको कार्य गर्न अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी सम्भन्नु पर्छ।
 - (छ) “धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर)” भन्नाले नियम १६ को खण्ड (ख) बमोजिमको कार्य गर्ने धितोपत्र व्यवसायी सम्भन्नु पर्छ।
 - (ज) “शेयर रजिष्ट्रार” भन्नाले नियम १६ को खण्ड (ग) बमोजिमको कार्य गर्ने धितोपत्र व्यवसायी सम्भन्नु पर्छ।
 - (झ) “लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)” भन्नाले नियम १६ को खण्ड (घ) बमोजिमको कार्य गर्ने धितोपत्र व्यवसायी सम्भन्नु पर्छ।
 - ^१ (ञ) “संस्थागत परामर्श दाता ” भन्नाले नियम १६ को खण्ड (ङ) बमोजिमको कार्य गर्ने धितोपत्र व्यवसायी सम्भन्नु पर्छ।

^१ धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको।

परिच्छेद - २
अनुमतिपत्र सम्बन्धी व्यवस्था

३. **अनुमतिपत्रका लागि निवेदन दिनु पर्ने:** (१) यस नियमावली बमोजिम मर्चेन्ट बैंकरको रुपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्थाले अनुमतिपत्र प्राप्त गर्नका लागि अनुसूची - १ बमोजिमको ढाँचामा अनुसूची - २ बमोजिमको निवेदन दस्तुर संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम दिने निवेदनसाथ निवेदक संगठित संस्थाको देहायको विवरण तथा कागजात संलग्न भएको हुनु पर्नेछ :-
- (क) संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा अनुसूची - ३ बमोजिमको विवरण,
(ख) निवेदक संगठित संस्थाको सम्बन्धमा अनुसूची - ४ बमोजिमको विवरण तथा कागजात,
(ग) कुनै कम्पनी वा संगठित संस्था निवेदक संगठित संस्थाको संस्थापक भएमा उक्त कम्पनी वा संगठित संस्थाको अनुसूची - ५ बमोजिमको विवरण तथा कागजात ।
- (३) उपनियम (१) बमोजिमको निवेदन साथ प्राप्त विवरण तथा कागजात जाँचबुझ गर्दा आवश्यक देखेमा बोर्डले निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा स्पष्ट गराउन सक्नेछ ।
- (४) निवेदकबाट प्राप्त निवेदन र संलग्न विवरण तथा कागजात ऐन तथा नियमावलीले गरेको व्यवस्थाको आधारमा जाँचबुझ गर्दा यस नियमावली बमोजिमको प्रक्रिया पूरा नगरेको देखिएमा वा भुटा विवरण वा भुटा कागजात पेश गरेको देखिएमा बोर्डले उपनियम (१) बमोजिम पेश भएको निवेदन खारेज गर्न सक्नेछ ।
- (५) यस नियमावली बमोजिम अनुमतिपत्र प्रदान गर्नु अघि उपनियम (१) बमोजिम निवेदन साथ पेश गरेको विवरणमा कुनै परिवर्तन आएमा निवेदकले सो को जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।
४. **अनुमतिपत्र प्रदान गर्ने:** (१) नियम ३ बमोजिम प्राप्त निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा ऐन र यस नियमावलीले गरेको व्यवस्थाको आधारमा अनुमतिपत्र प्रदान गर्न उपयुक्त देखिएमा बोर्डले निवेदकलाई धितोपत्र व्यवसाय संचालनका लागि आवश्यक पूर्वाधार तयार गर्न सूचित गर्नेछ ।
- (२) उपनियम (१) बमोजिम बोर्डले सूचित गरेको छ महिना भित्र निवेदकले धितोपत्र व्यवसाय संचालनका लागि आवश्यक पूर्वाधार तयार गरी सो सम्बन्धमा देहायका कुरा खुलाई बोर्डलाई जानकारी दिनु पर्नेछ,-
- (क) कार्यालय रहेको स्थान तथा कार्यालयले ओगटेको क्षेत्रफल सम्बन्धी विवरण,
(ख) आफूले गर्ने व्यवसाय संचालनका लागि व्यवस्था गरिएको कार्यालय उपकरण तथा प्रविधि सम्बन्धी विवरण,
(ग) संगठन संरचना तथा कार्य विभाजन सम्बन्धमा गरिएको व्यवस्था,
(घ) अनुसूची - ६ बमोजिमको ढाँचामा धितोपत्र व्यवसाय संचालनका लागि गरिएको जनशक्ति व्यवस्था ।

- (३) उपनियम (२) बमोजिम पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको तीस दिन भित्र निवेदकले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय संचालन गर्न अनुसूची -२ बमोजिमको अनुमतिपत्र दस्तुर लिई अनुसूची - ७ बमोजिम अनुमतिपत्र प्रदान गर्नेछ ।
- (४) यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि उपनियम (३) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा निवेदकले तयार गरेको पूर्वाधार धितोपत्र व्यवसाय संचालनका लागि अपर्याप्त देखिएमा बोर्डले बढीमा तीन महिनाको समय तोकी थप व्यवस्था गर्न लगाउन सक्नेछ ।

५. **धितोपत्र व्यवसाय गरिरहेकाले अनुमतिपत्र लिनुपर्ने:** (१) ऐन प्रारम्भ हुँदाका बखत यस नियमावली बमोजिमको कुनै मर्चेन्ट बैकिङ्ग व्यवसाय गरिरहेका धितोपत्र व्यवसायीले यो नियमावली लागू भएको तीन महिनाभित्र अनुसूची - २ बमोजिमको निवेदन दस्तुर र देहायका विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ:-

- (क) अद्यावधिक प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
 (ख) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
 (ग) साविकमा प्राप्त गरेको धितोपत्र व्यवसायीको सक्कल प्रमाणपत्र,
 (घ) मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालनका लागि व्यवस्था गरिएको कार्यालयको स्थान र क्षेत्रफल, कार्यालय उपकरण तथा संचार साधन र संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी अद्यावधिक विवरण,
 (ङ) संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा अनुसूची - ३ बमोजिमको विवरण,
 (च) अनुसूची - ६ बमोजिमको ढाँचामा मर्चेन्ट बैकिङ्ग व्यवसायका लागि व्यवस्था गरिएको जनशक्तिको अद्यावधिक विवरण ।
- (२) उपनियम (१) बमोजिम निवेदन दस्तुर तथा तोकिएको विवरण र कागजात पेश गरेको मर्चेन्ट बैकरलाई बोर्डले आवश्यक जाँचबुझ गरी अनुसूची - ७ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नेछ ।
- (३) उपनियम (१) बमोजिम निवेदन पेश भएको तीन महिना भित्र धितोपत्र व्यवसाय संचालनका लागि उपनियम (१) को खण्ड (घ) बमोजिमको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्न सक्नेछ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था अपर्याप्त देखिएमा थप व्यवस्था गर्न आवश्यक निर्देशन दिन सक्नेछ ।

६. **कुनै व्यवसाय छाड्ने वा थप व्यवसाय गर्ने भएमा निवेदन दिनु पर्ने:** (१) मर्चेन्ट बैकरले यस नियमावली बमोजिम आफूले अनुमति प्राप्त गरेको कुनै वा सबै व्यवसाय छाड्ने निर्णय गरेमा त्यसरी निर्णय गरेको तीस दिन भित्र मर्चेन्ट बैकरको सक्कल अनुमतिपत्र सहित आवश्यक कारवाहीका लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) मर्चेन्ट बैकरले यस नियमावली बमोजिम थप व्यवसाय गर्न चाहेमा अनुसूची-२ मा तोकिए बमोजिमको निवेदन दस्तुर तथा निवेदकले गर्न चाहेको धितोपत्र व्यवसाय सम्बन्धमा देहायका विवरण तथा कागजात संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

(क) सम्भाव्यता अध्ययन प्रतिवेदन,

- (ख) तीन वर्षीय व्यावसायिक योजना,
- (ग) थप कार्य गर्न अनुमति प्राप्त गर्ने सम्बन्धमा संचालक समितिको निर्णयको प्रतिलिपि,
- (घ) थप कार्यका लागि अनुसूची-९ बमोजिमको चुक्ता पूँजी पुगेको प्रमाणित गर्ने निस्सा,
- (ङ) मर्चेन्ट बैँकरको साविकको सक्कल अनुमतिपत्र,
- (च) थप कार्य संचालनका लागि व्यवस्था गरिने जनशक्ति तथा पूर्वाधार व्यवस्था ।
- (३) उपनियम (१) बमोजिम पेश भएको निवेदनको जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा स्पष्ट गराउन सक्नेछ ।
- (४) थप व्यवसायका लागि अनुमतिपत्र प्रदान गर्नु अघि मर्चेन्ट बैँकरले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्न सक्नेछ ।
- (५) उपनियम (२) बमोजिम पेश भएको निवेदनमा बोर्डले आवश्यक जाँचबुझ पश्चात अनुमतिपत्र दस्तुर लिई साविकको अनुमतिपत्र बदर गरी सो को बदलामा नयाँ अनुमतिपत्र प्रदान गर्नेछ ।
७. **अनुमतिपत्र नवीकरण:** (१) यस नियमावली बमोजिम अनुमति पत्र प्राप्त मर्चेन्ट बैँकरले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र अनुसूची-२ बमोजिमको वार्षिक शुल्क सहित अनुसूची - ८ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको समयवधि भित्र नवीकरणका लागि निवेदन पेश नगर्ने मर्चेन्ट बैँकरले उक्त म्याद समाप्त भएपछि अनुमतिपत्र नवीकरण नगरे सम्म धितोपत्र व्यवसाय गर्न पाउने छैन ।
- ९क. **अनुमतिपत्रको प्रतिलिपी:** (१) अनुमतिपत्र प्राप्त मर्चेन्ट बैँकरको अनुमतिपत्र भुत्रो भएमा, नासिएमा वा हराएमा त्यस्तो मर्चेन्ट बैँकरले अनुमतिपत्रको प्रतिलिपिको लागि अनुसूची-२ बमोजिमको दस्तुर संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले सम्बन्धित निवेदकलाई अनुमतिपत्रको प्रतिलिपि प्रदान गर्न सक्नेछ ।
८. **अनुमतिपत्र निलम्बन वा खारेज:** ऐनको दफा ८८ तथा ८९ बमोजिम अनुमतिपत्र निलम्बन वा खारेजी सम्बन्धी कार्यविधि नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ अनुसार हुनेछ ।

परिच्छेद - ३

पूँजी तथा स्वामित्व सम्बन्धी व्यवस्था

९. **न्यूनतम पूँजी तथा आर्थिक श्रोत:** यस नियमावली बमोजिम मर्चेन्ट बैँकिङ्ग व्यवसाय गर्न चाहने संगठित संस्थाको अनुसूची-९ मा तोकिए बमोजिम न्यूनतम चुक्ता पूँजी पुगेको हुनु पर्नेछ ।
- ३ तर यो नियम प्रारम्भ हुँदाका बखत मर्चेन्ट बैँकिङ्गव्यवसाय गरिरहेका संगठित संस्थाले २०७५ साल असार मसान्तभित्र अनुसूची-९ बमोजिमको न्यूनतम चुक्ता पूँजी पुऱ्याई बोर्डलाई जानकारी दिनु पर्नेछ ।

^२ धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

^३ धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

१०. **स्वामित्व सम्बन्धी व्यवस्था:** (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि मर्चेन्ट बैकिङ्ग व्यवसायको स्वच्छ संचालनका लागि बोर्डले अनुमतिपत्र प्राप्त मर्चेन्ट बैकरलाई आवश्यकता अनुसार धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने प्रतिशत तथा सार्वजनिक निष्काशन गर्नु पर्ने समायावधि समेत तोकी सार्वजनिक निष्काशन गर्न निर्देशन दिन सक्नेछ ।
- (२) विदेशी व्यक्ति वा कम्पनी वा संगठित संस्थाले मर्चेन्ट बैकरको स्वामित्व ग्रहण गर्ने भएमा प्रचलित कानून बमोजिम नेपालमा लगानी वा व्यवसाय गर्न अनुमति प्राप्त गरेको वा नेपाल सरकारको स्वीकृति प्राप्त गरेको हुनु पर्नेछ ।
- (३) अनुमतिपत्र प्राप्त मर्चेन्ट बैकरको सार्वजनिक निष्काशन गरेको शेयर बाहेक अन्य शेयर ग्रहण गर्ने शेयरधनीले आफूले ग्रहण गरेको शेयर यस नियमावली बमोजिम संस्थापक शेयर ग्रहण गर्न योग्यता पुगेको तथा अयोग्यता नरहेको व्यक्ति वा कम्पनी वा संगठित संस्थालाई मात्र बिक्री गर्न सक्नेछ ।
- (४) सार्वजनिक निष्काशन भएको धितोपत्र ग्रहण गर्ने शेयरधनी बाहेक मर्चेन्ट बैकरको अन्य शेयरधनीले आफूले ग्रहण गरेको शेयर अनुमतिपत्र प्राप्त गरेको एक वर्षसम्म बिक्री गर्न सक्ने छैन ।
- ५ (५) मर्चेन्ट बैङ्करको शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री वा हस्तान्तरण गर्नु भन्दा पहिले बोर्डमा तत्सम्बन्धी अभिलेख गराउनु पर्नेछ ।
- ५ (६) उपनियम (५) बमोजिम अभिलेख गर्नका लागि शेयर खरिद गर्न वा हस्तान्तरण गरी लिन चाहने व्यक्तिको यस नियमावली बमोजिम योग्यता पुरा भएको तथा अयोग्यता नरहेको व्यहोरा सहित सम्बन्धित कम्पनी वा सङ्गठित संस्था मार्फत दस्तुर वापत बिक्री वा हस्तान्तरण गरिने शेयरको अङ्कित मूल्यको शून्य दशमलव तीन प्रतिशतका दरले हुन आउने रकम सहित बोर्डमा अभिलेख गर्न निवेदन दिनु पर्नेछ ।
- ६ (७) उपनियम (६) बमोजिम दिइने निवेदन साथ शेयर खरिद वा हस्तान्तरण गरी लिन चाहने व्यक्तिले अनुसूची-३ बमोजिमको विवरण तथा कागजात पेश गर्नु पर्नेछ ।
- ७ (८) उपनियम (६) बमोजिम प्राप्त निवेदन तथा संलग्न कागजातको जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन सक्नेछ ।
- ८ (९) यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निष्काशन भएको धितोपत्र वा सूचीकृत धितोपत्र वा सूचीकृत सङ्गठित संस्थाको स्वामित्वमा रहेको धितोपत्र भएमा स्वामित्व हस्तान्तरण सम्बन्धमा यो नियमको व्यवस्था लागू हुने छैन ।

११. **संस्थापक हुन नसक्ने:** (१) देहायको कुनै पनि व्यक्ति मर्चेन्ट बैकरको संस्थापक शेयर ग्रहण गर्न योग्य हुने छैन :-

- ४ धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।
- ५ धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।
- ६ धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।
- ७ धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।
- ८ धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरेको,
- (ख) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको भए सजाय भुक्तान भएको पाँच वर्ष पूरा नभएको,
- (ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
- (घ) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको,
- (ङ) धितोपत्र निष्काशनमार्फत सर्वसाधारणबाट पूँजी संकलन गरी धितोपत्र कारोबारका लागि सूचीकरण नगराएको वा सूचीकरण खारेज भएको संगठित संस्थाको संचालक रहेको,
- ^९ (ड) अन्य धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पद ग्रहण गरेको ।
तर यो नियम प्रारम्भ हुँदाका बखत अन्य धितोपत्र व्यवसायी संस्थामा स्वामित्व रहेको भएमा यो नियम लागू भएको एक वर्षभित्र शेयर नरहने गरी स्वामित्व निसर्ग गरी वा कुनै लाभको पद ग्रहण गरेको भए यो नियम लागू भएको एक वर्षभित्र त्यस्तो पद छाडी त्यसको जानकारी बोर्डलाई दिनुपर्नेछ ।
- (च) उपनियम (२) बमोजिम अयोग्यता रहेको कम्पनी वा संगठित संस्थाको संस्थापक, संचालक वा कार्यकारी प्रमुख रहेको ।
- (२) देहायको कम्पनी वा संगठित संस्था मर्चेन्ट बैँकरको संस्थापक शेयर ग्रहण गर्न योग्य हुने छैन:-
- (क) साहूको ऋण तिर्न नसकी दामासाही सम्बन्धी कारवाहीमा परेको,
- (ख) वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने सार्वजनिक निष्काशन गरेका संगठित संस्थाको हकमा लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगरेको,
- (ग) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको,
- (घ) उपनियम (१) बमोजिम अयोग्यता रहेको व्यक्ति संस्थापक, संचालक वा कार्यकारी प्रमुख रहेको ।

परिच्छेद - ४

संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था

१२. संचालक तथा कार्यकारी प्रमुखको नियुक्ति: (१) मर्चेन्ट बैँकरले यस नियमावली बमोजिम योग्यता पूरा भएको तथा अयोग्यता नरहेको संचालक तथा कार्यकारी प्रमुख नियुक्त गर्नु पर्नेछ ।
- (२) मर्चेन्ट बैँकरको नयाँ संचालक वा कार्यकारी प्रमुख नियुक्त भएमा त्यसरी नियुक्त संचालक वा कार्यकारी प्रमुखको सम्बन्धमा नियुक्त भएको सात दिन भित्र अनुसूची - ३ बमोजिमको विवरण समेत संलग्न गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।
१३. संचालक तथा कार्यकारी प्रमुखको योग्यता: मर्चेन्ट बैँकरको संचालक तथा कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनु पर्नेछ :-
- (क) संचालक समितिको अध्यक्ष सहित कम्तीमा दुई तिहाई संचालक र कार्यकारी प्रमुख अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको तथा

^९ धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा तीन वर्ष कार्य गरेको अनुभव भएको,
(ख) नेपाली नागरिक भएको, तर नेपाल सरकारले स्वीकृति दिएको अवस्थामा विदेशी नागरिक समेत संचालक वा कार्यकारी प्रमुख हुन सक्नेछ ।

१४. **संचालक वा कार्यकारी प्रमुखको अयोग्यता:** मर्चेन्ट बैँकरको संचालक वा कार्यकारी प्रमुखको देहाय बमोजिमको अयोग्यता रहेको हुनु हुँदैन :

- (क) बहुलाएको वा मगज बिग्रेको,
- (ख) बोर्ड वा धितोपत्र बजार वा अन्य मर्चेन्ट बैँकर संस्थामा कुनै लाभको पदमा रहेको,
- (ग) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरेको,
- (घ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पुरा नभएको,
- (ङ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको,
- (च) धितोपत्र निष्काशनमार्फत सर्वसाधारणबाट पूँजी संकलन गरी धितोपत्र कारोबारका लागि सूचीकरण नगराएको वा सूचीकरण खारेज भएको संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
- (छ) धितोपत्र सम्बन्धी कानून विपरीत कार्य गरेको कारण धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज भएको ।

^{१०} (ज) अन्य धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पद ग्रहण गरेको ।

तर यो नियम प्रारम्भ हुँदाका बखत अन्य धितोपत्र व्यवसायी संस्थामा स्वामित्व रहेको भएमा यो नियम लागू भएको एक वर्षभित्र शेरर नरहने गरी स्वामित्व निसर्ग गरी वा कुनै लाभको पद ग्रहण गरेको भए यो नियम लागू भएको एक वर्षभित्र त्यस्तो पद छाडी त्यसको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

१५. **योग्यता सम्बन्धी व्यवस्थाको निरन्तरता:** (१) मर्चेन्ट बैँकरले आफ्नो संचालक तथा कार्यकारी प्रमुखको योग्यता सम्बन्धी व्यवस्था अनुमतिपत्रको अवधि भर निरन्तर रुपमा कायम राख्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम योग्यता नरहेमा त्यसरी योग्यता नरहेको मितिबाट सम्बन्धित संचालक वा कार्यकारी प्रमुख स्वतः हटेको मानिनेछ ।

(३) उपनियम (२) बमोजिमको अवस्था परेमा मर्चेन्ट बैँकरले बोर्डलाई तुरुन्त जानकारी दिई त्यस्तो अवस्था भएको तीस दिनभित्र यस नियमावली बमोजिम योग्यता पुरा भएको तथा अयोग्यता नरहेको कार्यकारी प्रमुख वा संचालकको नियुक्ती गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

परिच्छेद - ५

कारोबार तथा शुल्क सम्बन्धी व्यवस्था

१६. **मर्चेन्ट बैँकरको कार्य:** (१) मर्चेन्ट बैँकरले अनुमतिपत्र प्राप्त गरी देहाय बमोजिमका कार्यहरु मध्ये एक वा एक भन्दा बढी कार्य गर्न सक्नेछ :

^{१०} धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

- (क) धितोपत्र निष्काशनका लागि विवरण पत्र, बिक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी आवश्यक सबै कार्यहरू गर्ने,
 - (ख) संगठित संस्थासंग सम्झौता गरी संगठित संस्थाले निष्काशन गरेको धितोपत्रहरू बिक्री नभएको अवस्थामा आफूले खरिद गर्न प्रत्याभूति (अण्डरराइटिङ्ग) दिने कार्य गर्ने,
 - (ग) संगठित संस्थाको तर्फबाट धितोपत्रधनीहरूको अभिलेख राख्ने तथा धितोपत्रहरूको नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदान गर्ने ।
 - (घ) ग्राहकसँग सम्झौता गरी ग्राहकका लागि लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
 - ^{११} (ङ) संस्थागत परामर्श सेवा प्रदान गर्ने ।
- (२) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरले मर्चेन्ट बैंकिङ्ग व्यवसाय बाहेक अन्य प्रकारको कुनै व्यवसाय गर्न सक्ने छैन,
तर बैंक तथा वित्तीय संस्थाको हकमा यो व्यवस्था लागू हुने छैन ।
- (३) यस नियममा जुनसुकै कुरा लेखिएको भएतापनि मर्चेन्ट बैंकरले अनुमतिपत्र प्राप्त गरी ऐनको दफा ६३ बमोजिमको अन्य धितोपत्र व्यवसाय गर्न बाधा पर्ने छैन ।

१७. **सम्झौता गर्नु पर्ने:** (१) मर्चेन्ट बैंकरले कुनै पनि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्नु अघि सम्बन्धित व्यक्ति वा संगठित संस्थासंग आफूले प्रदान गर्ने सेवा तथा सेवा लिने दिने दुवै पक्षको अधिकार तथा दायित्व खुलाई सम्झौता गर्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम सम्झौता गरेको पन्ध्र दिन भित्र त्यस्तो सम्झौता बोर्डको जानकारीका लागि पेश गर्नु पर्नेछ ।
- (३) यस नियमावली बमोजिम मर्चेन्ट बैंकिङ्ग सेवा लिने दिने सम्बन्धमा गरिएको सम्झौताको पालना गर्नु सम्बन्धित पक्षको कर्तव्य हुनेछ ।
- (४) यस नियमावली बमोजिम गर्नु पर्ने सम्झौताको ढाँचा बोर्डले तोकिएको दिन सक्नेछ ।

१८. **संयुक्त रूपमा व्यवसाय गर्न सक्ने:** (१) कुनै एक मर्चेन्ट बैंकरले आफू मुख्य मर्चेन्ट बैंकर भई अन्य मर्चेन्ट बैंकरलाई सह-मर्चेन्ट बैंकरको रूपमा नियुक्त गरी सेवा प्रदान गर्न सक्नेछ ।

- (२) मुख्य मर्चेन्ट बैंकरले उपनियम (१) बमोजिम नियुक्त सह-मर्चेन्ट बैंकरसंग मिली सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता गर्नु पर्नेछ र यस्तो सम्झौताको जानकारी बोर्डलाई समेत दिनु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम मुख्य मर्चेन्ट बैंकरले सह-मर्चेन्ट बैंकर नियुक्त गरी सेवा प्रदान गर्ने भएमा सेवा प्रदान गरिने सम्बन्धित पक्षको मञ्जुरी लिएको हुनुपर्नेछ ।

१९. **निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी:** निष्काशन गरिने धितोपत्रसँग सम्बन्धित सूचना तथा विवरण प्रवाह, निष्काशन खुला तथा रकम संकलन, धितोपत्र बाँडफाँड, फिर्ता भुक्तानी, प्रमाणपत्र वितरण तथा सूचीकरण लगायत निष्काशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी निष्काशन तथा बिक्री प्रबन्धकको हुनेछ ।

^{११} धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

२०. **शेयर रजिष्ट्रारको जिम्मेवारी:** नामसारीका लागि प्रक्रिया पूरा गरी प्राप्त भएका धितोपत्रहरूको नामसारी गर्ने, धितोपत्रको स्वामित्व प्रमाणित गर्ने, धितोपत्रधनीहरूको अभिलेख राख्ने लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी अन्य कार्य गर्ने जिम्मेवारी शेयर रजिष्ट्रारको हुनेछ ।
२१. **धितोपत्र प्रत्याभूतिकर्ताको जिम्मेवारी:** आफूले प्रत्याभूति सेवा प्रदान गरेको धितोपत्रहरू बिक्री नभएको अवस्थामा त्यस्तो धितोपत्रहरू स्वीकार गरी धितोपत्रको मूल्य भुक्तानी गर्ने लगायत प्रत्याभूति सम्बन्धी अन्य कार्य गर्ने जिम्मेवारी धितोपत्र प्रत्याभूतिकर्ताको हुनेछ ।
२२. **लगानी व्यवस्थापकको जिम्मेवारी:** लगानी व्यवस्थापनका लागि ग्राहकसंग सम्भौता गर्ने, ग्राहक खाता खोल्ने, सम्भौता अनुसार ग्राहकका लागि धितोपत्र खरिद बिक्री गर्ने, भुक्तानी लिने दिने लगायत लगानी व्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्य गर्ने जिम्मेवारी लगानी व्यवस्थापकको हुनेछ ।
- १२ २२क. **संस्थागत परामर्शदाताको जिम्मेवारी :** (१) सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका विषयमा परामर्श सेवा प्रदान गर्ने जिम्मेवारी संस्थागत परामर्शदाताको हुनेछ ।
- (२) संस्थागत परामर्शदाताले उपनियम (१) बमोजिमका आफूले प्रदान गर्ने परामर्श सेवाको विषय तथा प्रकृति खुलाई बोर्डलाई जानकारी गराउनु पर्नेछ ।
- (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रचलित कानून बमोजिम उपनियम (१) को कार्य गर्न पाउने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त नगरी यस्तो सेवा प्रदान गर्न बाधा पुगेको मानिने छैन ।
२३. **कारोबार सीमा:** अनुमतिपत्र प्राप्त मर्चेन्ट बैँकरले यस नियमावली बमोजिम गर्न सक्ने मर्चेन्ट बैँकिङ्ग सम्बन्धी व्यवसायको सीमा व्यवसायीको चुक्ता पूँजी वा खुद सम्पत्तिको आधारमा समय समयमा बोर्डले तोकिदिन सक्नेछ ।
२४. **सेवा शुल्क:** (१) मर्चेन्ट बैँकरले धितोपत्र कारोबार सम्बन्धी सेवा प्रदान गरे वापत अनुसूची - १० बमोजिम सेवा शुल्क लिन सक्नेछ ।
- (२) मर्चेन्ट बैँकरले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा उपनियम (१) बमोजिम मर्चेन्ट बैँकिङ्ग व्यवसायबाट प्राप्त गरेको कुल सेवा शुल्कको पाँच प्रतिशत रकम बोर्डमा बुझाउनु पर्नेछ ।

परिच्छेद - ६

अभिलेख, जानकारी तथा विवरण प्रवाह सम्बन्धी व्यवस्था

२५. **हिसाव किताव र अभिलेख राख्नुपर्ने:** (१) मर्चेन्ट बैँकरले प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार लेखा राखी नाफा नोक्सान हिसाव, वासलात तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तयार गर्नु पर्नेछ ।

^{१२} धितोपत्र व्यवसायी (मर्चेन्ट बैँकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

- (२) अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको हकमा उपनियम (१) बमोजिमको वित्तीय विवरणमा मर्चेन्ट बैकिङ्ग कारोबार सम्बन्धी आय व्ययको छुट्टै अनुसूची तयार गर्नु पर्नेछ ।
- (३) मर्चेन्ट बैकरले मर्चेन्ट बैकिङ्ग कारोबार सम्बन्धी राख्नुपर्ने अभिलेख र विवरणको ढाँचा बोर्डले समय समयमा तोकिदिन सक्नेछ ।

२६. **प्रतिवेदन पेश गर्नु पर्ने:** (१) मर्चेन्ट बैकरले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र उक्त आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण तथा उक्त वर्षमा गरेको काम कारवाही सम्बन्धी वार्षिक प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

- (२) मर्चेन्ट बैकरले प्रत्येक अर्ध वार्षिक अवधि समाप्त भएको साठी दिनभित्र आफूले गरेको मर्चेन्ट बैकिङ्ग व्यवसायको अर्ध वार्षिक प्रतिवेदन बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम तोकिएको समय भित्र वार्षिक प्रतिवेदन पेश गर्न नसकेमा सो को मनासिव माफिकको कारण खुलाई म्याद थपको लागि बोर्ड समक्ष मर्चेन्ट बैकरले निवेदन दिएमा बोर्डले तीन महिनासम्म म्याद थप गरिदिन सक्नेछ । त्यसरी थपिएको म्याद भित्र पनि वार्षिक प्रतिवेदन पेश नगरेमा बोर्डले त्यस्तो मर्चेन्ट बैकरलाई ऐनको व्यवस्था बमोजिम जरिवाना गर्न सक्नेछ ।
- (४) बजार नियमनको आवश्यकता अनुसार उपनियम (१) तथा (२) बमोजिम पेश गर्नु पर्ने प्रतिवेदनको ढाँचा र सो प्रतिवेदनमा उल्लेख हुनुपर्ने थप विवरण समेत बोर्डले तोकिदिन सक्नेछ ।

२७. **सूचीकृत लेखापरीक्षकबाट लेखा परीक्षण गराउनु पर्ने:** मर्चेन्ट बैकरले बोर्डले सूचीकृत गरेको लेखापरीक्षक मध्येबाट आफ्नो हिसाव किताब तथा कारोबारको लेखापरीक्षण गराउनु पर्नेछ ।

२८. **जानकारी तथा विवरण पेश गर्नुपर्ने :** (१) मर्चेन्ट बैकरले देहाय अनुसारको समयभित्र देहायका जानकारी तथा विवरण बोर्ड समक्ष पेश गर्नु पर्नेछ :-

- (क) मर्चेन्ट बैकरले मर्चेन्ट बैकिङ्ग व्यवसायका लागि शाखा कार्यालय वा सम्पर्क कार्यालय खोल्ने भएमा त्यसरी खोल्नु भन्दा कम्तीमा सात दिन अगावै सो सम्बन्धी जानकारी,
 - (ख) मर्चेन्ट बैकिङ्ग व्यवसायका लागि खोलिएको शाखा कार्यालय वा सम्पर्क कार्यालय बन्द गरेमा सात दिन भित्र सो सम्बन्धी जानकारी,
 - (ग) मर्चेन्ट बैकिङ्ग व्यवसायमा प्रभाव पर्ने विषयमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसरी संशोधन गर्नु अघि सो सम्बन्धी जानकारी ।
- (२) मर्चेन्ट बैकरले देहायका कुराको सम्बन्धमा बोर्डलाई तुरुन्त जानकारी दिनु पर्नेछ :-
- (क) कार्यालयको ठेगाना, सम्पर्क टेलिफोन, फ्याक्स नम्बर, इमेल आदि परिवर्तन भएमा,
 - (ख) मर्चेन्ट बैकर आफू तथा आफ्नो संस्थापक, संचालक तथा कार्यकारी प्रमुख उपर प्रचलित कानून बमोजिम कुनै कारवाही भएमा वा कारवाही अगाडी बढाइएको भएमा,
 - (ग) संचालक तथा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा सूचीकृत भएमा ।

परिच्छेद - ७

विविध

२९. व्यावसायिक मर्यादा पालना गर्नु पर्ने: मर्चेन्ट बैंकरले बोर्डले जारी गरेको व्यावसायिक मर्यादाको पालना गर्नु पर्नेछ ।
- १३ २९क. कम्पनी एक आपसमा गाभिन वा कुनै एकले प्राप्त गर्न सक्ने : (१) सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको छ महिनाभित्र मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्नेछ ।
३०. खुद पूँजी सम्बन्धी व्यवस्था: बोर्डले मर्चेन्ट बैंकरले कायम राख्नुपर्ने खुद पूँजी सम्बन्धी व्यवस्था समय समयमा तोकिएको दिन सक्नेछ ।
३१. कारबाहीको अभिलेख राख्ने: (१) धितोपत्र सम्बन्धी कानून तथा बोर्डद्वारा जारी गरिएको आदेश वा निर्देशनको पालना नगरेको कारण ऐन बमोजिम कारबाहीमा परेको मर्चेन्ट बैंकर तथा सम्बन्धित व्यक्तिको बोर्डले अभिलेख राख्नेछ ।
- (२) उपनियम (१) बमोजिमको अभिलेखमा समावेश भएको कम्पनी, संगठित संस्था, व्यक्ति वा सो व्यक्ति संलग्न कुनै पनि कम्पनी वा संगठित संस्थालाई धितोपत्र सम्बन्धी कानून बमोजिम उपलब्ध हुने सेवामा बोर्डले रोक लगाउन सक्नेछ ।
३२. निर्देशन वा निर्देशिकामा तोकिएको दिन सक्ने: मर्चेन्ट बैंकिङ्ग व्यवसायका सम्बन्धमा यस नियमावलीमा भएका व्यवस्थाका अतिरिक्त अन्य व्यवस्थाहरू आवश्यकता अनुसार बोर्डले समय समयमा निर्देशन वा निर्देशिका जारी गरी तोकिएको दिन सक्नेछ ।
३३. यसै नियमावली बमोजिम हुने: यस नियमावलीमा लेखिएको जतिमा यसै नियमावली बमोजिम र अरुमा ऐन अन्तर्गतका अन्य नियमावली बमोजिम हुनेछ ।
३४. अनुसूचीमा हेरफेर वा थपघट: यस नियमावलीको अनुसूचीमा बोर्डले आवश्यकता अनुसार हेरफेर वा थपघट गर्न सक्नेछ ।
३५. खारेजी र बचाउ: (१) धितोपत्र कारोबार नियमावली, २०५० मा मर्चेन्ट बैंकिङ्ग व्यवसाय सम्बन्धमा भएका व्यवस्थाहरू खारेज गरिएको छ ।
- (२) उपनियम (१) बमोजिम खारेज भएका नियम बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

^{१३} धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

अनुसूची- १

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रका लागि दिनु पर्ने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्ने अनुमतिपत्र पाउँ ।

धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित नेपाल कानूनको अधीनमा रही देहाय बमोजिमको मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्ने इच्छा भएकोले तोकिएको दस्तुर, विवरण तथा कागजात संलग्न गरी यो निवेदन पेश गरेका छौं ।

हामीले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्न तोकिएको योग्यता तथा व्यवस्थाहरु पुरा गरेका छौं । संलग्न कागजात तथा उल्लेखित विवरण सत्य तथ्य र अनुमान औचित्यपूर्ण छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । कुनै विवरण लुकाएको वा गलत कागजात वा विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुंला बुझाउँला ।

निवेदकले गर्न चाहेको मर्चेन्ट बैकिङ्ग व्यवसाय:

१. निष्काशन तथा विक्री प्रबन्ध
२. धितोपत्र प्रत्याभूति
३. शेयर रजिष्ट्रेशन
४. लगानी व्यवस्थापन
- १४ ५. संस्थागत परामर्श सेवा

कार्यकारी प्रमुखको:

नाम :

दस्तखत:

निवेदक संगठित संस्था:

नाम :

ठेगाना: अञ्चल..... जिल्ला..... गा. वि. स. / न. पा.....

टोल..... वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:.....

इमेल

संगठित संस्थाको छाप:

१४ धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

अनुसूची-२^{१५}

(नियम ३ उपनियम (१), नियम ४ को उपनियम (३) र नियम ५ को
उपनियम (१) सँग सम्बन्धित)

निवेदन दस्तुर, अनुमतिपत्र दस्तुर, वार्षिक शुल्क र प्रतिलिपि शुल्क

मर्चेन्ट बैकिङ्ग व्यवसायको किसिम	निवेदन दस्तुर	अनुमतिपत्र दस्तुर	वार्षिक शुल्क
१. निष्काशन तथा बिक्री	२५,०००।-	३,००,०००।-	१,५०,०००।-
२. शेयर रजिष्ट्रेशन	२५,०००।-	२,००,०००।-	१,००,०००।-
३. धितोपत्र प्रत्याभूति	२५,०००।-	३,००,०००।-	१,५०,०००।-
४. लगानी व्यवस्थापन	२५,०००।-	२,००,०००।-	१,००,०००।-
५. लगानी परामर्श	२५,०००।-	३,००,०००।-	१,५०,०००।-
६. प्रतिलिपि शुल्क	१०,०००।-		

^{१५} धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन गरिएको ।

अनुसूची- ३

(नियम ३ को उपनियम (२) को खण्ड (क) तथा नियम ५ को उपनियम (१) को खण्ड (ड) तथा नियम १२ को उपनियम (२) सँग सम्बन्धित)

संचालक/कार्यकारी प्रमुख सम्बन्धी विवरण

फोटो

१. नाम:
२. स्थायी ठेगाना: अञ्चल.....जिल्ला..... गा.वि.स./न.पा.....
टोल..... वडा नं..... घर/ब्लक नं..... फोन नं:..... फ्याक्स:.....
इमेल
३. हालको ठेगाना: अञ्चल.....जिल्ला..... गा.वि.स./न.पा.....
टोल..... वडा नं..... घर/ब्लक नं..... फोन नं:..... फ्याक्स:.....
इमेल
४. बाबुको नाम:
५. बाजेको नाम:
६. पति वा पत्नीको नाम:
७. शैक्षिक योग्यता:
८. व्यवसायिक अनुभव:
९. तालिम:
१०. अन्य कम्पनी वा संगठित संस्थामा संस्थामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व वा कुनै लाभको पदमा रहेको भए तत्सम्बन्धी विवरण:
११. निवेदक कम्पनी वा संगठित संस्थाको अन्य संस्थापक, संचालक वा कार्यकारी प्रमुखसंग कुनै नाता सम्बन्ध भए सो सम्बन्धी विवरण:
१२. आफू उपर वा आफू सम्बद्ध कुनै कम्पनी वा संगठित संस्था उपर धितोपत्र सम्बन्धी कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण:
१३. मर्चेन्ट बैँकरको संचालक/कार्यकारी प्रमुख हुन तोकिएको योग्यता पूरा भएको तथा अयोग्यता नरहेको उद्घोषण:

दस्तखत:

संलग्न गर्नु पर्ने कागजात:

१. योग्यता, अनुभव र अन्य संस्थामा संलग्नता भए सो समेत प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

अनुसूची - ४

(नियम ३ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)

निवेदक संगठित संस्था सम्बन्धी विवरण तथा कागजात

- (क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- (ग) कुनै विशेष ऐनद्वारा स्थापना भएको संगठित संस्थाको हकमा सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
- (घ) निवेदकले गर्ने मर्चेन्ट बैकिङ्ग कार्यको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन,
- (ङ) मर्चेन्ट बैकिङ्ग व्यवसायको आगामी तीन वर्षको प्रक्षेपित आर्थिक विवरण समेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजना,
- (च) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिको निर्णयको प्रतिलिपि,
- (छ) शेयरको चुक्ता रकम प्रमाणित गर्ने निस्सा,
- (ज) संस्थापकले ग्रहण गरेको शेयर स्वामित्व सम्बन्धी विवरण,
- (झ) चुक्ता पुँजीको पाँच प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने व्यक्तिको नाम, पुरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण,
- (ञ) प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण भएको अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण,
(संस्थापना भई आर्थिक वर्ष पुरा नभएको संगठित संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण पेश गर्न सकिनेछ ।)
- (ट) मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालनका लागि व्यवस्था गरिने कार्यालयको स्थान र क्षेत्रफल, कार्यालय उपकरण तथा संचार साधन र जनशक्ति सम्बन्धी विवरण,
- (ठ) मर्चेन्ट बैकिङ्ग व्यवसायका लागि तयार गरिने संगठन तथा कार्य विभाजन सम्बन्धी विवरण,
- (ड) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण ।

अनुसूची-५

(नियम ३ को उपनियम (२) को खण्ड (ग) सँग सम्बन्धित)

संस्थापक कम्पनी वा संगठित संस्थाको सम्बन्धमा पेश गर्नु पर्ने विवरण तथा कागजात:

- (क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
(ग) कुनै विशेष ऐनद्वारा संस्था स्थापना भएको भए सो ऐन र तत्सम्बन्धी नियम तथा विनियम,
(घ) मर्चेन्ट बैंकरको रूपमा कार्य गर्न चाहने संगठित संस्थाको शेयर ग्रहण गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
(ङ) प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण गरिएको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण तथा उक्त आर्थिक वर्षमा गरेको काम कारवाही समावेश गरिएको वार्षिक प्रतिवेदन,
(संस्थापना भई आर्थिक वर्ष पुरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण तथा काम कारवाही सम्बन्धी विवरण पेश गर्न सकिनेछ ।)
(च) चुक्ता पुँजीको पाँच प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने व्यक्तिको नाम, पुरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण,
(छ) कम्पनी वा संगठित संस्था यस नियमावली बमोजिम मर्चेन्ट बैंकरको स्वामित्व ग्रहण गर्न अयोग्य नभएको उद्घोषण,
(ज) कम्पनी वा संगठित संस्था वा संचालक वा कार्यकारी प्रमुख उपर धितोपत्र सम्बन्धी कानून वा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण,
(झ) कम्पनी वा संगठित संस्थाको अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण,
(ञ) संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा देहायको विवरण तथा कागजात:
१. नाम तथा पुरा ठेगाना,
२. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको भए तत्सम्बन्धी विवरण ।

(नोट: कुनै विदेशी कम्पनी वा संगठित संस्था मर्चेन्ट बैंकरको संस्थापक भएमा लागू हुने हदसम्मको विवरण तथा कागजात पेश गर्न सकिनेछ)

अनुसूची-६

(नियम ४ को उपनियम (२) को खण्ड (घ) सँग सम्बन्धित)

जनशक्ति सम्बन्धी विवरण

क्र.सं.	पुरा नाम	ठेगाना	पद	कार्य जिम्मेवारी	शैक्षिक योग्यता	कार्य अनुभव

अनुसूची - ७

(नियम ४ को उपनियम (३) तथा नियम ५ को उपनियम (३) संग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

काठमाण्डौ ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैकर) को अनुमतिपत्र

अनुमतिपत्र नं.

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी ऐन तथा यस अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैकर) को रुपमा देहाय बमोजिमको कार्य गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।

१. निष्काशन तथा बिक्री प्रबन्ध

--

२. धितोपत्र प्रत्याभूति

--

३. शेयर रजिष्ट्रेशन

--

४. लगानी व्यवस्थापन

--

^{१६} ५. संस्थागत परामर्श सेवा

--

नवीकरण भएमा बाहेक यो अनुमतिपत्रको वहाली.....सम्म हुनेछ ।

आधिकारिक दस्तखत:

नाम:

पद:

मिति:

बोर्डको छाप:

^{१६} धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा थप गरिएको ।

अनुसूची - ८

(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रको नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: अनुमतिपत्र नवीकरण गरी पाउँ ।

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न तहाँबाट प्राप्त अनुमतिपत्र मिति सम्म कायम रहेकोले नवीकरण गरी पाउनका लागि अनुमतिपत्र तथा वार्षिक शुल्क यसै साथ संलग्न गरी पेश गरेको छु ।

आधिकारिक दस्तखत :

नाम :

पद :

संगठित संस्थाको छाप:

अनुसूची-९^{१७}

(नियम ९ सँग सम्बन्धित)

(क) न्यूनतम चुक्ता पूँजी

१. निष्काशन तथा बिक्री प्रबन्धक	रु. ५,००,००,०००।-
२. धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर)	रु. ७,००,००,०००।-
३. शेयर रजिष्ट्रार	रु. ३,००,००,०००।-
४. लगानी व्यवस्थापक	रु. ५,००,००,०००।-
५. संस्थागत परामर्शदाता	रु. ३,००,००,०००।-

- (ख) खण्ड (क) को बुँदा १ देखि ५ सम्मका मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्न निवेदन दिने निवेदकको न्यूनतम चुक्ता पूँजी बीस करोड रुपैयाँ हुनेछ।
- (ग) धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) ले अन्तिम लेखा परीक्षण भएको नेटवर्थको पाँच गुणा र लगानी व्यवस्थापकले अन्तिम लेखा परीक्षण भएको नेटवर्थको दश गुणासम्म प्रत्याभूति (अण्डरराईटर) वा लगानी व्यवस्थापन गर्न सक्नेछ।

^{१७} धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन गरिएको।

अनुसूची - १०

(नियम २४ को उपनियम (१) सँग सम्बन्धित)

सेवा शुल्क

मर्चेन्ट बैंकरले आफूले प्रदान गर्ने सेवा बापत देहाय अनुसार सेवा शुल्क लिन सक्नेछः

- ^{१८} १. सार्वजनिक वा परिपत्र विधिद्वारा निष्काशन गरिने धितोपत्रका लागि निष्काशन तथा बिक्री प्रबन्ध सेवा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्ध गरिएको रकमको बढीमा दुई प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछ । तर उक्त सेवा शुल्क एक लाख रुपैयाँ भन्दा कम हुने छैन ।
२. सार्वजनिक वा परिपत्र विधिद्वारा निष्काशन गरिने धितोपत्रका लागि प्रत्याभूति सेवा उपलब्ध गराए बापत प्रत्याभूति गरेको रकमको बढीमा ४ प्रतिशतसम्म सेवा शुल्क लिन सकिनेछ ।
३. धितोपत्रको नामसारी गरिदिए बापत प्रत्येक नामसारीका लागि दश रुपैयाँका दरले सेवा शुल्क लिन सकिनेछ । साथै शेयर रजिष्ट्रारको कार्य गर्ने मर्चेन्ट बैंकरले सम्बन्धित संगठित संस्थाबाट प्राप्त गर्ने वार्षिक सेवा शुल्क मर्चेन्ट बैंकर तथा सम्बन्धित संगठित संस्था बीच भएको सम्झौता बमोजिम हुनेछ ।
- ^{१९} ४. लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा प्रदान गरे बापत ग्राहकबाट लिने सेवा शुल्क धितोपत्र व्यवसायी तथा सम्बन्धित ग्राहक बीच भएको सम्झौता बमोजिम हुनेछ ।

^{१८} धितोपत्र व्यवसायी (मर्चेन्ट बैंडर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन गरिएको ।

^{१९} धितोपत्र व्यवसायी (मर्चेन्ट बैंडर) (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन गरिएको ।

सामूहिक लगानी कोष नियमावली, २०६७

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी नेपाल धितोपत्र बोर्डले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “सामूहिक लगानी कोष नियमावली, २०६७” रहेको छ ।
(२) यो नियमावली नेपाल धितोपत्र बोर्डले तोकेको मिति देखि लागू हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
- (क) “अनुमतिपत्र” भन्नाले योजना व्यवस्थापक वा डिपोजिटरीको रूपमा कार्य गर्न यस नियमावली बमोजिम बोर्डबाट प्रदान गरिएको अनुमतिपत्र सम्झनु पर्छ ।
 - (ख) “इकाई” भन्नाले योजना अन्तर्गत निष्काशन गरीने धितोपत्रको इकाई सम्झनु पर्छ ।
 - (ग) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्झनुपर्छ ।
 - (घ) “कर्जा सूचना केन्द्र” भन्नाले प्रचलित कानून बमोजिम स्थापित कर्जा सूचना केन्द्र सम्झनु पर्छ ।
 - (ङ) “कोष प्रवर्द्धक” भन्नाले सामूहिक लगानी कोष स्थापना गरी प्रवर्द्धन गर्ने संगठित संस्था सम्झनु पर्छ ।
 - (च) “कोष सुपरिवेक्षक” भन्नाले सामूहिक लगानी कोषको सुपरिवेक्षण गर्न नियम ६ बमोजिम नियुक्त व्यक्तिहरूको समूह सम्झनु पर्छ ।
 - (छ) “खुलामुखी योजना” भन्नाले समयवधि नतोकी संचालन गरीने योजना सम्झनु पर्छ ।
 - (ज) “बन्दमुखी योजना” भन्नाले समयवधि तोकी संचालन गरिने योजना सम्झनु पर्छ ।
 - (झ) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ ।
 - (ञ) “योजना” भन्नाले नियम २४ बमोजिम बोर्डबाट स्वीकृति प्राप्त योजना (स्कीम) सम्झनु पर्छ ।
 - (ट) “योजना व्यवस्थापक” भन्नाले सामूहिक लगानी कोषको रकम लगानी गर्ने व्यवस्थापकको रूपमा कार्य गर्न नियम १६ बमोजिम अनुमतिपत्र प्राप्त संगठित संस्था सम्झनु पर्छ ।
 - (ठ) “सामूहिक लगानी कोष (म्युचुअल फण्ड)” भन्नाले ऐनको दफा २ को खण्ड (द) बमोजिमको कोष सम्झनु पर्छ ।

सामूहिक लगानी कोष दर्ता र संचालन सम्बन्धी व्यवस्था

३. सामूहिक लगानी कोष स्थापना गर्न सक्ने: (१) कुनै एक वा एक भन्दा बढी संगठित संस्थाले सामूहिक लगानी कोष स्थापना गर्न सक्नेछ।

- (२) सामूहिक लगानी कोष स्थापना गर्न चाहने संगठित संस्थाको योग्यता देहाय बमोजिम हुनेछ,-
- (क) प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्ने संगठित संस्थाको रूपमा स्थापना भएको,
 - (ख) कम्तीमा एक अरब रुपैयाँ बराबरको चुक्ता पूँजी भएको,
 - (ग) आफ्नो उद्देश्य अनुसारको व्यवसाय संचालन गरेको पाँच वर्ष पुरा भएको,
 - (घ) पछिल्लो तीन वर्ष देखि लगातार मुनाफामा रहेको,
 - (ङ) चुक्ता पूँजी भन्दा नेटवर्थ कम नभएको,

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “नेटवर्थ” भन्नाले सम्बन्धित संगठित संस्थाको शेयरको चुक्ता पूँजी तथा जगेडा कोषहरू (सम्पत्तिको पुर्नमूल्याङ्कन बाट श्रृजित कोष वाहेक) जोडी सोमा सञ्चीत नोक्सानीको कुल रकम र अपलेखन नगरीएको स्थगन (डिफर्ड) तथा विविध खर्चहरू कटाउँदा बाँकी हुन आउने मूल्यलाई सम्भन्नु पर्छ।

- (च) संगठित संस्था, यसका संचालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी, जालसाजी वा नैतिक पतन देखिने कुनै कसूरमा सजाय नपाएको,
- (छ) कर्जा सूचना केन्द्र वा कुनै नियमन निकायको कालो सूचीमा नरहेको,
- (ज) बोर्डले समय समयमा तोकिए बमोजिमको अन्य योग्यता पूरा गरेको।
- (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि सामूहिक लगानी कोष संचालन गर्ने उद्देश्यले कुनै ऐन बमोजिम स्थापित संगठित संस्थालाई उपनियम (२) मा उल्लेखित योग्यता सम्बन्धी व्यवस्था लागू हुने छैन।
- (४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि एक भन्दा बढी संगठित संस्थाले संयुक्त रूपमा सामूहिक लगानी कोष स्थापना गर्दा बोर्डले आवश्यक अन्य योग्यताहरू तोकन सक्नेछ।

४. सामूहिक लगानी कोष दर्ता गर्नु पर्ने: (१) नियम ३ बमोजिम सामूहिक लगानी कोष स्थापना गर्न चाहने संगठित संस्थाले देहायको कागजात र विवरण संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा बोर्डसमक्ष सोका लागि निवेदन दिनु पर्नेछ,-

- (क) संगठित संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- (ख) संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि,
- (ग) कुनै ऐनद्वारा स्थापना भएको संगठित संस्थाको हकमा सो ऐन र सो ऐन अर्न्तगत बनेको नियम तथा विनियमको प्रतिलिपि,
- (घ) स्थापना गरिने सामूहिक लगानी कोषको नाम,
- (ङ) सामूहिक लगानी कोष स्थापना गर्नका लागि सो संस्थाको संचालक समितिबाट भएको निर्णयको प्रमाणित प्रतिलिपि,

- (च) संस्थाको कार्यकारी प्रमुख तथा संचालक समितिका पदाधिकारीको अनुसूची-२ बमोजिमको विवरण,
 - (छ) संस्थाको प्रमाणित वित्तीय तथा आर्थिक विवरण र कोषको लागि आवश्यक पर्ने रकम छुट्ट्याइएको प्रमाण,
 - (ज) सामूहिक लगानी कोष स्थापना तथा संचालन सम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन,
 - (झ) संगठित संस्थाको पछिल्लो पाँच वर्षको लेखापरिक्षण तथा वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन,
 - (ञ) बोर्डले तोकिदिएका अन्य कुराहरू ।
- (२) उपनियम (१) बमोजिम निवेदन दिने निवेदकले अनुसूची-३ बमोजिमको निवेदन दस्तुर निवेदन साथ संलग्न गर्नुपर्नेछ ।
- (३) बोर्डले आवश्यक देखेमा उपनियम (१) बमोजिम निवेदन दिने निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा निवेदकलाई कुनै कुरा स्पष्ट गर्न लगाउन सक्नेछ ।
- (४) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा निवेदकले सामूहिक लगानी कोष संचालन गर्न सक्ने देखिएमा बोर्डले सामूहिक लगानी कोष दर्ता गरी अनुसूची-४ बमोजिमको ढाँचामा दर्ता प्रमाणपत्र प्रदान गर्नेछ ।
- (५) उपनियम (४) बमोजिम प्रमाणपत्र दिनु अघि बोर्डले निवेदकबाट अनुसूची-३ बमोजिमको कोष दर्ता दस्तुर लिनु पर्नेछ ।
- (६) उपनियम (४) बमोजिम प्रमाणपत्र दिँदा बोर्डले सामूहिक लगानी कोष सञ्चालनका सम्बन्धमा निवेदकले पालना गर्नु पर्नेशर्त तोक्न सक्नेछ ।

५. कोष दर्ता गर्न अस्वीकार गर्न सकिने: (१) देहायको अवस्थामा बोर्डले सामूहिक लगानी कोष दर्ता गर्न अस्वीकार गर्न सक्नेछ :-

- (क) नियम ३ बमोजिमको योग्यता पूरा नभएमा,
 - (ख) नियम ४ बमोजिमका कागजात र विवरण पूरा नभएमा, वा
 - (ग) धितोपत्र बजारको अवस्था, सम्भाव्यता र लगानीकर्ताको हित संरक्षणको दृष्टिकोणले सामूहिक लगानी कोष संचालन हुन सक्ने अवस्था नभएमा ।
- (२) उपनियम (१) बमोजिम दर्ता अस्वीकार गर्दा सो को कारण र आधार स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।

६. कोष सुपरिवेक्षक नियुक्त गर्नु पर्ने: (१) नियम ४ बमोजिम दर्ता भएको सामूहिक लगानी कोष संचालनमा ल्याउनु अघि कोष प्रवर्द्धकले कोषको सुपरिवेक्षण तथा सहभागीको हित संरक्षण गर्ने कार्यको लागि नियम ७ बमोजिमको योग्यता पुगेका फरक फरक क्षेत्रका कम्तीमा पाँचजना व्यक्तिहरूलाई कोष सुपरिवेक्षकको रूपमा नियुक्त गर्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको कोष सुपरिवेक्षक नियुक्त गर्नु अघि कोष प्रवर्द्धकले बोर्डको स्वीकृति लिनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिमको स्वीकृति प्राप्त गर्नको लागि कोष प्रवर्द्धकले अनुसूची-५ बमोजिमको ढाँचामा कोष सुपरिवेक्षकको विवरण तयार गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (४) कोष सुपरिवेक्षक हुने कम्तीमा दुई तिहाई व्यक्तिहरु कोष प्रबर्द्धक तथा योजना व्यवस्थापक सँग कुनै प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष वित्तीय वा अरु स्वार्थ नभएका स्वतन्त्र व्यक्तिहरु हुनु पर्नेछ ।
- (५) उपनियम (३) बमोजिम निवेदन दिँदा कोष प्रबर्द्धकले कोष सुपरिवेक्षक हुने व्यक्ति संग कोष सुपरिवेक्षण सम्बन्धमा गरेको सम्झौता समेत पेश गर्नु पर्नेछ ।
- (६) उपनियम (५) बमोजिमको सम्झौतामा कोष प्रबर्द्धक तथा कोष सुपरिवेक्षकको काम, कर्तव्य र अधिकार उल्लेख भएको हुनुपर्नेछ ।
- (७) उपनियम (३) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा त्यस्ता व्यक्तिहरु सुपरिवेक्षक हुन योग्य देखिएमा निजहरुलाई सुपरिवेक्षक नियुक्त गर्न बोर्डले कोष प्रबर्द्धकलाई स्वीकृति दिन सक्नेछ ।
- (८) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि बोर्डले कुनै संगठित संस्थालाई कोष सुपरिवेक्षकको रुपमा काम गर्ने गरी स्वीकृति दिन सक्नेछ ।
- (९) यस नियम बमोजिम नियुक्त भएका सुपरिवेक्षकले सहभागिको हित संरक्षण गर्नको लागि स्वतन्त्र रुपमा काम गर्नु पर्नेछ ।
- (१०) कुनै कोष सुपरिवेक्षकको काम कारवाही सन्तोषजनक नदेखिएमा त्यस्तो कोष सुपरिवेक्षक हटाई अर्को कोष सुपरिवेक्षक नियुक्त गर्न बोर्डले कोष प्रबर्द्धकलाई आदेश दिन सक्नेछ ।
- (११) कोष सुपरिवेक्षकले गर्ने कामको कार्यविधि तथा कोष सुपरिवेक्षकको कार्य विभाजन कोष सुपरिवेक्षक आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

७. कोष सुपरिवेक्षकको योग्यता: कोष सुपरिवेक्षकको योग्यता देहाय बमोजिम हुनेछ:-

- (क) मान्यता प्राप्त विश्व विद्यालयबाट अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधिहासिल गरी अर्थ, उद्योग, वाणिज्य, लेखा, वित्त, कानून, व्यवस्थापन वा धितोपत्र बजार सम्बन्धी विषयमा कम्तीमा १० वर्ष काम गरेको अनुभव भएको,
- (ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरीएको,
- (ग) धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिमको अभियोगमा कसुरदार नठहरीएको,
- (घ) कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको,
- (ङ) बोर्ड, धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था, कोष सुपरिवेक्षक वा कोष व्यवस्थापक कम्पनीको कुनै पदबाट अवकाश पाएको एक वर्ष पुगेको,
 अत्र कोष व्यवस्थापक संस्थाको वा कोष सुपरिवेक्षकको कुनै पदबाट अवकाश भएको एक वर्ष पूरा भएको हुनु पर्नेछ ।
- (च) अन्य सामूहिक लगानी कोषमा कोष सुपरिवेक्षकको रुपमा बहाल नरहेको ।

^१ सामूहिक लगानी कोष (दोस्रो संशोधन) नियमावली, २०७१ द्वारा संशोधित

^२ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

^३ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा थप

८. **योजना व्यवस्थापक नियुक्त गर्नु पर्ने:** ^४(१) कोष प्रबर्द्धकले कोष सुपरिवेक्षकको सहमति लिई योजना व्यवस्थापक नियुक्त गर्नु पर्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम योजना व्यवस्थापक नियुक्त गर्दा सामूहिक लगानी कोषको व्यवस्थापन तथा लगानीको लागि बोर्डबाट योजना व्यवस्थापनको कार्य गर्न अनुमतिपत्र प्राप्त संगठित संस्थालाई नियुक्त गर्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम योजना व्यवस्थापक नियुक्त गर्दा कोष प्रबर्द्धक र योजना व्यवस्थापक बीच सम्झौता भएको हुनु पर्नेछ ।

(४) उपनियम (२) बमोजिमको सम्झौताको एक प्रति त्यसरी सम्झौता भएको तीस दिन भित्र कोष प्रबर्द्धकले बोर्डमा पेश गर्नु पर्नेछ ।

(५) योजना व्यवस्थापकले कोष व्यवस्थापन बाहेक अन्य कुनै काम गर्न पाउने छैन ।

तर, वित्तीय स्वार्थ नबाझिने गरी अन्य प्रकारको धितोपत्र व्यवसाय गर्न दिन उपयुक्त देखिएमा बोर्डले आवश्यक शर्त तोकी अनुमति प्रदान गर्न सक्नेछ ।

(६) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै सामूहिक लगानी कोषको प्रबर्द्धक भएको संगठित संस्थाले मार्चेन्ट बैकिङ्ग व्यवसाय गर्न सहायक कम्पनी खडा गरेको रहेछ र त्यस्तो कम्पनीलाई बोर्डको स्वीकृति लिई आफू प्रबर्द्धक भएको सामूहिक लगानी कोषको योजना व्यवस्थापकको रूपमा नियुक्त गर्न चाहेमा त्यस्तो कम्पनीलाई योजना व्यवस्थापक नियुक्त गर्न सक्नेछ ।

९. **डिपोजिटरी नियुक्त गर्नु पर्ने:** (१) योजना व्यवस्थापकले सामूहिक लगानी कोषको डिपोजिटरी कार्यको लागि कोष सुपरिवेक्षकको स्वीकृति लिई बोर्डबाट डिपोजिटरीको कार्य गर्न अनुमति पत्र प्राप्त संगठित संस्थालाई डिपोजिटरी नियुक्त गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम डिपोजिटरी नियुक्त गर्दा योजना व्यवस्थापक र डिपोजिटरी बीच सम्झौता हुनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिमको सम्झौताको प्रति सम्झौता गरेको तीस दिन भित्र योजना व्यवस्थापकले बोर्डमा पेश गर्नु पर्नेछ ।

(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि बोर्डको स्वीकृति लिई योजना व्यवस्थापक आफैले पनि डिपोजिटरीको कार्य गर्न सक्नेछ ।

१०. **स्वार्थ बाझ्न नहुने:** (१) कोष प्रबर्द्धक तथा डिपोजिटरी र योजना व्यवस्थापक र डिपोजिटरी बीच कुनै स्वार्थ बाझिएको हुनु हुदैन ।

तर योजना व्यवस्थापक आफैले डिपोजिटरीको कार्य गर्ने भएमा यो व्यवस्था लागू हुने छैन ।

(२) उपनियम (१) बमोजिम स्वार्थ बाझिएको पाइएमा बोर्डले कोष प्रबर्द्धक, योजना व्यवस्थापक वा डिपोजिटरीलाई त्यस्तो हुन नदिने व्यवस्था गर्न आदेश दिन सक्नेछ ।

^४ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

११. दर्ता रद्द गर्न सक्ने: देहायको अवस्थामा बोर्डले सामूहिक लगानी कोषको दर्ता रद्द गर्न सक्नेछ:-
- (क) सामूहिक लगानी कोषले त्यस्तो कोष दर्ता भएको मितिले एक वर्षसम्म कुनै पनि योजना संचालनमा नल्याएमा,
 (ख) कोष प्रवर्द्धकले कोष खारेज गर्ने निवेदन दिएमा,
 (ग) कोष प्रवर्द्धक खारेज हुने भएमा ।
१२. संचालनमा रहेको कोष सम्बन्धी व्यवस्था: यो नियमावली प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम अनुमति प्राप्त गरी संचालनमा रहेको सामूहिक लगानी कोष, त्यस्तो कोषको समयावधि समाप्त नभए सम्म संचालन गर्न सकिनेछ ।
- तर त्यस्तो कोषसँग सम्बन्धित पक्षहरूले नयाँ सामूहिक लगानी कोष संचालन गर्ने भएमा वा संचालन गरी रहेको सामूहिक लगानी कोष अन्तर्गत नयाँ योजना संचालन गर्ने भएमा यस नियमावलीको व्यवस्था बमोजिम कोष दर्ता गर्नु पर्नेछ ।

परिच्छेद - ३ अनुमतिपत्र सम्बन्धी व्यवस्था

१३. अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने: (१) योजना व्यवस्थापक वा डिपोजिटरीको कार्य गर्न चाहने नियम १४ बमोजिम योग्यता पुगेका संगठित संस्थाले बोर्डबाट अनुमतिपत्र लिनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम अनुमतिपत्र लिनको लागि देहायको विवरण तथा कागजात संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनुपर्नेछ:-
- (क) निवेदक संस्थाको सम्बन्धमा अनुसूची-७ बमोजिमको विवरण तथा कागजात,
 (ख) कोष प्रवर्द्धक बाहेक अन्य कुनै कम्पनी वा संगठित संस्था निवेदक संस्थाको संस्थापक भएमा त्यस्तो कम्पनी वा संगठित संस्थाको अनुसूची-८ बमोजिमको विवरण तथा कागजात,
 (ग) संगठित संस्थाको संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा अनुसूची(२ बमोजिमको विवरण,
 (घ) योजना व्यवस्थापकको हकमा ऐनको दफा ६४ बमोजिमको प्रतिनिधि र त्यस्तो प्रतिनिधिको अनुसूची-२ बमोजिमको विवरण ।
१४. योजना व्यवस्थापकको योग्यता: (१) योजना व्यवस्थापकको कार्य गर्न चाहने संगठित संस्थाको योग्यता देहाय बमोजिम हुनुपर्नेछ :-
- (क) योजना व्यवस्थापकको रूपमा काम गर्न सक्ने गरी प्रचलित कानून बमोजिम संस्थापना भएको,
 (ख) प्रबन्धपत्र तथा नियमावलीमा योजना व्यवस्थापकको कार्य गर्ने उद्देश्य रहेको,
 (ग) चुक्ता पूँजी कम्तीमा दश करोड रुपैयाँ भएको,
 (घ) चुक्ता पूँजीको कम्तीमा पचहत्तर प्रतिशत नेटवर्थ भएको,
 (ङ) सम्बन्धित कोष प्रवर्द्धकको कम्तीमा एकाउन्स प्रतिशत शेयर स्वामित्व रहेको,

- (च) संगठित संस्था तथा सोका संचालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी वा जालसाजी अपराधमा सजाय नपाएको,
- (छ) संगठित संस्थाका संचालक वा कार्यकारी प्रमुखले नैतिक पतन देखिने कुनै अपराधमा सजाय नपाएको,
- (ज) धितोपत्रको सार्वजनिक निष्काशन गरी सर्वसाधारणबाट पूँजी सङ्कलन गरेका संगठित संस्थाहरू मध्ये धितोपत्रको कारोबारका लागि आवश्यक व्यवस्था नगरेका, बोर्डको सम्पर्कमा नआएका (भ्यानिस्सिङ्ग कम्पनी), सूचीकरण खारेजीको कारवाहीमा परेका वा बोर्डलाई संगठित संस्थाको संचालन सम्बन्धमा प्रचलित कानून बमोजिम दिनुपर्ने सूचना, जानकारी वा विवरण नदिई बसेका भनी बोर्डले सूचीकृत गरेका संगठित संस्था वा त्यस्तो संगठित संस्थाको कार्यकारी प्रमुख वा संचालकको संलग्नता नरहेको,
- (झ) संचालक वा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्र वा कुनै नियामक निकायको कालो सूचीमा नरहेको ।
- (२) योजना व्यवस्थापकको संचालक तथा कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनु पर्नेछः
- ^५(क) कार्यकारी प्रमुख तथा स्वतन्त्र संचालकको हकमा अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरी उद्योग, वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष कार्य अनुभव भएको र अन्य संचालकको हकमा अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरी उद्योग, वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्षको कार्य अनुभव भएको ।
- तर चार्टर्ड एकाउण्टेन्सीको उपाधि हासिल गरेको भएमा उद्योग वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा तीन वर्षको कार्य अनुभव भएमा अन्य संचालकको लागि योग्यता पुरा भएको मानिनेछ ।
- (ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरीएको,
- (ग) आफू वा आफू संचालक रहेको कम्पनी वा संगठित संस्था साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा भइसकेको,
- (घ) कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको,
- (ङ) धितोपत्र निष्काशन मार्फत सर्वसाधारणबाट पूँजी संकलन गरी धितोपत्र कारोबारका लागि आवश्यक व्यवस्था नगरेका वा सूचीकरण खारेजीको कारवाहीमा परेका संगठित संस्थामा संचालक वा कार्यकारी प्रमुखको रूपमा नरहेको,

^५ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

- (च) धितोपत्र सम्बन्धी कानून विपरीत कार्य गरेको कारण धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज भएको कम्पनी वा संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको भए त्यसरी खारेज भएको दश वर्ष पुरा भइसकेको,
- (छ) बोर्ड, धितोपत्र बजार वा अन्य धितोपत्र व्यवसायी वा सूचीकृत संगठित संस्था को कुनै लाभको पदमा नरहेको,

५तर कोष प्रवर्द्धक सूचीकृत संस्थाको हकमा उक्त व्यवस्था लागू हुने छैन ।

- (३) योजना व्यवस्थापकको कम्तीमा एक तिहाई संचालक स्वतन्त्र संचालक भएको हुनु पर्नेछ ।
- (४) उपनियम ९(३) बमोजिमको स्वतन्त्र संचालकको योग्यता देहाय बमोजिमको हुनेछः-
- (क) उपनियम ९(२) बमोजिमको योग्यता पुरा भएको,
- (ख) कोष प्रवर्द्धक तथा डिपोजिटरीमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता वा वित्तीय स्वार्थ नरहेको ९(५) गैर आवासीय नेपालीहरूको लगानी रहेको कुनै कम्पनीले योजना व्यवस्थापकको बढिमा ४९ प्रतिशत शेयर स्वामित्व ग्रहण गर्न सक्नेछ ।

१५. डिपोजिटरीको योग्यता: डिपोजिटरीको रुपमा कार्य गर्न चाहने संगठित संस्थाको योग्यता देहाय बमोजिम हुनेछः-

- (क) चुक्ता पूँजी कम्तीमा दश करोड रुपैयाँ भएको,
- (ख) प्रबन्धपत्र तथा नियमावलीमा डिपोजिटरीको कार्य गर्ने उद्देश्य भएको,
- (ग) संगठित संस्था तथा सोका संचालक वा कार्यकारी प्रमुखले कुनै प्रकारको ठगी वा जालसाजी अपराधमा सजाय नपाएको,
- (घ) संगठित संस्थाका संचालक वा कार्यकारी प्रमुखले नैतिक पतन देखिने कुनै अपराधमा सजाय नपाएको,
- (ङ) धितोपत्रको सार्वजनिक निष्काशन गरी सर्वसाधारणबाट पूँजी सङ्कलन गरेका संगठित संस्थाहरू मध्ये धितोपत्रको कारोवारका लागि आवश्यक व्यवस्था नगरेका, बोर्डको सम्पर्कमा नआएका (भ्यानिसिङ्ग),सूचीकरण खारेजीको कारवाहीमा परेका वा बोर्डलाई संगठित संस्थाको संचालन सम्बन्धमा प्रचलित कानून बमोजिम दिनु पर्ने सूचना, जानकारी वा विवरण नदिई बसेका भनी बोर्डले सूचीकृत गरेका संगठित संस्था वा त्यस्तो संगठित संस्थाको कार्यकारी प्रमुख वा संचालकको संलग्नता नरहेको,
- (च) कर्जा सूचना केन्द्र वा कुनै नियमन निकायको कालो सूचीमा नरहेको ।

१६. अनुमतिपत्र दिने: (१) नियम १३ को उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले त्यस्तो निवेदनका सम्बन्धमा जाँचबुझ गर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको निवेदनका सम्बन्धमा कुनै विवरण तथा कागजात माग गर्नु पर्ने देखिएमा बोर्डले निवेदकबाट थप विवरण वा कागजात माग गर्न सक्नेछ ।

^६ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा थप

^७ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

^८ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

- (३) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई योजना व्यवस्थापक वा डिपोजिटरीको रूपमा काम गर्न योग्य नदेखिएमा वा निवेदकले भुटा विवरण वा कागजात पेश गरेको देखिएमा निवेदन माथि कुनै कारवाही गरिने छैन ।
- (४) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदक योजना व्यवस्थापक वा डिपोजिटरीको रूपमा काम गर्न योग्य देखिएमा बोर्डले निवेदकलाई अनुसूची-९ बमोजिमको ढाँचामा योजना व्यवस्थापक वा डिपोजिटरीको अनुमतिपत्र दिनेछ ।
- (५) उपनियम (३) बमोजिम अनुमतिपत्र दिनु अघि बोर्डले निवेदकबाट अनुसूची-१० बमोजिम दस्तुर लिनु पर्नेछ ।

१७. अनुमतिपत्रको नवीकरण सम्बन्धी व्यवस्था: (१) योजना व्यवस्थापक तथा डिपोजिटरीले अनुमतिपत्र नवीकरण गराउनको लागि अनुसूची-११ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको निवेदन अनुसार अनुमतिपत्र नवीकरण गर्नु अघि बोर्डले निवेदकबाट अनुसूची-१२ बमोजिमको वार्षिक शुल्क लिनुपर्नेछ ।

१८. अनुमतिपत्रको निलम्बन वा खारेजी: (१) यस नियमावली बमोजिम प्रदान गरिएको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने सम्बन्धी अन्य व्यवस्था नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ बमोजिम हुनेछ ।

- (२) कुनै योजना व्यवस्थापकको अनुमतिपत्र ऐन र यस नियमावली बमोजिम निलम्बन वा खारेज भएमा बोर्डले सम्बन्धित कोष प्रवर्द्धकलाई त्यस्तो योजना व्यवस्थापकले संचालन गरेको योजना खारेज गरी योजनाको सम्पत्ति नगदमा परिणत गरी सहभागीहरूलाई रकम भुक्तानी गर्न लगाउन वा सो योजना अन्य योजना व्यवस्थापक मार्फत संचालन गराउन सक्नेछ ।
- (३) डिपोजिटरीको अनुमतिपत्र ऐन र यस नियमावली बमोजिम निलम्बन वा खारेज भएमा योजना व्यवस्थापकले बोर्डको स्वीकृति लिई नयाँ डिपोजिटरी नियुक्त गर्नु पर्नेछ ।

परिच्छेद - ४

कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरीको काम, कर्तव्य तथा अधिकार

१९. कोष सुपरिवेक्षकको काम, कर्तव्य तथा अधिकार: (१) यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम, कर्तव्य र अधिकारको अतिरिक्त कोष सुपरिवेक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

- (क) योजना व्यवस्थापकले प्रचलित कानून तथा सम्भौता बमोजिम कोषको व्यवस्थापन गरेको छ भन्ने कुरा सुनिश्चित गर्ने,
- (ख) सहभागीको हित संरक्षण गर्ने,
- (ग) योजना व्यवस्थापक तथा डिपोजिटरीको काम कारवाहीको सुपरिवेक्षण गर्ने,
- (घ) योजनाको खुद सम्पत्ति मूल्यको जाँच गर्ने,
- (ङ) योजना अर्न्तगतको सम्पत्ति तथा कागजातहरू सुरक्षित साथ राखिए नराखिएको सुपरिवेक्षण गर्ने,
- (च) बोर्डबाट स्वीकृत योजना बमोजिम योजना संचालन भए नभएको सुपरिवेक्षण गर्ने,

- (छ) योजना व्यवस्थापकले राखेको अभिलेख दुरुस्त रहे नरहेको सुपरिवेक्षण गर्ने,
 (ज) योजना सम्बन्धमा प्राप्त गुनासाहरु समाधान भए नभएको सुपरिवेक्षण गर्ने,
 (झ) योजना व्यवस्थापन सम्बन्धी प्रतिवेदन तयार गरी समय समयमा बोर्डमा पेश गर्ने,
 (ञ) बोर्डले तोकिए बमोजिमका अन्य काम गर्ने ।
- (२) कोष सुपरिवेक्षकले योजना व्यवस्थापकसँग योजना व्यवस्थापकले गरेको काम कारवाही बारे कुनै विवरण वा जानकारी माग गर्न सक्नेछ ।
- (३) उपनियम (२) बमोजिम कोष सुपरिवेक्षकले माग गरेका विवरण वा जानकारी उपलब्ध गराउनु योजना व्यवस्थापकको कर्तव्य हुनेछ ।
- (४) उपनियम (२) बमोजिमको विवरण वा जानकारीबाट वा अन्य कुनै श्रोतबाट योजना व्यवस्थापकको काम कारवाहीमा अनियमितता देखिएमा वा काम कारवाही सन्तोषजनक नदेखिएमा कोष सुपरिवेक्षकले त्यस्तो काम कारवाही रोक्न वा सन्तोषजनक रुपमा सम्पादन गर्न योजना व्यवस्थापकलाई निर्देशन दिन सक्नेछ ।
- (५) उपनियम (४) बमोजिमको निर्देशन पालना नगरेमा कोष सुपरिवेक्षकले सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
- (६) उपनियम (५) बमोजिमको जानकारी प्राप्त भएपछि बोर्डले सो सम्बन्धमा जाँचबुझ गरी योजना व्यवस्थापकलाई आवश्यक निर्देशन दिनु पर्नेछ ।
- (७) उपनियम ^९(४) वा ^{१०}(६) मा जुनसुकै कुरा लेखिएको भएतापनि योजना व्यवस्थापकले ऐन वा यस नियमावलीको उल्लंघन गरेमा वा कोष सुपरिवेक्षकको निर्देशन बारम्बार उल्लंघन गरेमा कोष सुपरिवेक्षकले त्यस्तो योजना व्यवस्थापक परिवर्तन गर्ने आदेश जारी गर्न बोर्डलाई अनुरोध गर्न सक्नेछ ।

२०. योजना व्यवस्थापकको काम, कर्तव्य तथा अधिकार: यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त योजना व्यवस्थापकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

- (क) योजना तयार गर्ने र कोष सुपरिवेक्षकको सहमति तथा बोर्डको स्वीकृति लिई योजना संचालन गर्ने,
 (ख) सामूहिक लगानी कोषको सम्पत्ति दक्ष तथा विश्वसनिय रुपमा व्यवस्थापन तथा लगानी गर्ने,
 (ग) योजना सम्बन्धी सूचना, जानकारी तथा विवरण आवधिक रुपमा कोष सुपरिवेक्षकलाई उपलब्ध गराउने,
 (घ) सहभागीहरुको गुनासो समाधान गर्ने र कोष सुपरिवेक्षकलाई गुनासो सम्बन्धमा जानकारी गराउने,
 (ङ) योजनाको धितोपत्र, रकम, व्याज, लाभांश वा आमदानी प्राप्त गर्न वा सहभागीलाई वितरण गर्न डिपोजिटरीलाई निर्देशन दिने ।

^९ सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

^{१०} सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

- ^{११}(ड१) योजनाको खुद सम्पत्ति मूल्यको सीमाभित्र रही सामूहिक लगानी कोष निर्देशिकामा तोकिए बमोजिम सार्वजनिक निष्काशन गरिएका धितोपत्रको प्रत्याभूति (अन्डरराईट) गर्ने ।
(च) बोर्डले तोकिए बमोजिमका अन्य काम गर्ने ।

२१. **डिपोजिटरीको काम कर्तव्य तथा अधिकार:** यस नियमावलीमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त डिपोजिटरीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
- (क) इकाईको अभिलेख तथा नामसारी सम्बन्धी कार्य गर्ने,
 - (ख) योजना अर्न्तगतको धितोपत्र सुरक्षा पूर्वक राख्ने,
 - (ग) कोष अर्न्तगतको धितोपत्र, रकम, ब्याज, लाभांश वा अन्य आम्दानी प्राप्त गर्ने र सो को अभिलेख राख्ने,
 - (घ) योजना व्यवस्थापकको निर्देशन बमोजिम सहभागीहरुलाई धितोपत्र, रकम, लाभांश वितरण गर्ने, र
 - (ङ) बोर्डले तोकिए बमोजिमका अन्य काम गर्ने ।

परिच्छेद - ५

सम्भौता सम्बन्धी व्यवस्था

२२. **सम्भौतामा खुलाउनु पर्ने कुरा:** (१) कोष प्रवर्द्धक र कोष सुपरिवेक्षक बीच नियम ६ को उपनियम (६) बमोजिम हुने सम्भौतामा अन्य कुराका अतिरिक्त देहायका कुराहरु खुलाउनु पर्नेछः-
- (क) कोष सुपरिवेक्षकले सहभागीको हित संरक्षणको लागि कार्य गर्ने कुरा,
 - (ख) सहभागी तथा बोर्डलाई सूचना, जानकारी तथा विवरणहरु उपलब्ध गराउने कुरा,
 - (ग) सामूहिक लगानी कोषबाट कोष सुपरिवेक्षकले यस नियमावलीको अधिनमा रही प्राप्त गर्ने शुल्क सम्बन्धी कुरा,
 - (घ) बोर्डको पूर्व स्वीकृति लिएर मात्र सम्भौतामा परिवर्तन गरिने कुरा,
 - (ङ) कुनै पक्षले सम्भौता पालना नगरेमा वा सम्भौता उल्लंघन गरेमा बोर्डले सम्भौता पालना गराउन सक्ने कुरा,
 - (च) सम्भौतामा खुलाउनु पर्ने भनी बोर्डले तोकिएका अन्य कुरा ।
- (२) कोष प्रवर्द्धक र योजना व्यवस्थापक बीच हुने सम्भौतामा अन्य कुराका अतिरिक्त देहायका कुराहरु खुलाउनु पर्नेछः-
- (क) योजनाको सम्पूर्ण सम्पत्ति योजना व्यवस्थापकको जिम्मेवारीमा रहने कुरा,
 - (ख) योजना व्यवस्थापकले कोष सुपरिवेक्षक र बोर्डको स्वीकृति लिई योजना संचालन गर्ने कुरा,
 - (ग) बोर्डको पूर्व स्वीकृति नलिई सम्भौतामा परिवर्तन नगर्ने कुरा,
 - (घ) कुनै पक्षले सम्भौता पालना नगरेमा वा सम्भौता उल्लंघन गरेमा बोर्डले सम्भौता पालना गराउन सक्ने कुरा,

^{११} सामूहिक लगानी कोष (पहिलो सशोधन) नियमावली, २०६९ द्वारा थप

- (ड) योजना संग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारी, आवधिक विवरण तथा प्रतिवेदन कोष सुपरिवेक्षकलाई जानकारी गराएर मात्र योजना व्यवस्थापकले सार्वजनिक गर्नु पर्ने कुरा,
- (च) योजना व्यवस्थापकले योजनाको खुद सम्पत्ति मूल्य र इकाईको पुनर्खरिद मूल्य तथा त्यस्तो मूल्य गणनाको आधार सहभागीलाई जानकारी गराउनुपर्ने कुरा,
- (छ) योजना व्यवस्थापकले यस नियमावलीको अधिनमा रहि कोष बाट प्राप्त गर्ने व्यवस्थापन शुल्क सम्बन्धी कुरा,
- (ज) योजना व्यवस्थापकले सहभागीहरुका गुनासा समाधान गरी कोष सुपरिवेक्षकलाई सो सम्बन्धी जानकारी दिने कुरा,
- (झ) कोष प्रवर्द्धक र योजना व्यवस्थापक बीच हुने सम्झौतामा खुलाउनु पर्ने भनी बोर्डले तोकिएको अन्य कुरा ।
- (३) योजना व्यवस्थापक र डिपोजिटरी बीच हुने सम्झौतामा अन्य कुराका अतिरिक्त देहायका कुराहरु खुलाउनु पर्नेछः-
- (क) डिपोजिटरीले सहभागीको गुनासा समाधान गर्ने र कोष सुपरिवेक्षकलाई गुनासा सम्बन्धमा जानकारी गराउने,
- (ख) योजना व्यवस्थापकको निर्देशन अनुसार इकाईको वितरण तथा नामसारी सम्बन्धी कार्य गर्ने कुरा,
- (ग) योजना व्यवस्थापकको निर्देशन अनुसार सामूहिक लगानी कोष अर्न्तगतको धितोपत्र, रकम, ब्याज, लाभांश वा अन्य आम्दानी प्राप्त गर्ने वा रकम, व्याज, लाभांश आदि वितरण गर्ने कुरा,
- (घ) योजना अर्न्तगतको धितोपत्र डिपोजिटरीले सुरक्षा पूर्वक राख्ने कुरा,
- (ङ) योजना व्यवस्थापक र डिपोजिटरी बीच हुने सम्झौतामा खुलाउनु पर्ने भनी बोर्डले तोकिएको अन्य कुरा ।

२३. सेवा शुल्क तथा दस्तुर: ^{१२}(१) यस नियम बमोजिम सेवा शुल्क लिँदा सामूहिक लगानी कोषको योजनाको प्रत्येक हप्ताको अन्त्यमा कायम भएको खुद सम्पत्ति मूल्यको गणना गरी सोको अर्ध वार्षिक औषत कायम गरी अर्ध वार्षिक रुपमा लिनु पर्नेछ र यसरी लिने सेवा शुल्क प्रत्येक अर्ध वार्षिक अवधिको अन्त्यमा कायम भएको खुद सम्पत्ति मूल्यमा लाग्ने सेवा शुल्क भन्दा बढि नहुने गरी सेवा शुल्क लिनु पर्नेछ ।

- (२) कोष सुपरिवेक्षकले खुद सम्पत्ति मूल्यको बढीमा शुन्य दशमलव पाँच (०.५) प्रतिशत रकम सेवा शुल्क वापत लिन सक्नेछ ।
- (३) योजना व्यवस्थापकले खुद सम्पत्तिको बढीमा दुई प्रतिशत रकम व्यवस्थापन शुल्क वापत लिन सक्नेछ ।
- (४) डिपोजिटरीले खुद सम्पत्ति मूल्यको बढीमा शुन्य दशमलव पाँच (०.५) प्रतिशत सेवा शुल्क लिन सक्नेछ ।

^{१२} सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

- (५) उपनियम (२), (३) तथा (४) बमोजिम शुल्क लिँदा आर्थिक वर्ष समाप्त भएको एक महिना भित्र लिनु पर्नेछ ।
- (६) कोष सुपरिवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरीले प्रत्येक आर्थिक वर्षमा आफूले प्राप्त गरेको सेवा शुल्कको पाँच प्रतिशतले हुने रकम त्यस्तो शुल्क लिएको दुई महिनाभित्र बोर्डमा बुझाउनु पर्नेछ ।

परिच्छेद - ६

योजना दर्ता तथा संचालन सम्बन्धी व्यवस्था

२४. योजना दर्ता गर्नु पर्ने: (१) योजना व्यवस्थापकले कोष अर्न्तगत एक वा एक भन्दा बढी योजना संचालन गर्न सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम योजना संचालन गर्नु अघि कोष सुपरिवेक्षकको सहमति लिई बोर्डमा दर्ता गर्नु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिम दर्ता गर्नका लागि देहायका विवरण तथा कागजात सहित अनुसूची-१३ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :-
- (क) योजनाको उद्देश्य,
- (ख) योजनाको पूँजी र पूँजी संरचना,
- (ग) योजनामा संलग्न हुन सक्ने सहभागी,
- (घ) योजना संचालन गर्ने सम्बन्धी संचालक समितिको निर्णय,
- (ङ) इकाईको सार्वजनिक निष्काशन गर्नका लागि तयार गरिएको विवरणपत्र,
- (च) योजना संचालनका शर्त तथा प्रकृया,
- (छ) योजना संचालनका लागि कोष सुपरिवेक्षकबाट प्राप्त स्वीकृति,
- (ज) बोर्डले निवेदनमा खुलाउनु पर्ने भनि तोकिएको अन्य कुरा ।
- (४) उपनियम (३) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले त्यस्तो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा योजना संचालन गर्न उपयुक्त देखिएमा त्यस्तो योजना दर्ता गरी अनुसूची-१४ बमोजिमको ढाँचामा निवेदकलाई योजना संचालन गर्ने स्वीकृति प्रदान गर्नेछ ।
- (५) उपनियम (४) बमोजिम स्वीकृति दिनु अघि बोर्डले निवेदकबाट अनुसूची-१५ बमोजिमको दस्तुर लिनु पर्नेछ ।

२५. योजना रद्द गर्न सक्ने: (१) बोर्डले देहायको कुनै अवस्थामा योजना रद्द गर्न सक्नेछ :-

- (क) योजना संचालन गर्न स्वीकृति प्राप्त गरेको तीन महिना भित्र योजना संचालन नभएमा,
- (ख) योजना संचालन सम्बन्धमा बोर्डले दिएको आदेश वा निर्देशन योजना व्यवस्थापकले बारम्बार उल्लंघन गरेमा,
- (२) उपनियम (१) बमोजिम योजना रद्द भएमा बोर्डले तोकिएको बमोजिम कोष प्रबर्द्धकले सहभागीहरूलाई रकम फिर्ता वा नयाँ योजना व्यवस्थापकलाई योजना हस्तान्तरण गर्नु पर्नेछ ।

२६. **इकाई सार्वजनिक रुपमा निष्काशन गर्नु पर्ने:** (१) यस नियमावली बमोजिम योजना संचालन गर्दा इकाई सार्वजनिक रुपमा निष्काशन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम इकाई निष्काशन गर्दा देहाय बमोजिम हुने गरी गर्नु पर्नेछ :-

(क) त्यस्तो इकाई धितोपत्र बजारमा सूचीकरण गर्ने वा कारोवार हुने अन्य उपयुक्त व्यवस्था गरेर,

(ख) बोर्डबाट अनुमति प्राप्त विक्री केन्द्र वा धितोपत्र व्यवसायी मार्फत विक्री हुने व्यवस्था गरेर,

२७. **कारोवार सम्बन्धी व्यवस्था:** (१) इकाईको कारोवार गर्दा योजना व्यवस्थापकले त्यस्तो इकाई धितोपत्र बजारमा सूचीकरण गरी वा आफैले खरिद विक्री गर्ने व्यवस्था गरी कारोवार गर्न सक्नेछ ।

(२) खुलामुखी योजनाको इकाई योजना व्यवस्थापक आफैले खरिद विक्री गर्ने भएमा इकाई विक्री तथा पुनर्खरिद मूल्य सार्वजनिक गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम इकाई पुनर्खरिद मूल्य निर्धारण गर्दा प्रति इकाई मूल्य खुद सम्पत्ति मूल्यको नव्वे प्रतिशत भन्दा कम र विक्री मूल्य एकसय दश प्रतिशत भन्दा बढी नहुने गरी तोक्नु पर्नेछ ।

(४) योजना व्यवस्थापकले आफैले इकाई खरिद गर्दा पालना गर्नु पर्ने शर्त बोर्डले समय समयमा तोकिदिन सक्नेछ ।

(५) योजना व्यवस्थापकले इकाई बाँडफाँड भएको एक महिनाभित्र योजना अन्तर्गत संकलित रकमको व्यवस्थापन कार्य शुरु गरी सोको जानकारी कोष सुपरिवेक्षक तथा बोर्डलाई दिनु पर्नेछ ।

(६) खुलामुखी योजनाको इकाई खरिद विक्री गर्नको लागि योजना व्यवस्थापकले वितरक (एजेन्ट) को नियुक्ती गर्न सक्नेछ ।

(७) खुलामुखी योजनाको इकाई विक्रीताले आफूले विक्री गरेको कूल रकमको शुन्य दशमलब शुन्य तीन प्रतिशत रकम विक्री गरेको सात दिन भित्र बोर्डमा बुझाउनु पर्नेछ ।

(८) उपनियम (६) बमोजिमको वितरकको योग्यता र नियुक्ती प्रकृया सम्बन्धी व्यवस्था बोर्डले तोकिए बमोजिम हुनेछ ।

२८. **विज्ञापन सम्बन्धी व्यवस्था:**

(१) इकाई खरिद विक्रीका लागि विज्ञापन प्रकाशन गरिने भएमा त्यस्तो विज्ञापन प्रकाशन गर्नु अघि बोर्डलाई जानकारी दिनु पर्नेछ ।

(२) इकाई खरिद विक्रीका लागि प्रकाशन गरिने विज्ञापन सत्य तथ्य युक्त हुनुपर्नेछ र त्यस्तो विज्ञापनमा कुनै कुरा बढाई चढाई गरिएको कुरा वा भुक्त्याउने विवरण राख्नु हुँदैन ।

(३) विज्ञापन सम्बन्धी अन्य व्यवस्था बोर्डले तोकिए बमोजिम हुनेछ ।

२९. **बीज पूँजी राख्नुपर्ने :** (१) योजना व्यवस्थापकले संचालन गर्ने पहिलो योजनाका लागि त्यस्तो योजनाको कूल रकमको कम्तीमा ^{१३}पन्ध्र प्रतिशत रकम बीज पूँजीका रुपमा लगानी गर्नु पर्नेछ ।

^{१३} सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा संशोधित

(२) उपनियम (१) मा उल्लेख भएको बाहेक अन्य योजनाका सम्बन्धमा पहिलो योजनाको कार्य सम्पादनका आधारमा बोर्डले समय समयमा तोकिए बमोजिमको प्रतिशतको बीज पूँजी राख्नु पर्नेछ ।

^{१५}(३) योजना व्यवस्थापकले बीज पूँजी राख्न नसक्ने अवस्था आएमा वा कोष प्रवर्द्धकले लगानी गर्न इच्छा देखाएमा बोर्डको पूर्व स्वीकृति लिई योजना व्यवस्थापकको सट्टा कोष प्रवर्द्धकले बीज पूँजी लगानी गर्न सक्नेछ ।

३०. **हिस्सा तथा दायित्व:** (१) यस नियमावली बमोजिम संचालित योजनामा सहभागीले आफूले खरिद गरेको इकाइको रकम बराबरको हिस्सा र दायित्व रहनेछ ।

(२) योजनाको नाफा नोक्सानीमा सहभागिको हिस्सा अनुसारको अधिकार तथा दायित्व हुनेछ ।

परिच्छेद - ७

योजना खारेजी सम्बन्धी व्यवस्था

३१. **योजना खारेज हुने :** (१) देहायको अवस्थामा योजना खारेज हुनेछ :-

- (क) योजनाको निर्धारित समयावधि समाप्त भएमा,
 - (ख) योजना संचालन गर्न दिएको स्वीकृति बोर्डले ऐनको दफा ७४ बमोजिम रद्द गरेमा,
 - (ग) कुनै असामान्य परिस्थिति उत्पन्न भई योजना संचालन गर्न नसकिने प्रमाणित भएमा,
 - (घ) योजनाको कुल रकमको कम्तीमा पचहत्तर प्रतिशत रकमको प्रतिनिधित्व हुने गरी कम्तीमा पचास प्रतिशत सहभागीले योजना खारेजीका लागि योजना व्यवस्थापक समक्ष माग गरेमा ।
- (२) उपनियम (१) को खण्ड (ग) बमोजिम योजना खारेजी गर्नु अघि योजना खारेजी सम्बन्धी प्रस्ताव योजनाका सहभागीको सभामा उपस्थित सहभागीको बहुमतबाट पारित भएको हुनु पर्नेछ ।
- (३) उपनियम (१) को खण्ड (ग) वा खण्ड (घ) बमोजिम योजना खारेज गर्नका लागि योजना व्यवस्थापकले कोष सुपरिवेक्षकको सहमति लिई बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम निवेदन प्राप्त भएमा बोर्डले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।
- (५) उपनियम (४) बमोजिम जाँचबुझ गर्दा योजना सञ्चालन गर्न उपयुक्त नदेखिएमा योजना खारेज गर्न योजना व्यवस्थापकलाई स्वीकृति दिनेछ ।
- (६) यस नियम बमोजिम कुनै योजना खारेज गर्नु परेमा योजना व्यवस्थापकले त्यसरी योजना खारेज गर्नु परेको कारण बारे बोर्डलाई जानकारी दिनुका साथै राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा दुई पटक सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
- (७) उपनियम (६) बमोजिम सूचना प्रकाशन गरेपछि कोष सुपरिवेक्षक वा योजना व्यवस्थापकले त्यस्तो खारेज गर्न लागिएको योजनाको कारोबार गर्न गराउन हुँदैन ।

^{१५} सामूहिक लगानी कोष (पहिलो संशोधन) नियमावली, २०६९ द्वारा थप

३२. योजना खारेज गर्ने कार्यविधि : (१) नियम ३१ बमोजिम योजना खारेज गर्दा त्यस्तो योजनाको विवरण पत्रमा सो सम्बन्धमा कुनै कार्यविधि उल्लेख भएको रहेछ भने त्यस्तो कार्यविधि बमोजिम गर्नु पर्नेछ ।

- (२) नियम ३१ को उपनियम (१) खण्ड (ग) वा (घ) बमोजिम योजना खारेज गर्नु अघि योजना व्यवस्थापकले सहभागीहरूको सभा बोलाई सो सभामा उपस्थित सहभागीको बहुमतबाट योजना खारेजीको प्रस्ताव पारित गराउनु पर्नेछ ।
- (३) नियम ३१ को उपनियम (६) बमोजिम योजना खारेज गर्ने स्वीकृति प्राप्त भएपछि त्यस्तो स्वीकृति प्राप्त भएको तीन महिनाभित्र कोष व्यवस्थापकले त्यस्तो योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी सहभागीहरूलाई ईकाइको स्वामित्वको अनुपातमा भुक्तानी दिनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिमको कार्य तीन महिनाभित्र पूरा गर्न नसकिएमा सो को कारण खुलाई थप समयका लागि योजना व्यवस्थापकले बोर्डमा निवेदन दिन सक्नेछ ।
- (५) उपनियम (४) बमोजिमको निवेदन प्राप्त भएमा बोर्डले बढीमा अर्को तीन महिना म्याद थप गरी दिन सक्नेछ ।
- (६) खारेज गर्न स्वीकृति प्राप्त योजना उपनियम (३) बमोजिम नगदमा परिणत हुन नसक्ने भएमा योजना व्यवस्थापकले बोर्डको स्वीकृति लिई त्यस्तो योजनालाई नयाँ योजनामा परिणत गरी सहभागीहरूलाई नयाँ योजनाको ईकाइ वितरण गर्नु पर्नेछ ।
- (७) खारेज भएको योजनाको सहभागीले उप नियम (६) बमोजिम नयाँ योजनाको ईकाइ लिन नचाहेमा योजना व्यवस्थापकले त्यस्तो सहभागीलाई निजको ईकाइको स्वामित्वको अनुपातमा नगद भुक्तानी गर्ने व्यवस्था गर्नु पर्नेछ ।
- (९) यस नियम बमोजिम योजना खारेज गर्दा योजनाको सम्पत्तिबाट पहिले योजनाले तिर्न बाँकी रकम तिर्न र योजना खारेजीका लागि लागेको खर्च कटाई बाँकी रकम सहभागिलाई वितरण गर्नुपर्नेछ ।

३३. योजना खारेजीको प्रतिवेदन दिनु पर्ने : (१) नियम ३२ बमोजिम योजना खारेज भएपछि योजना व्यवस्थापकले देहायका कुराहरू खुलाई सोको प्रतिवेदन योजना खारेज भएको छ महिना भित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ :-

- (क) योजना खारेज गर्नु परेको कारण,
 - (ख) सम्पत्ति बिक्री गर्दा अपनाईएको प्रकृया,
 - (ग) योजना खारेज गर्दा लागेको खर्च,
 - (घ) सहभागिलाई वितरण गर्न बाँकी रहेको रकम,
 - (ङ) लेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित कुरा,
 - (च) बोर्डले तोकिदिएका अन्य कुरा ।
- (२) उपनियम (१) बमोजिमको प्रतिवेदन योजना व्यवस्थापकले सहभागीको जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ ।

परिच्छेद - ८
लगानी सम्बन्धी व्यवस्था

३४. **लगानी गर्न सक्ने क्षेत्र:** (१) योजना व्यवस्थापकले ईकाइ विक्रीबाट उठेको वा संकलन भएको रकम देहाय बमोजिमको कुनै वा सबै क्षेत्रमा लगानी गर्न सक्नेछः

- (क) बोर्डमा दर्ता भएको धितोपत्र,
 - (ख) सार्वजनिक निष्काशन भएको धितोपत्र,
 - (ग) धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र,
 - (घ) नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधनहरु,
 - (ङ) बैंक निक्षेप,
 - (च) मुद्रा बजार उपकरण,
 - (छ) बोर्डले तोकिदिएको अन्य क्षेत्र ।
- (२) उपनियम (१) को खण्ड (छ) बमोजिमको क्षेत्र तोक्दा त्यस्तो क्षेत्रमा लगानी गर्दा पालना गर्नु पर्ने शर्त समेत बोर्डले तोकिदिनेछ ।
- (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै निश्चित क्षेत्रमा मात्र लगानी गर्ने गरी बोर्डबाट स्वीकृत प्राप्त योजनाले सोही क्षेत्रमा मात्र लगानी गर्नु पर्नेछ ।

३५. **ऋण दिन वा नोक्सानी व्यहोर्न नहुने :** (१) योजना व्यवस्थापकले योजनाबाट उठेको वा योजना अन्तर्गतको रकम आफ्नो संस्था संचालनको लागि खर्च गर्न वा त्यस्तो संस्थाको नोक्सानी वा अन्य कुनै प्रकारको हानी व्यहोर्नको लागि वा कसैलाई ऋण दिनको लागि प्रयोग गर्न सक्ने छैन ।

- (२) योजना व्यवस्थापकले सम्बन्धित योजनाको ईकाइको पुनर्खरिद भुक्तानी, ब्याज भुक्तानी वा लाभांश भुक्तानी जस्ता कार्यको लागि योजनाको खुद सम्पत्तिको बीस प्रतिशत सम्म बढीमा छ महिनाका लागि बाणिज्य बैंकबाट कर्जा लिन सक्नेछ ।
- (३) उपनियम (१) र (२) विपरित काम गरेमा त्यस्तो योजना व्यवस्थापकको संचालक र कार्यकारी प्रमुखले व्यक्तिगत रूपमा त्यस्तो रकम योजनालाई तिर्नुपर्नेछ ।
- (४) उपनियम (३) बमोजिम रकम तिरेको कारणबाट मात्र त्यस्तो संचालक वा कार्यकारी प्रमुख ऐन र यस नियमावली बमोजिमको अन्य दायित्व वा कारवाहीबाट मुक्त भएको मानिने छैन ।
- (५) उपनियम (३) बमोजिमको रकम नतिरेमा त्यस्तो संचालक वा कार्यकारी प्रमुखको घरघरानाबाट असुल उपर गरिनेछ र निज कुनै पनि संगठित संस्थाको पदाधिकारीमा निर्वाचित वा मनोनयन हुन अयोग्य भएको मानिनेछ ।

३६. **लगानीको सीमा:** (१) योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा देहाय बमोजिमको सीमाभित्र रही गर्नु पर्नेछ :-

- (क) कुनै एक संगठित संस्थाको साधारण शेयरमा त्यस्तो संस्थाको कुल चुक्ता पूँजीको दश प्रतिशत भन्दा बढी नहुने गरी,

- (ख) कुनै एक संगठित संस्थाले निष्काशन गरेको अग्राधिकार शेयर वा डिबेञ्चरको बीस प्रतिशत भन्दा बढी नहुने गरी,
- (ग) कुनै एक संगठित संस्थाको धितोपत्रमा योजनाको कुल रकमको दश प्रतिशत भन्दा बढी नहुने गरी,
- (घ) अन्य सामूहिक लगानी कोष अन्तर्गतको योजनामा आफ्नो योजनाको बीस प्रतिशत भन्दा बढी नहुने गरी,
- (ङ) बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दश प्रतिशत भन्दा बढी नहुने गरी,
- (च) मुद्रा बजार उपकरणमा योजनाको कुल सम्पत्तिको दश प्रतिशत भन्दा बढी नहुने गरी ।
- (२) एउटा सामूहिक लगानी कोष अन्तर्गत संचालित अन्य योजनाको धितोपत्र वा सो कोषको कोष प्रबर्द्धक वा डिपोजिटरीले जारी गरेको धितोपत्रमा लगानी गर्न हुँदैन ।
- (३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि योजनाले लगानी गर्न सक्ने क्षेत्र र सीमा बोर्डले आवश्यकता अनुसार हेरफेर गर्न सक्नेछ ।

३७. विदेशमा लगानी गर्न सकिने: (१) प्रचलित कानूनको अधिनमा रही कुनै योजनाको कुल रकमको बढीमा पच्चीस प्रतिशत रकम सम्म विदेशी धितोपत्र बजारमा लगानी गर्न सकिनेछ ।

- (२) उपनियम (१) बमोजिम लगानी गर्दा बोर्डले नेपाल सरकारको स्वीकृति लिई लगानीको लागि समझदारी (एमओयु) गरेको मुलुकहरुको धितोपत्र बजारमा मात्र लगानी गर्न सकिनेछ ।
- (३) उपनियम (१) बमोजिम लगानी गर्दा त्यस्तो मुलुकको कानून बमोजिम दर्ता भएका संगठित संस्थाहरुले जारी गरेको धितोपत्र वा त्यस्तो मुलुकको सामूहिक लगानी कोष र सरकारी ऋणपत्रमा मात्र लगानी गर्न सकिनेछ ।

परिच्छेद - ९

वित्तीय विवरण, लेखा परीक्षण तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था

३८. लेखा राख्नु पर्ने : योजना व्यवस्थापकले आफ्नो कारोबारको लेखा प्रचलित कानून बमोजिम लेखामान तोक्ने निकायले तोके बमोजिमको ढाँचा र प्रकृया बमोजिम राख्नु पर्नेछ ।

३९. वित्तीय विवरण तयार गर्नु पर्ने: योजना व्यवस्थापकले प्रत्येक योजनाको छुट्टाछुट्टै वित्तीय विवरण तयार गरी राख्नु पर्नेछ ।

४०. लेखा परीक्षक तथा लेखा परीक्षण सम्बन्धी व्यवस्था: (१) चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रमाणपत्र प्राप्त गरेको लेखा परीक्षक मात्र योजना व्यवस्थापक वा योजनाको लेखापरिक्षकको रूपमा नियुक्त हुन सक्नेछ ।

- (२) योजना व्यवस्थापकले आफ्नो र योजनाको लेखा परीक्षण छुट्टाछुट्टै लेखा परीक्षकबाट गराउनु पर्नेछ ।
- (३) उपनियम (१) वा (२) बमोजिमको लेखापरिक्षक नियुक्त गर्नको लागि योजना व्यवस्थापकले लेखा परिक्षकको छनौट गरी त्यस्तो लेखा परिक्षकको नाम छनौट भएको पन्ध्र दिन भित्र स्वीकृतिको लागि बोर्डमा पठाउनु पर्नेछ ।

- (४) उपनियम (३) बमोजिमको नाम प्राप्त गरेपछि, बोर्डले आवश्यक जाँचबुझ गरी त्यस्तो लेखापरिक्षक नियुक्त गर्न योजना व्यवस्थापकलाई स्वीकृति दिनेछ ।
- (५) लेखा परीक्षकले योजना व्यवस्थापक तथा योजनाको लेखापरीक्षण गर्दा लेखा परीक्षण सम्बन्धी प्रचलित सिद्धान्त, कानून र मापदण्ड अनुसार गर्नु पर्नेछ ।
- (६) लेखापरीक्षकले लेखापरीक्षण गरी सकेपछि योजना व्यवस्थापक तथा योजनाको काम कारवाही, लेखा विवरण तथा आर्थिक अवस्था प्रतिविम्बित हुने गरी प्रतिवेदन तयार गर्नु पर्नेछ ।
- (७) उपनियम (६) बमोजिमको लेखा परीक्षण प्रतिवेदनमा प्रचलित कानून बमोजिम खुलाउनु पर्ने कुराहरुको अतिरिक्त देहायका कुराहरु समेत खुलाइएको हुनुपर्नेछ :-
- (क) लेखा सम्बन्धी प्रचलित ऐन, नियम तथा मापदण्ड अनुसार लेखा राखे नराखेको,
- (ख) योजना व्यवस्थापकको कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित कानून विपरीत कुनै काम कारवाही वा अनियमित कार्य गरेको कारणबाट योजनालाई कुनै हानी नोक्सानी भए नभएको,
- (ग) योजना व्यवस्थापकको आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको,
- (घ) सहभागी तथा धितोपत्र बजारको हित प्रतिकूल कुनै कार्य गरेको देखिएमा तत्सम्बन्धी विवरण,
- (ङ) आन्तरिक लेखापरीक्षणको प्रभावकारिता सम्बन्धी विवरण,
- (च) सुझावहरु ।
- (८) योजनाको लेखा परीक्षण प्रतिवेदनमा प्रचलित कानून बमोजिम खुलाउनु पर्ने कुराहरुको अतिरिक्त देहायका कुराहरु समेत खुलाइएको हुनुपर्नेछ :-
- (क) लेखा सम्बन्धी प्रचलित ऐन नियम तथा मापदण्ड अनुसार लेखा राखे नराखेको,
- (ख) योजना अन्तर्गतको रकम यस नियमावली अनुरूप लगानी भए नभएको,
- (ग) सहभागीहरुको हित विपरीत हुने कार्य गरेको भए सो सम्बन्धी विवरण,
- (घ) योजनाको संचालन सन्तोषप्रद रुपमा भए नभएको,
- (ङ) सहभागीहरुलाई थाहा दिनु पर्ने भनि लेखा परीक्षकलाई लागेका अन्य कुराहरु,
- (च) सुझावहरु ।
- (९) उपनियम (७) र (८) मा जुनसुकै कुरा लेखिएको भएतापनि योजना व्यवस्थापक तथा योजनाको लेखा परिक्षण प्रतिवेदनमा खुलाउनु पर्ने अन्य कुराहरु बोर्डले तोकिएको दिन सक्नेछ ।
- (१०) लेखापरिक्षकले उपनियम (७) तथा (८) बमोजिम गरेको लेखापरीक्षणको प्रतिवेदन लेखा परीक्षण समाप्त भएको मितिले तीस दिनभित्र बोर्ड समक्ष समेत पेश गर्नु पर्नेछ ।

४९. लेखा परीक्षकलाई कारवाही गर्न सक्ने : कुनै लेखा परीक्षकले योजना व्यवस्थापक वा योजनाको लेखापरीक्षण गर्दा यस नियमावली र प्रचलित कानून विपरीत लेखा परीक्षण गरेमा त्यस्तो लेखापरीक्षकको सम्बन्धमा आवश्यक कारवाही गर्नको लागि बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था समक्ष लेखी पठाउन सक्नेछ ।

४२. **प्रतिवेदन पेश गर्नु पर्ने:** (१) योजना व्यवस्थापकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफ्नो तथा योजनाको सो आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण र सो आर्थिक वर्षमा गरेको काम कारवाही सम्बन्धी वार्षिक प्रतिवेदन तथा प्रत्येक योजनाको छुट्टाछुट्टै वार्षिक वित्तीय विवरण कोष सुपरिवेक्षक तथा बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको वार्षिक वित्तीय विवरण ईकाइधनीहरुको जानकारीको लागि संक्षिप्त रूपमा राष्ट्रिय स्तरको दैनिक पत्रिका मार्फत सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।
- (३) योजना व्यवस्थापकले आफूले संचालन गरेको योजनाको त्रैमासिक प्रतिवेदन प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र कोष सुपरिवेक्षक तथा बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (४) बोर्डले अनुमतिपत्र प्राप्त संगठित संस्थाको काम कारवाही सम्बन्धी कुनै पनि सूचना, जानकारी वा विवरण माग गर्न वा सार्वजनिक रूपमा प्रकाशन गर्न लगाउन सक्नेछ ।
- (५) योजना व्यवस्थापकले योजना व्यवस्थापन सम्बन्धमा राख्नुपर्ने अभिलेख र विवरण तथा योजना सम्बन्धी यस नियमावली बमोजिम बोर्ड समक्ष पेश गर्नु पर्ने विवरणहरुको ढाँचा बोर्डले तोकिदिन सक्नेछ ।
- (६) कोष सुपरिवेक्षकले प्रत्येक अर्ध वार्षिक अवधि समाप्त भएको पैतालीस दिन भित्र कोष सुपरिवेक्षण सम्बन्धी कामको अर्ध वार्षिक प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

४३. **सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने:** (१) योजना व्यवस्थापकले आफूले संचालन गरेको प्रत्येक योजनाको खुद सम्पत्ति मूल्य, ईकाइ बिक्री र पुनर्खरीद मूल्य प्रत्येक हप्ता कम्तीमा एकपटक सार्वजनिक गर्नु पर्नेछ ।

- (२) योजना व्यवस्थापकले प्रत्येक महिनामा योजना सम्बन्धी आफूले गरेका कामको देहायका विवरणहरु सो महिना समाप्त भएको पन्ध्र दिनभित्र कोष सुपरिवेक्षक र बोर्डलाई जानकारी गराई राष्ट्रियस्तरको पत्रिकामा कम्तीमा एक पटक प्रकाशन गर्नु पर्नेछ:-
 - (क) धितोपत्रमा गरिएको लगानी रकम,
 - (ख) लगानी गरिएको धितोपत्रहरुको बजार मूल्य,
 - (ग) योजनाको आम्दानी तथा खर्चहरु,
 - (घ) योजना अन्तर्गत जारी गरिएको धितोपत्रको प्रति इकाई खुद सम्पत्ति मूल्य र त्यस्तो मूल्य गणनाको आधार,
 - (ङ) बोर्डले तोकिदिएका अन्य विवरण ।

४४. **निरीक्षण गर्न सक्ने:** (१) योजना व्यवस्थापकले योजनाका सम्बन्धमा राखेको हिसाव किताव तथा अभिलेख बोर्डले वा बोर्डले तोकेको व्यक्तिले जुनसुकै समयमा निरीक्षण गर्न सक्नेछ ।

- (२) कोष सुपरिवेक्षकले बोर्डलाई पूर्व जानकारी दिई योजना व्यवस्थापक तथा डिपोजिटरीको हिसाव किताव तथा अभिलेख निरीक्षण गर्न सक्नेछ ।
- (३) कोष सुपरिवेक्षकले उपनियम (२) बमोजिम निरीक्षण गरेकोमा निरीक्षण सम्पन्न भएको एक महिना भित्र बोर्ड समक्ष निरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ ।

४५. जानकारी तथा विवरण दिनु पर्ने : (१) योजना व्यवस्थापक र डिपोजिटरीले देहायका जानकारी तथा विवरण देहायको अवधिभित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ :-

- (क) प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्ने भए त्यस्तो संशोधनको व्यहोरा, संशोधन गर्नु अघि,
 - (ख) नयाँ संचालक वा कार्यकारी प्रमुख नियुक्त भएमा त्यस्तो संचालक वा कार्यकारी प्रमुखको अनुसूची - २ बमोजिमको विवरण सहितको जानकारी, नियुक्त भएको सात दिन भित्र,
 - (ग) बोर्डले समय समयमा तोकिएको अन्य सूचना, जानकारी तथा विवरण बोर्डले तोकिएको अवधिभित्र ।
- (२) योजना व्यवस्थापक तथा डिपोजिटरीले देहायका कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ:-
- (क) कार्यालयको ठेगाना, सम्पर्क टेलिफोन, फ्याक्स नम्बर, इमेल आदि परिवर्तन भएमा,
 - (ख) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख विरुद्ध प्रचलित कानून बमोजिम कुनै कारवाही भएमा वा कारवाही अगाडी बढाइएमा,
 - (ग) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा ।
- (३) डिपोजिटरीले देहायका कुराको जानकारी योजना व्यवस्थापकलाई तुरुन्त दिनु पर्नेछ,
- (क) योजनाको तर्फबाट रकम प्राप्त गर्ने वा भुक्तानी गर्ने कार्यमा कुनै समस्या उत्पन्न भएमा,
 - (ख) योजनाका सहभागीलाई योजनाको प्रतिफल वितरण वा योजनाको फिर्ता भुक्तानी सम्बन्धमा कुनै समस्या उत्पन्न भएमा,
- (४) कोष सुपरिवेक्षकले योजना संग सम्बन्धित कुनै सूचना जानकारी वा विवरण माग गरेमा योजना व्यवस्थापक तथा डिपोजिटरीले त्यस्तो सूचना जानकारी वा विवरण तुरुन्त उपलब्ध गराउनु पर्नेछ ।
- (५) डिपोजिटरीले प्रत्येक महिनाको अन्त्यमा योजनाको सम्पत्तिको विवरण योजना व्यवस्थापक तथा कोष सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।

परिच्छेद - १०

विविध

४६. सामूहिक लगानी कोषको लागि धितोपत्र छुट्ट्याउनुपर्ने: (१) सार्वजनिक रूपमा धितोपत्र निष्काशन गर्ने संगठित संस्थाले धितोपत्र सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने धितोपत्रको कम्तीमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्ट्याउनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम छुट्ट्याइएको धितोपत्र खरिदको लागि सम्बन्धित संगठित संस्था वा त्यस्तो संस्थाको तर्फबाट निष्काशन बिक्री प्रबन्धकले अवधि तोकी सबै सामूहिक लगानी कोषलाई सूचना दिनु पर्नेछ ।

- (३) उपनियम (१) बमोजिम छुट्ट्याइएको धितोपत्र खरिद गर्न एक भन्दा बढी कोषहरुबाट आवेदन प्राप्त भएमा त्यस्तो धितोपत्र मागको आधारमा समानुपातिक हिसावले सबै कोषहरुलाई बाँडफाँड गर्नु पर्नेछ ।
- (४) उपनियम (१) बमोजिम छुट्ट्याइएको धितोपत्र खरिदको लागि उपनियम (२) बमोजिमको अवधि भित्र कुनै पनि कोषबाट आवेदन प्राप्त नभएमा त्यसरी छुट्ट्याइएको सम्पूर्ण धितोपत्र र आंशिक रुपमा मात्र आवेदन प्राप्त भएमा खरिद नभएको जति धितोपत्र सम्बन्धित संगठित संस्थाले सर्वसाधारणका लागि निष्काशन गर्न छुट्ट्याएको धितोपत्रहरुमा समावेश गरी सार्वजनिक रुपमा निष्काशन गर्नु पर्नेछ ।

४७. **निर्देशिका जारी गर्न सक्ने:** (१) बोर्डले ऐन तथा यस नियमावली विपरित नहुने गरी योजनाको सार्वजनिक निष्काशन स्वीकृति प्रकृया, विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरु, विक्री प्रकृया, योजनाका सम्बन्धित पक्ष बीच हुने सम्झौता, आचार संहिता, लगानीको मूल्यांकन प्रकृया, खुद सम्पत्तिको मूल्यांकन लगायतका अन्य आवश्यक कुराका सम्बन्धमा निर्देशिका जारी गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम जारी भएको निर्देशिका पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

४८. **अनूसुचीमा हेरफेर वा थपघट:** बोर्डले आवश्यकता अनुसार अनूसुचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।

अनुसूची-१

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

कोष दर्ताका लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: कोष दर्ता गरी पाउँ ।

धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित नेपाल कानूनको अधीनमा रही नामको सामूहिक लगानी कोष स्थापना गर्ने इच्छा भएकोले आवश्यक विवरण र कागजात तथा निवेदन दस्तुर सम्पन्न गरी यो निवेदन पेश गरेका छौ ।

संलग्न कागजात तथा उल्लेखित विवरण सत्य तथ्य छन् । कुनै विवरण जानीजानी लुकाएको वा गलत विवरण पेश गरेको छैन । विवरण लुकाएको वा गलत विवरण वा कागजात पेश गरेको ठहरेमा कानून बमोजिम सहुला बुझाउँला ।

निवेदक संगठित संस्थाको:

नाम :

ठेगाना:अञ्चल.....जिल्ला..... गा. वि.स./न.पा.

टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....

इमेल

संगठित संस्थाको छाप:

कार्यकारी प्रमुखको :

नाम :

दस्तखत:

अनुसूची- २

(नियम ४ को उपनियम (१) को खण्ड (च), नियम १३ को उपनियम (२) को खण्ड (ग) र नियम ४५ को उपनियम (१) को खण्ड (ख) संग सम्बन्धित)

संचालक/कार्यकारी प्रमुख तथा प्रतिनिधिको विवरण

फोटो

१. नाम:
२. स्थायी ठेगाना: अञ्चल..... जिल्ला गा.वि.स./न.पा./म.न.पा.
टोल.....वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:.....
इमेल
३. हालको ठेगाना: अञ्चल..... जिल्ला गा. वि.स./न.पा.
टोल.....वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:.....
इमेल
४. बाबु/आमाको नाम:
५. बाजे/बजैको नाम:
६. पति/पत्तिको नाम :
७. शैक्षिक योग्यता:
८. व्यवसायिक अनुभव:
९. तालिम:
१०. कुनै पेशा वा संस्थामा कार्यरत भएमा, सो सम्बन्धी विवरण:
११. अन्य कम्पनी वा संगठित संस्थामा एक प्रतिशत वा सो भन्दा बढी स्वामित्व वा कुनै संलग्नता भए तत्सम्बन्धी विवरण:
११. आफू उपर वा आफू सम्बद्ध कुनै कम्पनी वा संगठित संस्था उपर धितोपत्र सम्बन्धी कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण:
१२. संचालक/कार्यकारी प्रमुख हुन निर्धारित योग्यता पूरा भएको र अयोग्यता नरहेको उद्घोषण:

दस्तखत:

संलग्न गर्नु पर्ने कागजात:

१. योग्यता, अनुभव र अन्य संस्थामा सम्लग्नता भए सो प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
१३. गैरआवासीय नेपाली संचालक भएमा संचालकको गैरआवासीय नेपालीको परिचयपत्र ।

^{१३} बोर्डको मिति २०६८।१।२३ को निर्णयानुसार थप गरिएको

अनुसूची-३

(नियम ४ को उपनियम (२) र (५) सँग सम्बन्धित)

सामूहिक लगानी कोष दर्ता दस्तुर

१. निवेदन दस्तुर पचास हजार रुपैया
२. कोष दर्ता दस्तुर: दश लाख रुपैया
३. गैरआवासीय नेपाली संचालक भएमा संचालकको गैरआवासीय नेपालीको परिचयपत्र ।

अनुसूची- ४

(नियम ४ को उपनियम (४) सँग सम्बन्धित)

कोष दर्ता प्रमाणपत्र

.....मा मुख्य कार्यालय रहेको संगठित संस्था श्री
..... ले स्थापना गरेको नामको सामूहिक लगानी कोष धितोपत्र सम्बन्धी
ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम यस बोर्डमा दर्ता गरी यो प्रमाणपत्र
दिइएको छ ।

बोर्डको छाप:

प्रमाणपत्र दिने आधिकारीको दस्तखत:

नाम:

पद:

मिति:

अनुसूची- ५

(नियम ६ को उपनियम (३) सँग सम्बन्धित)

कोष सुपरिवेक्षकको विवरण

फोटो

१. नाम:
२. स्थायी ठेगाना: अञ्चल.....जिल्ला..... गा.वि.स. /न.पा.
टोल.....वडानं..... घर/ब्लकनं..... फोन नं:..... फ्याक्स:.....
इमेल
३. हालको ठेगाना: अञ्चल.....जिल्ला..... गा.वि.स. /न.पा.
टोल.....वडानं..... घर/ब्लकनं..... फोन नं:..... फ्याक्स:.....
इमेल
४. बाबुको नाम:
५. बाजेको नाम:
६. पति वा पत्निको नाम:
७. शैक्षिक योग्यता:
८. कार्य अनुभव:
९. तालिम
१०. कुनै पेशा वा संस्थामा कार्यरत भएमा, सो सम्बन्धी विवरण:
११. कोष सुपरिवेक्षकको रूपमा काम गर्न योग्यता पुरा भएको उद्घोषण:

दस्तखत:

सम्लग्न गर्नु पर्ने कागजात:

१. योग्यता र अनुभव प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
२. नागरीकता प्रमाणपत्रको प्रतिलिपि ।

अनुसूची- ६

(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)

योजना व्यवस्थापक वा डिपोजिटरीको अनुमतिपत्रका लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: अनुमतिपत्र पाउँ ।

यस संस्थाले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित नेपाल कानूनको अधीनमा रही योजना व्यवस्थापक वा डिपोजिटरीको रूपमा काम गर्न चाहेकोले लाग्ने दस्तुर, विवरण र कागजात संलग्न गरी यो निवेदन पेश गरेका छौ ।

सम्लग्न कागजात तथा उल्लेखित विवरण सत्य तथ्य छन् । कुनै विवरण जानीजानी लुकाएको वा गलत विवरण पेश गरेको छैन । विवरण लुकाएको वा गलत विवरण वा कागजात पेश गरेको ठहरेमा कानून बमोजिम सहुला बुझाउँला ।

निवेदक संगठित संस्थाको नाम :.....

ठेगाना: अञ्चल.....जिल्लागा.वि.स./न.पा.....

टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....

इमेल

रजिष्टर्ड कार्यालय:

कार्यकारी प्रमुखको:

नाम:

दस्तखत:

संगठित संस्थाको छाप:

अनुसूची- ७

(नियम १३ को उपनियम (२) को खण्ड (क) सँग सम्बन्धित)

निवेदक संगठित संस्था सम्बन्धी विवरण तथा कागजात

- (क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- (ग) कुनै ऐनद्वारा स्थापना भएको संगठित संस्थाको हकमा सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
- (घ) आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण समेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजना, (डिपोजिटरीको हकमा व्यवसायिक योजना पेश गर्नु पर्ने छैन)
- (ङ) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
- (च) कम्पनी वा संगठित संस्था वा संचालक वा कार्यकारी प्रमुख उपर धितोपत्र सम्बन्धी कानून वा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण,
- (छ) चुक्ता पूँजी प्रमाणित गर्ने निस्सा,
- (ज) चुक्ता पूँजीको पाँच प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरधनीको नाम, पुरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण,
- (झ) प्रचलित कानून बमोजिम निर्धारित ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण भएको अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण तथा काम कारवाही सम्बन्धी वार्षिक प्रतिवेदन, (संस्थापना भई आर्थिक वर्ष पुरा नभएको संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण पेश गर्न सकिनेछ ।)
- (ञ) संस्थापकले लिएको शेयर स्वामित्व तथा शेयरको चुक्ता रकम सम्बन्धी विवरण,
- (ट) संस्थाको संगठन तथा कार्य प्रणाली सम्बन्धी विवरण,
- (ठ) कार्यालयको स्थान र क्षेत्रफल, कार्यालय उपकरण तथा संचार साधन र जनशक्ति सम्बन्धी विवरण,
- (ड) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण ।

अनुसूची-८

(नियम १३ को उपनियम (२) खण्ड (ख) सँग सम्बन्धित)

निवेदक संगठित संस्थाको संस्थापक कम्पनी वा संगठित संस्था सम्बन्धी विवरण तथा कागजात

- (क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
(ग) कुनै ऐनद्वारा संस्था स्थापना भएको भए सो ऐन र तत्सम्बन्धी नियम तथा विनियम को प्रतिलिपि,
(घ) प्रचलित कानून बमोजिम निर्धारित ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण गरिएको अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण तथा उक्त आर्थिक वर्षमा गरेको काम कारवाही समावेश गरिएको वार्षिक प्रतिवेदन,
(संस्थापना भई आर्थिक वर्ष पुरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण तथा काम कारवाही सम्बन्धी विवरण पेश गर्न सकिनेछ ।)
(ङ) चुक्ता पुँजीको पाँच प्रतिशत वा सो भन्दा बढी स्वामित्व ग्रहण गर्ने शेयरधनीको नाम, पूरा ठेगाना, सम्पर्क टेलिफोन तथा ग्रहण गरेको स्वामित्वको विवरण,
(च) कम्पनी वा संगठित संस्था वा संचालक वा कार्यकारी प्रमुख उपर धितोपत्र सम्बन्धी कानून वा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण,
(छ) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण,
(ज) संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा देहायको विवरण तथा कागजात:
१. नाम तथा पूरा ठेगाना,
२. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै संलग्नता रहेको भए तत्सम्बन्धी विवरण ।
१६(झ) गैर आवासीय नेपालीको लगानी रहेको कम्पनी संस्थापक भएमा बोर्डले तोके बमोजिमका अन्य विवरणहरु ।

^{१६} बोर्डको मिति २०६८।१२।२३ को निर्णयानुसार थप गरिएको ।

अनुसूची- ९

(नियम १६ को उपनियम (४) सँग सम्बन्धित)

योजना व्यवस्थापक वा डिपोजिटरीको अनुमतिपत्र

श्री

.

.....मा मुख्य कार्यालय रहेको त्यस संगठित संस्थाको निवदेनमा कारवाही हुँदा यस बोर्डको मिति को निर्णयानुसार त्यस संस्थालाई धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेका नियम तथा अन्य प्रचलित कानूनको अधीनमा रहीको काम गर्न दिने निर्णय भएकोले सो का लागि यो अनुमतिपत्र प्रदान गरीएको छ ।

नवीकरण भएमा बाहेक यो अनुमतिपत्रको वहाली.....सम्म हुनेछ ।

बोर्डको छाप:

प्रमाणपत्र दिने अधिकारीको दस्तखत:

नाम:

पद:

मिति:

अनुसूची- १०

(नियम १६ को उपनियम (५) सँग सम्बन्धित)

अनुमतिपत्र दस्तुर

- | | |
|---------------------|------------------|
| १. योजना व्यवस्थापक | दुई लाख रुपैया |
| २. डिपोजिटरी | पचास हजार रुपैया |

अनुसूची-११

(नियम १७ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रको नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: अनुमतिपत्र नवीकरण गरी पाउँ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम तहाँबाटको कार्य गर्न प्राप्त अनुमतिपत्रको अवधि मिति सम्म कायम रहेकोले अनुमतिपत्र नवीकरण गरी पाउनका लागि सो अनुमतिपत्र यसै निवेदन साथ संलग्न गरी अनुरोध गर्दछु/छौं ।

कम्पनी वा संगठित संस्थाको छाप:

निवेदकको आधिकारिक दस्तखत:

नाम :

पद :

अनुसूची-१२

(नियम १७ को उपनियम (२) सँग सम्बन्धित)

वार्षिक शुल्क

- | | |
|---------------------|--------------------|
| १. योजना व्यवस्थापक | एक लाख रुपैया |
| २. डिपोजिटरी | पच्चीस हजार रुपैया |

अनुसूची-१३

(नियम २४ को उपनियम (३) सँग सम्बन्धित)

योजना संचालनको स्वीकृतिको लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: योजना संचालन अनुमति पाउँ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित नेपाल कानूनको अधीनमा रही नामको कोष अन्तर्गत नामको योजनाको जम्मा रकम रुपैया.....सम्मको योजना संचालन गर्ने अनुमतिको लागि आवश्यक विवरण र कागजात संलग्न गरी यो निवेदन पेश गरेका छौ ।

संलग्न कागजात तथा उल्लेखित विवरण सत्य तथ्य छन् । कुनै विवरण जानीजानी लुकाएको वा गलत विवरण पेश गरेको छैन । विवरण लुकाएको वा गलत विवरण वा कागजात पेश गरेको ठहरेमा कानून बमोजिम सहुला बुझाउँला ।

योजना व्यवस्थापकको

नाम :

ठेगाना:अञ्चल.....जिल्ला गा.वि.स./न.पा.

टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....

इमेल

योजना व्यवस्थापकको कार्यालयको छाप:

कार्यकारी प्रमुखको :

नाम :

दस्तखत:

अनुसूची-१४

(नियम २४ को उपनियम (४) सँग सम्बन्धित)

योजना सञ्चालन गर्ने स्वीकृति

श्री

.

.....मा मुख्य कार्यालय रहेको त्यस संस्थालेनामको कोष अन्तर्गत संचालन गर्ने जम्मा रकम रुपैया..... सम्मको नामको योजना तथा उक्त योजना अन्तर्गत जारी गरीने इकाईहरु यस बोर्डमा दर्ता गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सो ऐन अन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानून र देहायका शर्तको अधीनमा रही योजना संचालन गर्न यो अनुमति प्रदान गरीएको छ ।

आधिकारिक दस्तखत:

नाम:

पद:

मिति:

बोर्डको छाप:

शर्तहरु:

१.

२.

३.

अनुसूची-१५

(नियम २४ को उपनियम (५) सँग सम्बन्धित)

^{१७} योजना संचालन स्वीकृति दस्तुर

- (क) योजनाको कुल रकम एक अर्ब रुपैया भन्दा कम भएमा ०.१० प्रतिशत वा न्यूनतम पाँच लाख रुपैयाँ
- (ख) योजनाको कुल रकम एक अर्ब रुपैया देखि दुई अर्ब रुपैयासम्म भएमा ०.०७५ प्रतिशत वा न्यूनतम दशलाख रुपैयाँ
- (ग) योजनाको कुल रकम दुई अर्ब रुपैया भन्दा माथि भएमा ०.०५ प्रतिशत वा न्यूनतम पन्ध्र लाख रुपैयाँ
- यस नियमावली बमोजिम बोर्डमा योजना संचालन दस्तुर बुझाएका सामूहिक लगानी योजनाको धितोपत्र दर्ता गर्दा कुनै दस्तुर लाग्ने छैन ।

^{१७} बोर्डको मिति २०६८।१।२।२३ को निर्णयानुसार संशोधित

धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७

केन्द्रीय निक्षेप सम्बन्धी विषयहरू नियमन गर्ने उद्देश्यले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७” रहेको छ ।
(२) यो नियमावली बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “ऐन” भन्नाले धितोपत्रसम्बन्धी ऐन, २०६३ सम्भन्नुपर्छ ।
 - (ख) “हितग्राही” भन्नाले निक्षेप सदस्य मार्फत केन्द्रीय निक्षेप कम्पनीमा धितोपत्र वा उपकरण निक्षेप गर्न हितग्राही खाता खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र वा उपकरण ग्रहण गरेका व्यक्ति सम्भन्नुपर्छ ।
 - (ग) “हितग्राही खाता” भन्नाले हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रीय निक्षेप कम्पनीसंग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता (डिम्याट एकाउन्ट) सम्भन्नुपर्छ ।
 - (घ) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नुपर्छ ।
 - (ङ) “केन्द्रीय निक्षेप सेवा” भन्नाले धितोपत्र बजारमा सूचीकृत भएका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने, वितरण वा बाँडफाँड भएका, धितोपत्र वा उपकरणहरू सम्बन्धित धितोपत्रधनीबाट आफ्नो जिम्मामा लिई धितोपत्रधनीहरूको धितोपत्रसम्बन्धी हितग्राही खाता राख्ने तथा धितोपत्र वा उपकरणहरूको नामसारी वा खातामा अभिलेख गर्ने कार्य सम्भन्नुपर्छ ।
 - (च) “केन्द्रीय निक्षेप कम्पनी” भन्नाले केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न नियम ७ बमोजिम बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी सम्भन्नुपर्छ ।
 - (छ) “संचालक” भन्नाले केन्द्रीय निक्षेप कम्पनीको संचालक समितिको सदस्य सम्भन्नुपर्छ र सो शब्दले संचालक समितिको अध्यक्षसमेतलाई जनाउनेछ ।
 - (ज) “हस्तान्तरण” भन्नाले धितोपत्र वा उपकरणको स्वामित्व हस्तान्तरणसम्बन्धी कार्य सम्भन्नुपर्छ र सो शब्दले धितोपत्रधनीको मृत्युपश्चात् हकदारको नाममा नामसारी वा घरायसी नामसारी गरी एक धितोपत्रधनीको स्वामित्वबाट हकदार व्यक्तिमा धितोपत्रको स्वामित्व हस्तान्तरण गर्ने कार्य समेतलाई जनाउँनेछ ।

- (भ) “निक्षेप सदस्य” भन्नाले केन्द्रीय निक्षेप कम्पनीसंग सदस्यता लिएका धितोपत्र व्यवसायी वा संगठित संस्था सम्भन्नुपर्छ ।
- (त्र) “निष्काशनकर्ता” भन्नाले धितोपत्र/उपकरण निष्काशन गर्ने संगठित संस्था सम्भन्नुपर्छ ।
- (ट) “रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि” भन्नाले कुनै पनि संगठित संस्थाको तर्फबाट सो संस्थाले निष्काशन गरेका धितोपत्र तथा धितोपत्रधनीहरूको अभिलेख राखी धितोपत्र हस्तान्तरण तथा फिर्ता भुक्तानी लगायतका कार्य गर्ने व्यक्ति वा संगठित संस्था सम्भन्नुपर्छ ।
- (ठ) “दर्ताधनी” भन्नाले निष्काशनकर्ताको दर्ता किताबमा उल्लेख भएको केन्द्रीय निक्षेप कम्पनी सम्भन्नुपर्छ ।
- (ड) “उपकरण” भन्नाले विद्युतीय माध्यमबाट राख्न सकिने गोदाम रसिद, जीवन बीमा लेखा लगायतका उपकरण वा कागजातसमेतलाई जनाउनेछ ।

परिच्छेद - २

केन्द्रीय निक्षेप सेवा अनुमतिसम्बन्धी व्यवस्था

३. अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने: (१) केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न चाहने कम्तीमा बीस करोड बराबर खुद सम्पत्ति (नेटवर्थ) रहेको संगठित संस्थाले अनुमतिपत्र प्राप्त गर्नका लागि अनुसूची-१ बमोजिमको ढाँचामा अनुसूची-२ बमोजिमको निवेदन दस्तुर संलग्न गरी बोर्डसमक्ष निवेदन दिनु पर्नेछ ।
 - (२) उपनियम (१) बमोजिम दिने निवेदन साथ निवेदक संस्थाको सम्बन्धमा देहायको विवरण तथा कागजात संलग्न भएको हुनु पर्नेछ :-
 - (क) संचालक र कार्यकारी प्रमुखको सम्बन्धमा अनुसूची-३ बमोजिमको विवरण,
 - (ख) अनुसूची-४ बमोजिमको विवरण तथा कागजात,
 - (ग) केन्द्रीय निक्षेप कम्पनीको संस्थापक सम्बन्धमा अनुसूची-५ बमोजिमको विवरण तथा कागजात,
 - (घ) केन्द्रीय निक्षेप व्यवसाय स्थापना तथा सञ्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन,
 - (ड) अनुसूची-६ बमोजिम केन्द्रीय निक्षेप कम्पनीको विनियमावलीको मस्यौदा ।
४. निवेदन उपर जाँचबुझ गर्ने: (१) बोर्डले नियम ३ बमोजिम प्राप्त निवेदन तथा विवरण सहितका कागजात जाँचबुझ गर्नेछ ।
 - (२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा आवश्यक देखिएका अन्य विवरण तथा कागजात बोर्डले माग गर्न सक्नेछ ।
 - (३) यस नियम बमोजिम निवेदन उपर जाँचबुझ गर्दा निवेदकलाई अनुमतिपत्र प्रदान गर्न मिल्ने देखिएमा केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न बोर्डले निवेदकलाई सूचीत गर्नेछ ।

५. **पूर्वाधार तयार गर्नु पर्ने:** (१) नियम ४ को उपनियम (३) बमोजिम बोर्डले सूचीत गरेको १२ महिनाभित्र केन्द्रीय निक्षेप व्यवसाय संचालनका लागि आवश्यक विद्युतीय निक्षेप प्रणाली तयार गरी सोको जानकारी बोर्ड समक्ष दिनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम तोकिएको समयभित्र पूर्वाधार तयार गर्न नसकी थप समय माग गरेमा औचित्यताको आधारमा बोर्डले थप समय प्रदान गर्न सक्नेछ ।
- (३) उपनियम (१) बमोजिम व्यवस्था गरिएको निक्षेप प्रणाली सञ्चालन तथा मर्मत सम्भार गर्ने सम्बन्धमा केन्द्रीय निक्षेप कम्पनीको जनशक्तिभन्दा बाहिरका व्यक्ति वा संस्थालाई जिम्मेवारी दिने भएमा त्यस्तो जिम्मेवारी दिन लागेको सम्झौता सम्बन्धी विवरण बोर्डलाई जानकारी गराएर मात्र सम्झौता गर्नु पर्नेछ ।
- (४) उपनियम (१) र (३) बमोजिम तयार गरिएको पूर्वाधार तथा निक्षेप प्रणालीको सम्बन्धमा बोर्डले समय समयमा संपरीक्षण (सिस्टम अडिट) गर्न/गराउन सक्नेछ । त्यस्तो संपरीक्षण गर्न आवश्यक पहुँच, सुविधा, तथ्याङ्क आदि उपलब्ध गराउने कर्तव्य केन्द्रीय निक्षेप कम्पनीको हुनेछ ।
६. **पूर्वाधारको निरीक्षण गर्ने:** (१) नियम ५ बमोजिम तयार गरेको पूर्वाधारका सम्बन्धमा निवेदकले बोर्डलाई जानकारी गराउनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको तीस दिनभित्र बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा पूर्वाधारका सम्बन्धमा भएको व्यवस्था अपर्याप्त देखिएमा बोर्डले निश्चित समयावधि तोक्यो निवेदकलाई थप व्यवस्था गर्न लगाउन सक्नेछ ।
- (४) उपनियम (३) बमोजिम तोकिएको समयावधिभित्र आवश्यक पूर्वाधारको व्यवस्था गरी बोर्ड समक्ष जानकारी दिनु पर्नेछ ।
७. **अनुमतिपत्र प्रदान गर्ने:** (१) नियम ६ बमोजिम तयार गरेको पूर्वाधार उचित देखिएमा केन्द्रीय निक्षेप व्यवसाय संचालन गर्न अनुसूची-२ बमोजिमको अनुमतिपत्र दस्तुर बुझाउन सूचीत गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको दस्तुर प्राप्त भएपछि बोर्डले अनुसूची-७ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नेछ ।
८. **अनुमतिपत्र नवीकरण:** केन्द्रीय निक्षेप कम्पनीले प्रत्येक आर्थिक वर्षको लागि अनुमतिपत्रको समयावधि समाप्त भएको तीन महिनाभित्र अनुसूची-२ बमोजिमको वार्षिक शुल्कसहित अनुसूची-८ बमोजिमको ढाँचामा बोर्डसमक्ष निवेदन दिई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
९. **अनुमतिपत्र निलम्बन वा खारेज:** केन्द्रीय निक्षेप कम्पनीको अनुमतिपत्र निलम्बन, खारेज वा अन्य कारवाही सम्बन्धी व्यवस्था नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली अनुसार हुनेछ ।

परिच्छेद - ३

केन्द्रीय निक्षेप कम्पनी तथा निक्षेप सदस्यको काम, कर्तव्य तथा अधिकार

१०. केन्द्रीय निक्षेप कम्पनीको काम, कर्तव्य तथा अधिकार: केन्द्रीय निक्षेप कम्पनीको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछः-

- (क) धितोपत्र निक्षेप सेवाको स्थापना, संचालन तथा व्यवस्थापन गर्ने,
- (ख) केन्द्रीय निक्षेप कम्पनीले स्वीकृत गरेका निकायहरूका साथै निक्षेप सदस्यहरू, निष्काशनकर्ताहरू, रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिहरू तथा स्टक एक्सचेन्ज र त्यसका राफसाफ शाखा वा राफसाफ निकायका साथै अन्य यस्तै निकायहरूसँग विद्युतीय सञ्चार सन्जाल स्थापना गर्ने,
- (ग) केन्द्रीय निक्षेप कम्पनी तथा निक्षेप सदस्य/निष्काशनकर्ता/रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिलाई परिचालन गर्न विनियम वा कार्य संचालन निर्देशिका तयार गर्ने,
- (घ) परिपत्र/आधिकारिक सूचनाको माध्यमबाट निक्षेप सदस्य/ निष्काशनकर्ता/रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिलाई निजहरूको व्यवसाय परिचालन गर्ने सम्बन्धमा निर्देशन/निर्देशिका जारी गर्ने,
- (ङ) निक्षेप सदस्य वा निष्काशनकर्ताको धितोपत्र स्वीकार गरी लिनुअघि निक्षेप सदस्य/स्टक एक्सचेन्ज वा राफसाफ निकाय/निष्काशनकर्ता/रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिसँग सम्झौता गर्ने,
- (च) बोर्डमा दर्ता भएका निक्षेप सदस्यहरूको संजालमार्फत कार्य संचालन गर्ने,
- (छ) हितग्राहीले निक्षेप सदस्यमार्फत ल्याएको धितोपत्रलाई विद्युतीय रूपमा परिवर्तन गरी निक्षेप राख्ने तथा लगानीकर्ताको मागअनुसार भौतिक रूपमा परिणत गर्ने,
- (ज) निक्षेप सदस्यहरू, निष्काशनकर्ता र रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिहरूले बुझाउनुपर्ने धरौटी, शुल्क तथा दस्तुर तोक्ने,
- (झ) निष्काशनकर्ता कम्पनीले कुल निष्काशित धितोपत्रको हिसाब राख्न सहयोग पुऱ्याउनको लागि हितग्राहीको दर्ता किताबमा अभिलेख राखी समय समयमा वा बोर्डले तोकेको समयमा निष्काशनकर्ता कम्पनीलाई उपलब्ध गराउने,
- (ञ) निक्षेप सदस्य, रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि तथा निष्काशनकर्तालाई प्रभावकारी विद्युतीय निक्षेप सेवा उपलब्ध गराउने,
- (ट) निक्षेप सेवामा दर्ता भएका धितोपत्रलाई धितोबन्धकमा वा रोककामा राखिएको अभिलेख गर्ने सुविधा उपलब्ध गराउने,
- (ठ) धितोपत्रसँग सम्बन्धित अन्य संघ संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउने
- (ड) निक्षेप सदस्यहरूको प्रवेश दर्ता गर्ने, निरीक्षण गर्ने, अनुगमन गर्ने, निलम्बन गर्ने तथा सदस्यता खारेजसम्बन्धी कार्य गर्ने,
- (ढ) केन्द्रीय निक्षेप कम्पनीको जिम्मामा रहेका सबै धितोपत्रहरूको तथ्याङ्क/सूचना सुरक्षित रूपमा राख्ने प्रबन्ध मिलाउने,
- (ण) निक्षेप सदस्यको माध्यमबाट लगानीकर्ताको विद्युतीय खाता खोली दिने र सम्बन्धित पक्षले मागेको बेलामा उक्त खातासम्बन्धी विवरण उपलब्ध गराउने,

- (त) केन्द्रीय निक्षेप सेवामा रहेका धितोपत्रको हस्तान्तरण गर्ने सम्बन्धित पद्धति बनाई कार्यान्वयन गर्ने,
- (थ) निक्षेप सदस्यले लगानीकर्ताबाट लिन पाउने शुल्क/दस्तुरको उपल्लो सीमा निर्धारण गर्ने,
- (द) अधिकार प्राप्त अधिकारीले केन्द्रीय निक्षेप कम्पनीको विनियम/कार्य संचालन निर्देशिका अनुरूप रहेको हितग्राहीको खाताको विवरण उपलब्ध गराई दिएको आदेश/निर्देशन बमोजिम हितग्राहीको धितोपत्र वा खाता रोक्का राख्ने,
- (ध) केन्द्रीय निक्षेप कम्पनीको प्रबन्धपत्रमा उल्लेखित अन्य सेवा उपलब्ध गराउने,
- (न) केन्द्रीय निक्षेप कम्पनीको कार्य संचालन गर्ने क्रममा हितग्राहीलाई पर्न सक्ने जोखिम कम गरी हितरक्षा गर्न बीमालगायतका अन्य पर्याप्त सतर्कता अपनाउने,
- (प) केन्द्रीय निक्षेप कम्पनी तथा निक्षेप सदस्यको लापरबाहीको कारणबाट लगानीकर्ताले हानी नोक्सानी व्यहोर्नु परेमा निजलाई सो बापत क्षतिपूर्ति दिलाउने र यदि उक्त क्षति निक्षेप सदस्यबाट भएको भए निजबाट उक्त रकम असुल गर्ने,
- (फ) केन्द्रीय निक्षेप कम्पनीले नियन्त्रण पद्धति, कार्यविधि तथा सुरक्षा अवस्थाबारे बार्षिक रूपमा निरीक्षण गरी सोको एकप्रति प्रतिवेदन बोर्डसमक्ष पेश गर्ने,
- (ब) केन्द्रीय निक्षेप कम्पनीले निक्षेपमा लिएका सम्पूर्ण धितोपत्रहरू विद्युतीय माध्यममा तथा परिवर्तनीय (fungible) स्वरूपमा राख्ने ।

११. **केन्द्रीय निक्षेप कम्पनीले गर्न नहुने कार्य:** केन्द्रीय निक्षेप कम्पनीले देहाय बमोजिमका कार्यहरू गर्न गराउन हुँदैन :-

- (क) आफ्नो निक्षेप सेवा सम्बन्धी अधिकार बोर्डलाई पूर्व सूचना नगरी कसैलाई पनि प्रदान गर्न वा प्रत्यायोजन गर्न,
- (ख) कानूनले निर्धारण गरेको अवस्थामा बाहेक हितग्राही खातासम्बन्धी विवरणका गोप्यता भंग हुने कार्य गर्न,
- (ग) आफ्ना ग्राहकलाई कुनै धितोपत्रका सम्बन्धमा लगानी सम्बन्धी परामर्श दिन ।

१२. **निक्षेप सदस्यको काम, कर्तव्य तथा अधिकार:** निक्षेप सदस्यको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) हितग्राहीसँग सम्झौता गरेपछि मात्र धितोपत्र खाता खोल्ने,
- (ख) हितग्राही खाता खोल्नुभन्दा अगाडि बोर्ड/केन्द्रीय निक्षेप कम्पनीले निर्धारण गरे बमोजिमको लगानीकर्ता पहिचान प्रकृया पूरा गर्ने,
- (ग) प्रत्येक हितग्राहीको नाममा अलग अलग खाता संचालन गर्ने र एक हितग्राहीको धितोपत्र अर्को हितग्राहीको धितोपत्रसँग नमिसाई अलगगै राख्ने,
- (घ) हितग्राहीले पेश गरेका धितोपत्रहरू विद्युतीय रूपमा परिवर्तन गर्ने र हितग्राहीले अनुरोध गरेको सात दिनभित्र निष्काशनकर्ता/रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि कहाँ पठाई विद्युतीय निक्षेप अभिलेखलाई भौतिक प्रमाणपत्रमा परिवर्तन गरिदिने,
- (ङ) विद्युतीय रूपमा रहेका धितोपत्रहरूको विवरण राख्ने,

- (च) हितग्राहीको खाताबाट धितोपत्रको हस्तान्तरण गर्दा हितग्राहीको लिखित वा विद्युतीय सूचना प्राप्त गरेपछि मात्र कार्यान्वयन गर्ने,
- (छ) ग्राहक तथा अन्य मध्यस्थकर्तासँगको व्यावसायिक कारोबार गर्दा उच्चस्तरको नैतिक व्यवहार कायम राख्ने,
- (ज) कानून पालना अधिकारीलाई प्रभावकारी काम गराउनका निम्ति पर्याप्त अधिकार र स्वतन्त्रता दिने,
- (झ) केन्द्रीय निक्षेप कम्पनीले तोकेबमोजिमको अवधिमा हितग्राहीलाई विद्युतीय खाताको विवरण उपलब्ध गराउने,
- (ञ) बोर्ड तथा केन्द्रीय निक्षेप कम्पनीले दिएका निर्देशन, सुझाव पालना गर्ने ।

१३. निक्षेप सदस्यले गर्न नहुने कार्य: निक्षेप सदस्यले देहाय बमोजिमका कार्य गर्न गराउन हुँदैन:-

- (क) हितग्राही वा ग्राहकलाई आफू कुनै खास सेवा प्रदान गर्न योग्य वा क्षमतावान रहेको भन्नेबारेमा अनुचित व्यहोरा प्रस्तुत गर्ने,
- (ख) बोर्ड वा केन्द्रीय निक्षेप कम्पनीमा पेश गर्नु पर्ने कुनै कागजात, प्रतिवेदन वा सूचना लुकाउने वा गलत कागजात, प्रतिवेदन वा सूचना पेश गर्ने,
- (ग) केन्द्रीय निक्षेप कम्पनीको पूर्व स्वीकृति नभई आफ्नो कामकारवाही अन्य कसैलाई तोक्न वा प्रत्यायोजित गर्ने,
- (घ) हितग्राही वा अरू निक्षेप सदस्यहरूको अहित हुने गरी कुनै अस्वस्थ प्रतिस्पर्धामा संलग्न हुने,
- (ङ) कानूनले तोकिदिएको अवस्थामा बाहेक निक्षेप सदस्यको बही खातासम्बन्धी विवरणको गोप्यता भङ्ग गर्ने,
- (च) आफ्ना ग्राहकलाई कुनै धितोपत्रमा लगानी गर्ने सल्लाह दिने ।

परिच्छेद - ४

पूँजी, स्वामित्व तथा योग्यतासम्बन्धी व्यवस्था

१४. केन्द्रीय निक्षेप कम्पनीको स्वामित्व: (१) मान्यताप्राप्त धितोपत्र बजार, नागरिक लगानी कोष, बैंक, विदेशी संस्थागत लगानीकर्ता, गैरवैकिङ्ग वित्तीय संस्था, निक्षेप सदस्यहरू तथा बोर्डले तोकेको अन्य संस्थाले केन्द्रीय निक्षेप कम्पनीको शेयर ग्रहण गर्न सक्नेछ ।

तर बोर्डले प्राकृतिक व्यक्ति, प्राइभेट कम्पनी वा सहकारी संस्थालाई केन्द्रीय निक्षेप कम्पनीको शेयर ग्रहण गर्न पाउने गरी तोक्न सक्नेछैन ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि केन्द्रीय निक्षेप कम्पनीको स्वामित्व ग्रहण गर्ने संस्थाले देहाय बमोजिम योग्यता पूरा गरेको हुनुपर्ने छ:-

- (क) स्थापना भएको कम्तीमा पाँच वर्ष पूरा भएको,
- (ख) चुक्ता पूँजीभन्दा नेटवर्थ कम नभएको,
- (ग) विगत तीन वर्षदेखि नाफामा संचालन भएको ।

१५. **स्वामित्व ग्रहण गर्न नसक्ने अवस्था:** (१) देहायको अवस्था भएको कम्पनी वा संगठित संस्था केन्द्रीय निक्षेप कम्पनीको शेयर स्वामित्व ग्रहण गर्न योग्य हुने छैन:

- (क) साहुको ऋण तिर्न नसकी दामासाहीको कारवाहीमा परेको,
- (ख) प्रचलित कानुनबमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगरेको,
- (ग) वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने कम्पनी वा संगठित संस्थाको हकमा लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगरेको,
- (घ) सम्बन्धित ऐनबमोजिम कारवाही भई अनुमतिपत्र खारेज भएको,
- (ङ) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको ।

१६. **स्वामित्व हस्तान्तरणसम्बन्धी व्यवस्था:** (१) केन्द्रीय निक्षेप कम्पनीको संस्थापक शेयरधनीले आफूले ग्रहण गरेको शेयर अनुमतिपत्र प्राप्त भएको मितिले पाँच वर्ष पूरा नभएसम्म बिक्री गर्न पाउने छैन ।

- (२) उपनियम (१) बमोजिमको समय समाप्त भई केन्द्रीय निक्षेप कम्पनीको कुनै शेयर बिक्री भएकोमा त्यस्तो शेयर खरिद गरी लिएको मितिले एकवर्ष पूरा नभएसम्म पुनः बिक्री गर्न सकिने छैन ।
- (३) केन्द्रीय निक्षेप कम्पनीको शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री गर्न चाहेमा आफूले बिक्री गर्ने शेयरको बिक्री मूल्यको शून्य दशमलब पाँच प्रतिशत दस्तूरसहित सम्बन्धित केन्द्रीय निक्षेप कम्पनी मार्फत स्वीकृतिका लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिमको निवेदनमा शेयर खरिद गर्न चाहने कम्पनी वा संगठित संस्थाको अनुसूची-५ बमोजिमको विवरण तथा कागजातसमेत संलग्न गर्नु पर्नेछ ।
- (५) उपनियम (३) बमोजिमको निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा थप विवरण वा कागजात माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन सक्नेछ ।
- (६) उपनियम (३) बमोजिम पर्न आएको निवेदन उपर आवश्यक जाँचबुझ गरी बोर्डले ऐन तथा यस नियमावलीको अधिनमा रही शेयर बिक्रीको लागि सहमति प्रदान गर्नेछ ।

१७. **शेयर बिक्री गर्नु पर्ने:** (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि केन्द्रीय निक्षेप कम्पनीको शेयर स्वामित्व ग्रहण गर्न अयोग्य भएको सम्बन्धित संगठित संस्थाले आफूले ग्रहण गरेको शेयर स्वामित्व हस्तान्तरण गर्न त्यस्तो अयोग्य भएको मितिले तीन महिनाभित्र यस नियमावलीमा भएको व्यवस्था बमोजिम बोर्डसमक्ष निवेदन दिइसक्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम शेयर स्वामित्व हस्तान्तरण गर्न नसकेमा सम्बन्धित संगठित संस्थाले ग्रहण गरेको शेयर केन्द्रीय निक्षेप कम्पनीले लिई तीन महिनाभित्र यस नियमावली बमोजिम योग्यता पूरा भएको निकायलाई बोलकबोल प्रणालीबाट बिक्री गरिदिनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिम शेयर बिक्री हुन नसकेमा बोर्डलाई जानकारी दिई केन्द्रीय निक्षेप कम्पनीले अन्य वैकल्पिक व्यवस्था अवलम्बन गर्न सक्नेछ ।
- (४) उपनियम (२) वा (३) बमोजिम केन्द्रीय निक्षेप कम्पनीको शेयर बिक्री गर्दा यस नियमावली बमोजिम योग्यता पूरा भएको संस्थालाई मात्र बिक्री गर्नु पर्ने छ र त्यसरी बिक्री गरेको

एक महिनाभित्र बिक्री गरिएको रकमको शून्य दशमलव पाँच प्रतिशत दस्तुरसहित शेयर खरिद गर्ने संस्थाको सम्बन्धमा अनुसूची-५ बमोजिमको विवरण र कागजात तथा बोलकबोल प्रणालीबाट शेयर बिक्री गरिएको भए सो सम्बन्धी सम्पूर्ण विवरणसहित केन्द्रीय निक्षेप कम्पनीले बोर्डलाई जानकारी दिनु पर्नेछ ।

१८. संचालक तथा कार्यकारी प्रमुखको योग्यता: केन्द्रीय निक्षेप व्यवसायीको संचालक तथा कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनु पर्नेछ:

- (क) केन्द्रीय निक्षेप व्यवसायीको कार्यकारी प्रमुख तथा संचालकको लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको,
- (ख) नेपाल सरकारले स्वीकृत दिएकोमा बाहेक नेपाली नागरिक भएको ।

१९. संचालक तथा कार्यकारी प्रमुखको अयोग्यता: (१) देहायको अयोग्यता भएको व्यक्ति केन्द्रीय निक्षेप व्यवसायीको संचालक वा कार्यकारी प्रमुख हुनसक्ने छैन :-

- (क) बहुलाएको वा मानसिक सन्तुलन ठीक नभएको,
- (ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको भए सजाय भुक्तान भएको मितिले पाँच वर्ष पूरा नभएको,
- (ग) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको भए सजाय भुक्तान भएको मितिले पाँच वर्ष पूरा नभएको,
- (घ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्थाले साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
- (ङ) प्रचलित कानूनबमोजिम कर दाखिला नगरेको वा कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगर्ने कम्पनी वा संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
- (च) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको,
- (छ) लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगर्ने सार्वजनिक निष्काशन गरेका संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
- (ज) ऐनबमोजिम सजाय भई संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुखको रूपमा कार्य गर्न नपाउने गरी बोर्डले सूचीकृत गरेको ।
- (२) कुनै कम्पनी वा संगठित संस्थामा कार्यकारी प्रमुखका रूपमा कार्यरत रहेको व्यक्तिले केन्द्रीय निक्षेप व्यवसायीको कार्यकारी प्रमुखको कार्य गर्न पाउने छैन ।

परिच्छेद - ५
निक्षेप सदस्यसम्बन्धी व्यवस्था

२०. **निक्षेप सदस्यको योग्यता:** (१) निक्षेप सदस्य हुनको लागि देहाय बमोजिमको योग्यता पूरा गरेको हुनु पर्नेछ:-

- (क) बैंक वा वित्तीय संस्था, धितोपत्र दलाल, रजिष्ट्रार वा हस्तान्तरण प्रतिनिधि, कस्टोडियन वा अन्य यस्तै बोर्डबाट समय समयमा तोकिएका निकाय रहेको,
 - (ख) नेटवर्थ कम्तीमा पचास लाख^१ रुपैयाँ रहेको,
 - (ग) कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको ।
- ^२(२) निक्षेप सदस्यले उपनियम(१) को खण्ड (ख) मा उल्लेखित नेट वर्थ २०७३ साल आषाढ मसान्तसम्ममा कम्तीमा एक करोड रुपैयाँ पुऱ्याउनु पर्नेछ ।
- ^३(३) उपनियम(२) बमोजिमको नेट वर्थ सो भन्दा बढी हुने गरी संचालक बोर्डले समय समयमा तोके बमोजिम हुनेछ ।

२१. **बोर्डमा दर्ता हुनुपर्ने:** (१) यस नियमबमोजिम केन्द्रीय निक्षेप कम्पनीको सदस्यता प्राप्त गरी सेवा प्रदान गर्न चाहने योग्यता पूरा गरेका निकायले त्यसरी सदस्यता प्राप्त गर्नुअघि बोर्डबाट दर्ता प्रमाणपत्र लिनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको दर्ता प्रमाणपत्र प्राप्त गर्नका लागि अनुसूची-९, बमोजिमको ढाँचामा अनुसूची-१२ बमोजिमको निवेदन दस्तुर तथा देहायका विवरण तथा कागजात संलग्न गरी बोर्डसमक्ष निवेदन दिनु पर्नेछ,
- (क) संस्थाको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
 - (ख) कम्पनी दर्ता प्रमाणपत्र,
 - (ग) प्रचलित कानूनबमोजिम तोकिएको ढाँचा र लेखामानअनुसार तयार गरी लेखा परीक्षण भएको अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण,
- स्पष्टीकरण:** यस खण्डको प्रयोजनको लागि संस्थापना भई आर्थिक वर्ष पूरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा व्यवस्थापनद्वारा प्रमाणित आवधिक वित्तीय विवरण पेश गर्न सकिनेछ ।

- (घ) निक्षेप सदस्यको रूपमा कार्य गर्न तयार गरिने पूर्वाधार व्यवस्था,
 - (ङ) निक्षेप सदस्यको रूपमा काम गर्न व्यवस्था गरिने जनशक्ति,
- (३) बोर्डले उपनियम (२) को खण्ड (क) देखि (ङ) सम्मको व्यवस्थामध्ये कुनैमा छुट दिन सक्नेछ ।
- (४) उपनियम (२) बमोजिम पेश भएको निवेदनको जाँचबुझ गर्दा बोर्ड सन्तुष्ट भएमा निवेदकलाई निक्षेप सदस्यको रूपमा दर्ता गरी अनुसूची-१० बमोजिमको ढाँचामा प्रमाणपत्र प्रदान गर्नेछ ।
- (५) उपनियम (४) बमोजिम दर्ता प्रमाणपत्र प्रदान गर्नुअघि बोर्डले निवेदकलाई अनुसूची-१२ बमोजिमको दर्ता प्रमाणपत्र दस्तुर बुझाउन सूचीत गर्नेछ ।

^१ धितोपत्रको केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन)नियमावली, २०७१ द्वारा संशोधित

^२ धितोपत्रको केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन)नियमावली, २०७१ द्वारा थप गरिएको

^३ धितोपत्रको केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन)नियमावली, २०७१ द्वारा थप गरिएको

५(६) यस नियम बमोजिम दर्ता प्रमाणपत्र प्रदान गरिएको तीन महिना भित्र निक्षेप सदस्यको रूपमा कार्य संचालन नगरेमा त्यसरी कार्य संचालन नगर्ने निक्षेप सदस्यको दर्ता प्रमाणपत्र बोर्डले खारेज गर्न सक्नेछ ।

२२. **दर्ता प्रमाणपत्र नवीकरण:** (१) यस नियमबमोजिम प्रदान गरिएको दर्ता प्रमाणपत्र एक आर्थिक वर्षसम्म बहाल रहनेछ र आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरण गरिसक्नु पर्नेछ ।
- (२) निक्षेप सदस्यले तोकिएको समयभित्र दर्ता प्रमाणपत्र नवीकरणको लागि निवेदन दिन असफल भएमा, त्यस्तो निक्षेप सदस्यलाई दर्ता प्रमाणपत्र नवीकरण नगराएको अवधिसम्म नयाँ लगानीकर्ता खाता खोल्न रोक लगाइने छ ।
- (३) निक्षेप सदस्यले दर्ता प्रमाणपत्र नवीकरण गर्नको लागि अनुसूची-११ बमोजिमको निवेदन र अनुसूची-१२ बमोजिमको दस्तुरसहित बोर्डसमक्ष निवेदन पेश गर्नु पर्नेछ ।
- (४) निक्षेप सदस्यको दर्ता प्रमाणपत्र नवीकरण गर्नको लागि दिएको निवेदनमा उक्त प्रमाणपत्रको म्यादभित्र प्रमाणपत्र नवीकरण हुन नसकेमा बोर्डबाट अन्यथा सूचना नआएसम्म आफ्नो काम गर्न बाधा पर्ने छैन ।

२३. **नगद धरौटी राख्नुपर्ने:** (१) निक्षेप सदस्यले आफ्नो कारोबार शुरु गर्नु अगाडि केन्द्रीय निक्षेप कम्पनीमा ब्याज नपाउने गरी नगद धरौटी राख्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम निक्षेप सदस्यले केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने नगद धरौटी रकम केन्द्रीय निक्षेप कम्पनीको विनियमावलीमा तोकिए बमोजिम हुनेछ ।

परिच्छेद - ६

धितोपत्रको निक्षेपसम्बन्धी व्यवस्था

२४. **केन्द्रीय निक्षेपमा धितोपत्रको समावेश गराउनुपर्ने:** (१) केन्द्रीय निक्षेप कम्पनीको विनियमावलीमा तोकिएको योग्यता पूरा गरेका तथा धितोपत्र बजारमा सूचीकृत भएका वा नभएका धितोपत्र जारी गर्ने जुनसुकै संगठित संस्था वा निकायले केन्द्रीय निक्षेप कम्पनीमा धितोपत्र वा अन्य उपकरण समावेश गर्न चाहेमा केन्द्रीय निक्षेप कम्पनीले निर्धारण गरेको शुल्क तिरी केन्द्रीय निक्षेप कम्पनीले तोके बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि केन्द्रीय निक्षेपमा सरकारी धितोपत्र, कमर्सियल पेपर, स्टक प्रमाणपत्र तथा वस्तु बजारका भर्पाइ वा प्रमाणपत्रसमेतको निक्षेप राख्न सकिनेछ ।
- (३) निष्काशनकर्ता संगठित संस्था वा अन्य निकायले केन्द्रीय निक्षेप प्रणालीमा धितोपत्र निक्षेप गराउनका लागि केन्द्रीय निक्षेप कम्पनीको कार्य संचालन निर्देशिकामा तोकिए बमोजिमको कागजात, शुल्क तथा विवरणसहित केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनु पर्नेछ ।
- (४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि केन्द्रीय निक्षेप कम्पनीले नेपाल सरकारले जारी गरेको धितोपत्र र बोर्डले तोके बमोजिमका अन्य धितोपत्रको निक्षेप गर्न बाधा पर्ने छैन ।

५ धितोपत्रको केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन)नियमावली, २०७१ द्वारा थप गरिएको

- (५) केन्द्रीय निक्षेप कम्पनीले आफूले निक्षेपमा लिएको सम्पूर्ण धितोपत्र भौतिक प्रमाणपत्र रहित (डिम्याटेरेलाइज) गरी धितोपत्रहरूको विद्युतीय अभिलेख राख्नु पर्नेछ ।
- (६) यस नियमावली लागू हुँदा सुचिकृत रहेका संगठित संस्थाहरूले केन्द्रीय निक्षेप कम्पनीले आफ्नो सेवा संचालनमा ल्याएको एक वर्षभित्र केन्द्रीय निक्षेप प्रणालीमा धितोपत्र निक्षेप गराइ सक्नु पर्नेछ ।
- (७) केन्द्रीय निक्षेप कम्पनी संचालनमा आए पश्चात् बोर्डमा धितोपत्र दर्ता गराएका सम्पूर्ण सूचीकृत संगठित संस्थाले आफ्ना धितोपत्रहरू भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रूपमा मात्र निष्काशन गर्नु पर्नेछ ।
- (८) उप-नियम (६) को सीमाभित्र रही सूचीकृत संगठित संस्थाले आफ्ना धितोपत्रहरूलाई निक्षेप गराउनका निम्ति समय तालिका तयार गरी बोर्डले तोक्न सक्नेछ ।
- (९) निष्काशनकर्ता वा निष्काशनकर्ताको प्रतिनिधिले विद्युतीय माध्यममा राखिएका धितोपत्रका प्रमाणपत्रहरूको अभिलेख राख्नुपर्ने छ र निष्काशनकर्ताले निष्काशन गरेका विद्युतीय धितोपत्रहरूको अभिलेखसँग सम्पूर्ण धितोपत्र (विद्युतीय रूपमा राखिएका धितोपत्रहरू र भौतिक रूपमा राखिएका धितोपत्रहरू) दैनिक रूपमा मिलान गरी राख्नु पर्नेछ ।
- (१०) सूचीकृत कम्पनीको हकमा निष्काशनकर्ताले केन्द्रीय निक्षेप कम्पनीमा विद्युतीय रूपमा परिवर्तन गरी राखेका धितोपत्रहरू धितोपत्र बजारमा सूचीकृत गरिएका धितोपत्रभन्दा बढी नभएको सुनिश्चित गर्नु पर्ने छ र सोको प्रतिवेदन बोर्डले निर्धारण गरे बमोजिमको समयावधिमा धितोपत्र बजारलाई बुझाउनु पर्नेछ ।
- (११) निष्काशनकर्ता / रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले हितग्राहीको धितोपत्र विद्युतीय निक्षेपमा राख्न दिएको आदेशसहितको सूचना (Intimation) निक्षेप सदस्यबाट प्राप्त गरेपछि तोकिएको अवधिभित्र साविकको धितोपत्रको प्रमाणपत्र रद्द गरी धितोपत्रधनीको सट्टा केन्द्रीय निक्षेप कम्पनीको नाम दर्ता भएको धनीको रूपमा कायम गरी सोको जानकारी केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्नेछ ।
- (१२) निष्काशनकर्ता / रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले हितग्राहीको विद्युतीय निक्षेपमा राखिएको धितोपत्रलाई पुनः भौतिक प्रमाणपत्रको रूपमा परिवर्तन गर्न दिएको आदेशसहितको सूचना (Intimation) निक्षेप सदस्यमार्फत प्राप्त भएपछि तोकिएको अवधिभित्र निक्षेप अभिलेखमा केन्द्रीय निक्षेप कम्पनीको सट्टा हितग्राहीको नाम राखी प्रमाणपत्र अर्थात् धितोपत्रको विवरण बनाई सोको जानकारी केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्नेछ ।

२५. स्वामित्व हस्तान्तरणसम्बन्धी व्यवस्था: (१) हितग्राहीको रितपूर्वकको अनुरोध प्राप्त भएपछि निक्षेप सदस्यले तोकिएबमोजिमको प्रणालीमा स्वामित्व हस्तान्तरणको प्रकृया अगाडि बढाउनु पर्नेछ ।

- (२) हितग्राहीको मृत्यु भएमा वा अन्य कुनै अवस्था परेर लगानीकर्ताले खोलेका खातामा रहेको धितोपत्रहरूको स्वामित्व हस्तान्तरण गर्नुपरेमा त्यस्ता धितोपत्रहरूको स्वामित्व हस्तान्तरणसम्बन्धी प्रकृया प्रचलित कानूनबमोजिम हुनेछ ।

वित्तीय विवरण, लेखापरीक्षण तथा विवरण प्रवाहसम्बन्धी व्यवस्था

२६. केन्द्रीय निक्षेप कम्पनीको वित्तीय विवरण तथा अभिलेख सम्बन्धी व्यवस्था: (१) केन्द्रीय निक्षेप कम्पनीले प्रचलित कानून बमोजिम राख्नुपर्ने अभिलेख तथा विवरणका अतिरिक्त देहाय बमोजिमको अभिलेखसमेत यथार्थ र दुरुस्त रूपमा राख्नु पर्नेछः

- (क) केन्द्रीय निक्षेप कम्पनीको निक्षेप सदस्य सम्बन्धी विवरण,
 - (ख) निक्षेप गरिएका धितोपत्र तथा निष्काशनकर्ता सम्बन्धी विवरण,
 - (ग) बोर्डले समय समयमा तोकिएको अन्य विवरण ।
- (२) उपनियम (१) बमोजिम राख्नुपर्ने अभिलेखको ढाँचा बोर्डले तोकिदिन सक्नेछ ।
- (३) केन्द्रीय निक्षेप कम्पनीले आफ्नो संचालनको आन्तरिक लेखा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने छ र सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
- (४) केन्द्रीय निक्षेप कम्पनीले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र लेखा परीक्षण गराउनु पर्नेछ र लेखा परीक्षण सम्पन्न भएको तीन महिना भित्र वित्तीय विवरण बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
- (५) केन्द्रीय निक्षेप कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
- (६) केन्द्रीय निक्षेप कम्पनीले वार्षिक साधारण सभा सकिएको तीस दिनभित्र उक्त साधारण सभामा प्रस्तुत विषय तथा भएका निर्णयसहितको विवरण बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।

२७. विवरण तथा प्रतिवेदन पेश गर्नुपर्ने: (१) केन्द्रीय निक्षेप कम्पनीले देहाय बमोजिमको जानकारी, विवरण तथा प्रतिवेदन देहाय बमोजिमको अवधिभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ :

- (क) त्रैमासिक प्रगति प्रतिवेदन त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र,
 - (ख) केन्द्रीय निक्षेप कम्पनीले निक्षेप सदस्यलाई कुनै कारवाही गरेमा त्यस्तो कारवाही गरेको सात दिनभित्र सम्बन्धित निक्षेप सदस्यको नाम, कारवाहीको विवरण तथा कारवाही गर्नुपरेको कारणसहितको विवरण,
 - (ग) केन्द्रीय निक्षेप कम्पनीले निक्षेप सदस्यको निरीक्षण गरेको अवस्थामा निरीक्षण समाप्त भएको तीस दिनभित्र तत्सम्बन्धी प्रतिवेदन,
 - (घ) बोर्डले मागेका सूचना, कागजात तथा अन्य विवरण,
 - (ङ) बोर्डले समय समयमा तोकिएको अन्य सूचना तथा विवरण ।
- (२) केन्द्रीय निक्षेप कम्पनीले बोर्डसमक्ष पेश गर्नु पर्ने प्रतिवेदनको ढाँचा बोर्डले तोकिदिन सक्नेछ ।
- (३) ऐनको दफा ४६ मा तोकिएको जानकारीका अतिरिक्त केन्द्रीय निक्षेप कम्पनीले देहायका कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछः-
- (क) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख प्रचलित कानूनबमोजिम कुनै कारवाहीमा परेमा,
 - (ख) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा,

- (ग) केन्द्रीय निक्षेप कम्पनीले धितोपत्र निक्षेप, केन्द्रीय निक्षेप कम्पनीको सदस्यता, धितोपत्र हस्तान्तरण सम्बन्धमा कुनै समिति गठन गरेमा उक्त समितिको संरचना, काम कर्तव्य तथा अधिकार सम्बन्धी जानकारी,
- (घ) खण्ड (ग) बमोजिम गठन गरिएको समितिको संरचना, काम, कर्तव्य तथा अधिकार परिवर्तन गरेमा वा विघटन गरेमा,
- (ङ) केन्द्रीय निक्षेप कम्पनीको व्यवस्थापन वा संगठन ढाँचामा कुनै परिवर्तन भएमा,
- (च) केन्द्रीय निक्षेप कम्पनीको नियम पालना अधिकृतको नियुक्ति वा परिवर्तन भएमा ।

२८. **निक्षेप सदस्यको वित्तीय विवरण तथा अभिलेख सम्बन्धी व्यवस्था:** (१) निक्षेप सदस्यले प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार लेखा राखी नाफा नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण तयार गर्नु पर्नेछ ।

- (२) निक्षेप सदस्यले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र लेखा परीक्षण भएको वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन बोर्ड तथा केन्द्रीय निक्षेप कम्पनी समक्ष पेश गर्नु पर्नेछ ।

२९. **लेखापरीक्षक तथा लेखापरीक्षण सम्बन्धी व्यवस्था:** (१) चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट लेखा परीक्षकको प्रमाणपत्र प्राप्त गरेको लेखापरीक्षक मात्र केन्द्रीय निक्षेप कम्पनी तथा निक्षेप सदस्यको लेखापरीक्षकको रूपमा नियुक्त हुन योग्य हुनेछ ।

- (२) केन्द्रीय निक्षेप कम्पनी तथा निक्षेप सदस्यले लेखा परीक्षकको नियुक्ति गरेको पन्ध्र दिनभित्र बोर्डलाई सो सम्बन्धी जानकारी पठाइसक्नु पर्नेछ ।
- (३) लेखा परीक्षकले केन्द्रीय निक्षेप कम्पनी तथा निक्षेप सदस्यको लेखापरीक्षण गर्दा लेखा परीक्षण सम्बन्धी प्रचलित मूल्य मान्यता र मापदण्ड अनुसार गर्नु पर्नेछ ।
- (४) लेखापरीक्षकले लेखापरीक्षण गरिसकेपछि, केन्द्रीय निक्षेप कम्पनी तथा निक्षेप सदस्यको कामकारवाही, आर्थिक विवरण तथा अवस्था प्रतिबिम्बित हुने गरी प्रतिवेदन तयार गर्नु पर्नेछ ।
- (५) बोर्डले केन्द्रीय निक्षेप कम्पनी वा निक्षेप सदस्यको लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा थप विवरणहरू खुलाउनुपर्ने गरी तोकिएको दिन सक्नेछ ।

परिच्छेद - ८ विविध

३०. **विनियमावली तथा कार्य संचालन निर्देशिका बनाउन सक्ने:** (१) केन्द्रीय निक्षेप कम्पनीले केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि आवश्यक विनियमावली तथा कार्य सञ्चालन निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

- (२) उपनियम (१) बमोजिम बनाइएको विनियमावली तथा कार्य सञ्चालन निर्देशिका बोर्डबाट स्वीकृत गराएर मात्र लागू गर्नु पर्नेछ ।

- (३) विनियमावली तथा निर्देशिका स्वीकृतिको लागि बोर्डमा पेश गर्नुभन्दा अगाडि संचालक समितिबाट स्वीकृति गराएको हुनु पर्नेछ ।
- (४) उपनियम (१) बमोजिम लागू गरेको विनियमावली तथा निर्देशिकामा आवश्यकता अनुसार संशोधन वा सुधार गर्न वा सो खारेज गरी नयाँ व्यवस्था बनाई लागू गर्न बोर्डले निर्देशन दिन सक्नेछ ।

३१. गुनासो समाधानको व्यवस्था गर्नु पर्ने: (१) केन्द्रीय निक्षेप कम्पनीले केन्द्रीय निक्षेप सेवा संचालनमा उत्पन्न हुने सक्ने विवादको समाधानको लागि उपयुक्त र प्रभावकारी व्यवस्था गर्नुपर्नेछ ।

- (२) हितग्राहीबाट केन्द्रीय निक्षेप सेवासंग सम्बन्धित कुनै प्रकारको गुनासो प्राप्त भएमा वा कुनै प्रकारको विवाद उत्पन्न भएमा त्यस्तो गुनासो वा विवाद सम्बन्धित पक्ष वा केन्द्रीय निक्षेप कम्पनी आफैले साठी दिनभित्र समाधान गरी सक्नुपर्नेछ ।
- (३) केन्द्रीय निक्षेप कम्पनीमा प्राप्त भएका गुनासा सम्बन्धी जानकारी प्रत्येक महिना बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

३२. हितग्राही संरक्षण कोषसम्बन्धी व्यवस्था: बोर्डले देहाय बमोजिमको उद्देश्य रहेको हितग्राही संरक्षण कोष खडा गर्न केन्द्रीय निक्षेप कम्पनीलाई निर्देशन दिन सक्नेछ:-

- (क) केन्द्रीय निक्षेप कम्पनी मार्फत विद्युतीय निक्षेप गरिएका धितोपत्रमा लगानी गर्ने, स्वामित्व ग्रहण गर्ने वा कारोबार गर्ने व्यक्तिका लागि सदैव उपलब्ध हुने गरी सदस्यहरूको हित तथा संरक्षणका लागि कोष खडा गर्ने तथा व्यवस्थापन गर्ने,
- (ख) केन्द्रीय निक्षेप कम्पनी वा निक्षेप सदस्य वा तीनका कर्मचारीहरूको तर्फबाट भएको गलत कार्य, लापरवाही, गल्ती वा जालसाजीले हितग्राहीहरूले व्यहोर्नु परेको हानी नोक्सानीको नगद राहत वा क्षतिपूर्ति प्रदान गर्ने,
- (ग) सर्वसाधारण लगानीकर्तालाई विद्युतीय निक्षेप गरिएको धितोपत्रहरू ग्रहण र कारोबार गर्दा हुने फाइदाहरू र विद्युतीय माध्यममा धितोपत्र ग्रहण गर्ने लगानीकर्ताको लागि उपलब्ध सुरक्षण सम्बन्धमा जानकारी तथा शिक्षा प्रदान गर्ने,
- (घ) लगानीकर्ता सचेतक कार्यक्रम, अध्यापन, गोष्ठि तथा कार्यशाला र यस्तै अरू निक्षेप प्रणालीमा सर्वसाधारण लगानीकर्ताहरूको विश्वास जगाउने कार्यक्रमहरूको विस्तार तथा प्रवर्द्धन गर्ने,

३३. शुल्क सम्बन्धी व्यवस्था: (१) केन्द्रीय निक्षेपले निक्षेप सदस्य वा ग्राहकसंग तथा निक्षेप सदस्यले ग्राहकसंग लिन पाउने शुल्क केन्द्रीय निक्षेप कम्पनीको विनियमावलीमा तोकिएबमोजिम हुनेछ ।

- (२) केन्द्रीय निक्षेप र निक्षेप सदस्यले उपनियम (१) बमोजिम प्राप्त गरेको शुल्कको पाँच प्रतिशत बराबरको रकम प्रत्येक महिना समाप्त भएको एक महिनाभित्र बोर्डमा बुझाउनु पर्नेछ ।

३४. केन्द्रीय निक्षेप कम्पनीको प्रारम्भ पछिको धितोपत्र कारोबार: केन्द्रीय निक्षेप कम्पनीको प्रारम्भ भएको छ महिना पश्चात् विद्युतीय खाता (डिम्याट एकाउन्ट)मा निक्षेप भएका धितोपत्र मात्र कारोबार हुनेछ । तर बोर्डले आवश्यकता अनुसार यस सम्बन्धमा समय समयमा हेरफेर गरी अन्य समय पनि निर्धारण गर्न सक्नेछ ।

३५. बोर्डको अधिकार रहने: यस नियमावलीमा रहेका व्यवस्थाहरू बारे कुनै अस्पष्टता भएमा बोर्डले व्याख्या गर्न सक्नेछ ।
३६. शाखा कार्यालय खोल्न सक्ने: केन्द्रीय निक्षेप कम्पनीले बोर्डलाई जानकारी गराई आवश्यकता अनुसार नेपालभित्र शाखा कार्यालय खोल्न सक्नेछ ।
३७. प्रबन्धपत्र नियमावलीमा संशोधन: केन्द्रीय निक्षेप कम्पनीले बोर्डको पूर्व स्वीकृति लिई आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा रहेका व्यवस्थाहरू संशोधन गर्न सक्नेछ, र त्यसरी संशोधन गरेको जानकारी संशोधन गरिएको तीस दिनभित्र बोर्डमा पेश गर्नु पर्नेछ ।
३८. लेखापरीक्षकलाई कारवाही गर्न सक्ने: कुनै लेखापरीक्षकले लेखापरीक्षण गर्दा यस नियमावली बमोजिम लेखापरीक्षण नगरेमा त्यस्तो लेखापरीक्षकको सम्बन्धमा आवश्यक कारवाही गर्नको लागि बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासमक्ष लेखिपठाउन सक्नेछ ।
३९. बोर्डलाई जानकारी गराउनु पर्ने: कुनै निक्षेप सदस्यले ऐन तथा सो अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका वा केन्द्रीय निक्षेप कम्पनीले जारी गरेका कार्य संचालन निर्देशिकाको उल्लंघन गरेको देखिएमा केन्द्रीय निक्षेप कम्पनीले आवश्यक कारवाही शुरु गरी सो को जानकारी बोर्डमा पठाउनु पर्नेछ ।
४०. अनुसूचीमा हेरफेर: यस नियमावलीको अनुसूचीमा बोर्डले आवश्यकताअनुसार हेरफेर गर्न सक्नेछ ।
४१. प्रमाणस्वरूप रहने: केन्द्रीय निक्षेप कम्पनीमा विद्युतीय माध्यममा राखिएको धितोपत्र सम्बन्धी विवरण तथा हितग्राही खाताबाट गरेका कारोबारको अभिलेख आधिकारिक प्रमाणको रूपमा प्रयोग गर्न सकिनेछ ।
४२. यसै नियमावली बमोजिम हुने: यस नियमावलीमा लेखिएका कुराहरूका हकमा यसै नियमावली बमोजिम हुनेछ ।
४३. बाधा अडकाउ फुकाउने : यस नियमावलीमा लेखिएका कुराहरू कार्यान्वयन गर्न कुनै बाधा अडकाउ परेमा वा कुनै द्विविधा उत्पन्न भएमा बोर्डले सो सम्बन्धमा बाधा अडकाउ फुकाउन सक्नेछ ।

अनुसूची-१

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रका लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

विषय: अनुमतिपत्र पाउँ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्रको केन्द्रीय निक्षेप सेवा संचालन गर्ने इच्छा भएकोले देहायको विवरण तथा कागजात संलग्न गरी केन्द्रीय निक्षेप सेवा संचालनको अनुमतिपत्र प्राप्त गर्न यो निवेदन पेश गरेका छौ ।

यस निवेदनसाथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानूनबमोजिम सहुंला बुझाउँला ।

संचालकहरू:

नाम

दस्तखत:

१.

२.

३.

४.

निवेदक संगठित संस्था:

नाम :

ठेगाना:अञ्चल.....जिल्लागा.वि.स./न.पा./म. न. पा.

टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....

इमेल

संगठित संस्थाको छाप:

संलग्न कागजात तथा विवरण:

अनुसूची- २

(नियम ३ को उपनियम (१), नियम ७ को उपनियम (१) र नियम ८ संग सम्बन्धित)

निवेदन दस्तुर, अनुमतिपत्र दस्तुर तथा बार्षिक शुल्क

१. निवेदन दस्तुर	रु. २५,०००।-
२. अनुमतिपत्र दस्तुर	रु. ५,००,०००।-
३. बार्षिक शुल्क	रु. ३,००,०००।-

अनुसूची-३

(नियम ३ को उपनियम (२) को खण्ड (क) सँग सम्बन्धित)

संचालक/कार्यकारी प्रमुखसम्बन्धी विवरण

हालसालै
खिचिएको
फोटो

१. नाम:
२. स्थायी ठेगाना: अञ्चल..... जिल्ला गा. वि.स./न.पा./म. न. पा.
टोल..... वडा नं..... ब्लक नं..... फोन नं..... फ्याक्स:..... इमेल
३. हालको ठेगाना: अञ्चल..... जिल्ला गा. वि.स./न.पा./म.पा.
टोल..... वडा नं..... ब्लक नं..... फोन नं..... फ्याक्स:..... इमेल
४. बाबुको नाम:
५. बाजेको नाम:
६. पति वा पत्निको नाम:
७. शैक्षिक योग्यता:
८. व्यवसायिक अनुभव:
९. स्थायी लेखा नम्बर (PAN):
१०. तालिम:
११. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको भए तत्सम्बन्धी विवरण:
१२. आफूउपर वा आफूसम्बद्ध कुनै कम्पनी वा संगठित संस्था उपर धितोपत्र सम्बन्धि कानून तथा अन्य प्रचलित कानूनबमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण:
१३. केन्द्रीय निक्षेप कम्पनीको संचालक/कार्यकारी प्रमुख हुन योग्यता पूरा भएको तथा अयोग्यता नरहेको उद्घोषण:

.....
दस्तखत

संलग्न गर्नु पर्ने कागजात:

१. अधिल्लो आर्थिक वर्षसम्मको कर दाखिला गरेको प्रमाण ।
२. कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको भए त्यस्तो सूचीबाट हटेको प्रमाणित गर्ने कागजात ।
३. योग्यता, अनुभव र अन्य संस्थामा संलग्नता प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
५. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

*नोट: नेपाल सरकार वा नेपाल सरकारको अधिकांश स्वामित्व रहेको कम्पनीद्वारा स्थापित कम्पनीको कार्यकारी प्रमुख बाहेक संचालकहरुको हकमा उपरोक्त कागजातहरु संलग्न गर्न अनिवार्य हुने छैन ।

^x बोर्डको मिति २०६८।४।३२ को बैठक निर्णयानुसार थप गरिएको

अनुसूची-४

(नियम ३ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)

केन्द्रीय निक्षेप कम्पनीको अनुमति लिन चाहने संगठित संस्था सम्बन्धी विवरण

- (क) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) प्रबन्धपत्र र नियमावली,
- (ग) संस्थापकहरूबीच केन्द्रीय निक्षेप कम्पनी संस्थापन गर्ने सम्बन्धमा कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रतिलिपि,
- (घ) केन्द्रीय निक्षेप कम्पनी संचालनका लागि तयार गरिने पूर्वाधार सम्बन्धी देहायको विवरण:-
१. कार्यालय रहने स्थान तथा कार्यालयले ओगटने क्षेत्रफल सम्बन्धी विवरण,
 २. संगठन संरचना तथा कार्य विभाजन सम्बन्धमा गरिने व्यवस्था,
 ३. केन्द्रीय निक्षेप सेवा संचालनका लागि तयार गरिने निक्षेप प्रणाली, कार्यालय उपकरण तथा प्रविधि सम्बन्धी विवरण,
 ४. केन्द्रीय निक्षेप प्रणालीको सुरक्षाका लागि गरिने व्यवस्था सम्बन्धी विवरण,
 ५. निक्षेपमा रहेका धितोपत्रको अभिलेख राख्ने तथा अभिलेखको सुरक्षाका लागि गरिने व्यवस्था,
 ६. केन्द्रीय निक्षेप सेवा सञ्चालनका लागि व्यवस्था गरिने जनशक्ति सम्बन्धी विवरण ।

अनुसूची- ५

(नियम ३ को उपनियम (२) को खण्ड (ग), नियम १८ को उपनियम (४) र नियम १९ को उपनियम (४) सँग सम्बन्धित)

केन्द्रीय निक्षेप कम्पनीको शेयर स्वामित्व लिने संस्था सम्बन्धी विवरण

- क. दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- ख. प्रवन्धपत्र र नियमावलीको प्रतिलिपि,
- ग. कुनै विशेष ऐनद्वारा संस्था संस्थापना भएको भए सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
- घ. केन्द्रीय निक्षेपको शेयर ग्रहण गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
- ङ. प्रचलित कानून बमोजिम तोकिएको ढाँचा र लेखामान अनुसार तयार गरी लेखा परीक्षण भएको विगत तीन आर्थिक वर्षको वित्तीय विवरण तथा प्रत्येक वर्षमा गरेको काम कारवाही समेत समावेश गरिएको वार्षिक प्रतिवेदन,
(संस्थापना भएको तीन वर्ष पूरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा उपलब्ध वर्षको वित्तीय विवरण तथा प्रतिवेदन पेश गर्न सकिनेछ ।)
- च. कम्पनी कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको उद्घोषण,
- छ. कम्पनी वा संगठित संस्था वा संस्थाको संचालक उपर धितोपत्रसम्बन्धी कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण,
- ज. कर दर्ता प्रमाण,
- झ. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण,
- ञ. धितोपत्रको केन्द्रीय निक्षेप सेवासम्बन्धी नियमावली बमोजिम केन्द्रीय निक्षेप कम्पनीको स्वामित्व ग्रहण गर्न अयोग्यता नरहेको उद्घोषण,
- ट. संचालक सम्बन्धी देहायका विवरण तथा कागजात,
(अ) तीन पुस्तिसहित पूरा नाम र ठेगाना,
(आ) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै संलग्नता रहेको भए तत् सम्बन्धी विवरण ।

अनुसूची-६

(नियम ३ को उपनियम (२) को खण्ड (ड) सँग सम्बन्धित)

केन्द्रीय निक्षेप कम्पनीको विनियमावलीमा समावेश हुनुपर्ने न्यूनतम कुराहरू

- (क) केन्द्रीय निक्षेप कम्पनीमा धितोपत्र निक्षेप गर्ने सम्बन्धमा,-
१. केन्द्रीय निक्षेपमा धितोपत्र निक्षेप गर्न चाहने संगठित संस्थाले दिनु पर्ने निवेदन तथा पेश गर्नु पर्ने विवरण तथा कागजात सम्बन्धी,
 २. केन्द्रीय निक्षेप कम्पनीको सेवा लिन चाहनेले पालना गर्नु पर्ने शर्त सम्बन्धी,
 ३. धितोपत्रको प्रमाणपत्रविहिन गर्ने (dematerialize) तथा प्रमाणपत्र विहिन अवस्थाबाट परिवर्तन गरी प्रमाणपत्र प्रदान गर्ने (rematerialize) र विद्युतीय अभिलेख राखी खाता (demat account) सञ्चालन गर्ने सम्बन्धी,
 ४. केन्द्रीय निक्षेपमा दर्ता भएका धितोपत्र अभिलेख राख्ने व्यवस्था सम्बन्धी,
 ५. विद्युतीय खातामा रहेको धितोपत्रहरू धितो राख्ने वा फुकुवा गर्ने प्रकृया सम्बन्धी ।
- (ख) केन्द्रीय निक्षेप कम्पनीको सदस्यता सम्बन्धमा,-
१. सदस्यता प्रदान तथा नवीकरणसम्बन्धी व्यवस्था,
 २. निक्षेप सदस्यले तयार गर्नु पर्ने पूर्वाधार व्यवस्था,
 ३. निक्षेप सदस्यको अनुगमन तथा निरीक्षण सम्बन्धी व्यवस्था,
 ४. निक्षेप सदस्यको प्राविधिक तथा कार्य दक्षता परिक्षण सम्बन्धी व्यवस्था,
 ५. कुनै अनियमित कार्य गरेमा वा ऐन र सो अन्तर्गतको नियम तथा विनियमले गरेको व्यवस्थाको पालना नगरेमा निक्षेप सदस्यको निलम्बन वा खारेजी वा अन्य कारवाही सम्बन्धी प्रकृया र व्यवस्था,
 ६. निक्षेप सदस्यको योग्यता तथा अयोग्यता सम्बन्धी व्यवस्था ।
- (ग) हितग्राही खाताको सम्बन्धमा,-
१. हितग्राहीले विद्युतीय खाता खोल्न निक्षेप सदस्य समक्ष दिनु पर्ने निवेदन, विवरण तथा कागजात सम्बन्धी व्यवस्था,
 २. हितग्राहीको सम्बन्धमा निक्षेप सदस्यले ग्राहकको सम्बन्धमा राख्नुपर्ने विवरण सम्बन्धी व्यवस्था,
 ३. निक्षेप सदस्यले हितग्राही खाता खोल्ने, रोकका राख्ने तथा बन्द गर्ने प्रकृया सम्बन्धी व्यवस्था,
 ४. निक्षेप सदस्यले हितग्राहीसँग खाता खोल्दिनु अघि गर्ने सम्झौतामा खुलाउनुपर्ने विवरणहरू सम्बन्धी व्यवस्था,
 ५. विद्युतीय रूपमा राखिएका धितोपत्रहरूको कारोवार संचालन सम्बन्धी व्यवस्था,
 ६. धितोपत्रहरूको धितोबन्धक राख्ने सम्बन्धी व्यवस्था,
 ७. विद्युतीय रूपमा राखिएका धितोपत्रहरूको स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था,
 ८. धितोपत्र सूचनामा विद्युतीय पहुच राख्ने सम्बन्धी व्यवस्था,
 ९. हितग्राहीको खातासम्बन्धी गुनासा समाधान सम्बन्धी व्यवस्था,
 १०. निक्षेप सदस्यले हितग्राहीको सम्बन्धमा राख्नुपर्ने फोटोसहितको परिचयात्मक विवरणको ढाँचा ।

अनुसूची-७

(नियम ७ को उपनियम (२) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

काठमाण्डौ ।

धितोपत्रको केन्द्रीय निक्षेप सेवा संचालन अनुमतिपत्र

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी
ऐन, २०६३ तथा सोअन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही केन्द्रीय
निक्षेप सेवा संचालन गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।

क्र. सं	नवीकरण मिति	बहाल रहने मिति	नवीकरण गर्ने अधिकारीको सहि

यो अनुमतिपत्रको बहाली प्रत्येक आर्थिक वर्षको अन्त सम्म कायम रहनेछ र तत्पश्चात प्रत्येक वर्ष
नवीकरण गराउनु पर्ने छ ।

आधिकारिक दस्तखत :

नाम:

पद:

मिति:

अनुसूची-८

(नियम ८ सँग सम्बन्धित)

अनुमतिपत्र नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति :

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: अनुमतिपत्र नवीकरण गरी पाउँ ।

धितोपत्रको केन्द्रीय निक्षेप सेवा संचालन गर्न तहाँबाट प्राप्त अनुमतिपत्र अवधि मिति
सम्म कायम रहेकोले आर्थिक वर्ष का लागि नवीकरण गरी पाउनका लागि अनुमतिपत्र तथा
तोकिएको वार्षिक शुल्क यसै साथ संलग्न गरी पेश गरेको छु ।

आधिकारिक दस्तखत :

नाम :

पद :

संगठित संस्थाको छाप:

अनुसूची- ९

(नियम २१ को उपनियम (२) सँग सम्बन्धित)

निक्षेप सदस्यले दर्ता प्रमाणपत्र प्राप्त गर्न दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

विषय: निक्षेप सदस्यको दर्ता प्रमाणपत्र पाउँ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, विनियम, व्यवस्था तथा अन्य प्रचलित कानूनको अधिनमा रही निक्षेप सदस्यको रूपमा कार्य गर्न इच्छा भएकोले तोकिएको विवरण तथा कागजात संलग्न गरी निवेदन शुल्कसहित यो निवेदन पेश गरेका छौं ।

यस निवेदनसाथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाइचढाई प्रस्तुत गरेको छैन । सम्बन्धित तथ्य लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानूनबमोजिम सहुंला बुझाउँला ।

कार्यकारी प्रमुख तथा संचालकहरू:

नाम :

दस्तखत:

१.

२.

३.

४.

५.

६.

७.

निवेदक संगठित संस्था:

नाम :

ठेगाना:अञ्चल.....जिल्लागा.वि.स./न.पा./म. न. पा.

टोल.....वडा नं.....ब्लक नं.....फोन नं:.....फ्याक्स:.....

इमेल

अनुसूची-१०

(नियम २१ को उपनियम (४) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

काठमाडौं ।

निक्षेप सदस्य दर्ता प्रमाणपत्र

दर्ता प्रमाणपत्र नं.

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्रसम्बन्धी
ऐन तथा सोअन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही निक्षेप सदस्यको
रूपमा दर्ता गरी यो प्रमाणपत्र प्रदान गरिएको छ ।

यो प्रमाणपत्रको बहालीसम्म रहनेछ । तर प्रमाणपत्र नवीकरण भएमा नवीकरण गरिएको
मितिसम्म कायम रहने छ ।

आधिकारिक दस्तखत :

नाम:

पद:

मिति:

अनुसूची-११

(नियम २२ उपनियम (३) सँग सम्बन्धित)

दर्ता प्रमाणपत्र नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति :

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: दर्ता प्रमाणपत्र नवीकरण गरी पाउँ ।

त्यस बोर्डबाट प्राप्त निक्षेप सदस्य दर्ता प्रमाणपत्र मिति सम्म मात्र बहाल रहेको हुँदा सो प्रमाणपत्र आर्थिक वर्ष का लागि नवीकरणका गरिदिनु हुन दर्ता प्रमाणपत्र तथा तोकिए बमोजिमको नवीकरण शुल्क यसै साथ संलग्न गरी यो निवेदन पेश गरेको छु ।

कम्पनीको छाप:

आधिकारिक दस्तखत :

नाम :

पद :

अनुसूची-१२

(नियम २१ को उपनियम (२) र (५) तथा नियम २२ को उपनियम (३) सँग सम्बन्धित)

निक्षेप सदस्य दर्ताका लागि दस्तुर तथा शुल्क

१. निक्षेप सदस्यको दर्ता प्रमाणपत्रसम्बन्धी दस्तुर
 - क. निवेदन शुल्क रु. ५,०००।-
 - ख. दर्ता प्रमाणपत्र दस्तुर रु. ५०,०००।-
 - ग. वार्षिक शुल्क रु. २५,०००।-
२. केन्द्रीय निक्षेप कम्पनीबाट निक्षेप सदस्यता लिन बुझाउनुपर्ने दस्तुर
 - क. सदस्यता दस्तुर रु. ५०,०००।-
 - ख. सदस्यता नवीकरण दस्तुर रु. २५,०००।-

क्रेडिट रेडिङ्ग नियमावली, २०६८

क्रेडिट रेडिङ्ग व्यवसायलाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “क्रेडिट रेडिङ्ग नियमावली, २०६८” रहेको छ ।
(२) यो नियमावली नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि लागू हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “अनुमतिपत्र” भन्नाले क्रेडिट रेडिङ्ग सम्बन्धी व्यवसाय गर्नका लागि नियम १० को उपनियम (२) बमोजिम प्रदान गरिएको अनुमतिपत्र सम्झनुपर्छ ।
 - (ख) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्झनुपर्छ ।
 - (ग) “कम्पनी” भन्नाले कम्पनी ऐन, २०६३ मा उल्लेख भए बमोजिमको कम्पनी सम्झनुपर्छ ।
 - (घ) “क्रेडिट रेडिङ्ग” भन्नाले मुख्यतया निष्काशनकर्ताको धितोपत्र, कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने लगायत तत्सम्बन्धी प्रक्रिया समेत सम्झनुपर्छ ।
 - (ङ) “क्रेडिट रेडिङ्ग संस्था” भन्नाले क्रेडिट रेडिङ्ग व्यवसाय गर्न बोर्डबाट अनुमति प्राप्त संस्था सम्झनु पर्छ ।
 - (च) “खुद सम्पत्ति (नेटवर्थ)” भन्नाले संगठित संस्थाको शेयरको चुक्ता पूँजी तथा जगेडा कोषहरू (सम्पत्तिको पुनर्मूल्याङ्कनबाट सिर्जित कोषबाहेक) को कुल जोडमा सञ्चित नोक्सानीको कुल रकम र अपलेखन गर्न बाँकी स्थगन तथा विविध खर्चहरू घटाई बाँकी रहन जाने कुल रकम सम्झनुपर्छ ।
 - (छ) “ग्राहक” भन्नाले क्रेडिट रेडिङ्गसम्बन्धी सेवा प्राप्त गर्ने संस्था वा व्यक्ति सम्झनुपर्छ ।
 - (ज) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनुपर्छ ।
 - (झ) “व्यक्ति” भन्नाले प्राकृतिक व्यक्ति, संगठित संस्था, कम्पनी वा निकायलाई सम्झनुपर्छ ।
 - (ञ) “रेडिङ्ग संकेत” भन्नाले निष्काशनकर्ताले प्रयोगमा ल्याउने गरी यस नियमावलीको अधिनमा रही धितोपत्र सम्बन्धमा क्रेडिट रेडिङ्ग संस्थाले स्तरमान जनाउने संकेत वा अन्य स्तरमान अपनाएर व्यक्त गरेको धारणालाई सम्झनुपर्छ ।

- (ट) “रेटिङ्ग समिति” भन्नाले क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग गर्ने प्रयोजनका लागि गठन गरेको समितिलाई सम्झनुपर्छ ।
- (ठ) “मुख्य शेयरधनी” भन्नाले एकलै वा आफ्नो एकाघर परिवारको सदस्य वा सहायक कम्पनी वा मुख्य कम्पनी सबैको मिलाएर क्रेडिट रेटिङ्ग संस्थाको कुल चुक्ता पुँजीको कम्तीमा दश प्रतिशत शेयर ग्रहण गरेको वा कुल मतदाता संख्याको कम्तीमा दश प्रतिशत मतदानको अधिकार भएको व्यक्ति वा निकाय सम्झनुपर्छ ।
- (ड) “संचालक” भन्नाले क्रेडिट रेटिङ्ग संस्थाको संचालक समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले अध्यक्ष वा वैकल्पिक सञ्चालक समेतलाई जनाउँदछ ।
- (ढ) “सहमतिपत्र” भन्नाले विदेशी क्रेडिट रेटिङ्ग संस्थाले नेपालमा संयुक्त लगानीमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गरी संचालन गर्न बोर्डबाट प्रदान गरिने सहमतिपत्र सम्झनुपर्दछ ।
- (ण) “संगठित संस्था” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ मा परिभाषा भएबमोजिमको संस्था सम्झनुपर्छ ।

परिच्छेद-२

क्रेडिट रेटिङ्गको अनिवार्यता तथा सहमतिपत्र सम्बन्धी व्यवस्था

३. क्रेडिट रेटिङ्ग गराउनु पर्ने: (१) कुनै पनि संगठित संस्थाले देहाय बमोजिमको कुनै धितोपत्र सार्वजनिक निष्काशन गर्ने भएमा निष्काशन गर्नु पूर्व क्रेडिट रेटिङ्ग संस्थामार्फत रेटिङ्ग गराएर मात्र निष्काशन गर्नुपर्नेछ :-
- (क) कम्तीमा तीन करोड रुपैयाँ भन्दा बढी मूल्यको शेयरको सार्वजनिक तथा हकप्रद निष्काशन,
तर, बोर्डले आवश्यक देखेमा तीन करोड रुपैयाँ भन्दा कम मूल्यको शेयरको निष्काशनमा पनि रेटिङ्ग गराउनुपर्ने गरी सार्वजनिक सूचना गरी तोक्न सक्नेछ ।
- (ख) डिबेन्चर तथा अन्य ऋणपत्र निष्काशन,
(ग) अग्राधिकार शेयर निष्काशन,
(घ) अंकित मूल्यमा प्रिमियम थप गरी संगठित संस्थाले गर्ने प्राथमिक निष्काशन, फर्दर पब्लिक डिस्यु, हकप्रद निष्काशन तथा अन्य निष्काशन,
(ङ) बोर्डले तोकिए बमोजिम अन्य धितोपत्र वा उपकरण ।
- (२) धितोपत्रको रेटिङ्ग सम्बन्धमा प्राप्त परिणाम उपनियम (१)बमोजिम धितोपत्र निष्काशन गर्नु पूर्व प्रकाशन गरिने बिक्री प्रस्ताव/विवरणपत्र/अन्य सार्वजनिक रुपमा प्रकाशित हुने विवरणमा समावेश गर्नु पर्नेछ ।
- (३) निष्काशनकर्ताले सार्वजनिक रुपमा प्रकाशित हुने विवरण प्रकाशन गर्दा अन्य नियमन निकाय (नेपाल राष्ट्र बैंक, बीमा समिति वा अन्य) को व्यवस्था अनुसार रेटिङ्ग गरिएको भए सो समेत उल्लेख गर्नु पर्नेछ ।
- (४) बैंक वा वित्तीय संस्थाबाट ऋण सुविधा लिन चाहनेले समेत यस नियमावली बमोजिम क्रेडिट रेटिङ्ग गराउन सक्नेछ ।

- (५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि बैंक वा वित्तीय संस्थाबाट ऋण सुविधा लिन चाहनेले यस नियमावली बमोजिम क्रेडिट रेटिङ्ग गराउनु पर्ने गरी नेपाल राष्ट्र बैंकले तोकिएको ऋण सुविधा उपभोग गर्न चाहनेले यस नियमावली बमोजिम क्रेडिट रेटिङ्ग गराउनुपर्ने छ ।
- (६) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि क्रेडिट रेटिङ्ग व्यवसाय गर्न कुनै कम्पनीले बोर्डबाट अनुमति पत्र प्राप्त नगरेसम्म यस नियमावली बमोजिम रेटिङ्ग गर्न अनिवार्य हुने छैन ।
- (७) धितोपत्र बजारको हितलाई ध्यानमा राखेर यस नियममा उल्लेख भएका व्यवस्थामा वा कुनै खास धितोपत्रलाई क्रेडिट रेटिङ्ग गर्नु नपर्ने गरी छुट दिनुपरेमा बोर्डले सार्वजनिक सूचना प्रकाशन गरेर त्यस्तो छुट दिन सक्नेछ ।

४. **सहमतिपत्रसम्बन्धी व्यवस्था:** ^१(१) नियम १५ को उपनियम (२) को खण्ड (ख) बमोजिम योग्यता पुगेका विदेशमा स्थापित क्रेडिट रेटिङ्ग व्यवसाय गरिरहेका संस्था वा सहायक कम्पनी मार्फत क्रेडिट रेटिङ्ग गरिरहेका संस्थाले कम्तीमा एकाउन्त प्रतिशत र बढीमा पचहत्तर प्रतिशत स्वामित्व ग्रहण गरी प्रचलित कानून बमोजिम नेपालमा संयुक्त लगानीमा कम्पनी स्थापना गरी क्रेडिट रेटिङ्ग व्यवसायीको रूपमा काम गर्न चाहेमा बोर्डबाट क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्ने सहमति पत्र प्राप्त गर्न निवेदन दिन सक्नेछ ।

^२(२) उपनियम (१) बमोजिमको सहमतिपत्र प्राप्त गर्नको लागि सम्बन्धित विदेशी संस्थाले देहायको विवरण तथा कागजात सहित बोर्ड समक्ष निवेदन दिनु पर्नेछ:-

- (क) निवेदक संस्था विदेशमा दर्ता हुँदाको दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- (ख) निवेदक संस्थाको प्रबन्धपत्र तथा नियमावली, संस्थापक सम्बन्धी विवरण र तत् सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,
- (ग) निवेदक संस्थाले नेपालमा क्रेडिट रेटिङ्ग सम्बन्धी काम गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
- (घ) निवेदक संस्थाको पछिल्लो तीन वर्षको लेखा परिक्षण प्रतिवेदन,
- (ङ) निवेदक विदेशमा क्रेडिट रेटिङ्ग सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्था भएमा देहाय बमोजिमको विवरण:
 - (अ) सम्बन्धित नियमन निकायबाट क्रेडिट रेटिङ्ग सम्बन्धी कार्य गर्न प्राप्त अनुमतिपत्रको प्रमाणित प्रतिलिपि
 - (आ) विगत तीन वर्षमा क्रेडिट रेटिङ्ग सम्बन्धी गरेको कार्य सम्बन्धी विवरण,
 - (च) निवेदक संस्थाले क्रेडिट रेटिङ्ग सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त नगरेको तर सहायक कम्पनीले क्रेडिट रेटिङ्ग कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको भएमा देहाय बमोजिमको विवरण:
 - (अ) सहायक कम्पनीको प्रबन्धपत्र तथा नियमावली वा तत् सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि,

^१ क्रेडिट रेटिङ्ग (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन

^२ क्रेडिट रेटिङ्ग (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन

- (आ) निवेदक संस्था र सहायक कम्पनीको सम्बन्ध खुल्ने कागजात र सहायक कम्पनी दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,
- (इ) सहायक कम्पनीले सम्बन्धित नियमन निकायबाट क्रेडिट रेटिङ्ग सम्बन्धी कार्य गर्न प्राप्त अनुमतिपत्रको प्रमाणित प्रतिलिपि
- (ई) सहायक कम्पनीले विगत तीन वर्षमा क्रेडिट रेटिङ्ग सम्बन्धी गरेको कार्य सम्बन्धी विवरण,
- (उ) सहायक कम्पनीको पछिल्लो लेखापरिक्षणको प्रतिवेदन
- (ऊ) क्रेडिट रेटिङ्ग सम्बन्धी नेपालमा स्थापना हुने कम्पनीलाई प्राविधिक सहयोग गर्ने सम्बन्धमा खुलाइएको सम्झौता,
- (छ) निवेदक कम्पनी र नेपाली पक्षबीच भएको संयुक्त लगानी सम्झौताको प्रतिलिपि,
- (ज) स्थापना गरिने कम्पनीको संस्थापकहरुको शेयर स्वामित्व सम्बन्धी विवरण तथा विदेशी कम्पनीले नियम १५ को उपनियम (२) को खण्ड (ख) बमोजिमको व्यवस्था पूरा गरेको उद्घोषण,
- (झ) क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्न चाहने निवेदक संस्थाको अनुसूची-४ बमोजिमको ढाँचामा विवरण तथा कागजात,
- (ञ) विदेशी क्रेडिट रेटिङ्ग कम्पनीको प्रतिनिधि सम्बन्धी जानकारी,
- (ट) बोर्डले माग गरेका अन्य आवश्यक विवरण तथा कागजात ।
- (३) उपनियम (२) बमोजिम प्राप्त निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा सम्बन्धित विदेशी संस्थालाई नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्न सहमतिपत्र प्रदान गर्न उपयुक्त देखेमा बोर्डले निवेदकलाई अनुसूची-८ बमोजिमको ढाँचामा विदेशी संस्थाको नाममा सहमतिपत्र प्रदान गरी सोको जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिनेछ ।
- (४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि निवेदन साथ प्राप्त विवरण तथा कागजात जाँचबुझ गर्दा बोर्डले आवश्यक देखेमा निवेदकबाट थप विवरण वा कागजात माग गर्न, स्पष्ट गराउन, संशोधन गराउन वा थपघट गराउन सक्नेछ ।
- (५) यस नियमबमोजिम सहमतिपत्र प्राप्त गरी स्थापित कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त नगरी क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवसाय गर्न सक्ने छैन ।
- (६) यस नियम बमोजिम सहमतिपत्र प्राप्त गरेको संस्थाले दुई वर्षभित्र क्रेडिट रेटिङ्ग संस्था स्थापना गरी अनुमतिपत्रको लागि निवेदन पेश नगरेमा त्यस्तो सहमतिपत्र स्वतः खारेज भएको मानिनेछ ।

परिच्छेद-३

अनुमतिपत्र सम्बन्धी व्यवस्था

५. क्रेडिट रेटिङ्ग संस्था संचालन गर्न अनुमतिपत्र लिनुपर्ने: (१) नियम १५ को उपनियम (२) बमोजिम योग्यता पूरा गरेका मूख्य शेयरधनी भएका क्रेडिट रेटिङ्ग संस्थाको रूपमा काम गर्न चाहने संगठित संस्थाले बोर्डबाट अनुमति प्राप्त गरेर मात्र क्रेडिट रेटिङ्ग सम्बन्धी काम गर्नसक्ने छ ।

(२) कसैले पनि यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैको क्रेडिट रेटिङ्ग गर्ने वा सो कार्य सम्बन्धी कुनै राय परामर्श दिने कार्य गर्न पाउने छैन ।

६. **अनुमतिपत्रका लागि निवेदन दिनु पर्ने:** क्रेडिट रेटिङ्ग संस्थाको संचालनको लागि अनुमतिपत्र प्राप्त गर्नको लागि अनुसूची-१ बमोजिमको ढाँचामा अनुसूची-२ बमोजिमको निवेदन दस्तुर र देहायको विवरण तथा कागजात सहित बोर्ड समक्ष निवेदन दिनु पर्नेछ :-

- (क) संगठित संस्था दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
- (ख) संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि,
- (ग) कार्यकारी प्रमुख तथा संचालक समितिका पदाधिकारीको अनुसूची-३ बमोजिमको विवरण,
- (घ) क्रेडिट रेटिङ्ग संस्थाको संस्थापक संगठित संस्था भएमा अनुसूची-४ बमोजिमको विवरण, तर नियम ४ बमोजिम सहमतिपत्र प्राप्त विदेशी संस्थाको हकमा पहिले पेश गरेको विवरणमा भएका फरक मात्र पेश गरे पनि पुग्नेछ ।
- (ङ) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि,
- (च) आगामी तीन आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरण समावेश भएको व्यवसायिक योजना ।

७. **निवेदन उपर जाँचबुझ गर्ने:** (१) बोर्डले नियम ६ बमोजिम प्राप्त निवेदन तथा विवरण र कागजात जाँचबुझ गर्नेछ ।

- (२) उपनियम (१) बमोजिम परेको जाँचबुझ गर्दा आवश्यक देखिएमा बोर्डले थप विवरण वा कागजात माग गर्न सक्ने छ ।
- (३) यस नियम बमोजिम निवेदन उपर जाँचबुझ गर्दा निवेदकलाई अनुमतिपत्र प्रदान गर्न उपयुक्त देखिएमा क्रेडिट रेटिङ्ग सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न बोर्डले निवेदकलाई सूचीत गर्नेछ ।

८. **पूर्वाधार तयार गर्नु पर्ने:** (१) नियम ७ को उपनियम (३) बमोजिम बोर्डले सूचीत गरेको ६ महिना भित्र निवेदक संस्थाले देहाय बमोजिमको पूर्वाधार व्यवस्था गरी सोको जानकारी बोर्ड समक्ष पेश गर्नु पर्ने छ:-

- (क) कार्यालय रहेको स्थान र कार्यालयमा रहेका सुविधा र क्षेत्रफल,
- (ख) कार्यालय उपकरणहरु र अनुमति प्राप्त पश्चात् व्यवसाय संचालन गर्न प्रयोग गरिने जानकारी, विप्लेषण गर्ने सामाग्री तथा कम्प्युटर प्रविधि (सफ्टवेर) आफैले व्यवस्था गर्ने वा अन्यबाट प्राप्त गर्ने,
- (ग) संगठन संरचना र कार्य विभाजन सम्बन्धी व्यवस्था,
- (घ) अनुसूची-५ बमोजिमको ढाँचामा क्रेडिट रेटिङ्ग व्यवसायमा प्रयोग गरिने जनशक्तिको विवरण

३(२) कम्पनीले नियम १५ को उपनियम (२) को खण्ड (ख) बमोजिम योग्यताको प्रयोजनको लागि आवश्यक जनशक्ति तथा प्रविधिक सहयोग उपलब्ध गराउने सम्भौता गरेको अवस्थामा सो सम्भौता बहाल रहेको भए उपनियम (१) को खण्ड (ख), (ग) र (घ) को व्यवस्था अनिवार्य हुने छैन ।

३ क्रेडिट रेटिङ्ग (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन

९. **पूर्वाधारको निरीक्षण गर्ने:** (१) नियम ८ बमोजिम तयार गरेको पूर्वाधार सम्बन्धमा निवेदकले बोर्डलाई जानकारी गराउनुपर्ने छ ।
- (२) उपनियम (१) बमोजिम पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको पन्ध्र दिन भित्र बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ ।
- (३) उपनियम (२) बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था अपर्याप्त देखिएमा बोर्डले निश्चित समयावधि तोकिएको निवेदकलाई थप व्यवस्था गर्न लगाउन सक्नेछ ।
- (४) उपनियम (३) बमोजिम थप समयावधि तोकिएकोमा सो समयावधि भित्र आवश्यक पूर्वाधारको व्यवस्था गरी बोर्डलाई जानकारी गराउनुपर्ने छ ।
१०. **अनुमतिपत्र प्रदान गर्ने:** (१) नियम ९ बमोजिम निवेदकले तयार गरेको पूर्वाधार उचित देखिएमा क्रेडिट रेटिङ्ग व्यवसाय संचालन गर्न अनुसूची-२ बमोजिमको अनुमतिपत्र दस्तुर बुझाउन बोर्डले सूचीत गर्नेछ ।
- (२) निवेदकबाट उपनियम (१) बमोजिमको दस्तुर प्राप्त भएपछि बोर्डले अनुसूची-६ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नेछ ।
११. **अनुमतिपत्र नवीकरण:** (१) क्रेडिट रेटिङ्ग संस्थाले प्रत्येक आर्थिक वर्षको लागि अनुमतिपत्र अवधि समाप्त भएको तीन महिनाभित्र अनुसूची-२ बमोजिमको नवीकरण शुल्कसहित अनुसूची-७ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिई अनुमतिपत्र नवीकरण गराउनु पर्नेछ ।
- (२) आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र नवीकरणको लागि निवेदन पेश नगर्ने क्रेडिट रेटिङ्ग संस्थाले उक्त म्याद समाप्त भएपछि अनुमतिपत्र नवीकरण नगरेसम्म क्रेडिट रेटिङ्ग गर्न पाउने छैन ।
- (३) यस नियमावली बमोजिम बोर्ड समक्ष पेश गर्नु पर्ने शुल्क वा दस्तुर पेश नगर्ने क्रेडिट रेटिङ्ग संस्थाले त्यस्तो शुल्क वा दस्तुर नबुझाएसम्म अनुमतिपत्र नवीकरण गरिने छैन ।
- (४) परिच्छेद-६ बमोजिम बोर्डमा पेश गर्नु पर्ने विवरण पेश नगर्ने क्रेडिट रेटिङ्ग संस्थाको अनुमतिपत्र नवीकरण कार्य बोर्डले रोक्का राख्न सक्नेछ ।
१२. **अनुमतिपत्र निलम्बन, खारेजी तथा अन्य कारबाही:** (१) क्रेडिट रेटिङ्ग संस्थाले ऐन तथा ऐन अन्तर्गत बनेका नियमावली वा बोर्डले समय समयमा जारी गरेका निर्देशनहरूको बारम्बार उल्लंघन गरेको भन्ने अनुसन्धानबाट पुष्टि भएमा वा क्रेडिट रेटिङ्ग संस्थाको कार्यबाट लगानीकर्ताको हित विपरीतका कार्य भएको देखिएमा बोर्डले लिखित स्पष्टिकरण माग गरी त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने कार्य प्रारम्भ गर्नेछ ।
- तर, यसरी अनुमतिपत्र निलम्बन वा खारेज गर्नु अघि बोर्डले सम्बन्धित क्रेडिट रेटिङ्ग संस्थालाई सफाई प्रस्तुत गर्ने पूर्ण मौका प्रदान गर्नेछ ।
- (२) क्रेडिट रेटिङ्ग संस्था वा सोका पदाधिकारीले गलत मनसाय राखी वा जानीजानी गलत रेटिङ्ग गरेको प्रमाणित भएमा सम्बन्धित कम्पनी वा पदाधिकारीलाई ऐन बमोजिम कारबाही गरिनेछ ।

- (३) क्रेडिट रेटिङ्ग संस्थाको अनुमतिपत्र निलम्बन, खारेज वा अन्य कारवाही सम्बन्धी व्यवस्था नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली अनुसार हुनेछ ।

परिच्छेद-४

पूँजी, स्वामित्व तथा योग्यतासम्बन्धी व्यवस्था

१३. न्यूनतम पूँजी तथा आर्थिक स्रोत: (१) यस नियमावली बमोजिम क्रेडिट रेटिङ्ग व्यवसाय गर्न चाहने कम्पनीको चुक्ता पूँजी कम्तीमा दुई करोड रुपैयाँ तथा नेटवर्थ कम्तीमा चुक्ता पूँजीको पचहत्तर प्रतिशत हुनुपर्ने छ ।
- (२) बोर्डले आवश्यकता हेरी चुक्ता पूँजीमा थप गराउन वा नेटवर्थ तथा अन्य आर्थिक स्रोत सम्बन्धी व्यवस्था तोक्न सक्नेछ ।
- (३) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त क्रेडिट रेटिङ्ग व्यवसायीको मुख्य शेयरधनी वा संस्थापक शेयरधनीले ग्रहण गरेको शेयर बिक्री वा हस्तान्तरण गर्नुपरेमा बोर्डको स्वीकृति लिएर मात्र बिक्री वा हस्तान्तरण गर्न सकिनेछ ।
- (४) यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त क्रेडिट रेटिङ्ग संस्थाले धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्ने छैन ।
१४. स्वामित्व ग्रहण गर्न नसक्ने: (१) देहायको कुनै पनि व्यक्ति क्रेडिट रेटिङ्ग संस्थाको संस्थापक हुन वा स्वामित्व ग्रहण गर्न योग्य हुने छैन :-
- (क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरेको,
- (ख) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको,
- (ग) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
- (घ) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको भए उक्त सूचीबाट हटेको तीन वर्ष पूरा नभएको,
- (ङ) बोर्ड, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा सूचीकृत संगठित संस्थामा कुनै लाभको पद ग्रहण गरेको,
- (२) क्रेडिट रेटिङ्ग संस्थाको स्वामित्व ग्रहण गरेको कुनै व्यक्ति उपनियम (१) बमोजिम अयोग्य हुन गएमा त्यसरी अयोग्य भएको छ, महिनाभित्र योग्य व्यक्तिलाई स्वामित्व हस्तान्तरण गर्नु पर्नेछ ।
१५. क्रेडिट रेटिङ्ग संस्थाको न्यूनतम योग्यता: (१) क्रेडिट रेटिङ्ग संस्थाको अनुमतिपत्रका लागि आवेदन दिने संगठित संस्थाको देहाय बमोजिमको योग्यता रहेको हुनुपर्ने छ:-
- (क) कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम लिमिटेड कम्पनीको रूपमा दर्ता भएको,
- (ख) उपनियम (२) मा उल्लेख भए बमोजिम योग्यता भएका मुख्य शेयरधनीको कम्तीमा एकाउन्न प्रतिशत शेयर स्वामित्व रहेको,

- (ग) खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भएता पनि उपनियम (२) को खण्ड (ख) मा उल्लेख भए बमोजिम विदेशी क्रेडिट रेटिङ्ग संस्थाको अनिवार्य रूपमा न्यूनतम पच्चीस प्रतिशत शेयर स्वामित्व रहेको,
- (घ) कम्पनीका संचालक तथा संस्थापक कुनै प्रकारको ठगी, जालसाजी वा नैतिक पतन देखिने कुनै अपराधमा सजाय नपाएको वा ऐन तथा नियम पालना नगरेकोमा सजाय नपाएको,
- (ङ) कर्जा सूचना केन्द्र वा कुनै नियमन निकायको कालो सूचीमा रहेको भए उक्त सूचीबाट हटेको तीन वर्ष पूरा नभएको,
- (च) दामासाहीमा नपरेको,
- (छ) कम्पनी वा नियम १५ को उपनियम (२) को खण्ड (ख) मा उल्लिखित विदेशी संस्थासँग क्रेडिट रेटिङ्ग सम्बन्धमा अनुभवी तथा दक्ष जनशक्ति रहेको, तर कम्पनीमा अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको कम्तीमा दुई र चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट मान्यता प्राप्त गरेको कम्तीमा दुई कर्मचारी अनिवार्य हुनुपर्ने छ,
- (ज) संचालक तथा कार्यकारी प्रमुखको नियम १६ बमोजिमको योग्यता र नियम १७ बमोजिम अयोग्यता नरहेको,
- (झ) कम्पनीको प्रबन्धपत्रमा मुख्य उद्देश्य क्रेडिट रेटिङ्ग गर्ने उल्लेख भएको,
- (ञ) निवेदक कम्पनी वा कम्पनीको संस्थापकहरु वित्तीय दक्षता, वित्तीय पर्याप्तता र व्यवसायिक कारोबारमा स्वस्थता, व्यवसायिकता र इमानदारिताका आधारमा ख्याति कमाएको भन्नेमा बोर्ड विश्वस्त भएको ।
- (२) नियम ६ बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदक कम्पनीको मुख्य शेयरधनी देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी भएको खण्डमा मात्र क्रेडिट रेटिङ्ग संस्थाको रूपमा कार्य गर्न योग्य भएको मानिने छ :-
- (क) निवेदक कम्पनीको संस्थापक प्रचलित कानून बमोजिम स्थापना भएको तथा खुद सम्पत्ति एक अर्ब रुपैयाँ भएको संगठित संस्था,
- ५ (ख) विदेशमा स्थापना भएको कम्पनीको हकमा देहाय बमोजिमको अवस्था पूरा भएको:
- (अ) निवेदक संस्थाको विदेश स्थित मुख्य कार्यालय रहेको ठाउँमा कम्तीमा पचास करोड रुपैयाँ बराबरको खुद सम्पत्ति भएको देखिने कागजात रहेको,
- (आ) निवेदक संस्था वा निवेदक संस्थाको सहायक कम्पनीको कम्तीमा तीन वर्षको क्रेडिट रेटिङ्ग व्यवसाय सम्बन्धी अनुभव रहेको,
- (इ) निवेदक संस्था वा निवेदक संस्थाको सहायक कम्पनीलाई उक्त कम्पनी रहेको मुलुकको नियमन निकायबाट क्रेडिट रेटिङ्ग व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको कम्तीमा तीन वर्ष पूरा भएको र त्यस्तो अनुमतिपत्र हालसम्म बहाल रहेको ।
- (ग) कर्जा सूचना केन्द्रको रूपमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त निकाय ।

५ क्रेडिट रेटिङ्ग (पहिलो संशोधन) नियमावली, २०७४ द्वारा संशोधन

- (३) उपनियम (१) तथा (२) मा उल्लेख भएका व्यवस्थाहरूको अतिरिक्त बोर्डले समय समयमा अन्य शर्तहरू तोकी लागू गर्न सक्नेछ ।
- (४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि क्रेडिट रेटिङ्ग संस्थाको संस्थापक, संचालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा उचित तथा योग्य (फिट एण्ड प्रपर) मापदण्ड सम्बन्धमा बोर्डले थप व्यवस्था तोकी लागू गर्न सक्नेछ ।

१६. संचालक तथा कार्यकारी प्रमुखको योग्यता: क्रेडिट रेटिङ्ग संस्थाको संचालक तथा कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनु पर्नेछ:

- (क) क्रेडिट रेटिङ्ग संस्थाको कार्यकारी प्रमुख तथा संचालक चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरी वा अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधी हासिल गरी पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानून वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको,
- (ख) नेपाल सरकारले स्वीकृति दिएकोमा बाहेक नेपाली नागरिक भएको ।
तर, विदेशी क्रेडिट रेटिङ्ग संस्थाको प्रतिनिधिको हकमा प्रचलित कानूनबमोजिम गरिने छ ।

१७. संचालक तथा कार्यकारी प्रमुखको अयोग्यता: (१) देहायको अयोग्यता भएको व्यक्ति क्रेडिट रेटिङ्ग संस्थाको संचालक वा कार्यकारी प्रमुख हुन सक्ने छैन :-

- (क) बहुलाएको वा मानसिक सन्तुलन ठीक नभएको,
- (ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको भए सजाय भुक्तान भएको मितिले पाँच वर्ष पूरा नभएको,
- (ग) भ्रष्टाचार वा ठगीको कसुरमा अदालतबाट सजाय पाएको भए सजाय भुक्तान भएको मितिले पाँच वर्ष पूरा नभएको,
- (घ) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको भए दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
- (ङ) प्रचलित कानून बमोजिम कर दाखिला नगरेको वा प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगर्ने कम्पनी वा संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
- (च) आफू वा आफू संचालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको,
- (छ) लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगर्ने सार्वजनिक रूपमा धितोपत्र निष्काशन गरेका संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख रहेको,
- (ज) ऐन बमोजिम सजाय भई संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुखको रूपमा कार्य गर्न नपाउने गरी बोर्डले सूचीकृत गरेको,
- (झ) बोर्ड, धितोपत्र बजार वा धितोपत्र व्यवसायी कम्पनीको लाभको पदमा रहेको,
- (ञ) नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा रहेको,

(२) कुनै कम्पनी वा संगठित संस्थामा कार्यकारी प्रमुखका रूपमा कार्यरत रहेको व्यक्तिले क्रेडिट रेटिङ्ग संस्थाको कार्यकारी प्रमुखको रूपमा कार्य गर्न पाउने छैन ।

- १८. नियम पालना अधिकृत नियुक्त गर्नु पर्ने:** (१) यस नियमावली बमोजिम क्रेडिट रेटिङ्ग संस्था संचालन गर्न चाहने कम्पनीले आफ्नो उद्देश्य अनुरूपको कार्य संचालन गर्नु अघि मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य कानून वा व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तिर्ण गरेको एक जनालाई कम्पनीको नियम पालना अधिकृतको रूपमा तोकी बोर्डलाई जानकारी दिनु पर्ने छ।
- (२) उपनियम (१) बमोजिम तोकिएको नियम पालना अधिकृतले धितोपत्र सम्बन्धी ऐन तथा ऐन अर्न्तगत बनेका नियम तथा क्रेडिट रेटिङ्ग संस्थाको लागि बनेका निर्देशिकाको पालनाको अनुगमन गर्नु पर्ने छ ।
- (३) उपनियम (२) बमोजिम अनुगमन गर्दा ऐन, नियम तथा निर्देशनको पालना नभएको पाइएमा बोर्ड तथा आफ्नो कार्यकारी प्रमुख वा संचालक समितिलाई अविलम्ब जानकारी गराउनु पर्ने छ ।

परिच्छेद-५

क्रेडिट रेटिङ्ग कार्य तथा आचार संहिता

- १९. ग्राहकसँग सम्भौता गर्नु पर्ने:** (१) क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग गर्न/गराउन चाहने ग्राहकसँग लिखित सम्भौता गर्नु पर्ने छ ।
- (२) उपनियम (१) बमोजिम गरिने सम्भौतामा रेटिङ्ग सम्बन्धमा लागू हुने हदसम्म देहायका व्यवस्थाहरु खुलाइएको हुनुपर्ने छ:-
- (क) रेटिङ्गको सम्बन्धमा प्रत्येक पक्षहरु बीचका अधिकार र दायित्वहरु सम्बन्धमा,
- (ख) रेटिङ्ग संस्थाले लिने शुल्क सम्बन्धमा,
- (ग) रेटिङ्ग गरिने धितोपत्र वा अन्य उपकरणको अवधिभरि क्रेडिट रेटिङ्ग संस्थाले गरेको रेटिङ्गको आवधिक अनुगमन तथा पुनरावलोकन गराउन ग्राहक मन्जुर रहेको सम्बन्धमा,
- (घ) यथार्थ र उपयुक्त रेटिङ्ग तय गरी रेटिङ्ग कायम राख्न क्रेडिट रेटिङ्ग संस्थालाई सहयोग गर्न ग्राहकको मञ्जुरी सम्बन्धमा खास गरी ग्राहकले क्रेडिट रेटिङ्ग संस्थालाई समयमै सत्य र पर्याप्त जानकारी तथा विवरण उपलब्ध गराउने सम्बन्धमा,
- (ङ) क्रेडिट रेटिङ्ग संस्थाले ग्राहकलाई प्रदान गरेको रेटिङ्गको स्तरको जानकारी ग्राहकले स्वीकार गरेको अवस्थामा नियमित तबरबाट प्रवाहित गर्ने वा स्वीकार नगरेको अवस्थामा बोर्डलाई जानकारी गराउने सम्बन्धमा,
- (च) क्रेडिट रेटिङ्ग संस्थाले ग्राहकको धितोपत्रको अन्तिम रेटिङ्ग सम्बन्धी स्वीकार गरेका वा नगरेका जानकारी तथा रेटिङ्गको परिणाम प्रदान गरिएको मिति विवरणपत्र वा अन्य सार्वजनिक विवरण प्रवाहमा समावेश गर्न ग्राहक मञ्जुर भएको सम्बन्धमा ।

२०. **रेटिङ्ग गर्नु पर्ने:** (१) क्रेडिट रेटिङ्ग संस्थाले ग्राहकको रेटिङ्ग गर्दा संगठित संस्था भए उसको आर्थिक (वित्तीय), व्यवस्थापन र जोखिम पक्षको मूल्याङ्कन वा विश्लेषणको आधारमा रेटिङ्गको परिणाम दिनु पर्ने छ ।
- (२) क्रेडिट रेटिङ्ग संस्थाले निर्धारण गरेको प्रत्येक रेटिङ्गको सम्बन्धमा बोर्डलाई जानकारी गराउनु पर्नेछ ।
२१. **रेटिङ्ग अनुगमन सम्बन्धमा:** (१) प्रत्येक क्रेडिट रेटिङ्ग संस्थाले ग्राहकले स्वीकार गरेको रेटिङ्ग कम्तीमा तीन वर्षसम्म निरन्तर अनुगमन गर्नु पर्नेछ ।
- (२) क्रेडिट रेटिङ्ग कम्पनीले रेटिङ्गको अनुगमन गर्दा पहिला गरेको रेटिङ्गमा भएको परिवर्तन यथाशिघ्र प्रेश विज्ञप्ती तथा वेब साईट मार्फत सार्वजनिक गर्नु पर्नेछ र सो सम्बन्धमा बोर्डलाई समेत जानकारी गराउनु पर्नेछ ।
२२. **सहयोग गर्नु पर्ने:** (१) प्रत्येक संगठित संस्था वा व्यक्तिले निष्काशन हुने धितोपत्र वा सुरक्षणको सम्बन्धमा मूल्याङ्कन गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण तथा सूचना क्रेडिट रेटिङ्ग संस्थालाई उपलब्ध गराई सहयोग गर्नु कर्तव्य हुनेछ ।
- (२) उपनियम (१) बमोजिम सहयोग नगरेको कारणबाट रेटिङ्ग वा स्तर निर्धारणमा फरक परेमा सोको जवाफदेहिता सूचना तथा विवरण उपलब्ध गराउनु पर्ने पक्षको हुनेछ ।
२३. **रेटिङ्ग पुनरावलोकन तथा फिर्ता लिने प्रक्रिया:** (१) ग्राहकले नियम २१ बमोजिम क्रेडिट रेटिङ्ग संस्थालाई अनुगमन गर्ने दायित्व पूरा गर्न सहयोग नगरेमा क्रेडिट रेटिङ्ग संस्थाले प्राप्त गर्न सकेको अधिकतम जानकारीको आधारमा रेटिङ्ग पुनरावलोकन गर्नु पर्नेछ । त्यसरी सहयोग प्राप्त गर्न नसकेकोले प्राप्त हुन सकेका अधिकतम जानकारीको आधारमा रेटिङ्ग अनुगमन गरिएको जानकारी सार्वजनिक रुपमा प्रवाहित गराउनुपर्ने छ ।
- (२) रेटिङ्ग गरिएको धितोपत्रको निष्काशनकर्ता कम्पनी खारेज भएकोमा बाहेक अन्य अवस्थामा क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग कायम रहने गरी निश्चित गरिएको अवधि बाँकी रहेसम्म रेटिङ्ग फिर्ता लिन पाउने छैन ।
- (३) निष्काशनकर्ता कम्पनी अर्को कम्पनीमा गाभिएकोमा रेटिङ्ग गरिएको धितोपत्रसम्बन्धी दायित्व फरफारक नहुँदासम्म नयाँ कम्पनीको धितोपत्रको रुपमा अनुगमन चालु राख्नुपर्ने छ ।
- (४) ग्राहकले सहयोग नगरेमा र त्यस्तो सहयोग बिना रेटिङ्ग अर्थहीन हुने कुरामा रेटिङ्ग संस्था विश्वस्त भएमा रेटिङ्ग फिर्ता लिन सक्ने छ । त्यस्तो अवस्था परेर रेटिङ्ग फिर्ता लिने भएमा प्राप्त अधिकतम सूचनाको आधारमा एक पटक अनुगमन गरी रेटिङ्ग फिर्ता लिने सम्बन्धमा बोर्ड तथा सार्वजनिक जानकारीको लागि सूचना प्रकाशित गरी कम्तीमा ६ महिना सम्म रेटिङ्ग निगरानीमा राख्नुपर्नेछ र सो पश्चात् अर्को एक पटक अनुगमन गर्दा सुधार नभएमा क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग फिर्ता लिन सक्ने छ ।

२४. आन्तरिक आचारसंहिता बनाई लागू गर्ने: (१) धितोपत्रको भित्री कारोबार, जालसाजी, भ्रामक विवरण दिने लगायतका ऐन नियमको व्यवस्था उल्लंघन हुने गरी अस्वस्थ कारोबारमा संलग्न हुन नदिन क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो कर्मचारीहरूको धितोपत्र कारोबार अनुगमन लगायतका लागि आन्तरिक आचार संहिता बनाई लागू गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम लागू गरिएको आचारसंहिताको बोर्डलाई जानकारी गराउनुपर्ने छ ।
२५. रेटिङ्गको व्याख्या तथा जवाफदेहिता सार्वजनिक गर्ने: प्रत्येक क्रेडिट रेटिङ्ग संस्थाले कुनैपनि संगठित संस्थाको रेटिङ्गको परिणाम सार्वजनिक गर्दा देहाय बमोजिम गर्नु पर्नेछः—
- (क) रेटिङ्गको संकेतको परिभाषा, वर्गीकरण तथा प्रयोग गरिने संकेत बोर्डलाई जानकारी गराएर मात्र सार्वजनिक गर्ने,
- (ख) रेटिङ्गको अर्थ कुनै धितोपत्र खरिद गर्ने, स्वामित्वमा राख्ने वा विक्री गर्ने सिफारीश होइन भन्ने कुरा सम्बन्धित सबैलाई जानकारी गराउने,
- (ग) रेटिङ्ग निर्धारण गर्दा सबल र जोखिम पक्षहरूको विश्लेषणसमेत उल्लेख गरिएको रेटिङ्गको औचित्य रेटिङ्ग संस्थाको वेबसाइट मार्फत सार्वजनिक रूपमा उपलब्ध गराउने ।
२६. रेटिङ्ग समिति गठन गर्नु पर्ने: (१) प्रत्येक क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग गर्ने प्रयोजनका लागि एक रेटिङ्ग समिति गठन गर्नु पर्ने छ ।
- (२) रेटिङ्ग समितिमा रहने सदस्यहरूको योग्यता तथा अयोग्यता क्रेडिट रेटिङ्ग संस्थाका कार्यकारी प्रमुख तथा संचालकभन्दा कम नहुने गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
- (३) रेटिङ्ग समितिमा रहने सदस्य सम्बन्धमा आवश्यक गोप्यता कायम राख्नुपर्ने छ ।
- (४) रेटिङ्ग समिति सम्बन्धमा बोर्डलाई आवश्यक जानकारी दिनु पर्नेछ । बोर्डले कुनै निर्देशन दिएमा सोही बमोजिम समितिमा आवश्यक हेरफेर गर्नु पर्नेछ ।
२७. रेटिङ्गको प्रक्रिया तथा कार्यविधि सम्बन्धमा: (१) प्रत्येक क्रेडिट रेटिङ्ग संस्थाले अबलम्बन गर्ने रेटिङ्ग प्रक्रिया तथा कार्यविधि बोर्डलाई जानकारी गराउनु पर्नेछ ।
- (२) रेटिङ्ग निर्धारण सम्बन्धी आधारभूत नीति तथा कार्यविधि तयार गरी सार्वजनिक गर्नु पर्ने छ ।
- (३) रेटिङ्ग सम्बन्धमा प्रयोग गरिने चिन्ह, संकेत वा कार्यविधिसम्बन्धमा बोर्डलाई पूर्व जानकारी गराउनुपर्ने छ र सो मा कुनै परिवर्तन गर्नु परेमा बोर्डलाई पूर्व जानकारी गराएर मात्र परिवर्तन गर्नु पर्नेछ ।
- (४) रेटिङ्गमा परिवर्तन गर्ने लगायतका सबै रेटिङ्ग निर्णयहरू रेटिङ्ग समितिले लिने छ ।
तर, अकस्मात सृजना भएको परिस्थितिमा रेटिङ्गलाई निगरानीमा राख्नुपर्दा रेटिङ्ग संस्थाको प्रमुख कार्यकारी अधिकृतले निगरानीमा राखी रेटिङ्ग समितिलाई जानकारी गराउन सक्नेछ ।
- (५) धितोपत्र रेटिङ्ग गर्दा क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग यथार्थ तथा उपयुक्त होस् भन्ने सुनिश्चित गर्न परिपालना अभ्यास अपनाउनुपर्ने छ ।
- (६) ग्राहकको धितोपत्रको निर्धारित रेटिङ्ग तथा रेटिङ्गमा परिवर्तन भएमा सो को जानकारी बोर्ड तथा स्टक एक्सचेन्जलाई र सार्वजनिक जानकारीका लागि प्रेश विज्ञप्ति र वेबसाइट मार्फत सूचना प्रवाहित गर्नु पर्नेछ ।

२८. गोप्यता सम्बन्धमा : प्रचलित कानूनबमोजिम बोर्ड, अदालत वा अन्य निकायमा पेश गर्नु पर्ने अवस्थामा बाहेक क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो ग्राहकले दिएको जानकारीको गोप्यता कायम राख्नुपर्ने छ ।
२९. क्रेडिट रेटिङ्ग संस्थाले आचारसंहिता पालना गर्नु पर्ने: क्रेडिट रेटिङ्ग संस्थाले अनुसूची-१० बमोजिमको आचारसंहिताको पूर्ण पालना गर्नु पर्ने छ ।
३०. सेवा शुल्क:
- (१) क्रेडिट रेटिङ्ग संस्थाले क्रेडिट रेटिङ्ग सम्बन्धी सेवा प्रदान गरे वापत अनुसूची-९ बमोजिम सेवा शुल्क लिन सक्नेछ ।
 - (२) क्रेडिट रेटिङ्ग संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा उपनियम (१) बमोजिम क्रेडिट रेटिङ्ग व्यवसायबाट प्राप्त गरेको कुल सेवा शुल्कको तीन प्रतिशत रकम बोर्डमा बुझाउनु पर्नेछ ।

परिच्छेद-६

वित्तीय विवरण, लेखा परीक्षण तथा प्रतिवेदन सम्बन्धी व्यवस्था

३१. हिसाव किताव र अभिलेख दुरुस्त राख्नुपर्ने: प्रत्येक क्रेडिट रेटिङ्ग संस्थाले प्रचलित कानून बमोजिम राख्नुपर्ने हिसाबको अतिरिक्त देहाय बमोजिमको विवरणहरु दुरुस्त अभिलेख गरी कम्तीमा पाँच वर्षको समयावधिसम्म सुरक्षित रूपमा राख्नुपर्ने छ :-
- (क) प्रत्येक ग्राहकसँग गरिएको सम्झौताको प्रति,
 - (ख) प्रत्येक ग्राहकले प्रदान गरेका जानकारी तथा विवरणहरु,
 - (ग) प्रत्येक ग्राहकसँग गरेको क्रेडिट रेटिङ्गसँग सम्बन्धित पत्राचारहरु,
 - (घ) विभिन्न धितोपत्रहरुको लागि निर्धारण गरिएको रेटिङ्ग र त्यसमा भएको हेरफेर वा परिवर्तन
 - (ङ) रेटिङ्ग समितिको ठहर वा निर्णय ,
 - (च) रेटिङ्ग समितिको निर्णयहरु तथा त्यसपछि निष्काशनकर्तासँग गरिएका पत्राचार,
 - (छ) बोर्डले तोकिएका अन्य कुराहरु ।
३२. लेखापरीक्षक तथा लेखापरीक्षण सम्बन्धी व्यवस्था: (१) चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट पेशागत प्रमाणपत्र प्राप्त गरेको लेखापरीक्षक मात्र क्रेडिट रेटिङ्ग संस्थाको लेखापरीक्षकको रूपमा नियुक्त हुन योग्य हुनेछ ।
- (२) क्रेडिट रेटिङ्ग संस्थाले लेखा परीक्षकको नियुक्ति गरेको पन्ध्र दिनभित्र बोर्डलाई सो सम्बन्धी जानकारी पठाइसक्नु पर्ने छ ।
 - (३) लेखा परीक्षकले क्रेडिट रेटिङ्ग संस्थाको लेखापरीक्षण गर्दा लेखापरीक्षणसम्बन्धी प्रचलित मुल्य मान्यता र मापदण्ड अनुसार गर्नु पर्ने छ ।
 - (४) बोर्डले क्रेडिट रेटिङ्ग संस्थाको लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदनमा थप विवरणहरु खुलाउनु पर्ने गरी तोकिएका दिन सक्नेछ ।

३३. **विवरण तथा प्रतिवेदन पेश गर्नु पर्ने:** (१) प्रत्येक क्रेडिट रेटिङ्ग संस्थाले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र क्रेडिट रेटिङ्ग सम्बन्धी विवरणहरु समावेश भएको लिखित त्रैमासिक प्रतिवेदन बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।

- (२) क्रेडिट रेटिङ्ग संस्थाले उपनियम (१) बमोजिमको प्रतिवेदनको अतिरिक्त बोर्डले समय समयमा मागेका अन्य जानकारी, विवरण तथा संस्थासँग सम्बन्धी कुराहरुमा माग गरिएको स्पष्टीकरणहरु बोर्डलाई लिखित रुपमा उपलब्ध गराउनुपर्ने छ ।
- (३) क्रेडिट रेटिङ्ग संस्थाले देहायका कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ:-
 - (क) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख प्रचलित कानून बमोजिम कुनै कारबाहीमा परेमा,
 - (ख) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा,
 - (ग) क्रेडिट रेटिङ्ग संस्थाको व्यवस्थापन वा संगठन ढाँचामा कुनै परिवर्तन भएमा,
 - (घ) क्रेडिट रेटिङ्ग संस्थामा नियम पालना अधिकृतको नियुक्ति वा परिवर्तन भएमा ।
- (४) यस नियम बमोजिम क्रेडिट रेटिङ्ग संस्थाले पेश गर्नु पर्ने विवरण सम्बन्धमा बोर्डले समय समयमा ढाँचा तोकिएको दिन सक्नेछ ।

३४. **क्रेडिट रेटिङ्ग संस्थाले गर्न नहुने तथा जानकारी प्रवाह गर्नु पर्ने:** (१) क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो वा आफ्नो संस्थापक शेयरधनी, मुख्य शेयरधनी वा आफ्नो मुख्य संस्था वा सहायक संस्थाहरुको क्रेडिट रेटिङ्ग गर्नु हुदैन ।

- (२) क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो मुख्य शेयरधनी वा मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ्ग गर्न पाउने छैन ।

स्पष्टीकरण : आधारभूत शेयरधनी भन्नाले प्रचलित कम्पनी ऐनमा भएको व्यवस्था बमोजिमको आधारभूत शेयरधनीलाई जनाउने छ ।

- (३) क्रेडिट रेटिङ्ग गराउने ग्राहक देहाय अनुसारका भएमा क्रेडिट रेटिङ्ग संस्थासँग कुन किसिमको सम्बन्ध रहेको छ सो सम्बन्धी व्यहोरा रेटिङ्ग उद्घोषणमा खुलाउनुपर्ने छ:-

- (क) क्रेडिट रेटिङ्ग संस्था वा संस्थाका संचालक वा कार्यकारी प्रमुखको व्यक्तिगत रुपमा कुनै वित्तीय स्वार्थ भएमा,
- (ख) क्रेडिट रेटिङ्ग संस्था वा यसका मुख्य शेयरधनी, ग्राहक कम्पनीको एशोसिएट कम्पनी रहेको भएमा,

स्पष्टीकरण: यस उपनियमको प्रयोजनका लागि “एशोसिएट” भन्नाले क्रेडिट रेटिङ्ग संस्थासँग सम्बन्धित देहायको व्यक्तिलाई जनाउने छ:-

१. प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफैले वा आफूसहित आफ्नो एकाघरको परिवारको सदस्यसमेत मिली क्रेडिट रेटिङ्ग संस्थाको कम्तीमा दश प्रतिशत शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको, वा

२. क्रेडिट रेटिङ्ग संस्था आफै वा मुख्य कम्पनी वा सहायक कम्पनीसँग मिलेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दश प्रतिशतभन्दा कम नहुने गरी शेयर स्वामित्व ग्रहण गरेको वा मताधिकार प्राप्त गरेको कम्पनी ।

परिच्छेद-७

विविध

३५. लेखापरीक्षकलाई कारवाही गर्न सक्ने: कुनै लेखापरीक्षकले लेखापरीक्षण गर्दा यस नियमावली बमोजिम लेखापरीक्षण नगरेमा त्यस्तो लेखापरीक्षकको सम्बन्धमा आवश्यक कारवाही गर्न बोर्डलाई मनासिब लागेमा कारवाहीको लागि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था समक्ष लेखी पठाउनेछ ।
३६. स्वामित्व परिवर्तन सम्बन्धी व्यवस्था: क्रेडिट रेटिङ्ग संस्थाको शेयरधनीको स्वामित्व हस्तान्तरण तथा नामसारी सम्बन्धी व्यवस्था बोर्डका अन्य नियमावलीले तोके बमोजिम र सो नभएको अवस्थामा बोर्डको निर्देशानुसार हुनेछ ।
३७. नियमन गर्ने अधिकार: बोर्डलाई क्रेडिट रेटिङ्ग सम्बन्धमा नियमन गर्ने पूर्ण अधिकार हुनेछ ।
३८. प्रवन्धपत्र नियमावलीमा संशोधन: क्रेडिट रेटिङ्ग संस्थाले बोर्डको पूर्व स्वीकृति लिई आफ्नो प्रवन्धपत्र तथा नियमावलीमा रहेका व्यवस्थाहरु संशोधन गर्न सक्नेछ, र त्यसरी संशोधन कम्पनी रजिष्ट्ररको कार्यालयमा अभिलेख गरेको जानकारी तीस दिनभित्र बोर्डमा पेश गर्नु पर्ने छ ।
३९. अनुसूचीमा हेरफेर वा थपघट: बोर्डले आवश्यकता अनुसार यस नियमावलीका अनुसूचीहरुमा हेरफेर वा थपघट गर्नसक्ने छ ।
४०. बाधा अड्काउ फुकाउने: यस नियमावली अनुसार काम गर्दा गराउँदा कुनै कठिनाई वा अवरोध आएमा बोर्डले बाधा अड्काउ फुकाउन आवश्यक आदेश वा निर्देशन जारी गर्न सक्नेछ ।

अनुसूची-१

(नियम ६ सँग सम्बन्धित)

क्रेडिट रेटिङ्ग संस्था संचालन गर्ने अनुमति लिनको लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

बिषय: अनुमतिपत्र पाउँ ।

यस संस्थाले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका तथा अन्य प्रचलित नेपाल कानूनको अधीनमा रही क्रेडिट रेटिङ्ग संस्थाको रूपमा काम गर्न चाहेकोले लाग्ने दस्तुर, विवरण र कागजात संलग्न गरी यो निवेदन पेश गरेका छौ ।

संलग्न कागजात तथा उल्लेखित विवरण सत्य तथ्य छन् । कुनै विवरण जानी जानी लुकाएको वा गलत विवरण पेश गरेको छैन । विवरण लुकाएको वा गलत विवरण वा कागजात पेश गरेको ठहरेमा कानूनबमोजिम सहुला बुझाउँला ।

कार्यकारी प्रमुख:

नाम:

दस्तखत:

निवेदक संगठित संस्थाको नाम :.....

ठेगाना: अञ्चल.....जिल्ला

गा.वि.स./न.पा.....

टोल.....वडा नं.....ब्लक नं..... फोन

नं:..... फ्याक्स:.....इमेल

संगठित संस्थाको छाप:

रजिस्टर्ड कार्यालय:

अनुसूची- २

(नियम ६, नियम १० को उपनियम (१) र नियम ११ सँग सम्बन्धित)

अनुमतिपत्र तथा नवीकरण दस्तुर

- | | |
|----------------------|---------------------------------------|
| १. निवेदन दस्तुर | १०,०००/- (दश हजार रुपैयाँ) |
| २. अनुमतिपत्र दस्तुर | १,५०,०००/- (एक लाख पचास हजार रुपैयाँ) |
| ३. नवीकरण शुल्क | १,००,०००/- (एक लाख रुपैयाँ) |

अनुसूची-३

(नियम ६ को खण्ड (ग) सँग सम्बन्धित)

कार्यकारी प्रमुख, संस्थापक तथा संचालक समितिका पदाधिकारीहरूको विवरण

फोटो

१. नाम:
२. स्थायी ठेगाना: अञ्चल.....जिल्ला..... गा.वि.स./न.पा.....
टोल..... वडानं..... घर/ब्लकनं..... फोननं..... फ्याक्स:.....
इमेल
३. हालको ठेगाना: अञ्चल.....जिल्ला..... गा.वि.स./न.पा.....
टोल..... वडानं..... घर/ब्लकनं..... फोननं..... फ्याक्स:.....
इमेल
४. बाबु तथा आमाको नाम:
५. बाजेको नाम:
६. पति वा पत्तिको नाम:
७. शैक्षिक योग्यता:
८. कार्यअनुभव:
९. तालिम
१०. अन्य कम्पनी वा संगठित संस्थामा संस्थामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व वा कुनै लाभको पदमा रहेको भए तत्सम्बन्धी विवरण:
११. निवेदक संस्था वा संगठित संस्थाको अन्य संस्थापक, संचालक वा कार्यकारी प्रमुखसंग कुनै नाता सम्बन्ध भए सो सम्बन्धी विवरण:
१२. आफू उपर वा आफू सम्बद्ध कुनै कम्पनी वा संगठित संस्था उपर धितोपत्र सम्बन्धी कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण:
१३. क्रेडिट रेटिङ्ग संस्थाको कार्यकारी प्रमुख तथा संचालक समितिका पदाधिकारीको रूपमा काम गर्न योग्यता पुरा भएको उद्घोषण:

दस्तखत:

संलग्न गर्नु पर्ने कागजात:

१. योग्यता र अनुभव प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

अनुसूची-४

(नियम ६ को खण्ड (घ) सँग सम्बन्धित)

संस्थापक कम्पनी वा संगठित संस्थाको सम्बन्धमा पेश गर्नु पर्ने विवरण तथा कागजात

- (क) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी,
- (ख) प्रबन्धपत्र र नियमावली,
- (ग) संस्थापकहरूबीच क्रेडिट रेटिङ्ग संस्था संस्थापन गर्ने सम्बन्धमा कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रतिलिपी,
- (घ) क्रेडिट रेटिङ्ग संस्था संचालनका लागि तयार गरिने पूर्वाधार सम्बन्धी देहायको विवरण:-
१. कार्यालय रहने स्थान तथा कार्यालयले ओगटने क्षेत्रफल सम्बन्धी विवरण,
 २. संगठन संरचना तथा कार्य विभाजन सम्बन्धमा गरिने व्यवस्था,
 ३. क्रेडिट रेटिङ्ग सम्बन्धी सेवा संचालनका लागि तयार गरीने कार्यालय उपकरण तथा प्रविधि सम्बन्धी विवरण,
 ४. क्रेडिट रेटिङ्ग गरिएका धितोपत्र वा अन्य उपकरणहरूको अभिलेख राख्ने तथा अभिलेखको सुरक्षाका लागि गरिने व्यवस्था,
 ५. क्रेडिट रेटिङ्ग सम्बन्धी सेवा सञ्चालनका लागि व्यवस्था गरिने जनशक्ति सम्बन्धी विवरण ।

अनुसूची-५

(नियम ८ को उपनियम (१) को खण्ड (घ) सँग सम्बन्धित)

जनशक्ति सम्बन्धी विवरण

क्र. सं.	पुरा नाम	ठेगाना	पद	कार्य जिम्मेवारी	शैक्षिक योग्यता	कार्य अनुभव

अनुसूची-६

(नियम १० को उपनियम (२) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

काठमाण्डौ ।

क्रेडिट रेटिङ्ग संस्थाको अनुमतिपत्र

अनुमतिपत्र नं.

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी
ऐन तथा यस ऐन अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही क्रेडिट
रेटिङ्ग संस्थाको रूपमा कार्य गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।

नवीकरण भएमा बाहेक यो अनुमतिपत्रको वहाली.....सम्म हुनेछ ।

आधिकारिक दस्तखत:

नाम:

पद:

मिति:

बोर्डको छाप:

अनुसूची-७

(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रको नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति:

श्री नेपाल धितोपत्र बोर्ड

..... ।

विषय: अनुमतिपत्र नवीकरण गरी पाउँ ।

क्रेडिट रेटिङ्ग संस्था नियमावली, २०६८ बमोजिम क्रेडिट रेटिङ्ग संस्थाको रूपमा कार्य गर्न तहाँबाट प्राप्त अनुमतिपत्र मिति सम्म कायम रहेकोले नवीकरण गरी पाउनका लागि अनुमतिपत्र तथा वार्षिक शुल्क यसै साथ संलग्न गरी पेश गरेको छु ।

आधिकारिक दस्तखत :

नाम :

पद :

संगठित संस्थाको छाप:

अनुसूची-८

(नियम ४ को उपनियम (३) सँग सम्बन्धित)

विदेशमा स्थापित क्रेडिट रेटिङ्ग संस्थालाई प्रदान गरिने सहमतिपत्र

नेपाल धितोपत्र बोर्ड

काठमाण्डौ ।

सहमतिपत्र नं.

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी ऐन तथा यस ऐन अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही क्रेडिट रेटिङ्गको कार्य गर्न संयुक्त लगानीमा कम्पनी स्थापना गर्न यो सहमतिपत्र प्रदान गरिएको छ ।

आधिकारिक दस्तखत:

नाम:

पद:

मिति:

बोर्डको छाप:

बोधार्थ तथा कायार्थ :

श्री नेपाल सरकार

कम्पनी रजिष्ट्रारको कार्यालय : यस बोर्डमा नियमानुसार अनुमति पत्र प्राप्त गरेपछि क्रेडिट रेटिङ्ग व्यवसाय संचालन गर्न पाउने गरी संयुक्त लगानी कम्पनी स्थापना कार्य अगाडी बढाईदिनु हुन ।

अनुसूची- ९

(नियम ३० को उपनियम (१) सँग सम्बन्धित)

क्रेडिट रेटिङ्ग संस्थाले लिन सक्ने शुल्क

क. शेयर, अग्राधिकार (प्रिफरेन्स) शेयर, डिवेन्चर, ऋणपत्र वा अन्य धितोपत्र

रेटिङ्ग शुल्क (पहिलो वर्षको लागि) -निष्काशन रकमको अधिकतम ०.१० प्रतिशत वा न्यूनतम एक लाख पचास हजार रुपैयाँ ।

रेटिङ्ग अनुगमन शुल्क (वार्षिक)-निष्काशन रकमको अधिकतम ०.०१ प्रतिशत वा न्यूनतम पचास हजार रुपैयाँ ।

ख. ऋणको लागि कुल ऋण रकमको- अधिकतम ०.१० प्रतिशत वा न्यूनतम एक लाख पचास हजार रुपैयाँ ।

ग. अन्य धितोपत्र वा उपकरण

उपरोक्त सीमाभित्र रही क्रेडिट रेटिङ्ग संस्थाले बोर्डको पूर्व स्वीकृति लिएर अन्य धितोपत्र वा उपकरणको लागि आवश्यक रेटिङ्ग शुल्क तोक्न सक्नेछ ।

नोट: विविध खर्च र रेटिङ्गको क्रममा परियोजना मूल्यांकन गर्नु परेमा लिने शुल्क तथा कर सम्बन्धमा सम्भौतामा स्पष्ट उल्लेख गरी क्रेडिट रेटिङ्ग संस्थाले शुल्क लिनसक्ने छ ।

अनुसूची-१०

(नियम २९ सँग सम्बन्धित)

क्रेडिट रेटिङ्ग संस्थाले पालना गर्नु पर्ने आचार संहिता

- (१) क्रेडिट रेटिङ्ग संस्थाले लगानीकर्ताको हित संरक्षण गर्न पूर्ण प्रयास गर्नु पर्ने छ ।
- (२) व्यवसाय संचालनमा उच्चस्तरको व्यवसायिक Integrity, dignity, मर्यादा अपनाउनुपर्ने ।
- (३) नैतिक तथा व्यवसायिक रूपमा आफ्नो अभिभारा निभाउनुपर्ने ।
- (४) बस्तुपरक तथा निष्पक्ष रेटिङ्ग प्रक्रियाको लागि प्रत्येक समय उपयुक्त होशियारी र निष्पक्ष व्यवसायिक निर्णय गर्नु पर्ने,
- (५) तर्क संगत र पर्याप्त आधारमा रेटिङ्ग मुल्याङ्कन गर्ने र आफ्नो निर्णयमा पुग्न सहयोगी भएका अभिलेख सुरक्षित राख्ने,
- (६) एकरूपता तथा उपयुक्त रेटिङ्गस्तर प्रतिविम्बित गर्ने रेटिङ्ग प्रक्रिया स्थापित गर्ने,
- (७) अस्वस्थ प्रतिस्पर्धा नगर्ने तथा अन्य रेटिङ्ग संस्थाको ग्राहकलाई उसले मागेको रेटिङ्ग दिने निश्चित गरी आफूतिर नतान्ने,
- (८) ग्राहकको महत्वपूर्ण परिवर्तनको आंकलन राख्ने र समयमै यथार्थ र उपयुक्त रेटिङ्ग गर्ने, दक्ष र उत्तरदायी हुने व्यवस्था विकास गर्नुका साथै ग्राहकको शाखस्तर (क्रेडिट वर्थिनेस) मा असर पार्ने खालको सम्बन्धित तत्वहरूको सुक्ष्म अनुगमन गर्ने,
- (९) पत्रिका तथा वेबसाइटमार्फत् रेटिङ्ग तरिकाको जानकारी प्रवाहित गर्ने,
- (१०) रेटिङ्गलाई यथार्थ वस्तुगत तथा निष्पक्ष बनाउने तथा कर्तव्य तथा स्वार्थ बाझिने सम्बन्धमा ग्राहकलाई आवश्यक जानकारी गराउने,
- (११) मौखिक वा लिखित रूपमा आफ्नो योग्यता वा कुनै सेवा प्रदान गर्ने क्षमताबारे तथा अन्य ग्राहकलाई पुऱ्याएको सेवा बारे बढाइचढाई प्रस्तुत नगर्ने,
- (१२) बोर्ड, स्टक एक्सचेन्ज तथा सर्वसाधारणलाई कुनै असत्य विवरण नदिने, तात्त्विक विवरण नलुकाउने तथा गलत अर्थ लाग्ने विवरण, प्रतिवेदन, कागजात वा सूचना प्रवाहित नगर्ने,
- (१३) नियमकानून तथा बोर्ड वा अन्य नियमन निकायको निर्देशन उलंघन भएको वा पालना नभएको कारणबाट भएको सजाय वा कानूनी कारवाही अविलम्ब बोर्डलाई जानकारी गराउने व्यवस्था सुनिश्चित गर्ने,
- (१४) आफूले गरेका काम कारवाहीसँग सम्बन्धित ऐन, नियम, परिपत्रको सम्बन्धमा उपयुक्त स्तरको बुझाई तथा सक्षमता राख्ने तथा पालना गर्ने,
- (१५) रेटिङ्ग निर्धारण तथा परिवर्तनसहित विशेष जानकारी दुरुपयोग हुन नपाउने व्यवस्था सुनिश्चित गर्ने,
- (१६) क्रेडिट रेटिङ्ग संस्था स्वयं वा यसका कुनै पनि कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष कुनै खास धितोपत्रको सम्बन्धमा सार्वजनिक पहुँचको माध्यमले लगानी परामर्श दिन नहुने,

- (१७) बोर्डले क्रेडिट रेटिङ्ग संस्थाको अनुमति खारेज गरेमा वा सजाय गरेकोमा ग्राहक लगानीकर्ताको हितमा गम्भिर प्रभाव पार्ने गरी वित्तीय स्थितिमा परिवर्तन भएमा अबिलम्ब ग्राहकलाई जानकारी दिने र प्रभावित ग्राहक/लगानीकर्ताले चाहे बमोजिम बाँकी रहेको कार्यहरु सम्बन्धमा अन्य व्यवसायीलाई हस्तान्तरण हुन सक्ने व्यवस्था सुनिश्चित गर्ने,
- (१८) क्रेडिट रेटिङ्ग संस्थाले आफूले गर्ने रेटिङ्ग कार्य र अन्य कार्यहरु बीचमा खिचोला नहुने गरी स्पष्ट, स्वतन्त्र तथा उचित दुरी कायम राख्नुपर्ने,
- (१९) बोर्डले क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो आन्तरिक कारोबार संचालनका लागि तथा अधिकृत तहका कर्मचारीको संस्थाको आन्तरिक तथा रेटिङ्ग उद्योगको हिस्साको रूपमा उपयुक्त आचारसंहिता विकास गर्ने । यस्तो आचारसंहिता व्यवसायिक उच्चता तथा गुणस्तर, गोप्यता, बस्तुपरक, हित बाभ्ने स्थिति रहन नदिने, शेयर स्वामित्व र निहित स्वार्थको जानकारी प्रवाहित गर्ने सम्बन्धी व्यवस्थाहरु समेट्ने,
- (२०) क्रेडिट रेटिङ्ग संस्थाले यसको नियमपालना अधिकृतलाई निजको कर्तव्य पूरा गर्न पर्याप्त स्वतन्त्रता र अधिकार प्रदान गर्ने,
- (२१) आफूले संचालन गरेको व्यवसाय सम्बन्धमा उच्च व्यवस्थापन, खास गरी निर्णयकर्तालाई आवधिक रूपमा सम्पूर्ण सान्दर्भिक जानकारी दिने र सुनिश्चित गर्ने,
- (२२) क्रेडिट रेटिङ्ग संस्थाले सुशासन तथा असल कर्पोरेट नीति अपनाउने पद्धति सुनिश्चित गर्ने,
- (२३) निष्काशनकर्ताले निजी तबरबाट रेटिङ्ग गराएको खण्डमा त्यस्तो रेटिङ्गको गोप्यता निर्वाह गर्ने तथा त्यसको प्रचार प्रसार नगर्ने,
- (२४) निष्काशनकर्ताको सहमति वा सहभागिता बिना गरिने रेटिङ्गको लागि छुट्टै संकेत प्रयोग गर्ने र त्यस्तो रेटिङ्गको प्रकृतिबारे विवरण प्रवाहित गर्ने,
- (२५) निष्काशनकर्तालाई रेटिङ्ग स्वीकार गर्ने वा नगर्ने अवसर प्रदान गरी अन्तरक्रियात्मक रेटिङ्ग गरिएको अवस्थामा अस्वीकार गरिएको रेटिङ्ग पूर्णतः गोप्य राख्ने तथा बोर्ड वा अदालतले निर्देशन गरेकोमा बाहेक विवरण प्रवाहित नगर्ने,
- (२६) क्रेडिट रेटिङ्ग संस्थाले धितोपत्र बजार र खास गरी आफूले रेटिङ्ग गरेका धितोपत्र सम्बन्धमा देहाय बमोजिमका प्रभावित पार्ने कार्य नगर्ने:-
- (क) भुटा बजार सृजना गर्ने,
 - (ख) मुल्यमा उतारचढाव गर्ने,
 - (ग) निर्धारण गरिएको रेटिङ्ग प्रयोजनका लागि बाहेक स्टक एक्सचेन्जमा सूचीकृत भएका वा सूचीकृत हुने धितोपत्रको सम्बन्धमा सार्वजनिक नभएका मुल्य सम्बेदनशील सूचना प्रवाहित गर्ने ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति लिई बोर्डले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यी नियमहरूको नाम “धितोपत्रदर्ता तथा निष्काशन नियमावली, २०७३” रहेको छ ।
(२) यो नियमावली बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “अन्तर्राष्ट्रिय वित्तीय संस्था” भन्नाले प्रचलित कानून बमोजिम नेपालमा ऋणपत्र जारी गर्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको अन्तर्राष्ट्रिय वित्तीय संस्था सम्झनु पर्छ ।
 - (ख) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्झनु पर्छ ।
 - (ग) “प्रत्याभूति” भन्नाले संगठित संस्थाले सार्वजनिक निष्काशन गरेको धितोपत्र बिक्री नभएको अवस्थामा त्यस्तो धितोपत्र खरिद गर्ने गरी धितोपत्र व्यवसायीले गरेको करार सम्झनु पर्छ ।
 - (घ) “निर्देशिका” भन्नाले धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी निर्देशिका सम्झनु पर्छ ।
 - (ङ) “विनियम” भन्नाले ऐन बमोजिम जारी भएको विनियम सम्झनु पर्छ ।
 - (च) “वित्तीय विवरण” भन्नाले संगठित संस्थाको वासलात, नाफा नोक्सान हिसाब, बाँडफाँड तथा नगद प्रवाह विवरण सम्झनु पर्छ र सो शब्दले इक्विटीमा भएको परिवर्तनको विवरण, लेखा नीति तथा लेखासँग सम्बन्धित टिप्पणी समेतलाई जनाउँछ ।

परिच्छेद-२

धितोपत्र दर्ता सम्बन्धी व्यवस्था

३. **धितोपत्र दर्ता गराउन निवेदन दिनु पर्ने** : (१) ऐनको दफा २७ को प्रयोजनको लागि धितोपत्र दर्ता गराउने संगठित संस्थाले अनुसूची-१ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदनसाथ अनुसूची-२ मा उल्लिखित निवेदन दस्तुर बापतको रकम बोर्डको खातामा जम्मा गरेको बैंक भौचर तथा त्यस्तो संगठित संस्थाको अख्तियार प्राप्त अधिकारीले प्रमाणित गरेको देहायका विवरण तथा कागजात समेत संलग्न गर्नु पर्नेछ :-

- (क) कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम संस्थापित संगठित संस्था भए सो संगठित संस्थाको अद्यावधिक प्रबन्धपत्र र नियमावली,
- (ख) विशेष ऐनद्वारा संस्थापित संगठित संस्था भए सो संगठित संस्था सञ्चालन सम्बन्धी नियम वा विनियम,
- (ग) संगठित संस्थाको सञ्चालक समितिबाट धितोपत्र दर्ता गराउने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि,
- (घ) संगठित संस्थाको सञ्चालक समितिले धितोपत्र दर्ता गराउने सम्बन्धमा दिएको अख्तियारी,
- (ङ) संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण,

४. **धितोपत्र दर्ता गर्ने** : (१) नियम ३ बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न विवरण तथा कागजातका सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गर्नेछ ।

- (२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा संगठित संस्थासँग थप विवरण वा कागजात माग गर्नु पर्ने वा कुनै कुरा स्पष्ट हुनु पर्ने देखिएमा बोर्डले त्यस्तो संगठित संस्थासँग थप विवरण वा कागजात माग गर्न वा कुनै कुरा स्पष्ट गराउन आवश्यक निर्देशन दिन सक्नेछ ।
- (३) उपनियम (१) वा (२) बमोजिम प्राप्त विवरण वा कागजातको जाँचबुझ गर्दा त्यस्तो संगठित संस्थाको धितोपत्र दर्ता गर्न उपयुक्त हुने देखिएमा बोर्डले अनुसूची-२ मा उल्लिखित धितोपत्रको प्रकार अनुसारको धितोपत्र दर्ता दस्तुर बुझाउन त्यस्तो संगठित संस्थालाई सूचीत गर्नेछ ।
- (४) उपनियम (३) बमोजिमको सूचना प्राप्त भएपछि संगठित संस्थाले अनुसूची-२ मा उल्लिखित धितोपत्र दर्ता दस्तुर एक्काइस दिन भित्र बोर्डको खातामा जम्मा गरेको बैंक भौचर बोर्डमा बुझाउनु पर्नेछ ।
- (५) संगठित संस्थाले उपनियम (४) बमोजिम धितोपत्र दर्ता दस्तुर बुझाएमा बोर्डले अनुसूची-३ बमोजिमको दर्ता क्तिताबमा त्यस्तो संगठित संस्थाको धितोपत्र दर्ता गरी अनुसूची-४ बमोजिमको ढाँचामा सात कार्य दिन भित्र धितोपत्र दर्ता प्रमाणपत्र संगठित संस्थालाई दिनेछ ।

५. **धितोपत्र दर्ता नहुने भएमा सो को जानकारी दिनु पर्ने** : (१) नियम ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि संगठित संस्थाको धितोपत्र दर्ताको लागि निवेदन साथ प्राप्त विवरण तथा कागजातको जाँचबुझ गर्दा त्यस्तो संगठित संस्थाको धितोपत्र दर्ता गर्न मनासिव नदेखिएमा बोर्डले त्यस्तो संगठित संस्थाको धितोपत्र दर्ता गर्ने छैन ।

- (२) उपनियम (१) बमोजिम धितोपत्र दर्ता नगरेमा बोर्डले सोको कारण सहितको जानकारी धितोपत्र दर्ता नगर्ने निर्णय गरेको मितिले सात दिन भित्र सम्बन्धित संगठित संस्थालाई दिनु पर्नेछ ।

६. **धितोपत्र पुनः दर्ता गर्नु पर्ने** : (१) नियम ४ बमोजिम धितोपत्र दर्ताको प्रमाणपत्र प्राप्त गरेका संगठित संस्थाहरु गाभिएमा त्यसरी गाभिँदा कुनै एक संगठित संस्थाको नाम कायम भएमा वा नयाँ नाम कायम हुन आएमा त्यस्तो संगठित संस्थाले कायम भएको नाम वा परिवर्तित नयाँ नामबाट धितोपत्र दर्ता गर्नको लागि अनुसूची-२ मा उल्लिखित निवेदन दस्तुर तथा बोर्डले तोकेको विवरण वा कागजात सहित बोर्ड समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम प्राप्त निवेदन र सो साथ संलग्न विवरण वा कागजातहरू उपर बोर्डले आवश्यक जाँचबुझ गर्नेछ ।
- (३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा संगठित संस्थासँग थप विवरण वा कागजात माग गर्न वा कुनै कुरा स्पष्ट गर्न आवश्यक देखिएमा बोर्डले त्यस्तो संगठित संस्थालाई थप विवरण वा कागजात पेश गर्न वा कुनै कुरा स्पष्ट गर्न निर्देशन दिन सक्नेछ ।
- (४) उपनियम (३) बमोजिम माग गरेको विवरण वा कागजात वा कुनै कुरा स्पष्ट गर्न दिएको निर्देशन बमोजिम सम्बन्धित संगठित संस्थाले विवरण वा कागजात वा जानकारी उपलब्ध गराउनु पर्नेछ ।
- (५) बोर्डले उपनियम (२) वा (३) बमोजिम जाँचबुझ गरी अनुसूची-३ बमोजिमको दर्ता किताबमा कायम हुन आएको नाम वा परिवर्तित नाममा संगठित संस्थाको धितोपत्र दर्ता गरी नियम ७ बमोजिम थप दस्तुर लिनु पर्ने भए सो समेत लिई त्यस्तो संगठित संस्थालाई अनुसूची-४ बमोजिमको ढाँचामा धितोपत्र दर्ता प्रमाणपत्र दिनेछ ।
- (६) उपनियम (५) बमोजिम धितोपत्र दर्ता भए पछि सो नयाँ धितोपत्र दर्ता हुनु अघि कायम रहेका संगठित संस्थाहरूको नाम र सो सँग सम्बन्धित विवरण अनुसूची-३ बमोजिमको धितोपत्र दर्ता किताबबाट हटाइनेछ ।
- (७) बोर्डका धितोपत्र दर्ता गराएका संगठित संस्था गाभिने र गाभ्ने सम्बन्धमा सो को प्रकृया तथा धितोपत्रको दर्ता लगायतका व्यवस्था निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।

७. **थप दस्तुर बुझाउनु पर्ने** : संगठित संस्थाले नियम ६ बमोजिम धितोपत्र दर्ताको नयाँ प्रमाणपत्र प्राप्त गर्दा त्यस्ता संगठित संस्थाहरू गाभिनु अघि संगठित संस्थाहरूले बोर्डमा दर्ता गरेको धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्य कायम हुन आएमा सो बढी हुन आएको हदसम्म अनुसूची-२ मा उल्लिखित धितोपत्र दर्ता दस्तुर बुझाउनु पर्नेछ ।

८. **धितोपत्रको बिक्री वा बाँडफाँड सम्बन्धी जानकारी दिनु पर्ने**: (१) ऐनको दफा २८ को उपदफा (१) मा उल्लिखित अवधि भित्र संगठित संस्थाले यस नियमावली बमोजिम दर्ता भएको धितोपत्रको बिक्री वितरण वा बाँडफाँड गरेको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम बोर्डलाई जानकारी गराउँदा देहायको विवरण खुलाउनु पर्नेछ :-
 - (क) धितोपत्र बिक्री वितरण वा बाँडफाँड भएको मिति,
 - (ख) बिक्री वितरण वा बाँडफाँड गरिएको धितोपत्रको किसिम र संख्या,
 - (ग) धितोपत्र बिक्री वितरण वा बाँडफाँड गरिएको तरिका,
 - (घ) धितोपत्र खरीद गर्ने वा प्राप्त गर्ने शेयरधनीको नाम र ठेगाना,
 - (ङ) धितोपत्र बिक्री वितरण वा बाँडफाँड गर्दा प्राप्त भएको रकम ।

परिच्छेद-३

धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धी व्यवस्था

९. धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने : (१) सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाको जारी पूँजीको दश प्रतिशत भन्दा घटी र उनन्चास प्रतिशत भन्दा बढी नहुने गरी शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (इनिशियल पब्लिक अफरिड) गर्नु पर्नेछ ।

(२) बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्थाले ऐन तथा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएमा त्यस्तो संगठित संस्थाले आफ्नो उद्देश्य अनुरूप कारोबार सञ्चालन गरेको एक आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण सार्वजनिक रूपमा प्रकाशन गर्नुका साथै साधारणसभा समेत सम्पन्न गरिसकेको हुनु पर्नेछ ।

तर पूरा आर्थिक वर्षको लेखा परीक्षण गराउँदा नियामक निकायले तोकेको अवधिभित्र सार्वजनिक निष्काशन गर्न नसकिने देखिएमा त्यस्तो संगठित संस्थाको व्यवस्थापनबाट वित्तीय विवरण प्रमाणित गरी सार्वजनिक निष्काशन गर्न बोर्डले स्वीकृति दिन सक्नेछ ।

(३) बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाले उपनियम (१) बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्दा देहायका शर्तहरू पूरा गरेको हुनु पर्नेछ:-

(क) आफ्नो उद्देश्य अनुसार कारोबार सञ्चालन गर्नका लागि आवश्यक कार्यहरू अगाडि बढाई एक वर्षको अवधि पूरा गरेको,

(ख) प्रचलित कानून बमोजिम लेखापरीक्षण तथा साधारणसभा सम्पन्न गरेको,

(ग) आफ्नो उद्देश्य अनुसार कारोबार सञ्चालन गर्नका लागि प्रचलित कानून बमोजिम कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमति वा स्वीकृति लिइसकेको,

(घ) संगठित संस्थाको लागि आवश्यक पर्ने जग्गा खरीद वा अन्य प्रकारले व्यवस्था गरी कारखाना भवन, कार्यालय भवन, गोदामघर तथा अन्य आवश्यक सुविधाहरूको निर्माण कार्य शुरु गरिसकेको,

(ङ) उत्पादनको प्रविधि छनौट गरी उद्योगको लागि आवश्यक पर्ने यान्त्रिक उपकरण तथा त्यसका पार्टपूजा आदि खरीद गर्नुपर्ने भएमा टेण्डर आदि गरी खरीद प्रकृया अगाडि बढाई सकेको,

(च) धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धकसँग सम्झौता भइसकेको,

(छ) आयोजनाको निर्माण अवधिभर कम्पनीको ऋण र पूँजीको अनुपात निर्देशिकामा तोकिएको अनुपातमा राख्न सहमत भएको,

(ज) संस्थापकहरूले लिन कबुल गरेको धितोपत्रको रकम शत प्रतिशत चुक्ता भैसकेको,

(झ) परियोजना निर्माणका लागि फाइनान्सियल क्लोजर (financial closure) भैसकेको,

(ञ) जलविद्युत उत्पादन संस्था भएमा, विद्युत खरीद सम्झौता गरिसकेको,

- (ट) सर्वसाधारणका लागि निष्काशन गर्न लागेको शेयरहरु निर्देशिकामा तोकिए बमोजिम प्रत्याभूति गराएको ।
- (४) संगठित संस्थाले आफ्नो जारी पूँजीको दश प्रतिशतसम्मको शेयर उद्योग वा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई बिक्री वितरण गर्नको लागि छुट्याउन सक्नेछ ।
- स्पष्टीकरण:** यस नियमको प्रयोजनको लागि “प्रभावित क्षेत्र” भन्नाले प्रचलित कानून बमोजिम स्थापना गरिएको उद्योग वा सञ्चालन गरिएको आयोजनाको प्रचलित कानून बमोजिम तयार गरिएको वातावरणीय प्रभावमूल्यांकन प्रतिवेदनमा उल्लिखित प्रभावित क्षेत्र सम्भन्नु पर्छ ।
- (५) संगठित संस्थाले उपनियम (४) बमोजिम प्रभावित क्षेत्रका वासिन्दालाई धितोपत्र निष्काशन गर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा प्रभावित क्षेत्रको वर्गीकरण गरिएको भए सो वर्गीकरण बमोजिम प्राथमिकता कायम गरि धितोपत्र निष्काशन गर्नु पर्नेछ ।
- (६) उपनियम (४) बमोजिम प्रभावित क्षेत्रका वासिन्दालाई बिक्री वितरण गरेको शेयर सार्वजनिक निष्काशन भएको शेयरको बाँडफाँड भएको मितिले तीन वर्ष पूरा नभएसम्म अरु कसैलाई बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।
- तर शेयरधनीको मृत्यु भएको कारणबाट एकाघर परिवारको सदस्यमा हस्तान्तरण गर्न वा अंशवण्डा भएको कारणबाट शेयर स्वमित्व परिवर्तन गर्नु पर्ने अवस्था भएमा त्यस्तो धितोपत्रको हस्तान्तरण गर्न सकिनेछ ।
- (७) संगठित संस्थाले निष्काशन गर्नु पर्ने न्यूनतम धितोपत्र र धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।

१०. **सार्वजनिक निष्काशन खुला रहने अवधि:** (१) ऐन तथा यस नियमावली बमोजिम सार्वजनिक निष्काशन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ ।

- (२) उपनियम (१) बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले त्यस्तो दरखास्त खुल्ला भएको मितिले बढीमा तीस दिनका लागि धितोपत्रको दरखास्त खुल्ला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
- (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्रभावित क्षेत्रका वासिन्दालाई निष्काशन गरेको शेयर कम्तीमा पन्ध्र दिन र बढीमा तीस दिन खुला राख्नु पर्नेछ ।

११. **विवरणपत्र स्वीकृतिको लागि निवेदन दिनु पर्ने :** (१) संगठित संस्थाले ऐनको दफा ३१ तथा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्नका लागि अनुसूची-५ बमोजिमको ढाँचामा विवरणपत्र तयार गर्नु पर्नेछ ।

- (२) संगठित संस्थाले उपनियम (१) बमोजिम तयार भएको विवरणपत्र स्वीकृतिको लागि नियम ४३ बमोजिमको प्रशोधन शुल्क बोर्डलाई बुझाएको भौचर संलग्न गरी अनुसूची-६ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिमको निवेदन र विवरणपत्रका साथ देहायको विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ:-

(क) संगठित संस्थाको पूँजी संरचना (अधिकृत, जारी र चुक्ता पूँजी) प्रमाणित गर्ने विवरण,

- (ख) कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम संस्थापित संगठित संस्था भए सो संगठित संस्थाको अद्यावधिक प्रबन्धपत्र र नियमावली,
 - (ग) विशेष ऐन बमोजिम संस्थापित संगठित संस्था भए सो संगठित संस्था सञ्चालन सम्बन्धी नियम वा विनियम,
 - (घ) संगठित संस्थाका सम्पूर्ण सञ्चालकले सहीछाप गरेको एक प्रति विवरणपत्र र सोको विद्युतीय प्रति,
 - (ङ) लेखापरीक्षण भएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण,
 - (च) विवरणपत्र व्यवसायिक रूपले तयार गरिएको र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धमा ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियमावली, निर्देशिका समेतको पालना गरिएको उद्घोषण गरी निष्काशन तथा बिक्री प्रबन्धकले दिएको प्रतिवद्धता पत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट),
 - (छ) धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धकसँग भएको सम्झौताको प्रतिलिपि,
 - (ज) धितोपत्र प्रत्याभूति गरिएको भए सो सम्बन्धी सम्झौतापत्रको प्रतिलिपि ।
- (४) उपनियम (२) वा (३) बमोजिम पेश गर्नु पर्ने सम्पूर्ण विवरण तथा कागजात पेश नभएसम्म बोर्डले विवरणपत्रमा स्वीकृति प्रदान गर्ने सम्बन्धी कारवाही शुरु गर्ने छैन ।

१२. **विवरणपत्रको जाँचबुझ:** (१) नियम ११ बमोजिम स्वीकृतिको लागि बोर्ड समक्ष पेश हुन आएको विवरणपत्र सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गर्नेछ ।

- (२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा विवरणपत्रमा समावेश गर्नुपर्ने कुनै कुरा छुट भएको वा विवरणपत्रमा संशोधन वा थपघट गर्नु पर्ने देखिएमा बोर्डले त्यस्तो कुरा समावेश गर्न वा विवरणपत्रमा आवश्यक संशोधन वा थपघट गर्न संगठित संस्थालाई निर्देशन दिनेछ ।
- (३) उपनियम (२) बमोजिम बोर्डले दिएको निर्देशन बमोजिम विवरणपत्रमा संशोधन वा थपघट गरी संगठित संस्थाले परिमार्जित विवरणपत्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

१३. **विवरणपत्रको स्वीकृति र प्रकाशन:** (१) नियम ११ बमोजिम प्राप्त निवेदनसाथ संलग्न विवरणपत्र सम्बन्धमा नियम १२ बमोजिम जाँचबुझ गर्दा विवरणपत्रमा उल्लिखित विषय वा तथ्यहरूको प्रस्तुतिबाट बोर्ड सन्तुष्ट भएमा सात कार्य दिन भित्र त्यस्तो विवरणपत्र प्रकाशन गर्न अनुसूची-७ बमोजिमको ढाँचामा स्वीकृति प्रदान गर्नेछ ।

- (२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ११ बमोजिमको विवरणपत्रमा उल्लिखित विवरण तथा जानकारीमा लगानीकर्ताको निर्णयमा खास असर पर्ने गरी तात्त्विक परिवर्तन नभएसम्मका लागि मात्र उपनियम (१) बमोजिम स्वीकृत विवरणपत्र मान्य हुनेछ ।
- (३) धितोपत्र निष्काशन खुला हुनु पूर्व स्वीकृत भएको विवरणपत्रमा उल्लिखित विवरणमा सम्बन्धित नियामक निकायको नियमन व्यवस्था, निर्देशन वा अन्य कुनै कारणबाट व्यवसाय सञ्चालनको क्रममा हुने सामान्य परिवर्तन बाहेक लगानीकर्ताको निर्णयमा खास असर पर्ने गरी तात्त्विक परिवर्तन भएमा त्यस्तो परिवर्तित विवरण समावेश गरी विवरणपत्रमा आवश्यक

सुधार एवं संशोधन गर्नुपर्नेछ, र त्यस्तो संशोधित विवरणपत्र बोर्डबाट स्वीकृत गराएर मात्र निष्काशन सम्बन्धी कार्य शुरु गर्नुपर्नेछ ।

- (४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि सार्वजनिक निष्काशनको लागि बिक्री खुल्ला भएको अवधिमा भवितव्य वा अन्य कुनै कारणबाट संगठित संस्थाको स्वीकृत विवरणपत्रमा उल्लिखित विवरणमा तात्त्विक असर पर्ने गरी परिवर्तन भएमा सम्बन्धित धितोपत्रको लागि आवेदन लिने कार्य स्थगन गरी त्यस्तो घटना र सोबाट परेको प्रभाव एवं परिवर्तन सम्बन्धी विवरण सम्बन्धित लगानीकर्ताको जानकारीको लागि निष्काशन तथा बिक्री प्रबन्धक मार्फत राष्ट्रियस्तरको दैनिक पत्रिकामा अविलम्ब प्रकाशन गर्नु पर्नेछ, र सो कुराको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ ।

१४. **धितोपत्रको थप सार्वजनिक निष्काशन सम्बन्धी व्यवस्था:** (१) धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गरी सूचीकरण भैसकेको संगठित संस्थाले आफ्नो पूँजी बृद्धि गर्नु परेमा धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इश्यू) गर्न सक्नेछ ।

- (२) उपनियम (१) बमोजिम धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न देहायको शर्त पूरा गर्नु पर्नेछ :-

(क) विगत पाँच वर्षमा कम्तीमा पछिल्लो तीनवर्ष खुद मुनाफामा सञ्चालन भई प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजी भन्दा बढी भएको,

(ख) संगठित संस्थाको धितोपत्रको सार्वजनिक निष्काशन भएको तीन वर्ष पूरा भएको,

(ग) धितोपत्रको थप सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएको,

(घ) अंकित मूल्य भन्दा बढी मूल्य तोकिएको निष्काशन गर्ने भएमा मूल्य निर्धारण गरिएको विधि र सोको औचित्य पुष्टि गर्ने आधार उल्लेख भएको ।

- (३) संगठित संस्थाले यस नियम बमोजिम धितोपत्रको थप सार्वजनिक निष्काशन गर्दा नियम १३ बमोजिम स्वीकृति लिई विवरणपत्र प्रकाशन गर्नु पर्नेछ ।

१५. **आव्हानपत्र प्रकाशन गर्नु पर्ने:** (१) विवरणपत्र वा बिक्री प्रस्ताव प्रकाशन गरी धितोपत्र बिक्री वितरण गर्न चाहने संगठित संस्थाले बोर्डलाई जानकारी दिई निष्काशन तथा बिक्री प्रबन्धक मार्फत कम्तीमा एउटा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा धितोपत्र बिक्री खुल्ला गरिने दिन भन्दा कम्तीमा सात कार्यदिन अगाडि अनुसूची-८ बमोजिमको विवरण खुलाई सार्वजनिक जानकारीको लागि आव्हानपत्र प्रकाशन गर्नु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम आव्हानपत्र वा निष्काशन सम्बन्धी कुनै सूचना प्रकाशन गर्दा संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धक मार्फत निष्काशनसँग सम्बन्धित व्यवस्थापकीय, प्राविधिक र आर्थिक विवरणहरू समेत समावेश गरी वास्तविक तथा यथार्थतामा आधारित सूचना तथा विवरण मात्र प्रकाशन तथा प्रचार प्रसार गर्नु पर्नेछ ।

- (३) उपनियम (२) बमोजिम प्रकाशन गरिने आव्हानपत्र वा निष्काशन सम्बन्धी कुनै सूचनाको बारेमा सो सूचना प्रकाशन गरिने मिति भन्दा कम्तीमा एक कार्यदिन अगाडि बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

१६. **प्रचार प्रसार गर्न नपाइने:** यस नियमावली बमोजिम प्रकाशन गरिने विवरणपत्र, आव्हानपत्र, हकप्रद शेयर सम्बन्धी विवरण, बिक्री प्रस्ताव तथा बोर्डले विवरण तयार गरी पेश गर्नु पर्ने भनी तोकेको अन्य विवरणहरुमा निष्काशन सम्बन्धी सूचना वा जानकारी बाहेक संगठित संस्थाको अन्य वस्तु वा सेवाको प्रचार प्रसार सम्बन्धी कार्य गर्न पाइने छैन ।

परिच्छेद-४

धितोपत्रको हकप्रद निष्काशन सम्बन्धी व्यवस्था

१७. **धितोपत्रको हकप्रद निष्काशन:** (१) संगठित संस्थाले तोकेको मितिमा कायम रहेका शेयरधनीलाई धितोपत्र जारी गरी पूँजी बढाउने भएमा धितोपत्रको हकप्रद निष्काशन गर्न सक्नेछ ।

(२) संगठित संस्थाले यस नियमावली बमोजिम धितोपत्रको हकप्रद निष्काशन गर्नु अगावै अनुसूची-९ बमोजिमको विवरण तयार गरी त्यस्तो संगठित संस्थाको सञ्चालक समितिको निर्णय सहित स्वीकृतिको लागि नियम ४३ बमोजिमको प्रशोधन शुल्क बुझाएको भौचर संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त हुन आएको निवेदन तथा सो साथ संलग्न विवरण जाँचबुझ गर्दा विवरण स्वीकृत गर्न उपयुक्त देखिएमा सात कार्य दिन भित्र बोर्डले त्यस्तो विवरण स्वीकृत गरी अनुसूची-१० बमोजिमको ढाँचामा स्वीकृतिपत्र प्रदान गर्नेछ ।

(४) उपनियम (३) बमोजिम बोर्डबाट स्वीकृत विवरण धितोपत्रको हकप्रद निष्काशनको प्रयोजनको लागि सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।

१८. **हकप्रद निष्काशन खुला रहने अवधि:** (१) नियम १७ बमोजिम हकप्रद निष्काशन गरिने धितोपत्रको दरखास्त खुला रहने अवधि कम्तीमा पैंतीस दिन हुनेछ ।

(२) उपनियम (१) बमोजिमको अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा संगठित संस्थाले सूचना प्रकाशन गरी बढीमा थप पन्ध्र दिनका लागि धितोपत्रको दरखास्त खुल्ला राख्न सक्नेछ र त्यस्तो सूचना प्रकाशन गर्नु अगावै सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

१९. **हकप्रद शेयर खरिद गर्न मनोनयन गर्न सकिने:** (१) साविकको शेयरवालाले नियम १७ बमोजिम गरिने हकप्रद निष्काशन देहायको अवस्थामा अन्य कुनै व्यक्तिले खरीद गर्न पाउने गरी हकप्रद शेयर बिक्री खुल्ला भएको अवधिभित्र अनुसूची-११ को ढाँचामा सम्बन्धित संगठित संस्थामा निवेदन दिई मनोनयन गर्न सक्नेछ:-

(क) हकप्रद शेयर खरीद गर्ने हक अन्य कुनै व्यक्तिलाई हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्था सम्बन्धित संगठित संस्थाको प्रबन्धपत्र वा नियमावलीमा भएको,

(ख) मनोनयन भै शेयरको लागि आवेदन गर्दा धितोपत्र बजारको कारोबार इकाई अनुसार हुने व्यवस्था नियम १७ को उपनियम (४) बमोजिम प्रकाशित विवरणमा व्यवस्था गरिएको,

(ग) संगठित संस्थाको प्रबन्धपत्र, नियमावली वा सम्बन्धित नियामक निकायले शेयरको स्वामित्व संख्याको सीमा तोकेकोमा त्यस्तो सिमा भित्र रहेको,

- (घ) संगठित संस्थाको प्रबन्धपत्र र नियमावलीको व्यवस्था अनुसार स्वामित्व तथा संचालक समिति समूहकृत गरिएको भएमा सोही समूहभित्र रहने गरी मात्र मनोनयन गरिएको,
- (ङ) मनोनयन गरिने व्यक्ति प्रचलित कानून बमोजिम कालो सूचीमा नरहेको,
- (च) मनोनयन गरिने व्यक्ति प्रचलित कानून बमोजिम त्यस्तो संस्थाको शेयर खरीद गर्न अयोग्य नभएको ।
- (२) उपनियम (१) बमोजिम मनोनयन गर्दा एक व्यक्तिलाई मात्र मनोनयन गर्नु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम मनोनयनका लागि निवेदन दिँदा निवेदनका साथ हस्तान्तरण गरी लिइने धितोपत्रको चुक्ता रकमको एक प्रतिशत रकमले हुन आउने रकम मनोनयन गरिदिने शेयरधनी (शेयरवाला) ले बुझाएको शुल्क समेत समावेश गर्नु पर्नेछ ।
- (४) शेयरवालाले आफ्नो हकको हकप्रद शेयर बिक्रीको लागि उपनियम (१) बमोजिम अन्य व्यक्तिलाई मनोनयन गरेमा त्यस्तो शेयरवालाले सोही संगठित संस्थाको अरु शेयरवालाको हकप्रद शेयर खरीद गर्न पाउने छैन ।
- (५) यस नियम बमोजिम हकप्रद धितोपत्र हस्तान्तरण भएका धितोपत्रको संख्या र हस्तान्तरण गरी लिने दिने शेयरधनीको संख्या सम्बन्धी जानकारी सहित उपनियम (३) बमोजिम जम्मा हुन आएको शुल्क निष्काशन तथा बिक्री प्रबन्धक मार्फत हकप्रद निष्काशनको धितोपत्र बाँडफाँड भएको पन्ध्र दिन भित्र बोर्डमा बुझाउनु पर्नेछ ।
- (६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र बजारले बोर्डको स्वीकृति लिई धितोपत्र बजार मार्फत हक हस्तान्तरण सम्बन्धी व्यवस्था गरेमा सोही बमोजिम हक हस्तान्तरण हुन सक्नेछ ।

२०. **लिलाम बढाबढ गर्नु पर्ने:** हकप्रद शेयर बिक्रीको लागि खुल्ला गरिएको अवधिभित्र सम्पूर्ण शेयर बिक्री हुन नसकी बाँकी रहन गएमा त्यसरी बाँकी रहेको शेयर सम्बन्धित संगठित संस्थाले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी लिलाम बढाबढ प्रकृया अवलम्बन गरी बिक्री गर्नु पर्नेछ ।

२१. **हकप्रद शेयरको बाँडफाँड गर्नु पर्ने समयावधि:** यस नियमावली बमोजिम बिक्री गरिने हकप्रद शेयर त्यस्तो शेयरको बिक्री बन्द भएको मितिले बढीमा तीस दिनभित्र बाँडफाँड गरी सम्बन्धित लगानीकर्तालाई बाँडफाँड पत्र र फिर्ता भुक्तानी दिनु पर्नेछ ।

परिच्छेद-५

परिपत्र विधिबाट धितोपत्रको निष्काशन सम्बन्धी व्यवस्था

२२. **परिपत्र विधिबाट धितोपत्रको निष्काशन गर्न सकिने:** (१) कुनै संगठित संस्थाले बढीमा पचास जना लगानीकर्ताहरूलाई लक्षित गरी चिठ्ठीपत्र वा कुनै विद्युतीय सञ्चार माध्यमको प्रयोग गरी परिपत्र विधिबाट धितोपत्रको बिक्री गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम परिपत्र विधिबाट धितोपत्र बिक्री गर्नको लागि त्यस्तो संगठित संस्थाको साधारण सभाबाट सो सम्बन्धी निर्णय भएको हुनु पर्नेछ ।

२३. **परिपत्र विधिबाट निष्काशन गर्न स्वीकृति लिनु पर्ने:** (१) संगठित संस्थाले परिपत्र विधिबाट धितोपत्र निष्काशन गर्ने स्वीकृतिका लागि अनुसूची-९ बमोजिमको ढाँचामा विवरण तयार गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम तयार गरिएको विवरणमा स्वीकृति प्राप्त गर्न नियम ४३ बमोजिमको प्रशोधन शुल्क बुझाएको भौचर संलग्न गरी बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिमको निवेदन साथ देहायको विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ:-
- (क) संगठित संस्थाको पूँजी संरचना (अधिकृत, जारी र चुक्ता पूँजी) प्रमाणित गर्ने विवरण,
- (ख) कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम संस्थापित संगठित संस्था भए सो को अद्यावधिक प्रबन्धपत्र र नियमावली,
- (ग) विशेष ऐन बमोजिम संस्थापित संगठित संस्था भए सो को सञ्चालन सम्बन्धी नियम वा विनियम,
- (घ) संगठित संस्थाका सम्पूर्ण सञ्चालकले सही गरेको विवरणको प्रति र सोको विद्युतीय प्रति,
- (ङ) लेखापरीक्षण भएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण,
- (च) प्रस्तावित विवरण व्यवसायिक रूपले तयार गरिएको र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धमा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा निर्देशिका समेतको पालना गरिएको उद्घोषण गरी निष्काशन तथा बिक्री प्रबन्धकले दिएको प्रतिवद्धता पत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट),
- (छ) धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धकसंग भएको सम्झौताको प्रतिलिपि ।
- (४) उपनियम (३) बमोजिम पेश गर्नुपर्ने सम्पूर्ण विवरण तथा कागजात पेश नभएसम्म बोर्डले उपनियम (१) बमोजिमको विवरणमा स्वीकृति प्रदान गर्ने सम्बन्धी कारवाही शुरु गर्ने छैन ।
- (५) बोर्डले उपनियम (३) बमोजिमको निवेदन र सो साथ संलग्न विवरण तथा कागजातहरूको जाँचबुझ गर्दा पेश गरिएको विवरणमा कुनै महत्वपूर्ण कुरा उल्लेख गर्न छुट भएको वा विवरणमा संशोधन वा थपघट गर्नु पर्ने देखिएमा बोर्डले छुट भएको विषय विवरणमा समावेश गर्न वा विवरणमा आवश्यकता अनुसार संशोधन वा थपघट गर्न सम्बन्धित संगठित संस्थालाई निर्देशन दिनेछ ।
- (६) उपनियम (५) बमोजिम दिएको निर्देशन बमोजिम संगठित संस्थाले छुट विवरण समावेश वा विवरणमा संशोधन वा थपघट गरी बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (७) उपनियम (३) वा (६) बमोजिम निवेदनसाथ संलग्न विवरण तथा कागजातहरूको जाँचबुझ गर्दा संलग्न विवरण उपयुक्त देखिएमा बोर्डले त्यस्तो विवरण प्रकाशन गर्न अनुसूची-१० बमोजिमको ढाँचामा स्वीकृति दिनेछ ।

परिच्छेद-६

धितोपत्रको निष्काशन सम्बन्धी अन्य व्यवस्था

२४. बिक्री प्रस्ताव (अफर डकुमेन्ट) मार्फत धितोपत्र बिक्री गर्न सकिने: (१) धितोपत्र बजारमा सूचीकृत संगठित संस्थाको चुक्ता पूँजीको कम्तीमा एक प्रतिशत साधारण शेयर ग्रहण गरेका शेयरधनीले बिक्री प्रस्ताव प्रकाशन गरी सार्वजनिक रूपमा शेयर बिक्री गर्न चाहेमा बोर्डको स्वीकृति लिई शेयर बिक्री गर्न सक्नेछ ।

- (२) उपनियम (१) बमोजिम शेयर बिक्री गर्ने भएमा सम्बन्धित शेयरधनीले अनुसूची-१२ बमोजिमको बिक्री प्रस्ताव तयार गरी नियम ४३ बमोजिमको प्रशोधन शुल्क सहित स्वीकृति लागि निष्काशन तथा बिक्री प्रबन्धक मार्फत बोर्डमा पेश गर्नु पर्नेछ ।
- (३) धितोपत्र बजारमा सूचीकृत नभएका तर बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाका शेयरधनीले आफूले ग्रहण गरेको शेयर बिक्री प्रस्ताव प्रकाशन गरी सार्वजनिक रूपमा शेयर बिक्री गर्न चाहेमा बोर्डको स्वीकृति लिई यस नियम बमोजिम शेयर बिक्री गर्न सक्नेछ ।
- (४) उपनियम (३) बमोजिमका शेयरधनीले धितोपत्र निष्काशन गर्ने भएमा अनुसूची-१३ बमोजिमको विवरण समावेश भएको बिक्री प्रस्ताव निष्काशन तथा बिक्री प्रबन्धक मार्फत तयार गरी नियम ४३ बमोजिमको प्रशोधन शुल्क सहित स्वीकृति लागि बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (५) उपनियम (२) वा (४) बमोजिम स्वीकृति लागि पेश भएको बिक्री प्रस्ताव जाँचबुझ गर्दा स्वीकृत गर्न उपयुक्त देखिएमा सात कार्य दिन भित्र बोर्डले त्यस्तो बिक्री प्रस्ताव प्रकाशन गरी शेयर बिक्री गर्न स्वीकृति दिनेछ ।
- (६) यस नियम बमोजिम बिक्री भएका धितोपत्रहरु सर्वसाधारण समूहमा रहने व्यवस्था गरी सोही बमोजिम सम्बन्धित संगठित संस्थाको संचालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था परिवर्तन गर्न आवश्यक देखिए सो समेत व्यवस्था भएको हुनु पर्नेछ ।
- (७) बिक्री प्रस्ताव मार्फत शेयर बिक्री गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।

२५. प्रिमियममा धितोपत्र निष्काशन गर्न सक्ने: संगठित संस्थाले देहायको शर्तको अधीनमा रही प्रिमियममा धितोपत्रको सार्वजनिक निष्काशन गर्न सक्नेछ:-

- (क) कम्पनी सम्बन्धी प्रचलित कानूनले तोकेको अवस्था पूरा गरिसकेको,
- (ख) प्रिमियम मूल्य निर्धारण गर्दा अपनाईएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट ड्यू डेलिजेन्स अडिट गरिएको,
- (ग) निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था पालना गरेको ।

परिच्छेद-७

सूचना, जानकारी तथा विवरण सम्बन्धी व्यवस्था

२६. **वित्तीय विवरण तथा सूचना उपलब्ध गराउनु पर्ने :** (१) ऐन तथा यस नियमावली बमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक तीन महिनाको अनुसूची-१४ मा उल्लिखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको तीसदिन भित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ, र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।
- (२) ऐन तथा यस नियमावली बमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र अनुसूची-१५ बमोजिमको वार्षिक प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (३) यस नियम बमोजिम उपलब्ध गराउनु पर्ने वित्तीय विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले लागू गरेको लेखामान, नियमनकारी निकायले निर्धारण गरेको मापदण्ड, धितोपत्र बजार तथा धितोपत्र व्यवसायीको लागि बोर्डले तोकेको मापदण्ड अनुरूप तयार गर्नु पर्नेछ ।
- (४) धितोपत्र दर्ता गरेको संगठित संस्थाले आफ्नो साधारण सभा गर्नु पूर्व त्यस्तो साधारण सभामा छलफल हुने विषयको जानकारी बोर्डलाई दिनु पर्नेछ, र साधारण सभा सम्पन्न भएको मितिले तीस दिनभित्र साधारण सभामा पेश भएका प्रस्ताव, छलफल भएका विषय तथा निर्णय सम्बन्धी विवरण बोर्डमा पेश गर्नु पर्नेछ ।
- (५) धितोपत्र सूचीकरण गराएको संगठित संस्थाले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने अनुसूची-१६ मा उल्लिखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तीन दिनभित्र बोर्डमा पेश गर्नु पर्नेछ ।
- (६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि बोर्डले धितोपत्र दर्ता गर्ने संगठित संस्थासंग वा धितोपत्र विनिमय बजारले सूचीकृत गरेको संगठित संस्थासंग जहिलेसुकै पनि आवश्यक विवरण, सूचना, तथ्यांक वा जानकारी माग गर्न सक्नेछ ।
- (७) उपनियम (६) बमोजिम बोर्ड वा सम्बन्धित धितोपत्र बजारले माग गरेको विवरण, सूचना, तथ्यांक वा जानकारी बोर्ड वा सम्बन्धित धितोपत्र बजारलाई उपलब्ध गराउनु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।
२७. **समयावधि थप गर्न सक्ने:** (१) संगठित संस्थाले बोर्डमा पठाउनु पर्ने विवरण पठाउन वा दिनुपर्ने जानकारी यस नियमावलीमा उल्लिखित समयावधि भित्र पठाउन वा दिन नसकेमा तोकिएको समयावधि समाप्त हुनु अगावै सो को मनासिव र तथ्ययुक्त कारण उल्लेख गरी बोर्डमा निवेदन दिन सक्नेछ ।
- (२) उपनियम (१) बमोजिमको निवेदनमा आवश्यक जाँचबुझ गर्दा त्यस्तो विवरण वा जानकारी सम्बन्धी सूचना प्रवाह नभएको कारणबाट धितोपत्र बजार र लगानीकर्तालाई प्रतिकूल असर नपर्ने कुरामा बोर्ड सन्तुष्ट भएमा बोर्डले त्यस्तो विवरण पठाउन वा जानकारी उपलब्ध गराउन आवश्यक पर्ने मनासिव अवधि थप गरिदिन सक्नेछ ।
- (३) उपनियम (२) बमोजिम बोर्डबाट समयावधि थप भएमा संगठित संस्थाले सो अवधिभित्र त्यस्तो विवरण वा जानकारी बोर्डलाई दिनु पर्नेछ ।

परिच्छेद-८

अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋणपत्र जारी गर्ने सम्बन्धी व्यवस्था

२८. अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋणपत्र जारी गर्ने: अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋणपत्र जारी गर्न चाहेमा यस परिच्छेद बमोजिमको प्रकृया पुरा गरी ऋणपत्र जारी गर्न सक्नेछ ।
२९. अन्तर्राष्ट्रिय वित्तीय संस्थाको ऋणपत्र दर्ता सम्बन्धी व्यवस्था : (१) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋणपत्र जारी गर्नु पूर्व त्यस्तो ऋणपत्र बोर्डमा दर्ता गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम ऋणपत्र दर्ता गर्नका लागि देहायका विवरण तथा कागजात सहित बोर्डमा निवेदन दिनु पर्नेछ:-
- (क) नेपाल सरकारले ऋणपत्र निष्काशन गर्न प्रदान गरेको स्वीकृति पत्रको प्रतिलिपि,
- (ख) निवेदक अन्तर्राष्ट्रिय वित्तीय संस्थाको पछिल्लो तीन वर्षको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदन,
- (ग) निष्काशन गर्न चाहेको ऋणपत्र सम्बन्धी विवरण ।
- (३) उपनियम (२) बमोजिम प्राप्त निवेदन, सो साथ संलग्न विवरण तथा कागजातका सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गर्नेछ ।
- (४) बोर्डले उपनियम (३) बमोजिम जाँचबुझ गर्दा आवश्यक देखेमा निवेदक अन्तर्राष्ट्रिय वित्तीय संस्थसँग थप विवरण वा कागजात माग गर्न वा कुनै कुरा स्पष्ट गराउन सक्नेछ ।
- (५) उपनियम (३) वा (४) बमोजिम जाँचबुझ गर्दा निवेदक अन्तर्राष्ट्रिय वित्तीय संस्थाको धितोपत्र दर्ता गर्न उपयुक्त देखिएमा सात कार्य दिन भित्र बोर्डले अनुसूची-२ बमोजिमको दर्ता दस्तुर बुझाउन निवेदकलाई सूचीत गर्नेछ ।
- (६) उपनियम (५) बमोजिमको सूचना प्राप्त भएपछि निवेदक अन्तर्राष्ट्रिय वित्तीय संस्थाले अनुसूची-२ बमोजिमको दर्ता दस्तुर बोर्डको खातामा जम्मा गरेको बैंक भौचर बोर्डमा बुझाउनु पर्नेछ ।
- (७) निवेदकले उपनियम (६) बमोजिम दर्ता दस्तुर बुझाएमा सात कार्य दिन भित्र बोर्डले ऋणपत्र दर्ता गरी सो को जानकारी निवेदक अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई दिनेछ ।
३०. अनुमतिपत्र प्राप्त निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नु पर्ने : यस परिच्छेद बमोजिम धितोपत्र जारी गर्ने भएमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले त्यस्तो धितोपत्र जारी गर्ने प्रयोजनका लागि ऐन बमोजिम अनुमतिपत्र प्राप्त निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्नु पर्नेछ ।
३१. विवरण पुस्तिका स्वीकृतिका लागि निवेदन दिनु पर्ने: (१) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले जारी गर्ने ऋणपत्रका सम्बन्धमा विवरण पुस्तिका तयार गरी सो को स्वीकृतिका लागि सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्धकले निवेदन दस्तुर वापत पच्चीस हजार रुपैयाँ सहित बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि “विवरण पुस्तिका” भन्नाले अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋणपत्रको सार्वजनिक निष्काशन गर्नको लागि तयार गरेको सो संस्था सम्बन्धी विवरण समावेश गरिएको पुस्तिका सम्भन्नु पर्छ ।

- (२) उपनियम (१) बमोजिमको निवेदन साथ देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ :-
- (क) ऋणपत्र जारी गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय वित्तीय संस्था र निष्काशन तथा बिक्री प्रबन्धक बीच भएको सम्झौताको प्रतिलिपि,
 - (ख) प्रस्तावित विवरण पुस्तिका,
 - (ग) प्रस्तावित विवरण पुस्तिका व्यवसायिक रूपले तयार गरिएको र निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धमा ऐन, यो नियमावली तथा ऐन अन्तर्गत बनेको अन्य नियमावली, विनियमावली निर्देशिका समेतको पालना गरिएको उदघोषण गरी निष्काशन तथा बिक्री प्रबन्धकले दिएको प्रतिबद्धता पत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट),
 - (घ) ऋणपत्र प्रत्याभूति गरिएको भए सो सम्बन्धी सम्झौतापत्रको प्रतिलिपि ।
- (३) उपनियम (१) बमोजिम तयार गरिएको विवरण पुस्तिकामा मुख्य रूपमा देहायको विवरण समावेश भएको हुनु पर्नेछ:-
- (क) अन्तर्राष्ट्रिय वित्तीय संस्था सम्बन्धी विवरण,
 - (ख) जारी गरिने ऋणपत्र सम्बन्धी जानकारी,
 - (ग) ऋणपत्र निष्काशन गर्नाको उद्देश्य, ऋणपत्र जारी प्रकृया तथा संकलित पूँजीको उपयोग,
 - (घ) ऋणपत्रको अवधि, व्याजदर, व्याज भुक्तानी गर्ने समय, अवधि, स्थान र तरिका,
 - (ङ) ऋणपत्र बाँडफाट, सूचीकरण तथा कारोबार सम्बन्धी व्यवस्था,
 - (च) ट्रष्टि नियुक्त भएको भए सो सम्बन्धी विवरण
 - (छ) अन्य देशमा ऋणपत्र जारी गरेको भए सो सम्बन्धी जानकारी,
 - (ज) क्रेडिट रेटिङ्ग सम्बन्धी जानकारी,
 - (झ) प्रत्याभूति गरिएको भए सो सम्बन्धी जानकारी,
 - (ञ) आवेदकले निवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु,
 - (ट) गुनासो सुन्ने व्यवस्था,
 - (ठ) अन्तर्राष्ट्रिय संस्थाको विगत तीन वर्षको वास्तविक तथा आगामि तीन वर्षको प्रक्षेपित वित्तीय विवरण,
 - (ड) दरखास्त दिन सकिने न्यूनतम शेयर संख्या र मूल्य
 - (ढ) ऋणपत्रमा हुने जोखिम र सो को न्यूनिकरणका लागि गरिएको व्यवस्था,
 - (ण) बिक्रीका लागि लक्षित समूह,
 - (त) पटक पटक गरी ऋणपत्र जारी गर्ने भएमा जारी गरिने समय, संख्या र मूल्य सम्बन्धी विवरण,
 - (थ) यस नियमावली बमोजिम पहिला जारी गरिसकेको भए त्यस्तो ऋणपत्र सम्बन्धी जानकारी,
 - (द) ऋणपत्र बिक्री खुल्ला र बन्द हुने समय,
 - (ध) अन्य आवश्यक कुराहरु ।
- (४) यस नियम बमोजिम तयार गरिने विवरण पुस्तिका अंग्रेजी भाषामा तयार गर्न सकिनेछ ।
- (५) उपनियम (४) बमोजिम विवरण पुस्तिका अंग्रेजी भाषामा तयार गरिएको भएमा त्यस्तो विवरण पुस्तिकामा उल्लिखित मुख्य मुख्य कुराहरुको संक्षिप्त विवरण नेपाली भाषामा तयार गरी प्रकाशन गर्नुपर्नेछ ।

- (६) यस नियम बमोजिम ऋणपत्र जारी गर्दा जारी रकमको कम्तीमा बीस प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नको लागि छुट्टयाउनु पर्नेछ ।
तर यसरी छुट्टयाइएको ऋणपत्र प्राकृतिक व्यक्तिले खरिद नगरेमा अन्य खरिदकर्तालाई बिक्री गर्न सकिनेछ ।
- (७) उपनियम (१) बमोजिम स्वीकृतिका लागि बोर्ड समक्ष पेश गरिने विवरण पुस्तिकासँग सो विवरण पुस्तिकामा उल्लिखित विवरणको सत्यता पुष्टि गरेको अन्तर्राष्ट्रिय वित्तीय संस्थाको अधिकार प्राप्त अधिकारीको पत्र समेत संलग्न गरेको हुनु पर्नेछ ।

३२. विवरण पुस्तिकाको जाँचबुझ तथा स्वीकृति : (१) नियम ३१ बमोजिम स्वीकृतिको लागि बोर्ड समक्ष पेश हुन आएको विवरण पुस्तिका सम्बन्धमा बोर्डले आवश्यक जाँचबुझ गर्नेछ ।

- (२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा विवरण पुस्तिकामा समावेश गर्नुपर्ने कुनै कुरा छुट भएको देखिएमा बोर्डले त्यस्तो कुरा समावेश गर्न वा विवरण पुस्तिकामा थपघट गर्न आवश्यक देखेमा निवेदक अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई निर्देशन दिनेछ ।
- (३) उपनियम (२) बमोजिम बोर्डले दिएको निर्देशन बमोजिम विवरण पुस्तिकामा संशोधन वा थपघट गरी निवेदक अन्तर्राष्ट्रिय वित्तीय संस्थाले बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (४) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा विवरण पुस्तिका स्वीकृत गर्न उपयुक्त देखिएमा वा उपनियम (३) बमोजिम संशोधन वा थपघट गरिएको विवरण पुस्तिका प्राप्त भएको सात दिन भित्र बोर्डले त्यस्तो विवरण पुस्तिका प्रकाशन गर्न स्वीकृति प्रदान गर्नेछ ।

३३. एक पटक भन्दा बढी ऋणपत्र जारी गर्न सक्ने: (१) बोर्डबाट स्वीकृत भएको विवरण पुस्तिकाको अधीनमा रही अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋणपत्र एक पटक भन्दा बढी जारी गर्न सक्नेछ ।

- (२) उपनियम (१) बमोजिम ऋणपत्र जारी गर्दा प्रत्येक पटकका लागि ऋणपत्र जारी गर्नु पूर्व देहायको विवरण तथा कागजात संलग्न राखी कम्तीमा १५ कार्य दिन अघि बोर्डमा जानकारी दिनुपर्नेछ:-
- (क) अघिल्लो पटक जारी गरेको ऋणपत्रबाट उठेको रकमको उपयोगको विवरण,
(ख) बोर्डबाट स्वीकृत भएको विवरण पुस्तिकामा उल्लेखित विवरणहरुमा कुनै परिवर्तन भएमा सो सम्बन्धी विवरण ।
- (३) उपनियम (२) बमोजिम विवरण तथा जानकारीहरु ऋणपत्र जारी गर्नु पूर्व सार्वजनिक रुपमा प्रकाशन गर्नुपर्नेछ ।

३४. संक्षिप्त विवरण प्रकाशित गर्नुपर्ने: अन्तर्राष्ट्रिय वित्तीय संस्थाले नियम ३१ को उपनियम (५) बमोजिम विवरण पुस्तिका प्रकाशन गरी ऋणपत्र जारी गर्न चाहेमा सो विवरण पुस्तिकाको मुख्य मुख्य कुराहरु समावेश भएको संक्षिप्त विवरण ऋणपत्र बिक्री खुल्ला गरिने दिन भन्दा कम्तीमा सात कार्य दिन अगाडि बोर्डलाई जानकारी दिई उक्त विवरण राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।

३५. **क्रेडिट रेटिङ्ग सम्बन्धी व्यवस्था:** क्रेडिट रेटिङ्ग सम्बन्धी नियमावलीमा जुनसुकै कुरा लेखिएको भएतापनि अन्तर्राष्ट्रिय वित्तीय संस्था वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले निष्काशन गर्ने ऋणपत्रलाई कुनै अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग गरेको भएमा सो रेटिङ्ग उल्लेख गरी ऋणपत्र निष्काशन गर्न सकिनेछ ।
३६. **वार्षिक प्रतिवेदन तथा सूचना सम्बन्धी व्यवस्था:** (१) यस परिच्छेद बमोजिम ऋणपत्र जारी गरेका अन्तर्राष्ट्रिय वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको हिसाब विवरण सहितको वार्षिक प्रतिवेदन उक्त प्रतिवेदन तयार भएको सात दिन भित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (२) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले निष्काशन गरेको ऋणपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्तै वा भोलिपल्ट धितोपत्र बजारको कारोबार खुल्लेख पूर्व बोर्डमा पेश गर्नु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिमको विवरण लगानीकर्ताहरूको जानकारीको लागि सम्बन्धित संस्थाको वेबसाइटमा राखेको हुनुपर्नेछ ।
३७. **ऋणपत्र जारी गर्ने सम्बन्धी अन्य व्यवस्था:** अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ऋणपत्र जारी गर्ने सम्बन्धी अन्य व्यवस्था निर्देशिकामा उल्लेख भए बमोजिम हुनेछ ।

परिच्छेद-९ **विविध**

३८. **धितोपत्रको बिक्री गर्न नपाइने:** (१) विवरणपत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन ।
- स्पष्टीकरण:** यस उपनियमको प्रयोजनको लागि “अन्य समूहको धितोपत्र” भन्नाले संगठित संस्थाले विवरण पत्र प्रकाशन गरी सार्वजनिक निष्काशन गरेको तथा सर्वसाधारण समूहमा रहेको धितोपत्र बाहेक संस्थापक वा अन्य समूहले लिएको धितोपत्र र सो धितोपत्रमा प्रदान गरिएको वोनस वा हकप्रद धितोपत्र समेत सम्भन्नु पर्छ ।
- (२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र बिक्री वा हस्तान्तरण गर्न नपाइने गरी तोकिएको समयावधि (लकइन पिरियड) भित्र त्यस्तो संगठित संस्थाको धितोपत्र बिक्री वा हस्तान्तरण नभएको कारणले संगठित संस्था सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न हुन गएमा त्यस्तो शेयरवालाको बीच धितोपत्र बिक्री वा हस्तान्तरण गर्न बोर्डले स्वीकृति प्रदान गर्न सक्नेछ ।
- (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि धितोपत्र धारकको मृत्यु भएको अवस्थामा सम्बन्धित हकवालाको नाममा हस्तान्तरण गर्न सकिनेछ ।

३९. **खरीद बिक्री बन्देज सम्बन्धी व्यवस्था:**

- (१) यस नियमावली बमोजिम निश्चित अवधिका लागि बिक्री गर्न नपाइने शेयर प्रमाणपत्रहरूमा कुन मिति देखि कुन मिति सम्म शेयर हस्तान्तरण गर्न बन्देज रहने हो, सो व्यहोराको छाप लगाएको हुनु पर्नेछ ।
- (२) अभौतिकीकरण रुपमा जारी गरेको धितोपत्र भएमा शेयर हस्तान्तरण गर्न बन्देज रहने मिति सम्म कारोबार नहुने गरी केन्द्रीय निक्षेप संस्थामा आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

४०. **स्वार्थ बाभिएको मानिने:** (१) कुनै संगठित संस्थाको धितोपत्र सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा देहायको अवस्थामा यस नियमावलीको प्रयोजनका लागि स्वार्थ बाभिएको (कन्फ्लिक्ट अफ इन्ट्रेष्ट) मानिने छः-

- (क) कुनै संगठित संस्थाको धितोपत्र सोही संगठित संस्थाको स्वामित्व ग्रहण गर्ने संस्थाको कर्मचारीलाई निष्काशन गर्ने कार्य,
- (ख) कुनै संगठित संस्थाको धितोपत्र सोही संगठित संस्थालाई ऋण प्रदान गर्ने संस्थाको कर्मचारीलाई निष्काशन गर्ने कार्य,
- (ग) कुनै संगठित संस्थाको धितोपत्र सोही संगठित संस्थाको स्वामित्व ग्रहण गर्ने संस्थाको मुख्य कम्पनी वा सहायक कम्पनीलाई निष्काशन गर्ने कार्य,
- (घ) कुनै संगठित संस्थाको धितोपत्र सोही संगठित संस्थालाई ऋण प्रदान गर्ने संस्थाको मुख्य कम्पनी वा सहायक कम्पनीलाई निष्काशन गर्ने कार्य,
- (ङ) कुनै संगठित संस्थाको धितोपत्र सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशनका क्रममा सो संस्थाका बहालवाला शेयरधनी, बहालवाला शेयरधनीका एकाघरका परिवार वा बहालवाला शेयरधनी संलग्न भएको संस्थाले खरिद गर्ने कार्य,
- (२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो नियमावली प्रारम्भ भए पछि उपनियम (१) बमोजिम स्वार्थ बाभिने गरी धितोपत्रको निष्काशन गर्न पाईने छैन ।
- ^१ (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि यो नियमावली लागू भएको मिति २०७३।०८।०१ भन्दा अघि आफ्नो उद्देश्य अनुरूप निर्माण कार्य शुरु गरि सकेका पूर्वाधार, जलविद्युत तथा उत्पादनशील क्षेत्रका संगठित संस्थाले निर्माण कार्य शुरु गर्नु अघि कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख भएको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेखित स्वामित्व संरचना बमोजिम धितोपत्र निष्काशन गर्न सक्नेछ ।

४१. **बहालवाला शेयरधनीले धितोपत्र खरिद गर्न सक्ने अवस्था:** यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरिएको धितोपत्र पूर्ण रुपमा बिक्री नभइ बाँकी रहन गएमा त्यस्तो धितोपत्र सोही संगठित संस्थाका बहालवाला शेयरधनी वा बहालवाला शेयरधनीको एकाघरका परिवारले खरिद गर्न सक्नेछ ।

^१ धितोपत्र दर्ता तथा निष्काशन (पहिलो संशोधन) नियमावली, २०७३ द्वारा थप गरिएको ।

४२. **धितोपत्रको मूल्य:** (१) साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रति इकाई एकसय रुपैयाँ, डिभेन्चरको हकमा प्रति इकाई एकहजार रुपैयाँ र सामूहिक लगानी योजना वा एकाङ्क अन्तर्गतको धितोपत्रको हकमा प्रति इकाई दश रुपैयाँ हुनेछ।
- (२) उपनियम (१) मा उल्लेख भएदेखि बाहेक अन्य धितोपत्रको अंकित मूल्य धितोपत्रको प्रकृति र संख्याको आधारमा बोर्डले समय समयमा तोके बमोजिम हुनेछ।
४३. **प्रशोधन शुल्क सम्बन्धी व्यवस्था:** (१) यस नियमावली बमोजिम धितोपत्र निष्काशन गर्ने प्रयोजनको लागि पेश गर्नु पर्ने विवरणपत्र, बिक्री प्रस्ताव, हकप्रद शेयर निष्काशन सम्बन्धी विवरण तथा बोर्डले तोकेको अन्य विवरण स्वीकृतिका लागि बोर्डमा पेश गर्दा प्रशोधन शुल्क वापत पच्चीसहजार रुपैयाँ दस्तुर लाग्नेछ।
- (२) उपनियम (१) बमोजिम बुझाएको प्रशोधन शुल्क एकपटक निष्काशनको लागि मात्र मान्य हुनेछ। बोर्डबाट स्वीकृत भैसकेको विवरण अनुसार नियम ४४ मा उल्लिखित अवधि भित्र कुनै कारणवस धितोपत्र निष्काशन नभई बोर्डमा पुनः स्वीकृति लागि पेश गर्दा समेत उपनियम (१) बमोजिमको प्रशोधन शुल्क बुझाउनु पर्नेछ।
४४. **निष्काशन खुल्ला गरिसक्नु पर्ने अवधि :** (१) बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री खुल्ला गरि सक्नु पर्नेछ।
- (२) उपनियम (१) बमोजिम धितोपत्रको बिक्री खुल्ला गर्दा लामो सार्वजनिक विदा पर्ने वा एकै समयमा धेरै धितोपत्र निष्काशन भएको अवस्था आउन नदिन सतर्कता अपनाउनु पर्नेछ।
- (३) उपनियम (१) बमोजिमको अवधिभित्र धितोपत्र निष्काशन गर्न नसकिएमा उक्त अवधिमा संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय उल्लेख गरी विवरणमा संशोधन गर्नु पर्नेछ।
- (४) उपनियम (३) बमोजिम संशोधित विवरण बोर्डबाट स्वीकृत गराएर मात्र निष्काशन खुल्ला गर्नुपर्नेछ।
४५. **मान्यता प्राप्त धितोपत्र व्यवसायी मार्फत निष्काशन तथा बिक्री प्रबन्ध गर्नुपर्ने :** (१) संगठित संस्थाले यस नियमावली बमोजिम धितोपत्र निष्काशन गर्दा बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने गरी अनुमति प्राप्त धितोपत्र व्यवसायी मार्फत गर्नु पर्नेछ।
- (२) उपनियम (१) बमोजिम धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको व्यवस्था गर्दा धितोपत्र व्यवसायीसँग सम्भौता गर्नु पर्नेछ।
- (३) संगठित संस्थाले उपनियम (२) बमोजिम धितोपत्र व्यवसायीसँग गरेको सम्भौताको एकप्रति त्यस्तो सम्भौता भएको मितिले पन्ध्रदिन भित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ।
४६. **धितोपत्र सार्वजनिक निष्काशन प्रकृया :**
- (१) यस नियमावली बमोजिम सार्वजनिक निष्काशन गरिने धितोपत्र खरीद गर्न पेश गरेको दरखास्त फाराम साथ दरखास्तवाला स्वयंले प्रमाणित गरेको नागरिकताको प्रमाणपत्रको

- प्रतिलिपि तथा दरखास्तवाला स्वयंको खाता रहेको बैंक वा वित्तीय संस्थाको नाम, ठेगाना र खाता नम्बर समेत दरखास्त फाराममा खुलाउनु पर्नेछ र दरखास्तवालालाई निजले दरखास्त फाराममा उल्लेख गरेको खातामा रकम जम्मा हुने गरी निष्काशन तथा विक्री प्रबन्धकले फिर्ता भुक्तानीको व्यवस्था मिलाइएको हुनुपर्नेछ ।
- (२) धितोपत्र खरिद गर्न चाहने आवेदकले उल्लेख गरिने खाता क्लियरिङ हाउस (clearing house) को सदस्यता लिएको बैंक वा वित्तीय संस्थाको हुनुपर्नेछ ।
 - (३) पचास हजार रुपैयाँ भन्दा बढी रकम बराबरको आवेदन गर्ने दरखास्तवाला प्रत्येकले अनिवार्य रूपमा एकाउन्ट पेयी चेक मार्फत रकम जम्मा गर्नुपर्नेछ ।
 - (४) दशलाख रुपैयाँ सम्म रकम बराबरको आवेदन गर्ने दरखास्तवालाले स्वेच्छिक रूपमा र दशलाख रुपैयाँ भन्दा बढी रकम बराबरको आवेदन गर्ने दरखास्तवालाले अनिवार्य रूपमा प्यान नम्बर दरखास्त फाराममा खुलाउनु पर्नेछ ।
 - (५) धितोपत्र खरीदका लागि आव्हान गर्दा प्राप्त हुने रकमलाई निष्काशन बैंक (Banker to Issue) मा व्याज प्राप्त हुने गरी जम्मा गरेको अवस्थामा कुल प्राप्त हुने व्याज रकमको ८०% प्रतिशत रकम प्रत्येक आवेदकलाई आवेदन साथ जम्मा गरेको रकमको समानुपातिक हिसावले दिने व्यवस्था गर्नुपर्नेछ र सो को जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ ।
 - (६) निष्काशनकर्ता संगठित संस्थाले सर्वसाधारणलाई छुट्टयाएको शेयर मध्ये पाँच प्रतिशतसम्म शेयर धितोपत्र निष्काशन निर्देशिकामा तोकिए बमोजिम संस्थामा कार्यरत कर्मचारीको लागि छुट्टयाई बाँडफाँड गर्न सक्नेछ ।
 - (७) उपनियम (६) बमोजिम बाँडफाँड गरिएको अवस्थामा त्यस्तो धितोपत्र तथा सो धितोपत्रमा प्राप्त हुने वोनस तथा हकप्रद शेयर प्राथमिक सार्वजनिक निष्काशनको बाँडफाँड भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएसम्म विक्री गर्न पाइने छैन ।
 - (८) धितोपत्र खरीदका लागि कसैले अनाधिकृत तवरबाट आवेदन गरेको पाइएमा वा भुट्टा विवरण पेश गरेको पाइएमा निष्काशन तथा विक्री प्रबन्धकले त्यस्तो आवेदन रद्द गरी सो आवेदन वापतको रकम जफत गरी बोर्डले तोकेको खातामा जम्मा गर्नुपर्नेछ । यसरी जम्मा भएको रकम बोर्डले पूँजी बजारको विकास एवं प्रबर्द्धन गर्ने कार्यमा मात्र प्रयोग गर्नुपर्नेछ ।
 - (९) धितोपत्रको निष्काशन प्रकृया सम्बन्धी थप व्यवस्था धितोपत्र निष्काशन निर्देशिकामा गरिएको व्यवस्था बमोजिम हुनेछ ।

४७. धितोपत्र बजारलाई जानकारी दिनुपर्ने : (१) यस नियमावली बमोजिम तयार गर्नुपर्ने विवरणपत्र, विक्री प्रस्ताव तथा विवरण पुस्तिकाको एक प्रति संगठित संस्थाले स्वीकृतिको लागि बोर्डमा पेश गर्दा सोको एकप्रति सम्बन्धित धितोपत्र बजारमा समेत पेश गर्नुपर्नेछ ।

- (२) उपनियम (१) बमोजिम पेश भएको विवरणलाई धितोपत्र बजारको सम्बन्धित विनियमावली अनुरूप सूचीकरण गर्न योग्य नहुने देखिएमा त्यस्तो विवरण पेश भएको मितिले सात कार्यदिन भित्र सम्बन्धित धितोपत्र बजारले बोर्डलाई जानकारी दिनुपर्नेछ ।

४८. बोर्डले निर्देशन दिन सक्ने : (१) बोर्डले यस नियमावली बमोजिम धितोपत्र दर्ता, धितोपत्रको बिक्री वा बाँडफाँड, धितोपत्रको निष्काशन सम्बन्धमा संगठित संस्थाहरुलाई समय समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बोर्डले दिएको निर्देशनको पालना गर्नु सम्बन्धित संगठित संस्थाको कर्तव्य हुनेछ ।
४९. बाधा अड्काउ फुकाउने : यस नियमावलीको कार्यान्वयन गर्दा कुनै कठिनाई वा अवरोध आएमा बोर्डले बाधा अड्काउ फुकाउन सक्नेछ ।
५०. अनुसूचीमा हेरफेर वा थपघट : बोर्डले आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।
५१. खारेजी र बचाउ : (१) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ खारेज गरिएको छ ।
(२) उपनियम (१) बमोजिम खारेज भएको नियमावली बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची-१

(नियम ३ को उपनियम (१) संग सम्बन्धित)

श्री नेपाल धितोपत्र बोर्ड

.....।

विषय: धितोपत्र दर्ता गरी प्रमाणपत्र पाउँ ।

महोदय,

.....ऐन बमोजिम स्थापित
को देहाय बमोजिमको धितोपत्र दर्ता गरी सोको प्रमाणपत्र पाउनको लागि रु..... दस्तुर
बुझाएको रसिद वा बैंक भौचर संलग्न गरी यो निवेदन पेश गरेको छु / गरेका छौ ।

१. संगठित संस्था सम्बन्धी संक्षिप्त विवरण:

- (क) संगठित संस्थाको नाम:
- (ख) ठेगाना:(मुख्य कार्यालय तथा रजिष्टर्ड कार्यालय, शाखा र सम्पर्क कार्यालय)
टेलिफोन नं.....
फ्याक्स.....
इमेल..... वेभ साईट.....
- (ग) विदेशी संस्था संस्थापक भएमा त्यस्तो संगठित संस्थाको नाम र ठेगाना:
- (घ) संगठित संस्था दर्ता मिति:
- (ङ) कारोबार संचालन अनुमति प्राप्त मिति:
- (च) कारोबार संचालन मिति:

२. संस्थापक र निजहरुको पृष्ठभूमि सम्बन्धी विवरण:

- (क) संस्थापकहरुको नाम, ठेगाना र उनीहरुले लिएको शेयर संख्या (क्रम संख्यादेखि सम्म)
- (ख) संस्था संस्थापक भएकोमा उक्त संस्थाको तर्फबाट मनोनीत संचालकको नाम, ठेगाना:
- (ग) संस्थापकहरुको उमेर, शैक्षिक योग्यता, व्यवसायिक अनुभव, पेशा आदि खुलेको विवरण :
- (घ) संस्था संस्थापक भएको खण्डमा उक्त संस्थाको संचालन अवधि तीन वर्ष व्यतीत भैसकेको अवस्थामा विगत तीन आर्थिक वर्षको र तीन वर्ष व्यतीत भैनसकेको अवस्थामा संचालन अवधि भएको प्रमुख वित्तीय परिसूचक सहितको विवरण र त्यसको संस्थापक तथा संचालकको नाम, ठेगाना र उनीहरुले ग्रहण गरेको शेयर सम्बन्धी विवरण ।

३. संगठित संस्थाको धितोपत्र सम्बन्धी विवरण

- (क) अधिकृत पूँजी : शेयर प्रति एकाई मूल्य दरले जम्मा रु.....
- (ख) जारी पूँजी : शेयर प्रति एकाई मूल्य दरले जम्मा रु.....
- (ग) चुक्ता पूँजी : शेयर प्रति एकाई मूल्य दरले जम्मा रु.....
- (घ) संस्थापकहरुले चुक्ता गरेको पूँजी

- (ड) निष्काशन गर्न बाँकी रहेको शेयर पूँजी
(च) हाल कायम रहेका शेयरधनीको संख्या (स्वामित्व समूहकृत गरेको भएमा समूह अनुसारको उल्लेख गर्नुपर्ने)

४. दर्ता गर्ने धितोपत्र सम्बन्धी विवरण

- (क) दर्ता गर्ने धितोपत्रको किसिम र मूल्य
(ख) धितोपत्रको क्रम संख्या..... देखि सम्म (स्वामित्व समूहकृत गरेको भएमा समूह सहित उल्लेख गर्नुपर्ने)

५. पहिले दर्ता भएको धितोपत्र सम्बन्धी विवरण

- (क) दर्ता भएको धितोपत्रको किसिम
(ख) धितोपत्र संख्या (क्रम संख्या देखि सम्म) (स्वामित्व समूहकृत गरेको भएमा समूह सहित उल्लेख गर्नुपर्ने)
(ग) दर्ता भएको मिति:

६. व्यवस्थापन सम्बन्धी विवरण

- (क) संचालकहरूको विवरण (नाम, ठेगाना र ग्रहण गरेको शेयर स्वामित्व)
(ख) संचालक समितिको संरचना
(ग) व्यवस्थापनको मुख्य जिम्मेवारी लिने कार्यकारी प्रमुख तथा मुख्य विभागिय प्रमुखहरूको नाम, ठेगाना, योग्यता तथा अनुभव

७. धितोपत्र निष्काशन सम्बन्धी विवरण

- (क) निष्काशन गरिने धितोपत्रको निष्काशन तथा बिक्रीको प्रकृया
(ख) सार्वजनिक निष्काशन वा बिक्री गरिने सम्भावित मिति
(ग) अन्य

८. स्वघोषणा

आजका मितिसम्म माथि उल्लिखित जानकारी तथा विवरणहरूको सत्यता सम्बन्धमा म व्यक्तिगत रूपमा पूर्ण उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोषण गर्दछु की यस निवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र कुनै विवरण, सूचना तथा जानकारी जानी जानी लुकाइएको छैन।

संगठित संस्थाको अख्तियार प्राप्त व्यक्तिको,

नाम:

दस्तखत:

पद:

मिति:

संस्थाको छाप:

अनुसूची-२

(नियम ३ को उपनियम (२), नियम ४ को उपनियम (३), (४) र (६), नियम ६ को उपनियम (१), नियम ७ तथा नियम २९ को उपनियम (५) र (६) संग सम्बन्धित)

निवेदन तथा दर्ता दस्तुर

१. निवेदन दस्तुर : रु. २०,०००/-
२. धितोपत्र दर्ता दस्तुर

धितोपत्रको किसिम

धितोपत्र निष्काशन मूल्यको

(क) शेयर :	०.२० प्रतिशत
(ख) डिबेन्चर वा वण्ड :	०.१५ प्रतिशत
(ग) सामुहिक बचत योजना अन्तर्गतको एकाई :	०.१० प्रतिशत
(घ) अन्य धितोपत्र :	०.१० प्रतिशत

नोट: धितोपत्र दर्ता गर्दाको कुल धितोपत्रको रकम र निष्काशन गर्दा कूल निष्काशित धितोपत्रको रकम फरक पर्ने अवस्था भएमा यसरी फरक पर्न गएको रकममा उपरोक्तानुसारको प्रतिशतका दरले हुन आउने रकम बोर्डमा थप शुल्कको रुपमा बुझाउनु पर्नेछ ।।

अनुसूची-३

(नियम ४ को उपनियम (५) तथा नियम ६ को उपनियम (५) संग सम्बन्धित)

धितोपत्र दर्ता किताव

(क) संगठित संस्थाको नाम :

(ख) ठेगाना (रजिष्टर्ड तथा मुख्य कार्यालय, सम्पर्क कार्यालय) :

(ग) संगठित संस्थाको दर्ता र कारोबार संचालन मिति :

(घ) संगठित संस्थाको उद्देश्य :

(ङ) व्यवसायको किसिम :

(बैंक, वित्त, बीमा, पर्यटन, निर्माण, उर्जा तथा अन्य)

(च) अधिकृत पूँजी : शेयर प्रति एकाई मूल्य दरले जम्मा रु.....

(छ) जारी:..... शेयर प्रति एकाई मूल्य..... दरले जम्मा रु.....

(ज) चुक्ता पूँजी : शेयर प्रति एकाई मूल्य दरले जम्मा रु.....

(झ) अग्राधिकार शेयर संरचना शेयर प्रति एकाई मूल्य दरले जम्मा रु.....

(ञ) डिभेन्चर बोण्ड प्रति एकाई मूल्य दरले जम्मा रु.....

(ट) अन्य

(ठ) संस्थापक र संचालक सम्बन्धी विवरण :

नाम :

ठेगाना :

लिएको शेयर संख्या :

(ड) धितोपत्र निष्काशन सम्बन्धी विवरण :

(अ) धितोपत्रको किसिम

(आ) निष्काशन गरिने धितोपत्र

(१) संख्या :

(२) रकम :

(इ) निष्काशनको किसिम

(ई) लक्षित समूह :

(उ) निष्काशन गरिने मिति

(ऊ) निष्काशन गर्ने धितोपत्रको निष्काशन बिक्री र बाँडफाँडको लागि बोर्डले कुनै निर्देशन दिएकोमा सो सम्बन्धी विवरण

(ढ) पहिले निष्काशन गरेको धितोपत्र सम्बन्धी विवरण:

(अ) प्रबन्धपत्र । नियमावलीबाट क्रम संख्या देखि सम्मको रु..... का दरले जम्मा संख्या बराबरको रु..... मिति.....

(आ) सार्वजनिक निष्काशनबाट क्रम संख्या देखि सम्मको रु..... का दरले जम्मा संख्या बराबरको रु..... मिति.....

(इ) स्थानीय बासिन्दालाई निष्काशन गरेको

(ई) परिपत्रविधिबाट क्रम संख्या देखि सम्मको रु..... का दरले जम्मा संख्या बराबरको रु..... मिति.....

(ई) वोनस शेयरबाट क्रम संख्या देखि सम्मको रु..... का दरले जम्मा संख्या बराबरको रु..... मिति.....

(उ) कामदार वा कर्मचारीमा सिमित हुने क्रम संख्या देखि सम्मको रु..... का दरले जम्मा संख्या बराबरको रु..... मिति.....

(ऊ) अन्य

अनुसूची-४

(नियम ४ को उपनियम (५) तथा नियम ६ को उपनियम (५) संग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

.....

धितोपत्र दर्ता प्रमाणपत्र

.....मुख्य कार्यालय रहेकोले निष्काशन गरेको वा गर्न लागेको
धितोपत्रको क्रम संख्या देखि सम्मको रु. (प्रति एकाई मूल्य) का
दरले कुल (धितोपत्र संख्या) (धितोपत्रको किसिम) बोर्डमा दर्ता गरी यो
प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रमाणपत्र प्रदान गर्ने पदाधिकारीको

नाम:

दस्तखत:

पद:

मिति:

अनुसूची-५

(नियम ११ को उपनियम (१)संग सम्बन्धित)

विवरणपत्रको ढाँचा

(क) विवरणपत्रको मुखपृष्ठमा उल्लेख हुनुपर्ने कुराहरु :

१. “विवरणपत्र” भन्ने शब्द,
२. संगठित संस्थाको नाम, लोगो तथा रजिष्टर्ड कार्यालयको ठेगाना,
३. कुन ऐनको कुन दफा अन्तर्गत विवरणपत्र जारी भएको,
४. नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति,
५. कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरणपत्र दर्ता भएको मिति,
६. जारी गरिने धितोपत्रको किसिम, निष्काशन गरिने धितोपत्रको संख्या, संरक्षित धितोपत्रको संख्या (कर्मचारी, सामूहिक वचत योजना आदी) सर्वसाधारणको लागि छुट्टयाइएको खुद शेयर संख्या
७. धितोपत्रको अंकित मूल्य र दरखास्त साथ भुक्तानी गर्नुपर्ने रकम,
८. लगानीमा हुने जोखीम सम्बन्धी उद्घोषण
९. नियामक निकायको जवाफदेहीता नरहने उद्घोषण
१०. निष्काशन खुल्ला हुने मिति
११. निष्काशन बन्द हुने मिति (छिटो र ढिलोमा)
१२. निष्काशन तथा बिक्री प्रबन्धकको नाम, ठेगाना, लोगो
१३. नेटवर्थ सम्बन्धी विवरण

(ख) विवरणपत्रको मुखपृष्ठको भित्री भागमा उल्लेख हुनुपर्ने कुराहरु :

१. विवरणपत्रमा प्रयोग भएका प्राविधिक तथा अन्य शब्दावलीको परिभाषा,
२. विवरणपत्र तथा दरखास्त प्राप्त गर्ने र बुझाउने स्थान,

(ग) विवरणपत्रको दोश्रो पृष्ठबाट क्रमश उल्लेख हुनुपर्ने कुराहरु :

१. धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण
२. संगठित संस्थाको उद्घोषण

(क) संचालकको जिम्मेवारी तथा जवाफदेहिता सम्बन्धी,

(ख) संगठित संस्थाको जवाफदेहिता सम्बन्धी,

(ग) नियमन निकायको नियमन व्यवस्थाको पालना सम्बन्धी,

(घ) संस्थापक, संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी उद्घोषण

३. संगठित संस्था सम्बन्धी जानकारी
 - (क) संगठित संस्थाको पृष्ठभूमि,
 - (ख) सम्पत्तिको विवरण,
 - (ग) भावी योजना तथा रणनीति
 - (घ) संचालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था,
४. पूँजी संरचना सम्बन्धी जानकारी,
५. संस्थापक/संचालक सम्बन्धी जानकारी,
 - (क) संस्थापक/संचालकको पृष्ठभूमि
 - (ख) संस्थापक/संचालकसँगको कारोबार
६. सीमित दायित्व सम्बन्धी विवरण
७. संगठित संस्थाको कर्मचारी सम्बन्धी जानकारी,
 - (क) संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका कर्मचारीहरू सम्बन्धी विवरण
 - (ख) संचालक एवं उच्च व्यवस्थापकीय तहका अधिकृतलाई दिएको भत्ता तथा पारिश्रमिक सम्बन्धी विवरण
८. अर्न्तनिहित जोखीम तथा सो मा व्यवस्थापनको लागि व्यवस्थापनको धारणा
९. वित्तीय विवरण
 - (क) वित्तीय विवरण र तत्सम्बन्धमा व्यवस्थापनको धारणा र विश्लेषण
 - (ख) वित्तीय अनुपात सम्बन्धी विवरण
१०. धितोपत्र निष्काशन सम्बन्धी विवरण
 - (क) धितोपत्र जारी गर्नुको उद्देश्य,
 - (ख) धितोपत्र निष्काशनबाट प्राप्त पूँजीको उपयोग,
 - (ग) सार्वजनिक निष्काशनबाट प्राप्त रकमलाई आयोजनामा प्रयोग गर्न पूर्व अन्य कुनै व्यवस्था गर्न लागिएको छ भने तत्सम्बन्धी विवरण,
 - (घ) प्रिमियममा धितोपत्र जारी गर्ने भएमा,
 - (ङ) धितोपत्रको बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी व्यवस्था
 - (च) प्रत्याभूति सम्बन्धी विवरण,
 - (छ) आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू ।
११. सम्बन्धित पक्ष बीचको कारोबार सम्बन्धी विवरण
१२. विदेशी लगानी र व्यवस्थापन सम्बन्धी विवरण

१३. सूचीकृत संगठित संस्थाले सार्वजनिक निष्काशन गर्ने भएमा सो सम्बन्धी विवरण
 १४. पछिल्लो सार्वजनिक निष्काशनको अनुमान तथा उपलब्धी सम्बन्धी विवरण
 १५. परामर्शदाता/विशेषज्ञ सम्बन्धी विवरण
 १६. आयोजना सम्पन्न गर्नको लागि सार्वजनिक निष्काशन बाहेक अन्य वित्तीय श्रोतहरु प्रयोग गरिएको छ/छैन, तत्सम्बन्धी विवरण
 १७. मुद्दा तथा विवाद सम्बन्धी विवरण
 १८. गुनासो सुन्ने र समाधान गर्ने प्रकृया
 १९. नगद नलिई कसैलाई धितोपत्र निष्काशन गरिएको छ भने त्यस्तो व्यक्ति वा समूहको नाम, खरीद गरिएको सम्पत्ति वा सेवा सम्बन्धी विवरण, निष्काशन गरिएको धितोपत्रको संख्या र दर सम्बन्धी विवरण,
 २०. ऋणपत्र निष्काशन सम्बन्धी विवरण,
 २१. अग्राधिकार शेयर निष्काशन सम्बन्धी विवरण,
 २२. अन्य सामान्य जानकारी
 २३. संचालक तथा विज्ञहरुको नाम तथा दस्तखत
 २४. निष्काशन तथा बिक्री प्रबन्धकको प्रस्तुत गरेको प्रतिबद्धता पत्र (ड्यु डेलिजेन्स् सर्टिफिकेट) को प्रति
 २५. विवरणपत्र, वित्तीय विवरण तथा अन्य कुनै कुरामा विज्ञले राय दिएको भए सो सम्बन्धी पत्र ।
- द्रष्टव्य:** विवरणपत्र तयार गर्दा यस अनुसूचीमा उल्लिखित देहायका विषयहरुमा कम्तीमा देहाय बमोजिमका कुराहरु खुलाउनु पर्नेछः-

१. **लगानीमा हुने जोखीम सम्बन्धी उद्घोषण** (खण्ड (क) को उपखण्ड (८) सँग सम्बन्धित)
 धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखीमको मूल्यांकन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुनेछ र धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र बजारमा हुने कारोबार मूल्य नजनाउने हुँदा यस विवरणपत्रको पृष्ठ(सम्बन्धित पृष्ठ उल्लेख गर्ने) मा उल्लेखित जोखीमहरु समेतको अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ ।
२. **नियामक निकायको जवाफदेहिता नरहने उद्घोषण** (खण्ड (क) को उपखण्ड (९) सँग सम्बन्धित)
 यस विवरणपत्रमा उल्लिखित धितोपत्र सार्वजनिक निष्काशनका लागि तयार गरिएको यस विवरणपत्रलाई धितोपत्र सम्बन्धी कानून बमोजिम नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । यसरी बोर्डले विवरणपत्रमा स्वीकृति प्रदान गरेको कारणबाट कसैले पनि नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय वा सम्बद्ध अन्य नियमन निकायले विवरणपत्रमा उल्लिखित कुराको सत्यता वा निष्काशनकर्ता वा आयोजनाको आर्थिक सक्षमताको वारेमा कुनै प्रकारको प्रत्याभूत गरेको वा जिम्मेवारी लिएको मानीने छैन ।

३. **नेटवर्थ सम्बन्धी विवरण** (खण्ड (क) को उपखण्ड (१३) सँग सम्बन्धित)
संगठित संस्थाको लेखापरीक्षण भएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणमा नेटवर्थ ऋणात्मक भएको अवस्थामा तत्सम्बन्धी विवरण विवरणपत्रको मुख पृष्ठमा समावेश गर्नुपर्नेछ ।
४. **धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण** (खण्ड (ग) को उपखण्ड (१) सँग सम्बन्धित)
हामीलाई निष्काशनकर्ता संगठित संस्था तथा यसका संस्थापक/ संचालकहरुले उपलब्ध गराएको विवरण तथा जानकारीहरुको आधारमा यस संस्थाको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै विवरणपत्रमा लेखिएका आर्थिक विवरणहरु र अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुरा प्रति विश्वस्त भई हामीले यो विवरणपत्र स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा ऐन र यस नियमावली अनुरूपको योग्यता पुगेको प्रतिबद्धतापत्र (ड्यू डेलिजेन्स् सर्टिफिकेट) प्रस्तुत गरेका छौं ।
५. **संगठित संस्थाको संचालकको जिम्मेवारी तथा जवाफदेहिता सम्बन्धी उद्घोषण** (खण्ड (ग) को उपखण्ड (२) (क) सँग सम्बन्धित)
यो विवरणपत्र हामीले पुनरावलोकन गरी अनुमोदन गरेको हुनाले यस विवरणपत्रमा उल्लेख गरिएका विवरण तथा जानकारीहरुका साथै निष्काशन तथा बिक्री प्रबन्धकलाई दिएको वित्तीय विवरण, अन्य विवरण, जानकारी तथा कागजातहरुको सत्यता र शुद्धता प्रति र धितोपत्र दर्ता तथा निष्काशन अनुमति प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरिएको विवरणपत्र र सो सँग सम्बन्धित अन्य विवरण तथा जानकारीहरुको शुद्धता तथा सत्यता प्रति यस विवरणपत्रमा हस्ताक्षर गर्ने हामी संचालकहरु व्यक्तिगत वा सामूहिक रूपमा जवाफदेहिता बहन गर्दछौं र धितोपत्र निष्काशनका लागि तोकिएका शर्त तथा आवश्यकताहरुको सम्बन्धमा आवश्यक जानकारी लिई हामी यो उद्घोषण गर्दछौं की तोकिएका शर्त तथा आवश्यकताहरु सबै पालना गरेका छु/छौं र लगानीकर्ताहरुलाई लगानी सम्बन्धी सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाएका छैनौं ।
६. **संगठित संस्थाको जवाफदेहिता सम्बन्धी उद्घोषण** (खण्ड (ग) को उपखण्ड (२)(ख) सँग सम्बन्धित)
यस ले प्रकाशित गरेको विवरणपत्र, सार्वजनिक प्रस्ताव, विज्ञापन वा अन्य कुनै सूचनामा उल्लेख भएका विवरण बाहेक संगठित संस्थाको वारेमा प्रकाशित अन्य कुनै सूचना वा जानकारीको जवाफदेहिता संगठित संस्थामा नरहने र त्यस्तो सूचना, जानकारी वा विवरणको आधारमा लगानी गरेमा सो को जोखिम लगानीकर्ता स्वयंले बहन गर्नुपर्नेछ ।
७. **नियमन निकायको नियमन व्यवस्थाको पालना सम्बन्धी उद्घोषण** (खण्ड (ग) को उपखण्ड (२)(ग) सँग सम्बन्धित)
प्रचलित कानून अनुसार आफ्नो उद्योग/व्यवसाय/सेवासँग सम्बन्धित नियमन निकाय (जस्तै कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, बीमा समिति आदी) को सार्वजनिक निष्काशन तथा अन्य नियमन व्यवस्था तथा निर्देशनहरुको पालना गरेको कुराको उद्घोषण गर्दछौं । साथै सार्वजनिक निष्काशन प्रयोजनको लागि तयार गरिएको विवरणपत्र र सो मा उल्लिखित सम्भौता वा अन्य विवरणहरु नियमन निकायमा पेश गरेका छौं ।

८. **संस्थापक, संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी उद्घोषण** (खण्ड (ग) को उपखण्ड (२)(घ) सँग सम्बन्धित)

- (१) यस संगठित संस्थाको संस्थापक, संचालक वा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका छैनन् ।
- (२) यस संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख कालो सूचीमा रहेको अन्य संगठित संस्थामा संचालक वा कार्यकारी प्रमुख रहेका छैनन् ।
- (३) सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणबाट पूँजी संकलन गरी वेपत्ता भएका वा संचालनमा नरहेका वा लगानीकर्ताहरूको हित विपरीत हुने कार्य गरेको संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख यस संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख छैनन् ।
- (४) धितोपत्र सम्बन्धी कानून विपरीत कार्य गरेको कारण धितोपत्र बजार वा धितोपत्र व्यवसायीको अनुमतिपत्र खारेज भएको दश वर्ष पूरा नभएको संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख यस संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख छैनन् ।
- (५) यस संगठित संस्थाको संचालक वा कार्यकारी प्रमुख धितोपत्र सम्बन्धी ऐनको दफा १०८ बमोजिम संचालक वा कार्यकारी अयोग्य रहेका छैनन् ।

९. **संगठित संस्थाको पृष्ठभूमि** (खण्ड ग को उपखण्ड (३)(क) सँग सम्बन्धित)

- (क) संस्थाको नाम,
- (ख) संस्था कुन ऐन अन्तर्गत स्थापित भएको सो कुरा,
- (ग) संस्थाको रजिष्टर्ड ठेगाना,
- (घ) कारोबार गर्ने मुख्य स्थान,
- (ङ) संगठित संस्थाको स्थापनाकाल देखि हालसम्मको संक्षिप्त इतिहास र संगठित संस्थाको मुख्य उद्देश्यहरू,
- (च) संगठित संस्थाको कुनै सहायक कम्पनी भएमा सो सहायक कम्पनीको नाम, इतिहास र त्यसका मुख्य उद्देश्यहरूका साथै त्यसमा भएको लगानीको अंश (प्रतिशतमा),
- (छ) देहायका कुराहरू समेत उल्लेख गर्नुपर्ने (लागू हुने हदसम्म) :
 - (१) संगठित संस्थाले उत्पादन गर्ने वस्तु वा प्रदान गर्ने सेवाहरू
 - (२) प्रयोग भएको वा गरिने प्रविधि,
 - (३) कुनै ब्रान्डनेम, प्रतिलिपि अधिकार, ट्रेडमार्क, इजाजतपत्र, प्राविधिक सहयोग सम्झौता र संगठित संस्थासँग सम्बन्धित बौद्धिक सम्पत्ति हक अधिकार,
 - (४) संगठित संस्थाले ओगटेको बजार क्षेत्र,
 - (५) नयाँ उत्पादन तथा सेवा सम्बन्धी योजना,
 - (६) उत्पादन तथा सेवाको प्रमुख बजार र त्यसको माग र बिक्री वितरणको तरिका,
 - (७) उत्पादन/संचालन क्षमता र सो को उपभोग स्थिति
 - (८) कच्चा पदार्थको श्रोत, किसिम र उपलब्धता,
 - (९) गुण नियन्त्रणको लागि गरिएको व्यवस्था,
 - (१०) अनुसन्धान तथा विकास,
 - (११) विगत १२ महिनाको अवधिमा संस्थाको संचालनमा असर पर्ने गरी भएको बाधा, व्यवधान,

- (१२) मजदुर संगठनसँगको सम्बन्ध र विगतमा कुनै औद्योगिक विवाद भएको भए, सो सम्बन्धी विवरण,
- (१३) बजार, प्रतिस्पर्धा र अन्य समान उद्योगहरू बीच संगठित संस्थाको स्थिति,
- (१४) प्रमुख ग्राहकहरूको विवरण (जस्तै-संस्थाको कूल वार्षिक कारोबारमा १०% वा सो भन्दा बढीले योगदान गर्ने वा व्यवसायको लागि संगठित संस्था कुनै प्रमुख ग्राहकसँग निर्भर छ भने तत्सम्बन्धी विवरण ।)
- (१५) प्रमुख सप्लायर्सहरूको विवरण (जस्तै: संस्थाको कूल कारोबारमा १०% वा सो भन्दा बढीले योगदान गर्ने सप्लायर्स वा व्यवसायको लागि संगठित संस्था कुनै प्रमुख सप्लायर्ससँग निर्भर छ भने तत्सम्बन्धी विवरण ।)

१०. सम्पत्तिको विवरण (खण्ड (ग) को उपखण्ड (३)(ख) सँग सम्बन्धित)

- (क) संगठित संस्थाको उपकरण (प्लान्ट) तथा अन्य सम्पत्ति रहेको स्थान र उपकरण तथा सम्पत्तिको अवस्था,
- (ख) बुँदा (क) मा उल्लेखित सम्पत्ति संगठित संस्थाको आफ्नै सम्पत्ति हो या लिजमा लिएको, लिजमा लिएको भए लिजको अवधि (मिति समेत उल्लेख गर्नुपर्ने),
- (ग) यदि सम्पत्ति संगठित संस्थाको स्वामित्वमा रहेको भएमा उक्त सम्पत्ति माथि कुनै लियन वा मोर्टगेज भए सो सम्बन्धी विवरण,
- (घ) विवरणपत्र बोर्डमा पेश गरिएको मितिमा संगठित संस्थाको सम्पत्तिको किताबी मूल्य र बजार मूल्य बीच फरक भएमा सो को विवरण,
- (ङ) सम्पत्तिको मूल्यांकन गरिएको तरीका सम्बन्धी विवरण,

११. भावी योजना तथा रणनीति (खण्ड (ग) को उपखण्ड (३)(ग) सँग सम्बन्धित)

- (क) व्यवसाय/ सेवाको वृद्धिका लागि संस्थाको भावी योजना र त्यस्तो योजनाको प्राप्तीका लागि चालिने समयबद्ध रणनीति,
- (ख) प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितीको आधारमा संगठित संस्थाको व्यवसायको भविष्य,

१२. संचालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था(खण्ड (ग) को उपखण्ड (३)(घ) सँग सम्बन्धित)

संचालक समितिको संरचना, संचालकहरूको योग्यता र प्रतिनिधित्व तथा संचालक हुनको लागि लिनुपर्ने न्यूनतम शेयर संख्या सम्बन्धी व्यवस्था उल्लेख हुनुपर्ने ।

१३. पूँजी संरचना सम्बन्धी जानकारी (खण्ड (ग) को उपखण्ड (४) सँग सम्बन्धित)

- (क) अधिकृत, जारी तथा चूक्ता पूँजी र संस्थाको स्थापना पश्चात सो मा परिवर्तन भएको भए तत्सम्बन्धी विवरण,
- (ख) निष्काशन पछिको चुक्ता पूँजी (समूहकृत गरिएको अवस्थामा सोही अनुरूप)
- (ग) शेयर प्रिमियम खाता (निष्काशन पूर्व र निष्काशन पश्चात) ।

१४. **संस्थापक/संचालकको पृष्ठभूमि** (खण्ड (ग) को उपखण्ड (५)(क) सँग सम्बन्धित)
- (क) आधारभूत शेयरधनीहरु तथा संचालकहरुको नाम, पद, उमेर, राष्ट्रियता, ठेगाना, शेयर स्वामित्व, शैक्षिक योग्यता, अनुभव र प्रस्तावित व्यापार/व्यवसायमा अनुभव
- (ख) संस्थापकहरु कुनै कम्पनी/संस्था भएमा त्यस्तो कम्पनी/संस्थाको नाम तथा ठेगाना सहितको संक्षिप्त विवरण (Profile) र उक्त कम्पनी/संस्थाका संचालकहरुको नाम, ठेगाना, (प्राकृतिक व्यक्ति नखुलेसम्म)
- (ग) संगठित संस्थाको संचालक अन्य कुनै कम्पनी संस्था, कोष, संगठनसँग आवद्ध भए त्यस्तो संचालक र आवद्ध भएको संस्थाको नाम, ठेगाना,
- (घ) संस्थापक/संचालकको हक हस्तान्तरण बन्देज सम्बन्धी विवरण
१५. **संस्थापक/संचालकसंगको कारोबार** (खण्ड (ग) को उपखण्ड (५)(ख) सँग सम्बन्धित)
- (क) संगठित संस्थाबाट कुनै संस्थापक/संचालकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै वस्तु वा सुविधा (आर्थिक वा गैरआर्थिक) प्राप्त गरेको वा प्राप्त गर्ने भएमा त्यस्तो वस्तु वा सुविधाको प्रकृति र मूल्य र त्यस्तो सुविधा दिए वापत संगठित संस्थाले कुनै सम्पत्ति, सेवा प्राप्त गरेको वा गर्ने भएमा तत्सम्बन्धी विवरण,
- (ख) बुँदा (क) मा उल्लेखित वस्तु वा सुविधाको मूल्य निर्धारण गर्न अपनाइएको तरिका,
१६. **सीमित दायित्व सम्बन्धी विवरण** (खण्ड (ग) को उपखण्ड (६) सँग सम्बन्धित)
- शेयरधनीको दायित्व निजले खरीद गरेको वा खरीद गर्न कबोल गरेको धितोपत्रको अधिकतम रकमसम्म मात्र सीमित रहनेछ भन्ने व्यहोरा खुलाइएको हुनुपर्ने ।
१७. **संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका अधिकृत कर्मचारीहरु सम्बन्धी विवरण** (खण्ड (ग) को उपखण्ड (७)(क) सँग सम्बन्धित)
- (क) संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका कर्मचारीको नाम, योग्यता, नियुक्ती भएको मिति, पहिले गरेको कामको अनुभव तथा संगठित संस्थाको शेयर लिएको भए शेयर संख्या सम्बन्धी विवरण । साथै त्यस्ता कर्मचारीहरु अन्य कुनै सूचीकृत संगठित संस्थाको आधारभूत शेयरधनी भए वा अन्य कुनै संगठित संस्थामा लगानी गरेको भए उक्त संगठित संस्थाको नाम र लगानी गरेको रकम खुलाउनुपर्ने ।
- (ख) विवरणपत्र बोर्डमा प्रस्तुत गर्नु भन्दा १ वर्ष अगाडिको अवधिमा नियम अनुसार अवकाश प्राप्त भएको अवस्था बाहेक संगठित संस्थाको उच्च व्यवस्थापकीय तहमा रहेका कुनै कर्मचारी परिवर्तन भएमा सो सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने ।
- (ग) कर्मचारीको संख्या: स्थायी, अस्थायी, करार, ज्यालादारी र अन्य ।
१८. **संचालक एवं उच्च व्यवस्थापकीय तहका अधिकृतलाई दिएको भत्ता तथा पारिश्रमिक सम्बन्धी विवरण** (खण्ड (ग) को उपखण्ड (७)(ख) सँग सम्बन्धित)
- (क) संचालक समितिको अध्यक्ष लगायत अन्य सदस्यहरुलाई प्रदान गरिने वा गरिएको बैठक भत्ताको दर तथा निजहरुलाई प्रदान गरिने वा गरिएको दैनिक तथा भ्रमण भत्ता तथा अन्य सुविधा,
- (ख) संगठित संस्थाको उच्च व्यवस्थापकीय तहका तीन जना अधिकृतहरुको नाम र पद र एक आर्थिक वर्षको अवधि भित्र उनीहरुलाई पारिश्रमिकको रुपमा भुक्तान गरिएको रकम,

(ग) कुनै अधिकृत वा संचालकलाई भविष्यको लागि कुनै रकम प्रदान गरिने गरी करार गरिएको भए सो सम्बन्धी विवरण,

१९. अन्तर्निहित जोखिम तथा सो को व्यवस्थापनका लागि व्यवस्थापनको धारणा (खण्ड (ग) को उपखण्ड (द) सँग सम्बन्धित)

संगठित संस्थाले बहन गरेको वा गर्ने जोखीम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने । यस सन्दर्भमा जोखीमहरूलाई संगठित संस्थाको आन्तरिक वा व्यवसाय/आयोजनासँग प्रत्यक्ष अथवा संगठित संस्थाको नियन्त्रण भन्दा बाहिरको भनी वर्गीकरण गरी प्रमुख रूपमा देहायको जोखीमको विश्लेषण गर्नुपर्ने ।

- (क) वित्तीय साधनको अभावबाट हुने जोखिम,
- (ख) कच्चा पदार्थको अभावबाट हुने जोखिम,
- (ग) उत्पादन वा सेवाको बजारको स्थिति र यसमा आउने परिवर्तनबाट हुने जोखिम,
- (घ) आयोजना सम्पन्न हुन ढिलाई हुने सम्भावना र त्यसबाट हुने मूल्य अभिवृद्धि (cost overrun) को जोखिम,
- (ङ) विदेशी विनिमयको जोखिम,
- (च) कानूनी प्रक्रियाहरू तथा ईजाजत प्राप्त गर्नुपर्ने भए सोबाट पर्न सक्ने अवरोधहरू,
- (छ) क्षेत्रीयकरण र विश्वव्यापीकरण (Globalization) का कारणबाट उत्पन्न हुन सक्ने जोखिम,
- (ज) सरकारी नीति तथा नियमहरूमा हुने परिवर्तन तथा विश्वव्यापी रूपमा हुने नीतिगत परिवर्तनबाट उत्पन्न हुने जोखिम,
- (झ) सञ्चालन इतिहासको अभाव,
- (ञ) प्रविधीको परिवर्तनबाट हुने सक्ने जोखिम,
- (ट) अन्य ।

उपरोक्तानुसारको जोखिमहरूलाई न्यून वा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्थापनको योजना समेत उल्लेख गर्नुपर्ने ।

२०. वित्तीय विवरण र तत्सम्बन्धमा व्यवस्थापनको धारणा र विश्लेषण (खण्ड (ग) को उपखण्ड (९)(क) सँग सम्बन्धित)

- (क) संगठित संस्थाको लेखापरीक्षण भएको पछिल्लो आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नाफा नोक्सान हिसाब बाँडफाँड, नगद प्रवाह विवरण विवरणपत्रमा समावेश हुनुपर्ने ।
- (ख) सञ्चालन अवधि तीन वर्ष व्यतीत भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको नाफा नोक्सान, वासलात सहितको संक्षिप्त वित्तीय विवरण (सहायक कम्पनी भए समष्टिकृत रूपमा) ।
- (ग) आर्थिक वर्ष समाप्त भएको ६ महिना पश्चात विवरणपत्र स्विकृतिको लागि पेश गरेमा उक्त अन्तरिम अवधिको लागि लेखापरीक्षकबाट प्रमाणित गरेको अपरिष्कृत वित्तीय विवरण ।
- (घ) आम्दानी र खर्च हिसाबको कुनै शीर्षकमा ठुलो मात्रामा परिवर्तन भएमा त्यसको विश्लेषणात्मक कारण ।

- (ड) पछिल्लो वित्तीय विवरणको लेखापरीक्षण भए पश्चात संगठित संस्थाको कारोबार, नाफा नोक्सान, सम्पत्तिको मूल्य वा आगामी १२ महिनाको दायित्व भुक्तानीमा असर पर्ने गरी कुनै अवस्था सिर्जना भएको छ/छैन सो सम्बन्धमा संचालकहरुको धारणा ।
- (च) आर्थिक वर्ष समाप्त भएपछि विवरणपत्र पेश गरेमा, विवरणपत्र पेश गरेको मितिबाट स्वीकृति हुने मितिसम्ममा वासलातको मिति पछिको घटनाको बारेमा छुट्टै जानकारी विवरणपत्रमा समावेश गर्नुपर्ने ।
- (च) विगत ५ वर्षमा सम्पत्तिको पुनर्मूल्यांकन गरिएको छ/छैन, यदि गरिएको भए
 - (अ) सम्पत्तिको विवरण,
 - (आ) सम्पत्तिको पुनर्मूल्यांकन अघि र पछिको किताबी मूल्य,
 - (ई) पुनर्मूल्यांकनको औचित्य,
- (छ) आगामी तीन वर्षको प्रक्षेपित वासलात, नाफा नोक्सान हिसाबका साथै त्यसका गणनाको आधारहरु,

२१. वित्तीय अनुपात सम्बन्धी विवरण (खण्ड (ग) को उपखण्ड (९)(ख) सँग सम्बन्धित)

- (क) सञ्चालन अवधि तीन वर्ष व्यतीत भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिको तथा आगामी तीन वर्षको प्रक्षेपित प्रति शेयर आमदानी (EPS) तथा प्रति शेयर नेटवर्थ,
- (ख) विगत ३ वर्षको नेटवर्थमा भएको औसत प्रतिफल,

२२. धितोपत्र जारी गर्नुको उद्देश्य (खण्ड (ग) को उपखण्ड (१०)(क) सँग सम्बन्धित)

धितोपत्र जारी गर्नुको उद्देश्य स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने ।

२३. धितोपत्र निष्काशनबाट प्राप्त पूंजीको उपयोग(खण्ड (ग) को उपखण्ड (१०)(ख) सँग सम्बन्धित)

- (क) निष्काशनबाट प्राप्त हुने कूल रकमलाई कसरी र कुन क्षेत्रमा प्रयोग गरिने छ तत्सम्बन्धी विवरण उल्लेख गरिनुपर्ने ।
- (ख) सार्वजनिक निष्काशन गरिने धितोपत्र पूर्ण रूपमा बिक्री नभएमा सार्वजनिक निष्काशनको उद्देश्य प्राप्ती गर्नको लागि अपनाइने वैकल्पिक व्यवस्था
- (ग) आयोजनाको संचालन स्थान, आयोजना चरणबद्ध रूपमा कार्यान्वयन गरिने भए प्रत्येक चरणमा लाग्ने खर्च, कुनै चरण समाप्त भैसकेको भए सो सम्बन्धी विवरण उल्लेख गर्नुपर्ने ।
- (घ) आयोजना सम्पन्न हुने, परिक्षण उत्पादन शुरु हुने र पूर्ण व्यवसायिक उत्पादन शुरु हुने अनुमानित मिति उल्लेख गर्नुपर्ने ।
- (ड) संगठित संस्थाले कुनै उपकरण खरीद गरेको वा गर्न लागेको भए उक्त उपकरणको मूल्य वा प्रस्तावित मूल्य, सप्लायर्सको नाम र सप्लायर्ससँग सम्भौता भएको भए सो को मुख्य मुख्य बूदाहरु,
- (च) कुनै पार्टीसँग प्रतिलिपि अधिकार, ट्रेडमार्क, इजाजतपत्र, रोयल्टी, सहकार्य सम्बन्धमा वा वित्तीय वा प्राविधिक सम्भौता गरिएको भए सो को प्रमुख शर्तहरु र पार्टीको नाम, ठेगाना सम्बन्धी विस्तृत विवरण,
- (छ) उत्पादन सम्बन्धी आयोजना भए, सो को प्रकृति, प्रयोगकर्ता, प्रतिस्पर्धा, लक्षित समूह, उत्पादन क्षमता, विगत वर्षहरुको क्षमता उपभोग वा भविष्यमा गरिने क्षमता उपभोग सम्बन्धी विवरण,

- (ज) आयोजनाको लागि आवश्यक कच्चा पदार्थको उपलब्धता र त्यसको श्रोत,
- (झ) आयोजनाको लागि आवश्यक हुने विद्युत, पानी, ग्यासको मात्रा र त्यसको श्रोत,
- (ञ) सार्वजनिक निष्काशनका लागि गरिने खर्च प्रमुख रूपमा देहायमा उल्लेखित पक्षहरूलाई दिने शुल्कहरू छुट्टाछुट्टै रूपमा प्रस्तुत गर्नुपर्ने,
 - (अ) निष्काशन तथा बिक्री प्रबन्धक,
 - (आ) तृष्टि (डिभेन्चर निष्काशनको हकमा)
 - (इ) प्रत्याभूतिकर्ता
 - (ई) विज्ञहरू
 - (उ) लेखापरिक्षक
 - (ऊ) अन्य (जस्तै संकलन केन्द्र, निष्काशन बैंक आदी)

२४. धितोपत्रको बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी विवरण: (खण्ड (ग) को उपखण्ड

(१०) (ङ) सँग सम्बन्धित)

- (क) अत्यधिक माग वा न्यून माग भएको अवस्थामा बाँडफाँडको प्रकृया,
- (ख) अत्यधिक माग भएको वा बाँडफाँड नभएको अवस्थामा फिर्ता भुक्तानी सम्बन्धी व्यवस्था,
- (ग) निवेदन साथ प्राप्त रकमको फिर्ता भुक्तानीमा ढिलाई भएमा दिइने व्याजदर,
- (घ) धितोपत्रको बाँडफाँड तथा प्रमाणपत्र जारी सम्बन्धी प्रकृया र समयावधी,
- (ङ) धितोपत्र सूचीकरण भैसकेको भए, त्यस्तो धितोपत्र सूचीकरण गरिएको धितोपत्र बजारको नाम र धितोपत्रको कारोबार शुरु हुनको लागि संगठित संस्थाले पूरा गर्नुपर्ने शर्तहरू सम्बन्धी विवरण,
- (च) धितोपत्र सूचीकरण भैनसकेको भए, संगठित संस्थाले निष्काशन तथा बिक्री गरिने धितोपत्रहरू प्रचलित ऐन, नियम अनुसार सहज खरीद, बिक्री वा विनिमय हुन सक्ने गराउनका लागि गरिने व्यवस्था सम्बन्धी विवरण ।

२५. प्रत्याभूती सम्बन्धी विवरण:(खण्ड (ग) को उपखण्ड (१०)(च) सँग सम्बन्धित)

- (क) धितोपत्र प्रत्याभूति गर्ने संगठित संस्थाको नाम, ठेगाना र प्रत्याभूति गर्ने धितोपत्रको संख्या र रकम,
- (ख) धितोपत्र प्रत्याभूतिकर्तासँग गरिएको सम्झौताको मुख्य मुख्य बूँदाहरू ।

२६. आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरू:(खण्ड (ग) को उपखण्ड (१०)(छ) सँग सम्बन्धित)

- (क) धितोपत्रवालाको अधिकार तथा प्रतिबन्धात्मक व्यवस्थाहरू जस्तै मताधिकार, लाभांश, हकप्रद शेयर, धितोपत्रवालाको अधिकारमा परिवर्तन गर्ने प्रकृया तथा धितोपत्रको खारेजी आदी सम्बन्धी विवरण,
- (ख) नियमावली, प्रबन्धपत्र प्राप्त गर्ने वा हेर्न सक्ने ठाउँ, भुक्तानी गर्ने तरिका, लिनुपर्ने न्यूनतम धितोपत्र संख्या र सो भन्दा माथि लिने भएमा कुन गुणाङ्कमा लिन सक्ने हो सो सम्बन्धी विवरण,
- (ग) आवेदन दिँदा पालना गर्नुपर्ने शर्त बन्देजहरू जस्तै एक भन्दा बढी दरखास्त दिन नपाइने, लगानीकर्ताको पहिचानको लागि नागरिकता/जन्मदर्ताको प्रमाणित प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वा धितोपत्र दलाल व्यवसायीले दिएको ग्राहकको परिचय नम्बर र सम्बन्धित व्यवसायीको नाम खुलाउनुपर्ने र बैंक खाता मार्फत कारोबार गरिनुपर्ने जस्ता पक्षहरू,

२७. सम्बन्धित पक्ष बीचको कारोबार सम्बन्धी विवरण (खण्ड (ग) को उपखण्ड (११) सँग सम्बन्धित)

निष्काशनकर्ता संगठित संस्था र निम्न लिखित पक्ष बीच विगत २ वर्षको अवधिमा कुनै प्रकारको वस्तुगत कारोबार भएको वा कुनै कारोबार गर्न प्रस्ताव गरिएको भए कारोबारमा संलग्न व्यक्तिहरूको नाम, तिनीहरूको संगठित संस्थासंगको सम्बन्ध, कारोबारको प्रकृति र रकम

(क) संगठित संस्थाको कार्यकारी अधिकृत वा संचालकको रूपमा रहेको व्यक्ति,

(ख) आधारभूत शेयरधनी

(ग) खण्ड (क) र (ख) मा उल्लेखित कुनै व्यक्तिको एकाघर परिवारको सदस्य,

(घ) संगठित संस्थाको कार्यकारी अधिकृत वा संचालक वा आधारभूत शेयरधनीले ३० प्रतिशत वा सो भन्दा बढी मताधिकार हुने गरी शेयर स्वामित्व ग्रहण गरेको कम्पनी वा संगठित संस्था,

(ङ) संगठित संस्था वा त्यसको सहायक कम्पनीले हालको संचालक वा निजको एकाघर परिवारको सदस्यका लागि कुनै कारोबार वा सम्भौता गरेको छ भने सो वा विवरणपत्र प्रकाशन गर्नु भन्दा ३ वर्ष अगाडिको अवधिमा संस्थाको संचालक वा संचालकको एकाघर परिवारको सदस्यका लागि कुनै कारोबार वा सम्भौता गरेको भए सो कुरा,

(च) कुनै संचालक वा संचालकको एकाघर परिवारको सदस्यलाई कुनै ऋण दिएको वा निजसँग लिएको भए उक्त ऋण सम्बन्धी विस्तृत विवरण जस्तै ऋण बापत लिएको रकम, ऋणको व्याजदर, ऋण लिएको मिति, ऋण भुक्तानी अवधि आदि कुरा विवरणपत्रमा खुलाउनुपर्ने ।

२८. विदेशी लगानी र व्यवस्थापन सम्बन्धी विवरण (खण्ड (ग) को उपखण्ड (१२) सँग सम्बन्धित)

विदेशी लगानी र व्यवस्थापनमा संगठित संस्था संचालन हुने भए सो को विवरणका साथै सम्बन्धित सम्भौताको मुख्य तथा तात्त्विक बूँदाहरू ।

२९. सूचीकृत संगठित संस्थाले सार्वजनिक निष्काशन गर्ने भएमा देहायको विवरण उल्लेख गर्नुपर्ने : (खण्ड (ग) को उपखण्ड (१३) सँग सम्बन्धित)

(क) संगठित संस्थाको विगत ३ आर्थिक वर्षको प्रत्येक त्रैमासिक अवधिको उच्चतम, न्यूनतम, अन्तिम बजार मूल्यका साथै कारोबार भएको शेयर संख्या

(ख) बोर्डमा विवरणपत्र दर्ताको लागि प्रस्तुत गर्नुभन्दा ६ महिना अगाडिको अवधिको मासिक रूपमा उच्च, न्यून र अन्तिम मूल्यका साथै प्रत्येक महिनामा कारोबार भएको कूल दिन र कूल कारोबार भएको धितोपत्रको संख्या ।

३०. पछिल्लो सार्वजनिक निष्काशनको अनुमान तथा उपलब्धी सम्बन्धी विवरण (खण्ड (ग) को उपखण्ड (१४) सँग सम्बन्धित)

संगठित संस्थाले यस भन्दा अगाडि धितोपत्र निष्काशन गर्दा तयार गरेको विवरणपत्र वा अन्य विवरणहरूमा उल्लेखीत गरिएका लक्ष्य तथा कार्यक्रमहरू तथा खुद मुनाफा हासिल गर्न सके/नसकेको, नसकेको अवस्थामा लक्ष्य तथा कार्यक्रमका साथै विवरणपत्र वा अन्य विवरणहरूमा प्रक्षेपित खुद मुनाफा भन्दा बीस प्रतिशत वा सो भन्दा बढीले न्यून हुन गएको भए यसरी फरक पर्नाको कारण ।

३१. **परामर्शदाता/विशेषज्ञ सम्बन्धी विवरण**(खण्ड (ग) को उपखण्ड (१५) सँग सम्बन्धित)
- (क) लेखापरिक्षक, प्रमुख बैंक, निष्काशन कार्य सँग संलग्न बैंक, प्रक्षेपित वित्तीय विवरण ठीक छ भनी प्रमाणित गर्ने विज्ञ आदिको नाम तथा ठेगाना
- (ख) माथि खण्ड (क) मा उल्लेखित संस्था वा व्यक्तिसँग भएको सहमतिका मुख्य मुख्य बूँदा तथा शर्तहरू ।
३२. **मुद्दा तथा विवाद सम्बन्धी विवरण** (खण्ड (ग) को उपखण्ड (१७) सँग सम्बन्धित)
- (क) संगठित संस्थाको तरलता, मौज्जात, कार्य संचालनमा तात्त्विक असर पर्ने खालको कुनै मुद्दामामिला वा विवाद भए सो सम्बन्धी विवरण तथा उपरोक्त मुद्दा वा विवादको कारणबाट पर्न सक्ने प्रभाव सम्बन्धमा व्यवस्थापनको धारणा,
- (ख) संगठित संस्थालाई असर पर्ने गरी संस्थाको संस्थापक/संचालकले वा लाई दायर गरिएको मुद्दा सम्बन्धी विवरण,
- (ग) विगत पाँच वर्षमा संगठित संस्थाको कुनै संस्थापक/संचालक कालोसूचीमा परेको वा कुनै नैतिक वा आर्थिक कारणबाट कुनै नियमन निकाय वा अदालतले सजाय गराएको भए, त्यस्तो संस्थापक/संचालकको नाम र सजाय गर्ने नियमन निकाय वा अदालतको नाम उल्लेख गर्नुपर्ने ।
- (घ) संगठित संस्था बैंक वा वित्तीय संस्थामा ऋण नतिरी डिफल्ट भएको, नियम अनुसारको शुल्क नतिरेको, धितोपत्रवालाहरूको कुनै रकम भुक्तानी नगरिएको भए तत्सम्बन्धी विवरणहरू ।
३३. **गुनासो सुन्ने र समाधान गर्ने प्रकृया** (खण्ड (ग) को उपखण्ड (१८) सँग सम्बन्धित)
- सार्वजनिक निष्काशन सम्बन्धमा लगानीकर्ताहरूको गुनासा सुन्न र समाधानका लागि व्यवस्था गरी सो बारे विवरणपत्रमा उल्लेख गर्नुपर्ने ।
३४. **ऋणपत्र निष्काशन सम्बन्धी विवरण**(खण्ड (ग) को उपखण्ड (२०) सँग सम्बन्धित)
- (क) कुनै संगठित संस्थाले ऋणपत्र जारी गर्ने भएमा त्यस्तो ऋणपत्र निष्काशनको शर्त बन्देजहरू, ऋणपत्रको अवधि, निष्काशन गरिने ऋणपत्रको रकम, ऋणपत्र साधारण शेयरमा परिवर्तन हुने वा नहुने, व्याजदर, ऋणपत्र भुक्तानी जगेडा कोष सम्बन्धी व्यवस्था, ऋणपत्रवालाहरूको अधिकार,
- (ख) संगठित संस्थाको सम्पत्तिमा ऋणपत्रवालाको हक सम्बन्धी विवरण,
- (ग) ट्रष्टिको नाम, ठेगाना तथा ट्रष्ट र कम्पनी बीच भएको सम्भौता (Trust Deeds) को प्रमुख बूँदाहरू,
- (घ) परिवर्तनशील ऋणपत्र जारी गरिने भएमा ऋणपत्रको परिवर्तन अनुपात, मूल्य, प्रिमियम तथा परिवर्तन मिति, मताधिकारको व्यवस्था उल्लेख गर्नुपर्ने,
- (ङ) ऋणपत्र जारी गर्नुको उद्देश्य र सम्पन्न हुने कार्य योजना,
- (च) जारी पूँजी पूरा चुक्ता भए/नभएको ।
३५. **अग्राधिकार शेयर निष्काशन सम्बन्धी व्यवस्था** (खण्ड (ग) को उपखण्ड (२१) सँग सम्बन्धित)
- संगठित संस्थाले अग्राधिकार शेयर जारी गर्ने भएमा तत्सम्बन्धमा संगठित संस्थाको नियमावलीमा व्यवस्था रही देहाय अनुसारको विस्तृत विवरण विवरणपत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्नेछ :

अग्राधिकार शेयरको रकम फिर्ता हुने वा नहुने (Redeemable/Ir-redeemable), फिर्ता हुने भएमा भूक्तानी अवधि र प्रिमियम सहित फिर्ता हुने वा प्रिमियम विना, अग्राधिकार शेयरमा दिइने लाभांश दर र संचयशील हुने/नहुने (Cumulative/Non Cumulative), साधारण शेयरमा परिवर्तन हुने/नहुने, यदि परिवर्तन हुने भएमा परिवर्तनको अनुपात, मूल्य, अवधिका साथै परिवर्तन सम्बन्धी अन्य व्यवस्था र त्यस्तो अग्राधिकार शेयरवालाहरूले मताधिकार प्रयोग गर्न पाउने अवस्था र पुर्वनिर्धारित शर्तमा परिवर्तन नहुने कुरा, पूँजी फिर्ता जगेडा कोष गठन सम्बन्धी व्यवस्था, कम्पनी खारेज भएको अवस्थामा शेयरको रकम फिर्ता गर्दा अग्राधिकार दिने वा नदिने कुरा ।

३६. **अन्य सामान्य जानकारी** (खण्ड (ग) को उपखण्ड (२२) सँग सम्बन्धित)

- (क) विशेषज्ञको कुनै राय भएमा, सो को विवरण,
- (ख) गत तीन आर्थिक वर्ष भित्रमा कुनै संचालक, लेखापरीक्षक परिवर्तन भएको भए, सो को कारण,
- (ग) कम्पनी सचिवको नाम, ठेगाना र योग्यता,
- (घ) सार्वजनिक निष्काशन गर्नका लागि संचालक समितिबाट भएको निर्णय सम्बन्धी विवरण,
- (ङ) संगठित संस्था वा यसका शेयरधनीलाई कुनै विशेष कर सुविधा दिइएको भए, सो सम्बन्धी विवरण,
- (च) संगठित संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण प्राप्त गर्न वा हेर्न सक्ने ठाउँ र समय ।

अनुसूची- ६

(नियम ११को उपनियम (२) संग सम्बन्धित)

श्री नेपाल धितोपत्र बोर्ड

.....

.....

बिषय: विवरणपत्र स्वीकृत गरी पाउँ ।

यसले अंकित मुल्यको(धितोपत्रको नाम).....कित्ता सार्वजनिक निष्काशन गर्नका लागि तयार गरिएको विवरणपत्र तथा अन्य कागजातहरुका साथै विवरणपत्र प्रशोधन वापतको रु. २५,०००।- (पच्चीस हजार) बोर्डको खातामा जम्मा गरेको भौचर समेत संलग्न गरी विवरणपत्र स्वीकृतको लागि यो निवेदन पेश गरेको छु ।

कार्यकारी प्रमुख

..... लि.

अनुसूची-७

(नियम १३ को उपनियम (१) संग सम्बन्धित)

विवरणपत्रको स्वीकृति

.....मुख्य कार्यालय भएको ले रु. (अंकित मूल्य) दरको
..... कित्ता (धितोपत्रको किसिम) सार्वजनिक निष्काशन गर्नका लागि तयार गरेको
विवरणपत्रलाई स्वीकृति प्रदान गरिएको छ ।

उपरोक्त विवरणपत्रमा उल्लिखित (धितोपत्रको किसिम) देहायका शर्तहरू पालना गर्नुपर्ने
गरी निष्काशन गर्नुपर्ने छ ।

शर्तहरू :

- १.
- २.
- ३.
- ४.
- ५.

सम्बन्धित पदाधिकारीको

नाम:

पद:

दस्तखत:

मिति:

अनुसूची-८

(नियम १५ को उपनियम (१) संग सम्बन्धित)

आव्हानपत्रमा उल्लेख गर्नुपर्ने न्यूनतम विवरण

- (क) बोर्डबाट विवरणपत्र वा बिक्री प्रस्ताव स्वीकृत भएको मिति र स्वीकृत विवरणपत्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको मिति,
- (ख) धितोपत्र बिक्री खुल्ला हुने मिति,
- (ग) धितोपत्रको प्रति एकाई मुल्य र तत्काल बुझाउनु पर्ने पेशकी रकम,
- (घ) धितोपत्र बिक्री बन्द हुने मिति र सबै धितोपत्र छिट्टै बिक्री भएमा छिट्टोमा बिक्री बन्द हुने मिति,
- (ङ) दरखास्त फाराम भर्ने तरीका, दरखास्त बुझाउने बैंक, वित्तीय संस्था र संकलन केन्द्रको नाम ठेगाना, टेलिफोन नम्बर र सम्पर्क व्यक्तिको नाम तथा निष्काशन बैंकको बैंक खाता नम्बरहरू,
- (च) विवरणपत्र वा बिक्री प्रस्ताव र दरखास्त फाराम प्राप्त गर्ने ठाउँ, संगठित संस्थाको वित्तीय विवरण र अन्य आवश्यक कागजात हेर्न सकिने ठाउँ ।
- (छ) धितोपत्रको लागि दरखास्त फाराम प्राप्त गर्न नसक्ने इच्छुक लगानीकर्ताहरूको लागि दरखास्त फारामको नमूना,
- (ज) बोर्डबाट स्वीकृत विवरणपत्र वा बिक्री प्रस्तावको संक्षिप्त जानकारी हुने गरी त्यसमा उल्लेख भएका प्रमुख कुराहरू,
- (स्पष्टीकरण : यस अन्तर्गत संगठित संस्था सम्बन्धी विवरण; पूँजी; संचालक समिति; अन्तर्निहित जोखिम तथा सोको व्यवस्थापन; वासलात, नाफा नेक्सान, नेटवर्थ तथा वित्तीय प्रक्षेपणका आधारहरू; आवेदन दिँदा आवेदकले पालन गर्नु पर्ने शर्तहरू; बाँडफाँड तथा सूचीकरण; दरखास्त फारामको नमूना आदि सम्बन्धी सम्पूर्ण विवरणहरू समावेश गर्नुपर्नेछ ।)
- (झ) निष्काशनको क्रममा लगानीकर्ताहरूको गुनासा सुन्न तथा त्यसको समाधानका लागि गरिएको व्यवस्था ।

अनुसूची ९

(नियम १७ को उपनियम (२) तथा नियम २३ को उपनियम (१) संग सम्बन्धित)

हकप्रद शेयर/परिपत्र विधिबाट निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरु

- (क) संगठित संस्थाको नाम,
- (ख) संगठित संस्थाको रजिष्टर्ड कार्यालय,
- (ग) कारोबार स्थान,
- (घ) संगठित संस्थाको संक्षिप्त परिचय र उद्देश्य,
- (ङ) शेयर पूँजीको संरचना,
- (च) हकप्रद शेयर निष्काशन गर्नुपूर्व र निष्काशन पश्चात संगठित संस्थाको चुक्ता पूँजीको स्थिती,
- (छ) हालका शेयरधनीहरुको समूह खुल्ने गरी संस्थापकहरुको हकमा निजहरुको नाम, ठेगाना तथा उनीहरुले लिएको शेयर संख्या,
- (ज) निष्काशन गरिने हकप्रद शेयरको संख्या तथा त्यसको अनुपात,
- (झ) धितोपत्र निष्काशन गर्ने सम्बन्धमा साधारण सभाले गरेको निर्णय तथा साधारण सभा सम्पन्न भएको मिति,
- (ञ) संचालकहरुको परिचय,
- (ट) संचालक समितिको बनौट,
- (ठ) लिनुपर्ने न्यूनतम शेयर संख्या र दरखास्त साथ पठाउनुपर्ने पेशकी रकम,
- (ड) साविकका शेयरधनीले हकप्रद शेयर खरीदका लागि दरखास्त नदिई बाँकी रहन गएका शेयरहरुको बिक्री गर्ने सम्बन्धी व्यवस्था,
- (ढ) हकप्रद शेयर भए सो को अनुपात भन्दा बढी शेयर खरीद गर्न पाउने/नपाउने सम्बन्धी व्यवस्था,
- (ण) संगठित संस्थाको विगतको तथा आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरणका साथै नेटवर्थ,
- (त) संगठित संस्थाको पछिल्लो वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सान हिसावको विवरण,
- (थ) संगठित संस्थाले गर्ने भएको काममा निहित सम्भावित जोखिमहरु,
- (द) धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था,
- (ध) संगठित संस्थाको प्रबन्धपत्र, नियमावली, पछिल्लो वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षण प्रतिवेदन निरीक्षण गर्न पाईने समय र स्थान,
- (न) निष्काशन हुने धितोपत्र प्रत्याभूति गरेको भए सो को विवरण,
- (प) शेयर सूचीकरण गराउने सम्बन्धी व्यवस्था,
- (फ) संगठित संस्थाको कारोबारमा असर पर्ने कुनै विवाद/मुद्दा मामिला भए सो को विवरण,

- (ब) धितोपत्र खरीद गर्न चाहने आवेदकले पालना गर्नुपर्ने मूख्य कुराहरु,
- (भ) आफ्नो हक अन्य व्यक्तिलाई हस्तान्तरण गर्ने गरी मनोनयन गरेको अवस्थामा पालाना गर्नुपर्ने कुराहरु,
- (म) संगठित संस्थाको लेखापरीक्षक, कम्पनी सचिव, वित्तीय विवरण प्रक्षेपण गर्ने विशेषज्ञ, प्रक्षेपित विवरणको प्रक्षेपण/अनुमानको आधार तथा तरिका बारे पुनरावलाकेन गरी सन्तुष्ट भएको राय व्यक्त गर्ने विशेषज्ञ, “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” तयार गर्ने विशेषज्ञ तथा निष्काशन तथा बिक्री प्रबन्धकको नाम, ठेगाना उल्लेख गर्नुपर्ने,
- (य) हकप्रद शेयर जारी गर्नुको उद्देश्य,
- (र) हकप्रद शेयर बिक्री खुल्ला अवधी,
- (ल) हकप्रद शेयर खरीदका लागि दरखास्त पाइने, रकम जम्मा गर्ने र आवेदन बुझाउने स्थानहरुका साथै हकप्रद शेयर खरीदको लागि तयार गरिएको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” प्राप्त गर्न वा हेर्न सक्ने स्थानहरु,
- (व) आफ्नो व्यवसायसँग सम्बन्धित ऐन, नियम, कम्पनी ऐन तथा अन्य नियमन निकायले दिएको निर्देशनहरुको पूर्ण पालना गरेको सम्बन्धमा उद्घोषण,
- (श) पछिल्लो ३ वर्षको अधिकतम, न्यूनतम, अन्तिम बजार मूल्यका साथै कारोबार भएको संख्या सम्बन्धी विवरण,
- (ष) यस “हकप्रद शेयर/ परिपत्र विधिबाट निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” मा उल्लेख भएको विवरणहरु तथ्य, पूर्ण छन्, सो मा कुनै फरक परेमा हामी संचालकहरु पूर्णरूपमा जिम्मेवार हुनेछौं भनी सही छाप गर्ने संचालकहरुको नाम, दस्तखत ।
- (स) निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण

हामीलाई निष्काशनकर्ता संगठित संस्था तथा यसका संस्थापक/ संचालकहरुले उपलब्ध गराएको विवरण तथा जानकारीहरुको आधारमा यस संस्थाको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” मा लेखिएका आर्थिक विवरणहरु र अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुराप्रति विश्वस्त भई हामीले यो “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा ऐन र यस नियमावली अनुरूपको योग्यता पुगेको प्रतिबद्धतापत्र (ड्यू डेलिजेन्स् सर्टिफिकेट) प्रस्तुत गरेका छौं ।

नोट : परिपत्र विधिबाट धितोपत्र निष्काशनका सम्बन्धमा उपरोक्त बमोजिम तयार गर्नुपर्ने विवरणहरु हकप्रद शेयर बाहेकका मात्र लागू हुने बाहेक अन्य सबै विवरण समावेश गर्नु पर्नेछ ।

अनुसूची- १०

(नियम १७ को उपनियम (३) तथा नियम २३ को उपनियम (७)संग सम्बन्धित)

हकप्रद/परिपत्र विधिबाट निष्काशनको स्वीकृति

.....मुख्य कार्यालय भएको ले रु. (अंकित मूल्य) दरको
..... कित्ता (धितोपत्रको किसिम) हकप्रद निष्काशन गर्नका लागि तयार गरेको
हकप्रद शेयर निष्काशन सम्बन्धी विवरणलाई स्वीकृति प्रदान गरिएको छ ।

उपरोक्त विवरणमा उल्लिखित (धितोपत्रको किसिम) देहायका शर्तहरू पालना गर्नुपर्ने गरी
निष्काशन गर्नुपर्ने छ ।

शर्तहरू :

- १.
- २.
- ३.
- ४.
- ५.

सम्बन्धित पदाधिकारीको

नाम:

पद:

दस्तखत:

मिति:

अनुसूची-११

(नियम १९ को उपनियम (१) संग सम्बन्धित)

शेयरधनीहरूले आफूले पाएको हक अरु कसैलाई मनोनयन गर्दा सम्बन्धित संगठित संस्था समक्ष दिनुपर्ने निवेदनको ढाँचा

श्री संचालक समिति

.....

त्यस संगठित संस्थाको प्रति शेयर अंकित मूल्यको शेयर संख्या नम्बर देखि सम्मको मेरो/हाम्रो नाममा कायम रहेको कित्ता शेयर वापत प्राप्त हुने कित्ता हकप्रद शेयर खरीद गर्ने हक मध्ये कित्ता हकप्रद शेयर खरीद गर्न बस्ने ले खरीद गर्न पाउने गरी मनोनयन गरी पठाएको छु/छौं । निजले मैले/हामीले मनोनयन गरेको संख्यामा हकप्रद शेयर खरीद गर्न संगठित संस्थाले तोकिएको प्रकृया पूरा गरी हकप्रद शेयर खरीद गरेमा मेरो/हाम्रो मंजुरी छ पछि मेरो/हाम्रो हकको शेयर अरुले खरीद गर्न पाउने होइन वा मेरो हक मनोनयन गरेको होइन/छैन भनी कही कतै उजुर गर्ने छैन/छैनौं गरे यसै कागजले बदर होस् भनी माथि उल्लिखित शेयर निजले आफ्नो नाममा खरीद गर्न पाउने गरी व्यवस्था गरिदिने अनुरोध गरेको छु /छौं । व्यहोरा सत्य छ भुट्टो ठहरे कानून बमोजिम सहूला बुझाउँला ।

हक मनोनयन गरिदिने शेयरधनीको विवरण

नाम, थर:

ठेगाना:

वावुको नाम:

बाजेको नाम:

दस्तखत:

मनोनीत व्यक्तिको विवरण

नाम, थर:

ठेगाना:

वावुको नाम:

बाजेको नाम:

दस्तखत:

कार्यालय प्रयोजनको लागि

माथि उल्लिखित हक मनोनयन गरिदिने शेयरधनीको दस्तखत प्रमाणित गर्ने लिमिटेडको अधिकारीको:

नाम:

पद:

दस्तखत:

..... लिमिटेडको छाप

अनुसूची- १२

(नियम २४ को उपनियम (२) संग सम्बन्धित)

(सूचीकृत धितोपत्र बिक्री प्रयोजनको लागि)

बिक्री प्रस्ताव (अफर डकुमेन्ट) तयार गर्दा खुलाउनुपर्ने कुराहरु :

- (क) संगठित संस्थाको नाम,
- (ख) संगठित संस्थाको रजिष्टर्ड कार्यालय,
- (ग) कारोबार स्थान,
- (घ) संगठित संस्थाको संक्षिप्त परिचय र उद्देश्य,
- (ङ) शेयर पूँजीको संरचना (अधिकृत, जारी तथा चुक्ता पूँजी)
- (च) लिनुपर्ने न्यूनतम शेयर संख्या र दरखास्त साथ पठाउनुपर्ने पेशकी रकम,
- (छ) संचालक समितिको बनौट
- (ज) शेयर बाँडफाँड सम्बन्धी व्यवस्था,
- (झ) शेयर सूचीकरण सम्बन्धी जानकारी ,
- (ञ) शेयर खरीद गर्न चाहने शेयरधनीहरुले पालना गर्नुपर्ने मुख्य कुराहरु,
- (ट) सम्बन्धित नियमन व्यवस्था तथा नियामक निकायले दिएको निर्देशनहरुको पालना गरेको सम्बन्धी उद्घोषणा,
- (ठ) धितोपत्रमा लगानी सम्बन्धी जोखिम
- (ड) बिक्री बन्द हुने मिति (छिटो र ढिलोमा)
- (ढ) निष्काशन तथा बिक्री प्रबन्धकको नाम, ठेगाना
- (ण) शेयर बिक्री पश्चात संचालक समितिमा प्रतिनिधीत्व परिवर्तन हुने भए सो व्यहोरा,
- (त) बोर्डले तोकिएका अन्य कुराहरु ।

द्रष्टव्य: अफर डकुमेन्ट बोर्डमा दर्ता गराउँदा सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्धकले बोर्ड समक्ष Due Diligence Certificate पेश गर्नुपर्नेछ ।

अनुसूची-१३

(नियम २४ को उपनियम (४) संग सम्बन्धित)

(सूचीकृत नभएको धितोपत्र बिक्री प्रयोजनको लागि)

यस नियमावली बमोजिम धितोपत्रको निष्काशन गर्दा बिक्री प्रस्ताव (अफर डकुमेन्ट) तयार गर्दा देहायको कुराहरु समावेश भएको हुनुपर्ने:

१. संस्थाको नाम,
२. संस्था कुन ऐन अन्तर्गत स्थापित भएको सो कुरा,
३. संस्थाको रजिष्टर्ड कार्यालय,
४. कारोबार स्थान,
५. संगठित संस्थाको संक्षिप्त परिचय र उद्देश्य,
६. शेयर पूँजीको संरचना, (अधिकृत, जारी तथा चुक्ता पूँजी)
७. लिनुपर्ने न्यूनतम शेयर संख्या र दरखास्त साथ बुझाउनुपर्ने रकम,
८. निष्काशन बन्द हुने मिति (छिटो र ढिलोमा)
९. निष्काशन तथा बिक्री प्रबन्धकको नाम, ठेगाना,
१०. बिक्री प्रस्ताव (अफर डकुमेन्ट) तथा दरखास्त प्राप्त गर्ने र बुझाउने स्थान,
११. धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण
हामीलाई निष्काशनकर्ता संगठित संस्था तथा यसका संस्थापक/संचालकहरुले उपलब्ध गराएको विवरण तथा जानकारीहरुको आधारमा यस संस्थाको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै बिक्री प्रस्ताव (अफर डकुमेन्ट) मा लेखिएका आर्थिक विवरणहरु र अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुरा प्रति विश्वस्त भई हामीले यो बिक्री प्रस्ताव (अफर डकुमेन्ट) स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा ऐन र यस नियमावली अनुरूपको योग्यता पुगेको प्रतिबद्धतापत्र (ड्यू डेलिजेन्स् सर्तिफिकेट) प्रस्तुत गरेका छौं ।
१२. संचालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था
संचालक समितिको संरचना, संचालकहरुको योग्यता र प्रतिनिधित्व तथा संचालक हुनको लागि लिनुपर्ने न्यूनतम शेयर संख्या सम्बन्धी व्यवस्था उल्लेख हुनुपर्ने ।
१३. धितोपत्र बिक्री गर्नुको उद्देश्य
१४. धितोपत्रको बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी विवरण:
 - (क) अत्यधिक माग वा न्यून माग भएको अवस्थामा बाँडफाँडको प्रकृया,
 - (ख) अत्यधिक माग भएको वा बाँडफाँड नभएको अवस्थामा फिर्ता भुक्तानी सम्बन्धी व्यवस्था,
 - (ग) निवेदन साथ प्राप्त रकमको फिर्ता भुक्तानीमा ढिलाई भएमा दिइने व्याजदर,
 - (घ) धितोपत्रको बाँडफाँड तथा प्रमाणपत्र जारी सम्बन्धी प्रकृया र समयावधी,

(ड) संगठित संस्थाले निष्काशन तथा बिक्री गरिने धितोपत्रहरु प्रचलित ऐन, नियम अनुसार सहज खरीद, बिक्री वा विनिमय हुन सक्ने गराउनका लागि गरिने व्यवस्था सम्बन्धी विवरण ।

१५. आवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु:

(क) धितोपत्रवालाको अधिकार तथा प्रतिबन्धात्मक व्यवस्थाहरु जस्तै मताधिकार, लाभांश, हकप्रद शेयर, धितोपत्रवालाको अधिकारमा परिवर्तन गर्ने प्रकृया तथा धितोपत्रको खारेजी आदी सम्बन्धी विवरण,

(ख) नियमावली, प्रबन्धपत्र प्राप्त गर्ने वा हेर्न सक्ने ठाउँ, बिक्री प्रस्ताव (अफर डकुमेन्ट) प्राप्त गर्ने वा हेर्न सक्ने ठाउँ, भुक्तानी गर्ने तरिका, लिनुपर्ने न्यूनतम धितोपत्र संख्या र सो भन्दा माथि लिने भएमा कुन गुणाङ्कमा लिन सक्ने हो सो सम्बन्धी विवरण,

(ग) आवेदन दिँदा पालना गर्नुपर्ने शर्त बन्देजहरु जस्तै एक भन्दा बढी दरखास्त दिन नपाइने, लगानीकर्ताको पहिचानको लागि नागरिकता/जन्मदर्ताको प्रमाणित प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वा धितोपत्र दलाल व्यवसायीले दिएको ग्राहकको परिचय नम्बर र सम्बन्धित व्यवसायीको नाम खुलाउनुपर्ने र बैंक खाता मार्फत कारोबार गरिनुपर्ने जस्ता पक्षहरु,

१६. गुनासो सुन्ने र समाधान गर्ने प्रकृया

निष्काशन सम्बन्धमा लगानीकर्ताहरुको गुनासा सुन्न र समाधानका लागि व्यवस्था गरी सो बारे बिक्री प्रस्ताव (अफर डकुमेन्ट) मा उल्लेख गर्नुपर्ने ।

१७. बोर्डले समय समयमा तोकेको अन्य जानकारी

अनुसूची-१४

(नियम २६ को उपनियम (१) संग सम्बन्धित)

त्रैमासिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरण

१. वित्तीय विवरण

(क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण ।

(उक्त विवरणमा गत वर्ष र यस वर्षको सोही अवधिको तुलनात्मक विवरण, सम्बन्धित पक्ष (related party) बीच भएको कारोबार सम्बन्धी विवरण समेत खुलाउनुपर्ने)

स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “सम्बन्धित पक्ष” भन्नाले कुनै संगठित संस्थाको कार्यकारी अधिकृत वा संचालकको रूपमा रहेको व्यक्ति वा आधारभूत शेयरधनी, निजको एकाघर परिवारको सदस्य सम्भन्नुपर्छ र सो शब्दले संगठित संस्थाको कार्यकारी अधिकृत वा संचालक वा आधारभूत शेयरधनीले ३० प्रतिशत वा सो भन्दा बढी मताधिकार हुने गरी शेयर स्वामित्व ग्रहण गरेको कम्पनी वा संगठित संस्थालाई समेत जनाउँछ ।

(ख) न्यूनतम रूपमा प्रमुख वित्तीय अनुपातहरू जस्तै: प्रति शेयर आम्दानी, P/E ratio, प्रति शेयर नेटवर्थ, प्रति शेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण ।

२. व्यवस्थापकीय विश्लेषण

(देहायको कुराहरू समेत खुलेको संगठित संस्थाको व्यवसायको विकास सम्बन्धमा व्यवस्थापनको धारणा उल्लेख गर्नुपर्ने)

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरण,

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण,

(ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण ।)

३. कानूनी कारबाही सम्बन्धी विवरण

देहाय अनुसारको मुद्दा दायर भएको भए, मुद्दा दायर भएको मिति, विषय, मुद्दा दायर भएको संस्थापक वा संचालकको नाम र सम्भाव्य कानूनी उपचार सम्बन्धी विवरण समावेश गरिनुपर्ने:

(क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए,

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए,

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए,

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा
(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कूल दिन तथा कारोबार संख्या ।

५. समस्या तथा चुनौती

संगठित संस्थाले बहन गर्नुपरेको समस्या तथा चुनौति स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र उक्त समस्या तथा चुनौतीलाई संगठित संस्थाको आन्तरिक र बाह्य भनी बर्गिकरण गरी त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी विवरण ।

६. संस्थागत सुशासन

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

अनुसूची-१५

(नियम २६ को उपनियम (२) संग सम्बन्धित)

वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने विवरण

१. संचालक समितिको प्रतिवेदन

संचालक समितिको प्रतिवेदनमा प्रचलित कानून बमोजिम खुलाउनुपर्ने विवरणहरु समावेश गरिएको हुनुपर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन

३. लेखापरीक्षण भएको वित्तीय विवरण

वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु

४. कानुनी कारबाही सम्बन्धी विवरण

देहाय अनुसारको मुद्दा दायर भएको भए, मुद्दा दायर भएको मिति, विषय, मुद्दा दायर भएको संस्थापक वा संचालकको नाम र सम्भाव्य कानूनी उपचार सम्बन्धी विवरण समावेश गरिनुपर्ने:

(क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए,

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए,

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए,

५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण

(क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा

(ख) गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा संगठित संस्थाको शेयरको अधिकतम, न्यूनतम र अन्तिम मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार दिन ।

६. समस्या तथा चुनौती

संगठित संस्थाले बहन गर्नुपरेको समस्या तथा चुनौति स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने र उक्त समस्या तथा चुनौतिलाई संगठित संस्थाको आन्तरिक र बाह्य भनी बर्गिकरण गरी त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी विवरण ।

७. संस्थागत सुशासन

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण ।

अनुसूची-१६

(नियम २६ को उपनियम (५) संग सम्बन्धित)

विशेष घटना वा परिस्थिति सम्बन्धी विवरण

क्र.सं	तुरुन्तै जानकारी गराउनु पर्ने घटनाहरु
१	संगठित संस्थाको विनियममा संशोधन भएमा
२	तात्विक असर पर्ने व्यवसायिक सम्झौता (Material Business Agreement)
३	तात्विक असर पर्ने व्यवसायिक सम्झौता (Material Business Agreement) को समाप्ती
४	तात्विक असर पार्ने सम्पत्ति (Material Assets) खरीद/विक्री सम्बन्धी विवरण
५	कुनै वित्तीय दायित्व, जमानत वा अन्य सम्भावित दायित्व सम्बन्धी विवरण
६	व्यवसाय/सेवाबाट बर्हिगमन सम्बन्धी विवरण
७	सम्पत्तिको पुर्नमूल्यांकन सम्बन्धी विवरण
८	लेखापरिक्षक परिवर्तन भएमा
९	संगठित संस्थाको संचालक वा उच्च व्यवस्थापकीय तहका अधिकृतको परिवर्तन भएमा
१०	संगठित संस्थाको नियन्त्रणमा परिवर्तन भएमा
११	शेयरपूँजीको स्वामित्व संरचना परिवर्तन भएमा
१२	व्यवसायको प्रकृति परिवर्तन भएमा
१३	लाभांश घोषणा वा पूँजी संरचना परिवर्तन भएमा
१४	शेयरवालाको अधिकारमा ताल्विक असर पर्ने गरी हेरफेर भएमा
१५	प्रतिफलको लागि शेयर निष्काशन गरेमा
१६	संगठित संस्थाले दायर गरेको वा संगठित संस्था विरुद्ध दायर भएको मुद्दा
१७	संगठित संस्थाबाट जारी गरिएको सूचना
१८	पूर्व घोषित वित्तीय विवरणहरु त्रुटी भएमा
१९	ठेगाना परिवर्तन भएमा
२०	व्यवसाय संचालन हुन नसक्ने वा खारेजी
२१	नामसारी दाखिल खारेज बन्द
२२	कुनै असामान्य घटना र संगठित संस्थामा परेको असर
२३	आर्थिक वर्ष समाप्त भएको छ महिना समाप्त भैसक्दा पनि वार्षिक साधारण सभा नभएमा
२४	सूचीकरण खारेज भएको सूचना वा सूचीकरण हुन आवश्यक कुरा पुरा गर्न नसकेमा
२५	संगठित संस्थाको शेयरको मूल्यमा ताल्विक प्रभाव पार्ने त्यस्तै अन्य कुनै घटना

द्रष्टव्य: संगठित संस्थाको विशेष घटना वा परिस्थिति सम्बन्धी विवरणमा उल्लिखित बुँदाहरु बारे जानकारी गराउँदा देहायका विवरणहरु समेत समावेश गरिएको हुनुपर्नेछ:

१. संगठित संस्थाको विनियममा संशोधन भएमा

संगठित संस्थाले आफ्नो प्रबन्धपत्र, नियमावली वा अन्य विनियमहरूमा संशोधन गरेमा देहाय सहितको जानकारी दिनुपर्ने:

- (क) संशोधन लागू हुने मिति
- (ख) संशोधनको प्रति,
- (ग) अन्य तात्विक सूचना वा जानकारी भए सो ।

२. तात्विक असर पर्ने व्यवसायिक सम्झौता (Material Business Agreement)

संगठित संस्थाले तात्विक असर पर्ने सम्झौता गरेमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) सम्झौता भएको मिति,
- (ख) सम्झौताका पक्षहरूको परिचय,
- (ग) सम्झौताका महत्वपूर्ण शर्तहरू,
- (घ) सम्झौताको प्रति पेश गर्नुपर्ने र
- (ङ) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

३. तात्विक असर पर्ने व्यवसायीक सम्झौता (Material Business Agreement) को समाप्ती

संगठित संस्थाको तात्विक असर पर्ने सम्झौता समाप्त गरिएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) सम्झौता समाप्त गरिने मिति,
- (ख) सम्झौताका पक्षहरूको परिचय,
- (ग) सम्झौताका महत्वपूर्ण शर्तहरूको संक्षिप्त विवरण,
- (घ) सम्झौता समाप्त गरिनुको कारण,
- (ङ) अवधि भन्दा अगाडि नै सम्झौता समाप्त गरिने कारणबाट संगठित संस्थाले कुनै जरीवाना व्यहोर्नु पर्ने भएमा सो सम्बन्धी विवरण,
- (च) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

४. तात्विक असर पार्ने सम्पत्ति (Material Assets) खरीद/बिक्री सम्बन्धी विवरण

संगठित संस्था वा यस्को सहायक कम्पनीले सामान्य व्यवसायको सिलसिलामा बाहेक तात्विक असर पार्ने सम्पत्ति (Material Assets) खरीद/बिक्री गरेमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) सम्पत्ति खरीद/बिक्री गर्ने प्रस्तावको प्रति,
- (ख) कारोबार सम्पन्न हुने मिति,
- (ग) खरीद/बिक्री गरिने सम्पत्तिको संक्षिप्त विवरण,
- (घ) संगठित संस्थाले सम्पत्ति खरीद/बिक्री गरेको व्यक्ति/संस्थाको परिचय, त्यस्तो व्यक्ति/संस्थासँग संगठित संस्था वा त्यसको संचालक वा उच्च स्तरिय अधिकृतको कुनै सम्बन्ध भए तत्सम्बन्धी विवरण,
- (ङ) सम्पत्ति खरीद/बिक्री गर्दा कुनै सहूलियत दिएको/लिएको भए तत्सम्बन्धी विवरण,
- (च) कुनै सम्झौता गरिएको भए सो को प्रति,
- (छ) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

५. कुनै वित्तीय दायित्व, जमानत वा अन्य सम्भावित दायित्व सम्बन्धी विवरण

संगठित संस्थाले कुनै तात्विक वित्तीय दायित्व बहन गर्नुपरेमा, जमानत बसेमा वा त्यस्तो रूपको अन्य कुनै सम्भावित दायित्व लिनुपरेको भएमा देहाय अनुसार जानकारी दिनुपर्ने:

- (क) संगठित संस्थाले तात्त्विक वित्तीय बहन गर्नुपरेको भए सो को मिति,
- (ख) खण्ड (क) मा उल्लेखित दायित्व सृजना भएको व्यहोराको संक्षिप्त विवरण, त्यसमा गरिएको सम्झौता, दायित्वको रकम र भुक्तानीका शर्तहरू सम्बन्धी जानकारी,
- (ग) अन्य कुनै तात्त्विक सूचना वा जानकारी भए सो ।

६. व्यवसाय/सेवाबाट वहिर्गमन सम्बन्धी विवरण

- (क) व्यवसाय/सेवाबाट वहिर्गमन गर्न लाग्ने अनुमानित कुल रकम,
- (ख) अन्य कुनै तात्त्विक सूचना वा जानकारी भए सो ।

७. सम्पत्तिको पुर्नमूल्यांकन सम्बन्धी विवरण

संगठित संस्थाले सम्पत्तिको कूल किताबी मूल्यको १० प्रतिशत भन्दा बढी हुने गरी सम्पत्तिको पुर्नमूल्यांकन गर्ने भएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) पुर्नमूल्यांकन हुने सम्पत्तिको विवरण,
- (ख) पुर्नमूल्यांकन गरिने प्रस्तावको प्रति र सो पारित भएको मिति,
- (ग) पुर्नमूल्यांकन गरिनुको कारण र नयाँ मूल्य निर्धारण सम्बन्धी प्रकृया,
- (घ) सम्पत्तिको पुर्नमूल्यांकन अगाडी र पछाडिको किताबी मूल्य
- (ङ) अन्य कुनै तात्त्विक सूचना वा जानकारी भए सो ।

८. लेखापरीक्षकको परिवर्तन भएमा

संगठित संस्थाको लेखापरीक्षकको परिवर्तन भएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) अघिल्लो लेखापरीक्षकको नाम, ठेगाना,
- (ख) नयाँ लेखापरीक्षकको नाम, ठेगाना र नियुक्ति मिति,
- (ग) लेखापरीक्षक परिवर्तन गर्नु परेको कारण,
- (घ) अन्य कुनै तात्त्विक सूचना वा जानकारी भए सो ।

९. संगठित संस्थाको संचालक वा उच्च व्यवस्थापकीय तहका अधिकृत परिवर्तन भएमा

संगठित संस्थाको संचालक वा उच्च व्यवस्थापकीय तहका अधिकृतहरूको नियुक्ति वा अलग भएमा देहाय सहितको जानकारी गराउनुपर्ने :

- (क) संचालक वा उच्च व्यवस्थापकीय तहका अधिकृतको नाम, ठेगाना,
- (ख) संचालक वा उच्च व्यवस्थापकीय तहका अधिकृतहरूको नियुक्ती वा तिनीहरू अलग भएको मिति,
- (ग) अन्य कुनै तात्त्विक सूचना वा जानकारी भए सो ।

१०. संगठित संस्थाको नियन्त्रणमा भएको परिवर्तनहरू

यदि संगठित संस्थाको नियन्त्रणमा परिवर्तन भएमा देहाय सहितको जानकारी गराउनु पर्ने:

- (क) त्यस्तो नियन्त्रणमा लिने व्यक्ति वा संस्थाको परिचय
- (ख) नियन्त्रणमा परिवर्तन गराउने कारोबारको विवरण र मिति
- (ग) अन्य कुनै तात्त्विक सूचना वा जानकारी भए सो ।

११. शेयर पूँजी स्वामित्व वा संरचना परिवर्तन भएमा

संगठित संस्थाले जारी गरेको कुल साधारण शेयरको ५ प्रतिशत वा सो भन्दा बढी शेयर एकै शेयरवालाले खरीद गरेमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) खरीद गर्ने शेयरवालालेको नाम, ठेगाना,

- (ख) खरीद गरिएको शेयर संख्या र रकम,
- (ग) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

१२. व्यवसायको प्रकृति परिवर्तन भएमा

संगठित संस्था वा त्यस संस्थाको सहायक कम्पनीको व्यवसायको प्रकृतिमा परिवर्तन गर्ने प्रस्ताव गरिएमा वा सहायक कम्पनीमा रहेको स्वामित्व पूर्ण वा आंशिक रूपमा हस्तान्तरण गर्ने प्रस्ताव गरिएमा वा अन्य कुनै संगठित संस्थाको बहुमत स्वामित्व खरीद गर्ने भएमा देहाय सहितको जानकारी गराउनु पर्ने:

- (क) परिवर्तनको प्रकृति
- (ख) स्वामित्व प्राप्त गर्ने वा हस्तान्तरण गर्ने प्रस्तावको प्रति,
- (ग) संलग्न पक्षको परिचय
- (घ) खरीद/बिक्रीको लागि कुनै सहूलियत दिएको वा लिएको भए सो सम्बन्धी विवरण,
- (ङ) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

१३. लाभांश घोषणा वा पूँजी संरचना परिवर्तन भएमा

संगठित संस्थाले अन्तिम लाभांश, अन्तरीम लाभांश वा हकप्रद शेयर बाँडफाँड, बोनस शेयर घोषणा गर्ने भएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) संचालक समितिको निर्णय र मिति,
- (ख) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

१४. शेयरवालाको अधिकारमा तात्विक असर पर्ने गरी हेरफेर भएमा

संगठित संस्थाले जारी गरेको शेयरको प्रकृति अनुसार कुनै शेयर वर्गको अधिकारमा कुनै तात्विक असर पर्ने गरी हेरफेर भएमा देहाय सहितको जानकारी गराउनु पर्ने:

- (क) हेरफेर भएको मिति,
- (ख) हेरफेर गरिएको वर्ग,
- (ग) त्यस्तो हेरफेर गरिएको कारणले उक्त शेयरधनीको अधिकारमा हुने प्रभाव,
- (घ) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

१५. प्रतिफलको लागि शेयर निष्काशन गरेमा

नगदको सट्टा कसैलाई प्रतिफल स्वरूप शेयर जारी गरिएको भएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) प्रतिफल स्वरूप शेयर प्राप्त गर्ने पक्षको परिचय,
- (ख) निष्काशित शेयर वापत प्राप्त सम्पत्ति/सेवाको विवरण,
- (ग) शेयर निष्काशन सम्बन्धमा सम्भौता भएको भए सो को मिति र प्रमुख शर्तहरू,
- (घ) त्यस्तो सम्पत्ति/सेवाको मूल्य,
- (ङ) अन्य कुनै तात्विक सूचना वा जानकारी भए सो ।

१६. संगठित संस्थाले दायर गरेको वा संगठित संस्था विरुद्ध दायर भएको मुद्दा

संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए वा संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए सो वा कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए सो सम्बन्धी विवरण । उल्लिखित

विवरणहरु दिंदा मुद्दा दायर भएको मिति, के का लागि मुद्दा दायर भएको, मुद्दा दायर भएको संस्थापक वा संचालकको नाम र सम्भाव्य कानूनी उपचार सम्बन्धी विवरण समावेश गरिनुपर्ने ।

१७. संगठित संस्थाबाट जारी गरिएको सूचना

संगठित संस्थाले संस्थाको धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै आर्थिक, वित्तीय, व्यवस्थापन र प्राविधिक तथ्यांक, सूचना वा विवरण जारी गरिएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) सूचना जारी गरिएको मिति
- (ख) जारी गरिएको सूचनाको विवरण,

१८. पूर्व घोषित वित्तीय विवरणहरु त्रुटी भएमा

संगठित संस्थाले पहिले जारी गरेको कुनै वित्तीय विवरण भन्दा फरक ठानेमा, एक वा एकभन्दा बढि वर्ष वा अन्तरीम अवधिको वित्तीय विवरणमा त्रुटि भएको महशुस गरेमा संगठित संस्थाको वित्तीय विवरण वास्तविक नभएको निष्कर्षमा पुगेको मिति र सो निष्कर्ष पुगनुको संक्षिप्त विवरण ।

१९. ठेगाना परिवर्तन

संगठित संस्थाले आफ्नो रजिष्टर्ड कार्यालय रहेको ठेगाना, टेलिफोन नम्बर, फ्याक्सा नम्बर, मुख्य कार्यालय वा जहाँ धितोपत्र अभिलेख राखिएको छ परिवर्तन भएमा नयाँ ठेगाना जानकारी गराउनु पर्नेछ ।

२०. व्यवसाय संचालन हुन नसक्ने वा खारेजी

संगठित संस्थाको व्यवस्थापनले संगठित संस्थाको सुचारु संचालन हुन नसक्ने अवस्थामा पुगेको वा संगठित संस्था खारेज गर्नुपर्ने निष्कर्षमा पुगेको अवस्थामा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) उक्त प्रकारको निष्कर्षमा पुगेको मिति,
- (ख) त्यस्तो निष्कर्ष लिनुको कारण,
- (ग) यदि कुनै कारवाही शुरु गरिने भएमा तत्सम्बन्धी विवरण ।

२१. नामसारी दाखिल खारेज बन्द

संगठित संस्थाले धितोपत्रको दाखिल खारेज बन्द गर्ने वा हस्तान्तरण वा नविकरण वा एकीकरण वा विभाजन गर्ने भएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) नामसारी दाखिल खारेज बन्द हुने सम्बन्धमा गरिएको निर्णय र लागू हुने मिति,
- (ख) त्यस्तो निर्णय गर्नुको कारण,
- (ग) यसरी बन्द गरिने अवधि ।

२२. कुनै असामान्य घटना र उक्त घटनाबाट संगठित संस्थामा परेको प्रभाव

संगठित संस्थाले आफ्नो व्यवसाय प्राकृतिक प्रकोप, दुर्घटना, तालाबन्दि तथा अन्य कुनै असामान्य कारणबाट बन्द गर्ने भएमा देहाय सहितको जानकारी गराउनुपर्ने:

- (क) त्यस्तो घटनाको कारणले व्यवसाय बन्द गर्ने मिति
- (ख) व्यवसाय बन्द गर्नुपर्ने मुख्य घटना
- (ग) व्यवस्थापनको धारणा ।

२३. आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र साधारण सभा हुन नसकेमा

यदि आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र संगठित संस्थाले साधारण सभा गर्न नसकेमा साधारण सभा गर्न नसकेको परिस्थितिको बारेमा जानकारी गराउनु पर्नेछ ।

२४. सूचीकरण खारेजी वा सूचीकरणका लागि योग्यता नपुगेमा सूचना गर्नेपने

धितोपत्र विनिमय बजारले संगठित संस्थाको सूचीकरण खारेज गरेमा वा संगठित संस्थाले लगातार रुपमा सूचीकरणका लागि तोकिएका शर्तहरूको पालना गर्न नसकेमा संगठित संस्थाले देहाय सहितको जानकारी गराउनुपर्ने :

- (क) सूचीकरण खारेज हुने मिति र धितोपत्र बजारको नाम,
- (ख) सूचीकरण खारेजी हुने कारण वा कुन शर्त पूरा गर्न नसकेको हो सो सम्बन्धी विवरण,
- (ग) व्यवस्थापनको धारणा ।

२५. संगठित संस्थाको शेयरको मूल्यमा तात्त्विक प्रभाव पार्ने त्यस्तै अन्य कुनै घटना

माथि उल्लिखित घटना बाहेक अन्य त्यस्तो घटना जसले संगठित संस्थाको धितोपत्रको मूल्यलाई तात्त्विक असर पार्छ, सो सम्बन्धी विवरण ।

वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिई देहायका नियमहरू बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यी नियमहरूको नाम “वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४” रहेको छ ।
(२) यो नियमावली बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “अनुमतिपत्र प्राप्त संस्था” भन्नाले नियम ७ बमोजिम अनुमति प्राप्त संस्था सम्झनु पर्छ ।
 - (ख) “ऐन” भन्नाले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ सम्झनु पर्छ ।
 - (ग) “सदस्य” भन्नाले वस्तु विनिमय बजारको सदस्यता सम्बन्धी विनियमावली बमोजिम सदस्यता लिएको व्यक्ति वा संस्था सम्झनु पर्छ ।

परिच्छेद-२

पूर्व स्वीकृति सम्बन्धी व्यवस्था

३. **पूर्व स्वीकृतिको लागि निवेदन दिनु पर्ने** : (१) कसैले वस्तु विनिमय बजार सञ्चालन गर्न चाहेमा कम्पनी संस्थापना गर्नु अघि अनुसूची-१ बमोजिमको ढाँचामा पच्चीस हजार रुपैयाँ समेत संलग्न गरी बोर्ड समक्ष पूर्व स्वीकृतिको लागि निवेदन दिनु पर्नेछ ।
 - (२) उपनियम (१) बमोजिमको निवेदनको साथमा अनुसूची-२ बमोजिमको विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ ।
 - (३) उपनियम (२) बमोजिम पेश गरेको विवरणमा बोर्डले पूर्व स्वीकृति दिनु पूर्व कुनै परिवर्तन भएमा परिवर्तन भएको विवरणको जानकारी निवेदकले बोर्डलाई तुरुन्त गराउनु पर्नेछ ।
४. **जाँचबुझ गर्ने** : नियम ३ बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा बोर्डले आवश्यक ठानेमा निवेदकसँग थप कागजात तथा विवरण माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन सक्नेछ ।
५. **पूर्व स्वीकृति दिने** : (१) नियम ४ बमोजिम जाँचबुझ गर्दा निवेदकलाई वस्तु विनिमय बजार सञ्चालन गर्न प्रचलित कानून बमोजिम कम्पनी संस्थापना गर्न पूर्व स्वीकृति दिन बोर्डले उपयुक्त देखेमा आवश्यक विवरण तथा कागजात प्राप्त भएको मितिले तीस दिनभित्र पचास हजार रुपैयाँ शुल्क लिई पूर्व स्वीकृति प्रदान गर्नेछ ।

- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायको अवस्थामा पूर्व स्वीकृति प्रदान गर्न इन्कार गर्न सक्नेछ :-
- (क) मुलुकको आर्थिक अवस्था तथा कृयाकलापको आधारमा थप वस्तु विनिमय बजार सञ्चालन गर्न उपयुक्त नहुने भएमा,
- (ख) लगानीकर्ताको हित संरक्षणको लागि थप वस्तु विनिमय बजार सञ्चालन गर्न दिनु उचित र उपयुक्त नहुने भएमा ।
- (३) उपनियम (२) बमोजिम बोर्डले पूर्व स्वीकृति प्रदान नगर्ने भएमा सोको कारण सहितको जानकारी निवेदकलाई गराउनु पर्नेछ ।

परिच्छेद -३ अनुमतिपत्र सम्बन्धी व्यवस्था

६. अनुमतिपत्रका लागि निवेदन दिनु पर्ने : (१) कुनै सङ्गठित संस्थाले ऐनको दफा ३ बमोजिमको व्यवसाय सञ्चालन गर्न अनुमति लिन चाहेमा अनुसूची-३ बमोजिमको ढाँचामा अनुसूची-४ बमोजिमको दस्तुर सहित बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- तर वस्तु विनिमय बजार सञ्चालन गर्न नियम ५ बमोजिम पूर्व स्वीकृति प्राप्त गरेको संगठित संस्थाले मात्र निवेदन दिन सक्नेछ ।
- (२) उपनियम (१) बमोजिमको निवेदनसाथ अनुसूची-५ बमोजिमको विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ ।
७. अनुमतिपत्र प्रदान गर्ने : (१) नियम ६ बमोजिम प्राप्त निवेदन उपर बोर्डले जाँचबुझ गर्दा निवेदक संस्थालाई वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फछ्यौट वा वेयर हाउस सञ्चालनका लागि अनुमति प्रदान गर्न उपयुक्त देखेमा अनुसूची-६ बमोजिमको ढाँचामा अनुमतिपत्र प्रदान गर्नेछ ।
- (२) उपनियम (१) बमोजिम वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फछ्यौट व्यवसाय, वेयर हाउस सञ्चालन गर्न निवेदकलाई अनुमतिपत्र प्रदान गर्नु अघि बोर्डले वस्तु विनिमय बजारको राय लिन सक्नेछ ।
- (३) उपनियम (१) बमोजिम अनुमतिपत्र प्रदान गर्दा वस्तु बजारको अवस्था, व्यवसायको स्वस्थ सञ्चालन तथा लगानीकर्ताहरूको हितको संरक्षणलाई ध्यानमा राखी बोर्डले आवश्यक देखेमा अन्य आवश्यक शर्तहरू समेत तोक्न सक्नेछ ।
८. अनुमतिपत्रको नवीकरण : (१) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र नवीकरण गर्न ऐनको दफा ८ को उपदफा (२) बमोजिमको अवधि भित्र अनुसूची-७ को ढाँचामा अनुसूची-४ बमोजिमको दस्तुर सहित बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको अवधिभित्र कुनै अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र नवीकरणका लागि निवेदन दिन नसकेमा सोको कारण सहित ऐनको दफा ८ को उपदफा (३) बमोजिमको अवधिभित्र दोब्बर दस्तुर तिरी नवीकरणको लागि बोर्ड समक्ष अनुसूची-८ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।

९. **पूर्वाधार तयार गर्नु पर्ने** : अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्र प्राप्त गरेको एकसय असी दिनभित्र देहाय बमोजिमको न्यूनतम पूर्वाधार तयार गरी बोर्डलाई जानकारी दिनु पर्नेछ :-
- (क) वस्तु कारोबार सञ्चालनका लागि प्रयोग गर्ने विद्युतीय कारोबार प्रणाली,
 (ख) अनुसूची-९ बमोजिमको पूर्वाधार,
 (ग) अनुसूची-१० बमोजिमको ढाँचामा तयार गरिएको जनशक्तिको विवरण,
 (घ) बोर्डले समय समयमा निर्धारण गरेको अन्य पूर्वाधार ।
१०. **कारोबार सञ्चालनको स्वीकृति** : (१) अनुमतिपत्र प्राप्त संस्थाबाट नियम ९ बमोजिम पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको पन्ध्र दिनभित्र बोर्डले आवश्यक निरीक्षण तथा जाँचबुझ गर्नेछ ।
- (२) उपनियम (१) बमोजिम बोर्डले निरीक्षण तथा जाँचबुझ गर्दा वस्तु बजार सम्बन्धी व्यवसाय सञ्चालन गर्न उपयुक्त देखेमा कारोबार सञ्चालनको स्वीकृति दिनेछ ।
- (३) उपनियम (२) बमोजिम कारोबार सञ्चालनको स्वीकृति प्राप्त गरेको तीस दिनभित्र अनुमतिपत्र प्राप्त संस्थाले नियम पालना अधिकृत (कम्प्लायन्स अफिसर) तोकिएको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।
११. **न्यूनतम चुक्ता पूँजी**: वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फछ्यौट व्यवसाय र वेयर हाउसको न्यूनतम चुक्ता पूँजी अनुसूची-११ बमोजिमको हुनु पर्नेछ ।

परिच्छेद - ४

शेयर स्वामित्व सम्बन्धी व्यवस्था

१२. **शेयर लिन नसक्ने** : (१) ऐनको दफा १४ को उपदफा (१) को अतिरिक्त देहायको व्यक्ति वा संस्थाले वस्तु विनिमय बजारको शेयर लिन सक्ने छैन :-
- (क) प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगरेको,
 (ख) वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने कम्पनी वा सङ्गठित संस्थाको हकमा लगातार तीन वर्षसम्म लेखा परीक्षण भएको वित्तीय विवरण सार्वजनिक नगरेको,
 (ग) कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको भए सो अवधिभर,
 (घ) अन्य वस्तु कारोबार व्यवसायी कम्पनीमा कुनै लाभको पद ग्रहण गरेको,
 (ङ) यस नियम बमोजिम शेयर लिन अयोग्य रहेको कम्पनी वा सङ्गठित संस्थाको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत रहेको ।
- (२) वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फछ्यौट र वेयर हाउसको शेयर उपनियम (१) बमोजिमका व्यक्ति वा संस्थाले लिन पाउने छैन ।
- (३) उपनियम (१) वा (२) विपरित कुनै व्यक्ति वा संस्थाले कुनै पनि तरिकाबाट शेयर लिएको जानकारी हुन आएमा बोर्डले त्यस्तो शेयर पैँतीस दिनभित्र अरु कसैलाई बिक्री वा हस्तान्तरण गरिसक्न निर्देशन दिनेछ ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र शेयर बिक्री वा हस्तान्तरण नगरेमा बोर्डले त्यस्तो शेयर जफत गरी नियम १३ बमोजिम बिक्री गर्नेछ ।

१३. **जफत शेयर बिक्री वा हस्तान्तरण सम्बन्धी व्यवस्था :** (१) बोर्डले जफत गरेको शेयर बिक्रीको लागि बढीमा तीस दिनको समय तोकी सार्वजनिक सूचना प्रकाशन गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको अवधिभित्र ईच्छुक व्यक्ति वा संस्थाले त्यस्तो शेयर खरिद गर्न चाहेमा खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त प्रस्तावहरूमध्ये सबैभन्दा बढी मूल्य कबोल गर्ने प्रस्तावकलाई त्यस्तो शेयर बिक्री गरिनेछ ।

(४) यस नियम बमोजिम बिक्री भएका शेयरहरूको स्वामित्व हस्तान्तरण वा नामसारीको सम्बन्धमा बोर्डले आवश्यक निर्देशन दिनेछ ।

१४. **वस्तु विनिमय बजारको शेयर स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था:** (१) वस्तु विनिमय बजारको संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर अनुमतिपत्र प्राप्त गरेको मितिले तीन वर्षसम्म बिक्री गर्न सक्ने छैन ।

(२) वस्तु विनिमय बजारको संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्न चाहेमा सम्बन्धित वस्तु विनिमय बजार मार्फत बिक्री वा हस्तान्तरण गरिने शेयरको अङ्कित मूल्यको एक प्रतिशतका दरले हुने रकम सहित सहमतिको लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर बोर्डले जाँचबुझ गरी ऐन तथा यस नियमावली बमोजिम शेयर बिक्री वा हस्तान्तरणको लागि सहमति प्रदान गर्नेछ ।

१५. **वस्तु विनिमय बजारको रणनीतिक साभेदार सम्बन्धी व्यवस्था :** (१) ऐनको दफा १३ को उपदफा

(२) बमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको रणनीतिक साभेदारको रूपमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले त्यस्तो वस्तु विनिमय बजारको बढीमा एकाउन्न प्रतिशत शेयर स्वामित्व लिन सक्नेछ ।

(२) देहाय बमोजिमको योग्यता पुगेको विदेशी लगानीकर्ताले रणनीतिक साभेदारको रूपमा उपनियम (१) बमोजिम लगानी गर्न सक्नेछ :

(क) वस्तु विनिमय बजार सम्बन्धी व्यवसाय सञ्चालन गरेको न्यूनतम तीन वर्षको अनुभव हासिल गरेको,

(ख) त्यस्तो संस्था रहेको मुलुकको सम्बन्धित नियमन निकायले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गरेको पाँच वर्ष पूरा भइसकेको र त्यस्तो अनुमति हालसम्म कायम रहेको,

(ग) त्यस्तो संस्थाको कम्तीमा एक अर्ब रूपैयाँ बराबरको खुद सम्पत्ति भएको,

(घ) त्यस्तो संस्थालाई सम्बन्धित मुलुकको नियमन निकायले नेपालमा वस्तु विनिमय बजारमा लगानी गर्न स्वीकृति दिएको ।

१६. वस्तु विनिमय बजारको शेयर सम्बन्धी व्यवस्था : (१) कुनै व्यक्तिले कुनै पनि रूपमा आफू वा एकाघरको सदस्य शेयरधनी रहेको कम्पनी मार्फत वस्तु विनिमय बजारमा पाँच प्रतिशतभन्दा बढी शेयर लिन पाउने छैन ।
- (२) उपनियम (१) विपरीत कुनै व्यक्तिले कुनै पनि तरीकाबाट शेयर लिएको जानकारी हुन आएमा बोर्डले त्यस्तो शेयर पैतीस दिनभित्र अरु कसैलाई बिक्री वा हस्तान्तरण गरिसक्न निर्देशन दिनेछ ।
- (३) उपनियम (२) बमोजिमको अवधिभित्र शेयर बिक्री वा हस्तान्तरण नगरेमा बोर्डले त्यस्तो शेयर जफत गरी नियम १३ बमोजिम बिक्री गर्नेछ ।
१७. व्यवसायीको शेयर स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्था: (१) वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फछ्यौट वा वेयर हाउसको शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री वा नामसारी गर्न चाहेमा यस नियमावली बमोजिम योग्यता रहेको तथा अयोग्यता नरहेको व्यक्ति वा संस्थालाई बिक्री वा नामसारी गर्नु पर्नेछ ।
- (२) वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फछ्यौट वा वेयर हाउसको शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर अनुमतिपत्र प्राप्त भएको मितिले तीन वर्ष पूरा नभएसम्म बिक्री वा नामसारी गर्न पाउने छैन ।
- (३) वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फछ्यौट वा वेयर हाउसको शेयरधनीले आफूले लिएको शेयर बिक्री वा हस्तान्तरण गर्न चाहेमा शेयर खरिद गर्न वा हस्तान्तरण गरी लिन चाहने व्यक्ति वा संस्थाको यस नियमावली बमोजिम योग्यता रहेको तथा अयोग्यता नरहेको व्यहोरा सहित सम्बन्धित कम्पनी वा सङ्गठित संस्था मार्फत बिक्री वा हस्तान्तरण गरिने शेयरको अङ्कित मूल्यको शून्य दशमलव पाँच प्रतिशतका दरले हुने दस्तुर रकम सहित बोर्डमा अभिलेखका लागि निवेदन दिनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम दिइने निवेदनसाथ शेयर खरिद वा हस्तान्तरण गरी लिन चाहने व्यक्ति वा संस्था भएमा सम्पूर्ण सञ्चालकको अनुसूची-१२ बमोजिमको विवरण तथा कागजात पेश गर्नु पर्नेछ ।
- (५) उपनियम (४) बमोजिम प्राप्त निवेदन तथा संलग्न कागजातको बोर्डले जाँचबुझ गर्दा आवश्यक देखेमा निवेदकबाट थप विवरण वा कागजात माग गर्न वा कुनै विषयमा स्पष्ट गर्न लगाउन सक्नेछ ।
- (६) उपनियम (५) बमोजिमको जाँचबुझ तथा प्राप्त भएको विवरण वा कागजातका आधारमा बोर्ड सन्तुष्ट भएमा शेयर बिक्री वा हस्तान्तरणको अभिलेख गरी सम्बन्धित निवेदकलाई जानकारी दिनेछ ।
- (७) उपनियम (६) बमोजिमको जानकारी प्राप्त भएको मितिले तीस दिनभित्र शेयर बिक्री वा हस्तान्तरण गरिसक्नु पर्नेछ ।

परिच्छेद - ५
सञ्चालक समिति सम्बन्धी व्यवस्था

१८. **सञ्चालक समिति सम्बन्धी व्यवस्था** : (१) राफसाफ तथा फछ्यौट र वेयर हाउसमा बढीमा सात जनासम्म भएको सञ्चालक समिति रहनेछ ।
- (२) उपनियम (१) बमोजिमको सञ्चालक समितिमा उपनियम (४) बमोजिमको योग्यता पुगेका कम्तीमा दुई जनासम्म स्वतन्त्र सञ्चालक हुनु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिमको सञ्चालक समितिमा रहने सञ्चालक वस्तु विनिमय बजार वा वस्तु कारोबार व्यवसायी वा त्यस्तो संस्थाको शेयर खरिद गर्ने संस्थाको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा अन्य कुनै लाभको पदमा नरहेको हुनु पर्नेछ ।
- (४) उपनियम (२) बमोजिमको स्वतन्त्र सञ्चालक नियुक्ति गर्दा अर्थशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको तथा नियम २० बमोजिम अयोग्यता नरहेको हुनु पर्नेछ ।
- (५) अनुमतिपत्र प्राप्त संस्थाले सञ्चालक नियुक्त भएको सात दिनभित्र अनुसूची-१२ बमोजिमको विवरण सहितको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
१९. **प्रमुख कार्यकारी अधिकृतको नियुक्ति** : (१) अनुमति प्राप्त संस्थाको सञ्चालक समितिले प्रशासकीय प्रमुखको रूपमा कार्य गर्न प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गर्दा अर्थशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको तथा नियम २० बमोजिम अयोग्यता नरहेको व्यक्तिलाई नियुक्त गर्नु पर्नेछ ।
- (३) अनुमतिपत्र प्राप्त संस्थाले प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको सात दिनभित्र अनुसूची-१२ बमोजिमको विवरण सहितको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
२०. **सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतको अयोग्यता** : देहायको कुनै अवस्था विद्यमान रहेको कुनै व्यक्ति अनुमति प्राप्त संस्थाको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत हुन अयोग्य हुनेछ :-
- (क) मानसिक सन्तुलन ठीक नभएको,
- (ख) प्रचलित कानून बमोजिम दामासाहीमा परेको पाँच वर्ष पूरा नभएको,
- (ग) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, ठगी वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतको अन्तिम फैसलाबाट कसूरदार ठहर भएको,
- (घ) बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालो सूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको,
- (ङ) प्रचलित कानून बमोजिम कर दाखिला नगरेको वा प्रचलित कानून बमोजिम कर दाखिला गर्ने प्रयोजनका लागि आय विवरण पेश नगर्ने संस्थाको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत रहेको,

- (च) स्वार्थ बाझिने कुनै अर्को सङ्गठित संस्थाको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत रहेको,
- (छ) अर्को कुनै वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फछ्छ्यौट र वेयर हाउस व्यवसायीको बहालवाला पदाधिकारी भएको,
- (ज) धितोपत्र सम्बन्धी कसूरमा सजाय पाएको मितिले दश वर्ष पूरा नभएको ।

२१. **सञ्चालक समितिको बैठक तथा अन्य व्यवस्था** : (१) अनुमति प्राप्त संस्थाको सञ्चालक समितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक र एक वर्षमा कम्तीमा छ पटक बस्नु पर्नेछ ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालक समितिका कम्तीमा एक तिहाई सदस्यले लिखित अनुरोध गरेमा अध्यक्षले जुनसुकै बखत सञ्चालक समितिको बैठक बोलाउनु पर्नेछ ।
 - (३) अनुमति प्राप्त संस्थाको सञ्चालकले आफू मध्येबाट सञ्चालक समितिको अध्यक्षको चयन गर्नु पर्नेछ ।
 - (४) वस्तु विनिमय बजारको हकमा एकै कम्पनी वा सङ्गठित संस्थाबाट एक जनाभन्दा बढी वस्तु विनिमय बजारको सञ्चालक हुन सक्ने छैन ।
 - (५) कुनै सञ्चालकको निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बैठकमा छलफल हुने भएमा सो बैठकमा त्यस्तो सञ्चालकले भाग लिन पाउने छैन ।

२२. **योग्यता सम्बन्धी व्यवस्थाको निरन्तरता** : (१) अनुमतिपत्र प्राप्त संस्थाले आफ्नो सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यता अनुमतिपत्रको अवधिभर निरन्तर रूपमा कायम हुनु पर्नेछ ।
- (२) अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको योग्यता जुनसुकै समयमा कायम नरहेमा बोर्डले त्यस्तो सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई हटाउन निर्देशन दिनेछ ।
 - (३) उपनियम (२) बमोजिमको निर्देशन प्राप्त भएको तीस दिनभित्र त्यस्तो सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई हटाई यस नियमावली बमोजिम योग्यता पुगेको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्नेछ ।

परिच्छेद-६

कारोबार सम्बन्धी व्यवस्था

२३. **कारोबार हुने वस्तु** : यस नियमावली बमोजिम कारोबार गर्न सकिने वस्तु अनुसूची-१३ मा उल्लेख भए बमोजिम हुनेछ ।
२४. **करार तथा दर्ता भएको वस्तुको मात्र कारोबार गर्नु पर्ने** : (१) नियम २३ बमोजिमका वस्तुको कारोबार गर्नु अघि वस्तु विनिमय बजारले त्यस्तो वस्तुको कारोबार सम्बन्धी करार तयार गरी बोर्डमा दर्ता गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको करारमा न्यूनतम रूपमा वस्तुको नाम, परिमाण, स्तर, करारको अवधि, मूल्यको आधार लगायतका कुराहरु समावेश गरेको हुनु पर्नेछ ।

- (३) उपनियम (१) बमोजिमको करार दर्ता गर्न अनुसूची-१४ बमोजिमको ढाँचामा आधार मूल्यको शून्य दशमलव पाँच प्रतिशत शुल्क सहित बोर्डमा निवेदन दिनु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम दिने निवेदन साथ देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछः
 - (क) वस्तुको नाम, परिमाण, स्तर सम्बन्धमा वेयर हाउस वा सम्बन्धित आधिकारीक निकायबाट जारी गरिएको निस्सा,
 - (ख) वस्तु करार दर्ता गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय,
 - (ग) वस्तुको करार तयार गर्दा लिइएको आधार मूल्यको स्रोत सम्बन्धी विवरण,
 - (घ) बोर्डले समय समयमा निर्धारण गरेको अन्य विवरण तथा कागजात ।
- (५) उपनियम (४) बमोजिम दर्ताका लागि प्राप्त भएको करार तथा संलग्न विवरणको आवश्यक जाँचबुझ गर्दा उपयुक्त देखेमा बोर्डले दर्ता गरी सो को निस्सा वस्तु विनियम बजारलाई दिनेछ ।

२५. **वस्तु करारको सूची तयार गर्नु पर्ने** : वस्तु विनियम बजारले नियम २४ बमोजिम दर्ता भएका करारको कारोबारको लागि सूची तयार गरी करारको प्रारम्भ र अन्तिम मिति सहितको सूचना सार्वजनिक गरी सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

२६. **वस्तु कारोबार व्यवसायीले गर्न सक्ने काम** : (१) वस्तु कारोबार दलालले ग्राहकको आदेश अनुसार ग्राहकको नामबाट मात्र वस्तु खरिद वा बिक्री गरी वस्तु कारोबार दलाली सेवा प्रदान गर्न सक्नेछ ।
- (२) वस्तु कारोबार दलालले लगानीकर्ताको नामबाट वस्तु खरिद वा बिक्री गर्ने सम्बन्धी व्यवसाय बाहेक यस नियमावली बमोजिम अन्य कार्य गर्न बोर्डको स्वीकृति लिनु पर्नेछ ।
 - (३) वस्तु कारोबार व्यापारी तथा बजार निर्माताले देहाय बमोजिमको कार्य गर्न सक्नेछ :-
 - (क) आफ्नो नामबाट वस्तु खरिद वा बिक्री गर्न,
 - (ख) वस्तुको खरिद तथा बिक्री दुवै मूल्य अङ्कित गरी बजार निर्माताको रूपमा कार्य गर्न,
 - (ग) बोर्डले समय समयमा निर्धारण गरे बमोजिमका अन्य कार्य गर्न ।
 - (४) वस्तु कारोबार दलाल कम्पनी तथा उक्त कम्पनीको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा निजहरूको सगोलमा रहेका एकाघरका परिवारको सदस्यका लागि कम्पनी स्वयंले वस्तु खरिद वा बिक्री गर्न पाउने छैन ।
 - (५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले आवश्यक व्यवस्था तथा शर्त तोकी वस्तु कारोबार व्यापारी तथा बजार निर्मातालाई वस्तु कारोबार दलाली व्यवसाय वा वस्तु सम्बन्धी अन्य व्यवसाय गर्न वा वस्तु कारोबार दलाललाई वस्तु कारोबार व्यापारी तथा बजार निर्माताको काम गर्न पाउने गरी अनुमतिपत्र प्रदान गर्न सक्नेछ ।
 - (६) ऐनको दफा १९ को उपदफा (२) बमोजिमका वस्तु कारोबार व्यवसायीले ऐन तथा यस नियममा उल्लिखित कार्यका अतिरिक्त ऐनको दफा ६३ बमोजिमको निर्देशिकामा उल्लेख भएको कार्य गर्न पाउनेछ ।

२७. **वेयर हाउस सञ्चालन सम्बन्धी व्यवस्था** : (१) वेयर हाउसले वेयर हाउस सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी त्यस्तो कार्यविधि तयार भएको तीन दिन भित्र बोर्डमा पठाउनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको कार्यविधिमा देहायको विषय खुलाईएको हुनु पर्नेछ :-
- (क) वस्तुको भण्डारण गर्दा वस्तुको इकाई, परिमाण, स्तर, राख्ने समय, भण्डारण शुल्क, भुक्तानी दिने समय उल्लेख गर्नु,
 - (ख) वस्तु भण्डारण भएपछि त्यस्को हस्तान्तरणको समयमा वस्तुको स्तरमा परिवर्तन आउन नदिन अपनाउनु पर्ने उपाय,
 - (ग) बोर्डले समय समयमा निर्धारण गरेको अन्य विषय ।

२८. **वस्तु कारोबार प्रक्रिया** : (१) वस्तु विनिमय कारोबार गर्न चाहने लगानीकर्ताले वस्तु कारोबार दलाललाई खरिद वा बिक्री आदेश दिनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिमको खरिद वा बिक्री आदेशलाई वस्तु कारोबार दलालले विद्युतीय कारोबार प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ ।
- (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि वस्तु कारोबार दलाल मार्फत लगानीकर्ता आफैले खरिद वा बिक्री आदेश विद्युतीय कारोबार प्रणालीमा प्रविष्ट गर्न सक्ने व्यवस्था भएमा त्यस्तो लगानीकर्ता आफैले आदेश प्रविष्ट गरी खरिद वा बिक्री गर्न सक्नेछ ।
- (४) उपनियम (३) बमोजिम लगानीकर्ता आफैले खरिद वा बिक्री आदेश दिएको भए तापनि सो सम्बन्धी राफसाफ तथा फछ्यौट लगायतका जिम्मेवारी सम्बन्धित वस्तु कारोबार दलालको हुनेछ ।
- (५) वस्तु विनिमय बजारमा भएका कारोबारको राफसाफ तथा फछ्यौट र भुक्तानी सम्बन्धी व्यवस्था सम्बन्धित वस्तु विनिमय बजारको विनियमावली बमोजिम हुनेछ ।

२९. **वस्तु कारोबारको प्राथमिकता**: वस्तु विनिमय बजारले वस्तु कारोबार गर्दा मूल्य तथा समय प्राथमिकताको आधारमा कारोबार गर्नु पर्नेछ ।

३०. **लगानीकर्ताको पहिचान अभिलेख राख्नु पर्ने** : वस्तु कारोबार दलालले लगानीकर्ताको लागि कारोबार गर्नु अघि व्यक्ति वा संस्थागत ग्राहकको क्रमशः अनुसूची-१५ वा अनुसूची-१६ बमोजिमको न्यूनतम विवरण सहितको ग्राहक पहिचानको पूर्ण अभिलेख राख्नु पर्नेछ ।

३१. **लगानीकर्तासँग सम्झौता गर्नु पर्ने** : (१) ऐनको दफा २२ को प्रयोजनको लागि वस्तु कारोबार दलालले वस्तु कारोबार गर्नु पूर्व लगानीकर्तासँग देहाय बमोजिमको विवरण उल्लेख भएको सम्झौता गर्नु पर्नेछ:-

- (क) कारोबारसँग सम्बन्धित मार्जिन,
 - (ख) राफसाफ तथा फछ्यौट,
 - (ग) कारोबार गर्दा लिईने सेवा शुल्क,
 - (घ) विवाद समाधान,
 - (ङ) बोर्डले समय समयमा निर्धारण गरेका विषय ।
- (२) उपनियम (१) बमोजिम सम्झौता गर्नु पूर्व वस्तु कारोबार दलालले वस्तुको कारोबार गर्दा मूल्यमा हुन सक्ने उतार चढाव तथा सम्भावित जोखिमका सम्बन्धमा लगानीकर्तालाई जानकारी गराउनु पर्नेछ ।

३२. **बैङ्क मार्फत रकम लेनदेन गर्नु पर्ने** : अनुमतिपत्र प्राप्त संस्थाले वस्तु विनिमय कारोबार तथा करार बमोजिमको रकम लेनदेन गर्दा बैङ्किङ्ग प्रणाली मार्फत गर्नु पर्नेछ ।
३३. **लगानीकर्ताको रकम तथा कागजातको प्रयोग** : (१) वस्तु कारोबार दलालले कुनै एक लगानीकर्ताको रकम, वस्तु तथा कागजात आफ्नो वा अन्य लगानीकर्ताको प्रयोजनको लागि कुनै पनि प्रकारले प्रयोग गर्न गराउनु हुँदैन ।
- (२) वस्तु कारोबार दलालले वस्तु कारोबारको क्रममा प्राप्त गरेको रकम, वस्तु वा कागजात त्यसरी प्राप्त गरेकै दिन वा भोलिपल्टसम्म सम्बन्धित पक्षलाई बुझाउनु पर्नेछ ।
- (३) वस्तु कारोबार दलालले प्रत्येक लगानीकर्ताको वस्तु कारोबारसँग सम्बन्धित विवरण तथा रकमको हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै अभिलेख राख्नु पर्नेछ ।
३४. **कारोबार सम्बन्धी थप व्यवस्था तोक्न सक्ने** : ऐन तथा यस नियमावलीमा उल्लिखित वस्तु कारोबार सम्बन्धी शर्त तथा प्रक्रियाहरूका अतिरिक्त अनुमतिपत्र प्राप्त संस्थाले पालना गर्नु पर्ने गरी बोर्डले आवश्यक शर्त तथा प्रक्रियाहरू तोक्न सक्नेछ ।

परिच्छेद - ७

सेवा शुल्क तथा नियमन शुल्क सम्बन्धी व्यवस्था

३५. **सेवा शुल्क लिने** : (१) वस्तु विनिमय बजारले आफ्ना सदस्यहरूबाट कारोबार भएको वस्तुको मूल्यको शून्य दशमलव शून्य एक प्रतिशतमा नबढ्ने गरी विनियमावलीमा तोके बमोजिमको सेवा शुल्क लिन सक्नेछ ।
- (२) वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फछ्यौट व्यवसायी र वेयर हाउसले सम्बन्धित व्यवसाय बमोजिमको विनियमावलीमा उल्लेख भए बमोजिम ग्राहकसंग सेवा शुल्क लिन सक्नेछ ।
३६. **बोर्डलाई नियमन शुल्क बुझाउनु पर्ने** : (१) अनुमतिपत्र प्राप्त संस्थाले प्राप्त गरेको कुल सेवा शुल्कको दुई प्रतिशतले हुने रकम त्रैमासिक रूपमा बोर्डलाई बुझाउनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको रकम बोर्डमा बुझाउँदा त्रैमासिक अवधि समाप्त भएको सात दिनभित्र बुझाउनु पर्नेछ ।
- (३) वस्तु विनिमय बजारले लगानीकर्ताबाट प्रत्येक खरिद तथा बिक्री कारोबार रकमको शून्य दशमलव शून्य एक प्रतिशतका दरले हुने रकम उठाई प्रत्येक महिना समाप्त भएको सात दिनभित्र बोर्डमा बुझाउनु पर्नेछ ।
- (४) उपनियम (२) र (३) बमोजिमको समयावधिभित्र रकम नबुझाउने अनुमतिपत्र प्राप्त संस्थाले त्यसरी बुझाउनु पर्ने रकममा वार्षिक दश प्रतिशतका दरले व्याज समेत जोडी बोर्डमा बुझाउनु पर्नेछ ।

परिच्छेद-८
अभिलेख तथा जानकारी सम्बन्धी व्यवस्था

३७. **अभिलेख राख्नु पर्ने** : (१) अनुमतिपत्र प्राप्त संस्थाले आफूले गरेको कारोबार तथा ग्राहक सम्बन्धी अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।
- (२) अनुमतिपत्र प्राप्त संस्थाले प्रचलित कानूनमा तोकिएको ढाँचा र लेखामान अनुसार आफ्नो कारोबारको लेखा राख्नु पर्नेछ ।
- (३) वस्तु विनिमय बजारले प्रचलित कानून बमोजिम राख्नु पर्ने अभिलेखका अतिरिक्त देहायका अभिलेख यथार्थ र दुरुस्त राख्नु पर्नेछ :-
- (क) साधारण सभा, सञ्चालक समिति तथा कुनै समिति गठन गरिएको भए त्यस्तो समितिको निर्णय पुस्तिका,
- (ख) सदस्य सम्बन्धी विवरण,
- (ग) वस्तु कारोबार सम्बन्धी करारको विवरण,
- (घ) दैनिक रूपमा कारोबार भएको वस्तुको नाम, वस्तु सम्बन्धी करारको मूल्य, परिमाण, स्तर तथा हस्तान्तरण मिति,
- (ङ) कारोबारमा संलग्न वस्तु कारोबार व्यवसायी, राफसाफ कारोबार व्यवसायी र कारोबार क्रम संख्या लगायतका विवरण ।
- (४) अनुमतिपत्र प्राप्त संस्थाले यस नियम बमोजिम राख्नुपर्ने अभिलेखका अतिरिक्त बोर्डले समय समयमा निर्धारण गरे बमोजिमको अभिलेख राख्नु पर्नेछ ।
- (५) अनुमतिपत्र प्राप्त संस्थाले यस नियम बमोजिम राख्नु पर्ने अभिलेख तथा लेखा राखे नराखेको सम्बन्धमा बोर्डले समय समयमा निरीक्षण तथा जाँचबुझ गर्न सक्नेछ ।
- (६) उपनियम (५) बमोजिम निरीक्षण तथा जाँचबुझको लागि बोर्डले मागेको विवरण तथा कागजात उपलब्ध गराउनु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।
३८. **विवरण तथा प्रतिवेदन पेश गर्नु पर्ने** : (१) अनुमतिपत्र प्राप्त संस्थाले देहायका जानकारी, विवरण तथा प्रतिवेदन देहायको समयभित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ :-
- (क) प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र उक्त आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण तथा उक्त आर्थिक वर्षमा गरेको काम कारवाही तथा कारोबार विवरण सहितको वार्षिक प्रतिवेदन,
- (ख) प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र सञ्चालक समितिबाट पारित त्रैमासिक प्रतिवेदन,
- (ग) साधारण सभा समाप्त भएको मितिले तीस दिनभित्र साधारण सभामा पेश गरिएको प्रस्ताव तथा निर्णय सम्बन्धी विवरण,
- (घ) वस्तु विनिमय बजारले कुनै वस्तु कारोबार व्यवसायीलाई सदस्यता प्रदान, निलम्बन, निलम्बन फुकुवा वा सदस्यता खारेजी सम्बन्धी निर्णय गरेमा त्यस्तो निर्णय गरेको तीन दिनभित्र सो सम्बन्धी विवरण,

- (ड) कारोबार सञ्चालन तथा कारोबार राफसाफ तथा फछ्यौट, सुपरिवेक्षण तथा अनुशासन सम्बन्धी निर्णय गरेमा सोको भोलिपल्ट,
- (च) बोर्डले समय समयमा निर्धारण गरेका अन्य सूचना, जानकारी तथा विवरण बोर्डले निर्धारण गरिदिएको समयभित्र ।
- (२) वस्तु विनिमय बजारले ऐन, यस नियमावली, निर्देशिका, बोर्डले दिएका निर्देशन तथा आफ्नो विनियमावली पालना सम्बन्धी प्रतिवेदन (कम्प्लान्स रिपोर्ट) लेखा परीक्षकबाट प्रमाणित गराई अर्ध वार्षिक रुपमा बोर्डमा पेश गर्नु पर्नेछ ।
- (३) वस्तु विनिमय बजारले देहायका कुराको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ :-
- (क) आफ्नो सदस्यले यस नियमावली, निर्देशिका तथा आफ्नो विनियमावलीमा भएका व्यवस्थाको उल्लङ्घन हुने कुनै काम कारवाही गरेको थाहा हुन आएमा,
- (ख) कारोबार स्थगन, कारोबार स्थगन फुकुवा तथा सूचीकरण खारेज गरेमा,
- (ग) संस्थापक, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत प्रचलित कानून बमोजिम कुनै कारवाही वा कालो सूचीमा परेमा,
- (घ) वस्तु विनिमय बजारको सदस्यता प्रदान गरेमा वा खारेज गरेमा,
- (ड) वस्तु विनिमय बजारको व्यवस्थापन वा सङ्गठन ढाँचामा कुनै परिवर्तन भएमा ।
- (४) वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फछ्यौट र वेयर हाउस व्यवसायीले देहायका जानकारी तथा विवरण देहायको समयभित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ :-
- (क) शाखा कार्यालय वा सम्पर्क कार्यालय बन्द गरेमा तीन दिनभित्र,
- (ख) प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसरी संशोधन गर्नु अघि संशोधनको व्यहोरा सहितको जानकारी,
- (ग) बोर्डले समय समयमा निर्धारण गरेका अन्य सूचना, जानकारी तथा विवरण ।
- (५) अनुमतिपत्र प्राप्त संस्थाले देहायका विषयको सम्बन्धमा बोर्डलाई तुरुन्त जानकारी दिनु पर्नेछ:-
- (क) कार्यालयको ठेगाना, सम्पर्क टेलिफोन नम्बर, फ्याक्स नम्बर, वेब साईट, इमेल आदि परिवर्तन भएमा,
- (ख) संस्थापक, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत उपर प्रचलित कानून बमोजिम कुनै कारवाही भएमा वा कारवाही अगाडि बढाइएको भएमा,
- (ग) संस्थापक वा सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत वा कारोबार व्यवसायी संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा सुचिकृत भएमा ।
- (घ) वस्तु व्यवसाय सञ्चालन बन्द गर्ने निर्णय गरेमा ।
- (६) यस नियम बमोजिम बोर्डमा पेश गरिएको वार्षिक प्रतिवेदन तथा प्रचलित कानून बमोजिम सार्वजनिक गर्नु पर्ने विवरण सम्बन्धित संस्थाको वेब साइटमा प्रकाशन गर्नु पर्नेछ ।

३९. **लगानीकर्तालाई जानकारी गराउनु पर्ने** : (१) वस्तु विनिमय बजारले देहायका सूचना, जानकारी तथा विवरणहरू देहाय बमोजिमको अवधिभित्र सार्वजनिक गर्नु पर्नेछ :-

- (क) कारोबार स्थगन गरेमा वा स्थगन गरेको कारोबार पुनः सञ्चालन गरेमा सोही दिन वा सोको भोलिपल्टको कारोबार शुरु हुनु अगावै आफ्नो वेब साइटमा प्रकाशन गर्नु पर्ने,

- (ख) सदस्यता प्रदान वा सदस्यता निलम्बन वा निलम्बन फुकुवा वा सदस्यता खारेज गरेमा त्यस्तो कार्य गरेको दिन वा सोको भोलिपल्ट कारोबार शुरू हुनु अगावै सो सम्बन्धी जानकारी सार्वजनिक गरी सदस्यता प्रदान वा खारेजी गरेको अवस्थामा त्यस्तो कार्य गरेको सात दिनभित्र राष्ट्रियस्तरको पत्रिकामा समेत प्रकाशन गर्नु पर्ने,
- (ग) प्रत्येक दिन कारोबार भएको वस्तुको नाम, प्रत्येक वस्तु सम्बन्धी करारको मूल्य र परिमाण, कारोबारमा संलग्न वस्तु कारोबार व्यवसायी, कारोबार क्रम सङ्ख्या लगायतका विवरण खुलाई सोही दिन वा सोको भोलिपल्ट कारोबार शुरू हुनु अगावै वेब साइटमा सार्वजनिक गर्नु पर्ने,
- (घ) बोर्डले समय समयमा तोकिएका बमोजिम सार्वजनिक गर्नु पर्ने अन्य सूचना, जानकारी तथा विवरण ।
- (२) वस्तु विनिमय बजारले यस नियम बमोजिम सार्वजनिक गर्नु पर्ने सूचना, जानकारी तथा विवरणहरूको अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।
४०. **बोर्डले ढाँचा निर्धारण सक्ने** : प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक ऐन तथा यस नियमावली बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले राख्नु पर्ने अभिलेख तथा बुझाउनुपर्ने प्रतिवेदनको ढाँचा बोर्डले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।
४१. **लेखा परीक्षण गराउनु पर्ने** : (१) अनुमतिपत्र प्राप्त संस्थाले बोर्डले सूचीकृत गरेको लेखापरीक्षकबाट आफ्नो आय व्यय तथा आर्थिक कारोबारको लेखापरीक्षण गराउनु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको लेखापरीक्षण सम्बन्धी विवरण अनुमतिपत्र प्राप्त संस्थाले सुरक्षित गरी राख्नु पर्नेछ ।

परिच्छेद-९

कारबाही तथा सजाय सम्बन्धी प्रक्रिया

४२. **कारोबार गर्न रोक लगाउने** : (१) बोर्डले देहायको अवस्थामा अनुमतिपत्र प्राप्त संस्थाले गर्ने कुनै वा सबै वस्तुको कारोबार गर्न रोक लगाउन सक्नेछ :-
- (क) ऐन, नियमावली, निर्देशिका तथा बोर्डले दिएको निर्देशन उल्लङ्घन गरेमा,
- (ख) लगानीकर्ताको हित संरक्षणका लागि आवश्यक भएमा वा
- (ग) व्यवसायको स्वच्छता कायम राख्नका लागि आवश्यक भएमा ।
- (२) उपनियम (१) बमोजिम कारोबार रोक लगाउँदा बोर्डले उपयुक्त ठानेको अवधिसम्म रोक लगाउन सक्नेछ ।
४३. **अनुमतिपत्र निलम्बन सम्बन्धी प्रक्रिया** : (१) ऐनको दफा ३४ बमोजिम कुनै अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र निलम्बन गर्नु परेमा बोर्डले अनुमतिपत्र निलम्बन गर्नु नपर्ने कुनै कारण भए त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई बढीमा पन्ध्र दिनको समय दिई स्पष्टीकरण पेश गर्न लेखी पठाउनेछ ।

- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्था विद्यमान भएको कुरामा बोर्ड विश्वस्त भएमा एक पटकमा बढीमा छ महिनासम्मको लागि अनुमतिपत्र निलम्बन गर्न सक्नेछ :
- (क) तत्काल निलम्बन नगरी कारोबार चालु राख्न दिँदा वस्तु बजारमा गम्भीर असर पर्न सक्ने देखिएमा,
- (ख) तत्काल निलम्बन नगरी काम गरिरहन दिँदा लगानीकर्ताको अहित हुन सक्ने वा हानी नोक्सानी हुने देखिएमा ।
- (३) उपनियम (१) बमोजिम माग गरिएको स्पष्टीकरणको जवाफ अनुमतिपत्र प्राप्त संस्थाले समय भित्र पेश नगरेमा वा पेश गरेको जवाफ सन्तोषजनक नदेखिएमा एक पटकमा बढीमा एक वर्ष सम्मको लागि त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र निलम्बन गर्न सकिनेछ ।
- (४) उपनियम (२) बमोजिम बोर्डले अनुमतिपत्र निलम्बन गर्दा अनुमतिपत्र प्राप्त संस्थाले निलम्बन अवधिभित्र पूरा गर्नु पर्ने आवश्यक शर्त तोक्न सक्नेछ ।
- (५) उपनियम (३) बमोजिम शर्त तोकी निलम्बन गरिएकोमा अनुमतिपत्र प्राप्त संस्थाले तोकेको शर्त पूरा गरेको जानकारी बोर्डलाई दिएमा बोर्डले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।
- (६) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा अनुमतिपत्र प्राप्त संस्थाले आवश्यक शर्त पूरा गरेको देखिएमा बोर्डले जुनसुकै बखत त्यस्तो निलम्बन फुकुवा गर्न सक्नेछ ।
- (७) उपनियम (३) बमोजिम तोकिएको शर्त पूरा गर्न नसकी अनुमतिपत्र प्राप्त संस्थाले थप समय मागेमा बोर्डले तीन महिनाको थप समय दिन सक्नेछ ।
- (८) यस नियम बमोजिम बोर्डले कुनै अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र निलम्बन गरेमा वा निलम्बन फुकुवा गरेमा त्यसको जानकारी सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई तुरुन्त दिई तत् सम्बन्धी सूचना सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।

४४. **अनुमतिपत्र खारेज गर्ने प्रक्रिया** : (१) ऐनको दफा ३५ को उपदफा (२) बमोजिम कुनै अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्नु परेमा बोर्डले अनुमतिपत्र खारेज गर्नु नपर्ने कुनै कारण भए त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई बढीमा पन्ध्र दिनको समय दिई स्पष्टीकरण पेश गर्न लेखी पठाउनेछ ।
- (२) उपनियम (१) बमोजिम माग गरिएको स्पष्टीकरणको जवाफ अनुमतिपत्र प्राप्त संस्थाले समय भित्र पेश नगरेमा वा पेश गरेको जवाफ सन्तोषजनक नदेखिएमा बोर्डले त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्न सक्नेछ ।
- (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि जुन कारणबाट अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्नु परेको हो सो सम्बन्धमा सुधार गर्ने प्रतिबद्धता सहित अनुमतिपत्र प्राप्त संस्थाले समय माग गरेमा बोर्डले उपयुक्त ठानेको निश्चित समय दिन सक्नेछ ।
- (४) उपनियम (३) बमोजिम बोर्डले निश्चित गरेको समयभित्र अनुमतिपत्र प्राप्त संस्थाले गर्नुपर्ने सुधार पूरा नगरेमा वा पूरा गर्न नसकेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गर्नेछ ।
- (५) यस नियम बमोजिम बोर्डले कुनै अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज गरेमा त्यसको जानकारी सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई तुरुन्त दिई तत् सम्बन्धी सूचना राष्ट्रियस्तरको कुनै एक दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।

४५. **निलम्बन तथा खारेजीको असर** : (१) कुनै अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र निलम्बन भएमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले निलम्बनको अवधिभर वस्तु विनिमय सम्बन्धी कारोबार गर्न पाउने छैन ।

तर अनुमतिपत्र प्राप्त संस्थाले कुनै खास वस्तुको कारोबार गर्न नपाउने गरी कारोबार निलम्बन गरिएका अवस्थामा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले कारोबार निलम्बन गरिए भन्दा बाहेकका वस्तुको कारोबार गर्न बाधा पर्ने छैन ।

(२) निलम्बनको अवधिभर अनुमतिपत्र प्राप्त संस्थाको हैसियत यथा स्थिति (स्ट्याटस को) मा रहेको मानिनेछ ।

(३) कुनै अनुमतिपत्र प्राप्त संस्थाको अनुमतिपत्र खारेज भएमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्थाले कुनै कारोबार गर्न पाउने छैन ।

तर त्यस्तो संस्थाको अनुमतिपत्र निलम्बन वा खारेज हुनु अगावै सिर्जना भएको दायित्वबाट त्यस्तो संस्थाले उन्मुक्ति पाउने छैन ।

४६. **जरिवाना सम्बन्धी प्रक्रिया** : (१) ऐनको दफा ३७ बमोजिम कुनै अनुमतिपत्र प्राप्त संस्थालाई जरिवाना गर्नु परेमा बोर्डले जरिवाना गर्नु नपर्ने कुनै कारण भए त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई बढीमा पन्ध्र दिनको समय दिई स्पष्टीकरण पेश गर्न लेखी पठाउनेछ ।

(२) उपनियम (१) बमोजिम माग गरिएको स्पष्टीकरणको जवाफ अनुमतिपत्र प्राप्त संस्थाले समय भित्र पेश नगरेमा वा पेश गरेको जवाफ सन्तोषजनक नदेखिएमा बोर्डले त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई ऐन बमोजिम जरिवाना गर्नेछ ।

(३) उपनियम (२) बमोजिम बोर्डले जरिवाना गर्ने निर्णय गरेमा सोको जानकारी तुरुन्त त्यस्तो अनुमतिपत्र प्राप्त संस्थालाई दिनेछ ।

(४) यस नियम बमोजिम बोर्डलाई प्राप्त हुने जरिवाना बापतको रकम बोर्डको कोषमा जम्मा गरिनेछ ।

४७. **कारबाहीको अभिलेख राख्नु पर्ने** : बोर्डले अनुमतिपत्र प्राप्त संस्थालाई कुनै कारबाही गरेमा त्यस्तो अनुमतिपत्र प्राप्त संस्था तथा त्यस्तो संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।

परिच्छेद - १०

विविध

४८. **स्वचालीत विद्युतीय कारोबार प्रणाली सम्बन्धी** : (१) वस्तु विनिमय बजारले कारोबार सञ्चालनको लागि स्थापना गरेको कारोबार प्रणालीमा कुनै अवरोध नआउने वा आए तापनि कारोबार सुचारु (विजिनेश कन्टीन्यूटी) हुने गरी स्वचालीत विद्युतीय कारोबार प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।

(२) वस्तु विनिमय बजारले लगानीकर्ता तथा कारोबारसँग सम्बन्धित सबै प्रकारका सूचना तथा तथ्याङ्कको दुरुपयोग तथा अनधिकृत पहुँच नहुने गरी आवश्यक सुरक्षा व्यवस्था गर्नु पर्नेछ ।

(३) वस्तु विनिमय बजारले स्थापना गर्ने स्वचालीत विद्युतीय कारोबार प्रणालीको सुरक्षण व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको हुनु पर्नेछ ।

(४) वस्तु विनिमय बजारले आफ्नो स्वचालीत विद्युतीय कारोबार प्रणालीको डिजाप्टर्ड रीकभरी सिष्टमको व्यवस्था गर्नु पर्नेछ ।

४९. **लगानीकर्ता संरक्षण कोष:** (१) ऐनको दफा १७ बमोजिमको लगानीकर्ता संरक्षण कोषमा देहाय बमोजिम रकम जम्मा हुनेछ ।

- (क) वस्तु विनिमय बजारले प्रत्येक वर्ष आर्जन गरेको नाफाको तीन प्रतिशतले हुने रकम,
 - (ख) नेपाल सरकार तथा बोर्डले समय समयमा उपलब्ध गराएको रकम,
 - (ग) वस्तु विनिमय बजारका सदस्यले प्रत्येक वर्ष आर्जन गरेको नाफाको एक प्रतिशतले हुने रकम,
 - (घ) अन्य श्रोतबाट प्राप्त रकम ।
- (२) उपनियम (१) जम्मा भएको रकम प्रमुख रूपमा देहाय बमोजिमको प्रणालीगत जोखिम (सिस्टमिक रिस्क) बाट लगानीकर्तालाई परेको क्षतिबाट सुरक्षित गर्न प्रयोग गर्न सकिनेछः—
- (क) अनुमतिपत्र प्राप्त संस्थाको कारोबार प्रणाली क्षति भएमा,
 - (ख) अनुमतिपत्र प्राप्त संस्था दामासाहीमा परेमा,
 - (ग) अनुमतिपत्र प्राप्त संस्था खारेजीमा परेमा,
 - (घ) बोर्डले समय समयमा प्रणालीगत जोखिम भनी निर्धारण गरेको अन्य अवस्था आईपरेमा ।
- (३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम प्राप्त रकमबाट आर्जित प्रतिफल लगानीकर्ता सचेतना कार्यक्रम, बजार विकास तथा विस्तार तथा बोर्डले समय समयमा तोके बमोजिमको क्षेत्रमा उपयोग गर्न सकिनेछ ।
- (४) लगानीकर्ता संरक्षण कोष संचालन सम्बन्धी अन्य व्यवस्था वस्तु विनिमय बजारको विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।

५०. **राफसाफ प्रत्याभूति कोष (सेटलमेन्ट ग्यारेन्टी फण्ड):** (१) वस्तु विनिमय बजारमा हुने कारोबारको राफसाफको प्रत्याभूति गर्न वस्तु विनिमय बजारले राफसाफ प्रत्याभूति कोष स्थापना गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको कोषको संचालन, व्यवस्थापन र सोमा जम्मा हुने रकम वस्तु विनिमय बजारको विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।

५१. **सम्भौतामा खुलाउनु पर्ने :** (१) ऐनको दफा २५ बमोजिम राफसाफ तथा फछ्यौट व्यवसायी नियुक्त गर्दा वस्तु विनिमय बजार र राफसाफ तथा फछ्यौट व्यवसायीबीच हुने सम्भौतामा अन्य कुराका अतिरिक्त कम्तीमा देहायका कुराहरु खुलाउनु पर्नेछ :-

- (क) विनियमावलीमा उल्लेख भए बमोजिम राफसाफ तथा फछ्यौट सम्बन्धी,
 - (ख) लगानीकर्ताको हित संरक्षणका लागि गरिने कार्य सम्बन्धी,
 - (ग) राफसाफ तथा फछ्यौट शुल्क सम्बन्धी,
 - (घ) बोर्डको पूर्व स्वीकृति नलिई सम्भौतामा परिवर्तन नगर्ने सम्बन्धी,
 - (ङ) सम्भौतामा खुलाउनु पर्ने भनी बोर्डले समय समयमा निर्धारण गरेको अन्य विवरण ।
- (२) ऐनको दफा २७ बमोजिम वस्तु विनिमय बजारले वेयर हाउससँग गरिने सम्भौतामा अन्य कुराका अतिरिक्त कम्तीमा देहायका कुराहरु खुलाउनु पर्नेछ :-

- (क) वेयर हाउसको भण्डारण क्षमता सम्बन्धी,
 (ख) वस्तुको गुणस्तर कायम गर्ने सम्बन्धी,
 (ग) वेयर हाउस शुल्क सम्बन्धी,
 (घ) बोर्डको पूर्व स्वीकृति नलिई सम्भौतामा परिवर्तन नगर्ने सम्बन्धी,
 (ङ) सम्भौतामा खुलाउनु पर्ने भनी बोर्डले समय समयमा निर्धारण गरेको अन्य विवरण ।
५२. **शाखा कार्यालय खोल्न सक्ने** : अनुमति प्राप्त संस्थाले बोर्डको स्वीकृति लिई नेपालको कुनै स्थानमा शाखा कार्यालय खोल्न सक्नेछ ।
५३. **प्रबन्धपत्र तथा नियमावलीको संशोधन** : (१) अनुमति प्राप्त संस्थाले आफ्नो विनियमावली र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा बोर्डको पूर्व स्वीकृति लिनु पर्नेछ ।
 (२) उपनियम (१) बमोजिम पूर्व स्वीकृति लिँदा अनुमति प्राप्त संस्थाले संशोधनको व्यहोरा खुलाई बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
 (३) उपनियम (२) बमोजिम निवेदन पर्न आएमा बोर्डले आवश्यकता र औचित्य हेरी मनासिव देखेमा विनियमावली, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न स्वीकृति दिनेछ ।
५४. **विवाद समाधान सम्बन्धमा**: वस्तु कारोबार सम्बन्धमा कारोबार तथा करारका पक्षहरु बीच कुनै विवाद उत्पन्न भएमा आपसी छलफल वा मध्यस्थद्वारा समाधान गर्ने सम्बन्धी व्यवस्था वस्तु विनिमय बजारको विनियमावलीमा उल्लेख भए बमोजिम हुनेछ ।
५५. **विनियमावलीमा समावेश गर्नु पर्ने**: ऐनको दफा ६२ को उपदफा (२) बमोजिम अनुमतिपत्र प्राप्त संस्थाले बनाउने विनियमावलीमा अनुसूची-१७ मा उल्लेख भए बमोजिमका विषयहरू समेत समावेश गर्नु पर्नेछ ।
५६. **निर्देशन दिन सक्ने** : (१) बोर्डले वस्तु बजारको नियमन तथा लगानीकर्ताको हित संरक्षण गर्न ऐन, यस नियमावली तथा निर्देशिकाको अधिनमा रही वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी तथा राफसाफ कारोबार व्यवसायीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
 (२) वस्तु विनिमय बजारले आफ्ना सदस्य वस्तु कारोबार व्यवसायी तथा राफसाफ कारोबार व्यवसायीलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
 (३) उपनियम (१) तथा (२) बमोजिम दिइएको निर्देशनको पालना गर्नु सम्बन्धित वस्तु विनिमय बजार, वस्तु कारोबार व्यवसायी तथा राफसाफ कारोबार व्यवसायीको कर्तव्य हुनेछ ।
५७. **अनुसूचीमा हेरफेर वा थपघट** : बोर्डले आवश्यकता अनुसार अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।

अनुसूची-१

(नियम ३ को उपनियम (१) सँग सम्बन्धित)

पूर्व स्वीकृतिका लागि दिने निवेदनको ढाँचा

मिति :.....

श्री नेपाल धितोपत्र बोर्ड

.....।

विषय : पूर्व स्वीकृति सम्बन्धमा ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ को अधीनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्न देहाय बमोजिम नाम रहेको कम्पनी दर्ता गर्न पूर्व स्वीकृतिका लागि लाग्ने निवेदन दस्तुर, आवश्यक विवरण तथा कागजात यसै साथ संलग्न गरी यो निवेदन पेश गरिएको छ ।

हामीले वस्तु व्यवसाय सञ्चालन गर्न तोकिएको योग्यता तथा व्यवस्थाहरू पूरा गरेको उद्घोषण गर्दछौं । यस निवेदन साथ संलग्न विवरण तथा कागजात सत्य छन् र कुनै पनि विवरण जानी जानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुंला बुझाउँला ।

प्रस्तावित संस्थाको -

नाम:

ठेगाना:

सञ्चालकको -

नामथर:

दस्तखत:

१.

२.

३.

अनुसूची-२

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

पूर्व स्वीकृतिको लागि निवेदन दिँदा संलग्न गर्नु पर्ने कागजात तथा विवरण

- (क) प्रस्तावित संस्थाको प्रबन्धपत्र र नियमावली,
- (ख) सम्भाव्यता अध्ययन प्रतिवेदन तथा आगामी तीन आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरण सहितको व्यावसायिक योजना,
- (ग) संस्थापकहरू बीच वस्तु बजार सम्बन्धी संस्था संस्थापना गर्ने सम्बन्धमा कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रतिलिपि,
- (घ) संस्थापकले लिने शेयर स्वामित्व सम्बन्धी विवरण, लगानीको स्रोतको स्वघोषणा,
- (ङ) प्रस्तावित संस्थाको संस्थापकको अन्य संस्थामा शेयर स्वामित्व वा कुनै संलग्नता रहेको भए सो को विवरण,
- (च) वस्तु विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि गरिने व्यवस्था सम्बन्धी विवरण,
- (छ) कुनै विशेष ऐनद्वारा संस्था संस्थापना भएको भए सो ऐन र तत् सम्बन्धी नियम तथा विनियमको प्रति,
- (ज) कुनै सङ्गठित संस्थाले वस्तु विनिमय बजार सञ्चालन गर्न चाहने सङ्गठित संस्थाको शेयर लिने सम्बन्धमा सञ्चालक समितिले गरेको निर्णयको प्रतिलिपि,
- (झ) प्रस्तावित शेयरधनीको नाम, पूरा ठेगाना, सम्पर्क टेलिफोन नम्बर तथा लिएको शेयर स्वामित्वको विवरण, शेयरधनी प्राकृतिक व्यक्ति भएमा निजको तीन पुस्ते विवरण,
- (ट) संस्थापकले ऐन तथा यस नियमावली बमोजिम वस्तु विनिमय बजारको स्वामित्व लिने अयोग्यता नरहेको उद्घोषण ।

अनुसूची-३

(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्रका लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड

.....।

विषय : अनुमतिपत्र सम्बन्धमा ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ तथा अन्य प्रचलित कानूनको अधीनमा रही व्यवसाय सञ्चालन गर्न वस्तु विनिमय बजार / वस्तु कारोबार व्यवसाय / राफसाफ तथा फछ्यौट / वेयर हाउस व्यवसाय संचालन गर्न आवश्यक निवेदन दस्तुर, विवरण तथा कागजात यसै साथ संलग्न गरी यो निवेदन पेश गरिएको छ ।

हामीले.....व्यवसाय सम्बन्धी तोकिएको योग्यता तथा व्यवस्थाहरू पूरा गरेको उद्घोषण गर्दछौं । यस निवेदन साथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानी अजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुँला बुझाउँला ।

निवेदक संस्थाको छाप :-

निवेदक संस्थाको,-

नाम :

ठेगाना :

संस्थाको प्रमुखको,-

नामथर:

दस्तखत:

मिति:

संस्थाको छाप:

अनुसूची-४

(नियम ६ को उपनियम (१) र नियम ८ को उपनियम (१) सँग सम्बन्धित)

दस्तुर

क्र. सं.	व्यवसायको नाम	निवेदन दस्तुर	अनुमतिपत्र दस्तुर	नवीकरण दस्तुर (प्रत्येक ३ वर्ष)
१	वस्तु विनिमय बजार	रु. २५,०००।-	रु. २५,००,०००।-	रु. ७,५०,०००।-
२	राफसाफ तथा फछ्यौट	रु. २०,०००।-	रु. ४,००,०००।-	रु. १,२०,०००।-
३	वेयर हाउस	रु. २०,०००।-	रु. ५,००,०००।-	रु. १,५०,०००।-
४	बजार निर्माता	रु. २०,०००।-	रु. ४,००,०००।-	रु. १,२०,०००।-
५	लगानी व्यवस्थापक	रु. १५,०००।-	रु. ३,००,०००।-	रु. ९०,०००।-
६	लगानी परामर्शदाता	रु. १५,०००।-	रु. ३,००,०००।-	रु. ९०,०००।-
७	संरक्षक (कस्टोडियन)	रु. १५,०००।-	रु. ३,००,०००।-	रु. ९०,०००।-
८	वस्तु कारोबार दलाल	रु. १५,०००।-	रु. ३,००,०००।-	रु. ९०,०००।-
९	वस्तु कारोबार व्यापारी	रु. १५,०००।-	रु. ३,००,०००।-	रु. ९०,०००।-

अनुसूची-५

(नियम ६ को उपनियम (२) सँग सम्बन्धित)

कम्पनी सम्बन्धी विवरण

१. वस्तु विनिमय बजार सम्बन्धी

- (क) पूर्व स्वीकृतीपत्र
- (ख) संगठित संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ग) प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
- (घ) कुनै विशेष ऐनद्वारा स्थापना भएको सङ्गठित संस्थाको हकमा सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
- (ङ) कम्पनी वा सङ्गठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको स्वघोषणा,
- (च) कम्पनी वा सङ्गठित संस्था वा कम्पनी वा सङ्गठित संस्थाको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत उपर प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण,
- (छ) कर दर्ता प्रमाण,
- (ज) सञ्चालकको योग्यता तथा अनुभव सम्बन्धी विवरण तथा ऐन तथा यस नियम बमोजिमको योग्यता रहेको तथा अयोग्यता नरहेको स्वघोषणा,
- (झ) सदस्यता प्रदान, वस्तु कारोबार सञ्चालन तथा कारोबार राफसाफ सम्बन्धमा अवलम्बन गरिने व्यवस्थाको संक्षिप्त विवरण,
- (ञ) वस्तु कारोबारका अभिलेख राख्न तथा अभिलेखको सुरक्षा गर्न गरिने व्यवस्था ।
- (ट) वस्तु कारोबार सञ्चालनका लागि तयार गरिने स्वचालित कारोबार तथा राफसाफ प्रणाली, कार्यालय उपकरण तथा प्रविधि सम्बन्धी विवरण,
- (ठ) सदस्यता प्रदान गर्न सक्ने वस्तु दलाल व्यवसायी तथा वस्तु व्यापारीको अधिकतम सङ्ख्या सम्बन्धी विवरण ।

२. वस्तु कारोबार व्यवसायी, राफसाफ तथा फछ्यौट र वेयर हाउस सम्बन्धी

- (क) दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- (ग) कुनै विशेष ऐनद्वारा स्थापना भएको सङ्गठित संस्थाको हकमा सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
- (घ) सम्भाव्यता अध्ययन प्रतिवेदन,
- (ङ) आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण समेत समावेश भएको तीन वर्षीय व्यावसायिक योजना,
- (च) अनुमतिपत्र प्राप्त गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रतिलिपि,
- (छ) शेयर स्वामित्व ग्रहण गर्ने व्यक्तिको नाम, पूरा ठेगाना, टेलिफोन नम्बर तथा खरिद गरेको शेयर स्वामित्वको विवरण,

- (ज) संस्थापकले ग्रहण गर्ने वा गरेको शेयर स्वामित्व तथा शेयरको चुक्ता रकम सम्बन्धी विवरण तथा लगानीको स्रोतको स्वघोषणा,
- (झ) वस्तु व्यवसाय सञ्चालनका लागि तयार गरिने सङ्गठन तथा कार्य प्रणाली सम्बन्धी विवरण,
- (ञ) वस्तु व्यवसाय सञ्चालनका लागि व्यवस्था गरिने कार्यालयको स्थान र क्षेत्रफल, कार्यालय उपकरण तथा सञ्चार साधन, जनशक्ति, वस्तु कारोबारको अभिलेख तथा अभिलेखको सुरक्षा व्यवस्था सम्बन्धी विवरण,
- (ट) वस्तु व्यवसाय सञ्चालनका लागि कुनै पूर्वाधार तयार गरिसकेको भए तत् सम्बन्धी विवरण,
- (ठ) अन्य कम्पनी वा सङ्गठित संस्थामा शेयर स्वामित्व रहेको भए तत् सम्बन्धी विवरण,
- (ड) शेयरधनीहरू बीच कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रतिलिपि,
- (ढ) प्रचलित कानून बमोजिम कर दर्ता भएको प्रमाण,
- (ण) चुक्ता पूँजी प्रमाणित गर्ने निस्सा,
- (त) सञ्चालकको योग्यता तथा अनुभव सम्बन्धी विवरण तथा ऐन तथा यस नियम बमोजिमको योग्यता रहेको तथा अयोग्यता नरहेको स्वघोषणा,
- (थ) कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको स्वघोषणा ।

अनुसूची-६

(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

....., नेपाल ।

अनुमतिपत्र

.....मा मुख्य कार्यालय रहेको श्री

.....लाई वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ को अधीनमा रहीव्यवसाय सञ्चालन गर्न यो अनुमतिपत्र प्रदान गरिएको छ ।

नवीकरण भएमा बाहेक यो अनुमतिपत्रको बहालीसम्म रहनेछ ।

अधिकृत कर्मचारीको,-

दस्तखत :

नाम:

पद:

मिति:

अनुसूची-७

(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)

अनुमतिपत्र नवीकरण सम्बन्धी निवेदन

मिति :.....

श्री नेपाल धितोपत्र बोर्ड
..... ।

विषय : अनुमतिपत्र नवीकरण गरी पाउँ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ बमोजिम वस्तु विनिमय बजार / वस्तु कारोबार व्यवसाय / राफसाफ तथा फछ्यौट/ वेयर हाउस व्यवसाय सञ्चालनको अनुमतिपत्र नवीकरणका लागि लाग्ने दस्तुर सहित आवश्यक विवरण तथा कागजात संलग्न गरी यो निवेदन पेश गरिएको छ ।

निवेदक संस्थाको छाप :-

निवेदक संस्थाको,-

नाम :

ठेगाना :

निवेदक संस्थाको प्रमुखको,-

नाम :

दस्तखत :

पद :

अनुसूची-८

(नियम ८ को उपनियम (२) सँग सम्बन्धित)

अनुमतिपत्र नवीकरण सम्बन्धी निवेदन

मिति :.....

श्री नेपाल धितोपत्र बोर्ड

.....।

विषय : अनुमतिपत्र नवीकरण गरी पाउँ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ बमोजिम वस्तु विनिमय बजार / वस्तु कारोबार व्यवसाय/ राफसाफ तथा फछ्यौट/ वेयर हाउस व्यवसाय सञ्चालनको अनुमतिपत्र नवीकरण गर्नु पर्नेमाका रण परी नवीकरण गर्न विलम्ब भएकोले दोब्बर दस्तुर सहित आवश्यक विवरण तथा कागजात संलग्न गरी अनुमतिपत्र नवीकरण गर्नको लागि यो निवेदन पेश गरिएको छ ।

निवेदक संस्थाको छाप :-

निवेदक संस्थाको,-

नाम :

ठेगाना :

निवेदक संस्थाको प्रमुखको,-

नाम :

दस्तखत :

पद :

अनुसूची-९

(नियम ९ को खण्ड (ख) सँग सम्बन्धित)

१. वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक पूर्वाधार सम्बन्धी विवरण
- (क) कार्यालयको क्षेत्रफल कम्तीमा दुई हजार वर्गफिट भएको,
(ख) आवश्यक संख्या र योग्यता पुगेका कर्मचारी रहेको,
(ग) वस्तु विनिमय कारोबार सञ्चालनका लागि तयार गरिएको कारोबार स्थल, स्वचालित कारोबार तथा राफसाफ प्रणाली, कार्यालय उपकरण तथा प्रविधि जडान गरिएको,
(घ) वस्तु विनिमय बजार कारोबार प्रणाली तथा सम्बन्धित प्रविधि र तथ्याङ्कको आवश्यक सुरक्षाका लागि पर्याप्त व्यवस्था गरिएको,
(ङ) वस्तु विनिमय कारोबारको अभिलेख राख्ने तथा अभिलेखको सुरक्षा गर्ने व्यवस्था गरेको,
(च) टेलिफोन, कम्प्यूटर, प्रिन्टर, फ्याक्स, कुर्सी टेबल, लगायत आवश्यक भौतिक सामानको व्यवस्था गरिएको,
(छ) सर्वसाधारणको लागि सरल पहुँच हुने स्थानमा कार्यालय स्थापना गरेको ।
२. वस्तु कारोबार व्यवसायीले तयार गर्नु पर्ने पूर्वाधार सम्बन्धी विवरण
- (क) कार्यालयको क्षेत्रफल कम्तीमा छ सय वर्गफिट भएको,
(ख) टेलिफोन, कम्प्यूटर, प्रिन्टर, फ्याक्स, कुर्सी टेबल, लगायत आवश्यक भौतिक सामानको व्यवस्था गरिएको,
(ग) आवश्यक संख्या र योग्यता पुगेका कर्मचारी रहेको,
(घ) सङ्गठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था गरिएको,
(ङ) सर्वसाधारणको लागि सरल पहुँच हुने स्थानमा कार्यालय स्थापना गरेको ।
३. राफसाफ तथा फछ्छ्यौट कारोबार व्यवसायीले तयार गर्नु पर्ने पूर्वाधार सम्बन्धी विवरण
- (क) कार्यालयको क्षेत्रफल कम्तीमा एक हजार वर्गफिट भएको,
(ख) टेलिफोन, कम्प्यूटर, प्रिन्टर, फ्याक्स, कुर्सी टेबल, लगायत आवश्यक भौतिक सामानको व्यवस्था गरिएको,
(ग) आवश्यक संख्या र योग्यता पुगेका कर्मचारी रहेको,
(घ) सङ्गठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था भएको,
(ङ) सर्वसाधारणको लागि सरल पहुँच हुने स्थानमा कार्यालय स्थापना गरेको ।
४. वेयर हाउसले तयार गर्नु पर्ने पूर्वाधार सम्बन्धी विवरण
- (क) व्यवसाय संचालनको लागि पर्याप्त क्षेत्रफलको व्यवस्था गरेको,
(ख) टेलिफोन, कम्प्यूटर, प्रिन्टर, फ्याक्स, कुर्सी टेबल, लगायत आवश्यक भौतिक सामानको व्यवस्था गरिएको,
(ग) आवश्यक संख्या र योग्यता पुगेका कर्मचारी रहेको,
(घ) सङ्गठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था भएको,
(ङ) सर्वसाधारणको लागि सरल पहुँच हुने स्थानमा कार्यालय स्थापना गरेको,
(च) वस्तु भण्डारणका लागि गोदामको पर्याप्त व्यवस्था भएको,
(छ) वातावरणीय हिसाबले वस्तु भण्डारण गर्न सकिने उपयुक्त गोदाम भएको ।

अनुसूची-१०

(नियम ९ को खण्ड (ग) सँग सम्बन्धित)

जनशक्ति सम्बन्धी विवरण

क्र. सं.	पूरा नाम	ठेगाना	नियुक्ति मिति	पद	कार्य जिम्मेवारी	शैक्षिक योग्यता

अनुसूची-११

(नियम ११ सँग सम्बन्धित)

न्यूनतम चुक्ता पूँजी

१	वेयर हाउस	रु. १५,००,००,०००।-
२	राफसाफ तथा फछ्चर्यौट व्यवसाय	रु. ७,००,००,०००।-
३	बजार निर्माता,	रु. २,००,००,०००।-
४	लगानी व्यवस्थापक	रु. ५,००,००,०००।-
५	लगानी परामर्शदाता	रु. १,००,००,०००।-
६	संरक्षक (कस्टोडियन)	रु. ५,००,००,०००।-
७	वस्तु कारोबार व्यापारी	रु. १,००,००,०००।-
८	वस्तु कारोबार दलाल	रु. ५०,००,०००।-

अनुसूची-१२

(नियम १७ को उपनियम (४), नियम १८ को उपनियम (५) र नियम १९ को उपनियम (३) सँग सम्बन्धित)

व्यक्ति / सञ्चालक/ प्रमुख कार्यकारी अधिकृत सम्बन्धी विवरण

फोटो

१. नाम:
२. स्थायी ठेगाना: प्रदेश..... जिल्ला गा.पा./न.पा..
टोल..... वडा नं..... ब्लक नं..... फोन नं:.....
फ्याक्स:..... इमेल
३. हालको ठेगाना: प्रदेश..... जिल्ला गा.पा./न.पा..
टोल..... वडा नं..... ब्लक नं..... फोन नं :..... फ्याक्स :..... इमेल
४. बाबु/आमाको नाम:
५. बाजे/बज्यैको नाम:
६. पति वा पत्नीको नाम:
७. शैक्षिक योग्यता:
८. व्यावसायिक अनुभव:
९. तालिम:
१०. अन्य कम्पनी वा सङ्गठित संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको भए तत्सम्बन्धी विवरण :
११. वस्तु विनिमय बजारको अन्य सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतसँग नाता सम्बन्ध भए सो सम्बन्धी विवरण:
१२. वस्तु कारोबार व्यवसायको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतसँग नाता सम्बन्ध भए सो सम्बन्धी विवरण:
१३. आफू उपर वा आफू सम्बद्ध कुनै कम्पनी वा सङ्गठित संस्था उपर प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण:
१४. वस्तु विनिमय बजारको सञ्चालक/ प्रमुख कार्यकारी अधिकृत हुन योग्यता पूरा भएको तथा अयोग्यता नरहेको स्वघोषणा:

दस्तखत :

संलग्न गर्नु पर्ने कागजात :

१. अधिल्लो आर्थिक वर्षसम्मको कर दाखिला गरेको प्रमाण ।
२. योग्यता, अनुभव र अन्य संस्थामा सम्लग्नता भए सो समेत प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

अनुसूची-१३

(नियम २३ सँग सम्बन्धित)

कारोबार गर्न सकिने वस्तुहरू

- (क) कृषिजन्य उत्पादन : कपास, अलैंची, जीरा, खुर्सानी, मरीच, काजू, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूति, जूट, अदुवा, बेसार, फलफुल तथा सोबाट निर्मित जुस ।
- (ख) धातुजन्य वस्तु : आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिङ्ग ।
- (ग) बहुमूल्य धातु : सुन, चाँदी, प्लाटिनम ।
- (घ) खनिज तैलजन्य वस्तु : कच्चा तेल, पेट्रोलियन पदार्थ, प्राकृतिक ग्याँस, हिटिङ्ग आयल ।
- (ङ) तेल : नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल ।
- (च) अन्य : चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी ।

अनुसूची-१४

(नियम २४ को उपनियम (३) सँग सम्बन्धित)

वस्तु करार दर्ता गर्न दिइने निवेदनको ढाँचा

मिति :

श्री नेपाल धितोपत्र बोर्ड,
....., काठमाडौं ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ बमोजिम(वस्तु विनिमय बजारको नाम)..... ले(वस्तुको नाम)..... को कारोबार प्रयोजनको लागि करार तयार गरिएको हुँदा सो को दर्ताको लागि लाग्ने शुल्क सहित देहायको विवरण संलग्न गरी यो निवेदन पेश गरिएको छ ।

निवेदक संस्थाको छाप :-

निवेदक संस्थाको,-

नाम :

ठेगाना :

निवेदक संस्थाको प्रमुखको,-

नाम :

दस्तखत :

पद :

संलग्न गर्नु पर्ने कागजात :

१. करार दर्ता गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय,
२. करारमा उल्लिखित वस्तुको मूल्य तथा परिमाण,
३. करारमा उल्लिखित वस्तुको पहिले दर्ता गरिएको करार भए सो सम्बन्धी विवरण,
४. करारको प्रमाणित प्रति ।

अनुसूची-१५

(नियम ३० सँग सम्बन्धित)

लगानीकर्ता (व्यक्ति) को परिचय विवरण

१. पूरा नाम, थर
२. पति वा पत्नीको नाम सहित तीन पुस्ते विवरण
३. स्थायी ठेगाना (ठेगाना प्रमाणित गर्ने आवश्यक कागजात हुनु पर्ने, त्यस्ता कागजातहरूमा नागरिकताको प्रमाणपत्र, राहदानी, पानी तथा बिजुलीको बिल, आवश्यक परेमा सम्बन्धित कर्मचारीले स्थलगत भ्रमण गरी तयार गरेको नक्सा, मतदाता परिचयपत्र, लालपूर्जा आदि)
४. अस्थायी ठेगाना
५. जन्म मिति
६. टेलिफोन नम्बर (भएमा उल्लेख गर्ने)
७. नागरिकता/पासपोर्ट वा अन्य (नम्बर र विवरण समेत)
(नेपाली नागरिकको हकमा अनिवार्य रूपमा नागरिकता नम्बर उल्लेख हुनुपर्ने)
८. नेपाल सरकार वा कुनै संस्थामा काम गर्ने कर्मचारी भए परिचयपत्रको प्रतिलिपि
९. हालसालै खिचेको पासपोर्ट साईजको फोटो
१०. स्थायी लेखा नम्बर लिएको भए सो नम्बर
११. कारोबार गर्ने बैंक तथा खाता नम्बर
१२. अन्य आवश्यक कागजातहरू (संस्था स्वयंले तोक्न सक्ने)

अनुसूची-१६

(नियम ३० सँग सम्बन्धित)

लगानीकर्ता (संस्था) को परिचय विवरण

१. कम्पनीको नाम
२. केन्द्रीय कार्यालय रहेको स्थान
३. पूरा ठेगाना (टेलिफोन, फ्याक्स समेत)
४. संस्थापना र गठन सम्बन्धी प्रमाणपत्र तथा कम्पनीको उद्देश्य खुल्ने प्रबन्धपत्र र नियमावलीको पृष्ठहरूको प्रतिलिपि
५. सञ्चालक समितिका सदस्यहरूको नाम र ठेगाना, टेलिफोन नम्बर तथा तीन पुस्ते विवरण
६. सूचीकृत सङ्गठित संस्था बाहेकको अन्य कम्पनीका सञ्चालक समितिका सदस्यहरूको फोटो
७. सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत र अन्य अधिकृत कर्मचारीलाई कारोबारको सम्बन्धमा प्रदान गरेको अख्तियारी
८. स्थायी लेखा नम्बर
९. अन्य आवश्यक कागजातहरू (संस्था स्वयंले तोक्न सक्ने)

अनुसूची-१७

(नियम ५५ सँग सम्बन्धित)

विनियमावलीमा समावेश हुनु पर्ने विषयहरू

१. वस्तु विनिमय बजारले वस्तु सम्बन्धी करार, वस्तु कारोबार र सूचीकरण सम्बन्धी विनियमावलीमा देहायका विषयहरू समावेश गर्नु पर्नेछ :-
 - (क) वस्तु सम्बन्धी करारको सूचीकरण प्रक्रिया, सूचीकरण स्थगन, खारेजी तथा पुनः सूचीकरण सम्बन्धी व्यवस्था,
 - (ख) वस्तुको वर्गीकरण गर्ने भएमा सो सम्बन्धी आधार,
 - (ग) वस्तु सम्बन्धी करारको अभिलेख राख्ने सम्बन्धी व्यवस्था,
 - (घ) लगानीकर्ता संरक्षण कोष स्थापना तथा सञ्चालन सम्बन्धी व्यवस्था,
 - (ङ) कारोबारका पक्षहरू बीच विवाद समाधान सम्बन्धी व्यवस्था,
 - (च) बोर्डले समय समयमा निर्धारण गरेका अन्य कुराहरू ।
२. वस्तु विनिमय बजारले सदस्यता सम्बन्धी विनियमावलीमा देहायका विषयहरू समावेश गर्नु पर्नेछ :
 - (क) सदस्यको प्रकार तथा सदस्यको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था,
 - (ख) सदस्यता प्रदान गर्ने, निलम्बन तथा खारेजी सम्बन्धी व्यवस्था,
 - (ग) सदस्यता तथा सदस्यता नवीकरण सम्बन्धी शुल्क,
 - (घ) सदस्यको अनुगमन तथा निरीक्षण सम्बन्धी व्यवस्था,
 - (ङ) वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली, निर्देशिका तथा आफ्नो विनियमावली उल्लङ्घन गरेमा वा प्रचलित कानून उल्लङ्घन गरेमा सदस्यता प्राप्त वस्तु कारोबार व्यवसायीलाई गरिने कारवाही सम्बन्धी व्यवस्था तथा प्रक्रिया,
 - (च) सदस्यले खरिदकर्ता तथा विक्रेताका सम्बन्धमा राख्नु पर्ने विवरण सम्बन्धी व्यवस्था,
 - (छ) वस्तु विनियम सम्बन्धमा उत्पन्न हुन सक्ने विवाद समाधान तथा गुनासो व्यवस्थापन सम्बन्धी व्यवस्था,
 - (ज) बोर्डले समय समयमा निर्धारण गरेका अन्य कुराहरू ।
३. वस्तु विनिमय बजारले कारोबार सम्बन्धी विनियमावलीमा देहायका विषयहरू समावेश गर्नु पर्नेछ :-
 - (क) वस्तु विनिमय बजार सम्बन्धी कारोबारका सम्बन्धमा खरिदकर्ता, विक्रेताको पहिचान, कारोबारका लागि दिनु पर्ने आदेश लगायत कारोबार सञ्चालन प्रक्रिया सम्बन्धी व्यवस्था,
 - (ख) खरिदकर्ता, विक्रेता तथा वस्तु विनिमय बजार सम्बन्धी कारोबारको अभिलेख तथा त्यस्तो अभिलेख व्यवस्थित तथा सुरक्षित राख्ने सम्बन्धी व्यवस्था,
 - (ग) खरिदकर्ता, विक्रेताको आदेश तथा वस्तु सम्बन्धी करारको सिर्जना, निरन्तरता, हस्तान्तरण तथा अन्य व्यवस्था,
 - (घ) कुनै दिन वा अवधिमा कुनै वस्तु को कारोबारका सम्बन्धमा न्यूनतम तथा अधिकतम मूल्य तथा कारोबारको सीमा निर्धारण गर्ने आधार तथा अन्य व्यवस्था,
 - (ङ) कारोबारसँग सम्बन्धित व्यावसायीले लिन सक्ने सेवा शुल्क तथा कारोबारका सम्बन्धमा राख्नुपर्ने मार्जिन सम्बन्धी व्यवस्था,

- (च) वस्तु सम्बन्धी करारमा हुन सक्ने सट्टेबाजी (स्पेकुलेशन) न्यूनीकरण गर्न अपनाईने उपाय सम्बन्धी व्यवस्था,
- (छ) वस्तु विनिमय बजार सम्बन्धी कारोबारको अनुगमन सम्बन्धी व्यवस्था,
- (ज) वस्तु विनिमय बजारको कारोबारमा सर्किट ब्रेकर लगाउने सम्बन्धी व्यवस्था,
- (झ) वस्तु विनिमय बजार तथा यसले गर्ने कारोबारका सम्बन्धमा नियमित रूपमा सूचना प्रवाह गराउने व्यवस्था तथा प्रक्रिया,
- (ञ) वस्तु सम्बन्धी करारको परिपालना
- (ट) विभिन्न किसिमका वस्तु सम्बन्धी करारको फरक फरक कारोबार गर्ने भए तत्सम्बन्धी व्यवस्था,
- (ठ) वस्तु सम्बन्धी कारोबारका सम्बन्धमा आफ्ना सदस्यले ग्राहक तथा विक्रेतालाई दिनु पर्ने निस्सा, सूचना तथा जानकारी सम्बन्धी व्यवस्था,
- (ड) सदस्यले वस्तु सम्बन्धी करारको कारोबार सुरु गर्नु अघि राख्नु पर्ने धरौटी सम्बन्धी व्यवस्था,
- (ढ) वस्तु सम्बन्धी करारको मूल्य निर्धारण गर्ने प्रयोजनका लागि लिइने सन्दर्भ मूल्य (रिफरेन्स प्राइस) सम्बन्धी व्यवस्था,
- (ण) बोर्डले समय समयमा निर्धारण गरेका अन्य कुराहरू ।
४. वस्तु राफसाफ तथा फछ्यौट व्यवसायीले वस्तु सम्बन्धी करारको कारोबार सञ्चालन र कारोबारको राफसाफ तथा फछ्यौट सम्बन्धी विनियमावलीमा देहायका विषयहरू समावेश गर्नु पर्नेछ :-
- (क) वस्तु सम्बन्धी करार कारोबारको राफसाफ तथा फछ्यौट सम्बन्धी व्यवस्था,
- (ख) कुनै दिन वा अवधिमा कुनै वस्तुको कारोबारका सम्बन्धमा न्यूनतम तथा अधिकतम मूल्य तथा कारोबारको सीमा निर्धारण गर्ने आधार तथा अन्य व्यवस्था,
- (ग) वस्तु सम्बन्धी करारको सम्बन्धमा उत्पन्न हुन सक्ने विवाद समाधान तथा गुनासो व्यवस्थापन सम्बन्धी व्यवस्था,
- (घ) कारोबारका सम्बन्धमा नियमित रूपमा सूचना प्रवाह गराउने व्यवस्था तथा प्रक्रिया,
- (ङ) वस्तु सम्बन्धी करारको परिपालना वा राफसाफ तथा फछ्यौट सम्बन्धित सदस्य वस्तु कारोबार व्यवसायी उपर गरिने कारवाही सम्बन्धी व्यवस्था,
- (च) राफसाफ कारोबार व्यवसायीसँग गर्ने सम्झौता तथा सेवा शुल्क,
- (छ) वस्तु सम्बन्धी करारको कारोबारको राफसाफका लागि व्यवस्था गरिने फछ्यौट प्रत्याभूति कोष (सेटलमेन्ट ग्यारेन्टी फण्ड) सम्बन्धी व्यवस्था,
- (ज) बोर्डले समय समयमा निर्धारण गरेका अन्य कुराहरू ।
५. वस्तु कारोबार व्यवसायी तथा वेयर हाउसले आफ्नो विनियमावलीमा बोर्डले समय समयमा निर्धारण गरेका विषयहरू समावेश गर्नु पर्नेछ ।

३. निर्देशिकाहरू

क. धितोपत्र सम्बन्धी

- अ. लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) सम्बन्धी निर्देशिका, २०६७
- आ. सामूहिक लगानी कोष निर्देशिका, २०६९
- इ. धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका,
- ई. धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४
- उ. सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४
- ऊ. धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रकृत विद्युतीय सेवा कार्य संचालन निर्देशिका, २०७४

ख. सम्पत्ति शुद्धीकरण सम्बन्धी

- अ. सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण निर्देशिका, २०७४

लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) सम्बन्धी निर्देशिका, २०६७

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाई लागू गरेको छ।

परिच्छेद : १

संक्षिप्त नाम र प्रारम्भ

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यस निर्देशिकाको नाम “लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) निर्देशिका, २०६७” रहेको छ।
(२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा;
 - (क) “अनुमतिपत्र” भन्नाले बोर्डबाट लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्न पाउने गरी प्रदान गरीएको अनुमति पत्र सम्झनुपर्छ।
 - (ख) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्झनुपर्छ।
 - (ग) “कम्पनी” भन्नाले कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनी सम्झनुपर्छ।
 - (घ) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनुपर्छ।
 - (ङ) “नियमावली” भन्नाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ सम्झनुपर्छ।
 - (च) “लगानी व्यवस्थापक” भन्नाले अनुमतिपत्र प्राप्त लगानी व्यवस्थापन गर्ने धितोपत्र व्यवसायी सम्झनुपर्छ।
 - (छ) “मुद्रा बजार उपकरण” भन्नाले एक वर्ष भन्दा कम अवधि रहेका कमर्शियल पेपर, ट्रेजरी बिल, सरकारी ऋणपत्र, सर्टिफिकेट अफ डिपोजिट तथा नेपाल राष्ट्र बैंकले समय समयमा मुद्रा बजार उपकरण भनी तोकिदिएको अन्य उपकरणलाई समेत सम्झनुपर्छ।
 - (ज) “स्वेच्छिक (डिस्क्रिशनरी) लगानी व्यवस्थापन सेवा” भन्नाले ग्राहकको तर्फबाट लगानी व्यवस्थापकले पूर्ण स्वतन्त्रतामा आफ्नो स्वविवेकको प्रयोग गरेर खरिद वा विक्री लगायत करारमा उल्लेखित सबै कार्य गर्ने गरी लगानी व्यवस्थापकले ग्राहकको खाता संचालन गर्न सक्ने गरी गरिएको लगानी व्यवस्थापन कार्य सम्झनु पर्छ।

- (भ) “गैर स्वेच्छिक (नन डिस्क्रिशनरी) लगानी व्यवस्थापन सेवा” भन्नाले ग्राहकको आदेश बमोजिम मात्र खरिद बिक्री गरी लगानी व्यवस्थापकले ग्राहकको खाता संचालन गर्न नसक्ने गरी गरिने लगानी व्यवस्थापन कार्य सम्भन्तुपर्छ ।
- (ज) “ग्यारेन्टी लगानी व्यवस्थापन” भन्नाले ग्राहकले लगानी व्यवस्थापक संग सम्भौता गरी गरेको लगानीमा लगानी व्यवस्थापकले प्रतिफलको निश्चितता (ग्यारेन्टी) गरिएको लगानी व्यवस्थापन सम्भन्तुपर्छ ।

परिच्छेद-२

लगानी व्यवस्थापकको काम, कर्तव्य र अधिकार

३. लगानी व्यवस्थापकको काम, कर्तव्य र अधिकार: (१) लगानी व्यवस्थापकको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ:-

- (क) ग्राहकहरुको लगानी व्यवस्थापन गर्ने,
- (ख) लगानी व्यवस्थापनका लागि ग्राहकसँग करार गर्ने र ग्राहक खाता खोल्ने,
- (ग) करार बमोजिम ग्राहकका लागि संगठित संस्थाको धितोपत्र तथा मुद्रा बजारका अन्य उपकरणहरु खरिद बिक्री गर्ने र खरिद बिक्री अनुसार भुक्तानी लिने दिने कार्य गर्ने,
- (घ) ग्राहकको लगानीको निर्णय सहज बनाउन सूचीकृत संगठित संस्थाहरुको वित्तीय विश्लेषण गरी सम्बन्धित ग्राहकलाई जानकारी उपलब्ध गराउने,
- (ङ) ग्राहकका लागि खरिद बिक्री सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने,
- (च) आफ्ना ग्राहकको लगानीका क्षेत्रहरु र लगानीको अद्यावधिक अवस्थाबारे नियमित रुपमा सम्बन्धित ग्राहकलाई जानकारी दिने,
- (छ) ग्राहकको रकमको नाफा मुलक लगानीका क्षेत्र पहिचान गर्न गहन अध्ययन अनुसन्धान पद्धती विकास गर्ने,
- (ज) ग्राहकको नाममा रहेका धितोपत्रहरुलाई सुरक्षित तरिकाबाट आफ्नो जिम्मामा राख्ने,
- (झ) ग्राहकहरुको शेयर रहेका कम्पनीको वार्षिक साधारण सभा वा विशेष साधारण सभा वा ग्राहकहरुसंग सम्बन्धित अन्य कुनै सूचनाहरु भएमा सोको जानकारी सम्बन्धित ग्राहकलाई दिने,
- (ञ) ग्राहकको बोनस शेयर वा लाभांश लिनुपर्ने भएमा सम्बन्धित कम्पनीबाट संकलन गरीदिने,
- (ट) ग्राहकहरुसंग सम्बन्धित कम्पनीहरुबाट हकप्रद शेयर निष्काशन हुने भएमा सम्बन्धित ग्राहकलाई सूचना दिने र निजको इच्छा अनुसार सोको व्यवस्थापन गर्ने,
- (२) लगानी व्यवस्थापकले गैर आवाशीय नेपाली नागरीकहरु ग्राहक बनाउने भएमा उनीहरुको तर्फबाट बैंक खाता खोल्न तथा सो खाता संचालन गर्न प्रचलित कानून बमोजिम कुनै स्वीकृति लिनुपर्ने भएमा त्यस्तो स्वीकृति लिएर मात्र कार्य संचालन गर्नु पर्नेछ ।

४. लगानी व्यवस्थापकले लगानी गर्न सक्ने क्षेत्र: (१) लगानी व्यवस्थापकले देहाय बमोजिमको क्षेत्रहरुमा लगानी गर्न सक्नेछ:

- (क) संगठित संस्थाको सूचिकृत धितोपत्र,
 - (ख) सार्वजनिक निष्काशन भएका धितोपत्र,
 - (ग) मुद्रा बजार उपकरण,
 - (घ) सामूहिक लगानी कोषले जारी गरेको इकाई ।
- (२) उपदफा (१) मा उल्लेख भएदेखि बाहेक लगानी व्यवस्थापकले अन्य क्षेत्रमा लगानी व्यवस्थापन गर्ने भएमा बोर्डमा सो सम्बन्धमा जानकारी दिई बोर्डबाट स्वीकृति प्राप्त गरेर मात्र लगानी व्यवस्थापन शुरु गर्न सक्नेछ ।

५. **लगानी व्यवस्थापन सीमा:** यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि लगानी व्यवस्थापकले ग्राहकको लागी कम्तीमा तीन लाख रुपैयाँको लगानी व्यवस्थापन गर्नु पर्नेछ ।

६. **स्वार्थ बाझिएको सम्बन्धमा:** (१) लगानी व्यवस्थापकलाई ग्राहकको तर्फबाट गरिने कुनै कारोवारसँग आफ्नो वा आफ्नो कम्पनी वा कम्पनीका कुनै संस्थापकहरुको स्वार्थ गाँसिएको भएमा त्यस्तो कुराको जानकारी लिखितरूपमा ग्राहकलाई गराउनु पर्नेछ । साथै प्रचलित कानूनले यस्तो स्वार्थ गाँसिएकोमा कारोवार गर्न रोक लगाएको अवस्थामा ग्राहकबाट लिखित स्वीकृति प्राप्त नभई त्यस्तो कारोवार गर्न हुँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा उल्लेख भएता पनि बोर्डले स्वार्थ बाझिएको कारोवारको लागि प्रतिवन्धात्मक व्यवस्था तोक्न सक्नेछ ।

७. **खरिद गर्न नहुने:** (१) लगानी व्यवस्थापकले ग्राहकको तर्फबाट धितोपत्र खरिदको आदेश दिँदा ग्राहकको लिखित आदेश भएको अवस्थामा बाहेक आफ्नो संस्थाको वा आफूसँग सम्बन्धित रहेको संस्थाको धितोपत्र खरिद गरिदिनु हुँदैन ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “आफू सँग सम्बन्धित” भन्नाले सम्बन्धित संस्थाको मुख्य वा सहायक वा साभेदार वा भगिनी संस्था लगायत सो संस्थाको आर्थिक संलग्नता रहेको वा संचालक र कार्यकारी प्रमुखको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको भन्ने जनाउँछ ।

(२) लगानी व्यवस्थापकले आफूले प्रत्याभूती गरेका धितोपत्रहरु त्यस्तो प्रत्याभूति सम्बन्धी कार्य सम्पन्न गरेको तीन महिना अवधि व्यतित नभएसम्म त्यस्तो धितोपत्रहरु ग्राहकको लागि खरिद गर्नु हुँदैन ।

तर ग्राहकले स्पष्ट रूपमा सोही धितोपत्र खरिद गर्नका लागि आदेश दिएमा त्यस्तो धितोपत्र खरिद गर्न सकिनेछ ।

८. **लगानी व्यवस्थापकका दायित्वहरु:** लगानी व्यवस्थापकका देहाय बमोजिमका दायित्वहरु हुनेछन्:-

- (क) लगानी व्यवस्थापकले ग्राहकले तोकेको सीमासम्मको मात्र धितोपत्रको कारोवार गर्नु पर्ने,
- (ख) ग्राहकको रकम वा धितोपत्रबाट लगानी व्यवस्थापकले कुनै प्रत्यक्ष अप्रत्यक्ष फाइदा लिन नहुने,
- (ग) ग्राहकको तर्फबाट लगानी व्यवस्थापकले कुनै ऋण लिन नहुने,
- (घ) ग्राहकबाट लिएको धितोपत्र वा रकम नियमानुसार बाहेक तेश्रो पक्षलाई दिन नहुने,

- (ड) ग्राहकको रकम करारमा उल्लेख भए बमोजिमको धितोपत्र वा मुद्रा बजारको अन्य उपकरणहरूमा मात्र लगानी गर्नु पर्ने,
- (च) लगानी व्यवस्थापकले प्रत्येक ग्राहकको लागि धितोपत्र खरिद तथा विक्री कारोवार प्रतिस्पर्धात्मक मूल्यमा गर्नु पर्ने,
- (छ) लगानी व्यवस्थापकले प्रत्येक ग्राहकको लागि धितोपत्र खरिद तथा विक्री अलग अलग नै गर्नु पर्ने,
- (ज) ग्राहकको रकम लगानी गर्दा वास्तविक कारोवारमा मात्र गर्नु पर्ने,
- (झ) लगानी व्यवस्थापकले ग्राहकको तर्फबाट आफ्नो नाममा धितोपत्र राख्न नहुने,
- (ञ) ग्राहकबाट लिखित अनुमति प्राप्त भएको अवस्थामा बाहेक ग्राहकको धितोपत्र धितो वा बन्धक राख्न नहुने,
- (ट) ग्राहकबाट लिएको रकम करारमा उल्लेख भए बमोजिमको क्षेत्रमा मात्र लगानी गर्नु पर्ने,
- (ठ) ग्राहकलाई दिनु पर्ने वा दिन बाँकी रकम करारको अधिनमा रही समयमा नै उपलब्ध गराउनु पर्ने,
- (ड) लगानी व्यवस्थापकले ग्राहकसंग कारोवारको सिलसिलामा थाहा पाएको ग्राहकको व्यक्तिगत लगानी क्षमता र अन्य गोपनीय प्रकृतिका सूचना वा जानकारी अन्य पक्षलाई जानकारी गराउन वा त्यस सम्बन्धमा छलफल गर्न नहुने ।
- (ढ) ग्राहकको नाममा नामसारी भएका धितोपत्रहरू अभिलेख गर्ने, लाभांस दावा गरी प्राप्त गर्ने, व्याज लगायतका अन्य हक अधिकार प्राप्त गर्न सहयोग गर्नु पर्ने,
- (ण) आफ्नो ग्राहकको लागि सही तथा यथार्थ सूचना दिनु पर्ने,
- (त) लगानी व्यवस्थापकले ग्राहकसँग लगानी व्यवस्थापन सम्बन्धी सम्झौता गर्नु अघि त्यस्तो लगानीमा निहित जोखिम बारे जानकारी गराउनु पर्ने,

९. लगानी व्यवस्थापक सम्बन्धी जानकारी दिनु पर्ने: लगानी व्यवस्थापकले ग्राहकसंग करार गर्नु पूर्व लगानी व्यवस्थापक कम्पनीको बारेमा ग्राहकले यथेष्ट जानकारी प्राप्त गर्न सक्ने गरी जानकारी प्रदान गर्नु पर्नेछ ।

परिच्छेद-३

ग्राहक खाता, करार तथा लगानी सम्बन्धी व्यवस्था

१०. ग्राहक खाता सम्बन्धी व्यवस्था: (१) लगानी व्यवस्थापक मार्फत आफ्नो धितोपत्र लगानी व्यवस्थापन गर्न चाहनेले व्यक्ति भएमा कम्तीमा अनुसूची-१ तथा संस्था भएमा कम्तीमा अनुसूची-२ मा उल्लेखित विवरणहरू सहित ग्राहक खाता खोल्न लगानी व्यवस्थापक समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा लगानी व्यवस्थापकले निवेदनको जाँचबुझ गरी ग्राहक खाता खोली दिन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम ग्राहक खाता खोल्नु अघि अनुसूची-३ बमोजिमको विवरण खुलाई करार गर्नु पर्नेछ ।

- (४) लगानी व्यवस्थापकले लगानी व्यवस्थापन सम्बन्धमा प्रयोग गर्ने करारको ढाँचा बोर्डलाई जानकारी गराएर मात्र लागू गर्नु पर्नेछ र बोर्डले आवश्यक देखेमा यस्तो ढाँचामा सुधार गर्न वा विवरण थप गर्न लगाउन सक्नेछ ।
- (५) उपदफा (२) बमोजिम करार गर्नु अघि लगानी व्यवस्थापनमा हुन सक्ने जोखिम सम्बन्धमा लगानी व्यवस्थापकले ग्राहकलाई पूर्ण जानकारी दिनु पर्नेछ र त्यस्तो जानकारी ग्राहकले प्राप्त गरेको भन्ने उद्घोषण समेत गराई सो को अभिलेख राख्नुपर्नेछ ।
- (६) उपदफा (३) बमोजिम गरिएको करारमा उल्लेखित शर्तहरू ग्राहकले समय समयमा लगानी व्यवस्थापकको सहमतिमा हेरफेर गर्न सक्नेछ ।
- (७) करार गरिएको एक वर्ष पूरा भए पछि करार अद्यावधिक गर्नु पर्ने वा नपर्ने सम्बन्धमा ग्राहकले लगानी व्यवस्थापकलाई पहल गर्न सक्नेछ र ग्राहकले त्यस्तो पहल नगरेमा लगानी व्यवस्थापक आफैले पहल गर्न सक्नेछ ।
- (८) लगानी व्यवस्थापकले ग्राहकसँग गरिएको करारमा तोकिए बमोजिम कारोवार गर्न असफल भएमा हुने दण्ड सजाय धितोपत्र सम्बन्धी ऐन तथा नियमावलीमा तोके बमोजिम हुनेछ ।

११. लगानी व्यवस्थापकले प्रदान गर्न सक्ने सेवाहरू: (१) ग्राहकको लगानी व्यवस्थापन गर्दा लगानी व्यवस्थापकले देहाय बमोजिम सेवा प्रदान गर्न सक्नेछ:-

- (क) स्वेच्छिक (डिस्क्रिशनरी) लगानी व्यवस्थापन सेवा,
 - (ख) गैर स्वेच्छिक (नन डिस्क्रिशनरी) लगानी व्यवस्थापन सेवा,
 - (ग) खरिद तथा विक्रि सम्बन्धी परामर्श सेवा ।
- (२) उपदफा (१) को खण्ड (क) बमोजिम ग्राहकको तर्फबाट पूर्ण स्वतन्त्रतामा आफ्नो स्वविवेक प्रयोग गरेर लगानी व्यवस्थापन गर्दा लगानी व्यवस्थापकले ग्राहकको लागि आफैले खरिद वा विक्री आदेश दिई खरिद वा विक्री गर्न सक्नेछ ।
- तर यसरी लगानी व्यवस्थापकले ग्राहकको तर्फबाट आफैले खरिद विक्री गर्न पाउने सम्बन्धमा ग्राहकबाट अधिकार प्रत्यायोजन गरेको सम्बन्धमा करारमा स्पष्ट रूपमा उल्लेख गरी अधिकार प्राप्त गरेको हुनुपर्नेछ ।
- (३) उपदफा (१) मा उल्लेख भएको जुनसुकै प्रकारको सेवा प्रदान गर्ने भएमा पनि लगानी व्यवस्थापकले आफूले प्रदान गर्ने सेवाका सम्बन्धमा ग्राहकसँग गरिने करारमा स्पष्ट रूपमा उल्लेख गरेको हुनु पर्नेछ ।
 - (४) उपदफा (१) को खण्ड (ग) बमोजिम परामर्श सेवा मात्र लिन चाहेमा सोही बमोजिमको व्यहोरा स्पष्ट रूपमा उल्लेख गरी करार गर्न तथा सेवा प्रदान गर्न सकिनेछ ।

१२. प्रतिफलको निश्चितता सम्बन्धमा: लगानी व्यवस्थापकले ग्राहकलाई लगानी व्यवस्थापनमा प्रतिफलको निश्चितता (ग्यारेन्टी) प्रदान गर्ने भएमा आफ्नो खुद सम्पत्ति मूल्य (नेटवर्थ) भन्दा बढि दायित्व श्रृजना हुने गरी प्रतिफल निश्चितता गर्न पाइने छैन ।

१३. लगानी वापतको रकम फिर्ता लिन सक्ने अवस्था: देहाय बमोजिमको अवस्थाहरूमा ग्राहकले करारको अवधि पूरा हुनु अगाडि नै आफ्नो लगानी वापतको रकम फिर्ता लिन सक्नेछ:

- (क) अनिवार्य वा स्वेच्छिक रूपमा लगानी व्यवस्थापन सेवाको अन्त भएमा,
- (ख) बोर्डबाट प्रदान भएको लगानी व्यवस्थापन अनुमतिपत्र निलम्बन वा खारेज भएमा,
- (ग) लगानी व्यवस्थापक दामासाहीको अवस्थामा परेमा वा खारेज भएमा ।

परिच्छेद - ४

लगानी व्यवस्थापकको आचार संहिता

१४. लगानी व्यवस्थापकको व्यावसायिक आचार संहिता: लगानी व्यवस्थापकले देहाय बमोजिमको व्यावसायिक आचरण पालना गर्नु पर्नेछ:-

- (क) उच्च नैतिक चरित्र तथा स्वच्छता कायम गर्ने,
- (ख) ग्राहकबाट जुन क्षेत्रमा लगानी गर्ने उद्देश्यबाट रकम प्राप्त गरीएको हो सोही उद्देश्य बमोजिम लगानी गरी बाँकी रहन गएको रकम भए सो समेत यथासम्भव छिटो ग्राहक खातामा जम्मा गरीदिनु पर्ने,
- (ग) सदा उच्च दक्ष सेवा, कानूनको पालना, उपयुक्त व्यवहार तथा निष्पक्ष व्यवसायीक निर्णय दिनु पर्ने,
- (घ) लगानी व्यवस्थापकले आफ्नो स्वार्थ बाभीने अवस्था श्रृजना हुन नदिई निष्पक्ष व्यवहार गरीने कुरा यकिन गर्न पर्ने,
- (ङ) कुनै तथ्य, कानून तथा पूर्व अभ्यास लुकाउनु तथा अस्वस्थ प्रतिस्पर्धा गर्न गराउन नहुने,
- (च) आफ्नो योग्यता, क्षमता तथा आफूले पुर्याएको सेवा तथा उपलब्धीहरुको बढाई चढाई गरी लिखित वा मौखिक विज्ञापन गर्न नहुने,
- (छ) व्यवसायको सिलसिलामा आफूलाई प्राप्त ग्राहकको जानकारीहरु कुनै अन्य ग्राहक वा संचार माध्यमलाई उपलब्ध गराउन नहुने,
- (ज) आफूले लगानी गरीदिए वापत ग्राहकले कमाएको नाफामा करारमा उल्लेख भए भन्दा बाहेक आफ्नो हकहिस्सा खोज्न नहुने,
- (झ) लगानी व्यवस्थापकले ग्राहकलाई लगानीसंग सम्बन्धी सवै जानकारी तथा सल्लाह दिदा वा ग्राहकसंग कारोवार गर्दा आवश्यक सावधानी अपनाई दक्षता, इमान्दारिता र स्वच्छता पूर्वक गर्नु पर्ने,
- (ञ) लगानी व्यवस्थापकले सवै ग्राहकलाई समान व्यवहार गर्नु पर्ने,
- (ट) प्रत्येक ग्राहकको रकम तथा धितोपत्रको व्यवस्थापन छुट्टाछुट्टै राख्नुपर्ने र अन्य कसैको रकम र धितोपत्र संग मिसाउन नहुने,
- (ठ) लगानी व्यवस्थापकले ग्राहकको हित विपरित आफ्नो कुनै स्वार्थ राख्न नहुने,
- (ड) लगानी व्यवस्थापकले आफ्ना ग्राहकको लागि निजको आवश्यकता तथा व्यवसायीक क्षमता सम्बन्धमा असल सल्लाह दिने प्रयत्न गर्नु पर्ने ,
- (ढ) लगानी व्यवस्थापकको प्रत्येक व्यावसायीक कारोवार तत्काल प्रभावी तथा दक्षताका साथ हुने विश्वास दिलाउने प्रयत्न गर्नु पर्ने,
- (ण) सदैव उच्चस्तरको सेवा, कानून पालनाको प्रतिबद्धता तथा ग्राहकहरुको हित संरक्षण गर्नु पर्ने ।

१५. आर्थिक लाभ लिन नहुने: लगानी व्यवस्थापक वा लगानी व्यवस्थापकको तर्फबाट सेवा प्रदान गर्ने कुनै पनि व्यक्तिले आफूले प्रदान गरेको लगानी सम्बन्धी सुझाव, सल्लाह वा सेवा वापत करारमा उल्लेख गरीएको सेवा शुल्क बाहेक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि किसिमको आर्थिक लाभ लिन हुँदैन ।
१६. कारोबार गर्न नहुने: लगानी व्यवस्थापक तथा लगानी व्यवस्थापक कम्पनीका संचालक, प्रबन्ध निर्देशक, निर्देशक तथा कार्यकारी प्रमुखले आफ्नो तथा आफ्नो एकासगोलको परिवारको नामबाट कारोबारमा संलग्न हुने भएमा बोर्डको पूर्व स्वीकृति लिन पर्नेछ ।

परिच्छेद - ५

लेखा, अभिलेख, जानकारी तथा विवरण प्रवाह सम्बन्धी व्यवस्था

१७. अभिलेख राख्नु पर्ने: (१) लगानी व्यवस्थापकले ग्राहकको तर्फबाट गरीएका सम्पूर्ण कारोबारको विवरणहरू छुट्टा छुट्टै र स्पष्ट रूपमा अभिलेख गरी राख्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम राखिएको अभिलेख लगानी व्यवस्थापकले कारोबार भएको कम्तीमा पाँच वर्ष सम्म सुरक्षित राख्नु पर्नेछ ।
- (३) लगानी व्यवस्थापकले आफ्नो र ग्राहकको हिसाब छुट्टाछुट्टै रूपमा स्पष्ट देखिने गरी राख्नु पर्नेछ ।
- (४) लगानी व्यवस्थापकले राख्ने अभिलेख तथा हिसाब विद्युतीय (इलेक्ट्रोनिक) रूपमा समेत राख्न सकिनेछ ।
- (५) लगानी व्यवस्थापकले प्रत्येक आर्थिक वर्षको वासलात, नाफा नोक्सानी हिसाब, लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय स्थितिको विवरण तयार गरी अद्यावधिक रूपमा राख्नु पर्नेछ ।
- (६) लगानी व्यवस्थापकले प्रत्येक लगानी सम्बन्धी कारोबारका सिफारिश तथा निर्णयहरूको छुट्टाछुट्टै विवरण तयार गरी अद्यावधिक रूपमा राख्नु पर्नेछ ।
१८. वित्तीय विवरण पेश गर्नु पर्ने: (१) लगानी व्यवस्थापकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र उक्त आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा अन्य तोकिएको विवरणहरू बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (२) लगानी व्यवस्थापकले अर्ध वार्षिक अवधि समाप्त भएको साठी दिन भित्र सो अवधिको अर्ध वार्षिक विवरण पेश गर्नुपर्नेछ ।
१९. लेखा राख्नु पर्ने: (१) लगानी व्यवस्थापकले प्रत्येक ग्राहकको हिसाब स्पष्ट देखिने गरी छुट्टाछुट्टै लेखा राख्नु पर्नेछ ।
- (२) लगानी व्यवस्थापकले प्रत्येक ग्राहकबाट प्राप्त लगानी रकम, सोको लगानी तथा लगानीफिर्ता र ग्राहकको खातामा जम्मा तथा खर्च हुने सम्पूर्ण कारोबारको उचित रूपमा लेखा राख्नुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिम राखिएको ग्राहकको लेखा सम्बन्धमा ग्राहकले आफैले कुनै लेखा परिक्षक मार्फत लेखा परिक्षण गराउन चाहेमा आवश्यक कागजात तथा विवरण उपलब्ध गराउनु पर्नेछ ।

(४) लगानी व्यवस्थापकले राख्ने लेखा विद्युतीय (इलेक्ट्रोनिक) रुपमा समेत राख्न सकिनेछ ।

२०. **ग्राहकलाई जानकारी दिनु पर्ने:** (१) लगानी व्यवस्थापकले कम्तीमा छ महिनाको एक पटक अनिवार्य रुपमा ग्राहकलाई निजको कारोवारको सम्बन्धमा कम्तीमा निम्न विषय सहितको विवरण उपलब्ध गराउनु पर्नेछ :-

- (क) लगानी व्यवस्थापनको बनावट,
 - (ख) धितोपत्रको संख्या तथा विवरण,
 - (ग) लगानी व्यवस्थापकसंग भएका प्रत्येक धितोपत्रको मूल्य,
 - (घ) विवरण तयार पार्दासम्मको धितोपत्रको औसत मूल्य तथा मौज्जात,
 - (ङ) कारोवारको खरिद तथा विक्री मिति समेत देखिने कारोवार विवरण,
 - (च) उक्त समयमा प्राप्त लाभ जस्तै व्याज, लाभांश, बोनस शेयर, हकप्रद शेयर आदि,
 - (छ) ग्राहकको लगानी व्यवस्थापनको क्रममा भएको खर्चको विवरण,
 - (ज) लगानी व्यवस्थापकले लगानीमा देखेका जोखिमहरु आदि ।
- (२) ग्राहकले आफ्नो लगानी व्यवस्थापन सम्बन्धमा कुनै पनि बेलामा जानकारी माग गरेमा लगानी व्यवस्थापकले सो सम्बन्धी जानकारी उपलब्ध गराउनु पर्नेछ ।

तर यसरी मागिएको जानकारी अव्यवहारिक तथा औचित्यहिन भएमा लगानी व्यवस्थापक सो जानकारी गराउन बाध्य हुने छैन ।

- (३) उपदफा (१) बमोजिमको विवरणहरु लगानी व्यवस्थापकले आफ्नो वेब साइटमा राख्ने भएमा प्रत्येक ग्राहकले आफ्नो विवरणमात्र हेर्न सक्ने गरी व्यवस्था मिलाउनु पर्नेछ ।
- (४) लगानी व्यवस्थापकले ग्राहकलाई लगानी व्यवस्थापनसंग सम्बन्धित विवरण तथा सूचना मात्र उपलब्ध गराउनु पर्नेछ ।
- (५) ग्राहकले करार अन्त गरी खाता बन्द गर्न निवेदन दिएको अवस्थामा लगानी व्यवस्थापकले ग्राहकको नाममा रहेको खाता तथा ग्राहकको नाममा गरिएको कारोवारको विस्तृत विवरण उपलब्ध गराई हिसाव फरफारक गरेर खाता बन्द गरी दिनु पर्नेछ ।

२१. **बोर्डलाई विवरण पेश गर्नु पर्ने:** (१) लगानी व्यवस्थापकले बोर्डले मागेको बेलामा निम्न बमोजिमको विवरण उपलब्ध गराउनु पर्नेछ:

- (क) लगानी व्यवस्थापकको लगानी व्यवस्थापन सम्बन्धी विवरणहरु,
 - (ख) लगानी व्यवस्थापकले जुन जुन ग्राहकहरुको लगानी व्यवस्थापन गरेको छ तिनीहरुको नामावली, सम्पर्क ठेगाना तथा लगानी व्यवस्थापन गरेको रकम,
 - (ग) लगानी व्यवस्थापकको लागि आवश्यक पूँजी पर्याप्त रहेको देखिने विवरण,
 - (घ) बोर्डले माग गरेका अन्य विवरण ।
- (२) अनुमतिपत्र प्राप्त गर्ने क्रममा बोर्डमा पेश भएका विवरणहरुमा कुनै परिवर्तन भएमा सो विवरणहरु बोर्डमा पेश गर्नु पर्नेछ ।

परिच्छेद - ६
निरीक्षण तथा सुपरीवेक्षण सम्बन्धी व्यवस्था

२२. **निरीक्षण तथा सुपरीवेक्षण गर्ने:** (१) बोर्डले आवश्यकता अनुसार लगानी व्यवस्थापकको स्थलगत वा गैरस्थलगत निरीक्षण तथा सुपरीवेक्षण गर्नेछ ।
- (२) बोर्डबाट गरिने निरीक्षणका क्रममा माग गरेका सूचना तथा विवरण सम्बन्धित लगानी व्यवस्थापकले अविलम्ब उपलब्ध गराउनु पर्नेछ ।
- (३) बोर्डले स्थलगत रुपमा निरीक्षण तथा सुपरीवेक्षण गर्दा निरीक्षणका तथा सुपरीवेक्षणका लागि खटाईएको कर्मचारीलाई लगानी व्यवस्थापकले आफ्नो कार्यालय तथा सूचना, कागजात तथा विवरणमा पहुँच दिनु पर्नेछ ।
- (४) बोर्डले स्थलगत रुपमा निरीक्षण तथा सुपरीवेक्षण गर्दा निरीक्षणका लागि खटाईएको कर्मचारीले लगानी व्यवस्थापकको कार्यालयमा तत्कालै कुनै सुधार गर्नु पर्ने देखेमा त्यस्तो सुधार गर्न निर्देशन दिन बोर्डमा सिफारिस गर्न सक्नेछ ।
२३. **प्रतिवेदन पेश गर्नु पर्ने:** दफा बमोजिम निरीक्षण तथा सुपरीवेक्षण गर्ने अधिकारीले त्यसरी निरीक्षण वा सुपरीवेक्षणको कार्य सम्पन्न गरेको मितिले सामान्यतया पन्ध्र दिन भित्र प्रतिवेदन पेश गर्नु पर्नेछ ।

परिच्छेद-७
विविध

२४. **गैर आवासिय नेपालीलाई ग्राहक सुविधा प्रदान गर्न सक्ने:** (१) लगानी व्यवस्थापकले प्रचलित कानूनको अधिनमा रही नेपाल बाहिर रहेका गैर आवासिय नेपाली (एन.आर.एन) लाई पनि करार गरी तथा ग्राहक बनाई सेवा प्रदान गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम गैर आवासिय नेपालीलाई सेवा प्रदान गर्दा पूर्ण स्वतन्त्रतामा आफ्नो स्वविवेक प्रयोग गरेर लगानी व्यवस्थापन गरी लगानी व्यवस्थापकले ग्राहकको लागि आफैले खरिद वा बिक्री आदेश दिई खरिद वा बिक्री गर्न सक्नेछ ।
- तर यसरी लगानी व्यवस्थापकले ग्राहकको तर्फबाट आफैले खरिद बिक्री गर्न पाउने सम्बन्धमा ग्राहकबाट अधिकार प्रत्यायोजन गरेको सम्बन्धमा करारमा स्पष्ट रुपमा उल्लेख गरी अधिकार प्राप्त गरेको हुनुपर्नेछ ।
२५. **ग्राहकको गुनासो सुन्ने तथा समाधान गर्ने:** (१) आफूले गरेको लगानी व्यवस्थापन सम्बन्धमा ग्राहकहरुबाट कुनै पनि किसिमका गुनासा प्राप्त भएमा यथाशिघ्र समाधान हुने व्यवस्था गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्राप्त गुनासा तथा समाधानको स्थिति सम्बन्धमा बोर्डलाई अर्ध वार्षिक रुपमा जानकारी गराउनु पर्नेछ ।

२६. **नियम पालना अधिकृत तोक्नु पर्ने:** (१) लगानी व्यवस्थापकले लगानी व्यवस्थापन कार्य शुरु गर्नु अघि एक नियम पालना अधिकृत तोक्नु पर्नेछ । यो निर्देशिका लागू हुँदाका बखत संचालनमा रहेको लगानी व्यवस्थापकले यो निर्देशिका लागू भएको तीन महिना भित्र नियम पालना अधिकृत तोकौ सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
- (२) लगानी व्यवस्थापन सम्बन्धमा कुनै प्रकारको नियम पालना नभएमा उपदफा (१) बमोजिम नियुक्त नियम पालना अधिकृतले सम्बन्धित संचालक समिति तथा बोर्डमा समेत जानकारी गराउनु पर्नेछ ।
२७. **निर्देशिकाको व्याख्या:** यो निर्देशिकामा लेखिएका कुराहरु कार्यान्वयन गर्ने सीलसीलामा कुनै कठिनाई पर्न आएमा वा निर्देशिकाको कुनै व्यवस्था अस्पष्ट भएमा वा दुविधा जनक देखिएकोमा बोर्डले सो को व्याख्या गरी बाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची - १

(दफा ३ को उपदफा (१) सँग सम्बन्धित)

निवेदक व्यक्ति भएमा ग्राहक खाता खोल्नको लागि दिने निवेदनमा

खुलाउनु पर्ने न्यूनतम विवरण

हालसालै
खिचिएको
फोटो

१. पूरा नामथर: देवनागरीमा: अंग्रेजीमा:.....
जन्म मिति..... जन्म स्थान:
- नागरिकता:..... नागरिकता नम्बर:
- नागरिकता जारी भएको मिति र जिल्ला:
- राहदानी नं.:..... राहदानी जारी स्थान र मिति:
२. स्थायी ठेगाना:अंचल.....जिल्ला गा. वि.स./न.पा./म. न. पा.
टोल..... वडा नं..... ब्लक नं..... फोन नं..... फ्याक्स:..... इमेल
३. हालको ठेगाना:अंचल.....जिल्ला गा. वि.स./न.पा./म.पा.
टोल..... वडा नं..... ब्लक नं..... फोन नं..... फ्याक्स:..... इमेल.....
४. बाबुको नाम:
५. बाजेको नाम:
६. पति वा पत्तिको नाम:
७. शैक्षिक योग्यता:
८. पेशा : (कुनै कार्यालयमा कार्यरत भए कार्यालयको नाम, ठेगाना र पद अनिवार्य रूपमा खुलाउनु पर्ने)
९. स्थायी लेखा नम्बर (PAN):
१०. कारोबार गर्ने बैंकको नाम, ठेगाना तथा खाता नम्बर: (खाताको प्रकार खुलाउनु पर्ने)
लगानी व्यवस्थापकले यस दफामा उल्लेख भएको बैंकसँग आफ्नो ग्राहकको सम्बन्धमा जानकारी माग्न सक्नेछ ।
११. लगानी व्यवस्थापनका लगाइने रकमको श्रोत सम्बन्धी विवरण:

.....
निवेदकको दस्तखत

संलग्न गर्नु पर्ने कागजात:

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
२. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
३. राहदानीको प्रतिलिपि ।

अनुसूची - २

(दफा ३ को उपदफा (१) सँग सम्बन्धित)

निवेदक संस्था भएमा ग्राहक खाता खोल्नको लागि दिने निवेदनमा खुलाउनु पर्ने न्यूनतम विवरण

१. संस्थाको नाम:

संस्थाको प्रकृति: दर्ता प्रमाणपत्र नं.

दर्ता मिति, स्थान तथा दर्ता भएको निकाय:

सम्पूर्ण संचालकहरुको नाम र ठेगाना:

संचालकहरुको बाबु तथा बाजेको नाम:

कार्यकारी प्रमुखको नाम र ठेगाना:

कार्यकारी प्रमुखको बाबु तथा बाजेको नाम:

२. स्थायी लेखा (प्यान) नम्बर :

३. ठेगाना (संस्थाको रजिष्टर्ड ठेगाना) अंचल जिल्ला.....

(गा.वि.स/नपा/मनपा/उमनपा) टोल वडा नं. ब्लक

नं..... फोन नं..... पोष्टबक्स नं.:..... फ्याक्स:..... इमेल.....

४. कारोबार गर्ने बैंकको नाम, ठेगाना तथा खाता नम्बर: (खाताको प्रकार खुलाउनु पर्ने)

लगानी व्यवस्थापकले यस दफामा उल्लेख भएको बैंकसँग आफ्नो ग्राहकको सम्बन्धमा जानकारी माग्न सक्नेछ ।

५. लगानी व्यवस्थापनमा लगाइने रकमको आय श्रोत सम्बन्धी विवरण:

आधिकारीक व्यक्तिको दस्तखत.....

आधिकारीक व्यक्तिको नाम.....

निवेदकले संलग्न गर्नुपर्ने कागजात:-

(१) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि

(२) प्रवन्धपत्र तथा नियमावली, विधान वा सम्बन्धित कागजातको प्रतिलिपि

(३) लगानी व्यवस्थापकसँग खाता खोल्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि

(४) हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको व्यक्तिको नाम तथा नागरीकता प्रमाणपत्रको प्रतिलिपि

(५) स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र को प्रतिलिपि

अनुसूची - ३

(दफा ३ को उपदफा (२) तथा दफा ५ को उपदफा (२) सँग सम्बन्धित)

ग्राहकसँगको करारमा खुलाउनु पर्ने न्यूनतम कुराहरु

१. लगानी व्यवस्थापन गरिने रकम र लगानी व्यवस्थापकले ग्राहकलाई कस्तो प्रकारको लगानी व्यवस्थापन सेवा प्रदान गर्ने हो सो सम्बन्धमा
२. ग्राहकको तर्फबाट गरिएको लगानीबाट प्राप्त धितोपत्र तथा बजारका अन्य उपकरणहरुलाई सुरक्षित साथ राख्नको लागि गरिने व्यवस्था सम्बन्धमा
३. लगानी व्यवस्थापक र ग्राहक बीच गरिएको करारको अवधि तथा रकम सम्बन्धमा
४. लगानी गर्न सकिने क्षेत्र तथा सीमा सम्बन्धमा
५. लगानी व्यवस्थापकले लगानी व्यवस्थापन सम्बन्धी सेवा प्रदान गरे वापत ग्राहकले बुझाउनु पर्ने सेवा शुल्क सम्बन्धमा
६. लगानी व्यवस्थापकको कुनै लगानीमा स्वार्थ बाझिएको भए सो सम्बन्धमा पहिले नै खुलाउनु पर्ने सम्बन्धमा
७. ग्राहकको लगानीबाट गरिएको कारोवारको गोप्यता कायम राख्ने सम्बन्धमा
८. लगानी व्यवस्थापनमा आइपर्न सक्ने सम्पूर्ण जाखिमको पूर्ण जिम्मेवार ग्राहक आफै हुने, लगानी व्यवस्थापक तथा लगानी व्यवस्थापकका कुनै पनि कर्मचारी लगानी व्यवस्थापनको क्रममा हुन सक्ने हानी नोक्सानीको भागिदार नहुने र लगानी व्यवस्थापनको क्रममा आइपर्ने खर्चहरु जस्तै कर, ग्राहकको प्रतिनिधि भई कामगर्दा बुझाउनु पर्ने सेवा शुल्क आदि जस्ता खर्चहरु सबै ग्राहकले नै व्यहोर्नु पर्ने सम्बन्धमा
९. लगानी व्यवस्थापकले ग्राहकलाई प्रवाह गर्ने विवरण तथा जानकारी सम्बन्धमा
१०. लगानीमा हुन सक्ने जोखिम सम्बन्धमा
११. ग्राहकको नाममा खरिद गरिएको शेयरहरुमा प्राप्त हुन सक्ने हकप्रद शेयर तथा वोनस शेयर सम्बन्धमा
१२. ग्राहकको नामबाट धितोपत्रमा गरिने लगानीको प्रतिफल सम्बन्धमा लगानी व्यवस्थापकको वारेन्टी नरहने सम्बन्धमा,
१३. ग्राहकको लगानी सिमा भन्दा बढी हुने गरी दायित्व नरहने सम्बन्धमा,
१४. लगानी व्यवस्थापन सम्बन्धमा लगानी व्यवस्थापकको दायित्वहरु सम्बन्धमा
१५. लगानी व्यवस्थापन सम्बन्धमा उठेका विवाद तथा गुनासाहरुको समाधान सम्बन्धमा
१६. करारमा लागू हुने कानून सम्बन्धमा
१७. करारको व्याख्या सम्बन्धमा
१८. करारका अन्य शर्तहरु सम्बन्धमा

१९. सम्पत्ती शुद्धिकरण सम्बन्धमा ऐन नियम परिपालना गर्ने सम्बन्धी उद्घोषण सम्बन्धमा
२०. ग्राहकले लगानी गर्न इच्छा गरेका विशेष वा सीमित कम्पनी भएमा त्यस्तो कम्पनीको नाम,
२१. करारको समयावधी र अगाडी नै करार अन्त गर्ने भए सो को शर्तहरू,
२२. लगानी व्यवस्थापन गरिने क्षेत्र, लगानी सीमा तथा लगानी सम्बन्धी निर्णयहरूलाई निर्धारण गर्ने आधारहरू,
२३. लगानी व्यवस्थापन गर्दा लगानी व्यवस्थापकले सम्पूर्ण कुरा आफू खुशी गर्न पाउने हो वा अन्यथा हो सो कुराहरू,
२४. ग्राहकले करारमा उल्लेख भएको समयावधि अगाडि नै रकम फिर्ता लिन सक्ने भए सो व्यहोरा,
२५. ग्राहकको बैंक खाता संचालन सम्बन्धी विशेष प्रकृया भए सो सम्बन्धी विवरण,
२६. लगानी व्यवस्थापन सम्बन्धी गुनासो वा विवाद समाधान सम्बन्धमा मध्यस्थताको व्यवस्था गर्ने भए सो सम्बन्धी व्यवस्था सम्बन्धमा,

सामूहिक लगानी कोष निर्देशिका, २०६९

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४७ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाई जारी गरेको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यो निर्देशिकाको नाम “सामूहिक लगानी कोष निर्देशिका, २०६९” रहको छ ।
(२) यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
(क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ ।
(ख) “खुलामुखी योजना” भन्नाले समयावधि नतोकी सञ्चालन गरिने योजना सम्भन्नु पर्छ ।
(ग) “नियमावली” भन्नाले सामूहिक लगानी कोष नियमावली, २०६७ सम्भन्नुपर्छ ।
(घ) “बन्दमुखी योजना” भन्नाले समयावधि तोकी सञ्चालन गरिने योजना सम्भन्नु पर्छ ।
(ङ) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
(च) “वितरक” भन्नाले खुलामुखी योजनको इकाई बिक्री गर्न यस निर्देशिकाको दफा १४ बमोजिम तोकिएको वितरक सम्भन्नु पर्छ ।
(छ) “विवरण पुस्तिका” भन्नाले इकाई सार्वजनिक निष्काशनको आव्हान गर्नु अघि योजनाको सम्बन्धमा जानकारी प्रदान गर्ने प्रयोजनका लागि यस निर्देशिकाको दफा ६ बमोजिम प्रकाशन गरिने विवरण पुस्तिका सम्भन्नु पर्छ ।

परिच्छेद - २

योजनाको स्वीकृति तथा सञ्चालन सम्बन्धी व्यवस्था

३. **संलग्न गर्नु पर्ने थप कागजात तथा विवरण** : (१) योजना व्यवस्थापकले आफूले सञ्चालन गर्न चाहेको योजना स्वीकृतिका लागि बोर्ड समक्ष निवेदन दिँदा नियमावलीको नियम २४ को उपनियम (३) मा उल्लिखित विवरण तथा कागजातका अतिरिक्त बोर्डले तोकिएका देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछः
(क) नियमावलीको नियम २४ को उपनियम (२) बमोजिम प्राप्त गरेको कोष सुपरिवेक्षकको सहमति पत्र,
(ख) योजना व्यवस्थापकको प्रबन्धपत्र र नियमावली वा योजना व्यवस्थापकको स्थापना र सञ्चालन गर्ने कानूनको सम्बद्ध व्यवस्था,

- (ग) योजना व्यवस्थापकको सञ्चालन अवधि एक आर्थिक वर्ष व्यतित भइसकेको भए पछिल्लो आर्थिक वर्षको आर्थिक विवरण सहितको लेखा परीक्षण प्रतिवेदन तथा सञ्चालन अवधि एक वर्ष भइनसकेको भए व्यवस्थापनबाट प्रमाणित आर्थिक विवरण ।
- (२) नियमावलीको नियम २४ को उपनियम (३) बमोजिम निवेदनसाथ संलग्न कागजातहरुमा योजना व्यवस्थापकको सञ्चालक समितिको अख्तियारप्राप्त अधिकारीले हस्ताक्षर गरेको हुनु पर्नेछ ।
- तर निवेदनसाथ संलग्न विवरणको हकमा योजना व्यवस्थापकको सञ्चालक समितिका सबै सञ्चालकहरुले हस्ताक्षर गरेको हुनु पर्नेछ ।

४. **योजना सञ्चालनको स्वीकृति:** (१) योजना सञ्चालन स्वीकृतिको लागि लाग्ने शुल्क र आवश्यक विवरण तथा कागजात सहित निवेदन प्राप्त हुन आएमा बोर्डले निवेदनसाथ संलग्न विवरण तथा कागजातको प्रारम्भिक जाँचबुझ गर्नेछ ।
- (२) बोर्डमा प्राप्त निवेदन तथा सोसाथ संलग्न विवरण तथा कागजातको प्रारम्भिक जाँचबुझको क्रममा बोर्डले सम्बन्धित योजना व्यवस्थापकसँग कुनै थप विवरण वा कागजात माग गर्न वा कुनै कुरा स्पष्ट गराउन सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम आदेश दिएकोमा निवेदकबाट पेश हुन आएको थप विवरण तथा कागजात समेतका सम्बन्धमा आवश्यक जाँचबुझ गरी योजना सञ्चालन गर्न उपयुक्त हुने देखिएमा बोर्डले योजना दर्ता गरी त्यस्तो योजना सञ्चालन गर्न योजना व्यवस्थापकलाई स्वीकृति प्रदान गर्नेछ ।

परिच्छेद - ३

इकाई सार्वजनिक निष्काशन तथा बिक्री सम्बन्धी व्यवस्था

५. **सार्वजनिक निष्काशन गर्ने :** नियमावलीको नियम २६ बमोजिम इकाई सार्वजनिक रुपमा निष्काशन गर्दा सो सम्बन्धी सम्पूर्ण काम कारवाही योजना व्यवस्थापक आफैले गर्न वा निष्काशन तथा बिक्री प्रवन्धक मार्फत गराउन सक्नेछ ।
६. **विवरण पुस्तिका प्रकाशन गर्ने :** (१) इकाई सार्वजनिक निष्काशन गर्न आव्हानपत्र प्रकाशन गर्नु अगावै योजना व्यवस्थापकले सर्वसाधारणलाई योजना सम्बन्धी विषयमा जानकारी दिन अनुसूची- १ बमोजिमको ढाँचामा विवरण पुस्तिका तयार गरी प्रकाशन गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम विवरण पुस्तिका प्रकाशन गर्नु अघि बोर्डबाट स्वीकृति लिनु पर्नेछ ।
- (३) विवरण पुस्तिका तयार गरी उपदफा (२) बमोजिम बोर्डको स्वीकृतिको लागि पेश गर्दा अनुसूची -२ बमोजिमको प्रतिबद्धता पत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट) र खुलामुखी योजना तथा बन्दमुखी योजनाको छुट्टाछुट्टै विवरण पुस्तिका पेश गर्नु पर्नेछ ।
- (४) बन्दमुखी योजनाको विवरण पुस्तिकामा बिक्री गरिने अधिकतम तथा न्यूनतम इकाई संख्या समेत उल्लेख गर्नु पर्नेछ ।

७. **आव्हान पत्र प्रकाशन गर्ने :** (१) इकाई बिक्री गर्न योजना व्यवस्थापक वा निष्काशन तथा बिक्री प्रबन्धकले विवरण पुस्तिकाको मुख्य मुख्य बुँदा समावेश गरी राष्ट्रिय दैनिक पत्रिकामा आव्हान पत्र प्रकाशन गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम प्रकाशन गरिने आव्हान पत्रमा विवरण पुस्तिका पाउने वा हेर्न सकिने स्थान समेत उल्लेख गर्नु पर्नेछ ।
- (३) इकाई बिक्री खुल्ला गर्नुभन्दा कम्तीमा सात कार्य दिन अगावै आव्हान पत्र प्रकाशन गर्नु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिम आव्हान पत्र प्रकाशन गर्नु अघि प्रकाशन गर्न लागेको आव्हानपत्र समेत संलग्न गरी सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
८. **बिक्री खुल्ला गर्ने :** (१) योजना व्यवस्थापक वा निष्काशन तथा बिक्री प्रबन्धकले बोर्डबाट योजना सञ्चालन स्वीकृत प्राप्त भएको मितिले दुई महिनाभित्र इकाई सार्वजनिक निष्काशन मार्फत बिक्री खुल्ला गरी सक्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको अवधिभित्र इकाई बिक्री खुल्ला गर्न नसकिएमा सो योजनाको प्राविधिक, वित्तीय वा व्यवस्थापन सम्बन्धी पक्षहरूको पुनरावलोकन गरी आवश्यक भएमा विवरण पुस्तिका संशोधन गरी बोर्डबाट स्वीकृत गराई पुनः इकाई बिक्रीको खुल्ला गर्नु पर्नेछ ।
९. **विज्ञापन प्रकाशन गर्न सक्ने:** (१) योजना व्यवस्थापक, निष्काशन तथा बिक्री प्रबन्धक वा वितरकले योजनाको सम्बन्धमा सर्वसाधारणलाई जानकारी प्रदान गर्न विज्ञापन प्रकाशन गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम विज्ञापन प्रकाशन गर्दा इकाई खरिद बिक्री गर्न लागिएको योजनाको जानकारीमूलक विषय बाहेक लगानीकर्तालाई आकर्षित गर्ने अन्य कुनै सामग्री प्रकाशन गर्न पाइने छैन र बिक्री खुल्ला गरिएको अवधिको तथ्यले पुष्टी गरेकोमा बाहेक इकाईको माग अत्याधिक भएको भन्ने आशयको प्रचार प्रसार गर्न समेत पाइने छैन ।
- (३) योजनाको सम्बन्धमा विज्ञापन प्रकाशन गर्दा देहायका शर्तहरू पालना गर्नु पर्नेछ :-
- (क) विज्ञापन सही, स्पष्ट तथा तथ्यमा आधारित हुनु पर्नेछ,
- (ख) विज्ञापनमा सर्वसाधारणलाई भ्रम सिर्जना गर्न सक्ने प्रकृतिका विवरण प्रकाशन गर्न हुँदैन,
- (ग) विज्ञापनमा आफ्नो योजनालाई अन्य योजनासँग तुलना गर्न हुँदैन,
- (घ) निश्चित मुनाफाको सुनिश्चितता गरिएको योजनामा बाहेक अन्य योजनाका सम्बन्धमा निश्चित मुनाफा दिइने कुरा उल्लेख गर्न हुँदैन, र
- (ङ) विज्ञापनमा कुनै रंगकर्मी वा कलाकारको प्रयोग गरी बढाई चढाई गर्न हुँदैन ।
१०. **खरिद गर्न निवेदन दिनु पर्ने :** (१) इकाई खरिद गर्न चाहने व्यक्ति वा संस्थाले निष्काशन तथा बिक्री प्रबन्धक, सङ्कलन केन्द्र वा वितरक मार्फत वा सोभै योजना व्यवस्थापक समक्ष इकाई खरिद गर्न अनुसूची - ३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
- (२) योजना व्यवस्थापकले इकाईको बाँडफाँड तथा वितरणलाई सरल र प्रभावकारी बनाउन निवेदनमा थप विवरण तथा सूचना पेश गर्नु पर्ने व्यवस्था गरेमा निवेदकले उपदफा (१) बमोजिमको निवेदनमा सोही बमोजिमको थप विवरण तथा सूचना समेत उपलब्ध गराउनु पर्नेछ ।

११. अङ्कित मूल्य, इकाई संख्या तथा माग गर्न सकिने रकम: (१) इकाईको अङ्कित मूल्य दश रुपैया हुनु पर्नेछ ।
- (२) खरिद गर्न सकिने इकाई संख्या निर्धारण गर्दा एकसय इकाई भन्दा कम नहुने तथा दशले भाग जाने गरी गर्नु पर्नेछ ।
- (३) इकाई खरिदको लागि निवेदनसाथ बुझाउनु पर्ने रकम सम्बन्धी व्यवस्था आव्हान पत्रमा नै स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।

परिच्छेद-४

बन्दमुखी योजनाको सार्वजनिक निष्काशन तथा बिक्री सम्बन्धी व्यवस्था

१२. सङ्कलन केन्द्र तोक्ने : (१) योजना व्यवस्थापक वा निष्काशन तथा बिक्री प्रबन्धकले बन्दमुखी योजनाको इकाई बिक्री सम्बन्धी निवेदन वितरण तथा सङ्कलन गर्नको लागि बैंक वा वित्तीय संस्था वा मर्चेन्ट बैंकरलाई सङ्कलन केन्द्र तोक्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम तोकिएको सङ्कलन केन्द्रसँग योजना व्यवस्थापक वा निष्काशन तथा बिक्री प्रबन्धकले बन्दमुखी योजनाको इकाईको बिक्री सम्बन्धी निवेदन वितरण तथा सङ्कलन सम्बन्धी सेवा, शर्त तथा शुल्कका सम्बन्धमा आवश्यक सम्पूर्ण कुरा उल्लेख गरी सम्झौता गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम गरिने सम्झौतामा सङ्कलन केन्द्रले ऐन, नियमावली, यो निर्देशिका तथा बोर्डले समय समयमा दिएका निर्देशनको अधीनमा रही कार्य गर्ने तथा बोर्डले दिएको आदेश पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नु पर्नेछ ।
- (४) योजना व्यवस्थापक वा निष्काशन तथा बिक्री प्रबन्धकले बन्दमुखी योजनाको इकाई बिक्रीका लागि सङ्कलन केन्द्र तोकेको जानकारी बन्दमुखी योजना इकाई बिक्री कार्य शुरु गर्नु भन्दा कम्तीमा सात कार्यदिन अगावै बोर्डलाई दिनु पर्नेछ ।
- (५) उपदफा (४) बमोजिम दिएको जानकारी समेतका आधारमा कुनै सङ्कलन केन्द्र उपयुक्त नहुने देखेमा बोर्डले त्यस्तो सङ्कलन केन्द्र हटाउन योजना व्यवस्थापक वा निष्काशन तथा बिक्री प्रबन्धकलाई आदेश दिनेछ ।
१३. निष्काशन बैंकसँग सम्झौता गर्नु पर्ने : (१) योजना व्यवस्थापकले बन्दमुखी योजनाको इकाई बिक्रीको क्रममा निवेदकहरुबाट प्राप्त हुने रकम जम्मा गर्न निष्काशन बैंकसँग सम्झौता गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम गरिने सम्झौतामा देहायका कुराहरु खुलाइएको हुनु पर्नेछ :-
- (क) रकम जम्मा गर्नु पर्ने निष्काशन बैंकको खाता नम्बर,
- (ख) खण्ड (क) बमोजिमको खातामा रकम जम्मा गरिएमा दिइने ब्याज दर,
- (ग) बिक्री गरेको इकाई बापतको रकम योजना व्यवस्थापकलाई भुक्तानी गर्ने अवधि तथा प्रकृया,
- (घ) उक्त खातामा रकम जम्मा गरिने तथा फिर्ता गरिने प्रकृया सम्बन्धी अन्य आवश्यक विवरण ।

१४. **बिक्री खुला रहने अवधि र स्थान :** (१) बन्दमुखी योजनाको इकाई बिक्रीका लागि निवेदन दिन पाउने अवधि बिक्री खुला भएको मितिबाट पन्ध्र दिनसम्म खुला रहन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको अवधिभित्र बन्दमुखी योजनाको सम्पूर्ण इकाई बिक्री हुन नसकेमा बोर्डको स्वीकृति लिई बढीमा पन्ध्र कार्य दिनसम्म निवेदन दिन पाउने अवधि थप गर्न सकिनेछ ।

(३) बन्दमुखी योजनाको इकाई बिक्रीको लागि निवेदन दिने अवधि दिँदा कम्तीमा पाँच कार्य दिन हुने गरी दिनु पर्नेछ ।

तर प्रत्येक विकास क्षेत्रमा कम्तीमा एउटा सङ्कलन केन्द्र रहने गरी मुलुक भरीमा कम्तीमा दश वटा सङ्कलन केन्द्रको व्यवस्था गरिएमा निवेदन दिने अवधि कम्तीमा चार कार्य दिन दिए पुग्नेछ ।

(४) यस दफा बमोजिम बन्दमुखी योजनाको इकाई बिक्री गर्दा धितोपत्र बजारको मुख्य कार्यालय रहेको जिल्लामा कम्तीमा दुई वटा सङ्कलन केन्द्रको व्यवस्था गर्नु पर्नेछ ।

(५) अंकित मूल्य पाँच करोड रुपैया वा सो भन्दा बढी मूल्यको बन्दमुखी योजनाको इकाई बिक्री गर्दा प्रत्येक विकास क्षेत्रमा कम्तीमा एउटा सङ्कलन केन्द्रको व्यवस्था गर्नु पर्नेछ ।

१५. **इकाई बिक्री तथा बाँडफाँड :** (१) बन्दमुखी योजनाको सम्पूर्ण इकाई बिक्रीका लागि निवेदन प्राप्त भएमा बिक्री खुला राख्नु पर्ने न्यूनतम अवधि व्यतित भए पछि योजना व्यवस्थापक वा निष्काशन तथा बिक्री प्रबन्धकले जुनसुकै समयमा सूचना प्रकाशन गरी इकाई बिक्री बन्द गर्न सक्नेछ ।

(२) बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा पचास प्रतिशत इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ ।

तर विवरण पुस्तिकामा न्यूनतम बिक्री हुनु पर्ने इकाई संख्या पचास प्रतिशत भन्दा बढी हुने गरी तोकिएकोमा सोही प्रतिशत इकाई खरिद गर्न निवेदन प्राप्त नभई इकाईको बाँडफाँड गर्न सकिने छैन ।

(३) उपदफा (२) बमोजिमको न्यूनतम संख्यामा इकाई बिक्री नभएमा उक्त योजना खारेज गरी पन्ध्र दिनभित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रकृया शुरु गरिसक्नु पर्नेछ ।

(४) इकाई बाँडफाँड गर्दा विवरण पुस्तिकामा उल्लेख भए बमोजिमको अधिकतम सिमासम्मको इकाई बाँडफाँड गर्नु पर्नेछ ।

तर निष्काशन गरिएको भन्दा बढी संख्यामा इकाई माग भएमा निष्काशन गरिएको इकाई संख्याको पच्चीस प्रतिशतसम्म थप गरी इकाई बाँडफाँड गर्न सकिनेछ ।

(५) इकाईको बाँडफाँड सम्बन्धी अन्य व्यवस्था धितोपत्र बाँडफाँड निर्देशिका, २०६८ बमोजिम हुनेछ ।

(६) इकाईको बाँडफाँडको प्रारूप (एलोटमेण्ट मोडल) इकाई बाँडफाँड हुने मितिभन्दा तीन कार्य दिन अगावै बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

खुलामुखी योजनाको इकाई निष्काशन तथा बिक्री सम्बन्धी व्यवस्था

१६. **वितरक तोक्ने** : (१) खुलामुखी योजनाको इकाई बिक्रीका लागि योजना व्यवस्थापकले कुनै बैंक वा वित्तीय संस्था वा मर्चेण्ट बैंकरलाई वितरक तोक्न सक्नेछ ।
- (२) खुलामुखी योजनाको इकाई बिक्रीका लागि योजना व्यवस्थापकले वितरकको काम आफैँ गरेको वा वितरक तोकेको जानकारी तुरुन्त बोर्डलाई दिनु पर्नेछ ।
- (३) योजना व्यवस्थापकले उपदफा (१) बमोजिम वितरक तोक्दा योजना व्यवस्थापकले निजसँग वितरकको सेवा शर्त तथा शुल्क समेतका सम्बन्धमा सम्झौता गर्नु पर्नेछ ।
१७. **जानकारी गराउनु पर्ने** : वितरकले आफूसँग सम्बन्धित देहायको विषयको जानकारी योजना व्यवस्थापकलाई तुरुन्त गराउनु पर्नेछ :-
- (क) कार्यालयको ठेगाना, सम्पर्क टेलिफोन, फ्याक्स नम्बर, इमेल आदि परिवर्तन भएको,
- (ख) सञ्चालक तथा कार्यकारी प्रमुख उपर प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा कारवाही अगाडि बढाईएको,
- (ग) आफैँ, संस्थापक, सञ्चालक वा कार्यकारी प्रमुख कर्जा सूचना केन्द्रको कालो सूचीमा परेकोमा,
- (घ) धितोपत्र व्यवसाय वा वितरक सम्बन्धी कार्य छोड्ने निर्णय गरेमा ।
१८. **इकाई प्रदान गर्ने** : (१) निवेदकले खुलामुखी योजनाको इकाई खरिद गर्न निवेदन दिएको सात दिन भित्र त्यस्तो निवेदन स्वीकृत भए वा नभएको कुराको जानकारी उपयुक्त माध्यम मार्फत निवेदकलाई दिनु पर्नेछ ।
- (२) निवेदन स्वीकृत भएको निवेदकलाई निवेदन स्वीकृत भएको मितिबाट लागू हुने गरी निजको नाममा इकाई जारी गरी पन्ध्र दिनभित्र खुलामुखी योजनाको इकाईको प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।
- (३) कुनै निवेदकले खुलामुखी योजनाको इकाई खरिद गर्न दिएको निवेदन अस्वीकृत भएमा निवेदन अस्वीकृत भएको तीन दिनभित्र निवेदकलाई रकम फिर्ता गर्ने कार्य शुरु गर्नु पर्नेछ ।
१९. **खरिद बिक्री मूल्य** : (१) योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई खरिद तथा बिक्री मूल्य सार्वजनिक गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम खुलामुखी योजनाको इकाईको खरिद तथा बिक्री मूल्य प्रति इकाई खुद सम्पत्ति मूल्य बराबर हुने गरी निर्धारण गर्नु पर्नेछ ।
२०. **पालना गर्नु पर्ने शर्त** : योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई कारोबार गर्दा देहायको शर्त पालना गर्नु पर्नेछ :-
- (क) खुलामुखी योजनाको इकाई खरिद गर्दा इकाईको खुद सम्पत्ति मूल्य (नेट एसेट भ्याल्यू) को बराबर हुने गरी गर्नु पर्नेछ,
- (ख) बिक्रिकर्ता तथा खरिदकर्ता बीचको मूल्य तथा इकाई हस्तान्तरण प्रकृया पारदर्शी हुनु पर्नेछ ।
- (ग) बोर्डले समय समयमा तोकिएका शर्त पालना गर्नु पर्नेछ ।

योजनाको खर्च तथा सम्पत्ति मूल्याङ्कन सम्बन्धी व्यवस्था

२१. **योजनाको खर्च:** (१) योजना सञ्चालनको लागि प्रत्यक्ष रूपमा आवश्यक पर्ने सम्बद्ध खर्च तथा देहायका खर्च बाहेक अन्य कुनै खर्च योजनाको कोषबाट गर्न पाइने छैन :-

- (क) प्रचलित कानून बमोजिम तिर्नु बुझाउनु पर्ने राजश्व, कर तथा शुल्क,
 - (ख) सम्भौता बमोजिम वितरकलाई प्रदान गर्नु पर्ने कमिशन,
 - (ग) योजनाको दर्ता, स्वीकृति, सूचीकरण, नविकरण आदिको लागि लाग्ने शुल्क,
 - (घ) विवरण पुस्तिका प्रकाशन, इकाई निष्काशन तथा बिक्री वितरण गर्दा लाग्ने खर्च,
 - (ङ) योजनाको लेखापरीक्षकलाई प्रदान गर्नु पर्ने पारिश्रमिक,
 - (च) योजनाको बीमा गरेको भए बीमाको प्रिमियम रकम,
 - (छ) लगानी कोषको सम्पत्तिको मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्तालाई प्रदान गरिने पारिश्रमिक,
 - (ज) योजनाको प्रयोजनका लागि गरिएको सम्भौता पुनरावलोकन गर्दा लागेको खर्च,
 - (झ) सहभागीहरुको हितको लागि कोष सुपरिवेक्षक तथा योजना व्यवस्थापक कम्पनीले हुने सभा, बैठकमा हुने खर्च,
 - (ञ) योजना खारेज हुने भएमा सोको लागि लाग्ने प्रक्रियागत खर्च,
 - (ट) बोर्डले तोकिएको अन्य खर्च ।
- (२) उपदफा (१) बमोजिम योजनामा योजना व्यवस्थापकले गरेको खर्च आवश्यक मात्रामा र नियमानुसार भए वा नभएको सम्बन्धमा कोष सुपरिवेक्षकले अनुगमन गर्नु पर्नेछ ।
- (३) योजना व्यवस्थापकले योजनाको खर्चका रूपमा जनाएको रकम अनावश्यक मात्रामा वा नियम विपरित गरेको देखेमा कोष सुपरिवेक्षकले आफ्नो राय सहितको जानकारी अविलम्ब बोर्डलाई दिनु पर्नेछ ।
- (४) उपदफा (३) वा अन्य कुनै व्यहोराबाट अनावश्यक मात्रामा वा नियम विपरित योजनाको रकम खर्च भएको भन्ने जानकारी बोर्डलाई प्राप्त हुन आएमा सहभागीको हित संरक्षण गर्न बोर्डले योजना व्यवस्थापकलाई आवश्यक आदेश दिन सक्नेछ ।

२२. **सम्पत्ति मूल्यांकनको आधार :** (१) बोर्डमा दर्ता भई धितोपत्र विनिमय बजारमा सूचीकृत भई नसकेको योजनाले लगानी गरेको धितोपत्रको मूल्याङ्कन गर्दा देहायका आधारमा गर्नु पर्नेछ :-

- (क) साधारण सेयरको मूल्याङ्कन गर्दा साधारणतया आम्दानी पूँजीकरणको आधारमा अर्थात् आम्दानी पूँजीकरण र खुद किताबी मूल्य वा नेटवर्थको संयुक्त आधारमा, र
 - (ख) ऋणपत्रको मूल्याङ्कन गर्दा साधारणतया खुद लागत मूल्यका आधारमा ।
- (२) धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रको मूल्याङ्कन गर्दा नियमित कारोवार भइरहने धितोपत्रको हकमा धितोपत्र विनिमय बजारमा कायम भएको अन्तिम मूल्यको आधारमा गर्नु पर्नेछ ।
- तर तीस दिनभन्दा अधिको मूल्यका आधारमा धितोपत्रको मूल्याङ्कन गर्न पाइने छैन ।
- (३) धितोपत्र विनिमय बजारमा नियमित कारोवार नभएको धितोपत्रको मूल्याङ्कन गर्दा योजना व्यवस्थापकको सञ्चालक समितिले स्वीकृत गरेको मूल्याङ्कन विधि तथा प्रकृत्याका आधारमा गर्नु पर्नेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि “नियमित कारोवार नभएको धितोपत्र ” भन्नाले धितोपत्र विनियम बजारमा सूचीकृत भएको तर कारोवार नै नभएको वा मूल्याङ्कन गर्ने दिन भन्दा तीसदिन अगाडिसम्म पनि कारोवार नभएको धितोपत्र सम्झनु पर्छ ।

- (४) उपदफा (३) बमोजिमको मूल्याङ्कन विधि तथा प्रकृया स्वीकृत गरेको निर्णयको जानकारी अविलम्ब बोर्डलाई दिई तत्सम्बन्धी आवश्यक कागजात सुरक्षित राख्नु पर्नेछ ।
- (५) उपदफा (३) बमोजिम स्वीकृत गरेको मूल्याङ्कन विधि तथा प्रकृया कोष सुपरिवेक्षकले समय समयमा पुनरावलोकन गर्नु पर्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्नेछ ।
- (६) नेपाल सरकार नेपाल राष्ट्र बैंक वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी जारी गरिएको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरुको मूल्याङ्कन गर्दा साधारणतया खुद लागत मूल्यका आधारमा गर्नु पर्नेछ ।
- (७) बैंकमा रहेको निक्षेपको मूल्याङ्कन गर्दा निक्षेप रकममा प्राप्त हुने ब्याज समेत जोडि कायम गरेको मूल्यको आधारमा गर्नु पर्नेछ ।
- (८) मुद्रा बजार उपकरण मूल्याङ्कन गर्दा साधारणतया खुद लागत मूल्यको आधारमा गर्नु पर्नेछ ।

२३. प्रति इकाईको मूल्य कायम गर्ने विधि:

- (१) प्रति इकाई खूद सम्पत्ति मूल्य (नेट एसेट भ्याल्यू) कायम गर्दा योजनाको मूल्याङ्कन गर्ने मितिमा कायम रहेको सम्पूर्ण सम्पत्तिलाई कूल इकाई संख्याले भाग गरी प्रति इकाई खूद सम्पत्ति मूल्य (नेट एसेट भ्याल्यू) कायम गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम इकाईको खूद सम्पत्ति मूल्य (नेट एसेट भ्याल्यू) खूद सम्पत्ति मूल्याङ्कन गर्ने सूत्र (फर्मूला) देहाय बमोजिम हुनेछ:-

$$\text{प्रति इकाई खूद सम्पत्ति मूल्य} = \frac{(\text{लगानी मूल्य}) + (\text{प्रतिफल}) + (\text{अन्य आय}) - (\text{दायित्व तथा अपलेखन नगरिएको स्थगन तथा विविध खर्च})}{\text{कुल इकाई संख्या}}$$

स्पष्टीकरण:

- (क) “लगानी मूल्य” भन्नाले मूल्यांकन गरिने दिनमा योजनाले गरेको लगानीको बजार मूल्य सम्झनुपर्छ ।
- (ख) “प्रतिफल” भन्नाले योजनाले गरेको लगानीमा प्राप्त प्रतिफल सम्झनुपर्छ ।

परिच्छेद – ७

विविध

२४. **अन्य धितोपत्र व्यवसाय गर्न स्वीकृति लिनु पर्ने :** (१) योजना व्यवस्थापकले नियमावलीको नियम ८ को उपनियम (५) बमोजिम वित्तीय स्वार्थ नवाभिने गरी अन्य प्रकारको धितोपत्र व्यवसाय गर्न चाहेमा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको निवेदनका साथ योजना व्यवस्थापकले त्यस्तो धितोपत्र व्यवसाय योजना व्यवस्थापकसँग स्वार्थ नवाभिने कुराको पुष्टि गर्नु पर्नेछ ।

- (३) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा र सो उपर आवश्यक जाँचबुझ गर्दा योजना व्यवस्थापकलाई अन्य धितोपत्र व्यवसाय गर्न स्वीकृति दिँदा निजको वित्तीय स्वार्थ नबाझिने देखिएमा बोर्डले निवेदकलाई अन्य प्रकारको धितोपत्र व्यवसाय गर्न स्वीकृति दिन सक्नेछ ।
- (४) बोर्डले उपदफा (३) बमोजिम स्वीकृति लिँदा सम्बन्धित नियमावलीको व्यवस्थाका अधीनमा रही दिनु पर्नेछ ।

२५. योजना व्यवस्थापक नियुक्त गर्न स्वीकृति लिनु पर्ने : (१) कुनै कोष प्रबर्द्धकले नियमावलीको नियम ८ को उपनियम (६) बमोजिम मर्चेन्ट बैकरलाई योजना व्यवस्थापकको रूपमा नियुक्त गर्न चाहेमा स्वीकृतिको लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी मर्चेन्ट बैकरलाई योजना व्यवस्थापक नियुक्त गर्न बोर्डले कोष प्रबर्द्धकलाई स्वीकृति दिनेछ ।
- (३) उपदफा (२) बमोजिम स्वीकृति प्राप्त मर्चेन्ट बैकरले योजना व्यवस्थापकको रूपमा कार्य गर्न नियमावलीको नियम १३ बमोजिम अनुमति पत्र लिनु पर्नेछ ।
- (४) बोर्डले उपदफा (२) बमोजिम स्वीकृति दिँदा कोष व्यवस्थापक तथा मर्चेन्ट बैकरलाई आवश्यक शर्त तोक्न सक्नेछ ।

२६. धितोपत्र प्रत्याभूति गर्न सक्ने : (१) नियमावलीको नियम ३६ को अधीनमा रही योजनाले बोर्डलाई जानकारी गराई आफ्नो खुद सम्पत्ति मूल्यको कुल दश प्रतिशतसम्मको रकम सार्वजनिक निष्काशन हुने धितोपत्रको प्रत्याभूति गर्न सक्नेछ ।

- (२) उपदफा (१) बमोजिम धितोपत्र प्रत्याभूति गर्दा इकाईको अङ्कित मूल्य भन्दा खुद सम्पत्ति मूल्य बढी भएको अवस्थामा मात्र गर्न सकिनेछ ।
- (३) योजनाले यस दफा बमोजिम धितोपत्र प्रत्याभूति गरे बापत प्राप्त कमिशन रकमको हिसाब राख्दा योजनाको आम्दानीको रूपमा जनाउनु पर्नेछ ।

२७. जानकारीमा पहुँच : (१) योजना व्यवस्थापकले सहभागीलाई योजना सम्बन्धी जानकारीको लागि कागजात, विवरण तथा सूचनामा सहज पहुँच हुने व्यवस्था मिलाउनु पर्नेछ ।

- (२) उपदफा (१) को प्रयोजनका लागि योजना दर्ता, इकाईको सार्वजनिक निष्काशनका लागि बोर्डबाट प्राप्त स्वीकृतिको प्रतिलिपि, बोर्डले तोकिएको शर्त, इकाई दर्ता र निष्काशन स्वीकृतिका लागि बोर्डमा पेश गरेका विवरण समेतका कागजातहरूको एक एक प्रति कागजात तथा अभिलेख योजना व्यवस्थापकले प्रमाणित गरी निवेदन वितरण गर्ने कार्यालयहरूमा राख्नु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिमको कागजात तथा विवरण कुनै सहभागीले हेर्न चाहेमा हेर्न तथा प्रतिलिपि माग गरेमा प्रतिपृष्ठ एक रुपैयाका दरले शुल्क लिई प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

२८. मतदान सम्बन्धी व्यवस्था : (१) योजनाले लगानी गरेको धितोपत्रको आधारमा योजना व्यवस्थापकले मतदान गर्नु पर्दा योजनाको हित विपरित नहुने गरी गर्नु पर्नेछ ।

- (२) योजना व्यवस्थापकले व्यवस्थापन गरेको योजनाले ग्रहण गरेको धितोपत्रको प्रोक्सी दिन पाईने छैन ।
- (३) योजना व्यवस्थापक योजनाले लगानी गरेको संगठित संस्थाको सञ्चालकमा नियुक्त भएमा सोको जानकारी सातदिन भित्र बोर्डलाई दिनु पर्नेछ ।
- (४) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि सहभागीहरुको हितको लागि बोर्डले योजना व्यवस्थापकलाई कुनै विषयमा हुने मतदानमा भाग लिन वा संगठित संस्थाको सञ्चालक हुन वा कायम रहन नपाउने गरी निर्देशन दिन सक्नेछ ।

२९. गुनासो समाधानको व्यवस्था : (१) योजनाको सम्बन्धमा सहभागीहरुको कुनै गुनासो प्राप्त भएमा त्यस्तो गुनासो यथाशीघ्र समाधान गरी योजना व्यवस्थापकले सोको जानकारी कोष सुपरीवेक्षकलाई दिनु पर्नेछ ।

- (२) योजना व्यवस्थापकले उपदफा (१) बमोजिम गुनासो समाधान गर्न नसकेमा सो सम्बन्धमा आफ्नो टिप्पणी सहितको जानकारी तुरुन्त कोष सुपरीवेक्षकलाई दिनु पर्नेछ ।

३०. लगानीकर्ताको गुनासो सुनुवाई गर्नु पर्ने : (१) योजना व्यवस्थापक, निष्काशन तथा बिक्री प्रबन्धक वा वितरकले आफूले सार्वजनिक निष्काशन गरेको इकाई वा आफूले गरेको सार्वजनिक निष्काशन सम्बन्धी अन्य काम कारवाहीको सम्बन्धमा कुनै गुनासो प्राप्त भएमा सोको यथाशीघ्र सुनुवाई गरी समाधान गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम आफू समक्ष प्राप्त गुनासो तथा त्यस्तो गुनासो समाधानको लागि गरेको काम कारवाहीको वास्तविक स्थितिको जानकारी योजना व्यवस्थापक, निष्काशन तथा बिक्री प्रबन्धक वा वितरकले बोर्डलाई तुरुन्त गराउनु पर्नेछ ।

३१. निर्देशिकाको व्याख्या : यो निर्देशिका कार्यान्वयन गर्न कुनै कठिनाई उत्पन्न भएमा वा निर्देशिकाको कुनै व्यवस्था अस्पष्ट वा दुविधाजनक देखिएकोमा बोर्डले ऐन तथा नियमावली प्रतिकूल नहुने गरी आवश्यक व्याख्या गरी बाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची - १

(दफा ६ को उपदफा (१) सँग सम्बन्धित)

सामूहिक लगानी कोष अन्तर्गत दर्ता भएको योजनाको

विवरण पुस्तिकाको ढाँचा

१. विवरण पुस्तिकाको मुख पृष्ठमा उल्लेख हुनुपर्ने विवरणहरू

- १.१ “विवरण पुस्तिका” भन्ने शब्द,
- १.२ सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम विवरण पुस्तिका जारी भएको व्यहोरा,
- १.३ सामूहिक लगानी कोषको नाम तथा लोगो,
- १.४ सामूहिक लगानी कोषका कोष प्रबर्द्धक, कोष सुपरिवेक्षक तथा योजना व्यवस्थापकको नाम, ठेगाना र लोगो,
- १.५ योजना व्यवस्थापक कम्पनीको कुनै रेटिङ्ग कम्पनीले रेटिङ्ग गरेको भए उक्त रेटिङ्ग कम्पनीको नाम तथा उक्त कम्पनीले गरेको मूल्याङ्कन अनुसारको स्तर निर्धारण गरेको विवरण, वा संकेत
- १.६ योजनाको लोगो तथा नारा (भएमा),
- १.७ योजनाको किसिम (बन्दमुखी वा खुलामुखी),
- १.८ नेपाल धितोपत्र बोर्डबाट विवरण पुस्तिका स्वीकृत भएको मिति,
- १.९ योजना अन्तर्गत जारी गरिने इकाईको संख्या, अंकित मूल्य, न्यूनतम खरिद गर्नुपर्ने इकाई संख्या र निवेदन साथ भुक्तानी गर्नु पर्ने रकम,
- १.१० योजनाको किसिम, बोर्डमा दर्ता मिति, बन्दमुखी योजनाको हकमा योजना परिपक्क हुने मिति,
- १.११ सार्वजनिक निष्काशन खुल्ला हुने मिति,
- १.१२ बन्दमुखी योजना इकाईको हकमा सार्वजनिक निष्काशन बन्द हुने मिति,
- १.१३ “योजनाको गुणस्तर वा प्रतिफलको निश्चितताको प्रत्याभूती गर्दै न र कृपया लगानी गर्नु भन्दा अगाडी विवरण पुस्तिका राम्रोसँग पढ्नु होला” भन्ने व्यहोरा,

२. विवरण पुस्तिकाको दोस्रो पृष्ठबाट क्रमशः उल्लेख हुन पर्ने विवरणहरू

- २.१ विषय सूची,
- २.२ विवरण पुस्तिकामा प्रयोग भएका प्राविधिक तथा अन्य शब्दावलीको परिभाषा,
- २.३ विवरण पुस्तिका तथा निवेदन प्राप्त गर्ने र निवेदन बुझाउने स्थानहरू,
- २.४ विवरण पुस्तिका उल्लेखित विवरणहरूको सत्यता तथा लगानीकर्ताको दायित्व सम्बन्धमा,

३. उद्घोषण

- ३.१ नियमन निकायको जवाफदेहीता नरहने उद्घोषण
- ३.२ कोष प्रबर्द्धकको उद्घोषण,
- ३.३ योजना व्यवस्थापकको उद्घोषण,
- ३.४ कोष सुपरिवेक्षकको उद्घोषण,

४. योजना सम्बन्धी संक्षिप्त जानकारी

५. कोष प्रवर्द्धक सम्बन्धी जानकारी

- ५.१ कोष प्रवर्द्धकको नाम
- ५.२ योजना व्यवस्थापक कम्पनीमा शेयर स्वामित्वको प्रतिशत
- ५.३ कोष प्रवर्द्धक स्थापित भएको ऐन/नियम सम्बन्धी विवरण
- ५.४ कोष प्रवर्द्धकको संक्षिप्त इतिहास
- ५.६ कोष प्रवर्द्धकका प्रमुख उद्देश्यहरु
- ५.७ कोष प्रवर्द्धकको विगत तीन वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, (सहायक कम्पनी भए समष्टिकृत रूपमा), तथा विगत तीन वर्षको प्रति शेयर आमदानी (अर्निङ्ग पर शेयर)र प्रति शेयर नेटवर्थ सम्बन्धी विवरण

६. योजना व्यवस्थापक सम्बन्धी विवरण

- ६.१ योजना व्यवस्थापकको परिचय
- ६.२ योजना व्यवस्थापकको भावी योजना तथा रणनीति
- ६.३ योजना व्यवस्थापकको सञ्चालक समितिको संरचना र प्रतिनिधित्व सम्बन्धी व्यवस्था
- ६.४ योजना व्यवस्थापकको पूँजी संरचना (अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी) सम्बन्धी जानकारी
- ६.५ योजना व्यवस्थापकको संस्थापक तथा सञ्चालक सम्बन्धी जानकारी
- ६.६ योजना व्यवस्थापकको कर्मचारी सम्बन्धी जानकारी,
- ६.७ योजना व्यवस्थापकको सञ्चालन अवधि तीन वर्ष व्यतीत भैसकेको भए विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको भए सञ्चालन अवधिभरको लेखापरीक्षण भएको (लेखापरीक्षण नभएको भए व्यवस्थापनबाट प्रमाणित) वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण
- ६.८ योजना व्यवस्थापकको लेखा नीति सम्बन्धी व्यवस्था
- ६.९ योजना व्यवस्थापकको लेखापरीक्षकको नाम तथा ठेगाना
- ६.१० योजना व्यवस्थापकको कारोबारमा असर पर्ने कुनै विवाद/मुद्दा मामिला भए सो को विवरण तथा मुद्दा मामिला अन्तिम रूपमा फैसला भइ जरिवाना बुझाएको भए सो सम्बन्धी विवरण
- ६.११ यो योजना भन्दा अगाडीको योजनाको खुद सम्पत्ती मूल्य (नेट एसेट भ्याल्यू) सम्बन्धी विवरण
- ६.१२ योजना व्यवस्थापकको रेटिङ्ग गरेको भए रेटिङ्ग गर्ने कम्पनी तथा रेटिङ्ग, संकेत

७. कोष सुपरिवेक्षक तथा कोष सुपरिवेक्षकसंगको सम्भौता सम्बन्धी विवरण

- ७.१ कोष सुपरिवेक्षकको नाम, ठेगाना, उमेर तथा योग्यता
- ७.२ कोष सुपरिवेक्षकको व्यवसायिक अनुभव, मुख्य पेशा व्यवसाय तथा हाल कायम रहेको जिम्मेवारी
- ७.३ योजना सम्बन्धमा कोष सुपरिवेक्षकको भूमिका
- ७.४ कोष प्रवर्द्धक र कोष सुपरिवेक्षक बीचको सम्भौताका मुख्य मुख्य बुँदाहरु

८. योजना सम्बन्धी जानकारी

- ८.१ योजना सम्बन्धी विवरण

- ८.२ योजनाको उद्देश्य
- ८.३ योजनाले लगानी गर्ने क्षेत्र
- ८.४ योजनाको वित्तीय प्रक्षेपण सम्बन्धी विवरण
- ८.६ योजनाको खर्च सम्बन्धी विवरण
- ८.७ योजनाको मुनाफा वितरणको लक्ष्य
- ८.८ लगानी तथा लाभांशका सम्बन्धमा लागु हुने कर सम्बन्धी व्यवस्था
- ८.९ योजनाका ईकाइहरु अर्को योजनामा हस्तान्तरण हुने/नहुने कुरा र हुने भएमा सो को प्रक्रिया
- ८.१० खुद सम्पत्ति मूल्य गणना तथा सो को प्रकाशनसम्बन्धी व्यवस्था
- ८.११ योजनामा अर्न्तनिहित जोखिम तथा सो को व्यवस्थापनको लागि व्यवस्थापनको धारणा सम्बन्धी विवरण

९. इकाई निष्काशन सम्बन्धी विवरण

- ९.१ इकाई बिक्री खुला गरिने मिति तथा अवधि
 - ९.२ निवेदनसङ्कलन केन्द्र (बिक्री केन्द्र) सम्बन्धी जानकारी
 - ९.३ निवेदन दिनसक्ने व्यक्ति तथा संस्थाहरु
 - ९.४ खरिद गर्न सकिने न्यूनतम तथा अधिकतम इकाई संख्या
 - ९.५ इकाईको बाँडफाँड, फिर्ता भुक्तानी तथा सूचीकरण सम्बन्धी व्यवस्था
 - ९.६ निवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु
१०. इकाईधनी (योजनाका सहभागी) लाई प्राप्त हुने अधिकार तथा सेवा
११. गुनासो सुन्ने र समाधान गर्ने प्रकृया
१२. योजना व्यवस्थापकको प्रतिबद्धता पत्र (ड्यु डेलिजेन्स सर्टिफिकेट) को प्रति
१३. यस विवरण पुस्तिकामा प्रकाशित तथ्य तथा विवरणहरु ठीक दुरुस्त छन् सो मा कुनै फरक परेमा हामी सञ्चालकहरु पूर्ण रुपमा जिम्मेवार हुनेछौं भनी सहि छाप गर्ने सञ्चालकहरुको नाम तथा दस्तखत

द्रष्टव्य: विवरण पुस्तिका तयार गर्दा देहायका शीर्षक अन्तर्गत न्यूनतम रुपमा देहायका कुराहरु सरल र स्पष्ट रुपमा खुलाउनु पर्नेछ :-

- १.९ योजना अन्तर्गत जारी गरिने इकाईको संख्या, अंकित मूल्य, न्यूनतम खरिद गर्नुपर्ने इकाई संख्या र निवेदन साथ भुक्तानी गर्नुपर्ने रकम :
योजना अन्तर्गतका प्रति इकाईको परल मूल्य नियमावलीमा उल्लेख भए बमोजिम दश रुपैया हुने भन्ने विवरण
- १.१२ बन्दमुखी योजनाको हकमा निष्काशन बन्द हुने मिति :
कोष अन्तर्गतको नयाँ योजना बिक्री खुल्ला रहने तथा बिक्री बन्द हुने मिति तथा समय, योजना बिक्री शुरु भएको मितिबाट कम्तीमा सात दिन तोकि उल्लेख गर्नुपर्ने र प्रत्येक विकास क्षेत्रमा कम्तीमा एक बिक्री केन्द्र राख्नु पर्नेछ,
- २.४ विवरण पुस्तिका उल्लेखित विवरणहरुको सत्यता तथा लगानीकर्ताको दायित्व सम्बन्धमा देहायको कुरा उल्लेख गर्नुपर्ने-

यस विवरण पुस्तिकामा उल्लेख गरिएका विवरणहरु सहभागीहरुको जानकारीको लागि ऐन तथा नियमावली बमोजिम तयार गरी बोर्डबाट स्वीकृत भएको हो । यसबाट योजनामा सहभागी हुन चाहने जो कोहीले योजनामा सहभागी हुनु भन्दा अगाडी नै योजनाबारे जानकारी प्राप्त गर्न सक्नेछन् । यो विवरण पुस्तिका बोर्डबाट स्वीकृत भए तापनि यसको राम्रोसँग अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिईन्छ । विवरण पुस्तिका प्रकाशित भएपश्चात् निष्काशन खुला हुनु अघि वा सो अवधिमा यस विवरण पुस्तिकामा कुनै प्रकारको परिवर्तन भएमा सो को सार्वजनिक रुपमा जानकारी गराइनेछ ।

- ३.१ नियमन निकायको जवाफदेहीता नरहने उद्घोषण
इकाई सार्वजनिक निष्काशन गर्नका लागि तयार गरिएको यस विवरण पुस्तिकालाई धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । यसरी प्रदान गरिएको स्वीकृतिले विवरण पुस्तिकामा उल्लिखित कुराको सत्यता वा योजना व्यवस्थापक वा योजनाको आर्थिक सक्षमताको बारेमा बोर्डले कुनै प्रकारको प्रत्याभूत गरेको वा जम्मेवारी लिएको मानिने छैन ।
- ३.२ कोष प्रबर्द्धकको उद्घोषण, (कुनै भए)
- ३.३ योजना व्यवस्थापकको उद्घोषण,
यो विवरण पुस्तिकामा योजना सम्बन्धी जानकारीहरु उल्लेख गरिएको छ । यस विवरण पुस्तिकामा उल्लेख गरिएका विवरणहरु सत्य तथ्ययुक्त रहेका छन् ।
- ३.४ कोष सुपरिवेक्षकको उद्घोषण,
४. योजना सम्बन्धी संक्षिप्त जानकारी : यसमा योजनाका सम्बन्धमा विवरण पुस्तिकामा उल्लेखित देहायका कुराहरुलाई एउटा तालिकामा संक्षिप्त तथा स्पष्ट रुपमा उल्लेख गर्ने ।
- ४.१ योजनाको नाम, आकार तथा प्रकार :
- ४.२ बन्दमुखी योजनाको हकमा, निष्काशन गर्न लागिएको इकाई संख्या तथा प्रति इकाई मूल्य, कुल निष्काशन मध्ये न्यूनतम खरिद गर्न पाउन इकाई संख्या तथा अधिकतम सकारिने इकाई संख्या, योजनाको अवधि तथा योजना परिपक्क हुने मिति, योजना बिक्री खुला तथा बन्द मिति, इकाई बिक्री केन्द्रहरु, खरिद गर्नुपर्ने न्यूनतम इकाई संख्या तथा खरिद गर्न सकिने अधिकतम इकाई संख्या, इकाई बिक्री तथा बाँडफाँड सम्बन्धी व्यवस्था, सुचीकरण तथा दोस्रो बजार कारोवार व्यवस्था आदि :
- ४.३ खुलामुखी योजनाको हकमा इकाई बिक्री तथा पुनर्खरिद स्थान तथा कारोवार समय र इकाई बिक्री तथा पुनर् खरिद गर्दा लाग्ने प्रवेश तथा वर्हिगमन शुल्क सम्बन्धी जानकारी :
- ४.४ योजनाको मुनाफा वितरणको लक्ष्य :
- ४.५ इकाई खरिद गर्न सक्ने व्यक्ति तथा संस्थाहरु :
- ४.६ योजना व्यवस्थापकको नाम तथा ठेगाना, स्थापित ऐन, दर्ता मिति, नेपाल धितोपत्र बोर्डबाट कोष व्यवस्थापकको अनुमति प्राप्त मिति :
- ४.७ योजना व्यवस्थापकको लेखापरीक्षकको नाम तथा ठेगाना :
- ४.८ कोष सुपरिवेक्षकको नाम तथा ठेगाना :
- ४.९ रेटिङ्ग गरिएको भए रेटिङ्ग कम्पनी तथा योजनाको रेटिङ्ग संकेत :
- ४.१० लगानीका क्षेत्रहरु :

४.११ योजनाको दर्ता तथा हस्तान्तरण गर्न नियुक्त डिपोजिटरीको नाम र ठेगाना :

४.१२ खुद सम्पत्ति मूल्य गणना तथा सो को प्रकाशन सम्बन्धी व्यवस्था :

६.१ योजना व्यवस्थापकको परिचय

(क) योजना व्यवस्थापकको नाम :

(ख) योजना व्यवस्थापक स्थापित भएको ऐन/नियमसम्बन्धी विवरण:

यसमा योजना व्यवस्थापक कम्पनी स्थापना तथा सञ्चालन सम्बन्धी कानूनको सम्बद्ध व्यवस्थाका साथै कम्पनी दर्ता सम्बन्धी विवरण जस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता मिति तथा दर्ता नम्बर र नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापकको रुपमा कार्य गर्न अनुमति प्राप्त मिति जस्ता विवरणहरु :

(ग) योजना व्यवस्थापकको रजिष्टर्ड ठेगाना :

(घ) योजना व्यवस्थापकको स्थापनाकाल देखि हालसम्मको संक्षिप्त इतिहास :

(ङ) योजना व्यवस्थापकको प्रमुख उद्देश्यहरु :

६.२ योजना व्यवस्थापकको भावी योजना तथा रणनीति :

(क) व्यवसाय/ सेवाको वृद्धिका लागि योजना व्यवस्थापकको भावी योजना र त्यस्तो योजनाको प्राप्तीका लागि चालिने समयवद्ध रणनीति :

(ख) प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितीको आधारमा योजना व्यवस्थापकको व्यवसायको भविष्य:

६.५ योजना व्यवस्थापकको संस्थापक/सञ्चालक सम्बन्धी जानकारी

(क) संस्थापक शेयरधनीहरुको नाम, ठेगाना, राष्ट्रियता, शेयर स्वामित्व, शैक्षिक योग्यता, अनुभव :

(ख) सञ्चालकहरुको नाम, पद, उमेर, राष्ट्रियता, ठेगाना, शैक्षिक योग्यता र अनुभव :

(ग) संस्थापकहरु कुनै कम्पनी/संस्था भएमा त्यस्तो कम्पनी/संस्थाको नाम तथा ठेगाना, कम्पनीले गर्ने व्यवसाय तथा उक्त कम्पनी/संस्थाका सञ्चालकहरुको नाम, ठेगाना, (प्राकृतिक व्यक्ति नखुलेसम्म) :

(घ) सँगठित संस्थाको सञ्चालक अन्य कुनै कम्पनी/संस्थासँग आवद्ध भए त्यस्तो सञ्चालक र आवद्ध भएको कम्पनी/संस्थाको नाम तथा ठेगाना :

(ङ) सञ्चालकहरुलाई दिईएको भत्ता तथा पारिश्रमिक सम्बन्धी विवरण :

६.६ योजना व्यवस्थापकको कर्मचारी सम्बन्धी जानकारी,

(क) योजना व्यवस्थापकको उच्च व्यवस्थापकीय तहका कर्मचारीहरुको नाम, उमेर, शैक्षिक योग्यता, व्यवसायिक अनुभव सम्बन्धी विवरण :

(ख) योजना व्यवस्थापकको उच्च व्यवस्थापकीय तहका अधिकृतलाई दिएको भत्ता तथा पारिश्रमिक सम्बन्धी विवरण :

७.२ योजना सम्बन्धमा कोष सुपरिवेक्षकको भूमिका सम्बन्धी जानकारी

कोष सुपरिवेक्षकले योजना व्यवस्थापकको कामको अनुगमन गर्ने काम गर्नेछ । योजना व्यवस्थापकबाट समय समयमा प्राप्त कार्यसम्पादन प्रतिवेदन, कानून पालना प्रतिवेदन को आधारमा योजना व्यवस्थापन कम्पनीको मूल्यांकन गर्दछ । चौमासिक रुपमा योजना व्यवस्थापकबाट पेश

हुने प्रतिवेदन सुपरीवेक्षकहरूको बैठकमा पेश गर्ने र त्यहाँबाट भएको निर्णय बमोजिम काम अगाडी बढाउने गर्दछ । लेखापरीक्षणका माध्यमले सुपरीवेक्षकले योजना व्यवस्थापकलाई नियन्त्रण गर्ने गर्दछ आदि कुरा उल्लेख गर्नु पर्नेछ ।

८.१ योजना सम्बन्धी जानकारी

- (क) योजनाको नाम, आकार तथा प्रकार सम्बन्धी विवरण :
- (ख) बन्दमुखी योजनाको हकमा, निष्काशन गर्न लागिएको इकाई संख्या, प्रति इकाई मूल्य, कुल निष्काशन मध्ये न्यूनतम विक्री हुनुपर्ने इकाई संख्या, अधिकतम सकारिने इकाई संख्या, योजनाको अवधि तथा योजना परिपक्व हुने मिति, सुचीकरण तथा दोस्रो बजार कारोवार व्यवस्था, इकाई दर्ता तथा हस्तान्तरण गर्न नियुक्त रजिष्ट्रारको नाम र ठेगाना :
- (ग) खुलामुखी योजनाको हकमा, इकाई विक्री तथा पुर्नखरिद स्थान तथा कारोवार समय सम्बन्धी जानकारी, इन्टरनेटबाट समेत खरिद गर्न सकिने भए सो सम्बन्धी प्रकृया तथा व्यवस्था, इकाई विक्री तथा पुर्नखरिद गर्दा लाग्ने प्रवेश तथा वर्हिगमन शुल्क सम्बन्धी जानकारी जस्तै पुर्नखरिद मूल्य र विक्री मूल्यको हिसाब किताब खुद सम्पत्ति मूल्यको आधारमा गरिने र यसरी पुर्न खरिद मूल्यको हिसाब गर्दा योजनाबाट बाहिरिँदा लाग्ने शुल्क घटाइन्छ, भने विक्री मूल्य हिसाब गर्दा योजनामा प्रवेश शुल्क लागेको भए सो मूल्य जोडिने कुरा :

८.६ योजनाको खर्च सम्बन्धी जानकारी

- (क) योजना निष्काशनका लागि गरिने खर्च सम्बन्धी विवरण जस्तै योजना दर्ता शुल्क, निवेदन फाराम छपाई शुल्क, निवेदन सङ्कलन, प्रमाणपत्र छपाई तथा वितरण शुल्क, सुचना प्रकाशन शुल्क तथा अन्य निष्काशनसँग सम्बन्धित खर्चहरू :
- (ख) योजनाको नियमित खर्च सम्बन्धी विवरण जस्तै वार्षिक सुचिकरण नविकरण शुल्क, लेखा परिक्षण शुल्क, सुचना प्रकाशन शुल्क, इकाई दर्ता तथा रजिष्ट्रेशन शुल्क, कोष व्यवस्थापन तथा कोष सुपरिवेक्षण शुल्क आदि खर्चहरू :

८.८ लगानी तथा लाभांसका सम्बन्धमा लागु हुने कर सम्बन्धी जानकारी

योजनामा उल्लेख गरिने कर छुट वा कर सुविधाका कुराहरू प्रचलित कानून बमोजिम हुने कुरा :

८.१० खुद सम्पत्ति मूल्य गणना तथा सो को प्रकाशन सम्बन्धी जानकारी

- (क) खुद सम्पत्ति मूल्य गणना गर्ने विधि
- (ख) खुद सम्पत्ति मूल्य प्रकाशन सम्बन्धी व्यवस्था
योजना विक्री बन्द भएको तीस दिनभित्र योजना व्यवस्थापकले प्रथम खुद सम्पत्ति मूल्य निर्धारण गरी सार्वजनिक गर्ने र त्यस पछि पनि खुद सम्पत्ति मूल्यको निर्धारण प्रत्येक हप्ता गर्ने कुरा उल्लेख गर्ने । साथै योजना व्यवस्थापकले आफ्नो लगानीको विवरण पनि त्रैमासिक रुपमा आफ्नो वेब साईटमा राखी सार्वजनिक गर्ने भन्ने कुरा उल्लेख गर्ने ।

८.११ योजनामा अर्न्तनिहित जोखिम तथा सो को व्यवस्थापनको लागि व्यवस्थापनको धारणा

- (क) सामान्य जोखिम तत्वहरू
 - (१) सामुहिक लगानी कोषमा गरीने लगानी धितोपत्र बजारको जोखिमसँग भर पर्ने हुँदा नाफा हुने तथा सहभागीले लिएको उद्देश्य पूरा हुने कुराको कुनै निश्चितता नहुने सम्बन्धमा
 - (२) धितोपत्रमा हुने लगानी जस्तै योजनाको इकाईहरूको खुद सम्पत्ति मूल्य बजार मूल्यको

- आधारमा घटवढ हुने सम्बन्धमा
- (३) कोष प्रबर्द्धक, कोष सुपरिवेक्षक वा योजना व्यवस्थापकहरुको बिगतको कार्यले निजहरुको भविष्यको कामको लागि निर्देशन वा संकेत गर्दै न भन्ने सम्बन्धमा
 - (४) कोष प्रबर्द्धकले योजनामा कुनै हानी नोक्सानी भएमा सोको जिम्मेवारी लिने छैन भन्ने सम्बन्धमा
 - (५) यस योजनाले भविष्यमा राम्रो गर्ने र मुनाफा दिने कुराको सुनिश्चितता गर्दै न भन्ने सम्बन्धमा
- (ख) खास जोखिम तत्वहरु
- (१) प्रस्तुत योजना निश्चित रुपमा मुनाफा फिर्ता दिने वा कुनै बैंक वा बिमाबाट मुनाफाको सुनिश्चितता भए नभएको के हो सो सम्बन्धमा
 - (२) योजना अन्तर्गतको लक्ष्य प्राप्त गर्नका लागि असर पर्ने तत्वहरुमा सरकारी नीतिहरु, बजारको अवस्था, बजारलाई असर पार्ने तत्वहरु, बजारमा परिवर्तन भैरहने व्याज दर, व्यवसाय गरीने धितोपत्रको संख्या, राफसाफ गरीने पद्दती आदिले असर पार्ने सम्बन्धमा
 - (३) रेटिङ्ग कम्पनीले दिएको रायले खुद सम्पत्ति मूल्यको स्थिरताको सुनिश्चितता नगर्ने कुरा सम्बन्धमा
 - (४) व्याजदर परिवर्तनबाट हुने जोखिम सम्बन्धमा
 - (५) योजना शुरु गर्ने बेलामा भएको खर्च तथा वार्षिक खर्च आदिले खुद सम्पत्ति मूल्यमा प्रभाव पार्ने सम्बन्धमा
 - (६) ईक्वीटी सम्बन्धी जोखिममा यसका उपकरणहरुले कम्पनी र बजार दुवैका जोखिम बोकिरहेका हुन्छन् भन्नेकुरा उल्लेख गर्ने
 - (७) ऋण जोखिम भित्र अर्को पक्षको ऋण फिर्ता गर्ने क्षमता तथा इच्छामा निर्भर गर्ने कुरा जस्तोकी सरकारी धितोपत्रमा कुनै जोखिम नरहने कुरा,
 - (८) तरलता जोखिम सम्बन्धमा सो धितोपत्र कति बिक्री गर्न योग्य वा सहज छ त्यतीनै तरलता आउने बारे उल्लेख गर्ने,
 - (९) व्याजदरमा हुने जोखिम यसको गतिविधिमा निर्भर गर्छ भन्ने कुरा जस्तो की सरकारले ऋण लिएमा, मुद्रा स्फीती भएमा आदी बारे,
 - (१०) पुर्नलगानी जोखिम यथावत रहने कारणमा व्याज दरमा भएको अनिश्चितताका कारण तथा ऋण पत्रको सट्टामा कुपन प्राप्त हुने र सोही कुपन पुर्न लगानीमा प्रयोग हुने हुँदा पुर्न लगानी जोखिम बारे खुलाउने,
 - (११) योजना शुरु गर्ने बेलामा भएको खर्च तथा वार्षिक खर्च आदिले खुद सम्पत्ति मूल्यमा प्रभाव पार्ने बारे,
 - (१२) योजना अन्तर्गत लगानी गरीने विभिन्न प्रकारका धितोपत्रहरुले विभिन्न प्रकारका जोखिम बहन गर्ने कुरा जस्तो की सरकारी ऋणपत्र भन्दा व्यापारीक कम्पनीले जारी गरेका ऋणपत्रहरुमा बढी जोखिम रहने कुरा,

- (१३) योजनाले लगानी गर्ने अन्य उपकरणहरु जस्तै डेरिभेटिभ्स, फ्युचर, अप्सन आदिमा निहित जोखिमहरु बारे उल्लेख गर्ने
- (१४) योजनाको लगानी परिवर्त्य विदेशी मुद्रा वा सो मा आधारित उपकरणहरुमा लगानी गर्ने भएमा विदेशी मुद्रा विनिमय दरमा आउने परिवर्तनबाट हुने जोखिम बारे उल्लेख गर्ने
- (१५) योजनाको अवधि भर सो को मूल्य वृद्धिको अवसर रहने तर सोको बोनश नपाउने बारे
- (ग) जोखिम व्यवस्थापनको लागि व्यवस्थापनको धारणा
- (१) योजनाको लगानीमा हुने जोखिम व्यवस्थापनका लागि कोष व्यवस्थापन कम्पनी सदैव सचेत रहने कुरा तथा जोखिम व्यवस्थापनका लागि गरिएको व्यवस्थाका बारेमा उल्लेख गर्नुपर्ने ।
- ९.६ निवेदन दिँदा ध्यान दिनुपर्ने कुराहरु
- (क) इकाईवालाको अधिकार तथा प्रतिबन्धात्मक व्यवस्थाहरु जस्तै मताधिकार, लाभांश, इकाईवालाको अधिकारमा परिवर्तन गर्ने प्रकृया तथा खारेजी आदी सम्बन्धी विवरण उल्लेख गर्ने,
- (ख) नियमावली, प्रबन्धपत्र प्राप्त गर्ने वा हेर्न सक्ने ठाउँ, भुक्तानी गर्ने तरिका, लिनुपर्ने न्यूनतम इकाई संख्या र सो भन्दा माथि लिने भएमा कुन गुणाङ्कमा लिन सक्ने र कुल निष्काशनको अधिकतम १० प्रतिशत भन्दा बढी लिन नसक्ने भन्ने कुरा उल्लेख गर्ने,
- (ग) निवेदन दिँदा पालना गर्नुपर्ने शर्त बन्देजहरु जस्तै एक भन्दा बढी निवेदन दिन नपाइने, लगानीकर्ताको पहिचानको लागि नागरिकता/जन्मदर्ताको प्रमाणित प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने वा धितोपत्र दलाल व्यवसायीले दिएको ग्राहकको परिचय नम्बर र सम्बन्धित व्यवसायीको नाम खुलाउनुपर्ने र बैंक खाता मार्फत कारोबार गरिनुपर्ने जस्ता पक्षहरु,
- (घ) योजनाको इकाई कुनै निकायमा बितरण गर्न निषेध गरिएको भए सो को जानकारी उल्लेख गर्ने,
- (ङ) बिक्री प्रस्तावमा उल्लेख गरिएका बाहेक अरु कसैले पनि योजना बारे विज्ञापन गर्न, जानकारी उपलब्ध गराउन वा प्रतिनिधित्व गर्न नपाउने हुँदा लगानीकर्ताले बारे,
- (च) अन्य आवश्यक कुराहरु
१०. इकाईधनी (योजनाका सहभागी) लाई प्राप्त हुने अधिकार तथा सेवा यसमा इकाईधनीको अधिकार तथा प्रतिबन्धात्मक व्यवस्थाहरु जस्तै मताधिकार, लाभांश, इकाईधनीको अधिकारमा परिवर्तन गर्ने प्रकृया तथा खारेजी आदी सम्बन्धी विवरण ।

अनुसूची - २

(निर्देशिकाको दफा ६ को उपदफा (३) सँग सम्बन्धित)

सामूहिक लगानी कोष अन्तर्गत दर्ता भएको योजनाका सम्बन्धमा योजना व्यवस्थापकको प्रतिबद्धता पत्र

(ड्यु डेलिजेनस् सर्टिफिकेट)

मिति :

श्री नेपाल धितोपत्र बोर्ड

गौशाला, काठमाण्डौ ।

विषय : प्रतिबद्धता पत्र ।

महाशय,

यस(योजना व्यवस्थापको नाम) ले(म्युचअल फण्डको नाम) अन्तर्गत (योजनाको नाम) को इकाई निष्काशन तथा बिक्री गर्ने प्रयोजनका लागि तयार गरेको विवरण पुस्तिकाका सम्बन्धमा यस कम्पनीको तर्फबाट देहाय अनुसारको प्रतिबद्धता पेश गर्दछु ।

१. इकाई बिक्री प्रस्ताव धितोपत्र ऐन, २०६३, सामूहिक लगानी कोष नियमावली, २०६७ तथा सामूहिक लगानी कोष सम्बन्धी निर्देशिका, २०६९ बमोजिम अगाडि बढाईएका हुन् ।
२. योजना शुरु गर्न आवश्यक सबै कानूनी प्रावधान, सरकार तथा अन्य नियामक निकायबाट जारी निर्देशनहरुको पालना गरिएको छ ,
३. विवरण पुस्तिकामा खुलाईएका विवरणहरु सहभागीलाई प्रस्तावित नयाँ योजनामा लगानी गर्न सत्य तथा पर्याप्त रहेका छन् ।

.....
प्रमुख कार्यकारी अधिकृत

अनुसूची- ३

(दफा १० सँग सम्बन्धित)

इकाई खरिदका लागि दिइने निवेदनको ढाँचा

हालसालै
खिचिएको
फोटो

श्री योजना व्यवस्थापक,

.....योजना

म/हामीलाई त्यस योजनाले निष्काशन गरेको (अक्षरमा.....) इकाई खरिद गर्ने इच्छा भएकोले सोका लागि रु.....(अक्षरेपी रुपैयाँ) यसै साथ संलग्न गरी यो निवेदन पेश गर्दछु/छौं । मेरो/हाम्रो माग बराबर वा सो भन्दा घटी इकाई बाँडफाँड भएमा समेत मेरो हाम्रो मञ्जुरी रहेको व्यहोरा समेत अनुरोध छ ।

१. पूरा नाम र थर (नेपाली र अंग्रेजीमा) :

२. स्थायी ठेगाना: अञ्चल..... जिल्ला गा. वि.स./न.पा./म. न. पा.
टोल..... वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:..... इमेल

३. हालको ठेगाना: अञ्चल..... जिल्ला गा. वि.स./न.पा.
टोल..... वडा नं..... ब्लक नं..... फोन नं:..... फ्याक्स:..... इमेल

४. बाबुको नाम:

५. बाजेको नाम:

६. पति वा पत्निको नाम:

७. नाबालकको हकमा संरक्षकको नाम:

८. इच्छाइएको व्यक्तिको नाम:

९. दरखास्त पेश गरेको संकलन केन्द्र:

१०. खाता रहेको बैंकको नाम र खाता नं. :

११. अन्य आवश्यक विवरण :

दस्तखत:

संलग्न गर्नु पर्ने कागजात:

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा गैर आवश्यक नेपालीको हकमा परिचय पत्रको प्रतिलिपि ।

२. नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

३. संस्थागत निवेदक भएमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा सञ्चालक समितिको निर्णयको प्रतिलिपि ।

४. दश लाख रुपैयाँ वा सो भन्दा बढी आवेदन गर्ने आवेदकले आफूले आवेदन गर्दा जम्मा गरेको रकम सम्पत्ति शुद्धीकरण ऐनको बर्खिलाप गरी आर्जन नगरेको भन्ने उद्घोषण ।

नोट: संस्थागत निवेदक भएमा उपरोक्त विवरणमा कार्यकारी प्रमुखको विवरण भर्नु पर्नेछ ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३

प्रस्तावना: सार्वजनिक निष्काशन भएको धितोपत्रको खरिद प्रक्रियालाई स्वच्छ, पारदर्शी, छिटो छरितो तथा मितव्ययी बनाउन आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाई लागू गरेको छ ।

परिच्छेद -१ प्रारम्भिक

- संक्षिप्त नाम र प्रारम्भ :** (१) यस निर्देशिकाको नाम “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” रहेको छ ।
(२) यो निर्देशिका बोर्डले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको स्थानमा सोही सूचनामा तोकिएको मितिदेखि प्रारम्भ हुनेछ ।
- परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
 - “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ ।
 - “खाता” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिदको लागि दरखास्त दिने लगानीकर्ताको नाममा बैंक वा वित्तीय संस्थामा रहेको ^१ चल्ती, कल वा बचत खाता सम्भन्नु पर्छ ।
 - “नियमावली” भन्नाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ सम्भन्नु पर्छ ।
 - “निष्काशनकर्ता कम्पनी” भन्नाले ऐन तथा नियमावली बमोजिम धितोपत्र निष्काशन गर्न इजाजतप्राप्त कम्पनी वा संगठित संस्था सम्भन्नु पर्छ ।
 - “धितोपत्र निष्काशन” भन्नाले नियमावलीको नियम ७ बमोजिम सर्वसाधारणको लागि गरिने प्राथमिक धितोपत्रको सार्वजनिक निष्काशन सम्भन्नु पर्छ र सो शब्दले धितोपत्रको हकप्रद निष्काशन र थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इश्यू) समेतलाई जनाउँछ ।
 - “निष्काशन तथा बिक्री प्रबन्धक” भन्नाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम १६ को खण्ड (क) बमोजिमको कार्य गर्न अनुमति प्राप्त धितोपत्र व्यवसायी सम्भन्नु पर्छ ।

^१ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

- (छ) “बैंक वा वित्तीय संस्था” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिदको लागि दरखास्त संकलन गर्न दफा ५ बमोजिम बोर्डबाट अनुमति प्राप्त गरेको बैंक वा वित्तीय संस्था सम्भन्नु पर्छ ।
- (ज) “लगानीकर्ता” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिद गर्न दरखास्त दिने व्यक्ति वा संस्था सम्भन्नु पर्छ ।

परिच्छेद-२ अनुमती सम्बन्धी व्यवस्था

३. **अनुमति लिनु पर्ने :** (१) धितोपत्र निष्काशनकर्ता कम्पनीको धितोपत्र खरिदका लागि आफ्नो बैंक वा वित्तीय संस्थामा खाता रहेका व्यक्ति वा संस्थाबाट दरखास्त संकलनको काम गर्न चाहने बैंक वा वित्तीय संस्थाले त्यस्तो कार्य गर्नको लागि बोर्डबाट अनुमति लिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम अनुमति लिन चाहने बैंक वा वित्तीय संस्थाले निवेदन दस्तुर वापत पाँच हजार रुपैयाँ सहित देहायका कागजात संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा बोर्डमा निवेदन दिनु पर्नेछ :-
- (क) कम्पनी दर्ता प्रमाण-पत्रको प्रतिलिपि,
- (ख) नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न प्राप्त इजाजतपत्रको प्रतिलिपि,
- (ग) धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्यको लागि बोर्डबाट अनुमति लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय ।
४. **योग्यता:** (१) दफा ३ बमोजिम अनुमतिको लागि निवेदन दिन चाहने बैंक वा वित्तीय संस्थाको देहाय बमोजिमको योग्यता भएको हुनु पर्नेछ :-
- (क) नेपाल राष्ट्र बैंकबाट ^२ “क” वा “ख” वा “ग” वर्गको इजाजतपत्र प्राप्त गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको,
- (ख) प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएको,
- (ग) कम्तीमा पाँच वर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको,
- (घ) निष्कृत्य कर्जा पाँच प्रतिशत भन्दा कम रहेको,
- (ङ) नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भए त्यसको फुकुवा भएको तीन वर्ष पूरा भएको,
- (च) ^३
- (छ) धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको,
- (ज) बैंक वा वित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको ।

^२ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

^३ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा भिकिएको ।

तर प्रबन्धपत्र वा नियमावलीमा उक्त व्यवस्था नभए पनि यो निर्देशिका प्रारम्भ भएको एक वर्षसम्म यस निर्देशिका बमोजिम धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमती दिन बाधा पुग्ने छैन ।

(२) बोर्डले आवश्यकता अनुसार उपदफा (१) मा उल्लिखित योग्यतामा हेरफेर गर्न सक्नेछ ।

^४ (३) यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पचास प्रतिशतभन्दा बढी सरकारी स्वामित्व रहेको वाणिज्य बैंकको हकमा खण्ड (छ) को व्यवस्था लागू हुने छैन ।

५. **अनुमति प्रदान गर्ने** : (१) दफा ३ बमोजिम बैंक वा वित्तीय संस्थाबाट पर्न आएको निवेदन तथा सो साथ संलग्न कागजात उपर बोर्डले जाँचबुझ गर्दा दफा ४ बमोजिमको योग्यता पूरा भएको तथा यस निर्देशिका बमोजिमको अन्य शर्त पूरा भएको देखिएमा धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न त्यस्तो बैंक वा वित्तीय संस्थालाई अनुसूची-२ बमोजिमको ढाँचामा अनुमति प्रदान गर्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुमति प्रदान गर्दा पच्चीस हजार रुपैयाँ दस्तुर लाग्नेछ । त्यस्तो दस्तुर सम्बन्धित बैंक वा वित्तीय संस्थाले बोर्डले तोकिएको खातामा जम्मा गरी त्यसको सक्कल भौचर बोर्डमा पेश गर्नु पर्नेछ ।

६. **अनुमतिको अवधि र नवीकरण** : (१) दफा ५ बमोजिम प्रदान गरिएको अनुमति एक आर्थिक वर्षको लागि बहाल रहनेछ । त्यस्तो अनुमति प्रत्येक वर्ष नवीकरण गराउनु पर्नेछ ।

(२) दफा ५ बमोजिम प्राप्त अनुमतिको नवीकरण गराउन चाहने बैंक तथा वित्तीय संस्थाले अनुमतिको बहाल अवधि समाप्त हुनु भन्दा कम्तीमा एक महिना अगावै नवीकरणको लागि अनुसूची-३ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर बोर्डले जाँचबुझ गर्दा निवेदक बैंक तथा वित्तीय संस्थाको यस निर्देशिका बमोजिम अनुमतिप्राप्त गर्नको लागि चाहिने योग्यता र शर्त पूरा भएको देखिएमा अनुमति नवीकरण दस्तुर बापत पच्चीस हजार रुपैयाँ लिई बोर्डले अर्को एक आर्थिक वर्षको लागि अनुमति नवीकरण गरिदिनेछ ।

७. **अनुमतिको निलम्बन तथा खारेजी** : (१) देहायको अवस्थामा धितोपत्र निष्काशनकर्ता कम्पनीको धितोपत्र खरिदका लागि दरखास्त संकलन गर्न बैंक वा वित्तीय संस्थालाई बोर्डले दफा ५ बमोजिम प्रदान गरेको अनुमतिको निलम्बन गर्न सक्नेछ : -

(क) घाटामा सञ्चालन हुन गएमा,

(ख) निष्क्रिय कर्जा पाँच प्रतिशत भन्दा बढी हुन गएमा ।

(२) देहायको अवस्थामा धितोपत्र निष्काशनकर्ता कम्पनीको धितोपत्र खरिदका लागि दरखास्त संकलन गर्न बैंक वा वित्तीय संस्थालाई बोर्डले दफा ५ बमोजिम प्रदान गरेको अनुमतिको खारेज गर्न सक्नेछ :-

(क) बैंक वा वित्तीय संस्थाको उपदफा (१) मा उल्लेख भए बाहेक दफा ४ बमोजिमको योग्यता कायम नरहेमा,

^४ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा थप गरिएको ।

- (ख) अनुमतिप्राप्त बैंक वा वित्तीय संस्थाले ऐन, नियमावली वा यस निर्देशिकाको पालना नगरेमा ।
- (३) उपदफा (१) वा (२) बमोजिम अनुमति निलम्बन वा खारेज गर्नु अघि त्यस्तो बैंक वा वित्तीय संस्थालाई आफ्नो सफाई पेश गर्ने उचित मौका दिनु पर्नेछ ।
- (४) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले दिएको निर्देशन अनुसार तोकिएको म्यादभित्र दफा ४ बमोजिमको योग्यता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेमा त्यस्तो समयावधिसम्म बोर्डले त्यस्तो बैंक वा वित्तीय संस्थाको अनुमति कायमै राख्न सक्नेछ ।
८. **सूची सार्वजनिक गर्नु पर्ने** : ^५ (१) बोर्डले दफा ५ बमोजिम अनुमति प्रदान गरेका बैंक वा वित्तीय संस्थाको अद्यावधिक सूची तयार गरी समय समयमा राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नो वेबसाईट मार्फत सार्वजनिक गर्नु पर्नेछ ।
- ^६ (२) बोर्डबाट अनुमति प्राप्त बैंक वा वित्तीय संस्थाले आफूले सेवा प्रदान गर्ने शाखा कार्यालयको नाम, ठेगाना, सम्पर्क अधिकृत, टेलिफोन नम्बर राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरी आफ्नो वेब साईट मार्फत सार्वजनिक गर्नु पर्नेछ ।

परिच्छेद-३

धितोपत्र खरिद दरखास्त सम्बन्धी व्यवस्था

९. **दरखास्त संकलन गर्न सक्ने**: (१) बैंक वा वित्तीय संस्थाले कुनै संगठित संस्थाको धितोपत्र सार्वजनिक निष्काशन हुँदाका बखत त्यस्तो धितोपत्र खरिद गर्न इच्छुक आफ्नो बैंक वा वित्तीय संस्थामा खाता भएको लगानीकर्ताको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्नेछन् ।
- ^७ (२) उपदफा (१) को प्रयोजनको लागि अनुमति प्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयले अनुसूची-४ बमोजिमको विवरण सहितको दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउनु पर्नेछ । बैंक वा वित्तीय संस्थाबाट यस्तो दरखास्त फारम वेबसाईट मार्फत समेत उपलब्ध गराउन सकिनेछ । लगानीकर्ताले दरखास्त दिँदा आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम दरखास्त पर्न आएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले त्यस्तो दरखास्त फारम बुझिलिई सम्बन्धित लगानीकर्तालाई अनुसूची-४ बमोजिमको निस्सा दिनु पर्नेछ ।
- (४) उपदफा (१) बमोजिम दरखास्त संकलन गर्ने प्रयोजनको लागि बैंक वा वित्तीय संस्थाले विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् ।

^५ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

^६ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

^७ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) संशोधन, २०७३ द्वारा थप ।

१०. **रकम रोक्का तथा दरखास्त फारम स्थानान्तरण गर्ने:** (१) दफा ९ बमोजिम धितोपत्र खरिदका लागि प्राप्त हुन आएका दरखास्त उपर जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले त्यस्ता लगानीकर्ताको खातामा रहेको रकममध्ये निजले दरखास्तमा माग गरे बमोजिमको धितोपत्र खरिदको लागि लाग्ने रकम धितोपत्रको बाँडफाँड (शेयर एलटमेन्ट) कार्य सम्पन्न नभएसम्म भिक्त नपाउने गरी तुरुन्त रोक्का राख्नु पर्नेछ ।

^५ **स्पष्टीकरण :** “खातामा रहेको रकम” भन्नाले लगानीकर्ताको खातामा रहेको ऋण वा ओभर ड्राफ्ट बाहेकको रकमलाई जनाउँछ ।

(२)^९ दफा ९ बमोजिमको दरखास्त संकलन गर्ने बैंक वा वित्तीय संस्थाले अनुसूची-५ बमोजिमको संक्षिप्त विवरण विद्युतीय माध्यमबाट दैनिक रुपमा र अनुसूची-६ बमोजिमको ढाँचामा भरिएको विस्तृत विवरण काठमाडौं उपत्यका भित्रको हकमा पाँच कार्य दिनभित्र र काठमाडौं उपत्यका बाहिरको हकमा दश कार्यदिन भित्र निष्काशन तथा विक्री प्रबन्धकलाई पठाउनु पर्नेछ । यस्तो विवरण पेश गर्दा प्रणालीगत प्रतिवेदन (सिष्टम कन्फर्मेशन रिपोर्ट)को रुपमा पेश गर्नु पर्नेछ ।

(३)^{१०} बैंक तथा वित्तीय संस्थाले दर्ता हुन आएका सम्पूर्ण दरखास्तहरु धितोपत्रको विक्री बन्द भएको मितिले एक महिना भित्र सम्बन्धित निष्काशनकर्ता कम्पनीमा पठाउनु पर्नेछ ।

११. **दरखास्तको जाँचबुझ:** ^{११} (१) निष्काशन तथा विक्री प्रबन्धकले दफा १० को उपदफा (२) बमोजिम बैंक वा वित्तीय संस्थाबाट प्राप्त धितोपत्र खरिद सम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्नु पर्नेछ । यस प्रकार कागजात तथा विवरणको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्ने कार्य सम्बन्धित बैंक वा वित्तीय संस्थाले समेत गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम दरखास्त जाँचबुझ तथा हितग्राही खाता रुजु गर्ने प्रयोजनको लागि धितोपत्र केन्द्रीय निक्षेप सेवा प्रदायकले निष्काशन तथा विक्री प्रबन्धक वा सम्बन्धित बैंक वा वित्तीय संस्थालाई आवश्यक विद्युतीय कारोबार सुविधा उपलब्ध गराउनु पर्नेछ ।

(३) धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले उपदफा (२) बमोजिमको सुविधा उपलब्ध गराए बापत निष्काशन तथा विक्री प्रबन्धक वा सम्बन्धित बैंक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । साथै धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले विद्युतीय कारोबार सुविधा उपलब्ध गराए बापत बोर्डको स्वीकृति लिई अन्य थप शुल्क लिन सक्नेछ ।

१२. **दरखास्त रद्द गर्ने :** (१) निष्काशन तथा विक्री प्रबन्धकले देहायको अवस्थामा दरखास्त रद्द गर्नेछ:-

(क) दफा ५ बमोजिम जाँचबुझ गर्दा एउटै लगानीकर्ताको नाममा एकभन्दा बढी दरखास्त दर्ता हुन आएको कुरा प्रमाणित भएमा,

^५ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

^९ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

^{१०} धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) संशोधन, २०७३ द्वारा थप ।

^{११} धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

- (ख) दरखास्त फारममा गलत विवरण भरेको वा उल्लेख गर्नु पर्ने सम्पूर्ण विवरण उल्लेख नगरेको वा भरेको नपाइएमा,
- (ग) धितोपत्र खरिदको लागि दरखास्त दिंदाको अवस्थामा वा दरखास्त दिई सकेपछि खरिद गरेको धितोपत्र बापतको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा ।
- (२) उपदफा (१) बमोजिम दरखास्त रद्द गरिएको जानकारी सम्बन्धित लगानीकर्तालाई गराई धितोपत्र खरिदको प्रयोजनको लागि रोक्का राखिएको निजको खाताको रकम तुरुन्तै फुकुवा गरि दिनु पर्नेछ ।

१३. धितोपत्रको बाँडफाँडको जानकारी दिनु पर्ने : (१) दफा ११ बमोजिम दरखास्तको जाँचबुझ कार्य सम्पन्न भएपछि धितोपत्र बाँडफाँड निर्देशिका, २०६८ अनुसार धितोपत्रको बाँडफाँड गर्नु पर्नेछ र त्यसरी धितोपत्रको बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ट वा व्यक्तिगत रुपमा गराउनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम धितोपत्रको बाँडफाँड भएको जानकारी गराउँदा वेबसाईट मार्फत दिनु पर्नेछ र त्यस्तो जानकारी लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको इमेल ठेगानामा ईमेल गरी वा मोबाइल नम्बरमा एसएमएस पठाई गराउन सकिनेछ ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम धितोपत्र बाँडफाँड गर्नु पूर्व अख्तियार प्राप्त निकायबाट कुनै लगानीकर्ताको खाता रोक्का राख्न आदेश वा निर्देशन प्राप्त भएमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले त्यस्तो आदेश वा निर्देशन अनुसार सम्बन्धित लगानीकर्ताको खाता रोक्का गरी त्यसको जानकारी तुरुन्त निष्काशन तथा बिक्री प्रबन्धकलाई दिनु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिम कुनै लगानीकर्ताको खाता रोक्का राखेको जानकारी प्राप्त भएमा त्यस्तो लगानीकर्ताको दरखास्त निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँडमा समावेश गर्नु हुँदैन। त्यसरी दरखास्त बाँडफाँडमा समावेश नगरिएको व्यहोराको जानकारी सम्बन्धित लगानीकर्तालाई दिनु पर्नेछ ।

१४. रकम स्थानान्तरण तथा धितोपत्र जम्मा: (१) निष्काशन तथा बिक्री प्रबन्धकले दफा १३ बमोजिम धितोपत्रको बाँडफाँड गर्ने कार्य सम्पन्न भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण(ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई अनुसूची-७ बमोजिमको ढाँचामा सूचना पठाउनु पर्नेछ ।

- (२)^{१२} उपदफा (१) बमोजिम सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले दफा १० बमोजिम रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको धितोपत्र बापतको रकम अनिवार्य रुपमा निष्काशन तथा बिक्री प्रबन्धकको खातामा हस्तान्तरण (ट्रान्सफर) गरी दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम आफ्नो खातामा रकम जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले सम्बन्धित धितोपत्र निष्काशनकर्ता कम्पनीको खातामा त्यस्तो रकम स्थानान्तरण (ट्रान्सफर) गरिदिनु पर्नेछ ।

^{१२} धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

(४) उपदफा (३) बमोजिम धितोपत्र निष्काशनकर्ता कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले दफा १३ बमोजिम बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा जम्मा गर्नु पर्नेछ ।

१५. **खाता फुकुवा गरिदिने:** (१) दफा १३ बमोजिम धितोपत्रको बाँडफाँड गर्दा धितोपत्र नपर्ने लगानीकर्ताको धितोपत्र खरिदको आवेदन/निवेदन बमोजिम रोक्का राखेको खाताको रकम दफा १४ को उपदफा(१) बमोजिम जानकारी प्राप्त भएपछि बढीमा तीन कार्य दिनभित्र फुकुवा गर्नु पर्नेछ ।

(२) दफा १३ बमोजिम धितोपत्रको बाँडफाँड गर्दा धितोपत्र पर्ने लगानीकर्ताको खाताबाट निजलाई बाँडफाँडमा परेको धितोपत्र वापत दफा १४ को उपदफा(२)बमोजिम रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा गर्नु पर्नेछ ।

परिच्छेद-४

विविध

१६. **सेवा शुल्क लिन सक्ने:** ^{१३} (१) बैंक वा वित्तीय संस्थाले यस निर्देशिका बमोजिम धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए वापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेछ ।

(२) बैंक वा वित्तीय संस्थाले दफा ९ बमोजिम दरखास्त संकलन शुरु गर्नु भन्दा ^{१४} कम्तीमा तीन दिन अघि उपदफा (१) बमोजिम लिने शुल्कको बारेमा आफ्नो कार्यालयको सूचना पाटी, वेबसाईट वा राष्ट्रियस्तरको दैनिक पत्रपत्रिका मार्फत सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ ।

^{१५} (३) बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई प्रति दरखास्त दश रुपैया धितोपत्र बिक्री बन्द भएको मितिले एक महिनाभित्र बुझाउनु पर्नेछ ।

१७. **विवरण उपलब्ध गराउनु पर्ने :** (१) बैंक तथा वित्तीय संस्थाले सेवा प्रदान गर्ने शाखा थप गरेमा, हेरफेर गरेमा वा सम्पर्क अधिकृत परिवर्तन भएमा त्यसको विवरण सहितको जानकारी तुरुन्त बोर्डलाई दिनु पर्नेछ ।

(२) बैंक वा वित्तीय संस्थाले यस निर्देशिका बमोजिमको कार्यसंग सम्बन्धित बोर्डले समय समयमा माग गरेको सूचना, जानकारी वा आवश्यक अन्य विवरण बोर्डले माग गरेको अवधिभित्र बोर्डलाई उपलब्ध गराउनु पर्नेछ ।

१८. **बोर्डले निर्देशन दिन सक्ने :** यस निर्देशिकाको कार्यान्वयनको सम्बन्धमा बोर्डले बैंक वा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यसरी बोर्डले दिएको निर्देशन पालना गर्नु सम्बन्धित बैंक वा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।

^{१३} धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

^{१४} धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

^{१५} धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

अनुसूची-१

(दफा ३ को उपदफा (२) सँग सम्बन्धित)

धितोपत्र खरिद दरखास्त संकलन गर्न अनुमतिका लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड ।

.....

विषय: धितोपत्र खरिद दरखास्त संकलन गर्न अनुमती पाउँ ।

_____ धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ३ बमोजिम लगानीकर्ताबाट धितोपत्र खरिदका लागि दरखास्त संकलन सम्बन्धी कार्य गर्न इच्छा भएको र यस(बैंक वा वित्तीय संस्थाको नाम) को दफा ४ बमोजिम हुनु पर्ने योग्यता समेत कायम रहेकोले धितोपत्र निष्काशनकर्ता कम्पनीको धितोपत्र खरिदका लागि लगानीकर्ताबाट दरखास्त संकलन सम्बन्धी कार्य गर्ने अनुमति पाउनको लागि यो निवेदन पेश गरिएको छ । अनुमति पाएको अवस्थामा धितोपत्र खरिदका लागि यस बैंक वा वित्तीय संस्थाका देहायका कार्यालयबाट लगानीकर्ताबाट दरखास्त संकलनको व्यवस्था मिलाउने व्यहोरा समेत अनुरोध छ ।

क्र.सं	शाखा कार्यालयको नाम र ठेगाना	सम्पर्क पदाधिकारीको नाम, दर्जा र सम्पर्क नम्बर

अधिकार प्राप्त अधिकारीको नाम :

दस्तखत:

पद:

छाप:

संलग्न कागजातहरू:

- (क) कम्पनीदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
- (ख) प्रबन्धपत्र र नियमावलीको प्रमाणित प्रतिलिपि
- (ग) नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न प्राप्त इजाजतपत्रको प्रमाणित प्रतिलिपि ।
- (घ) धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न बोर्डबाट स्वीकृति लिने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि ।

अनुसूची-२

(दफा ५ को उपदफा (१) सँग सम्बन्धित)

नेपाल धितोपत्र बोर्ड

अनुमति

श्री

.....

धितोपत्रको निष्काशन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त फारम संकलन सम्बन्धी कार्य गर्नको लागि अनुमति पाउँ भनी त्यस बैंक वा वित्तीय संस्थाले दिएको निवेदन उपर कारवाही हुँदा धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ तथा देहाय बमोजिमका शर्तको अधीनमा रही धितोपत्रको निष्काशन हुँदाका बखत लगानीकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्न सोही निर्देशिकाको दफा ५ बमोजिम अनुमति प्रदान गरिएको छ । यो अनुमति नवीकरण गराएको अवस्थामा बाहेक एक आर्थिक वर्षको लागि मान्य हुनेछ ।

शर्तहरू:

- १.
- २.
- ३.

अधिकृत दस्तखत:

नाम:

पद:

मिति:

अनुमति नवीकरण

नवीकरण मिति

नवीकरण अवधि	नवीकरण गर्ने पदाधिकारीको			नवीकरण मिति
	नाम	दर्जा	दस्तखत	
मिति.....देखि.....सम्म				

अनुसूची-३

(दफा ६ को उपदफा (२) सँग सम्बन्धित)

अनुमति नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड ।

.....

विषय: अनुमति नवीकरण गराई पाउँ ।

त्यस बोर्डबाट धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ५ बमोजिम यस संस्थालाई प्रदान गरिएको अनुमतिको अवधि आगामी २०.....।..... देखि समाप्त हुने भएकाले अनुमति नवीकरण गरी पाउनको लागि यो निर्देशिकाको दफा ६ को उपदफा (२) बमोजिम यो निवेदन पेश गरिएको छ । अनुमतिपत्र नवीकरण वापत लाग्ने दस्तुर बोर्डले माग गरेको बखत दाखिल गरिनेछ ।

बैंक वा वित्तीय संस्थाको छाप:

अधिकार प्राप्त अधिकारीको,-

दस्तखत:

नाम:

पद:

१६ अनुसूची- ४

(दफा ९ को उपदफा (२) सँग सम्बन्धित)

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) दरखास्त फारममा समावेश गर्नुपर्ने न्यूनतम विवरण:

१. धितोपत्र निष्काशनकर्ता कम्पनीको नाम ।
२. आवेदकको नाम, थर, ठेगाना, नागरिकता नं., दस्तखत, सम्पर्क फोन नं., इमेल ठेगाना ।
३. नावालक र विक्षिप्त व्यक्तिको हकमा संरक्षकको नाम, थर र नाता ।
४. संस्थाको हकमा अख्तियारी प्राप्त व्यक्तिको नाम, थर र पद ।
५. खरिद गर्न चाहेको धितोपत्रको संख्या (अंक र अक्षरमा) ।
६. खरिद गर्न चाहेको धितोपत्र वापतको रकम (अंक र अक्षरमा) ।
७. आवेदकको खाता रहेको बैंकको नाम, ठेगाना, खाता नं. र खाताको किसिम ।
८. आवेदकको हितग्राही (डिम्याट) खाता नम्बर ।

(नोट : संस्थाको हकमा धितोपत्र खरिद तथा रकम रोक्काको लागि दरखास्त दिने सम्बन्धमा दरखास्त दिन अधिकार दिइएको व्यक्तिको नाम सहितको सञ्चालक समितिको निर्णय संलग्न गर्नु पर्नेछ ।)

^{१६} धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ द्वारा संशोधित गरिएको ।

अनुसूची-५

(दफा १० को उपदफा (२) सँग सम्बन्धित)

श्री(निष्काशन तथा बिक्री प्रबन्धकको नाम तथा ठेगाना)

.....।

विषय : संक्षिप्त विवरण पेश गरेको बारे ।

तहाँको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०...../...../ ...देखि २०...../ .../ सम्म निष्काशन भएको कम्पनी लिमिटेडको मिति २०...../... /.....सम्ममा संकलित धितोपत्रको विवरण देहाय अनुसार रहेको व्यहोरा अनुरोध छ ।

क्र.सं.	दरखास्त संकलन गर्ने बैंक तथा वित्तीय संस्था तथा शाखा कार्यालयको नाम तथा ठेगाना	संकलित दरखास्त संख्या	रोक्का राखिएको रकम रु.	सम्पर्क अधिकारीको नाम तथा फोन नं
जम्मा				

विवरण पेश गर्ने,

बैंक वा वित्तीय संस्थाको

नाम तथा ठेगाना :

अधिकारप्राप्त अधिकारीको,-

नाम :

पद :

अनुसूची-६

(दफा १० को उपदफा (२) सँग सम्बन्धित)

श्री

(निष्काशन तथा बिक्री प्रबन्धकको नाम तथा ठेगाना)

विषय : विस्तृत विवरण पेश गरेको बारे ।

तहाँको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन भएको
 .. कम्पनी लिमिटेडको मिति २०...../...../.....देखि मिति २०...../...../.....सम्ममा संकलित धितोपत्र खरिद दरखास्तको विस्तृत विवरण देहाय अनुसार रहेको व्यहोरा अनुरोध छ । साथै यस कार्यालय र यस अन्तर्गतका शाखा कार्यालय समेतमा दर्ता हुन आएको जम्मा थान..... दरखास्तहरु यसै साथ संलग्न गरी पठाइएको छ ।

क्र. सं.	दरखास्त नं.	आवेदकको विवरण																				
		नाम	माग गरेको धितोपत्र संख्या	खरिदको लागि रोक्का राखेको रकम रु.	निक्षेप सदस्य नं.(आठ अंक)	लगानीकर्ता खाता नं.(आठ अंक)	बैंक खाता नं (यसमा बैंक खाता नं अनुसारको कोठा बनाउने)															

विवरण पेश गर्ने,-

बैंक वा वित्तीय संस्थाको नाम तथा ठेगाना :

आधिकारिक व्यक्तिको नाम :

दस्तखत :

पद :

कम्पनीको छाप :

अनुसूची-७

(दफा १४ को उपदफा (१) सँग सम्बन्धित)

श्री

(बैंक वा वित्तीय संस्थाको नाम तथा ठेगाना)

विषय : बाँडफाँडमा परेको रकम भुक्तानी गरी बाँकी रकम फुकुवा गर्ने बारे ।

यस संस्थाको निष्काशन तथा बिक्री प्रबन्धकबाट मिति २०...../...../..... देखि मिति २०...../...../.....सम्म निष्काशन गरिएकोकम्पनी लिमिटेडको धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ अनुसार तहाँबाट मिति २०...../...../..... मा प्राप्त विस्तृत विवरण अनुसार देहाय अनुसारका निवेदकलाई देहाय बमोजिम धितोपत्र बाँडफाँड गरेको व्यहोरा जानकारी गराउदै बाँडफाँड अनुसार धितोपत्रको कुल रकम रु. (अक्षरेपी) यस संस्थाको बैंक लिमिटेडमा रहेको खाता नं मा जम्मा गरिदिनु हुन र बाँकी रकम सम्बन्धित दरखास्तवालालाई फुकुवा गरिदिनु हुन अनुरोध छ ।

क्र.सं.	दरखास्त नं.	आवेदकको नाम	माग धितोपत्र संख्या	धितोपत्र खरिदका लागि जम्मा गरेको रकम रु.	बाँडफाँड गरिएको धितोपत्र संख्या	धितोपत्र बापत कट्टा गर्नु पर्ने जम्मा रकम रु.	फुकुवा गर्नु पर्ने रकम रु.	बैंक खाता नं

भवदीय,

निष्काशन तथा बिक्री प्रबन्धकको नाम तथा ठेगाना:

आधिकारिक व्यक्तिको नाम :

दस्तखत :

पद :

कम्पनीको छाप :

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाई लागू गरेको छ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यो निर्देशिकाको नाम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ रहेको छ।
(२) यो निर्देशिका तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
 - (क) “अग्राधिकार शेयर” भन्नाले लाभांश प्रदान गर्दा साधारण शेयरधनी भन्दा पहिले लाभांश पाउने अधिकार रहने गरी सङ्गठित संस्थाद्वारा निष्काशन गरिने धितोपत्र सम्झनु पर्छ।
 - (ख) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्झनु पर्छ।
 - (ग) “ऋणपत्र” भन्नाले तोकिएको व्याज प्रदान गर्ने गरी सङ्गठित संस्था वा अन्तराष्ट्रिय वित्तीय संस्थाद्वारा निष्काशन गरिने डिबेञ्चर वा बण्ड सम्झनु पर्छ।
 - (घ) “धितोपत्र प्रत्याभूतिकर्ता” भन्नाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ को नियम १६ को खण्ड (ख) बमोजिमको धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ्ग) को कार्य गर्न अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी सम्झनु पर्छ।
 - (ङ) “नियमावली” भन्नाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ सम्झनु पर्छ।
 - (च) “निष्काशन तथा बिक्री प्रबन्धक” भन्नाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ को नियम १६ को खण्ड (क) बमोजिमको कार्य गर्न अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी सम्झनु पर्छ।
 - (छ) “निष्काशन बैङ्क” भन्नाले निष्काशन तथा बिक्री प्रबन्धकसँग सम्झौता गरी धितोपत्र निष्काशनका क्रममा आवेदकबाट प्राप्त हुने रकम जम्मा गर्न जिम्मेवारी लिने वाणिज्य बैङ्क तथा राष्ट्रिय स्तरको विकास बैङ्क सम्झनु पर्छ।
 - (ज) “खुद सम्पत्ति (नेटवर्थ)” भन्नाले सङ्गठित संस्थाको शेयरको चुक्ता पूँजी तथा जगेडा कोषहरू (सम्पत्तिको पुर्नमूल्याङ्कनबाट सृजित कोष बाहेक) को कुल जोडमा सञ्चित नोक्सानीको कुल रकम र अपलेखन गर्न बाँकी स्थगन र विविध खर्चहरू तथा ख्याति घटाई बाँकी रहन जाने रकम सम्झनु पर्छ।
 - (झ) “प्रिमियम” भन्नाले धितोपत्रको अङ्कित मूल्य भन्दा बढी मूल्य सम्झनु पर्छ।

- (ज) “पूँजी फिर्ता जगेडा कोष” भन्नाले सङ्गठित संस्थाले जारी गरेको अग्राधिकार शेयर फिर्ता गर्दा वा कम्पनीले आफ्नो शेयर आफैँ खरिद गरेको अवस्थामा प्रचलित कानून बमोजिम धितोपत्रको अङ्कित मूल्य बराबरको रकम जम्मा गरी खडा गरिएको कोष सम्झनु पर्छ ।
- (ट) “बोनस शेयर” भन्नाले कम्पनीको मुनाफाबाट भएको वचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीहरूलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर सम्झनु पर्छ । सो शब्दले वचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ ।
- (ठ) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ ।
- (ड) “शेयर रजिष्ट्रार” भन्नाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ को नियम १६ को खण्ड (ग) बमोजिमको कार्य गर्न अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी सम्झनु पर्छ ।
- (ढ) “सङ्कलन केन्द्र” भन्नाले निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशन कर्ता कम्पनी, धितोपत्र निष्काशनको क्रममा आवेदन फाराम वितरण गर्न तथा आवेदन बुझिलिन मञ्जुर गरी निष्काशन तथा बिक्री प्रबन्धकसँग सम्भौता गर्ने बैङ्क, वित्तीय संस्था, मर्चेन्ट बैङ्कर वा आस्वा प्रणालीमा सहभागी बैङ्क तथा वित्तीय संस्था सम्झनु पर्छ ।

परिच्छेद-२

धितोपत्रको सार्वजनिक निष्काशन सम्बन्धी व्यवस्था

३. धितोपत्र निष्काशनका लागि निवेदन दिनु पर्ने : (१) धितोपत्र निष्काशन गर्न चाहने सङ्गठित संस्थाले आफूले निष्काशन गर्न चाहेको धितोपत्रको सम्बन्धमा विवरणपत्र, हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरण, विवरण पुस्तिका, बिक्री प्रस्ताव वा अन्य विवरण स्वीकृतिका लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको निवेदनमा सङ्गठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन (इनिशियल पब्लिक अफरिङ्ग), हकप्रद शेयर निष्काशन, थप धितोपत्र निष्काशन, ऋणपत्र निष्काशन, अग्राधिकार शेयर निष्काशन वा अन्य निष्काशन मध्ये कुन निष्काशन गर्ने हो सो स्पष्ट खुलाउनु पर्नेछ ।
- (३) सङ्गठित संस्थाले निवेदन साथ पेश गर्ने सम्पूर्ण कागजातका प्रतिलिपिहरू अधिकार प्राप्त व्यक्तिले प्रमाणित गरेको हुनु पर्नेछ ।
- (४) सङ्गठित संस्थाको साधारण सभाले धितोपत्रको सार्वजनिक निष्काशन गर्नको लागि पारित गरेको निर्णय बमोजिम सम्पूर्ण धितोपत्र एकमुष्ट दर्ता गर्न निवेदन दिनु पर्नेछ ।
- (५) उपदफा (१) बमोजिम कुनै निवेदन परेमा बोर्डले आवश्यक कारवाही गरी नियमावलीको नियम १३ बमोजिम स्वीकृति प्रदान गर्नेछ ।

४. **निष्काशन गर्नु पर्ने प्रतिशत :** (१) प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा नियमावलीको अधिनमा रहि धितोपत्र बजारमा कारोबारका लागि पर्याप्त मात्रामा उपलब्ध हुने गरी निष्काशन गर्नु पर्नेछ ।
- (२) स्थानिय प्राकृतिक स्रोत र साधनलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने सङ्गठित संस्थाले उद्योग वा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई बिक्री वितरण गर्नको लागि नियमावली बमोजिम शेयर छुट्याएको हुनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम प्रभावित क्षेत्रका बासिन्दाहरूलाई निष्काशन गरिएको शेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो शेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्नेछ ।
५. **कर्मचारीका लागि शेयर छुट्याउने :** (१) प्रचलित कानूनले विशेष व्यवस्था गरेकोमा बाहेक सङ्गठित संस्थाले सर्वसाधारणलाई छुट्याएको शेयर मध्ये बढीमा पाँच प्रतिशतसम्म संस्थामा कार्यरत करार र ज्यालादारी कर्मचारी बाहेकका कर्मचारीलाई छुट्याउन सक्नेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि संस्थामा कार्यरत रहेको कर्मचारी संख्याको आधारमा देहाय बमोजिम शेयर छुट्याउनु पर्नेछ :-
- | | |
|------------------------------|---------------------|
| <u>कर्मचारी सङ्ख्या</u> | <u>शेयर प्रतिशत</u> |
| एकदेखि पचास जनासम्म | दुई प्रतिशत |
| एक्काउन्नदेखि एक सय जनासम्म | तीन प्रतिशत |
| एक सय एक देखि दुई सय जनासम्म | चार प्रतिशत |
| दुई सय एकदेखि माथि | पाँच प्रतिशत |
- (३) सङ्गठित संस्थाले सार्वजनिक निष्काशन गर्न अगावै संस्थामा कार्यरत कर्मचारीका लागि शेयर निष्काशन गरिसकेको भएमा वा प्रबन्धपत्र तथा नियमावलीमा विशेष व्यवस्था गरी कर्मचारीका लागि छुट्टै शेयर जारी गर्न सक्ने व्यवस्था भएमा सार्वजनिक निष्काशनका लागि सर्वसाधारणलाई छुट्याइएको शेयरबाट कर्मचारीलाई बाँडफाँड गर्न पाइने छैन ।
६. **धितोपत्र सूचीकरण तथा अभौतिकीकरणका लागि निवेदन दिनु पर्ने :** (१) दफा ३ बमोजिमको निवेदन स्वीकृत भएको बढीमा सात कार्य दिनभित्र सङ्गठित संस्थाले आफ्नो धितोपत्र सूचीकरणका लागि अनुमितपत्र प्राप्त धितोपत्र बजारमा निवेदन दिनु पर्नेछ र सो को जानकारी बोर्डलाई दिनु पर्नेछ ।
- (२) दफा ३ बमोजिमको निवेदन स्वीकृत भएको सात कार्य दिनभित्र सङ्गठित संस्थाले आफ्नो धितोपत्रको अभौतिकीकरणका लागि अनुमितपत्र प्राप्त केन्द्रीय निक्षेप कम्पनीमा निवेदन दिनु पर्नेछ र सो को जानकारी बोर्डलाई दिनु पर्नेछ ।
७. **धितोपत्रको थप सार्वजनिक निष्काशन :** (१) धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) गर्न चाहने सङ्गठित संस्थाको प्रबन्धपत्र, नियमावली वा सम्बन्धित संस्थाको चार्टरमा थप सार्वजनिक निष्काशन गर्न सकिने सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको हुनु पर्नेछ ।

- (२) धितोपत्रको थप सार्वजनिक निष्काशन भए पश्चात सङ्गठित संस्थाको पूँजी संरचना तथा सञ्चालक समितिमा हुने परिवर्तन सम्बन्धमा त्यस्तो सङ्गठित संस्थाको प्रबन्धपत्र, नियमावली तथा सम्बन्धित संस्थाको चार्टरमा स्पष्ट व्यवस्था गरिएको हुनु पर्नेछ ।
- (३) सङ्गठित संस्थाले साधारण सभाबाट निर्णय भएको दुई महिनाभित्र धितोपत्रको थप सार्वजनिक निष्काशनको लागि बोर्डमा निवेदन दिनु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिम निवेदन दिँदा सङ्गठित संस्थाले देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ :-
 - (क) धितोपत्रको थप सार्वजनिक निष्काशन गर्ने सम्बन्धमा सञ्चालक समिति तथा साधारण सभाको निर्णय,
 - (ख) पछिल्लो पाँच वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण,
 - (ग) धितोपत्रको थप सार्वजनिक निष्काशनका लागि नियुक्त गरिएको निष्काशन तथा बिक्री प्रबन्धकसँग गरिएको सम्झौता,
 - (घ) निष्काशन गरिने धितोपत्र प्रत्याभूत (अण्डरराइट) गरिएको भए प्रत्याभूतिकर्तासँग गरिएको सम्झौता ।
- (५) सङ्गठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन गरेको मितिले पाँच वर्ष पूरा नभएसम्म पुनः धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न सक्ने छैन ।

८. बैङ्क, वित्तीय वा बीमा बाहेकका सूचिकृत सङ्गठित संस्थाको थप सार्वजनिक निष्काशन :

- (१) नियमावलीको नियम १४ बमोजिम धितोपत्रको थप सार्वजनिक निष्काशन गर्ने सङ्गठित संस्था बैङ्क, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने बाहेकका अन्य सूचिकृत सङ्गठित संस्था भएमा त्यस्तो सङ्गठित संस्थाले धितोपत्रको थप सार्वजनिक निष्काशन मार्फत प्राप्त हुने रकम सोही सङ्गठित संस्थामा वा सङ्गठित संस्था प्रवर्द्धित परियोजनामा लगानी गर्ने भएमा देहायको अवस्थाहरू पूरा गरेको हुनु पर्नेछ :-
 - (क) धितोपत्रको थप सार्वजनिक निष्काशन तथा सो निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरू साधारण सभाबाट पारित गरेको,
 - (ख) क्रेडिट रेटिङ्ग गरेको,
 - (ग) जारी पूँजी शत प्रतिशत चुक्ता भएको,
 - (घ) परियोजना निर्माणको लागि प्रचलित कानून बमोजिम कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनु पर्ने भएमा त्यस्तो इजाजत, अनुमति वा स्वीकृति लिएको,
 - (ङ) परियोजना निर्माणको लागि आवश्यक पर्ने जग्गा खरिद वा अन्य प्रकारले व्यवस्था गरी कारखाना भवन, कार्यालय भवन, गोदामघर तथा अन्य आवश्यक पूर्वाधार निर्माण कार्य शुरु गरेको,
 - (च) परियोजनाको लागि आवश्यक पर्ने यान्त्रिक, उपकरण तथा त्यसका पार्टपूजा लगायतका वस्तु खरिद गर्नु पर्ने भएमा खरिद प्रक्रिया अगाडि बढाएको,
 - (छ) परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर को सैद्धान्तिक सहमतिपत्र (लेटर अफ इन्टेन्ट) प्राप्त गरेको,

- (ज) जलविद्युत परियोजनाको सम्बन्धमा परियोजना विकास सम्झौता तथा विद्युत खरिद सम्झौता गरिसकेको र जलविद्युत गृह तथा अन्य पूर्वाधारहरू निर्माणका लागि टेण्डर आह्वान गरेको,
- (२) सङ्गठित संस्थाले थप सार्वजनिक निष्काशन सम्बन्धमा उपदफा (१) मा उल्लिखित अवस्थाहरू पूर्ण पालना भएको सम्बन्धमा सो सङ्गठित संस्थाको लेखापरीक्षकबाट प्रमाणित गराई बोर्डमा पेश गर्नु पर्नेछ ।
- (३) सङ्गठित संस्थाले दोश्रो कम्पनीको शेयर खरिद गर्ने उद्देश्यले धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न पाउने छैन ।

९. **ऋणपत्र निष्काशन :** (१) सङ्गठित संस्थाले ऋणपत्र निष्काशन गर्दा विवरणपत्रमा नियमावलीको नियम ११ मा उल्लिखित विवरणको अतिरिक्त देहायको विवरण समेत खुलाउनु पर्नेछ :-

- (क) जारी गरिने ऋणपत्रबाट प्राप्त हुने रकम उपयोग गरिने कार्य, ऋणपत्रको अवधि, व्याजदर, व्याज भुक्तानी गर्ने समय, अवधि, स्थान र तरीका,
- (ख) सङ्गठित संस्थाको सम्पत्तिमा ऋणपत्रवालाको प्रथम वा द्वितीय हक हुने हो भन्ने स्पष्ट गरिएको र द्वितीय हक हुने भएमा अघिल्लो हकवाला वा समूहको नाम तथा रकम,
- (ग) साधारणतया ऋणपत्रको अवधिभर कम्पनीको ऋण र पूँजीको अनुपात ७०:३० भन्दा बढी हुने गरी पूँजी संरचना परिवर्तन नगरिने प्रतिवद्धता गरिएको, र सो भन्दा बढी अनुपात हुने भएमा त्यस्तो अनुपात उल्लेख गरी सो उचित मान्न सकिने आधारहरू,
- (घ) परिवर्तनशील ऋणपत्रको हकमा परिवर्तन अनुपात, मूल्य, प्रिमियम, परिवर्तन मिति तथा मताधिकार सम्बन्धी विषय,
- (ङ) विगतमा ऋणपत्र निष्काशन गरेको भए सो सम्बन्धी विवरण ।
- (२) सङ्गठित संस्थाको सम्पत्तिको सुरक्षणमा ऋणपत्र जारी गरिने भएमा त्यस्तो सम्पत्ति सम्बन्धित विशेषज्ञबाट मूल्याङ्कन गराएको हुनु पर्नेछ ।
- (३) रकम फिर्ता हुने ऋणपत्र (रिडिमेवल डिभेन्चर) जारी गरिने भएमा ऋणपत्रको रकम फिर्ता गर्न ऋणपत्र भुक्तानी जगेडा कोष (रिडिमेवल डिभेन्चर रिजर्व फण्ड) को व्यवस्था गरेको हुनु पर्नेछ ।
- (४) सङ्गठित संस्था र डिभेन्चर ट्रष्टी बीच भएको सम्झौतामा प्रचलित कानून बमोजिम लगानीकर्ताको हित अनुकूलका प्रावधान रहेको हुनु पर्नेछ ।
- (५) सङ्गठित संस्थाको सम्पत्तिमा द्वितीय हक कायम हुने ऋणपत्र निष्काशन गर्दा सङ्गठित संस्थाको सम्पत्तिमा द्वितीय हक कायम भई उठाइने ऋण खुद सम्पत्तिको पचास प्रतिशतभन्दा बढी नभएको हुनु पर्नेछ ।
- (६) शेयरमा परिणत हुने विशेषता भएको ऋणपत्र जारी गर्ने भएमा कम्पनी सम्बन्धी प्रचलित कानूनको व्यवस्था बमोजिम आवश्यक निर्णय गर्नु पर्नेछ ।

१०. **अग्राधिकार शेयर निष्काशन :** (१) अग्राधिकार शेयर निष्काशन गर्न चाहने सङ्गठित संस्थाको प्रबन्धपत्र, नियमावली वा चार्टरमा त्यस्तो शेयर जारी गर्न सकिने व्यवस्था उल्लेख गरिएको हुनु पर्नेछ ।

- (२) अग्राधिकार शेयर जारी गर्न चाहने सङ्गठित संस्थाले आफ्नो विवरणपत्रमा देहायको विवरण उल्लेख गर्नु पर्नेछ :-
- (क) अग्राधिकार शेयरको रकम फिर्ता हुने वा नहुने (रिडिमेवल वा इरिडिमेवल),
- (ख) फिर्ता हुने भएमा भूक्तानी अवधि र प्रिमियम सहित वा प्रिमियम विना फिर्ता हुने,
- (ग) अग्राधिकार शेयरमा दिइने लाभांश दर र त्यस्तो लाभांश सञ्चयशील हुने वा नहुने (क्युमुलेटिभ वा नन्क्युमुलेटिभ),
- (घ) साधारण शेयरमा परिवर्तन हुने वा नहुने, यदि परिवर्तन हुने भएमा परिवर्तनको अनुपात, मूल्य, अवधि लगायतका व्यवस्था र
- (ङ) अग्राधिकार शेयर धनीले मताधिकार प्रयोग गर्न पाउने अवस्था,
- (च) अग्राधिकार शेयर निष्काशन गर्दाको वखत निर्धारित शर्तमा परिवर्तन नहुने कुरा,
- (छ) पूँजी फिर्ता जगेडा कोष स्थापना सम्बन्धी व्यवस्था,
- (ज) संगठित संस्था खारेज भएको अवस्थामा शेयरको रकम फिर्ता गर्दा अग्राधिकार दिने कुरा ।

११. बिक्री प्रस्ताव (अफर डकुमेन्ट) मार्फत धितोपत्र बिक्री : (१) धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्थाको चुक्ता पूँजीको कम्तीमा एक प्रतिशत साधारण शेयर ग्रहण गरेका शेयर धनीले बिक्री प्रस्ताव प्रकाशन गरी सार्वजनिक रूपमा शेयर बिक्री गर्न चाहेमा सम्बन्धित कम्पनीको सञ्चालक समितिलाई जानकारी दिनु पर्नेछ ।

- (२) धितोपत्र बजारमा सूचीकृत नभएका तर बोर्डमा धितोपत्र दर्ता गराएका सङ्गठित संस्थाका शेयर धनी आफूले ग्रहण गरेको शेयर बिक्री प्रस्ताव प्रकाशन गरी सार्वजनिक रूपमा बिक्री गर्न चाहेमा साधारण सभाबाट निर्णय गराई बोर्डको स्वीकृति लिई बिक्री गर्न सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम सार्वजनिक रूपमा बिक्री गरिने शेयर त्यस्तो सङ्गठित संस्थाको चुक्ता पूँजीको कम्तीमा दश प्रतिशत हुनु पर्नेछ ।
- (४) उपदफा (२) बमोजिम शेयर बिक्री गर्नको लागि त्यस्तो संस्था पब्लिक कम्पनी वा संगठित संस्थाको रूपमा स्थापना भई सञ्चालन अवधि तीन वर्ष पूरा भएको हुनु पर्नेछ ।
- (५) बिक्री प्रस्ताव मार्फत बिक्री भएको शेयर सम्बन्धित सङ्गठित संस्थाले प्रचलित कानून बमोजिम धितोपत्र बजारमा सूचीकरण गराउनु पर्नेछ ।

परिच्छेद-३

हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था

१२. हकप्रद शेयर निष्काशनका लागि पूरा हुनु पर्ने अवस्था : (१) सङ्गठित संस्थाले हकप्रद शेयरको निष्काशन गर्ने भएमा हकप्रद शेयर निष्काशन गर्नु अघि निष्काशन भैसकेको शेयरको अङ्कित मूल्य पूरा चुक्ता भएको हुनु पर्नेछ ।

- (२) सङ्गठित संस्थाले एक आर्थिक वर्षमा एकपटक मात्र हकप्रद शेयर निष्काशन गर्न सक्नेछ । यसरी हकप्रद शेयर निष्काशन गर्दा पछिल्लो पटक निष्काशन गरेको शेयरहरू धितोपत्र बजारमा सूचीकरण भएको मितिबाट एक सय असी दिन पूरा भएको हुनु पर्नेछ ।

तर नियमन निकायको निर्देशन बमोजिम पूँजी वृद्धि गर्नु पर्ने अवस्थामा यो व्यवस्था लागू हुने छैन ।

- (३) सङ्गठित संस्थाले आफ्नो व्यवसायसँग सम्बन्धित नियमन व्यवस्थाका कारण हकप्रद शेयर जारी गर्नु पर्ने भएमा सोही बमोजिमको कारण खुलाई साधारण सभाबाट हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हुनु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिमको हकप्रद शेयर निष्काशनका लागि निवेदन दिएको सङ्गठित संस्थाको सञ्चालक लगायत आधारभूत शेयरधनीहरूले समेत आफूले लिनु पर्ने हकप्रद शेयर बराबरको रकम जम्मा गरिसकेपछि मात्र सर्वसाधारण समूहका शेयरधनीका लागि हकप्रद शेयरको दरखास्त खुला गर्नु पर्नेछ ।

तर सङ्गठित संस्थाका सञ्चालक वा आधारभूत शेयरधनीले आफूले लिनु पर्ने हकप्रद शेयर नलिएमा वा लिन नचाहेमा सो को जानकारी समावेश गरेर अन्य शेयरधनीका लागि हकप्रद शेयरको दरखास्त खुला गरिएको सूचना प्रकाशन गर्न सकिनेछ ।

- (५) सङ्गठित संस्थाको सञ्चालक वा आधारभूत शेयरधनीले आफूले लिनु पर्ने हकप्रद शेयर वापतको हक अरु कसैलाई हस्तान्तरण गर्ने भएमा दरखास्त खुला हुनु भन्दा कम्तीमा तीन दिन अगावै हक हस्तान्तरण गरी हक हस्तान्तरण गरिएको व्यहोरा सहित निष्काशन बैङ्कमा रकम जम्मा गरी सक्नु पर्नेछ ।
- (६) सङ्गठित संस्थाले आफ्नो व्यवसायसँग सम्बन्धित नियमन व्यवस्थाका कारण बाहेक अन्य कारणले हकप्रद शेयर जारी गर्नु पर्ने भएमा सो को कारण सहित पूँजी वृद्धिको उद्देश्य, वृद्धि गरिने रकम, हकप्रद शेयर प्रदान गरिने अनुपात तथा पूँजीको उपयोग सम्बन्धी विवरण समेतको व्यहोरा खुलाई साधारण सभाबाट हकप्रद निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हुनु पर्नेछ ।
- (७) सङ्गठित संस्थाको प्रदान गर्ने हकप्रद शेयर वापतको शेयर खण्डित हुने भएमा खण्डित शेयरलाई पूर्ण किताको रूपमा नपुग रकम समेत लिई दरखास्त लिने र त्यसो गर्दा सम्बन्धित कम्पनीको पूँजी संरचना परिवर्तन हुने अवस्था आएमा कम्पनीको प्रबन्धपत्र, नियमावली वा चार्टरमा आवश्यक संशोधन गरी थप धितोपत्र बोर्डमा दर्ता गरिने व्यहोरा वार्षिक साधारण सभाबाट निर्णय गराउनु पर्नेछ ।
- (८) सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशन अनुमतिका लागि बोर्ड समक्ष निवेदन दिँदा नियमावलीको नियम १७ को उपनियम (२) बमोजिमको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरूमा अनुसूची-१ बमोजिमको विवरण समेत खुलाउनु पर्नेछ ।
- (९) सङ्गठित संस्थाले साधारण सभाबाट हकप्रद शेयरको निष्काशन गर्ने निर्णय गरेको दुई महिना भित्र बोर्डमा निवेदन दिनु पर्नेछ ।
- (१०) सङ्गठित संस्थाले साधारण सभाबाट हकप्रद शेयरको निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नु पर्नेछ ।

१३. **बैङ्क, वित्तीय वा बीमा बाहेकका सूचीकृत सङ्गठित संस्थाको हकप्रद निष्काशन :** (१) बैङ्क, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने सङ्गठित संस्था बाहेकको अन्य सूचीकृत सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशन गरी प्राप्त हुने रकम त्यस्तो सङ्गठित संस्था वा सङ्गठित संस्था प्रवर्द्धित परियोजना

वा दोश्रो कम्पनी वा सहायक कम्पनी प्रवर्द्धित परियोजनामा लगानी गर्ने भएमा देहायको अवस्थाहरू पूरा गर्नु पर्नेछ :-

- (क) हकप्रद शेयर निष्काशन तथा सो निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धमा स्पष्ट वित्तीय योजना र रणनीतिहरू तथा निष्काशन गर्ने हकप्रद शेयर अनुपातको औचित्य पुष्टि गर्ने आधारहरू खुलाई साधारण सभाबाट पारित गरेको,
 - (ख) प्रारम्भिक सार्वजनिक निष्काशन गरेको कम्तीमा दुई वर्ष पूरा भएको,
 - (ग) क्रेडिट रेटिङ्ग गरेको,
 - (घ) जारी पूँजी शत प्रतिशत चुक्ता भएको,
 - (ङ) आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासन सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरेको,
 - (च) परियोजना निर्माणको लागि प्रचलित कानून बमोजिम कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनु पर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिएको,
 - (छ) परियोजना निर्माणको लागि आवश्यक पर्ने जग्गा खरिद वा अन्य प्रकारले व्यवस्था गरी कारखाना भवन, कार्यालय भवन, गोदामघर तथा अन्य आवश्यक पूर्वाधार निर्माण कार्य शुरु गरेको,
 - (ज) परियोजनाको लागि आवश्यक पर्ने यान्त्रिक उपकरण तथा त्यसको पार्टपूजा आदि खरिद गर्नुपर्ने भएमा खरिद प्रक्रिया अगाडि बढाएको,
 - (झ) परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर को सैद्धान्तिक सहमतिपत्र (लेटर अफ इन्टेन्ट) प्राप्त गरेको,
 - (ञ) जलविद्युत परियोजनाको सम्बन्धमा परियोजना विकास सम्भौता तथा विद्युत खरिद सम्भौता गरेको र जलविद्युत गृह तथा अन्य पूर्वाधारहरू निर्माणका लागि बोलपत्र आह्वाजन गरेको,
 - (ट) दोश्रो कम्पनी वा सहायक कम्पनीले नियम अनुसार लेखापरीक्षण तथा साधारण सभा गरेको,
 - (ठ) दोश्रो कम्पनी वा सहायक कम्पनीले कारोबार सञ्चालन गरेको कम्तीमा एक वर्षको अवधि पूरा गरेको,
- (२) सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशनको लागि दिने निवेदनसाथ उपदफा (१) मा उल्लिखित अवस्थाहरूको पालना भएको सम्बन्धमा सो संस्थाको लेखापरीक्षकबाट प्रमाणित गराई बोर्डमा पेश गर्नु पर्नेछ ।
- (३) सङ्गठित संस्थाले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम दोश्रो कम्पनी वा सहायक कम्पनीमा लगानी गर्ने भएमा त्यस्तो रकम छुट्टै बैङ्क खातामा जम्मा गरी सो सम्बन्धी विवरण बोर्डमा पेश गर्नु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिमको खातामा रहेको रकम उपदफा (१) को खण्ड (क) बमोजिम साधारण सभाबाट पारित भएको वित्तीय योजना अनुरूप उपयोग गरिएको सम्बन्धमा विवरण सो संस्थाको लेखा परीक्षकबाट प्रमाणित गराई बोर्डमा पेश गर्नु पर्नेछ ।

१४. **हकप्रद शेयर निष्काशनका अन्य व्यवस्था:** (१) सङ्गठित संस्थाले हकप्रद शेयरको निष्काशन गर्दा शेयरधनीको संख्या र ठेगानालाई आधार मानी शेयरधनीको पहुँच हुने गरी संकलन केन्द्र तोकनु पर्नेछ । यसरी संकलन केन्द्र तोकदा काठमाडौँ बाहिर समेत तोकनु पर्नेछ ।

(२) हकप्रद शेयरको दरखास्त फाराम डाउनलोड गरी भर्न सक्ने गरी सम्बन्धित सङ्गठित संस्था तथा निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्नु पर्नेछ ।

(३) हकप्रद शेयर पाउने शेयरधनीको भौतिक तथा अभौतिक जुनसुकै रूपमा शेयर कायम रहेता पनि आफूले पाउने सम्पूर्ण शेयरको एउटै दरखास्त दिने व्यवस्था गर्नु पर्नेछ।

१५. **हकप्रद शेयर लिलाम बढाबढ गर्ने प्रक्रिया :** (१) हकप्रद शेयर खुला अवधिमा सम्पूर्ण शेयर बिक्री नभई बाँकी रहन गएमा त्यसरी बाँकी रहेको शेयरहरू निष्काशन तथा बिक्री प्रबन्धक मार्फत बोर्डलाई जानकारी गराई लिलाम बढाबढमा बिक्री गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम बिक्री गर्दा खरिद गर्न चाहने लगानीकर्ता सबैलाई समान अवसर प्रदान गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम लिलाम प्रक्रिया गर्दा देहायका अवस्थाहरू पूरा गर्नु पर्नेछ :-

(क) सबै समूहको (संस्थापक, सर्वसाधारण र अन्य) लिलाम प्रक्रिया एकै पटक गर्नु पर्ने,

(ख) अङ्कित मूल्यमा बढाबढ गर्नु पर्ने,

(ग) हकप्रद शेयर लिलाम बढाबढबाट बिक्री गर्ने सम्बन्धी सूचना बिक्री खुला हुनु भन्दा कम्तीमा सात दिन अगाडि कुनै दुईवटा राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्ने,

(घ) खण्ड (ग) बमोजिम प्रकाशित सूचनाको संक्षिप्त विवरण (बिक्री गर्न लागिएको शेयर संख्या, न्यूनतम मूल्य, कम्पनीको नाम र विस्तृत विवरण प्रकाशन गरिएको पत्रिकाको नाम तथा प्रकाशित मिति) समावेश भएको सूचना देहाय बमोजिम प्रकाशन गर्नु पर्ने :-

१. बिक्री खुला हुनुभन्दा तीन दिन अगाडि: कम्तीमा दुईवटा प्रमुख अनलाईन पत्रिकामा,

२. बिक्री खुला हुनुभन्दा दुई दिन अगाडि : कम्तीमा दुईवटा प्रमुख एफएम रेडियामा,

३. बिक्री खुला हुनुभन्दा एक दिन अगाडि : कम्तीमा दुईवटा प्रमुख राष्ट्रिय आर्थिक पत्रिकामा,

(ङ) खण्ड (घ) बमोजिम प्रकाशित सूचना निष्काशन तथा बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीको वेबसाइटमा राख्नु पर्ने,

(च) लिलाम बढाबढको दरखास्त लिने अवधि कम्तीमा सात कार्य दिन राख्नु पर्ने,

(छ) लिलाम बढाबढ गर्दा लिलाम सम्बन्धी सामान्य सिद्धान्त अनुशरण गर्नु पर्ने,

(ज) लिलाम बढाबढ गर्दा सबै शेयर खरिदका लागि दरखास्त नपरे पनि निवेदन परेको शेयर सम्बन्धित निवेदकलाई बाँडफाँड गर्नु पर्ने र बाँकी शेयर पुनः लिलाम बढाबढ गर्नु पर्ने,

(झ) लिलाम बढाबढमा शेयर खरिदका लागि दरखास्त दिने आवेदकले फिर्ता भुक्तानी पाउने रकम फिर्ता गर्ने कार्य तीन दिन भित्र शुरु गर्नु पर्ने,

(ञ) लिलाम बढाबढ गरिएका शेयरका सम्बन्धमा विस्तृत विवरण सहित उक्त लिलामबाट प्राप्त हुने रकम मध्ये बोर्डमा धितोपत्र दर्ता गर्दा उल्लेखित रकम भन्दा बढी भएको रकमको नियमावलीको व्यवस्था बमोजिम थप दर्ता शुल्क सात कार्य दिन भित्र बुझाउनु पर्ने ।

परिच्छेद-४

धितोपत्र निष्काशन सम्बन्धी प्रक्रिया

१६. **सम्भौता गर्नु पर्ने** : (१) धितोपत्रको सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाले धितोपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेण्ट बैङ्करसँग निष्काशन सम्बन्धी सम्भौता गर्नु पर्नेछ ।
- (२) धितोपत्रको निष्काशन गर्न चाहने सङ्गठित संस्थाले धितोपत्रको प्रत्याभूति गर्नु पर्ने भएमा अनुमतिपत्र प्राप्त प्रत्याभूतिकर्तासँग आवश्यक सम्भौता गर्नु पर्नेछ ।
- (३) उपदफा (१) र (२) बमोजिम गरिने सम्भौतामा कुनै कुरा संलग्न गर्नु पर्ने गरी बोर्डले तोकिएमा सो समेत उक्त सम्भौतामा संलग्न गर्नु पर्नेछ ।
१७. **धितोपत्रको प्रत्याभूत (अण्डरराईट) गराउनु पर्ने** : (१) धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाले आफूले सार्वजनिक निष्काशन गर्ने शेयरको कम्तीमा पचास प्रतिशत शेयरको प्रत्याभूत गराउनु पर्नेछ ।
- (२) धितोपत्रको सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाले सबैभन्दा न्यून रेटिङ प्राप्त गरेमा सो संस्थाले निष्काशन गर्ने सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनु पर्नेछ ।
- (३) प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्य भन्दा कम भएमा आफूले सार्वजनिक निष्काशन गर्ने सम्पूर्ण शेयरको प्रत्याभूत गराउनु पर्नेछ ।
- तर उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन गर्दा त्यस्तो शेयरको प्रत्याभूत गर्नु अनिवार्य हुने छैन ।
- (४) सङ्गठित संस्थाले धितोपत्र निष्काशन गर्दा अङ्कित मूल्य भन्दा बढी मूल्यमा वा प्रिमियम थप गरी निष्काशन गर्ने भएमा त्यस्तो धितोपत्रको प्रत्याभूत गराउनु पर्नेछ ।
१८. **सङ्कलन केन्द्र तोक्ने** : (१) निष्काशन तथा बिक्री प्रबन्धकले दरखास्त वितरण तथा सङ्कलन कार्यका लागि निष्काशनकर्ता कम्पनी, बैङ्क वा वित्तीय संस्था वा मर्चेण्ट बैङ्करलाई सङ्कलन केन्द्र तोक्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम सङ्कलन केन्द्र तोक्दा सर्वसाधारण लगानीकर्तालाई सहज रूपमा दरखास्त प्राप्त गर्ने तथा बुझाउन सक्ने गरी पर्याप्त मात्रामा सङ्कलन केन्द्रहरूको व्यवस्था गर्नु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिम तोकिएका सङ्कलन केन्द्र अपर्याप्त भएको देखेमा बोर्डले निष्काशन तथा बिक्री प्रबन्धकलाई पर्याप्त मात्रामा सङ्कलन केन्द्रको व्यवस्था गर्न निर्देशन दिन सक्नेछ ।
- (४) उपदफा (१) बमोजिम तोकिने प्रत्येक सङ्कलन केन्द्रमा जेष्ठ नागरिक, अपाङ्गता भएका तथा महिला लगानीकर्ताको लागि आवश्यकता अनुसार छुट्टै काउण्टर वा लाइनको व्यवस्था गर्नु पर्नेछ ।
- (५) उपदफा (१) बमोजिम सङ्कलन केन्द्र तोक्दा निष्काशन तथा बिक्री प्रबन्धकले सङ्कलन केन्द्रसँग सेवा शर्त तथा शुल्कका सम्बन्धमा आवश्यक सबै कुरा उल्लेख गरी सम्भौता गर्नु पर्नेछ ।

- (६) उपदफा (५) बमोजिम गरिने सम्झौतामा सङ्कलन केन्द्रले प्रचलित कानून बमोजिम कार्य गर्ने तथा बोर्डले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता गरेको हुनु पर्नेछ ।
- (७) धितोपत्रको बिक्री वितरण गर्दा काठमाडौं उपत्यकामा अनिवार्य रूपमा कम्तीमा चारवटा सङ्कलन केन्द्रको व्यवस्था गर्नु पर्नेछ ।
- (८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन गर्दा सोही क्षेत्रमा मात्र सङ्कलन केन्द्रको व्यवस्था गरी कम्तीमा चारवटा सङ्कलन केन्द्र तोक्नु पर्नेछ ।

^१तर भौगोलिक जटिलता, मौसमी प्रतिकूलता, प्राकृतिक प्रकोप जस्ता कारणबाट विस्थापित हुने अवस्था सृजना भएका वा पेशा व्यवसायका कारण वा अन्य कुनै कारणबाट परियोजना प्रभावित क्षेत्रको सङ्कलन केन्द्रमा मात्र दरखास्त दिन सहज नहुने विशेष परिस्थितिमा बोर्डको स्वीकृति लिई सिमित अवधिका लागि अन्य स्थानमा समेत सङ्कलन केन्द्र तोक्न सकिनेछ ।

- (९) निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको निष्काशनका लागि तोकिएको सङ्कलन केन्द्र सम्बन्धमा त्यस्तो धितोपत्रको निष्काशन कार्य शुरु हुनु भन्दा कम्तीमा तीन कार्य दिन अगावै बोर्डमा जानकारी दिनु पर्नेछ ।
- (१०) निष्काशन तथा बिक्री प्रबन्धकले निष्काशनका क्रममा सङ्कलन केन्द्र थप गर्नु परेमा बोर्डलाई जानकारी गराई थप गर्न सक्नेछ ।

१९. निष्काशन बैङ्कसँग सम्झौता गर्नु पर्ने: (१) निष्काशन तथा बिक्री प्रबन्धकले निष्काशनको क्रममा दरखास्त वापत प्राप्त हुने रकम जम्मा गर्नका लागि निष्काशन बैङ्कसँग सम्झौता गर्नु पर्नेछ ।

- (२) उपदफा (९) बमोजिम गरिने सम्झौतामा देहायका कुराहरू खुलाउनु पर्नेछ :-
- (क) निष्काशन बैङ्कमा रकम जम्मा गरिने खाता नम्बर,
- (ख) उक्त खातामा प्रदान गरिने ब्याज दर,
- (ग) निष्काशनकर्ता संगठित संस्थालाई निष्काशन गरेको धितोपत्र वापतको रकम भुक्तानी गर्ने अवधि तथा प्रक्रिया,
- (घ) सङ्कलन केन्द्रबाट उक्त खातामा रकम जम्मा गर्ने तथा फिर्ता गर्ने प्रक्रिया सम्बन्धी विवरण ।
- (३) निष्काशन तथा बिक्री प्रबन्धकले निष्काशन बैङ्क थप गर्नु परेमा तीन दिन अगाडि बोर्डलाई जानकारी गराई थप गर्न सक्नेछ ।

२०. वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्बन्धी जानकारी दिनु पर्ने : सङ्गठित संस्थाले बोर्डबाट धितोपत्र निष्काशन अनुमति पछि वित्तीय व्यवस्थापन गर्ने व्यवस्था गरेको भएमा धितोपत्र निष्काशनको सार्वजनिक सूचना प्रकाशन गर्नु भन्दा कम्तीमा तीन कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन भएको सम्बन्धमा सो को प्रमाणित प्रतिलिपि सहित बोर्डलाई जानकारी दिनु पर्नेछ ।

^१धितोपत्र निष्काशन तथा बाँडफाँट (दोस्रो संशोधन) निर्देशिका २०७५ द्वारा थप

२१. दरखास्त दिने न्यूनतम शेयर सङ्ख्या र दरखास्त साथ माग गर्न सकिने पेशकी रकम :

- (१) निष्काशन गरिने धितोपत्र साधारण शेयर भएमा दरखास्त दिन सकिने न्यूनतम सीमा दशले भाग जाने संख्यामा पचास कित्ता भन्दा बढी नहुने, म्युचुअल फण्डको इकाईको हकमा न्यूनतम सय युनिट भन्दा बढी नहुने तथा ऋणपत्रको हकमा एकले भाग जाने संख्यामा न्यूनतम पच्चीस कित्ता भन्दा बढी नहुने गरी व्यवस्था गर्नु पर्नेछ ।
- (२) ^२धितोपत्रको सार्वजनिक निष्काशनको खरिदका लागि दरखास्त दिन सकिने अधिकतम सीमा विवरण पत्रमा उल्लेख भए बमोजिम हुनेछ ।
- (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र बजारले तोकेको कारोबार एकाई अनुसार हुने गरी कम संख्यामा दरखास्त दिन पाउने व्यवस्था गर्न र धितोपत्र बाँडफाँड गर्न बाधा पुऱ्याइएको मानिने छैन ।
- (४) सङ्गठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशनमा शेयर खरिदको लागि दरखास्त आह्वान गर्दा कम्पनी सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्था अनुसार प्रति शेयरको अङ्कित मूल्यको पचास प्रतिशतभन्दा बढी रकम दरखास्तसाथ माग गर्न हुँदैन ।
तर विशेष ऐन अनुसार शत प्रतिशत रकम माग गर्नु पर्ने व्यवस्था भएमा वा संचालनमा रहेका संगठित संस्थाले आफ्नो अधिल्लो तीन वर्षको वासलात प्रकाशन गरी पूँजी सङ्कलन गर्दा पचास प्रतिशतभन्दा बढी रकम दरखास्तसाथ माग गर्न सक्नेछ ।
- (५) सङ्गठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत जारी गरेको शेयर खरिदका लागि प्राकृतिक व्यक्तिले मात्र दरखास्त दिन सक्नेछ ।
- (६) ^३उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रिमियम मूल्य सहित जारी गरिएको शेयर भएमा वा विवरणपत्रमा सर्वसाधारणलाई निष्काशन गरिएको समयवधि भित्र सम्पूर्ण शेयर बिक्री नभएमा संगठित संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले त्यस्तो शेयर खरिद गर्न सक्नेछ ।

२२. दरखास्त दिन नपाउने : (१) देहायका व्यक्ति वा संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशनको क्रममा दरखास्त दिन पाउने छैनन् :-

- (क) आयोजना प्रभावित, कर्मचारी वा संस्थापकको रूपमा वा अन्य कुनै प्रकारबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पूर्व सङ्गठित संस्थाको शेयर प्राप्त गरेको शेयरधनी,
 - (ख) संस्थापक शेयरधनीका एकाघरको सदस्य ।
- (२) उपदफा (१) मा उल्लिखित व्यक्ति वा संस्थाले दरखास्त दिएमा त्यस्तो दरखास्तलाई बाँडफाँडमा समावेश गरिने छैन ।

२३. प्रचारप्रसार तथा विज्ञापन सम्बन्धी व्यवस्था : (१) सङ्गठित संस्थाले आफूले निष्काशन गर्न लागेको धितोपत्रको सम्बन्धमा सर्वसाधारणको जानकारीको लागि निष्काशन तथा बिक्री प्रबन्धक मार्फत सार्वजनिक सञ्चारको माध्यमबाट पर्याप्त प्रचारप्रसार तथा विज्ञापन गर्नु पर्नेछ ।

^२ धितोपत्र निष्काशन तथा बाँडफाँट (पहिलो संशोधन) निर्देशिका २०७५ द्वारा संशोधन

^३ धितोपत्र निष्काशन तथा बाँडफाँट (पहिलो संशोधन) निर्देशिका २०७५ द्वारा संशोधन

तर निष्काशन हुन लागेको धितोपत्र सम्बन्धी जानकारी मूलक प्रचारप्रसार तथा विज्ञापन बाहेक लगानीकर्तालाई आकर्षित गर्ने अन्य किसिमको प्रचारप्रसार तथा विज्ञापन गर्न पाईने छैन ।

(२) निष्काशनकर्ता सङ्गठित संस्था र निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र निष्काशन खुला रहेको अवधिमा तथ्यले पुष्टि गर्ने बाहेक धितोपत्रको माग अत्याधिक भएको आशयको प्रचारप्रसार गर्न पाउने छैन ।

२४. दरखास्त फारममा खुलाउनु पर्ने न्यूनतम विवरण : (१) धितोपत्र निष्काशनका क्रममा धितोपत्र खरिदका लागि दिइने दरखास्त फाराममा देहायको विवरण खुलाएको हुनु पर्नेछ :-

- (क) आवेदकको पूरा नाम (नेपाली तथा अङ्ग्रेजी दुवैमा),
 - (ख) आवेदकको बाबु, आमा तथा बाजेको नाम,
 - (ग) आवेदक विवाहित भएमा श्रीमान् वा श्रीमतीको नाम,
 - (घ) आवेदकको स्थायी ठेगाना,
 - (ङ) आवेदकको सम्पर्क ठेगाना र टेलिफोन वा मोबाइल नम्बर,
 - (च) आवेदकको खाता रहेको बैङ्क वा वित्तीय संस्थाको नाम, ठेगाना तथा खाता नम्बर,
 - (छ) धितोपत्र अभौतिकिकरण गर्ने (डिम्याट) खाता नम्बर,
 - (ज) आवेदकले लिन चाहेको शेयर सङ्ख्या तथा सो वापत जम्मा गरेको रकम,
 - (झ) आवेदकको हस्ताक्षर (नाबालकको हकमा अभिभावकको हस्ताक्षर),
 - (ञ) आवेदन फाराम रद्द हुन सक्ने कारण सम्बन्धी जानकारी,
 - (ट) लगानीकर्ताको परिचयपत्रको व्यवस्था गरिएकोमा त्यस्तो परिचयपत्र नम्बर,
 - (ठ) आवेदन फाराम बुझाएको सङ्कलन केन्द्रको नाम तथा ठेगाना,
 - (ड) आवेदन फाराम बुझाएको मिति,
 - (ढ) निष्काशन गर्ने सङ्गठित संस्था सम्बन्धी संक्षिप्त जानकारी ।
- (२) धितोपत्रको सार्वजनिक निष्काशनको क्रममा वितरण गरिने दरखास्त फाराममा रकम उल्लेख गरी बढीमा प्रति फाराम दुई रुपैयाँ शुल्क लिन सकिनेछ ।
- (३) धितोपत्रको सार्वजनिक निष्काशनको क्रममा वितरण गरिने दरखास्त फाराम निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइटबाट समेत डाउनलोड गरी बुझाउन सक्ने व्यवस्था गर्नु पर्नेछ ।
- (४) कम्पनी वा संस्था आवेदक भएमा सो कम्पनी वा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि र आवेदन दिने सम्बन्धमा सञ्चालक समितिको निर्णय सहित कम्पनीको कार्यकारी प्रमुख वा संस्थाको प्रमुखको विवरण तथा फोटो समावेश गर्नु पर्नेछ ।
- (५) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्रको हकप्रद निष्काशनका सम्बन्धमा निष्काशन तथा बिक्री प्रबन्धकले दरखास्त फाराममा आवेदकको नाम, ठेगाना, साविकको शेयरधनीको परिचय, बाबु, आमा तथा बाजेको नाम लगायतका अन्य आवश्यक विवरण खुलाउने व्यवस्था गर्न सक्नेछ ।

२५. दरखास्त फारामको सङ्कलन : (१) निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र खरिदका लागि दिइने दरखास्त फारामको सङ्कलन सम्बन्धमा देहाय बमोजिमको व्यवस्था गर्नु पर्नेछ :-

- (क) आवेदकले दरखास्त फारममा तोकिए बमोजिम सम्पूर्ण विवरण भरी आफैले दस्तखत गरी दरखास्त फाराम बुझाएको हुनु पर्ने,
- (ख) नाबालकको हकमा आमाबाबुले संरक्षक भई आवेदन दिनु परेमा नेपाल सरकारको पञ्जिकाधिकारीको कार्यालयबाट प्राप्त नाबालकको जन्मदर्ता प्रमाणपत्रको संरक्षकद्वारा प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने,
- (ग) आवेदन फाराम बुझ्दा दरखास्त फाराममा न्यूनतम रूपमा खुलाउनु पर्ने भनी तोकिएका विवरणहरू सबै स्पष्ट रूपमा भरेको दरखास्त फाराम मात्र लिने व्यवस्था गर्नु पर्ने,
- (घ) एक व्यक्तिले आफूले लिन चाहेको सम्पूर्ण शेयरको लागि एकवटा मात्र आवेदन गरेको हुनु पर्ने,
- तर एक व्यक्तिले एक भन्दा बढी आवेदन दिएको भेटिएमा निजले दिएको सबै आवेदनलाई रद्द गर्ने व्यवस्था गर्नु पर्ने र सो अभिलेखका लागि बोर्डमा पेश गर्नुपर्ने,
- (ङ) धितोपत्र खरिद गर्नका लागि दरखास्त दिन चाहनेले तोकिएको सङ्कलन केन्द्रमा शेयर खरिदको लागि दरखास्त बुझाउने व्यवस्था गर्नु पर्ने,
- (च) आमा बाबु बाहेक अन्य व्यक्ति संरक्षक भई नाबालक वा विक्षिप्त व्यक्तिको नाममा दरखास्त दिँदा कानून बमोजिम संरक्षकत्वको प्रमाण पेश गर्नु पर्ने ।
- (२) निष्काशन तथा बिक्री प्रबन्धकले परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्काशन गर्दा आवेदकले आवेदन फारामसाथ देहायका कागजात समेत समावेश हुने गरी व्यवस्था गर्नु पर्नेछ :-
- (क) परियोजना प्रभावित क्षेत्रको बासिन्दा प्रमाणित गर्ने स्थानीय निकायबाट जारी कागजात,
- (ख) बसाई सराई गरी आएको हकमा कम्पनीको यस्तो शेयर निष्काशन भएको मिति अगावै बसाई सराई गरी आएको प्रमाणपत्र,
- (३) परियोजना प्रभावित क्षेत्रको बासिन्दाको स्थानियता तथा परिचयका सम्बन्धमा कुनै विवाद आएमा निष्काशनकर्ताले त्यस्तो विवादको समाधान गर्ने व्यवस्था गर्नु पर्नेछ ।
- (४) उपदफा (२) बमोजिम परियोजना प्रभावित क्षेत्रका बासिन्दाबाट दरखास्त माग गर्दा सम्बन्धित निष्काशनकर्ताले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा आधारित भई शेयरको लागि दरखास्त दिन पाउने क्षेत्रहरूको विवरण स्पष्ट रूपमा विवरणपत्रमा उल्लेख गर्नु पर्नेछ ।

२६. दरखास्त फारामको छानबिन तथा प्रशोधन : धितोपत्रको दरखास्त दिने अन्तिम मिति समाप्त भए पश्चात निष्काशन तथा बिक्री प्रबन्धकले सम्पूर्ण आवेदन कार्यालयमा ल्याई देहाय बमोजिम छानबिन तथा प्रशोधन गर्नु पर्नेछ :-

- (क) रीतपूर्वक नभरेको, आवश्यक कागजात संलग्न नभएको दरखास्त फाराम लगायतका दरखास्तलाई छुट्याउने र त्यस्ता दरखास्त बाँडफाँडका लागि अयोग्य ठहर्‍याई सम्बन्धित सङ्कलन केन्द्रमा फिर्ता पठाउने,
- (ख) एक व्यक्तिले आफूले लिन चाहेको धितोपत्रको लागि एक भन्दा बढी दरखास्त दिए नदिएको जाँच गर्ने, यदि एकै व्यक्तिले एक भन्दा बढी आवेदन दिएको भेटिएमा निजले दिएको सम्पूर्ण दरखास्त रद्द गर्ने ।

२७. **दरखास्त रकम सङ्कलन र संरक्षण :** (१) निष्काशन तथा बिक्री प्रबन्धकले सार्वजनिक निष्काशनका क्रममा सङ्कलन केन्द्रमा प्रत्येक दिन जम्मा भएको सम्पूर्ण आवेदन फाराम गणना गर्न लगाई सो को कूल संख्या त्यसको भोलिपल्ट तथा आवेदनसाथ प्राप्त कुल रकम सम्बन्धी विवरण तीन दिन भित्र बोर्डमा पेश गर्नु पर्नेछ ।
- (२) निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको लागि दरखास्त साथ प्राप्त रकम सोही दिन निष्काशन बैङ्कको खातामा जम्मा हुने गरी प्रबन्ध मिलाउनु पर्नेछ ।
- (३) धितोपत्रको दरखास्तसाथ सङ्कलन केन्द्रमा जम्मा भएको रकम हरेक दिन वा त्यसको भोलिपल्ट सम्ममा निष्काशन बैङ्कको खातामा जम्मा गर्नु पर्नेछ ।
- (४) धितोपत्र खरिदको लागि दरखास्तसाथ प्राप्त पेशकी रकम निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशन बैङ्कको संयुक्त संरक्षणमा रहने व्यवस्था गर्नु पर्नेछ ।

परिच्छेद-५

धितोपत्र बाँडफाँड प्रक्रिया

२८. **धितोपत्रको बाँडफाँड :** (१) निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र खरिदका लागि रीतपर्वक भरिएका दरखास्त फारामहरू यकिन गरी त्यस्तो धितोपत्रको बाँडफाँड तालिका तयार गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तयार गरिएको तालिका निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्रको बाँडफाँड गर्नु भन्दा कम्तीमा तीन कार्य दिन अघि बोर्डमा पेश गर्नु पर्नेछ ।
- (३) एकपटक सार्वजनिक निष्काशन गर्ने भनी विवरणपत्रमा उल्लेख गरी छुट्याएको धितोपत्र कुनै खास व्यक्ति वा वर्गको प्राथमिकतामा बाँडफाँड गर्न पाइने छैन ।
- तर नियमावलीको व्यवस्था बमोजिम कर्मचारी वा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वा प्रचलित कानून बमोजिम मान्यता प्राप्त गरेको सामुहिक लगानी कोषलाई कुनै धितोपत्र सुरक्षित गरिएको अवस्थामा त्यस्तो धितोपत्रको बाँडफाँडको ढाँचा सम्बन्धित सङ्गठित संस्था तथा निष्काशन तथा बिक्री प्रबन्धकले तयार गरी बाँडफाँड गर्नु अगावै बोर्डलाई जानकारी गराउनु पर्नेछ ।
२९. **धितोपत्रको बाँडफाँड गर्नु पर्ने अवधि :** (१) सार्वजनिक निष्काशनका लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएपछि देहाय बमोजिम बाँडफाँड गर्नु पर्नेछ :-

धितोपत्र खरिदको लागि प्राप्त दरखास्तको परिमाण बाँडफाँड गर्नु पर्ने अवधि

दुई लाखसम्म	तीस दिन
दुई लाखदेखि तीन लाखसम्म	चालीस दिन
तीन लाखदेखि माथि	पचास दिन

- (२) उपदफा (१) बमोजिमको समयावधिभित्र बाँडफाँड गर्न नसकेमा आवेदकले दरखास्त वापत जम्मा गरेको रकम आवेदकलाई फिर्ता भुक्तानी गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम भुक्तानी फिर्ता गर्दा धितोपत्र बिक्री बन्द भएको मितिदेखि भुक्तानी दिन शुरु गरेको अघिल्लो दिनसम्मको सरकारी ऋणपत्रको प्रचलित अन्तिम व्याजदरको आधारमा

हुन आउने व्याज वापतको रकमसहित फिर्ता भुक्तानी दिनु निष्काशनकर्ता र निष्काशन तथा बिक्री प्रबन्धकको संयुक्त दायित्व हुनेछ ।

- (४) निष्काशनकर्ता र निष्काशन तथा बिक्री प्रबन्धकले हकप्रद शेयर तथा ऋणपत्रको हकमा बिक्री बन्द भएको मितिले बढीमा तीस दिनभित्र बाँडफाँड गरी सम्बन्धित लगानीकर्ताहरूलाई बाँडफाँड-पत्र र फिर्ता भुक्तानी दिनु पर्नेछ ।
- (५) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि काबु बाहिरको अवस्था परी उपदफा (१) बमोजिमको अवधिभित्र धितोपत्रको बाँडफाँड गर्न असमर्थ भई निष्काशनकर्ता र निष्काशन तथा बिक्री प्रबन्धकले थप समय माग गरेमा बाडले आवश्यक समयावधि थप गर्न सक्नेछ ।

३०. धितोपत्र बाँडफाँड प्रक्रिया : (१) धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम बाँडफाँड गरे पश्चात बाँकी रहेको निष्काशित धितोपत्र बीस वा सो भन्दा बढी कित्ता आवेदन गर्ने आवेदकहरूलाई पुनः दश कित्ताका दरले धितोपत्रको बाँडफाँड गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम धितोपत्र बाँडफाँडको प्रक्रिया सम्मन्न भएपश्चात धितोपत्र बाँकी भएमा सोही प्रक्रिया अपनाई बाँडफाँड गर्नु पर्नेछ ।
- (४) यस दफा बमोजिम धितोपत्र बाँडफाँड गर्दा दश कित्ताका दरले सबै आवेदकहरूलाई बाँडफाँड गर्न अपुग हुने अवस्थामा न्यूनतम दश कित्ता पाउने गरी गोला प्रथाबाट आवेदक छनौट गरी धितोपत्र बाँडफाँड गर्नु पर्नेछ ।
- (५) यस दफा बमोजिम निष्काशित धितोपत्रको बाँडफाँड गर्दा अनुसूची-२ बमोजिमको नमूना बमोजिम गर्नु पर्नेछ ।
- (६) यस दफा बमोजिम धितोपत्र बाँडफाँड गर्दा बोर्डबाट सहमति प्रदान गरिएको सफ्टवेयर प्रयोग गर्नु पर्नेछ ।
- (७) यस दफा बमोजिम धितोपत्रको बाँडफाँड गरेको दिन वा भोलिपल्ट सम्ममा निष्काशन तथा बिक्री प्रबन्धकले बोर्ड, धितोपत्र बजार तथा सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ ।
- (८) यस दफा बमोजिम बाँडफाँड गर्ने सम्बन्धमा धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (आस्वा) बमोजिम दरखास्त दिनुपर्ने अनिवार्य व्यवस्था भएको मिति देखि शुरु गर्नु पर्नेछ ।

३१. निष्पक्ष तथा पारदर्शी हुनु पर्ने : यस निर्देशिका बमोजिम धितोपत्रको बाँडफाँड प्रक्रिया निष्पक्ष तथा पारदर्शी बनाउनु निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशनकर्ता सङ्गठित संस्थाको जिम्मेवारी हुनेछ ।

३२. कर्मचारीको लागि छुट्याएको धितोपत्रको बाँडफाँड प्रक्रिया : (१) निष्काशनकर्ता सङ्गठित संस्थाले विवरणपत्र अनुसार सो संस्थामा कार्यरत कर्मचारीलाई धितोपत्र सुरक्षित राखी धितोपत्र बाँडफाँड गरिएको अवस्थामा सम्बन्धित कर्मचारीले त्यस्तो धितोपत्र कम्तीमा तीन वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था गर्नु पर्नेछ ।

- (२) सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई छुट्टयाएको धितोपत्र सम्बन्धित सङ्गठित संस्थाको सञ्चालक समितिले औचित्यपूर्ण तवरबाट बाँडफाँड गर्ने व्यवस्था गर्नु पर्नेछ ।
- (३) सङ्गठित संस्थाले यस दफा बमोजिम गरिएको धितोपत्र बाँडफाँडको आधार तथा बाँडफाँड सम्बन्धी विस्तृत विवरण बाँडफाँड भएको सात दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धक मार्फत बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

३३. अभिलेख सुरक्षित राख्ने : यस निर्देशिका बमोजिम धितोपत्रको बाँडफाँडसँग सम्बन्धित दरखास्त, धितोपत्रको बाँडफाँड सम्बन्धी विवरण, कागजात तथा अभिलेखहरू निष्काशन तथा बिक्री प्रबन्धकले प्रमाणित गरी कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्ने व्यवस्था गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिमको अभिलेखलाई विद्युतीय माध्यमबाट समेत सुरक्षित राख्नु पर्नेछ ।

३४. निष्काशनकर्ता सङ्गठित संस्थालाई भुक्तानी दिनु पर्ने : निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र बाँडफाँड भएको तीन दिनभित्र धितोपत्र निष्काशनकर्ता सङ्गठित संस्थालाई निष्काशन गरिएको रकमको भुक्तानी दिनु पर्नेछ ।

३५. रकम फिर्ता गर्नु पर्ने : (१) निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र बाँडफाँड भएको पाँच दिनभित्र आवेदकलाई बाँडफाँड-पत्र तथा फिर्ता गर्नु पर्ने रकम भुक्तानी दिन शुरु गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम तोकिएको समयावधिभित्र बाँडफाँड-पत्र तथा फिर्ता भुक्तानी दिन नसकेमा धितोपत्र बिक्री बन्द भएको मितिदेखि भुक्तानी दिन शुरु गरेको अधिल्लो दिनसम्म सरकारी ऋणपत्रको प्रचलित अन्तिम व्याजदरको आधारमा हुन आउने व्याज वापतको रकम सहित हिसाव गरी फिर्ता भुक्तानी दिनु पर्नेछ ।
- (३) यस दफा बमोजिम फिर्ता भुक्तानी गर्दा आवेदकले दरखास्त फाराममा उल्लेख गरेको खातामा जम्मा हुने गरी रकम फिर्ता भुक्तानी दिनु पर्नेछ ।

परिच्छेद-६

धितोपत्रको प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था

३६. प्रारम्भिक सार्वजनिक निष्काशन वा बिक्री प्रस्तावमा प्रिमियम निर्धारण : (१) धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन वा बिक्री प्रस्ताव मार्फत निष्काशन गर्न चाहने सङ्गठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्याँस फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औषत मूल्य गणना गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम कायम भएको औषत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिमका विधि अवलम्बन गर्दा लिइएका मान्यता तथा आधारहरू खुलाई सो को औचित्य समेत स्पष्ट गर्नु पर्नेछ ।

३७. धितोपत्रको थप सार्वजनिक निष्काशनमा प्रिमियम निर्धारण : (१) सूचीकृत सङ्गठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्न चाहेमा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्याँस फ्लो) र बोर्डमा निवेदन दिनुभन्दा सात दिन अगाडिको एक सय असी दिनको औसत बजार मूल्य गणना गरी प्राप्त हुने कूल मूल्यको औषत मूल्य गणना गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम कायम भएको औषत मूल्य र सङ्गठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति शेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिमका विधि अवलम्बन गर्दा लिइएका मान्यता तथा आधारहरू खुलाई सो को औचित्य समेत स्पष्ट गर्नु पर्नेछ ।

परिच्छेद-७

बोनस शेयर सम्बन्धी अवस्था

३८. बोनस शेयर निष्काशन गर्न सकिने अवस्था : (१) सङ्गठित संस्थाले आफूले सृजना गरेको वचत वा जगेडा मध्ये शेयरधनीको दावी रहन सक्ने गरी सृजना गरिएका स्वतन्त्र जगेडा तथा नगदमा प्राप्त शेयर प्रिमियम रकमलाई पूँजीकरण गरी बोनस शेयर निष्काशन गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम बोनस शेयर निष्काशन गर्दा देहायको अवस्था पूरा भएको हुनु पर्नेछः
- (क) पहिले जारी गरिसकेको शेयरको अङ्कित मूल्य बराबरको रकम चुक्ता भएको हुनु पर्ने,
- (ख) अद्यावधिक लेखापरीक्षण भैसकेको वित्तीय विवरण अनुसार मुनाफा आर्जन गरेको हुनु पर्ने ।
३९. बोनस शेयर जारी गर्न नसकिने अवस्था : देहायका अवस्थामा बोनस शेयर जारी गर्न सकिने छैनः
- (क) दफा ३७ मा उल्लिखित व्यवस्थाहरू पूरा नभएको,
- (ख) नेटवर्थ ऋणात्मक भएको,
- (ग) कम्पनीले जारी गरेको डिबेन्चर वा ऋणपत्रका हकमा तिर्न पर्ने व्याज तथा फिर्ता गर्नु पर्ने साँवा नतिरेको,
- (घ) म्याद नाघि सकेको निक्षेप वा निक्षेपमा दिनु पर्ने व्याज चुक्ता नगरेको,
- (ङ) अग्राधिकार शेयरको हकमा वितरण गर्नु पर्ने लाभांश वितरण नगरेको,
- (च) सरकारी तथा अन्य नियमन निकायलाई तिर्न पर्ने रकम नतिरेको,
- (ड) कर्मचारीलाई तिर्नु पर्ने दायित्वको लागि पर्याप्त कोषको व्यवस्था नगरेको,
- (च) कम्पनीको कुनै स्थिर सम्पत्तिलाई पुर्नमूल्याङ्कन वा बिक्री गरी सृजित वचत वा जगेडा कोषबाट बोनस शेयर जारी गर्न खोजेको,
- (छ) प्रचलित कानूनले लाभांश बाँड्नमा बन्देज लगाएको ।

४०. **बोनस शेयर निष्काशन प्रक्रिया** : (१) बोनस शेयर निष्काशन गर्ने सन्दर्भमा सङ्गठित संस्थाको नियमावलीमा बोनस शेयर निष्काशन गर्न सकिने प्रावधान समावेश गरिएको हुनु पर्नेछ र सो नभएमा त्यस्तो व्यवस्था समावेश गरेर मात्र बोनस शेयर निष्काशन गर्ने निर्णय कार्यान्वयन गर्नु पर्नेछ ।

- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंक तथा बीमा कम्पनीको हकमा बीमा समितिको पूर्व स्वीकृति लिएर बोनस शेयर निष्काशन गर्ने व्यवस्था भएमा सोही बमोजिम पूर्व स्वीकृति लिई कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम साधारण सभाबाट विशेष प्रस्ताव पारित गराई बोनस शेयर निष्काशन गर्नु पर्नेछ ।
- (३) उपदफा (१) वा (२) बमोजिम कुनै सङ्गठित संस्थाले बोनस शेयर जारी गर्ने भएमा बोनस शेयरको लागि शेयरधनी किताब बन्द गरिने मिति साधारण सभा सम्बन्धी जानकारीमा समावेश गरी सो को सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ । सोको संक्षिप्त सूचना एफ.एम. रेडियो तथा अनलाईनमा समेत दिनु पर्नेछ ।
- (४) बोनस शेयर निष्काशन गरेपछि हुन आउने कूल पूँजी सङ्गठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भए अनुसारको अधिकृत तथा जारी पूँजीको सीमा भन्दा बढी भएमा साधारण सभामा पूँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव पेश गर्नु पर्नेछ ।
- (५) उपदफा (४) बमोजिमको प्रस्ताव साधारण सभाबाट पारित भएपछि पब्लिक लिमिटेड कम्पनीको हकमा कम्पनी सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम अधिकृत पूँजीको हकमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी र जारी पूँजीको हकमा उक्त कार्यालयमा अभिलेख गराई कार्यान्वयन गर्नु पर्नेछ ।
- (६) बोनस शेयरको निर्धारण गर्न सङ्गठित संस्थाको खुद सम्पत्ति गणना गर्दा वासलातमा देखाइएका मुनाफामा असर पार्न सक्ने सम्पूर्ण सम्भावित दायित्व वापतको व्यवस्था आवश्यकता अनुसार गरेको हुनु पर्नेछ ।

४१. **बोनस शेयर दर्ता तथा सूचीकरण गर्नु पर्ने अवधि** : (१) सङ्गठित संस्थाको सञ्चालक समितिले बोनस शेयर निष्काशन गर्ने निर्णय गरे पश्चात सो प्रस्ताव विशेष प्रस्तावको रूपमा साधारण सभामा प्रस्तुत गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम पेश भएको प्रस्ताव साधारण सभाले पारित गरी बोनस शेयर निष्काशन गर्ने निर्णय गरेमा त्यस्तो निर्णय बमोजिमको बोनस शेयर त्यस्तो निर्णय भएको तीस दिनभित्र धितोपत्र दर्ताका लागि बोर्डमा निवेदन दिनु पर्नेछ ।
तर त्यसरी बोनस शेयर जारी गर्दा त्यस्तो संगठित संस्थाको पूँजी वृद्धि हुने भएमा प्रचलित कानून बमोजिम पूँजी वृद्धि स्वीकृत भएको वा अभिलेख भएको मितिले पन्ध्र दिन भित्र निवेदन दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम निष्काशन गरिएको बोनस शेयर बोर्डमा दर्ता गर्दा यस निर्देशिका बमोजिमको व्यवस्था पालना गरिएको व्यहोरा सहितको कागजात कम्पनी सचिवले प्रमाणित गरी निवेदन साथ पेश गर्नु पर्नेछ ।

४२. सञ्चालक समितिको निर्णय अनुसार हुने : सञ्चालक समितिले निर्णय गर्दाको अवस्थामा नै बोनस शेयर निष्काशन गर्ने वा नगद लाभांश दिने वा दुवै दिने हो सो सम्बन्धमा स्पष्ट गर्नुपर्दछ । एक पटक निर्णय भैसकेपछि थपघट गर्न वा नगद लाभांशको सट्टा बोनस शेयर निष्काशन गर्न वा बोनस शेयरको सट्टा नगद लाभांश वितरण गर्न पाईने छैन ।
४३. बोर्डलाई जानकारी दिनु पर्ने : सङ्गठित संस्थाको सञ्चालक समितिले बोनस शेयर निष्काशन गरी पूँजी वृद्धि गर्ने निर्णय गरे पश्चात सो वारे बोर्ड तथा धितोपत्र बजारलाई त्यस्तो निर्णय भएको सोही दिन वा भोलीपल्टसम्म जानकारी गराउनु पर्नेछ ।

परिच्छेद-८

विविध

४४. प्रबन्धपत्र र नियमावलीमा हनु पर्ने व्यवस्था : (१) सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाको प्रबन्धपत्र र नियमावलीमा सर्वसाधारणमा निष्काशन गरिने शेयरको अनुपात अनुसार सञ्चालक समितिमा प्रतिनिधित्व हुने व्यवस्था गरिएको हुनु पर्नेछ ।
- (२) प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने सङ्गठित संस्थाको प्रबन्धपत्र र नियमावलीमा शेयरधनीको अधिकार, साधारण सभा सम्बन्धी व्यवस्था तथा धितोपत्र खरिद बिक्री भएकोमा सरल तरिकाबाट धितोपत्र दाखिला खारेज हुने व्यवस्था गरी कार्यविधिहरू समेत स्पष्टरूपमा उल्लेख गरिएको हुनु पर्नेछ ।
४५. विवरणपत्र भन्दा फरक भएमा जानकारी दिनु पर्ने : (१) विवरणपत्र, हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू, विवरण पुस्तिका वा अन्य विवरणमा प्रक्षेपण गरिएका विवरणहरूमा पन्ध्र प्रतिशत वा सो भन्दा बढी फरक पर्न गएमा सो को कारण सहित खुलाई सङ्गठित संस्थाले बोर्डलाई जानकारी दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको विवरण तथा प्रक्षेपणकर्ताको जानकारी सहित सङ्गठित संस्थाको आगामी वार्षिक प्रतिवेदनमा समावेश गरी प्रकाशन गर्नु पर्नेछ ।
४६. स्थलगत निरीक्षण तथा जाँचबुझ गर्न सक्ने : (१) धितोपत्र निष्काशन गर्ने सङ्गठित संस्थाको विवरणपत्र, हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू, विवरण पुस्तिका वा अन्य विवरण स्वीकृत गर्नु अघि बोर्डले आवश्यक देखेमा सम्बन्धित संस्थाको कार्यालय वा कार्यस्थलको स्थलगत निरीक्षण तथा जाँचबुझ गर्न सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गरी सम्बन्धित सङ्गठित संस्थालाई कुनै आदेश वा निर्देशन दिएमा सो आदेश वा निर्देशन पालना नगरी सार्वजनिक निष्काशन गर्न पाईने छैन ।
४७. एक आपसमा गाभिएको सङ्गठित संस्थाको धितोपत्र दर्ता गर्नु पर्ने : (१) बोर्डमा धितोपत्र दर्ता गराएका साविक सूचीकृत सङ्गठित संस्थाहरू एक आपसमा देहाय बमोजिम गाभिएमा बोर्डमा धितोपत्र दर्ता गर्नु पर्नेछ :-

- (क) साविक एक वा एक भन्दा बढि सूचीकृत सङ्गठित संस्था एक आपसमा गाभिएमा त्यसरी गाभिएका सङ्गठित संस्था मध्ये साविक कै कुनै एक कम्पनीको नाम कायम भएको,
 - (ख) साविक एक वा एक भन्दा बढि सूचीकृत सङ्गठित संस्था एक आपस गाभिएर नयाँ सङ्गठित संस्था बनेको,
 - (ग) साविक सूचीकृत सङ्गठित संस्थाले अर्को साविक सूचीकृत सङ्गठित संस्थालाई प्राप्त गरेको,
 - (घ) साविक सूचीकृत सङ्गठित संस्थाले सूचीकृत नभएको सङ्गठित संस्थालाई खरिद वा प्राप्त गरेको ।
- (२) उपदफा (१) बमोजिम धितोपत्र दर्ता गर्दा नियमावलीको नियम ३ को उपनियम (१) बमोजिम निवेदन दिनु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम निवेदन दिँदा देहाय बमोजिमका कागजात पेश गर्नु पर्नेछ :-
- (क) सङ्गठित संस्थाको साधारण वा विशेष सभाको निर्णय,
 - (ख) सङ्गठित संस्थाको प्रबन्धपत्र र नियमावली,
 - (ग) सम्बन्धित नियमन निकायको स्वीकृती पत्र,
 - (घ) गाभिने सम्बन्धमा भएको सम्झौता पत्र,
 - (ङ) गाभिदाको शेयर अनुपात खुल्ने कागजात,
 - (च) शेयर पूँजी कायम भएको कागजात ।
- (४) सूचीकृत संगठित संस्थाहरू गाभ्ने वा गाभिने कार्य सम्पन्न भए पश्चात एकिकृत कारोबार शुरु भए सँगै शेयरको कारोबार समेत शुरु हुने व्यवस्था गर्नुपर्नेछ ।
तर एकिकृत कारोबार शुरु भए सँगै शेयरको कारोबार समेत शुरु हुने व्यवस्था गर्न नसकिने भएमा एकिकृत कारोबार शुरु भएको बढीमा पन्ध्र दिनभित्र शेयरको कारोबार शुरु गर्नु पर्नेछ ।

४८. लगानीकर्तालाई कागजातमा पहुँच प्रदान गर्ने : (१) सार्वजनिक निष्काशनका लागि बोर्डबाट प्राप्त निष्काशन अनुमतिपत्रको प्रतिलिपि, तोकिएका शर्तहरू र बोर्डमा धितोपत्र दर्ता र निष्काशन अनुमति प्रदान गर्ने प्रयोजनका लागि पेश गरेका विवरणहरूको एक-एक प्रति निष्काशन तथा बिक्री प्रबन्धकले प्रमाणित गरी दरखास्त वितरण गर्ने कार्यालयहरू र निष्काशनकर्ता सङ्गठित संस्थाको मुख्य कार्यालयमा राख्नु पर्नेछ ।

- (२) धितोपत्र निष्काशनको क्रममा बोर्डबाट स्वीकृत भएको विवरणपत्र, हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू, विवरण पुस्तिका, बिक्री प्रस्तावहरू लगानीकर्ताले सहज रूपमा हेर्न सक्ने र उनीहरूलाई सूचित निर्णयमा पुग्न सहज गर्ने उद्देश्यले त्यस्ता विवरणहरू सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्धक तथा निष्काशनकर्ता कम्पनी प्रत्येकको आफ्नो वेभसाइटमा धितोपत्र बिक्री बन्द नभएसम्म राख्नु पर्नेछ ।
- (३) बोर्डबाट स्वीकृत भएको विवरणपत्र, हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू, विवरण पुस्तिका, बिक्री प्रस्तावहरू सार्वजनिक निष्काशनका लागि प्रकाशन गर्नु दुई दिन अगावै सोको विद्युतीय प्रति बोर्डको वेभसाइटमा राख्ने प्रयोजनको लागि उपलब्ध गराउनु पर्नेछ ।

(४) उपदफा (१) बमोजिमको विवरणहरू कुनै लगानीकर्ताले हेर्न चाहेमा हेर्न दिने र प्रतिलिपि माग गरेमा न्यूनतम शुल्क लिई प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

४९. **साधारणसभा गर्न नहुने** : सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको सङ्गठित संस्थाले नयाँ शेयरधनीहरू समेत समावेश नभई साधारणसभा गर्नु हुँदैन ।

तर बाध्यात्मक अवस्था परी साधारणसभा गर्नु परेमा सो साधारण सभा नयाँ लगानीकर्ताहरूको हित विपरीत नहुने प्रतिबद्धता सहित साधारण सभा गर्नुको कारण, औचित्य र सभामा छलफल हुने विषयहरू खुलाई बोर्डमा निवेदन दिएमा बोर्डले साधारण सभा गर्न अनुमति दिन सक्नेछ ।

५०. **लगानीकर्ताको गुनासो सुन्ने तथा समाधान गर्ने** : (१) आफूले निष्काशन गरेको धितोपत्रको सम्बन्धमा वा आफूले गरेको निष्काशन सम्बन्धी कार्य सम्बन्धमा कुनै गुनासा प्राप्त भएमा यथाशिघ्र समाधान गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त गुनासा तथा समाधानको स्थिति सम्बन्धमा बोर्डलाई तुरुन्त जानकारी गराउनु पर्नेछ ।

५१. **धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिकाको व्यवस्था बमोजिम हुने** : सार्वजनिक निष्काशनको दरखास्त सङ्कलन गर्न बोर्डबाट अनुमति प्राप्त बैङ्क वा वित्तीय संस्था मार्फत धितोपत्र खरिदका लागि दरखास्त दिएको भएमा त्यस्तो दरखास्त सम्बन्धमा धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को व्यवस्था बमोजिम हुनेछ ।

५२. **निर्देशिकाको व्याख्या** : यो निर्देशिकामा लेखिएका कुराहरू कार्यान्वयन गर्ने सीलसीलामा व्याख्या सम्बन्धी कुनै प्रश्न उठेमा बोर्डले गरेको व्याख्या बोर्डको काम कारवाहीको लागि अन्तिम हुनेछ ।

५३. **खारेजी र बचाउ** : (१) धितोपत्र निष्काशन निर्देशिका, २०६५, धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०६८ र बोनस शेयर निष्काशन निर्देशिका, २०६७ खारेज गरिएको छ ।

(२) धितोपत्रको निष्काशनका सम्बन्धमा यसअघि बोर्डबाट जारी भएका आदेश तथा निर्देशन खारेज गरिएको छ ।

(३) धितोपत्र निष्काशन निर्देशिका, २०६५, धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०६८ र बोनस शेयर निष्काशन निर्देशिका, २०६७ तथा यस अघि बाँडको आदेश तथा निर्देशन बमोजिम भए गरेका काम कारवाही यसै निर्देशिका बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची-१

(दफा १२ को उपदफा (८) सँग सम्बन्धित)

हकप्रद शेयर जारी गर्दा समावेश गर्नु पर्ने विवरण

१. मुखपृष्ठमा उल्लेख हुनु पर्ने कुराहरू :-
 - १.१ सङ्गठित संस्था कुन ऐन अन्तर्गत संस्थापित तथा कारोबार गर्ने
 - १.२ सङ्गठित संस्थाको नाम, लोगो, रजिष्टर्ड कार्यालयको ठेगाना, टेलिफोन नम्बर, वेबसाइट तथा इमेल ठेगाना,
 - १.३ सङ्गठित संस्थाको चुक्ता पूँजी, हकप्रद शेयर निष्काशनको अनुपात तथा सङ्ख्या, अङ्कित मूल्य,
 - १.४ दरखास्त साथ भुक्तानी गर्नुपर्ने रकम,
 - १.५ हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू भन्ने वाक्यांश,
 - १.६ सङ्गठित संस्थाको लेखापरीक्षण भएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरणमा नेटवर्थ अङ्कित मूल्य (फेस भ्यालु भन्दा कम भएको अवस्थामा तत्सम्बन्धी विवरण,
 - १.७ निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण,
 - १.८ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको मिति,
 - १.९ निष्काशन खुला हुने मिति,
 - १.१० निष्काशन बन्द हुने मिति,
 - १.११ निष्काशन तथा बिक्री प्रबन्धकको नाम, लोगो, ठेगाना तथा टेलिफोन नम्बर
२. हालका शेयरधनीहरूको समूह खुल्ने संस्थागत संस्थापकहरूको हकमा उक्त संस्थाको सञ्चालकहरूको नाम, ठेगाना (प्राकृतिक व्यक्ति नखुलेसम्म) र शेयर सङ्ख्या,
३. सञ्चालक तथा कार्यकारी प्रमुखको नाम, ठेगाना, शैक्षिक योग्यता तथा अनुभव,
४. सङ्गठित संस्थाको सञ्चालन अवधी तीन वर्ष व्यतीत भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भई नसकेको अवस्थामा सञ्चालन अवधीको वित्तीय विवरण (सहायक कम्पनी भए समष्टिकृत रुपमा) तथा आगामी तीन वर्षको प्रक्षेपित वित्तीय विवरण का साथै प्रक्षेपित प्रति शेयर आम्दानी (इ.पि.यस), प्रति शेयर नेटवर्थ, नेटवर्थमा प्रतिफल र निष्काशन पूर्वको प्रति शेयर आम्दानी कायम राख्न बृद्धि हुने नेटवर्थमा आवश्यक प्रतिफल,
५. आर्थिक वर्ष समाप्त भएपछि हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरू पेश गरेमा, आर्थिक वर्ष समाप्त भएको मितिबाट पेश गरेको मितिसम्ममा वासलातको मिति पछिको घटनाको बारेमा छुट्टै जानकारी विवरणपत्रमा समावेश गर्नु पर्ने,
६. धितोपत्र निष्काशन खुला हुनु पूर्व स्वीकृत भएको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरूमा उल्लेखित विवरणमा सम्बन्धित नियमन निकायको नियमन व्यवस्था, निर्देशन वा अन्य कुनै कारणबाट व्यवसाय सञ्चालनको क्रममा हुने सामान्य परिवर्तन बाहेक लगानीकर्ताका निर्णयमा खास असर पर्ने गरी तात्त्विक परिवर्तन भएमा त्यस्तो परिवर्तित विवरण समावेश गरी आवश्यक

सुधार तथा संशोधन गर्नु पर्ने र त्यस्तो संशोधित हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरू बोर्डबाट स्वीकृत गराएर मात्र निष्काशन सम्बन्धी कार्य शुरु गर्नुपर्नेछ,

७. निष्काशनबाट प्राप्त हुने कुल रकम सम्बन्धमा वित्तीय रूपमा स्पष्ट खुलेको उपयोग योजना सहितको विवरण,
८. निष्काशन बैङ्क (बैंडर टु द ईस्यु) को नाम तथा ठेगाना,
९. धितोपत्रको अङ्कित मूल्य र दरखास्त साथ भुक्तानी गर्नु पर्ने रकम,
१०. लगानीमा हुने जोखिम सम्बन्धी उद्घोषण
११. सङ्गठित संस्थाले आफ्नो व्यवसायसँग सम्बन्धित नियमन व्यवस्थाका कारण हकप्रद निष्काशन गरेको भए सो सम्बन्धी विवरण,
१२. हकप्रद शेयर जारी गर्नु परेको कारण, उठाइने पूँजी लगानी सम्बन्धी योजना तथा उक्त लगानीबाट प्राप्त हुने प्रतिफल सम्बन्धी विवरण,
१३. हकप्रद शेयर जारी गर्दा तोकिएको अनुपातलाई उचित मान्न सकिने आधारहरू र त्यसलाई पुष्टि गर्ने सङ्गठित संस्थाको वित्तीय स्थिति ।

अनुसूची-२

(दफा ३० को उपदफा (५) सँग सम्बन्धित)

धितोपत्र बाँडफाँडको नमूना

१. यदि कुनै कम्पनीले सय रुपैयाँ दरको दश लाख कित्ता धितोपत्र निष्काशन गर्दा धितोपत्र खरीदका लागि देहाय अनुसार दरखास्त प्राप्त भएमा बुँदा नं. २ अनुसार बाँडफाँड गरिनेछ ।

सार्वजनिक निष्काशनमा परेको आवेदन सम्बन्धी विवरण

क्र.सं.	आवेदन परेको सेयर कित्ता	आवेदक संख्या	आवेदन रकम
१	१०	१०,०००	१,००,००,०००
२	२०	७,०००	१,४०,००,०००
३	३०	७,५००	२,२५,००,०००
४	४०	६,०००	२,४०,००,०००
५	५०	५,०००	२,५०,००,०००
६	१००	४,०००	४,००,००,०००
७	२००	३,०००	६,००,००,०००
८	३००	२,०००	६,००,००,०००
९	५००	१,०००	५,००,००,०००
जम्मा		४५,५००	३०,५५,००,०००

२. बाँडफाँड तालिका :-

१	२	३ (१x२)	४ (कोलम ३ को कित्ता जोडदै जाने)	निष्काशित कित्ता - कूल बाँडफाँड हुने कित्ता
धितोपत्र प्राप्त गर्ने आवेदक संख्या	प्रति आवेदक बाँडफाँड गरिने कित्ता	बाँडफाँड हुने कित्ता	कूल बाँडफाँड हुने कित्ता	बाँकी कित्ता
४५,५००	१०	४,५५,०००	४,५५,०००	५,४५,०००
३५,५००	१०	३,५५,०००	८,१०,०००	१,९०,०००
२८,५०० मध्ये १९,०००लाई गोला प्रथाबाट	१०	१,९०,०००	१०,००,०००	-

(पुनश्च : माथिको नमूनामा न्यूनतम दश कित्ता आवेदन गर्नेले दश कित्ता र न्यूनतम बीस कित्ता आवेदन गर्नेले बीस कित्ता नै पाउने अवस्था रहन्छ । यस्तै गोला प्रथाबाट छानिने आवेदकले थप दश कित्ता सहित तीस कित्ता पाउने अवस्था रहन्छ ।)

सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४

प्रस्तावना : धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी तथा जवाफदेही बनाई संस्थागत सुशासन प्रवर्द्धन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस निर्देशिकाको नाम “सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४” रहेको छ ।

(२) यो निर्देशिका बोर्डले तोकेको मितिदेखि लागू हुनेछ ।

२. **परिभाषा :** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-

(क) “अध्यक्ष” भन्नाले सञ्चालक समितिको अध्यक्ष सम्भन्नु पर्छ ।

(ख) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ ।

(ग) “एकाघरको परिवार” भन्नाले सम्बन्धित व्यवस्थापक तथा कर्मचारीको पति, पत्नी, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूमा आश्रित दाजु, भाई, दिदी र बहिनी सम्भन्नु पर्छ ।

(घ) “कर्मचारी” भन्नाले संस्थामा नियुक्त भई पदमा बहाल रहेको व्यक्ति सम्भन्नु पर्छ ।

(ङ) “कार्यकारी प्रमुख” भन्नाले संस्थाको दैनिक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने प्रमुख कार्यकारी अधिकृत सम्भन्नु पर्छ र सो शब्दले संस्थाको प्रशासन, व्यवस्थापन वा व्यवसायको जिम्मेवारी सम्हाल्ने प्रमुख व्यक्ति वा प्रशासक समेतलाई जनाउँछ ।

(च) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।

(छ) “वित्तीय स्वार्थ” भन्नाले संस्थापक समूह वा सञ्चालक वा एक प्रतिशत वा सो भन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख, कम्पनी सचिव वा त्यस्तो व्यक्तिको परिवारका सदस्य वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा सङ्गठित संस्थाले कुनै फर्म, कम्पनी वा सङ्गठित संस्थाको चुक्ता पुँजीको दश प्रतिशत वा सो भन्दा बढी हुने गरी छुट्टा छुट्टै वा संयुक्त रूपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरूको वित्तीय स्वार्थ सम्भन्नु पर्छ र सो शब्दले बोर्डले समय समयमा कारोबारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकेको स्वार्थ समेतलाई जनाउँछ ।

(ज) “व्यवस्थापक” भन्नाले कुनै संस्थाको क्रियाकलापमा निर्णय लिने व्यवस्थापक सम्भन्नु पर्छ र सो शब्दले अन्तिम जिम्मेवारी वा अधिकार प्रयोग गर्न पाउने गरी संस्थाको कुनै शाखा वा इकाईको प्रमुख पदमा नियुक्त भएको व्यवस्थापक, प्रबन्धक वा अधिकृत स्तर वा सो सरहको कर्मचारी समेतलाई जनाउँछ ।

- (भ) “सञ्चालक” भन्नाले संस्थाको सञ्चालक समितिको सदस्य सम्भन्तु पर्छ, र सो शब्दले सञ्चालक समितिको अध्यक्षलाई समेत जनाउँछ ।
- (ज) “सञ्चालक समिति” भन्नाले दफा ५ बमोजिम गठन हुने संस्थाको सञ्चालक समिति सम्भन्तु पर्छ ।
- (ट) “संस्था” भन्नाले धितोपत्र बजारमा धितोपत्र सूचीकरण गराएका सूचीकृत सङ्गठित संस्था सम्भन्तु पर्छ ।

३. **संस्थागत सुशासनको सिद्धान्तहरू** : संस्थाले संस्थागत सुशासनको सम्बन्धमा देहायका सिद्धान्तहरू अवलम्बन गर्नु पर्नेछ :-

- (क) शेयरधनी प्रतिको दायित्व,
- (ख) शेयरधनी बीच समान व्यवहार,
- (ग) जवाफदेहिता,
- (घ) पारदर्शीता र सूचना प्रवाह,
- (ङ) सञ्चालक समितिको उत्तरदायित्व,
- (च) सरोकारवालाहरू प्रतिको दायित्व ।

४. **सूचना तथा जानकारी प्रवाह** : (१) संस्थाले संस्थाको पूँजी तथा शेयरको संरचना, वित्तीय अवस्था तथा प्रचलित कानून बमोजिम सार्वजनिक गर्नु पर्नेसूचना, कागजात, तथ्याङ्क, विवरण, संस्थाको सञ्चालक समितिबाट पारित भएका निर्णय (माइन्युट) र अन्य कागजात तथा जानकारी नियमित रूपमा सार्वजनिक गर्नु पर्नेछ ।

- (२) संस्था तथा सरोकारवालाहरू बीच एक आपसमा संस्थाको उद्देश्य तथा व्यवसाय प्रवर्द्धनका लागि निरन्तर संवाद तथा सञ्चार भएको हुनु पर्नेछ ।
- (३) संस्थाले सूचना तथा जानकारी प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ढाँचाको अनुसरण गर्न प्रोत्साहित गर्नु पर्दछ ।

परिच्छेद - २

सञ्चालक समिति

५. **सञ्चालक समिति** : (१) ^१ संस्थाले संस्थाको पूँजी तथा शेयरको संरचना, वित्तीय अवस्था तथा प्रचलित कानून बमोजिम सार्वजनिक गर्नुपर्ने सूचना, कागजात, तथ्याङ्क, विवरण, संस्थाको धितो पत्रको मूल्यमा असर पर्न सक्ने संवेदनशील निर्णय र अन्य कागजात तथा जानकारी नियमित रूपमा सार्वजनिक गर्नु पर्नेछ ।

- (२) सञ्चालक समितिमा आवश्यक सङ्ख्यामा सञ्चालकहरू रहनेछन् ।
- (३) सञ्चालकहरूको नियुक्ति वा मनोनयन कम्पनी सम्बन्धी प्रचलित कानूनको अधीनमा रही संस्थाको साधारण सभाले गर्नेछ ।
- (४) सञ्चालक समितिमा आवश्यक स्वतन्त्र सञ्चालक समेत नियुक्त गर्नु पर्नेछ ।
- (५) उपदफा (४) बमोजिम स्वतन्त्र सञ्चालकको नियुक्त गर्दा संस्थाको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिलाई साधारण सभाबाट नियुक्त गर्नु पर्नेछ ।

^१ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५द्वारा संशोधित

² तर, प्रचलित कानून बमोजिम व्यवस्था भएकोमा सोही बमोजिम गर्नु पर्नेछ ।

- (६) संस्थाको सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुनेछ ।
- (७) सञ्चालकको पद रिक्त भएमा रिक्त भएको पैंतीस दिनभित्र सञ्चालक समितिले बाँकी अवधिका लागि त्यस्तो रिक्त पदमा अर्को सञ्चालक नियुक्त गर्नु पर्नेछ ।
- (८) सञ्चालक नियुक्त वा हेरफेर भएमा वा सञ्चालक पद रिक्त भएमा त्यसरी नियुक्त वा हेरफेर वा रिक्त भएको सम्बन्धी विवरण तयार गरी सो को जानकारी बोर्ड र धितोपत्र बजारलाई समेत दिनु पर्नेछ ।
- (९) ³ सञ्चालक समितिमा एकाघर परिवारमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाइ, तथा दिदी, बहिनीबाट एकभन्दा बढी सञ्चालक नियुक्त भएको अवस्थामा सो सम्बन्धमा वार्षिक प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।

६. सञ्चालकको अयोग्यता : देहायको कुनै व्यक्ति सञ्चालकको पदमा नियुक्त वा मनोनीत हुन अयोग्य मानिनेछ:

- (क) धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको,
- (ख) कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले ऐनको दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएको,
- (ग) धितोपत्रको सार्वजनिक निष्काशन गरी ऐन बमोजिम पेश गर्नु पर्ने विवरण वा जानकारी पेश नगरी सञ्चालनको अवस्था अज्ञात रहेको संस्थाको पदाधिकारी रहेको ।

७. सञ्चालक समितिको काम, कर्तव्य र अधिकार : (१) सञ्चालकको काम, कर्तव्य र अधिकार संस्थाको प्रबन्धपत्र र नियमावलीमा स्पष्ट रूपमा उल्लेख भएको हुनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त सञ्चालकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

- (क) ⁴ संस्थाको समग्र जोखिम व्यवस्थापन गरी आफ्नो व्यवसाय संचालन गर्ने व्यवस्था मिलाउने,
- (ख) संस्थागत सुशासन कायम गर्ने र दैनिक काम कारवाहीमा हस्तक्षेप नगर्ने कुराको प्रत्याभूति गर्ने,
- (ग) साना लगानीकर्ताको हित संरक्षण गर्ने गराउने,

⁵ स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “साना लगानीकर्ता” भन्नाले चुक्ता पूँजीमा पचास हजार रुपैयाँसम्म रकम लगानी गर्ने लगानीकर्ता सम्झनु पर्छ ।

(घ) संस्थागत व्यवस्थापनको काम कारवाहीको नियमित रूपमा अनुगमन तथा विश्लेषण गरी आवश्यक निर्देशन दिने,

(ङ) संस्थाका उद्देश्य तथा लक्ष्यहरू प्राप्त गर्न समूहगत प्रयास गर्ने,

८. अध्यक्षको नियुक्ति : असल संस्थागत सुशासनको अभ्यास तथा संस्थाको प्रभावकारीताको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई सञ्चालक समितिले अध्यक्षको रूपमा नियुक्त गर्नु पर्नेछ ।

९. अध्यक्षको काम, कर्तव्य र अधिकार : अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-

(क) सञ्चालक समितिको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरी संस्थालाई नेतृत्व प्रदान गर्ने,

² सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा थप

³ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

⁴ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

⁵ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

- ६(ख) सञ्चालक समितिमा छलफल हुने प्रस्ताव पेश गर्ने तथा सञ्चालक समितिका सदस्यले समयमै पूर्ण तथा सही सूचना प्राप्त गरेको यकिन गर्नु पर्ने,
- (ग) सञ्चालक समितिको बैठक तथा छलफलका अध्यक्षता गर्ने,
- ७(घ) सञ्चालक समिति तथा व्यवस्थापनबीच समन्वय गर्ने,
- (ङ) सरोकारवालाहरूलाई प्रभावकारी सञ्चार प्रदान गर्न आवश्यक कदम चाल्ने तथा चाल्न लगाउने,
- (च) संस्थागत सुशासनको असल अभ्यासको लागि नेतृत्व प्रदान गर्ने ।

१०. सञ्चालक समितिको बैठक : (१) सञ्चालक समितिको बैठकमा सञ्चालक वा वैकल्पिक सञ्चालक उपस्थित हुनु पर्नेछ ।

- (२) बैठकमा निर्णयहरू वस्तुगत रूपमा संस्थाको सर्वोत्कृष्ट हित हुने गरी गरिनु पर्नेछ ।
- (३) सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माइन्ट) को छुट्टै अभिलेख राख्नु पर्नेछ ।
- (४) उपदफा (३) बमोजिम भएको निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सञ्चालकहरूको कम्तीमा एकाउन्न प्रतिशतले हस्ताक्षर गर्नु पर्नेछ ।
- (५) कुनै विषयमा छलफल गर्दा कुनै सदस्यले निर्णयमा सहमति नजनाएमा वा त्यस्तो निर्णयभन्दा भिन्न मत राखेमा त्यस्तो सदस्यले चाहेमा सोही व्यहोरा बैठकको निर्णयको विवरण (माइन्ट) मा अभिलेख गर्न सक्नेछ ।

तर कुनै सदस्यको हस्ताक्षर नभएको कारणले मात्र सो निर्णयमा कुनै सदस्यको असहमति रहेको तथा सो निर्णय अवैध भएको मानिने छैन ।

- (६) सञ्चालक समितिले कुनै विषयमा विशेषज्ञसँग आवश्यक राय परामर्श लिन सक्नेछ ।

११. सञ्चालकको भत्ता तथा सुविधा : (१) सञ्चालकले बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा अन्य सुविधा संस्थाको साधारण सभाले निर्धारण गरे बमोजिम हुनेछ ।

- (२) उपदफा (१) बमोजिमको बैठक भत्ता तथा अन्य सुविधा निर्धारण गर्दा संस्थाको कार्य सञ्चालन, कारोबार, व्यवसायिक योजना, खुद सम्पत्ति (नेटवर्थ), दाबी भुक्तानीको अवस्था, मुनाफाको स्थिति, व्यवस्थापन खर्च तथा मुास्फिति दर लगायत अन्य सूचकाङ्कको आधारमा अध्ययन गरी निर्धारण गर्नु पर्नेछ ।

१२. अध्यक्ष र कार्यकारी प्रमुख अलग अलग व्यक्ति हुनु पर्ने : (१) अध्यक्ष र कार्यकारी प्रमुख अलग अलग व्यक्ति हुनु पर्नेछ ।

- (२) सञ्चालक समितिको नेतृत्व गर्ने र यसको निरन्तर सञ्चालनको सुनिश्चितता लगायत नियमित रूपमा सञ्चालक समितिको बैठक सञ्चालन गर्ने कार्य अध्यक्षले गर्नु पर्नेछ ।
- (३) संस्थाको व्यवस्थापकीय, प्रशासनिक र आर्थिक विषयको सम्पूर्ण काम कारवाही तथा जिम्मेवारी कार्यकारी प्रमुखको रहनेछ ।

^६ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

^७ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

परिच्छेद-३
सञ्चालकको आचरण

१३. **सञ्चालकको आचरण सम्बन्धी व्यवस्था :** (१) प्रत्येक सञ्चालकले आफू सञ्चालकको पदमा नियुक्त वा मनोनयन भएको पन्ध्र दिनभित्र देहायका कुराको लिखित जानकारी संस्थालाई गराउनु पर्नेछ :-

- (क) संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण,
 - (ख) निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको शेयर वा डिबेन्चरको विवरण,
 - (ग) निज अन्य कुनै सङ्गठित संस्थाको आधारभूत शेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरण,
 - (घ) निजको एकाघरको परिवारको कुनै सदस्य संस्थामा पदाधिकारी वा कर्मचारीको हैसियतमा काम गरिरहेको भए त्यसको विवरण,
 - (ङ) सञ्चालक समितिलाई जानकारी गराउनु पर्ने भनी बोर्डले समय समयमा तोकिएको अन्य विवरण ।
- (२) संस्थाले उपदफा (१) बमोजिम सञ्चालकले दिएको जानकारीको अभिलेख राख्नु पर्नेछ ।
- ^८(३) सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचीकृत संस्थाको सञ्चालक, तलवी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन ।
- तर नेपाल सरकारले मनोनयन वा नियुक्त गरेका सञ्चालकको हकमा यो व्यवस्था लागू हुने छैन ।

^९(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संस्थाको सहायक कम्पनी भएमा त्यस्तो सहायक कम्पनीमा मुख्य संस्थाको प्रतिनिधिको रूपमा सञ्चालक नियुक्त गर्न सकिनेछ ।

^{१०}(५)

१४. **संस्थाको हित विपरीत कार्य गर्न नहुने :** (१) सञ्चालक प्रत्यक्ष वा अप्रत्यक्ष रूपले संस्थाको हित विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न हुनु हुँदैन ।

- (२) सञ्चालक आफूसँग वित्तीय स्वार्थ रहेको कुनै पनि कारोबारमा संलग्न हुनु हुँदैन ।
 - (३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सञ्चालक समितिले कुनै कारोबारको सम्बन्धमा कुनै सञ्चालकको वा निजको एकाघरको परिवारको सदस्यको वित्तीय स्वार्थ गाँसिएको छ भनी प्रमाणित नगरेसम्म सार्वजनिक रूपमा निष्काशन गरिएका शेयर तथा ऋणपत्रहरूको कारोबार गर्नमा कुनै बाधा पुगेको मानिने छैन ।
 - (४) सञ्चालकले कुनै पनि प्रयोजनको लागि संस्थाको वित्तीय स्वार्थ रहेका शेयरधनी वा निजको एकाघर परिवारको स्वामित्वमा रहेको वा निजहरूको फर्म तथा कम्पनीसँग घर भाडामा लिई कारोबार गर्न पाउने छैन ।
- ^{११}(५) कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल उस्तै प्रकृतिको उद्देश्य भएका सूचीकृत संस्थाको लेखापरीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, कर्मचारी वा तेस्रो पक्ष सहजकर्ता भई कार्य गर्न पाउने छैन ।

^८ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

^९ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

^{१०} सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा भिकिएको

^{११} सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५ द्वारा संशोधित

(६) कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर, डिबेञ्चर खरीद बिक्री गर्न पाउने छैन ।

१५. पदको दुरुपयोग गर्न नहुने : (१) सञ्चालकले आफ्नो नाम तथा पदको दुरुपयोग गरी कुनै किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुनु हुँदैन ।

(२) सञ्चालकले संस्थाको आधिकारिक अभिलेख वा कागजपत्रमा व्यक्तिगत रूपमा कुनै थपघट वा संशोधन गर्न पाउने छैन ।

(३) सञ्चालकले कम्पनी मार्फत वा कम्पनीको कामको सिलसिलामा व्यक्तिगत फाइदा लिने काम गर्न हुँदैन ।

१६. गोपनीयता कायम राख्नु पर्ने : (१) सञ्चालकले प्रचलित कानून बमोजिम सार्वजनिक गर्नु पर्ने बाहेकका संस्थासँग सम्बन्धित सूचना, जानकारी तथा अन्य कागजातहरूको गोपनीयता कायम राख्नु पर्नेछ ।

(२) कुनै सञ्चालक आफ्नो पदबाट निवृत्त भएपछि वा कुनै प्रकारले हटेपछि संस्थासँग सम्बन्धित सूचना वा जानकारी सार्वजनिक गर्न वा आफ्नो कुनै स्वार्थका लागि प्रयोग गर्न पाउने छैन ।

(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनको अधीनमा रही अदालत वा न्यायिक निकायको आदेश कुनै कागजात तथा ग्राहकको सूचना वा जानकारी सार्वजनिक गर्न वा उपलब्ध गराउन वा सञ्चालक समितिको अनुमतिले कुनै लेख, रचना प्रकाशन गर्न बाधा पर्ने छैन ।

परिच्छेद - ४

संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली

१७. जोखिम व्यवस्थापन र सम्पत्ति तथा दायित्व समिति : (१) सम्बन्धित क्षेत्रका नियमनकारी निकायले अन्यथा तोकेको अवस्थामा बाहेक संस्थामा जोखिम व्यवस्थापन, सम्पत्ति तथा दायित्व लगायतका विषयमा अध्ययन तथा पुनरावलोकन गर्न छुट्टै छुट्टै सञ्चालकको संयोजकत्वमा छुट्टै छुट्टै समिति गठन गर्नु पर्नेछ ।

(२) कुनै कारणबाट आउन सक्ने सम्भावित सङ्गठनात्मक तथा आर्थिक जोखिमलाई न्यूनीकरण तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि एक जोखिम व्यवस्थापन समिति गठन गर्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको समितिमा संस्थाको जोखिम व्यवस्थापन ढाँचा तथा नीतिहरूको पुनरावलोकन गर्ने काममा स्वतन्त्र सञ्चालकलाई समेत सहभागी गराउनु पर्नेछ ।

(४) संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्बन्धमा आवश्यक कार्य गर्न सम्पत्ति तथा दायित्व समितिको गठन गर्नु पर्नेछ ।

१८. आन्तरिक नियन्त्रण प्रणाली : प्रत्येक संस्थाले अन्य विषयका अतिरिक्त देहायका विषयका सम्बन्धमा आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नु पर्नेछ :-

(क) कम्पनीको पूँजीको सञ्चालन तथा व्यवस्थापनका विषयमा,

(ख) कम्पनीको काम कारवाहीमा कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको निजी स्वार्थ वा सरोकार बाकिने गरी काम कारवाही गर्न नहुने सम्बन्धमा,

- (ग) कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको निजी स्वार्थ वा सरोकार बाझिने कुनै विषय रहे भएमा अग्रिम जानकारी गराउनु पर्ने विषयमा,
- (घ) भ्रष्टाचार तथा आर्थिक अनियमिता नियन्त्रणको सम्बन्धमा,
- (ङ) सम्बद्ध कानून कार्यान्वय तथा पालना गर्ने, गराउने सम्बन्धमा,
- (च) सूचक (ट्वीसेल ब्लोअर) को संरक्षण संयन्त्र सम्बन्धमा,
- (छ) कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धमा,
- (ज) संस्थाले आवश्यक देखेका अन्य विषयमा ।

परिच्छेद-५

सङ्गठन संरचना र कर्मचारी

१९. सङ्गठन संरचना तयार गर्नु पर्ने : (१) संस्थाले कार्यबोझ तथा लागतको विश्लेषण गरी आफ्नो सङ्गठन संरचना तयार वा अद्यावधिक गर्नु पर्नेछ ।
- (२) संस्थाले आफूलाई आवश्यक पर्ने कर्मचारीको दरबन्दी तय गरी त्यस्तो दरबन्दी अनुरूप पदपूर्ति गर्नु पर्नेछ ।
 - (३) उपदफा (२) बमोजिम कर्मचारीको पदपूर्ति गर्दा पारदर्शी प्रकृया अपनाउनु पर्नेछ ।
२०. परिपालन (कम्प्लाइन्स) अधिकृत नियुक्त गर्नु पर्ने : (१) संस्थाले व्यवस्थापन, वाणिज्यशास्त्र, कानून विषय वा आफ्नो व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरी कम्तीमा तीन वर्षको कार्यानुभव भएका व्यवस्थापक तहका आफ्ना अधिकृत कर्मचारीहरूमध्येबाट परिपालन अधिकृत तोक्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तोकिएको परिपालन अधिकृतले देहायका विषयहरू संस्थाबाट अद्यावधिक रूपमा पालना भएको सुनिश्चित गर्नु पर्नेछ :-
 - (क) ऐन, नियमावली तथा नियमनकारी निकायबाट समय समयमा जारी भएको निर्देशन तथा निर्देशिका बमोजिम गर्नु पर्ने कुरा,
 - (ख) नियमनकारी निकायले इजाजतपत्र जारी गर्दाका बखत तोकेका शर्तहरू,
 - (ग) नियमनकारी निकायले संस्थाको नियमन, निरीक्षण वा सुपरीवेक्षण गर्दा सम्बन्धित संस्थालाई दिइएको निर्देशन ।
 - 12(३) परिपालन अधिकृतले उपदफा (२) मा उल्लिखित विषयका सम्बन्धमा सम्बन्धित संस्थाबाट पालना भए वा नभएकोबारे प्रतिवेदन तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराई त्यस्तो प्रतिवेदनलाई लेखा परीक्षकबाट प्रमाणित गराउनु पर्नेछ ।
 - 13(४) उपदफा (३) बमोजिम प्रमाणित भएको प्रतिवेदनको मुख्य मुख्य बुँदाहरू सहितको प्रमाणित सारांश सम्बन्धित संस्थाको वार्षिक प्रतिवेदनमा समावेश गर्नु पर्नेछ ।
 - (५) उपदफा (३) बमोजिम तयार भई उपदफा (४) बमोजिम पेश भएको प्रतिवेदनमा संलग्न विवरणको सत्यता तथा प्रमाणिकताका लागि सम्बन्धित परिपालन अधिकृत जिम्मेवार हुनेछ ।

¹² सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५द्वारा संशोधित

¹³ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५द्वारा संशोधित

(६) यस निर्देशिकामा लेखिएको कुनै पनि कुराले उपदफा (२) मा उल्लिखित विषयहरू अद्यावधिक रूपमा पालना गर्नु पर्ने कुराबाट संस्था, सो संस्थाको सञ्चालक समिति वा कार्यकारी प्रमुखले छुट पाएको मानिने छैन ।

२१. अधिकार तथा कर्तव्य निर्धारण गर्नु पर्ने : (१) संस्थाले कुनै कर्मचारीलाई काममा लगाउँदा त्यस्तो कर्मचारीले गर्नु पर्ने कामको विवरण सहित जिम्मेवारी तोक्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकिएको कार्य विवरणप्रति सम्बन्धित कर्मचारी व्यक्तिगत रूपमा जवाफदेही हुनु पर्नेछ ।

२२. कर्मचारीले गोपनियता कायम गर्नु पर्ने : संस्थामा कार्यरत कुनै कर्मचारीले दफा १६ सरहको गोपनियता कायम गर्नु पर्नेछ ।

२३. तलब, भत्ता तथा अन्य सुविधा : (१) संस्थामा रहने कर्मचारीलाई दिइने तलब, भत्ता तथा अन्य सुविधाका सम्बन्धमा संस्थाले सम्बन्धित कर्मचारीलाई पूर्व जानकारी गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम दिइने तलब, भत्ता तथा अन्य सुविधाका सम्बन्धमा संस्थाले आवश्यक ठानेमा एक समिति गठन गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिमको समितिको सिफारिस बमोजिम संस्थाले कर्मचारीलाई दिइने तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्न सक्नेछ ।

¹⁴ तर, कुनै सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा प्राप्त हुने गरी पदमा बहाल रहेको व्यक्ति अर्को सूचीकृत संस्थाबाट पारिश्रमिक र अन्य सुविधा पाउने गरी नियुक्त हुन सक्ने छैन ।

परिच्छेद - ६

संस्थाको लेखा तथा लेखापरीक्षण

२४. लेखा राख्नु पर्ने : संस्थाले सम्पूर्ण आय व्ययको लेखा लेखाका मान्य सिद्धान्त बमोजिम दुरूस्त रूपमा राख्नु पर्नेछ ।

२५. आन्तरिक लेखा परीक्षण गर्नु पर्ने : संस्थाको आन्तरिक लेखा परीक्षण गर्ने प्रयोजनको लागि संस्थाले आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

२६. लेखापरीक्षण समिति : ¹⁵(१) संस्थामा सञ्चालकको संयोजकत्वमा एक लेखापरीक्षण समितिको गठन गर्नु पर्नेछ ।

(२) संस्थाको अध्यक्ष, कार्यकारी प्रमुख, सल्लाहकार तथा वित्त वा लेखा प्रमुख वा तिनको एकाघरको परिवारको सदस्य उपदफा (१) बमोजिमको समितिमा सदस्य हुन सक्ने छैन ।

¹⁶(३) उपदफा (१) बमोजिमको समितिमा रहने सदस्यमध्ये कम्तीमा एक जना सदस्य लेखा वा वित्त विषयमा विज्ञ वा लेखा वा लेखापरीक्षण क्षेत्रमा तीन वर्षको अनुभव प्राप्त रहेको हुनु पर्नेछ ।

¹⁴ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५द्वारा थप

¹⁵ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५द्वारा संशोधित

¹⁶ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५द्वारा संशोधित

२७. लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार : (१) लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार प्रचलित कानूनको अधीनमा रही देहाय बमोजिम हुनेछ :-

- (क) संस्थाको वित्तीय विवरणको समिक्षा गरी त्यस्ता विवरणमा उल्लिखित सूचनाको प्रमाण, सत्यता र यथार्थताको यकिन गर्ने,
 - (ख) संस्थाको लेखा, बजेट, आन्तरिक नियन्त्रण प्रणाली उपयुक्त भए वा नभएको नियमन, अनुगमन गरी यकिन गर्ने,
 - (ग) संस्थाको खरिद प्रणाली उपयुक्त र मितव्ययी भए वा नभएको सम्बन्धमा निरीक्षण र अनुगमन गर्ने,
 - (घ) संस्थाको बहीखाता, आन्तरिक लेखापरीक्षण प्रणालीको अभिलेखका कागजात वा विद्युतीय अभिलेख उपयुक्त ढङ्गबाट राखिएको वा नराखिएको यकिन गर्ने,
 - (ङ) संस्थाको लेखा, लेखापरीक्षण, वासलात वा वित्तीय विवरण प्रचलित कानून बमोजिम तथा नियमनकारी निकायबाट जारी भएको निर्देशन वासंस्थाको नियमावली बमोजिम भए वा नभएको यकिन गर्ने,
 - (ज) संस्थाको सञ्चालक समितिले माग गरेको विषयमा राय तथा परामर्श दिने,
 - (झ) संस्थाले नियमनकारी निकायले दिएको निर्देशन पालना गरे वा नगरेको यकिन गर्ने,
 - (ञ) आन्तरिक लेखापरीक्षण कार्य प्रभावकारी तथा स्वतन्त्र रूपमा सम्पादन भए वा नभएको यकिन गर्ने ।
- (२) लेखापरीक्षण समितिले आफ्नो काम कारवाहीको प्रतिवेदन सञ्चालक समितिमा पेश गर्नु पर्नेछ ।

परिच्छेद - ७

सूचिकृत सङ्गठित संस्थाले गर्न नहुने

२८. ऋण लिन वा दिन नहुने : संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिन वा दिन हुँदैन ।

२९. साभेदारीमा सम्पत्ति जोड्न नहुने : संस्थाले वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा आफ्नो कर्मचारी, सल्लाहकार, परामर्शदातासँग साभेदारीमा कुनै सम्पत्ति जोड्न हुँदैन ।

३०. सम्पत्तिको भोगचलन गर्न नपाउने : (१) प्रचलित कानून बमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभ बाहेकसूचिकृत सङ्गठित संस्थाको वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गर्न पाउने छैन ।

(२) उपदफा (१) विपरीत कसैले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन वा उपयोग गरेमा अनधिकृत रूपमा भोगचलन गरेको मानिनेछ ।

(३) संस्थाले वित्तीय स्वार्थ भएको व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताको सम्पत्ति भाडामा लिई वा भाडामा दिई वा अन्य कुनै किसिमले उपयोग गर्नु, गराउनु हुँदैन ।

परिच्छेद-८
विविध

३१. ¹⁷ **खरिद विनियमावली वा कार्यविधि बनाई लागू गर्नु पर्ने** : खरिद प्रकृत्यालाई व्यवस्थित र पारदर्शी बनाउन प्रत्येक संस्थाले खरिद विनियमावली वा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।
३२. **सिकाई तथा पुर्नताजगी कार्यक्रमको सञ्चालन** : (१) प्रत्येक संस्थाले सङ्गठित संस्था सम्बन्धी कानून र त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा आफ्ना सञ्चालकहरूलाई जानकारी दिन वार्षिक रूपमा सिकाई तथा पुर्नताजगी कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम सञ्चालन गरिने कार्यक्रममा अन्य विषयका अतिरिक्त देहायका विषयहरू समावेश भएको हुनु पर्नेछ :-
- (क) कम्पनीको लक्ष्य तथा उद्देश्य,
 - (ख) नियन्त्रण प्रणाली तथा कार्यविधि,
 - (ग) कम्पनीको प्रमुख नीति तथा कार्यविधि,
 - (घ) जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण विधि र प्रणाली,
 - (ङ) प्रशासनिक तथा आर्थिक विषयमा भएको अधिकार प्रत्योजन,
 - (च) सञ्चालक समितिको संरचना तथा कर्मचारी सम्बन्धी व्यवस्था र कार्यविवरण,
 - (छ) बजेट योजना तथा कार्य सम्पादन मूल्याङ्कन प्रणाली,
 - (ज) संस्थागत सुशासन सम्बन्धी सिद्धान्त तथा त्यसको प्रयोग,
 - (झ) संस्थाले आवश्यक देखेका अन्य विषय ।
३३. **शपथ** : कुनै व्यक्ति संस्थाको सञ्चालकको पदमा नियुक्त भएमा निजले आफ्नो कार्यभार सम्हाल्नु अघि पद तथा गोपनियताको शपथ लिनु पर्नेछ । कुनै पनि सञ्चालकले पद तथा गोपनियताको शपथ ग्रहण नगरी कार्यभार सम्हाल्न पाउने छैन ।
३४. **आचरण संहिता** : सञ्चालक समितिले सञ्चालक तथा संस्थामा कार्यरत कर्मचारीको सम्बन्धमा आचरण सम्बन्धी संहिता बनाई लागू गर्नु पर्नेछ ।
३५. **बाधा अड्काउ फुकाउन सक्ने** : (१) यो निर्देशिकामा लेखिएका कुराहरू कार्यान्वयन गर्ने सिलसिलामा कुनै कठिनाई पर्न आएमा वा कुनै अस्पष्टता भएमा वा दुविधाजनक देखिएमा बोर्डले सो को बाधा अड्काउ फुकाउन सक्नेछ ।

¹⁷ सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०७५द्वारा संशोधित

धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा कार्य संचालन निर्देशिका, २०७४

प्रस्तावना : निष्काशन तथा विक्री प्रबन्धक र अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका लागि धितोपत्र खरिद सम्बन्धी दरखास्तको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्नुका साथै सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरूले प्रदान गर्ने सेवामा एकरूपता कायम गर्न धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० को उपनियम (२) बमोजिम नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले यो निर्देशिका बनाई लागू गरेको छ ।

परिच्छेद - १ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस निर्देशिकाको नाम “धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा संचालन निर्देशिका, २०७४” रहेको छ ।
(२) यो निर्देशिका सिडिएस एण्ड क्लियरिङ्ग लि.ले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको स्थानमा सोही सूचनामा तोकेको मिति देखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा :-
 - (क) “बोर्ड” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
 - (ख) “बैंक तथा वित्तीय संस्था” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिदको लागि दरखास्त संकलन गर्न धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (संशोधन सहित) को दफा ५ बमोजिम बोर्डबाट अनुमति प्राप्त गरेको बैंक तथा वित्तीय संस्था सम्भन्नु पर्छ ।
 - (ग) “निष्काशनकर्ता कम्पनी” भन्नाले ऐन तथा नियमावली बमोजिम धितोपत्र निष्काशन गर्न इजाजत प्राप्त कम्पनी वा संगठित संस्था सम्भन्नु पर्छ ।
 - (घ) “निष्काशन तथा विक्री प्रबन्धक” भन्नाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम १६ को खण्ड (क) बमोजिमको कार्य गर्न अनुमति प्राप्त धितोपत्र व्यवसायी सम्भन्नु पर्छ ।
 - (ङ) “आस्वा अन्तर्गतको आवेदन” भन्नाले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (संशोधन सहित) अनुसार अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा खोलिएको खरिदकर्ताको बैंक खातामा मौज्जात रहेको रकम रोक्का राख्ने गरी प्राप्त धितोपत्र खरिद आवेदनलाई जनाउने छ ।

- (च) “गैर आस्वा आवेदन” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिदका लागि खरिदकर्ताले निष्काशन तथा विक्री प्रबन्धक वा निजले तोकेको संकलन केन्द्रमा आवेदन गरेको धितोपत्र बराबरको रकम सहित बुझाएको आवेदनलाई जनाउने छ।
- (छ) “केन्द्रीकृत विद्युतिय सेवा” भन्नाले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (संशोधन सहित) बमोजिम सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरूलाई केन्द्रीकृत रूपमा धितोपत्र सार्वजनिक निष्काशनमा आवेदन दिने सम्बन्धी सेवामा एक रुपता प्रदान गर्ने उद्देश्यले तयार गरिएको सफ्टवेयरलाई (C-ASBA) सम्झनु पर्छ।
- (ज) “लगानीकर्ता/ग्राहक” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिद गर्न आवेदन दिने व्यक्ति वा संस्थालाई सम्झनु पर्छ।
- (झ) “आवेदन” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिद गर्नको लागि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त दरखास्तलाई सम्झनु पर्छ।
- (ञ) “अन्तिम विवरण” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिद गर्नको लागि निष्काशन बन्द हुने अन्तिम समयसम्म प्राप्त भएका दरखास्तहरूको विवरणलाई सम्झनु पर्छ।
- (ट) “बाँडफाँड” भन्नाले सार्वजनिक निष्काशन भएको धितोपत्र खरिद गर्नको लागि प्राप्त दरखास्तहरूलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा तोकिए बमोजिम शेयर प्रदान गरिने व्यवस्थालाई सम्झनु पर्छ।
- (ठ) “रजिष्ट्रेशन नम्बर” भन्नाले बैंक तथा वित्तीय संस्थाले ग्राहकको विवरण रुजु गरिसके पश्चात् C-ASBA सफ्टवेयर मार्फत् प्रदान गरिने एक पृथक नम्बरलाई सम्झनु पर्छ।
- (ड) “हितग्राही खाता” भन्नाले लगानीकर्ता/ग्राहकले निक्षेप सदस्य संस्थामा खोलिएको खातालाई सम्झनु पर्छ।
- (ढ) “बैंक खाता” भन्नाले लगानीकर्ता/ग्राहकले बैंकमा खोलिएको खातालाई सम्झनु पर्छ।
- (ण) “मेरो शेयर” भन्नाले सिडिएससिले हितग्राहीहरूले आफ्नो खाताको विवरण इन्टर नेटको माध्यमबाट हेर्न तथा धितोपत्र सार्वजनिक निष्काशनका क्रममा विद्युतिय रूपमा आवेदन गर्न मिल्ने गरी तयार गरेको सफ्टवेयरलाई सम्झनु पर्छ।

परिच्छेद - २

सफ्टवेयर निर्माण र प्रयोग सम्बन्धी व्यवस्था

३. सफ्टवेयर निर्माण गर्ने : (१) सिडिएस एण्ड क्लियरिङ लि.ले सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रक्रियालाई एक रुपता कायम गर्ने उद्देश्यले सी-आस्वा (C-ASBA) नामको सफ्टवेयर निर्माण गर्नेछ।

(२) उपदफा (१) बमोजिम निर्माण भएको सफ्टवेयरमा देहायका विशेषता रहने छन् :

(क) बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको बैंक खाता र हितग्राहि खाता रुजु गरी सो को विवरण प्रविष्टि गर्ने,

- (ख) सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले धितोपत्रको सार्वजनिक निष्काशनका क्रममा प्राप्त हुने आवेदनहरु केन्द्रीकृत रुपमा प्रविष्टि गर्ने ।
- (ग) सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले धितोपत्रको सार्वजनिक निष्काशनका क्रममा प्राप्त हुने आवेदनहरुको आधारमा ग्राहकको खातामा रहेको रकम रोक्का राखिएको विवरण प्रविष्टि गर्ने ।
- (घ) निष्काशन तथा विक्री प्रबन्धकले धितोपत्रको सार्वजनिक निष्काशनका क्रममा सम्पूर्ण बैंक तथा वित्तीय संस्था मार्फत प्राप्त हुने आवेदनहरुको विवरण प्राप्त गर्ने ।
- (ङ) निष्काशन तथा विक्री प्रबन्धकलाई दोहोरो आवेदनको स्थिती जाँचवुझ गर्न आवश्यक विवरण प्राप्त हुने तथा दोहोरो आवेदन प्रमाणित भएको खण्डमा आवेदन रद्द गर्ने ।
- (च) निष्काशन तथा विक्री प्रबन्धकले धितोपत्र वाँडफाँट गर्नको लागि अन्तिम विवरण तयार हुने ।
- (छ) निष्काशन तथा विक्री प्रबन्धकले वाँडफाँटको विवरण प्रविष्टि गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई ग्राहकको खातामा रोक्का रहेको रकम मध्ये बाँडफाँड भएको धितोपत्र वरावरको रकम निष्काशन तथा विक्री प्रबन्धकको खाता मार्फत् निष्काशनकर्ता कम्पनीको खातामा रकमान्तरका गरी बाँकी रकम फूकुवा गर्नका लागि आवश्यक विवरण उपलब्ध गराउने ।
- (ज) बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खातामा रोक्का रहेको रकम मध्ये बाँडफाँड भएको धितोपत्र वरावरको रकम निष्काशन तथा विक्री प्रबन्धकको खाता मार्फत् निष्काशनकर्ता कम्पनीको खातामा रकमान्तर गरी बाँकी रकम फूकुवा गरेको जानकारी निष्काशन तथा विक्री प्रबन्धकलाई उपलब्ध गराउने ।
- (झ) निष्काशन तथा विक्री प्रबन्धकले बैंक तथा वित्तीय संस्थाबाट रकमान्तरण विवरण प्राप्त भए पश्चात वाँडफाँट भएको धितोपत्र लगानीकर्ताको खातामा जम्मा गर्नको लागि आवश्यक विवरण तयार गर्ने ।
- (ञ) निष्काशन तथा विक्री प्रबन्धकले गैर आस्वा प्रणाली अन्तर्गत निष्काशन भएका धितोपत्रको हकमा प्राप्त हुने आवेदनको प्रविष्टि गर्ने ।
- (ट) आवेदकले मेरो शेयर सफ्टवेयर प्रयोग गरी विद्युतिय रुपमा आवेदन गर्न सक्ने ।
- (३) उपदफा (१) बमोजिम निर्माण भएको सफ्टवेयर सिडिएस एण्ड क्लियरिङ लि.ले आस्वा सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त बैंक वा वित्तीय संस्थालाई उपलब्ध गराउनु पर्नेछ ।

४. **सफ्टवेयर प्रयोगका लागि निवेदन दिनु पर्ने :** (१) निष्काशन तथा विक्री प्रबन्धक र बैंक तथा वित्तीय संस्थाले सार्वजनिक निष्काशन सम्बन्धी कार्य गर्दा निष्काशन सम्बन्धी जानकारी तथा विवरण पत्र संलग्न गरी अनुसूची-१ बमोजिमको ढाँचामा अनुसूची-३ बमोजिमको शुल्क सहित निवेदन दिनु पर्नेछ । यसरी प्रयोग गर्ने सफ्टवेयर मर्मत वापत वार्षिक रुपमा अनुसूची-३ बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।

- (२) सिडिएससिले निष्काशन तथा विक्री प्रबन्धकको लागि सो कम्पनीले निष्काशन सम्बन्धी आवश्यक कार्य गर्न दिने गरी निष्काशन तथा विक्री प्रबन्धकसँग अनुसूची-६(क) र बैंक तथा

- वित्तीय संस्थासंग अनुसूची-६(ख) बमोजिम सम्झौता गरी सी-आस्वा माष्टर लगईन (C-ASBA Master Login) प्रदान गर्नेछ। यस्तो लगईन बोर्डलाई समेत उपलब्ध गराउनु पर्नेछ।
- (३) सार्वजनिक निष्काशनका लागि आस्वा मार्फत् सेवा दिन अनुमति प्राप्त निष्काशन तथा विक्री प्रबन्धक र बैंक तथा वित्तीय संस्थाले सी-आस्वा प्रयोग गर्नका लागि सिडिएएसिस समक्ष अनुसूची-२ को ढाँचामा अनुसूची-३ बमोजिमको शुल्क सहित निवेदन दिनु पर्नेछ।
 - (४) उपदफा (३) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी उक्त संस्थाको लागि सी-आस्वा माष्टर लगईन (C-ASBA Master Login) प्रदान गर्नेछ।
 - (५) उपदफा (२) र (३) अनुसार माष्टर लगईन (Master Login) प्राप्त गर्ने संस्थाले आफ्ना शाखाहरूका लागि छुट्टा छुट्टै Login तयार गरी आवश्यक कार्य गर्नु पर्नेछ।

परिच्छेद - ३

सी आस्वा रजिष्ट्रेशन (सिआरएन नं.) सम्बन्धी व्यवस्था

५. सि.आर.एन नं. लिनु पर्ने : (१) आस्वा अन्तर्गत आवेदन दिन चाहने ग्राहकले आफ्नो बैंक एकाउण्ट खाता रहेको बैंक तथा वित्तीय संस्थामा निवेदन दिनु पर्नेछ। यसरी निवेदन प्राप्त भएपछि, बैंक तथा वित्तीय संस्थाले अनुसूची-४ बमोजिमको ढाँचामा सी-आस्वा रजिष्ट्रेशन फारम (CRF) तयार गरी आफ्ना ग्राहकलाई उपलब्ध गराउनु पर्नेछ।
 - (२) उपदफा (१) बमोजिम ग्राहकबाट प्राप्त सी-आस्वा रजिष्ट्रेशन फारम (CRF) मा उल्लेख भएका विवरणसंग हितग्राही खाताको विवरण र बैंक खाताको विवरणसँग रुजु गर्नुपर्नेछ।
 - (३) बैंक तथा वित्तीय संस्थाले ग्राहकको विवरण रुजु गर्दा सी-आस्वामा उपलब्ध हितग्राही खाता सम्बन्धी विवरण र बैंक खाता सम्बन्धी विवरण तथा ग्राहकले सी-आस्वा रजिष्ट्रेशन फारम (CRF) मा उल्लेख गरेको विवरण रुजु नभएको खण्डमा रुजु नहुनुको कारण खुलाई ग्राहकलाई सूचित गर्नु पर्नेछ।
 - (४) उपदफा (२) बमोजिम बैंक तथा वित्तीय संस्थाले सी-आस्वा सफ्टवेयर प्रयोग गरी ग्राहकको हितग्राही खाताको विवरणसँग बैंक खाताको विवरण रुजु गर्न ग्राहकबाट प्राप्त आवेदन फारम प्रविष्टि गर्नु पर्नेछ।
 - (५) उपदफा (३) बमोजिम विवरण रुजु भएपछि हरेक ग्राहकका लागि छुट्टा छुट्टै पृथक नम्बर सी-आस्वा रजिष्ट्रेशन नम्बर तयार गरी सी-आस्वामा बैंक खाता सम्बन्धी विवरण (बैंक खाता नम्बर, खाता रहेको शाखा, खाताको प्रकार आदि) सँगै प्रविष्टि गर्नु पर्नेछ।
६. ग्राहकको विवरण रुजु गरी सी-आस्वा (C-ASBA) मा दर्ता गराउने : (१) बैंक तथा वित्तीय संस्थाले सी-आस्वा सफ्टवेयर प्रयोग गरी ग्राहकको हितग्राही खाताको विवरणसँग बैंक खाताको विवरण रुजु गर्ने, ग्राहकलाई रजिष्ट्रेशन नम्बर प्रदान गर्ने, ग्राहकबाट प्राप्त आवेदन रुजु गर्ने तथा प्रविष्टि गर्ने, सफ्टवेयरबाट प्राप्त रिपोर्टको आधारमा ग्राहको बैंक खातामा रकम रोक्का राख्ने, डेबिट गर्ने वा फुकुवा गर्ने तथा सो को रिपोर्ट सफ्टवेयरमा प्रविष्टि गर्ने लगायतका कार्य गर्ने छन्।
 - (२) उपदफा (१) बमोजिम बैंक तथा वित्तीय संस्थाले सी-आस्वामा ग्राहकको बैंक खाताको विवरण तथा रजिष्ट्रेशन नम्बर प्रविष्टि गरे पश्चात् उक्त ग्राहक उक्त बैंक वित्तीय संस्था मार्फत् शेयर खरिद

आवेदन दिन योग्य मानिने छ । बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई सफ्टवेयरबाट प्राप्त हुने सी-आस्वामा रजिष्ट्रेशन गरेको विवरण सहित रजिष्ट्रेशन नम्बर उपलब्ध गराउनु पर्नेछ ।

७. रजिष्ट्रेशन नम्बर (सि.आर.एन नं.) प्रदान गर्ने : (१) बैंक तथा वित्तीय संस्थाले ग्राहकको विवरण रुजु गरिसके पश्चात् हरेक ग्राहकका लागि छुट्टा छुट्टै पृथक नम्बर सी-आस्वा रजिष्ट्रेशन नम्बर तयार गरी सी-आस्वा मा बैंक खाता सम्बन्धी विवरण (बैंक खाता नम्बर, खाता रहेको शाखा, खाताको प्रकार आदि) सँगै प्रविष्टि गर्नु पर्नेछ ।
- (२) यसरी बैंक तथा वित्तीय संस्थाले सी-आस्वामा ग्राहकको बैंक खाताको विवरण तथा रजिष्ट्रेशन नम्बर प्रविष्टि गरे पश्चात् उक्त ग्राहक उक्त बैंक वित्तीय संस्था मार्फत् शेयर खरिद आवेदन दिन योग्य मानिने छ । बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई सफ्टवेयरबाट प्राप्त हुने सी-आस्वामा रजिष्ट्रेशन गरेको विवरण साथै उक्त रजिष्ट्रेशन नम्बर उपलब्ध गराउनु पर्नेछ ।

परिच्छेद - ४

आवेदन प्रविष्टि तथा खाता रोक्का सम्बन्धी व्यवस्था

८. ग्राहकको धितोपत्र खरिद आवेदन सी-आस्वा (C-ASBA) मा प्रविष्टि गर्ने : (१) बैंक तथा वित्तीय संस्थाले ग्राहकको शेयर आवेदन लिँदा अनुसूची-५ बमोजिमको ढाँचामा आवेदन फारममा सम्पूर्ण विवरण उल्लेख गरिएको निवेदन लिनु पर्नेछ ।
- (२) दफा (१) बमोजिम प्राप्त भएको आवेदन फारममा बैंक तथा वित्तीय संस्थाले हितग्राही खाता नम्बर सी-आस्वामा प्रविष्टि गरी ग्राहकको विवरण तथा CRN नम्बर रुजु गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम रुजु भएको खण्डमा आवेदनमा उल्लेख गरे बमोजिमको कित्ताको विवरण प्रविष्टि गर्नु पर्नेछ ।
९. ग्राहकले अनलाईन सेवा मार्फत् धितोपत्र खरिद आवेदन दिन सक्ने : अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा खाता रहेका ग्राहकले CRN नम्बर प्राप्त गरिसके पश्चात् आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य मार्फत् मेरो शेयर सफ्टवेयरको सेवा लिई इन्टरनेट मार्फत् उपलब्ध हुने पोर्टलबाट आवेदन दिन सक्ने छन् ।
१०. खाता रोक्का राखी सो को जानकारी प्रदान गर्ने : (१) बैंक तथा वित्तीय संस्थाले हरेक दिन सार्वजनिक निष्काशन क्रममा भौतिक रुपमा प्राप्त आवेदनहरु प्रविष्टि गरि तथा विद्युतिय रुपमा प्राप्त भएका आवेदनको विवरण तयार गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम तयार गरिएको विवरणको आधारमा सम्बन्धित ग्राहकको बैंक खातामा रहेको आवेदन वरावरको रकम रोक्का राखी सो को जानकारी कन्फर्मेशन रिपोर्ट (Confirmation Report) सी-आस्वामा अपलोड गर्नु पर्नेछ ।
- (३) उपदफा (१) र (२) बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्रविष्टि भएका तथा ग्राहकले इन्टरनेटको माध्यमबाट प्रविष्टि गरेका आवेदनको रिपोर्ट सो निष्काशनसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्धकले सिडिएएससिले उक्त बिक्री प्रबन्धकलाई प्रदान गरेको सी-आस्वा सफ्टवेयरमा उपलब्ध हुनेछ ।

११. **दोहोरो आवेदन छानबिन गर्ने** : (१) निष्काशन तथा बिक्री प्रबन्धकले बैंक तथा वित्तीय संस्थाले बैंक खातामा रकम रोक्का राखेको जनाउ दिएको रिपोर्टको आधारमा आवेदकहरुको दोहोरो आवेदन परे नपरेको यकिन गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम यकिन गर्दा सी-आस्वामा उपलब्ध "Duplicate Citizenship Report" नामक रिपोर्ट डाउनलोड गरी उक्त रिपोर्टमा उपलब्ध आवेदकको तिन पुस्ते विवरण हेरी कुनै आवेदकको एक भन्दा बढी आवेदन रहे नरहेको यकिन गरी दोहोरो आवेदनलाई बदर गर्नु पर्नेछ ।
१२. **धितोपत्र बाँडफाँड गर्ने** : (१) निष्काशन तथा बिक्री प्रबन्धकले सदर भएका आवेदनहरुको अन्तिम विवरण तयार गरी धितोपत्र बाँडफाँड प्रकृत्यामा समावेश गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम धितोपत्र बाँडफाँड गर्दा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँड गरी सोको विवरण सी-आस्वामा प्रविष्टि गर्नुपर्नेछ ।
१३. **बाँडफाँड बापतको रकम कट्टा गरी बाँकी रकम फुकुवा गर्ने** : (१) निष्काशन तथा बिक्री प्रबन्धकले प्रविष्टि गरेको बाँडफाँडको विवरणको आधारमा "Allotment Result Report" डाउनलोड गरी बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको खातामा रोक्का रहेको रकम मध्ये बाँडफाँड भएको शेयर बापतको रकम रकमान्तरण गरी बाँकी रकम फुकुवा गर्ने गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम ग्राहकको खातामा रोक्का रहेको रकम रकमान्तरण गरी बाँकी रकम फुकुवा गरेको विवरण सी-आस्वामा प्रविष्टि गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम प्रविष्टि भएको विवरणको आधारमा सम्पूर्ण आवेदकको खातामा रोक्का रहेको रकम मध्ये बाँडफाँड भएको रकम रकमान्तरण गरिएको र बाँडफाँडमा नपरेको शेयर बराबरको रकम फुकुवा गरिएको यकिन भए पश्चात् निष्काशन तथा बिक्री प्रबन्धकले सिडिएससिमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित ग्राहकको हितग्राही खातामा शेयर हस्तान्तरण गर्नेछ ।

परिच्छेद - ५

शुल्क सम्बन्धी व्यवस्था

१४. **शुल्क बुझाउनु पर्ने**: (१) बैंक तथा वित्तीय संस्थाले धितोपत्र सार्वजनिक निष्काशनका क्रममा प्राप्त भएका आवेदन बापत अनुसूची-३ मा उल्लेख गरे बमोजिमको शुल्क गणना गरी धितोपत्र बाँडफाँड भएको तीन कार्य दिन (T+3) भित्र सिडिएससिले बुझाउनु पर्नेछ ।
- (२) निष्काशन तथा बिक्री प्रबन्धकले धितोपत्र सार्वजनिक निष्काशनका क्रममा गैर आस्वा अन्तर्गत प्राप्त आवेदन तथा बाँडफाँड भएका सम्पूर्ण आवेदकहरुको संख्या अनुसार अनुसूची-३ मा उल्लेख गरे बमोजिमको शुल्क गणना गरी धितोपत्र बाँडफाँड भएको तीन कार्य दिन (T+3) भित्र सिडिएससिले बुझाउनु पर्नेछ ।
१५. **वाधा अड्काउ फुकाउने**: यो निर्देशिका कार्यान्वयन गर्दा कुनै वाधा अड्काउ पर्न गएमा बोर्डले त्यस्तो वाधा अड्काउ फुकाउन सक्नेछ ।

अनुसूची - १

(दफा ४ को उपदफा (१) सँग सम्बन्धित)

श्री सिडिएस एण्ड क्लियरिङ लि.
पुतलीसडक, काठमाडौं ।

विषय : सफ्टवेयर उपलब्ध गराई दिने बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा हामीले निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी प्राप्त गरेकोकम्पनीको कित्ता शेयर मिति देखि सार्वजनिक निष्काशन गर्न लागिएको हुँदा उक्त शेयर निष्काशन कार्यको लागि तहाँ लि. ले तयार पारेको सफ्टवेयरमा निष्काशन सम्बन्धी तपशिल बमोजिमको विवरण उल्लेख गरी निष्काशन कार्य सम्बन्धी कार्य गर्नको लागि सम्पूर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुलाई एकै स्थानबाट केन्द्रीकृत रूपमा निष्काशन सम्बन्धी आवश्यक सेवा प्रदान गर्ने उद्देश्यले तयार गरेको सफ्टवेयर Centralized Application for ASBA Based Issuance (C-ASBA) उपलब्ध गराई दिनु हुन अनुरोध छ ।

कम्पनीको निष्काशन सम्बन्धी विवरण :

कम्पनीको नाम :	
निष्काशन हुने शेयरको किसिम :	
निष्काशन हुने शेयरको संख्या :	
दरखास्त दिन पाउने न्यूनतम शेयर संख्या :	
दरखास्त दिन पाउने अधिकतम शेयर संख्या :	
निष्काशन हुने शेयरको प्रति शेयर मुल्य :	
निष्काशन सुरु हुने मिति :	
निष्काशन बन्द हुने मिति (छिटोमा) :	
निष्काशन बन्द हुने मिति (ढिलोमा) :	
निष्काशनका लागि सम्पर्क व्यक्ति :	
निष्काशनका लागि सम्पर्क नम्बर :	

निवेदक,

.....
.....

अनुसूची - २

(दफा ४ को उपदफा (३) सँग सम्बन्धित)

श्री सिडिएस एण्ड क्लियरिङ्ग लि.
पुतलीसडक, काठमाडौं ।

विषय : सफ्टवेयर उपलब्ध गराई दिने बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम यस लि. मा निक्षेप खाता रहेका लगानीकर्ताहरूको शेयर खरिद आवेदन संकलन गर्दा तहाँ लि. ले तयार गरेको सफ्टवेयर मार्फत् आवेदकको हितग्राही खाताको विवरण रुजु गरी उक्त हितग्राही खातामा नै विवरण प्रविष्टि गर्न, खरिद आवेदन विवरण तयार गरी आवेदकको खातामा रकम रोक्का गर्न, शेयर बाँडफाँडको विवरण प्राप्त गर्न र बाँडफाँडको आधारमा आवेदकको खातामा रोक्का रहेको रकम फुकुवा वा कट्टा गर्न आवश्यक रिपोर्ट प्राप्त गर्न साथै उक्त निर्देशिका बमोजिम विभिन्न सरोकारवाला निकायहरूलाई आवश्यक विवरणहरू आदान प्रदान गर्ने लगायतका सेवा केन्द्रीकृत रूपमा प्रदान गर्न सी आस्वा (C-ASBA) सफ्टवेयर उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ ।

निवेदक,

.....
.....

अनुसूची - ३

(दफा ४ उपनियम (३) सँग सम्बन्धित)

सिडिएससिले लिने शुल्क

निष्काशन तथा बिक्री प्रबन्धक र बैंक तथा वित्तीय संस्थासँग लिने शुल्क:

सफ्टवेयर शुल्क	-	रु. ५०,०००।-
बार्षिक मर्मत शुल्क	-	रु. २०,०००।-

अनुसूची - ४

(दफा ५ को उपदफा (१) सँग सम्बन्धित)

धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा दर्ता फारम **(C-ASBA Registration Form)**

मिति / Date:.....

श्री

.....

मैले/हामीले अब उपरान्त हुने धितोपत्रको सार्वजनिक निष्काशनका क्रममा धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ (दोस्रो संशोधन, २०७४ सहित) अन्तर्गत खरिद गर्नका लागि त्यस बैंकमा रहेको मेरो/हाम्रो खाता नम्बर मा मौज्जात रहेको रकम प्रयोग गरी खरिद गर्न तथा बाँडफाँड भए पछि प्राप्त हुने धितोपत्र मा खोलिएको हितग्राही खाता नम्बर मा जम्मा गराउने हुँदा धितोपत्र खरिद प्रयोजनको लागि निम्न अनुसारको विवरण प्रयोग गर्नका लागि त्यस बैंकमा आवश्यक व्यवस्था गरिदिनु हुन मेरो/हाम्रो बैंक खाता तथा हितग्राही खाता सम्बन्धी विवरण सहित यो निवेदन पेश गरेको छु/छौं ।

बैंक खाताको विवरण :

खाता नम्बर : A/C Number :																				
किसिम : Type :																				

हितग्राही खाताको विवरण :

निक्षेप सदस्य नम्बर : (DPID)																				
हितग्राही नम्बर : (Client ID)																				

आवेदकको विवरण :

आवेदकको नाम/थर : Name of Applicant (BLOCK Letter)																				
नागरिकता नम्बर : Citizenship No:																				
जारी जिल्ला : Issue District																				
जारी मिति : Issue Date																				
स्थायी लेखा नम्बर : PAN No.:																				
कम्पनी दर्ता नम्बर : (संस्थाको हकमा) Company Registration No. : (In case of Company)																				

स्थायी ठेगाना (Permanent Address) :									
अंचल : Zone :		जिल्ला: District :		गा.पा. /न.पा. /म.न.पा. : V.M. /Municipality /Metropolitan					
टोल: Tole :		वडा नं.: Ward No.:		ब्लक नं.: Block No.:					
टेलिफोन नं.: Telephone No.:		मोबाइल नं.: Mobile No.:		ईमेल: E-mail ID :					
हालको ठेगाना (Current Address) :									
अंचल : Zone :		जिल्ला: District :		गा.पा. /न.पा. /म.न.पा. : V.M. /Municipality /Metropolitan					
टोल: Tole :		वडा नं.: Ward No.:		ब्लक नं.: Block No. :					
टेलिफोन नं.: Telephone No. :		मोबाइल नं.: Mobile No.:		ईमेल: E-mail ID :					
बुबाको नाम : Father's Name: (BLOCK Letter)									
आमाको नाम : Mother's Name: (BLOCK Letter)									
हजुर बुबाको नाम : Grand Father's Name : (BLOCK Letter)									
पति/पत्नीको नाम : Spouse's Name: (BLOCK Letter)									
संरक्षकको नाम : (नाबालकको हकमा)									
Guardian's Name: (In case of Minor)									
संस्थाको तर्फबाट भए अख्तियार प्राप्त व्यक्तिको नाम :				पद:					
अन्य :									

पुनश्च : माथि उल्लेखित विवरण आधारमा त्यस बैंकले प्रदान गरेको रजिष्ट्रेशन नम्बर (CRN Number) उल्लेख गरी धितोपत्र खरिद आवेदन दिँदा सिडिएससिले प्रदान गरेको इन्टरनेटमा आधारित सेवा “मेरो शेयर” मार्फत् वा त्यस बैंकको शाखाहरुमा उपलब्ध भौतिक आवेदन फाराम भरेर बुझाए बापत मेरो/हाम्रो खातामा मौज्जात रहेको रकम रोक्का राख्न तथा बाँडफाँड पश्चात् प्राप्त हुने धितोपत्र बापतको रकम कट्टा गरी धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको खाता मार्फत् निष्काशनकर्ता कम्पनीको खातामा स्थानान्तरण (Transfer) गराउन साथै, त्यस बैंकले सार्वजनिक रुपमा उल्लेख गरेको धितोपत्र खरिद निवेदन शुल्क समेत सोही खाताबाट कट्टा गरी असुल उपर गर्न मेरो/हाम्रो मन्जुरी रहेको छ ।

.....
छाप (संस्थाको हकमा)
Stamp (For Institution)

.....
आवेदनको दस्तखत
(Applicant's Signature)

अनुसूची-५

(दफा ८ को उपदफा (१) सँग सम्बन्धित)

सार्वजनिक निष्काशन धितोपत्र खरिद तथा रकम रोक्का आवेदन फाराम

श्री लि.

मिति देखि मिति सम्म निष्काशन हुने देहाय अनुसारको धितोपत्र खरिद गर्ने इच्छा भएकोले सो को लागि यो निवेदन पेश गरेको छु ।

निष्काशकर्ता कम्पनीको नाम :

धितोपत्रको किसिम :

हितग्राही (डिम्याट) खाता नम्बर :										
आवेदकको पूरा नाम, थर : Name of Applicant (BLOCK Letter)										
रकम रोक्का राख्ने बैंक खाता नम्बर : शाखाको नाम, ठेगाना										
रजिष्ट्रेशन नम्बर : (C-ASBA Registration Number)										
धितोपत्रको संख्या :	अंकमा :				अक्षरमा :					
प्रति धितोपत्र खरिद रकम :										
जम्मा खरिद रकम :										
अंकमा :										
अक्षरमा :										

उपर्युक्तानुसार धितोपत्र खरिदका लागि आवश्यक हुने रकम मेरो बैंक खातामा मौज्दात रहेकोले उक्त रकम रोक्का राखि दिनु हुन अनुरोध गर्दछु । धितोपत्र बाँडफाँड भएपछि मेरो नाममा धितोपत्र बाँडफाँड हुने भएमा उक्त रकम मेरो खाताबाट निष्काशन तथा विक्री प्रबन्धकको खाता मार्फत् निष्काशनकर्ता कम्पनीको खातामा रकमान्तरका लागि मेरो मन्जुरी रहेको छ । साथै, त्यस बैंकले सार्वजनिक रुपमा उल्लेख गरेको धितोपत्र खरिद निवेदन शुल्क समेत सोही खाताबाट कट्टा गरी असुल उपर गर्न मेरो/हाम्रो मन्जुरी रहेको छ ।

.....

छाप (संस्थाको हकमा)

Stamp (For Institution)

.....

आवेदनको दस्तखत

(Applicant's Signature)

धितोपत्र खरिदका लागि रकम रोक्का सम्बन्धी अर्धकट्टी

(आवेदनकर्ताको प्रति)

धितोपत्र खरिद गर्ने प्रयोजनको लागि तपाईंले पेश गर्नु भएको धितोपत्र खरिद तथा रकम रोक्का आवेदन फाराम अनुसार देहाय अनुसार तपाईंको बैंक खातामा रकम रोक्का गरिएको छ । धितोपत्र बाँडफाँड भएपछि तपाईंको नाममा बाँडफाँड हुने धितोपत्र बराबरको रकम तपाईंको रोक्का रहेको रकमबाट निष्काशन तथा विक्री प्रबन्धकको खाता मार्फत् निष्काशनकर्ता कम्पनीको खातामा रकमान्तर गरिनेछ ।

निष्काशकर्ता कम्पनीको नाम :

धितोपत्रको किसिम :

हितग्राही (डिम्याट) खाता नम्बर :																				
आवेदकको पूरा नाम, थर :																				
रकम रोक्का राख्ने बैंक खाता नम्बर :																				
धितोपत्रको संख्या :										प्रति धितोपत्र खरिद रकम :										
अंकमा :										अंकमा :										
अक्षरमा :										अक्षरमा :										
जम्मा खरिद रकम :																				
अंकमा :																				
अक्षरमा :																				

प्रमाणित गर्ने अधिकारीको नाम :

पद :

दस्तखत :

मिति :

बैंक/वित्तीय संस्थाको नाम, ठेगाना र छाप :

अनुसूची -६(क)

(दफा ४ को उपदफा (२) सँग सम्बन्धित)

धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा सञ्चालन सम्बन्धी

सिडिएस एण्ड क्लियरिङ्ग लि. र निष्काशन तथा बिक्री प्रबन्धक बीच

सम्झौतापत्र

लिखितम् पुतलीसडक, काठमाडौं स्थित सिडिएस एण्ड क्लियरिङ्ग लि.(सिडिएससि) (यसपछि यस लिखितमा प्रथम पक्ष भनी सम्बोधन गरिएको) को तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत र स्थित (यसपछि यस लिखितमा दोश्रो पक्ष भनी सम्बोधन गरिएको) को तर्फबाट अख्तियार प्राप्त बीच दोश्रो पक्षले लिमिटेडका लागि मिति देखि सम्म गर्न लागेको निष्काशन प्रयोजनका लागि C-ASBA सफ्टवेयर प्रयोग गर्ने सम्बन्धमा आज मिति गते काठमाडौं स्थित सिडिएस एण्ड क्लियरिङ्ग लि.को कार्यालयमा बसी यो सम्झौतामा हस्ताक्षर गरी एक/एक प्रति लियौं/दियौं ।

तपशिल

सफ्टवेयर प्रयोग गर्ने सम्बन्धमा ।

१) प्रथम पक्ष :

- प्रथम पक्षले Centralized Application for ASBA Based Issuance (C-ASBA) मार्फत विद्युतीय कारोबार सम्बन्धी कार्य संचालन निर्देशिका, २०७४ (जसलाई यस पश्चात निर्देशिका भनिएको छ) मा उल्लिखित प्रकृया बमोजिम Centralized Application for ASBA (C-ASBA) Software दोश्रो पक्षलाई प्रदान गर्नेछ ।
- प्रथम पक्षले सफ्टवेयर संचालन सम्बन्धी उल्लिखित कार्य संचालन निर्देशिका (Operating Manual) दोश्रो पक्षलाई प्रदान गर्नेछ ।
- प्रथम पक्षले आवश्यकतानुसार उक्त सफ्टवेयर सम्बन्धमा प्राविधिक सहयोग (Support) दोश्रो पक्षलाई प्रदान गर्नेछ ।
- प्रथम पक्षले प्रदान गर्ने उक्त सफ्टवेयर आस्वा प्रणाली अन्तर्गतको सार्वजनिक निष्काशन प्रयोजनका लागि मात्र प्रयोग हुनेछ ।
- प्रथम पक्षले २४ सै घण्टा सेवा प्रदान गर्न प्रतिबद्ध हुनेछ र मर्मत कार्य गर्नु पूर्व तथा सफ्टवेयर सम्बन्धमा आवश्यक अद्यावधिक सूचनाहरु दोश्रो पक्षलाई जानकारी गराउने छ ।
- प्रथम पक्षको नियन्त्रण बाहिरको केही घटना (जस्तै : भुकम्प, आगलागी, बाढी, आँधी, दैव प्रकोप इत्यादी) भई सेवामा अवरोध भएमा प्रथम पक्ष जिम्मेवार हुने छैन । तर उक्त सेवा अविलम्ब सूचारु गर्न प्रथम पक्षले आवश्यक व्यवस्था गर्नेछ ।

२) दोश्रो पक्ष :

- प्रथम पक्षले प्रदान गरेको सफ्टवेयर दोश्रो पक्षले निर्देशिकामा उल्लिखित व्यवस्था बमोजिम संचालन तथा व्यवस्थापन गर्नु पर्नेछ ।
- प्रथम पक्षले उक्त सफ्टवेयर मार्फत प्रयोग गर्न दिएको तथ्याङ्क (data) को गोपनियता दोश्रो पक्षले राख्नु पर्नेछ ।
- दोश्रो पक्षले आधिकारीक व्यक्तिलाई उक्त सफ्टवेयरको संचालन गर्न जिम्मेवारी दिनु पर्नेछ ।
- दोश्रो पक्षले उक्त सफ्टवेयर संचालन सम्बन्धमा आवश्यक सम्पर्क गर्न सम्पर्क व्यक्तिको चयन गरी प्रथम पक्षलाई जानकारी गर्नु पर्नेछ ।
- दोश्रो पक्षले निर्देशिकाको अनुसूची-३ मा व्यवस्था भए बमोजिमको शुल्क प्रथम पक्षलाई भुक्तानी गर्नु पर्नेछ ।
- दोश्रो पक्षले उल्लिखित सफ्टवेयर प्रणालीबाट उत्पन्न सम्पूर्ण Reports सुरक्षित रूपले अभिलेख राख्नु पर्नेछ ।
- प्रथम पक्षले प्रदान गरेको सफ्टवेयर मार्फत प्राप्त हुने तथ्याङ्कको प्रयोग दोश्रो पक्षले यस सम्झौतामा उल्लेख गरिएको प्रयोजनका लागि बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्ने छैन ।

सम्झौताका प्रथम पक्ष

सम्झौताका दोश्रो पक्ष

सिडिएससिको तर्फबाट

.....को तर्फबाट

अख्तियार प्राप्त व्यक्तिको नाम :

अख्तियार प्राप्त व्यक्तिको नाम :

दस्तखत :

दस्तखत :

कम्पनीको छाप :

कम्पनीको छाप :

साक्षी :

साक्षी :

१.

१.

अनुसूची-६(ख)

(दफा ४ को उपदफा (२) सँग सम्बन्धित)

धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा संचालन सम्बन्धी

सिडिएस एण्ड क्लियरिङ्ग लि. र बैंक तथा वित्तीय संस्था बीच

सम्झौतापत्र

लिखितम् पुतलीसडक, काठमाडौं स्थित सिडिएस एण्ड क्लियरिङ्ग लि.(सिडिएससि) (यसपछि, यस लिखतमा प्रथम पक्ष भनी सम्बोधन गरिएको) को तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत र स्थित बैंक तथा वित्तीय संस्था (यसपछि, यस लिखतमा दोश्रो पक्ष भनी सम्बोधन गरिएको) को तर्फबाट अख्तियार प्राप्त बीच दोश्रो पक्षले..... (निष्काशनकर्ता कम्पनी)का लागि मिति देखि सम्म मगर्न लागेको निष्काशन प्रयोजनका लागि C-ASBA सफ्टवेयर प्रयोग गर्ने सम्बन्धमा आज मिति गते काठमाडौं स्थित सिडिएस एण्ड क्लियरिङ्ग लि.को कार्यालयमा बसी यो सम्झौतामा हस्ताक्षर गरी एक/एक प्रति लियौं/दियौं ।

तपशिल

सफ्टवेयर प्रयोग गर्ने सम्बन्धमा ।

१) प्रथम पक्ष :

- प्रथम पक्षले Centralized Application for ASBA Based Issuance (C-ASBA) मार्फत विद्युतीय कारोबार सम्बन्धी कार्य संचालन निर्देशिका, २०७४ (जसलाई यस पश्चात निर्देशिका भनिएको छ) मा उल्लिखित प्रकृया बमोजिम Centralized Application for ASBA (C-ASBA) Software दोश्रो पक्षलाई प्रदान गर्नेछ ।
- प्रथम पक्षले सफ्टवेयर संचालन सम्बन्धी उल्लिखित कार्य संचालन निर्देशिका (Operating Manual) दोश्रो पक्षलाई प्रदान गर्नेछ ।
- प्रथम पक्षले आवश्यकतानुसार उक्त सफ्टवेयर सम्बन्धमा प्राविधिक सहयोग (Support) दोश्रो पक्षलाई प्रदान गर्नेछ ।
- प्रथम पक्षले प्रदान गर्ने उक्त सफ्टवेयर आस्वा प्रणाली अन्तर्गतको सार्वजनिक निष्काशन प्रयोजनका लागि मात्र प्रयोग हुनेछ ।
- प्रथम पक्षले २४ सै घण्टा सेवा प्रदान गर्न प्रतिबद्ध हुनेछ र मर्मत कार्य गर्नुपूर्व तथा सफ्टवेयर सम्बन्धमा आवश्यक अद्यावधिक सूचनाहरु दोश्रो पक्षलाई जानकारी गराउन छ ।
- प्रथम पक्षको नियन्त्रण बाहिरको केही घटना (जस्तै : भुकम्प, आगलागी, बाढी, आँधी, दैव प्रकोप इत्यादी) भई सेवामा अवरोध भएमा प्रथम पक्ष जिम्मेवार हुने छैन । तर उक्त सेवा अविलम्ब सूचारु गर्न प्रथम पक्षले आवश्यक व्यवस्था गर्नेछ ।

२) दोश्रो पक्ष :

- प्रथम पक्षले प्रदान गरेको सफ्टवेयर दोश्रो पक्षले निर्देशिकामा उल्लिखित व्यवस्था बमोजिम संचालन तथा व्यवस्थापन गर्नु पर्नेछ ।
- प्रथम पक्षले उक्त सफ्टवेयर मार्फत प्रयोग गर्न दिएको तथ्याङ्क (data) को गोपनियता दोश्रो पक्षले राख्नु पर्नेछ ।
- दोश्रो पक्षले आधिकारीक व्यक्तिलाई उक्त सफ्टवेयरको संचालन गर्न जिम्मेवारी दिनु पर्नेछ ।
- दोश्रो पक्षले उक्त सफ्टवेयर संचालन सम्बन्धमा आवश्यक सम्पर्क गर्न सम्पर्क व्यक्तिको चयन गरी प्रथम पक्षलाई जानकारी गर्नुपर्नेछ ।
- दोश्रो पक्षले निर्देशिकाको अनुसूची ३ मा व्यवस्था भए बमोजिमको शुल्क प्रथम पक्षलाई भुक्तानी गर्नु पर्नेछ ।
- दोश्रो पक्षले उल्लिखित सफ्टवेयर प्रणालीबाट उत्पन्न सम्पूर्ण Reports सुरक्षित रूपले अभिलेख राख्नु पर्नेछ ।

सम्भौताका प्रथम पक्ष

सम्भौताका दोश्रो पक्ष

सिडिएससिको तर्फबाट

.....को तर्फबाट

अख्तियार प्राप्त व्यक्तिको नाम :

अख्तियार प्राप्त व्यक्तिको नाम :

दस्तखत :

दस्तखत :

कम्पनीको छाप :

कम्पनीको छाप :

साक्षी :

साक्षी :

१.

१.

* * *

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४

धितोपत्र तथा वस्तु बजार सम्बन्धी व्यवसाय तथा काम कारवाही र कारोबारलाई पारदर्शी बनाई लगानीकर्ताको हित संरक्षण गर्न तथा उक्त व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न वाञ्छनीय भएकोले, नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यस निर्देशिकाको नाम “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४” रहनेछ ।
(२) यो निर्देशिका मिति २०७५ साल वैशाख १ गते देखि लागू हुनेछ ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
 - (क) “कारोबार” भन्नाले कुनै पनि ग्राहकले धितोपत्र वा वस्तु विनिमय बजारका सम्बन्धमा गरेका देहायका कार्य सम्भन्नु पर्छ :
 - (१) कुनै पनि प्रकारले धितोपत्र वा शेयरको खरिद तथा बिक्री सम्बन्धी कार्य,
 - (२) वस्तु विनिमय बजारको माध्यमबाट हुने वस्तु वा वस्तु करारको खरिद वा बिक्री सम्बन्धी कार्य, र
 - (३) खण्ड (१) र (२) को कार्यको लागि नगद वा अन्य कुनै पनि तरिकाले हुने भुक्तानी सम्बन्धी कार्य ।
 - (ख) “कार्यान्वयन अधिकृत” भन्नाले दफा २१ बमोजिम तोकिएको कार्यान्वयन अधिकृत सम्भन्नु पर्छ ।
 - (ग) “ग्राहक” भन्नाले सूचक संस्थासँग खाता खोली वा नखोली कारोबार गरिरहेको वा गर्न चाहेको कुनै व्यक्ति वा संस्था सम्भन्नु पर्छ ।
 - (घ) “बोर्ड” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३ बमोजिम स्थापित नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
 - (ङ) “वित्तीय जानकारी इकाई” भन्नाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ९ बमोजिम स्थापना भएको वित्तीय जानकारी इकाई सम्भन्नु पर्छ ।
 - (च) “व्यावसायिक सम्बन्ध” भन्नाले सूचक संस्था र ग्राहकबीच नियमित रूपमा वा निश्चित समयको अन्तरालमा खाता खोली वा नखोली धितोपत्र वा वस्तु विनिमय बजार सम्बन्धी कारोबार सञ्चालन मार्फत स्थापित भएको सम्बन्ध सम्भन्नु पर्छ ।

- (छ) “शङ्कास्पद कारोबार” भन्नाले कारोबारको आकार, मूल्य, त्यसको प्रकार वा प्रकृति अस्वाभाविक देखिएमा वा सम्पत्ति शुद्धीकरणका स्पष्ट आधार देखिएको कारोबारलाई शङ्कास्पद कारोबार सम्झनु पर्छ र सो शब्दले ग्राहकको वैध व्यवसाय वा आर्थिक क्रियाकलापसँग अमिल्दो वा अस्वभाविक देखिने कारोबारलाई समेत जनाउँछ ।
- (ज) “सूचक संस्था” भन्नाले धितोपत्र सम्बन्धी व्यवसाय, वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फर्छ्यौट व्यवसाय गर्न बोर्डबाट अनुमतिपत्र प्राप्त संस्था सम्झनु पर्छ ।
- (झ) “हितग्राही” भन्नाले कारोबारको सम्बन्धमा अन्तिम नियन्त्रण वा लाभ प्राप्त गर्ने प्राकृतिक व्यक्ति सम्झनु पर्छ र सो शब्दले कानूनी व्यक्ति वा संस्था उपर पूर्ण नियन्त्रण वा हक स्थापित गरेको अवस्थालाई समेत जनाउँछ ।

३. समान्य सिद्धान्तको पालना र प्रयोग : प्रत्येक सूचक संस्थाले आफ्नो व्यवसाय तथा कारोबार सञ्चालनका क्रममा देहायका समान्य सिद्धान्तको पालन तथा अनुसरण गर्नु पर्नेछ :

- (क) कानूनको पालना : सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डहरूको पालना र अनुसरण गर्नु पर्नेछ ।
- (ख) कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग : सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र त्यस सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।
- (ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्धका नीति, कार्यविधि र तालिमको व्यवस्था : सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्धका काम कारबाहीलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नु पर्नेछ ।
- (घ) ग्राहक पहिचान सम्बन्धी व्यवस्था : प्रत्येक सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नु पर्नेछ ।

परिच्छेद-२

ग्राहक पहिचान तथा ग्राहकको विवरण र सूचना

४. बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नहुने : (१) कुनै पनि सूचक संस्थाले आफ्नो व्यवसायको सिलसिलामा बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न वा कारोबार गर्न, गराउन हुँदैन ।
- (२) उपदफा (१) विपरीत खाता खोलिएको वा कारोबार भएको रहेछ भने सूचक संस्थाले त्यस्तो खाता वा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम भएको छानबिनको जानकारी सूचक संस्थाले बोर्ड र वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ ।

५. ग्राहकको स्पष्ट पहिचान (नो योर कस्टोमर) सहितको विवरण राख्नु पर्ने : (१) सूचक संस्थाले देहाय बमोजिमको कार्य गर्दा ग्राहकको सही रूपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा उपदफा (२) र (४) को अधीनमा रही गर्नु पर्नेछ

- (क) व्यावसायिक सम्बन्ध स्थापना गर्दा,
 - (ख) खाता खोल्दा,
 - (ग) ग्राहकको पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शङ्का लागी थप सम्पुष्टि गर्नु पर्दा,
 - (घ) सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी भएको शङ्का लागि थप सम्पुष्टि गर्नु पर्दा,
 - (ङ) उच्च जोखिमयुक्त ग्राहक वा उच्चपदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा,
 - (च) बोर्डले तोकिदिएको अन्य कुनै कार्य गर्दा ।
- (२) सूचक संस्थाले आफ्नो कारोबारको सिलसिलामा कुनै व्यक्ति वा संस्थासँग उपदफा (१) बमोजिमको कुनै व्यावसायिक सम्बन्ध कायम गर्दा त्यस्तो ग्राहकको अनुसूची-१ बमोजिम पहिचान खुल्ने कागजात तथा विवरण लिई सो को अभिलेख राख्नु पर्नेछ ।

तर दलाल व्यवसायी, लगानी व्यवस्थापक, योजना व्यवस्थापक, निष्काशन तथा बिक्री प्रबन्धक र आस्वा सदस्य बाहेकका अन्य सूचक संस्थाले यस्तो विवरण लिन अनिवार्य हुने छैन ।

- (३) सूचक संस्थाले यस परिच्छेद बमोजिम ग्राहकको पहिचान गर्दा तथा पहिचानको सम्पुष्टि गर्दा स्वतन्त्र तथा भरपर्दो स्रोत सहितको कागजात, तथ्याङ्क वा जानकारीको प्रयोग गर्नु पर्नेछ ।
- (४) सूचक संस्थाले आफ्ना ग्राहकको सही रूपमा पहिचान तथा सो को सम्पुष्टि गर्न देहाय बमोजिमका उपाय अपनाउनु पर्नेछ :
- (क) कारोबार वा व्यावसायिक सम्बन्ध तथा सोको उद्देश्य वा लक्षित प्रकृतिको बारेमा उपयुक्त सूचना तथा जानकारी लिने,
 - (ख) ग्राहक प्राकृतिक व्यक्ति भएमा उपदफा (२) बमोजिमका कागजात तथा विवरण समेतका आधारमा निजको सम्पूर्ण व्यक्तिगत विवरण प्राप्त गर्ने,
 - (ग) ग्राहक कानूनी व्यक्ति वा कानूनी प्रबन्ध भएमा उपदफा (२) बमोजिमका कागजात समेतका आधारमा सो को स्वामित्व तथा नियन्त्रण पद्धतिको बारेमा सूचना तथा जानकारी लिने तथा सम्पुष्टि गर्ने,
 - (घ) अन्य व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्ने भए जसका तर्फबाट त्यस्तो सम्बन्ध वा कारोबार गर्न खोजिएको हो निज तथा निजको तर्फबाट काम गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि गर्ने र अख्तियारनामा सहितको कागजात लिने,
 - (ङ) यस परिच्छेद बमोजिमको दायित्व पूरा गर्न ग्राहक, कारोबार वा व्यवसायको प्रकार तथा प्रकृतिका सम्बन्धमा आवश्यक अन्य सूचना तथा जानकारी लिने,
 - (च) बोर्डले तोकिदिएका अन्य उपाय अपनाउने ।

- (५) यस दफा बमोजिम कुनै ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजातहरू रुजु गर्ने जिम्मेवारी सहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातहरूको आधिकारिकता निजबाट रुजु गराई राख्नु पर्नेछ ।
- (६) ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नु पर्नेछ ।
- (७) सूचक संस्थाले ग्राहकको पहिचान तथा जाँच गर्दा त्यस्तो ग्राहक वा कारोबार उपर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व वा नियन्त्रण राख्ने, निर्देशन दिने, प्रभाव पार्न सक्ने अन्तिम धनी वा हितग्राहीको रूपमा रहेको प्राकृतिक व्यक्ति समेतको पहिचान र जाँच गर्ने व्यवस्था गर्नु पर्नेछ ।
- (८) सूचक संस्थाले आफ्ना ग्राहकको पहिचान गर्नको लागि देहायका विषयहरू समावेश गरी ग्राहक मूल्याङ्कन पद्धति (कस्टुमर ड्यु डेलिजेन्स) को स्थापना गर्नु पर्नेछ :
- (क) ग्राहक र ग्राहकको हितग्राहीको पहिचान र आवश्यक सूचना सङ्कलन सम्बन्धी,
- (ख) ग्राहकसँगको व्यापारिक सम्बन्ध स्थापित भएकोमा त्यस्तो व्यवसायको प्रकृति र उद्देश्य सम्बन्धी,
- (ग) संस्थागत ग्राहकको हकमा त्यस्तो संस्थासँग सम्बन्धित व्यक्तिका साथै त्यसको तर्फबाट काम कारवाही गर्ने व्यक्ति बारेको जानकारी तथा सूचना सम्बन्धी,
- (घ) प्राप्त सूचनाको आधारमा ग्राहकको जोखिम विवरण तयार गर्ने सम्बन्धी,
- (ङ) नयाँ ग्राहकहरू स्वीकार गर्ने नीति र कार्यविधि सम्बन्धी,
- (च) ग्राहक र ग्राहकको हितग्राहीको सूचना तथा विवरण नियमित रूपमा अद्यावधिक गर्ने सम्बन्धी,
- (छ) ग्राहकले खाता खोल्नुको उद्देश्य सम्बन्धी,
- (ज) ग्राहकको कारोबारको तह र प्रकृति सम्बन्धी,
- (झ) कारोबारको लाभग्राही सम्बन्धी,
- (ञ) कारोबारको स्रोत सम्बन्धी,
- (ट) ग्राहकसँग स्थापना भएको कारोबारको समय समयमा अनुगमन गर्ने सम्बन्धी,
- (ठ) ग्राहक पहिचान सम्बन्धी विवरण पर्याप्त भए नभएको विषय सम्बन्धी ।
- (९) यस दफा बमोजिम लागू गरिएको ग्राहक मूल्याङ्कन पद्धतिलाई पालन गर्नु प्रत्येक ग्राहकको कर्तव्य हुनेछ ।
- (१०) यस दफा बमोजिम लागू गरिएको ग्राहक मूल्याङ्कन पद्धतिको जानकारी सूचक संस्थाले बोर्ड र वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ ।
- (११) यस परिच्छेद बमोजिम आफ्नो ग्राहकको सही पहिचान तथा पहिचानको सम्पुष्टि गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सूचक संस्थाको हुनेछ ।

६. उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी विशेष व्यवस्था : (१) सूचक संस्थाले आफ्नो ग्राहक वा वास्तविक धनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्चपदस्थ व्यक्ति भएको वा नभएको यकिन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।

- (२) सूचक संस्थाले ग्राहक वा वास्तविक धनीको रूपमा रहेको उच्चपदस्थ व्यक्ति वा व्यावसायिक कारणले उच्च जोखिमयुक्त सँग व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा प्रचलित कानूनमा उल्लिखित उपायहरूको अतिरिक्त देहायका उपायहरू समेत अपनाउनु पर्नेछ :

- (क) व्यावसायिक सम्बन्ध स्थापना गर्नु अघि सूचक संस्थाको व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने,
 - (ख) विद्यमान ग्राहक उच्चपदस्थ व्यक्ति भएको थाहा हुन आएमा तत्काल खण्ड (क) बमोजिमको स्वीकृति लिने,
 - (ग) ग्राहक वा वास्तविक धनीको सम्पत्ति तथा कोषको स्रोत पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्ने,
 - (घ) ग्राहक तथा निजसँगको व्यावसायिक सम्बन्ध वा कारोबारको सम्बन्धमा निरन्तर रूपमा अनुगमन गर्ने,
 - (ङ) दफा १० बमोजिम बृहत् ग्राहक पहिचान सम्बन्धी उपाय अवलम्बन गर्ने ।
- (३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था उच्चपदस्थ व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्तिको हकमा समेत लागू हुनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “उच्चपदस्थ व्यक्ति” भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, नेपाल सरकारका मन्त्री, सङ्घीय संसदका सदस्य, सर्वोच्च अदालतको न्यायाधीश, मुख्य मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका सदस्य, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहको वा सोभन्दा माथिका पदाधिकारी, उच्च अदालतको न्यायाधीश, राष्ट्रियस्तरको राजनीतिक दलको केनेय पदाधिकारी, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थाको उच्च पदाधिकारी वा त्यस्तो जिम्मेवारी भएको वा पाएको व्यक्ति लगायतका उच्च पदस्थ व्यक्ति सम्भन्तु पर्छ र सो शब्दले त्यस्ता व्यक्तिका परिवारका सदस्य तथा नजिकका सहयोगीलाई समेत जनाउँछ ।

७. **वास्तविक धनीको पहिचान गर्नु पर्ने :** (१) सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा वास्तविक धनीको पहिचान तथा सम्पुष्टि गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्नेछ ।

- (२) सूचक संस्थाले कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार सम्बन्धी काम कारवाही गरे वा नगरेको सम्बन्धमा यकिन गर्नु पर्नेछ ।
- (३) उपदफा (२) बमोजिम यकिन गर्दा कुनै व्यक्तिले अर्को व्यक्तिको तर्फबाट व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेको देखिएमा सूचक संस्थाले त्यस्तो व्यक्तिको पहिचान तथा सोको सम्पुष्टि सम्बन्धमा दफा छ को उपदफा (४) को खण्ड (घ) बमोजिम उपाय अपनाउनु पर्नेछ ।

८. **जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्नु पर्ने :** (१) सूचक संस्थाले आफ्नो देश, भौगोलिक क्षेत्र, व्यवसाय वा पेशा, कार्यक्षेत्र, ग्राहक, सेवा वा उत्पादन, कारोबार तथा वितरण माध्यम समेतका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा मूल्याङ्कन गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्याङ्कन गर्दा सूचक संस्थाले राष्ट्रिय जोखिम मूल्याङ्कनबाट पहिचान गरेको जोखिम मूल्याङ्कन समेतलाई आधार बनाउनु पर्नेछ ।

- (३) सूचक संस्थाले यस दफा बमोजिम गरेको जोखिमको मूल्याङ्कन सम्बन्धी सम्पूर्ण विवरण, सूचना तथा प्राप्त निष्कर्ष सम्बन्धी अभिलेख लिखित रूपमा राख्नु पर्नेछ ।
- (४) सूचक संस्थाले उपदफा (१) बमोजिम गर्ने जोखिमको मूल्याङ्कन आवधिक रूपमा गरी त्यसलाई आवश्यकता अनुसार अद्यावधिक गर्नु पर्नेछ ।
- (५) सूचक संस्थाले उपदफा (३) बमोजिमको अभिलेख बोर्ड र वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउनु पर्नेछ र त्यस्तो अभिलेख अन्य सम्बद्ध निकायले माग गरेमा त्यस्तो निकायलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
- (६) सूचक संस्थाले यस दफा बमोजिम पहिचान भएको जोखिमको स्तर अनुरूप ग्राहक पहिचान, व्यवस्थापन तथा जोखिमको न्यूनीकरण गर्नको लागि आवश्यक पर्ने नीतिगत, कार्यविधिगत तथा नियन्त्रणात्मक व्यवस्था मिलाई त्यस्तो व्यवस्थालाई समय समयमा अद्यावधिक गर्नु पर्नेछ ।
- (७) सूचक संस्थाले उपदफा (६) बमोजिमको नीतिगत, कार्यविधिगत तथा जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्नु पर्नेछ ।

९. **जोखिमको वर्गीकरण** : (१) सूचक संस्थाले दफा ८ बमोजिम आफ्ना ग्राहक तथा कारोबारको प्रकृति, मात्रा र क्षेत्र समेतको आधारमा त्यस्तो ग्राहक तथा कारोबारमा अन्तरनिहित जोखिमलाई पहिचान गरी देहाय बमोजिम वर्गीकरण गर्नु पर्नेछ :

- (क) उच्च जोखिमयुक्त,
- (ख) जोखिमयुक्त,
- (ग) सामान्य जोखिम ।
- (२) सूचक संस्थाले देहायका ग्राहक तथा कारोबारलाई उच्च जोखिमयुक्त श्रेणीमा राख्नु पर्नेछ :
 - (क) आतङ्क, आतङ्ककारी गतिविधि, आतङ्कवादी सङ्गठन, सङ्गठित अपराध, लागू औषध लगायत अन्य कुनै पनि किसिमका आपराधिक कार्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनेसँग सम्बन्धित व्यक्ति वा उनीहरूसँग सम्बन्धित कारोबार,
 - (ख) राजनीतिक, व्यावसायिक, सामाजिक, वित्तीय, प्रशासनिक आदि क्षेत्रका उच्च तहमा रहेका स्वदेशी वा विदेशी नागरिक तथा थाहा भएसम्म उनीहरूको परिवार, नजिकका नातेदार वा निजहरूसँग आवद्ध फर्म, कम्पनी वा सङ्घ संस्थासँग सम्बन्धित कारोबार,
 - (ग) आफ्नो नियामक वा निरीक्षण गर्ने निकाय नभएका फर्म, कम्पनी, संस्था वा निकाय र त्यस्तो फर्म, कम्पनी, संस्था वा निकायसँग गरिने कारोबार,
 - (घ) आमने सामने नभई हुन सक्ने कारोबार,
 - (ङ) गैर आवासीय ग्राहकको कारोबार,
 - (च) सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलाप विरुद्ध आवश्यक मापदण्ड नअपनाएका वा त्यस्तो मापदण्ड अपर्याप्त रहेका देशका ग्राहकसँगको कारोबार (नन को-अपरेटिभ कन्ट्रीज् एण्ड टेरिटोरिज (एनसिसिटी)),
 - (छ) संयुक्त राष्ट्र सङ्घ वा अन्य अन्तरसरकारी अन्तर्राष्ट्रिय संस्थाले आर्थिक नाकाबन्दी लगाएको वा खबरदारी गरेका राष्ट्रका नागरिक वा अन्य व्यक्ति तथा संस्थासँगको कारोबार,

- (ज) सम्पत्ति शुद्धीकरण र अन्य वित्तीय अपराधमा संलग्न भएको भनी आम सञ्चार माध्यममा चर्चा पाएका ग्राहकहरू,
- (झ) सूचक संस्थाको कार्यक्षेत्र भित्र हुने गरेका काम कारवाही आदिका आधारमा बढी शङ्का गर्नु पर्ने कारोबार, ग्राहक वा संस्था,
- (ञ) कुनै स्थायी संरचना नभएका नाम मात्रका कम्पनीहरू,
- (ट) कर, भन्सार, दस्तुर वा अन्य राजश्व आदि छली, हिनामिना गर्ने गराउने भनी बुझिएका र सोसँग कुनै पनि प्रकारले सम्बन्धित व्यक्ति/सँगको कारोबार,
- (ठ) गैर वित्तीय संस्थाहरू जस्तै क्यासिनो, घरजग्गा, बहुमुल्य पत्थर धातु, ट्राभल्स एजेन्सी वा नियमन नगरिने पेशामा संलग्न व्यवसाय वा व्यवसायिक कारोबार,
- (ड) शङ्कास्पद कारोबार पहिचान गर्न सकिने आधार मध्येका कारोबार,
- (ढ) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कारोबार,
- (ण) धेरै नेटवर्थ भएको, रकम वा सम्पत्तिको श्रोत स्पष्ट नभएको वा निजी बैंकिङ्ग व्यवसायमा संलग्न भएको ग्राहक,
- (त) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी सम्बन्धी अपराधमा संलग्न हुन सक्ने शङ्कास्पद व्यवसायमा संलग्न भएको ग्राहक,
- (थ) व्यक्तिगत सम्पत्ति धारण गर्ने साधनको रूपमा रहेको कानूनी व्यक्ति,
- (द) स्पष्ट आर्थिक तथा कानूनी उद्देश्य विना नै जटिल प्रकृतिको स्वामित्व संरचना भएका कानूनी व्यक्ति,
- (ध) नोमिनी शेयरहोल्डर वा धारक शेयर भएको कम्पनी,
- (न) अत्यधिक भ्रष्टाचार रहेको भनी चिनिएको मुलुक वा अन्य आधारमा उच्च जोखिममा रहेको क्षेत्रका ग्राहकस र
- (प) नगदको बढी प्रयोग हुने व्यवसायिक क्षेत्रको कारोबारमा संलग्न भएका ग्राहक ।
- (३) उपदफा (२) को खण्ड (घ) मा उल्लिखित आमने सामने नभई हुने कारोबार तथा ग्राहकले अन्य कुराका अतिरिक्त देहायका कारोबार सम्भन्नु पर्छ :
- (क) इन्टरनेटबाट स्थापित सम्बन्ध वा हुलाक मार्फत स्थापित सम्बन्ध वा यस्तै अन्य प्रकारले स्थापित सम्बन्ध,
- (ख) इन्टरनेटबाट प्रदान गरिने सेवा तथा कारोबार,
- (ग) टेलिफोन, फ्याक्स वा अन्य यस्तै प्रकारका माध्यमबाट निर्देशन वा निवेदन दिई भएका कारोबार,
- (घ) पहिले नै भुक्तानी गरेका, नविकरण गर्न मिल्ने वा कुनै खातासँग जोडिएका कार्ड मार्फत गरिने रकम निष्काशन वा भुक्तानी सम्बन्धी कारोबार ।
- (४) सूचक संस्थाले देहाय बमोजिमका ग्राहक र कारोबारलाई जोखिमयुक्त श्रेणीमा राख्नु पर्नेछ :
- (क) प्रविधिको दुरुपयोगबाट हुन सक्ने कारोबार,
- (ख) नियामक निकाय नभएका फर्म, कम्पनी, संस्था वा व्यवसायीका कारोबार,
- (ग) आफ्नो वित्तीय अवस्था सम्बन्धी विवरण नियमित प्रकाशन नगर्ने वा गर्नु नपर्ने फर्म, कम्पनी, संस्था वा व्यवसायीसँगको कारोबार,

- (घ) गैर नाफामूलक स्वदेशी तथा विदेशी कम्पनी तथा सोसँग सम्बन्धित कारोबार,
 (ङ) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कारोबार ।
- (५) सूचक संस्थाले देहाय बमोजिमका ग्राहक र कारोबारलाई सामान्य जोखिमको श्रेणीमा राख्नु पर्नेछ :
- (क) विवरण सार्वजनिक हुने,
 (ख) नियमन, निरीक्षण, सुपरीवेक्षण गरिने,
 (ग) अत्याधिक जोखिम वा जोखिमयुक्त सूचीमा पर्ने वा शङ्कास्पद कारोबार अन्तर्गत पर्ने बाहेकका अवस्थामा वित्तीय जानकारी इकाईले सीमा कारोबारको सूचना दिन नपर्ने गरी तोकेका अन्य ग्राहक, संस्था वा सोसँग सम्बन्धित कारोबार ।
- (६) सूचक संस्थाले यस दफा बमोजिम वर्गिकृत ग्राहक तथा कारोबारको समय समयमा समीक्षा गर्नु पर्नेछ र निहित जोखिम अनुसार सूचीमा हेरफेर गर्न सकिनेछ ।
- तर उच्च जोखिमयुक्त भएका कारोबारको भने प्रत्येक तीन तीन महिनामा समीक्षा गर्नु पर्नेछ ।

१०. बृहत् ग्राहक पहिचान सम्बन्धी व्यवस्था : (१) सूचक संस्थाले देहायका ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचान सम्बन्धी उपयुक्त उपायहरू अपनाउनु पर्नेछ :-

- (क) दफा ८ बमोजिम गरिएको जोखिम मूल्याङ्कनबाट उच्च जोखिमयुक्त देखिएको ग्राहक,
 (ख) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको कारोबार गर्ने ग्राहक,
 (ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा पहिचान भएको मुलुकको ग्राहक,
 (घ) उच्चपदस्थ व्यक्ति र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध व्यक्ति वा ग्राहक,
 (ङ) दफा १८ को उपदफा (१) बमोजिमको कारोबार गर्ने ग्राहक,
 (च) उच्च जोखिमयुक्त नयाँ उपकरण (प्रोडक्ट) वा सेवा प्रयोग गर्ने ग्राहक,
 (छ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कुनै कसूरमा शङ्का लागेको ग्राहक, वा
 (ज) बोर्डले तोकिएको अन्य ग्राहक ।
- (२) उच्च जोखिममा रहेका ग्राहक पहिचान प्रक्रियाको हरेक चरणमा बृहत् ग्राहक पहिचान सम्बन्धी उपाय अवलम्बन गर्नु पर्नेछ ।
- (३) सूचक संस्थाले उपदफा (१) बमोजिमका ग्राहकको बृहत् ग्राहक पहिचान गर्दा बोर्डले निर्धारण गरेका थप उपायहरू समेत अपनाउनु पर्नेछ ।
- (४) यस दफा बमोजिम बृहत् ग्राहक पहिचान सम्बन्धि उपाय अवलम्बन गर्दा सूचक संस्थाले लिङ्ग, वर्ण, रङ्ग, वैवाहिक सम्बन्ध, धर्म वा राष्ट्रियता लगायतको आधारमा गैर कानूनी भेदभाव हुन नदिने तर्फ आवश्यक सर्तकता अपनाउनु पर्नेछ ।

११. सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्था : (१) सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम कम देखिएको ग्राहक वा कारोबारका सम्बन्धमा सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन सक्नेछ ।
- (२) उच्च जोखिमयुक्त ग्राहक तथा कारोबार वा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीको आशङ्का देखिएको कारोबारको हकमा उपदफा (१) बमोजिमको सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन पाइने छैन ।
१२. विद्यमान ग्राहकको पहिचान सम्बन्धी व्यवस्था : (१) सूचक संस्थाले यो दफा प्रारम्भ हुँदाका बखत खाता सञ्चालन गरिरहेका वा व्यावसायिक सम्बन्ध कायम रहेका विद्यमान ग्राहक तथा वास्तविक धनीको सम्बन्धमा भएको ग्राहकको पहिचान तथा सम्पुष्टि र सोको पर्याप्तताको पुनरावलोकन गरी त्यस्ता ग्राहक तथा वास्तविक धनीको यस परिच्छेद बमोजिम पहिचान तथा सम्पुष्टि गर्नु पर्नेछ ।
- (२) सूचक संस्थाले यो निर्देशिका प्रारम्भ भएको मितिले छ महिनाभित्र उपदफा (१) बमोजिमको ग्राहकको पहिचान तथा सम्पुष्टि गरी सो को अद्यावधिक विवरण राख्नु पर्नेछ ।
१३. जोखिम व्यवस्थापन : (१) सूचक संस्थाले अत्याधिक जोखिम भएका ग्राहक वा कारोबारको सम्बन्धमा आन्तरिक व्यवस्थापन गर्न, सम्बन्धित निकायमा तत्काल सूचना दिन, अभिलेख राख्न उपयुक्त जोखिम व्यवस्थापन गर्ने संयन्त्र निर्माण गर्नु पर्नेछ ।
- (२) सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून तथा यस निर्देशिकाको अधीनमा रही सूचक संस्थाले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी गतिविधिमा हुने वित्तीय लगानी रोक्न, जोखिम नियन्त्रण, आन्तरिक नियन्त्रण, ग्राहकको उपयुक्त पहिचान, जानकारी व्यवस्थापन, अभिलेख, शङ्कास्पद कारोबार पहिचान तथा दिनु पर्ने सूचना विवरण एवं ऐन, नियम, निर्देशनको पालना सम्बन्धमा आवश्यक निर्देशिका बनाई लागू गरी सोको प्रतिलिपी सहितको जानकारी वित्तीय जानकारी इकाई र बोर्डलाई दिनु पर्नेछ । यस्तो निर्देशिकामा ग्राहकको पहिचान सम्बन्धी कार्यविधि, ग्राहक स्वीकार प्रक्रिया, परिचय प्रक्रिया, कारोबार अनुगमन प्रक्रिया र जोखिम व्यवस्थापन प्रक्रिया जस्ता विषय समेत उल्लेख गर्नु पर्नेछ ।
१४. ग्राहकको पहिचान गर्नु पर्ने समय : (१) सूचक संस्थाले खाता खोल्नु वा व्यावसायिक सम्बन्ध कायम गर्नु अगावै, व्यावसायिक सम्बन्ध कायम रहेको अवस्थामा तथा आकस्मिक कारोबार (अकेजनल ट्रान्जेक्सन) गर्दा ग्राहक तथा वास्तविक धनीको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्था विद्यमान भएमा सूचक संस्थाले ग्राहकको पहिचानको सम्पुष्टि व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गरेपछि पनि गर्न सक्नेछ :
- (क) व्यावहारिक रूपमा कुनै पनि बखत पहिचानको सम्पुष्टि हुन सक्ने कुरामा सूचक संस्था विश्वस्त भएमा,
- (ख) व्यावहारिक कारणले तत्काल ग्राहक पहिचानको सम्पुष्टि गर्न सम्भव नभएको तथा पहिचानको सम्पुष्टि गर्दा व्यवसायको नियमित सञ्चालनमा अवरोध सिर्जना हुन सक्ने र त्यस्तो अवरोध गर्नु आवश्यक नदेखिएमा,

- (ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थित गर्न सकिने अवस्था विद्यमान भएमा ।
- (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचक संस्थाले देहायका ग्राहक तथा कारोबारका सम्बन्धमा उपदफा (१) बमोजिम ग्राहक तथा वास्तविक धनीको पहिचानको सम्पुष्टि गर्नु पर्नेछ :
- (क) ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा,
- (ख) ग्राहकको काम कारवाही शङ्कास्पद देखिएमा ।

१५. निरन्तर अनुगमन गर्ने : सूचक संस्थाले देहायको कार्य गरी ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन (अनगोइड ड्यू डिलिजेन्स) गर्नु पर्नेछ :

- (क) ग्राहकका सम्बन्धमा आफूसँग प्राप्त जानकारी, निजको व्यवसाय वा जोखिम सम्बन्धी विवरण अनुरूप कारोबार भए वा नभएको सुनिश्चित गर्न निजसँग व्यावसायिक सम्बन्ध कायम रहेसम्म सुक्ष्म परीक्षण गर्ने,
- (ख) खण्ड (क) बमोजिम सुक्ष्म परीक्षण गर्न आवश्यक भए निजसँग सम्पत्तिको स्रोत समेत माग गर्ने वा परीक्षण गर्ने,
- (ग) उच्चपदस्थ व्यक्ति वा उच्च जोखिमयुक्त लगायतका ग्राहक तथा निजसँगको व्यावसायिक सम्बन्ध, कारोबार तथा वास्तविक धनीसँग सम्बन्धित कागजात तथा विवरण अद्यावधिक भएको सुनिश्चित गर्न मौजुदा कागजात तथा विवरणको पुनरावलोकन गरी अद्यावधिक गर्ने,
- (ङ) नियमनकारी निकायले तोकिए बमोजिमको अन्य कार्य गर्ने,
- (च) सूचक संस्था आफैले उपयुक्त ठानेका अन्य कार्य गर्ने ।

१६. तेस्रो पक्षबाट ग्राहक पहिचान तथा सम्पुष्टि गराउन सकिने : (१) देहायको अवस्थामा सूचक संस्थाले ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी केही कार्य तेस्रो पक्षबाट गराउन सक्नेछ :

- (क) ग्राहकको पहिचान तथा सम्पुष्टि यस परिच्छेद बमोजिम हुने कुरामा सूचक संस्था विश्वस्त भएमा,
- (ख) यस परिच्छेद बमोजिम आवश्यक ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात तथा विवरण सम्बन्धी जानकारी सूचक संस्थालाई तत्काल प्राप्त हुने भएमा,
- (ग) ग्राहक पहिचान तथा सम्पुष्टि गर्न प्रयोग गरिएका सम्पूर्ण कागजात, विवरण तथा जानकारी सूचक संस्थाले मागेका बखत विना कुनै विलम्ब प्राप्त हुने सुनिश्चित भएमा ।
- (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको तेस्रो पक्षको रूपमा रहेको संस्थाबाट भएको ग्राहकको पहिचान तथा सम्पुष्टिलाई सूचक संस्थाले स्वीकार गर्न पाउने छैन :
- (क) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको भएमा,

- (ख) त्यस्तो संस्थामा ग्राहकको पहिचान तथा सम्पुष्टि सम्बन्धी यस परिच्छेद बमोजिमको व्यवस्था विद्यमान नभएमा,
- (ग) त्यस्तो संस्था सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमन, निरीक्षण, सुपरीवेक्षणको दायरा अन्तर्गतको नभएमा ।
- (३) उपदफा (१) बमोजिम तेस्रो पक्षबाट ग्राहकको पहिचान तथा सम्पुष्टि गरिएको भए तापनि यस परिच्छेद बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्तिम दायित्व सूचक संस्थाको हुनेछ ।

१७. नयाँ प्रविधि वा आफैँ उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्था : (१) सूचक संस्थाले प्रचलनमा आइसकेका वा नयाँ उपकरण तथा व्यापारिक अभ्यास, आफैँ उपस्थित नहुने ग्राहक वा कारोबार, वितरण प्रणाली वा नवीन वा विकासको क्रममा रहेको प्रविधिबाट सिर्जना हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान तथा सो को मूल्याङ्कन गर्नु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम जोखिमको पहिचान तथा मूल्याङ्कन त्यस्तो उपकरण, व्यापारिक अभ्यास, वितरण प्रणाली वा प्रविधि प्रयोगमा ल्याउनु अगावै गर्नु पर्नेछ ।
- (३) सूचक संस्थाले उपदफा (१) बमोजिम पहिचान तथा मूल्याङ्कन गरिएको जोखिमको व्यवस्थापन गर्न पर्याप्त उपाय अपनाउनु पर्नेछ ।
- (४) आफैँ उपस्थित नहुने ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानी सम्बन्धी विशेष जोखिमलाई सम्बोधन गर्न सूचक संस्थाले ग्राहकको पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई लागू गर्नु पर्नेछ ।

१८. खास कारोबारमा विशेष ध्यान दिनु पर्ने : (१) सूचक संस्थाले देहायका कारोबारका सम्बन्धमा विशेष ध्यान दिनु पर्नेछ :-

- (क) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वभाविक प्रवृत्तिको सबै कारोबार,
- (ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी पहिचान भएको मुलुकको व्यक्ति, संस्था वा कानूनी प्रबन्धसँगको व्यावसायिक सम्बन्ध वा कारोबार,
- (ग) बोर्डले तोकिदिएको अन्य कारोबार ।
- (२) सूचक संस्थाले उपदफा (१) मा उल्लिखित कारोबारको पृष्ठभूमि तथा उद्देश्यको सम्बन्धमा सकेसम्म बढी परीक्षण गर्ने र सोबाट प्राप्त निष्कर्षको लिखित रूपमा अभिलेख राख्नु पर्नेछ ।
- (३) सूचक संस्थाले उपदफा (२) बमोजिमको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ र वित्तीय जानकारी इकाई, बोर्डले माग गरेका बखत तत्काल उपलब्ध गराउनु पर्नेछ ।

१९. **ग्राहकले विवरण दिनु पर्ने** : (१) सूचक संस्थाले ग्राहक पहिचानको लागि माग गरेका आवश्यक विवरण उपलब्ध गराउने दायित्व सम्बन्धित ग्राहकको हुनेछ ।
- (२) उपदफा (१) बमोजिम विवरण नदिने वा दिन नसक्ने ग्राहकसँग सूचक संस्थाले आफ्नो कारोबार वा व्यावसायिक सम्बन्ध ईन्कार गर्न वा कायम भएको सम्बन्ध तत्काल अन्त्य गर्न सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम व्यावसायिक सम्बन्ध ईन्कार वा अन्त्य गरिएको ग्राहकको कारोबार शङ्कास्पद लागेमा सूचक संस्थाले अनुसूची-२ बमोजिमको ढाँचामा शङ्कास्पद गतिविधि सम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्नु पर्नेछ ।
२०. **कारोबार गर्न नहुने** : (१) सूचक संस्थाले देहायको ग्राहकसँग व्यावसायिक सम्बन्ध कायम गर्न वा कारोबार गर्न, गराउन हुँदैन :
- (क) यस निर्देशिका बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टिका लागि आवश्यक कागजात विवरण तथा जानकारी उपलब्ध नगराएमा,
- (ख) यस निर्देशिका बमोजिम उपलब्ध गराइएको कागजात, विवरण तथा जानकारी ग्राहकसँग अमिल्दो वा अस्वभाविक देखिएमा,
- (ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र मापदण्ड पालना नगरेको भनी कालो सूचीमा रहेको वा आंशिक रूपमा मात्र पालना गरेको भनी अन्तर्राष्ट्रिय रूपमा सूचीकृत देशको ग्राहक रहे भएको पाइएमा ।
- (२) हाल कारोबार गरिरहेका ग्राहकका सम्बन्धमा उपदफा (१) मा उल्लिखित अवस्था देखिएमा सूचक संस्थाले त्यस्तो ग्राहकसँगको व्यावसायिक सम्बन्ध अन्त्य गरी सो को जानकारी बोर्ड तथा वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ ।
२१. **कार्यान्वयन अधिकृत** : प्रत्येक सूचक संस्थाले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून, वित्तीय जानकारी इकाईको निर्देशन तथा यस सम्बन्धी अन्य प्रचलित कानून, कार्यविधि तथा अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तहरूलाई कार्यान्वयनमा सहजीकरण र व्यावसायिक काम कारवाही तथा कारोबार गर्दा उच्च नैतिकता कामय राख्न एक कार्यान्वयन अधिकृत (कम्प्लायन्स अफिसर) तोक्नु पर्नेछ ।
२२. **कार्यान्वयन अधिकृतको दायित्व** : कार्यान्वयन अधिकृतको दायित्व देहाय बमोजिम हुनेछ :
- (क) शङ्कास्पद कारोबारका विषयमा कर्मचारीहरूबाट जानकारी तथा सूचना प्राप्त गर्ने र त्यस्ता जानकारी तथा सूचनालाई विश्लेषण गर्ने,
- (ख) शङ्कास्पद कारोबारका सम्बन्धी जानकारी तथा सूचना वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउने,
- (ग) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धका सचेतना तथा तालीम कार्यक्रम सञ्चालन गर्न समन्वयन गर्ने,
- (घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्धका कार्यक्रम शङ्कास्पद कारोबारका विषयमा सम्पर्क विन्दुको रूपमा काम गर्ने,

- (ड) सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, सो अन्तर्गत जारी भएका नियम, निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानून बमोजिम सूचक संस्थाले गर्ने भनी तोकिएको कार्यहरू गर्ने, गराउने,
- (च) आफ्नो कार्य सम्पादनको सिलसिलामा आवश्यक कुनै अभिलेख, हिसाब किताब र लेखा सम्बन्धी कागजातहरू उपर पहुँच प्राप्त गर्ने,
- (छ) सूचक संस्थाको सम्बन्धित कर्मचारीसँग कुनै सूचना, जानकारी, विवरण वा कागजात माग गर्ने र प्राप्त गर्ने,
- (ज) सम्पत्ति शुद्धीकरण तथा आतङ्गवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानून, निर्देशनको कार्यान्वयन गर्न आवश्यक अन्य कार्य गर्ने,
- (झ) सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून, नियम, निर्देशन, आदेश, परिपत्र बमोजिम ग्राहकको पहिचान यकिन गर्ने, गराउने र ग्राहक तथा कारोबारको अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने ।

२३. **सूचक संस्थाको दायित्व :** (१) सूचक संस्थाले वित्तीय जानकारी इकाईलाई प्रदान गर्ने विवरणका सम्बन्धमा कार्यान्वयन अधिकृतलाई सबै किसिमका सूचना प्राप्त गर्ने र प्रदान गर्न सक्ने अधिकारको सुनिश्चितता गर्नु पर्नेछ ।

- (२) सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून वा सो अन्तर्गत जारी भएका निर्देशन, आदेश, परिपत्र तथा सम्बद्ध अन्य कानून बमोजिम विवरण तथा सूचना प्रदान गर्ने कार्य सुरक्षित स्थानमा गोपनीयता कायम रहने गरी गर्ने व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित संस्थाको हुनेछ ।
- (३) सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून र सो अन्तर्गत बनेका नियम, निर्देशन, आदेश वा नीतिको कार्यान्वयन भए नभएको सम्बन्धमा प्रत्येक तीन महिनामा चौमासिक र आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेश गर्ने जिम्मेवारी सूचक संस्थाको प्रमुखको हुनेछ ।
- (४) सूचक संस्थाले आफूसँग रहेका कागजात, सूचना तथा जानकारी बोर्ड, वित्तीय जानकारी इकाई तथा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायले माग गरेका बखत उपलब्ध गराउनु पर्नेछ ।

२४. **अभिलेख राख्नु पर्ने :** (१) सूचक संस्थाले देहायका कागजात तथा विवरणको अभिलेख व्यावसायिक सम्बन्ध समाप्त भएको मितिले वा आकस्मिक कारोबार भएकोमा आकस्मिक कारोबार भएको मितिले कम्तीमा पाँच वर्षसम्म व्यवस्थित तथा सुरक्षित रूपमा राख्नु पर्नेछ :

- (क) कारोबार गर्ने ग्राहकको पहिचान तथा ठेगाना तथा सो कारोबारको लेखा तथा व्यावसायिक पत्राचार सम्बन्धी सबै कागजात तथा अभिलेख,
- (ख) कारोबारको लाभग्राहीको पहिचान ठेगाना तथा अन्य सम्बद्धका कागजात तथा विवरणहरू,
- (ग) ग्राहक, वास्तविक मालिक तथा कारोबारका सम्बन्धमा गरिएको विश्लेषणको निष्कर्ष सम्बन्धी सबै कागजात तथा प्रतिवेदन, सूचक संस्थाको लेखा तथा व्यावसायिक कागजात तथा विवरण,

- (घ) स्वदेशी वा वैदेशिक रूपमा गरिएका कारोबारसँग सम्बन्धित आवश्यक सबै कागजात तथा अभिलेख,
- (ङ) यदि कारोबारबाट कुनै खाता प्रभावित भएको भए त्यसको जानकारी तथा विवरण,
- (च) सूचक संस्थाको लेखा तथा व्यवसायिक कागजात, विवरण तथा अभिलेख,
- (छ) कारोबार गर्न गरेको प्रयासको कागजात, विवरण तथा अभिलेख,
- (ज) कारोबारको प्रकार र प्रकृति,
- (झ) कारोबारको मिति, समय र कारोबार रकम,
- (ञ) कारोबार रकमको उत्पत्ति र अन्तिम प्राप्तकर्ता,
- (ट) बोर्डले समय समयमा तोकि दिएका अन्य कागजात तथा अभिलेख ।
- (२) सूचक संस्थाले उपदफा (१) बमोजिम कागजात तथा अभिलेख राख्दा प्रत्येक कारोबार स्पष्ट देखिने र कानूनी कारबाहीको सिलसिलामा प्रमाणको रूपमा प्रयोग गर्न सकिने गरी राख्नु पर्नेछ ।
- (३) यस दफा बमोजिम राखिएका कागजात तथा अभिलेख बोर्ड, वित्तीय जानकारी इकाई तथा प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायले माग गरेका बखत उपलब्ध हुन सक्ने गरी राख्नु पर्नेछ ।
- (४) सूचक संस्थाले शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

२५. शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्ने : (१) सूचक संस्थाले ग्राहक, कारोबार वा सम्पत्तिको सम्बन्धमा देहायको अवस्था विद्यमान भएमा तीन दिनभित्र यथासक्य चाँडो वित्तीय जानकारी इकाईलाई शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन दिनु पर्नेछ :

- (क) कुनै सम्पत्ति सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानी सम्बन्धी कसूर वा अन्य कसूरसँग सम्बन्धित भएको शङ्का लागेमा वा शङ्का गर्नु पर्ने मनासिब आधार भएमा,
- (ख) कुनै सम्पत्ति आतङ्ककारी कार्य, आतङ्ककारी व्यक्ति वा आतङ्ककारी संगठन वा आतङ्कवादी कृत्याकलापमा वित्तीय लगानीसँग सम्बन्धित वा जोडिएको वा त्यस्तो कार्यमा वा त्यस्तो व्यक्ति वा सङ्गठनबाट प्रयोग हुन सक्ने शङ्का लागेमा वा शङ्का गर्नु पर्ने मनासिब आधार भएमा ।
- (२) सूचक संस्थाले उपदफा (१) बमोजिमको शंकास्पद कारोबार सम्बन्धी प्रतिवेदन ग्राहकले कुनै कारोबार गर्ने प्रयास मात्र गरेमा समेत दिनु पर्नेछ ।

परिच्छेद-३

कारोबारको सीमा तथा शङ्कास्पद गतिविधि सम्बन्धी

२६. सीमाभन्दा बढीको कारोबारको विवरण दिनु पर्ने : (१) कुनै पनि ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा दश लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबार गरेमा सोको विवरण अनुसूची (३) बमोजिमको ढाँचामा त्यस्तो कारोबार भएको मितिले पन्ध्र दिनभित्र वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ ।

- (२) सूचक संस्थाले दश लाख वा सो भन्दा माथिको कारोबारको रकम, श्रेस्ता वा हिसाब सञ्चालन सम्बन्धी छुट्टै अभिलेख तयार गर्नु पर्नेछ र त्यस्तो कारोबारमा प्रयोग हुने रकमको

- श्रोत समेत सम्बन्धित ग्राहकबाट माग गरी यस सम्बन्धी सबै अभिलेखलाई अध्यावधिक गरी राख्नु पर्नेछ ।
- (३) सूचक संस्थाले यस दफा बमोजिम पेश गरेका कागजात तथा विवरणको अभिलेख कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।
- (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका ग्राहकले गरेको कारोबारको सूचना तथा विवरण सूचक संस्थाले वित्तीय जानकारी इकाईमा पठाउनु पर्ने छैन :
- (क) नेपाल सरकार, नेपाल सरकारको कुनै निकाय वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था सम्बन्धी,
- (ख) विशेष ऐन अन्तर्गत स्थापित संस्था सम्बन्धी,
- (ग) धितोपत्रको खरिद बिक्री गर्न वा वस्तु विनिमय बजार, वस्तु कारोबार राफसाफ तथा फर्छ्यौट तथा वेयर हाउस सम्बन्धी व्यवसाय वा कारोबार गर्न बोर्डमा दर्ता भएका सङ्गठित संस्था सम्बन्धी,
- (घ) सङ्गठित संस्था, सरकारी वा अर्ध सरकारी कार्यालय, सङ्घ, संस्था, कम्पनी वा निकाय र विशेष कानून बमोजिम स्थापित निकायसँग गरेको कारोबार सम्बन्धी,
- (ङ) बीमा कम्पनीले गरेको कारोबार सम्बन्धी,
- (च) सूचक संस्थाले आफ्नो ग्राहकलाई प्रचलित कानून बमोजिम कर्जा सापटी वा सुविधा प्रदानका क्रममा गरेको कारोबार सम्बन्धी,
- (छ) संयुक्त राष्ट्र सङ्घ, सो अन्तर्गतका कार्यालय तथा यसका विशिष्टीकृत निकाय र अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको कारोबार सम्बन्धी,
- (ज) सूचक संस्थाहरू बीच भएको कारोबार सम्बन्धी,
- (झ) सूचक संस्थाले आफ्नो नियम वा विनियम बमोजिम आफ्ना कर्मचारीलाई सेवा सुविधा प्रदान गर्दा गरेको कारोबार सम्बन्धी ।

२७. शङ्कास्पद गतिविधि सम्बन्धी विवरण पठाउनु पर्ने : (१) कुनै ग्राहक वा निजको कारोबारका सम्बन्धमा दफा २८ वा २९ को अवस्था विद्यमान रहेको देखिएमा सूचक संस्थाले त्यस्तो ग्राहक वा कारोबारलाई शङ्कास्पद कारोबारको श्रेणीमा राखी अनुसूची-२ बमोजिमको ढाँचामा शङ्कास्पद गतिविधि सम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा पठाउनु पर्नेछ ।

- (२) उपदफा (१) बमोजिम दिएको शङ्कास्पद गतिविधि सम्बन्धी प्रतिवेदनको अभिलेख सूचक संस्थाले समेत अद्यावधिक गरी राख्नु पर्नेछ ।
- (३) यस दफा बमोजिम शङ्कास्पद गतिविधि सम्बन्धी प्रतिवेदन दिनका लागि कारोबारको कुनै सीमाहद रहने छैन ।

२८. सूचना दिनु पर्ने शङ्कास्पद कारोबार : (१) सूचक संस्थाले आफ्नो कुनै ग्राहकसँग व्यवसायिक कारोबार गर्दा कुनै सम्पत्ति वा ग्राहक वा ग्राहकसँग सम्बन्धित कारोबार सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा देहायको कुनै काम कारवाही भएको शङ्का लागेमा वा शङ्का गर्नु पर्ने मनासिव र पर्याप्त आधार भएमा सोको प्रतिवेदन अनुसूची-२ बमोजिमको ढाँचामा वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ :

- (क) नेपाल वा विदेशमा कुनै कसूर वा अपराधबाट प्राप्त वा प्रचलित कानून बमोजिम नेपाल ल्याउन वा नेपालबाट लैजान नमिल्ने कुनै पनि प्रकारको सम्पत्ति (नगद समेत) धितोपत्र वा वस्तु विनिमय सम्बन्धी अन्तरदेशिय कारोबार मार्फत नेपाल भित्र्याएमा वा भित्र्याउने प्रयास गरेमा वा नेपालबाट बाहिर पठाएमा वा पठाउने प्रयास गरेमा,
 - (ख) नेपाल वा विदेशमा कुनै कसूर वा अपराधबाट आर्जित सम्पत्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त गरी धितोपत्र वा वस्तु विनिमय सम्बन्धी कारोबारमा लगानी गरेको वा लगानी गर्ने प्रयास गरेको पाइएमा,
 - (ग) सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून बमोजिम सूचना दिनु पर्ने कसूरको बारेमा सूचना नदिएको, दिन नखोजेको वा लुकाउने प्रयास गरे गराएको अवस्था देखिएमा,
 - (घ) सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून बमोजिम दिनु पर्ने वा दिएको सूचना वा जानकारी कानून बमोजिम बाहेक असम्बद्ध पक्ष वा अन्य कसैलाई दिएको वा दिन लगाएको देखिएमा,
 - (ङ) कुनै वित्तीय कसूर वा अपराध गरे गराएको वा गर्न लागेको वा लगाएको अवस्था देखिएमा,
 - (च) कसूर वा अपराधसँग सम्बन्धित कुनै पनि ग्राहक वा संस्थाको पहिचान सम्बन्धी विवरण भएमा ।
- (२) कुनै ग्राहकले शङ्कास्पद कारोबार गर्ने प्रयास मात्र गरेको अवस्थामा पनि सूचक संस्थाले उपदफा (१) बमोजिमको प्रतिवेदन दिनु पर्नेछ ।
- (३) यस दफा बमोजिम वित्तीय जानकारी इकाईलाई दिएको शङ्कास्पद गतिविधि सम्बन्धी प्रतिवेदन र सो सँग सम्बन्धित कागजात कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

२९. शङ्कास्पद कारोबार सम्बन्धी सूचना दिने थप आधार : सूचक संस्थाले ग्राहकले गरेका वा गर्न खोजेका काम कारवाही वा कारोबारका सम्बन्धमा देहायका अवस्था विद्यमान भएमा तत्काल शङ्कास्पद कारोबारको सूचना दिने आधार मान्न सकिनेछ :

- (क) कुनै ग्राहकले आयकर, भन्सार महसुल, मालपोत वा विद्युत, खानेपानी वा टेलिफोन महसुल लगायत अन्य राजश्व वा सरकारी दस्तुर छली वा नतिरी सम्पत्ति (रकम समेत) आर्जन गरेको देखिएमा,
- (ख) कुनै ग्राहकले आफ्नो आर्थिक हैसियत, पेशा व्यवसाय वा काम कारवाहीबाट सामान्यतयः आर्जन गर्न सकिने भन्दा फरक, अपत्यारिलो, अस्वभाविक जीवनस्तर प्राप्त गरेको वा नसुहाउदो कारोबार वा आर्थिक क्रियाकलाप गरेको देखिएमा,
- (ग) कुनै ग्राहकको मनासिब माफिकको कारण विना अचानक आर्थिक वृद्धि वा हैसियत बढेको देखिएमा,
- (घ) कुनै ग्राहकले मनासिब माफिकको कारण विना विगतको आर्थिक हैसियत भन्दा तात्त्विक फरक पर्ने आर्थिक हैसियत देखिएको वा सो बमोजिम कारोबार वा व्यवसाय गर्न खोजेको वा त्यस्तो कार्य आयश्रोत वा आर्थिक हैसियतसँग मेल नखाने देखिएमा,
- (ङ) कुनै ग्राहकको कारोबारको आय श्रोत नखुलेको वा नखुलाएको वा श्रोतको बारेमा चित्तबुभ्दो विवरण पेश नगरेको देखिएमा,

- (च) कुनै ग्राहकले मनासिब माफिकको कारण विना वा प्रत्यक्ष रूपमा सम्बन्धित नभएको वा विना उद्देश्यको कारोबार गरेको देखिएमा,
- (छ) कुनै ग्राहकले आफ्नो काम कारोबारको सिलसिलामा प्रचलित कानून बमोजिम खुलाउनु पर्ने पहिचान लगायत अन्य विवरण बिना कारण नखुलेको वा खुलाउन नचाहेको देखिएमा,
- (ज) कुनै पनि काम वा कारोबारका सम्बन्धमा वित्तीय जानकारी इकाईलाई नियमित रूपमा सूचना प्रदान गर्ने भनी कुनै सीमा तोकिएकोमा सो सीमाभन्दा कम रकममा कुनै ग्राहकले बारम्बार कारोबार गरेको देखिएमा,
- (झ) कुनै कसूरको सिलसिलामा नेपाल प्रहरी, कसूरको अनुसन्धान तथा तहकिकात गर्ने निकाय (जस्तै: अख्तियार दुरूपयोग अनुसन्धान आयोग, आन्तिक राजस्व कार्यालय, राजश्व अनुसन्धान विभाग तथा कार्यालय लगायतका अन्य अपराधको अनुसन्धान गर्ने निकाय) ले छानबिन, अनुसन्धान तथा तहकिकात गरिरहेको वा त्यस्ता निकायबाट खोजी भैरहेका ग्राहकसँग सम्बन्धित काम कारवाही वा कारोबार रहेको देखिएमा,
- (ञ) बोर्ड, नेपाल राष्ट्र बैङ्क, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सहकारी विभाग, नेपाल बार काउन्सिल, नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था लगायतका नियमनकारी निकायले कारवाही शुरु गरेको वा कारवाही गरेका ग्राहकसँग सम्बन्धित रहेको काम कारवाही वा कारोबारका सम्बन्धमा सूचक संस्थालाई शङ्का लागेको देखिएमा,
- (ट) कर्जा सूचना केन्डु वा सूचक संस्था आफैले कालो सूची वा जोखिमको सूचीमा राखेका ग्राहकसँग सम्बद्ध कारोबारमा शङ्का लागेमा,
- (ठ) विदेशी सरकार वा उसको अपराध अनुसन्धान गर्ने वा नियमनकारी निकायको छानबिन, अनुसन्धान, तहकिकात वा कारवाहीको क्रममा रहेको ग्राहकहरूसँग सम्बन्धित देखिएमा,
- (ड) कुनै ग्राहकले बालबालिका, महिला, अनाथ लगायत अन्य कुनै पनि व्यक्तिको कुनै पनि तरिकाले यौन शोषण, दुर्व्यवहार जस्ता कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ढ) कुनै ग्राहकले जबर्जस्ती तरिकाले रकम, चन्दा वा कुनै पनि प्रकारको सम्पत्ति वा अन्य वस्तु वा सहयोग लिने वा दिने, वा दिन बाध्य गर्ने वा जबर्जस्ती असुली गर्ने जस्ता कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ण) कुनै ग्राहकले कुनै पनि वस्तुको तस्करी, वा अवैध पेशा, वा व्यापार, वा व्यवसाय, वा चोरी डकैति, वा नक्कली वा अवैध उत्पादन, अपचलन वा अवैध ओसार पसार जस्ता कसूर गरी सम्पत्ति प्राप्त आर्जन गरेको देखिएमा,
- (त) कुनै ग्राहकले हातहतियार खरखजाना सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (थ) कुनै ग्राहकले विदेशी विनिमय नियमित गर्ने सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (द) कुनै ग्राहकले ज्यान, चोरी, ठगी, कित्तै कागज, खोटा चलन, अपहरण वा शरीर बन्धक सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ध) कुनै ग्राहकले लागू औषध नियन्त्रण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,

- (न) कुनै ग्राहकले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (प) कुनै ग्राहकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (फ) कुनै ग्राहकले सहकारी सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ब) कुनै ग्राहकले वन सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (भ) कुनै ग्राहकले भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (म) कुनै ग्राहकले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (य) कुनै ग्राहकले वैङ्क कसूर तथा सजाय सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (र) कुनै ग्राहकले प्राचिन स्मारक संरक्षण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ल) कुनै ग्राहकले उपभोक्ता संरक्षण, कालोबजार नियन्त्रण, प्रतिस्पर्धा सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (व) कुनै ग्राहकले कम्पनी, वाणिज्य, आपूर्ति, यातायात व्यवसाय सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (श) कुनै ग्राहकले शिक्षा, स्वास्थ्य, औषधी, वातावरण सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ष) कुनै ग्राहकले वैदेशिक रोजगार सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (स) कुनै ग्राहकले चिन्ता, जुवा, चन्दा सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ह) कुनै ग्राहकले भित्री कारोबार, भुटो कारोबार वा धितोपत्र, सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (क्ष) कुनै ग्राहकले विनिमेय अधिकारपत्र सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (त्र) कुनै ग्राहकले निर्वाचन सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ज्ञ) कुनै ग्राहकले बौद्धिक तथा औद्योगिक सम्पत्ति सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (कक) कुनै ग्राहकले संचार, प्रशारण, विज्ञापन सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,

- (खख) कुनै ग्राहकले जग्गा घर, सम्पत्ति सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (गग) कुनै ग्राहकले भन्सार, राजस्व, कर सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (घघ) अध्यागमन, नागरिकता, राहदानी सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी कुनै ग्राहकले सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (ङङ) कुनै ग्राहकले सङ्घ-संस्था सम्बन्धी प्रचलित कानून अन्तर्गतको कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (चच) कुनै ग्राहकले आप्रवासी बेचबिखन, अपहरण, बन्धक जस्तो कसूर गरी सम्पत्ति प्राप्त गरेको देखिएमा,
- (छछ) कुनै ग्राहकले मुलुकी (फौजदारी अपराध संहिता) ऐन २०७४ र मुलुकी (देवानी संहिता) ऐन २०७४ अन्तर्गतको कसूर गरी सम्पत्ति आर्जन गरेमा वा गरेको देखिएमा,
- (जज) नेपाल सरकारले आतंकवादी वा आपराधिक गतिविधिमा संलग्न रहेको भनी तोकिएका व्यक्ति वा संस्था, वा संयुक्त राष्ट्र सङ्घले विभिन्न प्रस्ताव मार्फत आतंकवादी वा अपराधिको सूचीमा राखेको, वा आतङ्क, आतङ्ककारी गतिविधि, आतंकवादी सङ्गठन, सङ्गठित अपराध, लागू औषध लगायत अन्य कुनै पनि किसिमका आपराधिक कार्यलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनेसँग सम्बन्धित रहेको देखिएमा,
- (झझ) कुनै ग्राहकले स्वदेशी वा विदेशी संचार माध्यमहरूले अपराधिक सम्बन्धमा कुनै व्यक्ति वा संस्थाका बारेमा गरेको टिप्पणी वा समाचार सम्प्रेषणका आधारमा हेर्दा सूचना गर्नु पर्ने प्रकृतिको देखिएमा,
- (ञञ) कुनै ग्राहकले शङ्कास्पद कारोबार गर्ने सम्बन्धित रहेको वा कुनै पनि किसिमले शङ्कास्पद, सम्पत्ति शुद्धीकरण, आतङ्ककारी वा आपराधिक गतिविधिबाट वा सोलाई प्रोत्साहन गर्ने गरी कारोबार गरेको वा भएको देखिने वा शङ्का लाग्ने वा निजको काम कारवाही वा कारोबार कुनै पनि हिसावले अस्वभाविक वा शङ्कास्पद देखिएमा,
- (टट) कुनै ग्राहकले काम गराउनु पर्ने कर्मचारीसँग अनुचित वा अस्वभाविक नजिकको सम्बन्ध राख्न खोजेको देखिएमा,
- (ठठ) कुनै ग्राहकको एक भन्दा बढी असम्बन्धित समान ठेगाना भएको देखिएमा,
- (डड) कुनै फर्म, कम्पनी, संस्था वा निकायसँग सम्बन्धित ग्राहकको आर्थिक हैसियत निजले गरिरहेको काम वा कारोबारको तुलनामा अस्वभाविक वा अपत्यारिलो देखिएमा,
- (ढढ) कुनै ग्राहकले आफ्नो काम वा कारोबार लुकाउन आफू बाहेक अन्य व्यक्तिको नाममा काम वा कारोबार गरेमा वा गर्न खोजेको देखिएमा,
- (णण) कुनै ग्राहकले कुनै संस्था, फर्म, कम्पनी वा निकायसँग संस्थागत काम कारवाही वा कारोबार गर्दा व्यक्तिगत नाममा लेनदेन वा कारोबार गरेको देखिएमा,
- (तत) कुनै ग्राहकको काम वा कारोबार प्रचलित नेपाल कानून बमोजिम अन्य कुनै कारणले शङ्कास्पद देखिएमा,

(थ) कुनै ग्राहक माथि उल्लिखित कार्यमा मतियार भई वा सहयोगीको रूपमा कार्य गरेको देखिएमा ।

३०. **विवरण पठाउने दायित्व र तरिका** : (१) यस पछि बमोजिम शङ्कास्पद कारोबार र सीमाभन्दा बढी रकमको कारोबार सम्बन्धी सूचना तथा विवरण वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउने दायित्व कारोबार गर्ने सूचक संस्थाको हुनेछ, पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको सूचना तथा जानकारी कार्यान्वयन अधिकृतले प्रमाणित गरी वित्तीय जानकारी इकाईमा पठाउनु पर्नेछ ।
- (३) कार्यान्वयन अधिकृतले शङ्कास्पद वा अन्य कारोबारलाई फ्याक्स, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यमबाट पनि वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउन सक्नेछ । यसरी विद्युतीय माध्यमबाट जानकारी प्रदान गरिएको भएमा तत्काल अन्य माध्यमबाट सोको पुष्टि गर्नु पर्नेछ ।
- (४) यस दफा बमोजिम वित्तीय जानकारी इकाईलाई दिइएको सूचना वा जानकारीमा कुनै कुरा छुट भएमा वा कारोबार गर्दाका समयमा सम्बन्धित व्यक्तिले पेश गरेको विवरण वा जानकारी भन्दा फरक विवरण वा जानकारी पछि प्राप्त भएमा तत्काल त्यस्तो सूचना वा जानकारी सम्बन्धित सूचक संस्थाले वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ ।

परिच्छेद-४

विविध

३१. **आन्तरिक कार्य नियन्त्रण प्रणाली** : (१) सम्पत्ति शुद्धीकरण प्रचलित कानून र यस निर्देशिकाको अधीनमा रही सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्ध आन्तरिक नियन्त्रण प्रणाली बनाई लागू गर्नु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको आन्तरिक नियन्त्रण प्रणालीमा ग्राहक पहिचान सम्बन्धी कार्यविधि, ग्राहक स्वीकार प्रक्रिया, ग्राहकको परिचय प्रक्रिया, ग्राहकको कारोबारको अनुगमन प्रक्रिया र जोखिम व्यवस्थापन प्रक्रिया, शङ्कास्पद कारोबार, कर्मचारीको तालिम जस्ता विषयहरू उल्लेख गर्नु पर्नेछ ।
- (३) सूचक संस्थाले ग्राहक पहिचानका सम्बन्धमा आफ्नो व्यवसायसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थाले तय गरेका मार्ग निर्देशनहरू समेत प्रयोग गर्न सक्नेछन् । यसरी तय गरेका मार्ग निर्देशनहरू लागू गर्दा सोको जानकारी तथा मार्ग निर्देशनको एक प्रति बोर्ड तथा वित्तीय जानकारी इकाईलाई समेत उपलब्ध गराउनु पर्नेछ ।
३२. **जानकारी तथा तालिम** : सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा हुने लगानी नियन्त्रण गर्न आवश्यक पर्ने सम्पूर्ण कुराहरूको आन्तरिक व्यवस्थापन गर्ने तथा सो कार्यका लागि आफ्ना कर्मचारीहरूलाई आवश्यक तालिम एवं जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ ।

३३. अनुगमन तथा निरीक्षण : (१) बोर्ड तथा वित्तीय जानकारी इकाईले सम्पत्ति शुद्धीकरण प्रचलित कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्यहरू गरे नगरेको सम्बन्धमा समय समयमा सूचक संस्थाको अनुगमन तथा निरीक्षण गर्न गराउन सक्नेछ ।
- (२) उपदफा (१) बमोजिम अनुगमन तथा निरीक्षण गर्दा गराउदा आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउनु सम्बन्धित सूचक संस्थाको कर्तव्य हुनेछ ।
३४. गोप्यता भङ्ग गर्न नहुने : सूचक संस्था वा उक्त संस्थाको कुनै पनि कर्मचारी, पदाधिकारी वा प्रतिनिधिले वित्तीय जानकारी इकाईलाई प्रदान गरेको सूचना, जानकारी, अनुसन्धान तथा तहकिकातको सिलसिलामा वा आफ्नो कर्तव्य पालन गर्दा ज्ञात हुन आएको कुनै पनि तथ्य वा दाखिला भएको कुनै लिखतको गोप्यता प्रचलित कानूनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भङ्ग गर्न वा ग्राहक लगायत अन्य कोही कसैलाई कुनै पनि तरीकाबाट जानकारी दिनु हुँदैन ।
३५. सजाय, जरिवाना र कारवाही : (१) सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियम, निर्देशन तथा यो निर्देशिका पालना नगर्ने सूचक संस्थालाई प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।
- (२) सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून तथा यो निर्देशिका पालन नगर्ने सूचक संस्थाका पदाधिकारी, कार्यान्वयन अधिकृत वा अधिकार प्राप्त कर्मचारीलाई कानून बमोजिम कारवाही हुनेछ ।
३६. असल नियतले गरेको कामको लागि सजाय नहुने : सूचक संस्थाले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रचलित कानून तथा यो निर्देशिका बमोजिम असल नियतले कुनै प्रतिवेदन, कागजात, अभिलेख, सूचना वा जानकारी उपलब्ध गराएको आधारमा आफ्ना पदाधिकारी, कार्यान्वयन अधिकृत तथा अन्य कर्मचारीलाई गोपनियता वा करारीय दायित्व भङ्ग गरेको मानी कुनै प्रकारको कारवाही तथा सजाय हुने छैन ।
३७. खारेजी र बचाउ : (१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ खारेज गरिएको छ ।
- (२) उपदफा (१) बमोजिम खारेज भएको निर्देशिका बमोजिम भए गरेका काम कारवाहीहरू यसै निर्देशिका बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची-१

(दफा ५ को उपदफा (२) सँग सम्बन्धित)

ग्राहक परिचय सम्बन्धी विवरण (Details about Know Your Customer)

सूचक संस्थाले कारोबारको सन्दर्भमा ग्राहकको प्रकृति हेरी देहाय बमोजिमको सूचना तथा कागजातहरू लिनु पर्नेछ ।

(क) व्यक्तिगत कारोबार:

- (१) स्पष्ट नाम, थर:
- (२) पति वा पत्नीको नाम सहित तीन पुस्ते विवरण:
- (३) स्थायी ठेगाना:
(ठेगाना प्रमाणित गर्ने आवश्यक कागजात हुनुपर्ने, त्यस्ता कागजातहरूमा नागरिकताको प्रमाणपत्र, राहदानी, पानी तथा बिजुलीको बिल, आवश्यक परेमा सम्बन्धित कर्मचारीले स्थलगत भ्रमण गरी तयार गरेको नक्सा, मतदाता परिचयपत्र, लालपूर्जा आदि)
- (४) अस्थायी ठेगाना:
- (५) जन्म मिति:
- (६) टेलिफोन नम्बर:
- (७) नागरिकता वा राहदानी:
नम्बर:
जारी मिति र स्थान:
- (८) नेपाल सरकार वा कुनै संस्थामा काम गर्ने कर्मचारी भए परिचयपत्रको प्रतिलिपि:
- (९) हालसालै खिचेको फोटो:
- (१०) स्थायी लेखा नम्बर:
- (११) अन्य आवश्यक कागजातहरू:

(ख) साभेदारी वा व्यक्तिगत फर्मको कारोबार

- (१) फर्मको नाम:
- (२) ठेगाना:
- (३) टेलिफोन/मोवाइल नम्बर (भएमा उल्लेख गर्ने)
- (४) साभेदार सबैको नाम र तीनको ठेगाना (फोन नं. सहित)
- (५) साभेदारको हालसालै खिचेको फोटो
- (६) फर्म रजिष्ट्रेशनको प्रमाणपत्र:
- (७) फर्मका साभेदार वीच भएको कबुलियतनामा:
- (८) साभेदार फर्म भए कारोबार गर्ने सम्बन्धमा दिएको अख्तियारनामा:
- (९) स्थायी लेखा नम्बर:
- (१०) अन्य आवश्यक कागजातहरू:

(ग) कम्पनीको कारोबार

- (१) कम्पनीको नाम:
- (२) केनिय कार्यालय रहेको स्थान:
- (३) पूरा ठेगाना (टेलिफोन, फ्याक्स समेत)
- (४) संस्थापना र गठन सम्बन्धी प्रमाणपत्र तथा कम्पनीको उद्देश्य खुल्ने प्रबन्धपत्र र नियमावलीको पृष्ठहरूको प्रतिलिपि:
- (५) सञ्चालक समितिका सदस्यहरूको नाम:
ठेगाना:
फोन नम्बर:
मोवाइल नम्बर:
इमेल:
- (६) सूचिकृत सङ्गठित संस्था बाहेक अन्य कम्पनीका सञ्चालक समितिका सदस्यहरूको फोटो
- (७) सञ्चालक समितिले कार्यकारी प्रमुख र अन्य अधिकृत कर्मचारीलाई कारोबारको सम्बन्धमा प्रदान गरेको अख्तियारी:
- (८) स्थायी लेखा नम्बर:
- (९) अन्य आवश्यक कागजातहरू:

(घ) क्लब/गैरसरकारी सङ्घ/संस्थाको कारोबार

- (१) क्लब तथा गैरसरकारी सङ्घ संस्थाको नाम:
- (२) ठेगाना:
- (३) संस्था दर्ता प्रमाणपत्र:
- (४) उद्देश्य र काम उल्लेख भएको विधानको पृष्ठहरूको प्रतिलिपि:
- (५) कार्य समितिको पदाधिकारीहरूको नाम र ठेगाना:
- (६) टेलिफोन नम्बर र मोवाइल नम्बर:
- (७) कारोबारको सम्बन्धमा सञ्चालक समिति/कार्य समिति को निर्णय र कारोबार गर्ने सम्बन्धी अख्तियारी:
- (८) क्लब वा गैरसरकारी संस्थाको सञ्चालक/कार्यकारी समितिका पदाधिकारीहरूको फोटो:
- (९) स्थायी लेखा नम्बर:
- (१०) अन्य आवश्यक कागजातहरू:

(ङ) सहकारी संस्था वा अन्य कुनै सूचक संस्थाको कारोबार

- (१) संस्थाको नाम:
- (२) ठेगाना:
- (३) फोन न:
- (४) उद्देश्य र काम उल्लेख भएको संस्थाको विधानको पृष्ठहरूको प्रतिलिपि

- (५) सञ्चालक समितिका सदस्यहरूको नाम र ठेगाना:
फोन नम्बर र मोवाईल नम्बर समेत:
- (६) सञ्चालक समितिका सदस्यहरूको फोटो:
- (७) संस्था दर्ता सम्बन्धी प्रमाणपत्र:
- (८) कारोबारको सम्बन्धमा सञ्चालक समितिको निर्णय र कारोबार गर्ने सम्बन्धी अख्तियारी:
- (९) स्थायी लेखा नम्बर:
- (१०) अन्य आवश्यक कागजातहरू:

(च) सार्वजनिक गुठी वा निजी गुठीको कारोबार

- (१) नाम:
- (२) ठेगाना:
- (३) फोन न:
- (४) उद्देश्य र काम उल्लेख भएको संस्थाको विधानको पृष्ठहरूको प्रतिलिपि:
- (५) गुठी स्थापना सम्बन्धमा भएको कबुलियतनामा वा सम्बन्धित कागज:
- (६) गुठी सञ्चालकको नाम र ठेगाना:
- (७) गुठी सञ्चालकको फोटो:
- (८) गुठी स्थापना सम्बन्धी प्रमाणपत्र:
- (९) सञ्चालक/व्यवस्थापन समितिका सदस्यहरूको नाम र ठेगाना:
- (१०) कारोबारको सम्बन्धमा सञ्चालक/व्यवस्थापन समितिको निर्णय र कारोबार सम्बन्धी अख्तियारी:
- (११) अन्य आवश्यक कागजातहरू:

अनुसूची-२

दफा १९ को उपदफा (३), दफा २७ को उपदफा (१) र दफा २८ को उपदफा (१) सँग सम्बन्धित

सूचक संस्थाले शङ्कास्पद कारोबारको विवरण पठाउने ढाँचा

सूचक संस्थाको नाम:

ठेगाना:

क्र. सं.	खरिद वा बिक्रीकर्ता ग्राहकको नाम र ठेगाना (पहिचान खुल्ने कागजातको प्रतिलिपि)	पेशा/ व्यवसाय	शाखा मार्फत काम गरेको भए सम्बन्धित शाखा	कारोबारको मिति	कारोबारको प्रकृति (खरिद वा बिक्री)	कारोबारको रकम	रकमको स्रोत	शङ्कास्पद हुनाको कारण	कैफियत

विवरण पेश गर्नेको

हस्ताक्षर:

नाम :

पद :

फोन :

इमेल :

फ्याक्स :

मिति :

अनुसूची-३

दफा २६ को उपदफा (१) सँग सम्बन्धित

सीमा भन्दा बढी कारोबारको विवरण पठाउने ढाँचा

सूचक संस्थाको नाम:

ठेगाना:

क्र. सं.	खरिद वा बिक्रीकर्ता ग्राहकको नाम र ठेगाना	पेशा/ व्यवसाय	शाखा मार्फत काम गरेको भए सम्बन्धित शाखा	कारोबार मिति	कारोबार प्रकृति (खरिद वा बिक्री)	कारोबार रकम	रकमको श्रोत	कैफियत

विवरण पेश गर्नेको

हस्ताक्षर:

नाम :

पद :

फोन :

इमेल :

फ्याक्स :

मिति :

* * *

४. धितोपत्र सम्बन्धी विनियमावलीहरू

- क. सरकारी ऋणपत्रको दोस्रो बजार व्यवस्थापन विनियमावली, २०६२
- ख. सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार संचालन विनियमावली, २०६२
- ग. धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८
- घ. धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली २०६९
- ङ. धितोपत्र सूचीकरण विनियमावली, २०७५
- च. धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५

सरकारी ऋणपत्रको दोश्रो बजार व्यवस्थापन विनियमावली, २०६२

धितोपत्र कारोबार ऐन, २०४० को दफा ३५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी धितोपत्र बोर्डले यो विनियमावली बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यो विनियमावलीको नाम “सरकारी ऋणपत्र दोश्रो बजार व्यवस्थापन विनियमावली, २०६२” रहेको छ ।
(२) यो विनियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. **परिभाषा** : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियमावलीमा :
 - (क) “ऋणपत्र” भन्नाले श्री ५ को सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, वचतपत्र वा बण्ड सम्झनु पर्छ । सो शब्दले त्यस्तो ऋणपत्रको खरिद सम्बन्धी निस्सा, सो सम्बन्धी हक र अधिकार समेतलाई जनाउँदछ ।
 - (ख) “राष्ट्र ऋण ऐन” भन्नाले राष्ट्र ऋण ऐन, २०५९ लाई सम्झनु पर्छ ।
 - (ग) “धितोपत्र कारोबार ऐन” भन्नाले धितोपत्र कारोबार ऐन, २०४० लाई सम्झनु पर्छ ।
 - (घ) “धितोपत्र कारोबार नियमावली” भन्नाले धितोपत्र कारोबार नियमावली, २०५० लाई सम्झनु पर्छ ।
 - (ङ) “बोर्ड” भन्नाले धितोपत्र कारोबार ऐन, २०४० बमोजिम स्थापना भएको धितोपत्र बोर्ड सम्झनु पर्छ ।
 - (च) “धितोपत्र बजार” भन्नाले धितोपत्र कारोबार ऐन, २०४० बमोजिम धितोपत्र बजार संचालन गर्न अनुमति प्राप्त गरेको धितोपत्र बजार सम्झनु पर्छ ।
 - (छ) “अनुमति पत्र” भन्नाले विनियम ५ को उपविनियम (२) बमोजिम सरकारी ऋणपत्र खरिद बिक्री कारोबार गर्न बोर्डले व्यवसायीलाई प्रदान गरेको अनुमति पत्र सम्झनु पर्छ ।
 - (ज) “व्यवसायी” भन्नाले धितोपत्र कारोबार ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसायीको प्रमाणपत्र तथा धितोपत्र बजारको सदस्यता प्राप्त गरी सरकारी ऋणपत्रको कारोबार गर्न यस विनियमावली बमोजिम बोर्डबाट बजार निर्माता वा दलालरूपमा अनुमति पत्र प्राप्त गरेको धितोपत्र व्यवसायी सम्झनु पर्छ ।

परिच्छेद - २
अनुमति पत्र सम्बन्धी

३. **अनुमति पत्र लिनु पर्ने** : ऋणपत्रको कारोबार गर्न चाहने धितोपत्र व्यवसायीले बोर्डबाट अनुमति पत्र लिएर मात्र ऋणपत्रको कारोबार गर्नु पर्नेछ ।
४. **अनुमति पत्रका लागि निवेदन दिनु पर्ने**: (१) अनुमति पत्र लिन चाहने धितोपत्र व्यवसायीले बोर्डले तोकेको समयमा एक हजार रुपैयाँ निवेदन दस्तुर सहित अनुसूची १ बमोजिमको ढाँचामा बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम निवेदन दिँदा देहायका कागजातहरु समेत संलग्न गर्नु पर्नेछ ।
- (क) अनुमति पत्र प्राप्त गर्ने सम्बन्धमा संचालक समितिको निर्णयको प्रतिलिपि,
- (ख) कर दर्ता प्रमाणपत्र तथा पछिल्लो आर्थिक वर्षको कर भुक्तान गरेको कागजातको प्रतिलिपि,
- (ग) धितोपत्र व्यवसायी प्रमाणपत्रको प्रतिलिपि,
- (घ) योग्यता तथा अनुभव प्रमाणित गर्ने निस्सा, र
- (ङ) प्रचलित कानून बमोजिम तोकिएको ढाँचामा लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरण ।
५. **अनुमति पत्र प्रदान गर्ने** : (१) विनियम (४) बमोजिम निवेदन प्राप्त भएपछि बोर्डले आवश्यक देखेमा निवेदकबाट थप विवरण तथा कागजात माग गर्न वा कुनै बिषयमा स्पष्ट गर्न लगाउन सक्नेछ र आवश्यकता अनुसार निवेदक व्यवसायीको स्थलगत निरीक्षण समेत गर्न सक्नेछ ।
- (२) उपविनियम (१) बमोजिमको विवरण तथा निरीक्षणबाट अनुमतिपत्र प्रदान गर्न योग्य देखिएमा बोर्डले निवेदकलाई अनुसूची-२ बमोजिमको ढाँचामा अनुमति पत्र प्रदान गर्नेछ ।
६. **व्यवसायीको योग्यता** : (१) अनुमति पत्र प्राप्त गर्नका लागि धितोपत्र व्यवसायीको संचालक, प्रतिनिधि तथा कार्यकारी प्रमुखको योग्यता देहाय बमोजिम हुनु पर्नेछ ।
- (क) कम्तीमा दुई तिहाई संचालक ,कार्यकारी प्रमुख तथा प्रतिनिधि कम्तीमा स्नातक तह उत्तिर्ण गरी उद्योग, वाणिज्य, बैंक, बीमा वा वित्तीय संस्थामा लेखा वा वित्त सम्बन्धी काममा कम्तीमा तीन वर्ष वा धितोपत्र बजार सम्बन्धी काममा कम्तीमा दुई वर्ष कार्य गरेको अनुभव भएको ।
- (ख) कर्जा सूचना केन्द्रको कालो सूचीमा सूचीकृत नभएको वा सूचीकृत भएको भए फुकुवा भएको तीन वर्ष भुक्तान भएको,
- (ग) अन्य धितोपत्र व्यवसायी संस्थामा संचालक, लेखापरीक्षक, प्रतिनिधि, सल्लाहकार, कर्मचारी वा चुक्ता पूँजीको दश प्रतिशत वा सो भन्दा बढी शेयर ग्रहण गरेको शेयरधनी नभएको ।
- (२) उपविनियम (१) को खण्ड (क)मा तोकिएको योग्यता सम्बन्धी व्यवस्था निरन्तर रुपमा कायम राख्नु पर्नेछ । यदी कुनै अवस्थामा सो व्यवस्था कायम हुन नसकेमा तत्काल बोर्डलाई

जानकारी दिनु पर्नेछ र उक्त व्यवस्था कायम हुन नसकेको तीन महिना भित्र सो पूरा गरी बोर्डलाई जानकारी दिनु पर्नेछ ।

- (३) कुनै व्यवसायीको संचालक, कार्यकारी प्रमुख वा प्रतिनिधि उपविनियम (१) को खण्ड (ख) र (ग) बमोजिमको अवस्था परी अयोग्य हुन गएमा त्यस्तो संचालक, कार्यकारी प्रमुख वा प्रतिनिधि स्वतः हटेको मानिनेछ ।

७. **पूँजी तथा धरौटी सम्बन्धी व्यवस्था :** (१) अनुमति पत्र लिन चाहने धितोपत्र व्यवसायीले कारोबार संचालनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरी देहाय बमोजिम पूँजी स्तर कायम राख्नु पर्नेछ :-

- (क) दलालको रूपमा काम गर्ने व्यवसायीको चुक्ता पूँजी कम्तीमा बीस लाख रुपैयाँ,
(ख) बजार निर्माताको रूपमा काम गर्ने व्यवसायीको चुक्ता पूँजी कम्तीमा चार करोड रुपैयाँ,
(२) ऋणपत्र कारोबार गर्न अनुमतिपत्र प्राप्त व्यवसायीले कारोबार गर्नु पूर्व बोर्डले तोके बमोजिम धितोपत्र बजारमा धरौटी राख्नु पर्नेछ । यस्तो धरौटी बोर्डले तोके बमोजिम नगद वा बैंक ग्यारेण्टी वा दुवैमा राख्नु पर्नेछ ।
(३) बोर्डले उपविनियम (१) मा तोकिएको चुक्ता पूँजी आर्थिक वर्ष २०६२/६३ भित्र पुऱ्याउनु पर्ने गरी छुट दिन सक्नेछ ।
(४) बजारको स्थिति तथा कारोबारमा निहित जोखिमको स्तरलाई हेरी बोर्डले उपविनियम (१) तथा (२) मा तोकिएको चुक्ता पूँजी तथा धरौटी सम्बन्धी व्यवस्थामा हेरफेर गर्न सक्नेछ ।

८. **अनुमति पत्रको नवीकरण :** (१) अनुमति पत्र जुन आर्थिक वर्षमा प्रदान गरिएको हो, सोही आर्थिक वर्षसम्म मात्र बहाल रहनेछ । अनुमति पत्रको अवधि समाप्त हुनु भन्दा कम्तीमा एक महिना अगावै अनुसूची ३ बमोजिमको ढाँचामा नवीकरणका लागि बोर्ड समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) उपविनियम (१) बमोजिमको म्याद भित्र अनुमति पत्रको नवीकरण गराउन निवेदन नदिएका व्यवसायीले तीन हजार रुपियाँ जरिवाना सहित उक्त म्याद समाप्त भएको चार महिना सम्ममा बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।
(३) विनियम १८ बमोजिम अनुमतिपत्र निलम्बनमा परेका व्यवसायीको हकमा सो सम्बन्धी कारवाही अन्तिम किनारा नलागेसम्म नवीकरण कार्यलार्थ स्थगन गर्न सकिनेछ । निलम्बन फुकुवा भएमा यसरी फुकुवा भएको मितिले तीस दिन भित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन दिनु पर्नेछ ।
(४) उपविनियम (२) वा (३) बमोजिम नवीकरणका लागि निवेदन पेश नगर्ने व्यवसायीको अनुमति पत्र खारेज गरिनेछ ।
(५) यस विनियममा जुनसुकै कुरा लेखिएको भएता पनि अनुमति पत्र कायम रहने अवधि समाप्त भइसकेको अवस्थामा सो को नवीकरण नगरी कारोबार गर्न पाइने छैन ।

९. **अनुमति पत्र संशोधन वा नयाँ जारी गर्न सकिने :** (१) बोर्डबाट जारी गरिएको अनुमतिपत्र कुनै कारणवश हराए, च्यात्तिए वा नासिएमा सो व्यहोरा खुलाई निवेदन दस्तुर वापत पाँच सय रुपैयाँ सहित बोर्डमा निवेदन दिएमा बोर्डले अनुमतिपत्रको प्रतिलिपि जारी गर्न सक्नेछ ।

(२) बोर्डले आवश्यक देखेमा पहिले जारी भएको अनुमति पत्र फिर्ता लिई सोहि बमोजिमको नयाँ वा संशोधित अनुमति पत्र जारी गर्न सक्नेछ ।

१०. **कारोबार छोड्न सकिने:** (१) व्यवसायीले ऋणपत्र कारोबार गर्न छाड्ने निर्णय गरेमा निर्णयको प्रतिलिपि र राफसाफ तथा फछ्यौट गर्न बाँकी रहेका कारोबार विवरणहरु निर्णय भएको तीन दिन भित्र बोर्ड तथा धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।

(२) उपविनियम (१) बमोजिम कागजात तथा विवरण बोर्ड समक्ष पेश गरे पछि, बोर्डले तोकेको समयभित्र लिनु दिनु पर्ने सम्पूर्ण हिसाब राफसाफ गरी बोर्ड तथा धितोपत्र बजारलाई जानकारी दिनु पर्नेछ ।

(३) उपविनियम (२) बमोजिम जानकारी प्राप्त भएपछि, बोर्डले तोके अनुसार व्यवसायीले धितोपत्र बजारमा राखेको धरौटी फुकुवा गर्न धितोपत्र बजारलाई लेखी पठाउनेछ ।

११. **व्यवसायीले पालना गर्नु पर्ने शर्तहरु:** (१) अनुमति पत्र प्राप्त गरेका व्यवसायीले ऋणपत्रको कारोबार गर्नका लागि देहायको शर्तहरु पालना गर्नु पर्नेछ ।

(क) धितोपत्र बजारमा सूचीकृत ऋणपत्रको मात्र कारोबार गर्नुपर्ने ।

(ख) बोर्ड तथा धितोपत्र बजारले समय समयमा माग गरेको विवरण पेश गर्नु पर्ने ।

(ग) बोर्डबाट समय समयमा तोकिएदिए बमोजिम जनशक्ति, भौतिक पूर्वाधार तथा अन्य व्यवस्थाहरु पूरा गर्नुपर्ने ।

(घ) आफ्नो स्वामित्वमा ऋणपत्र खरिद बिक्री गर्दा बोर्डबाट तोकेको सीमा भित्र रही खरिद बिक्री गर्नु पर्ने ।

(ङ) बोर्डबाट समय समयमा जारी हुने निर्देशनहरु तथा बोर्डले तोकेका शर्तहरु पूर्ण रुपमा पालना गर्नु पर्ने ।

परिच्छेद - ३

ऋणपत्रको कारोबार सम्बन्धी

१२. **बजार निर्माताले स्वीकृती लिनु पर्ने :** (१) बजार निर्माताले धितोपत्र बजार भन्दा बाहिर ऋणपत्रको कारोबार गर्ने भएमा कारोबार गर्ने स्थान र समय खुलाई स्वीकृतीका लागि बोर्ड समक्षनिवेदन दिनु पर्नेछ ।

(२) उपविनियम (१) बमोजिम निवेदन प्राप्त भएमा आवश्यक जाँचबुझ गरी बजार निर्माताले धितोपत्र बजार भन्दा बाहिर ऋणपत्रको कारोबार गर्नका लागि बोर्डले स्वीकृति प्रदान गर्न सक्नेछ ।

१३. **ऋणपत्रको स्वामित्वको आधारमा कारोबार गर्नु पर्ने:** व्यवसायीले ऋणपत्रको प्रकृतिको आधारमा बोर्डले तोके बमोजिम व्यक्तिगत तथा संस्थागत स्वामित्वमा रहने गरी कारोबार गर्नु पर्नेछ ।

१४. **कारोबारको अभिलेख राख्नुपर्ने:** (१) व्यवसायीले बोर्डले तोके बमोजिमको दर्ता किताबमा ऋणपत्र खरिद बिक्रीका लागि ग्राहकबाट प्राप्त आदेश दर्ता गर्नु पर्नेछ ।

(२) व्यवसायीले गरेको कारोबार र आफ्नो तथा ग्राहकको स्वमित्वमा रहेको ऋणपत्रको विवरण स्पष्ट देखिने गरी बोर्डले तोकेको ढाँचा बमोजिम अभिलेख राख्नु पर्नेछ ।

१५. विवरण पेश गर्नु पर्ने : (१) व्यवसायीले गरेको ऋणपत्र कारोबार सम्बन्धी विवरण बोर्डले तोके बमोजिमको ढाँचामा देहाय अनुसार बोर्ड तथा नेपाल राष्ट्र बैंक समक्ष पेश गर्नु पर्नेछ ।

- (क) प्रत्येक दिन गरेको कारोबार विवरण सोही दिनभित्र,
 - (ख) अर्ध वार्षिक कारोबार विवरण अर्ध वार्षिक अवधि समाप्त भएको तीस दिनभित्र,
 - (ग) वार्षिक कारोबार विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र ।
- (२) बजार निर्माताले प्रत्येक दिन धितोपत्र बजार बाहिर गरेको ऋणपत्रको कारोबार सम्बन्धी विवरण बोर्डले तोके बमोजिमको ढाँचामा सोहि दिन व भोलीपल्ट बजार खुल्लु अगावै बोर्ड तथा नेपाल राष्ट्र बैंक समक्ष पेश गर्नु पर्नेछ ।
- (३) धितोपत्र बजारले बोर्डले तोके बमोजिमको ढाँचामा प्रत्येक दिन भएको ऋणपत्र कारोबार विवरण सोहि दिन, अर्ध वार्षिक कारोबार विवरण अर्ध वार्षिक अवधि समाप्त भएको तीस दिनभित्र र वार्षिक कारोबार विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

१६. कारोबारलाई नियमित गर्न सक्ने: (१) व्यवसायीले ऋणपत्रको शुरु कारोबार मूल्य र त्यसपछिको कारोबार मूल्य बोर्डले तोकेको सीमा भित्र रही तोक्नु पर्नेछ ।

- (२) ऋणपत्रको मूल्यमा अस्वाभाविक रुपमा उतार चढाव आएमा बोर्डले कारोबार स्थगन गर्न धितोपत्र बजारलाई निर्देशन दिन सक्नेछ, र धितोपत्र बजारले यस्तो निर्देशनको पालना गर्नु पर्नेछ ।
- (३) ऋणपत्रको मूल्यमा अस्वाभाविक उतार चढाव ल्याउने उद्देश्यले कारोबार गरेको देखिएमा बोर्डले त्यस्तो कारोबारको छानविन गर्न तथा कारोबार अमान्य घोषित गरी पूर्व स्थितिमा ल्याउन धितोपत्र बजार तथा व्यवसायीलाई निर्देशन दिन सक्नेछ । यस्तो कारोबारमा संलग्न व्यवसायीको अनुमतिपत्र विनियम १८ बमोजिम निलम्बन वा खारेज समेत गर्न सकिनेछ ।

परिच्छेद - ४

निरीक्षण तथा कारवाही

१७. निरीक्षण तथा जाँचबुझ गर्न सक्ने: (१) ऋणपत्र कारोबार सम्बन्धमा कारोबार प्रक्रिया, राफसाफ र फल्लुयौट अभिलेख तथा अन्य व्यवस्थाहरुको सम्बन्धमा बोर्डले कुनै पनि समयमा पूर्व जानकारी दिई वा नदिई धितोपत्र बजारको निरीक्षण गर्न वा विवरण तथा अभिलेख बोर्डमा नै भिकार्ई जाँचबुझ गर्न सक्नेछ ।

- (२) ऋणपत्र कारोबार सम्बन्धमा व्यवसायीले राखेको हिसाब किताब, अभिलेख तथा अन्य व्यवस्थाहरुको सम्बन्धमा बोर्डले कुनै पनि समयमा पूर्व जानकारी दिई वा नदिई निरीक्षण गर्न वा विवरण तथा अभिलेख बोर्डमा नै भिकार्ई जाँचबुझ गर्न सक्नेछ ।

- (३) उपविनियम (१) वा (२) बमोजिमस्थलगत निरीक्षण गरिएमा निरीक्षण समाप्त भएको पन्ध्र दिन भित्र सोको प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
- (४) उपविनियम (१) वा (२) बमोजिम गरिने निरीक्षणका क्रममा असहयोग गर्ने वा अनावश्यक बाधा अड्चन गर्ने संचालक, कार्यकारी प्रमुख, प्रतिनिधि, कर्मचारी वा सम्बन्धित व्यक्तिलाई आवश्यक कारवाहीका लागि बोर्डले सम्बन्धित संस्थामा लेखी पठाउन सकिनेछ ।

१८. अनुमति पत्रको निलम्बन तथा खारेजी: (१) देहायको अवस्थामा बोर्डले अनुमति पत्र निलम्बन वा खारेजी गर्न सक्नेछ:-

- (क) राष्ट्र ऋण ऐन, धितोपत्र कारोबार ऐन तथा सो अन्तर्गत जारी गरिएका नियम, विनियम, आदेश तथा निर्देशन बमोजिम गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा,
 - (ख) भूठो विवरण तथा कागजात पेश गरी अनुमति पत्र प्राप्त गरेको कुरा पछि पत्ता लागेमा,
 - (ग) बोर्डले तोकिएको शर्तहरू पूरा नगरेमा वा
 - (घ) बोर्डको निरीक्षण वा अनुगमनबाट बजारको स्वच्छता वा लगानीकर्ताको हितको लागि अनुमति-पत्र निलम्बन वा खारेज गर्न आवश्यक देखिएमा ।
- (२) उपविनियम (१) बमोजिम बोर्डले कुनै व्यवसायीको अनुमतिपत्र निलम्बन वा खारेजी गर्नु अघि त्यसरी अनुमतिपत्र निलम्बन वा खारेज गर्नु पर्ने कारण समेत खोली कम्तीमा सात दिनको म्याद दिई सम्बन्धित व्यवसायीबाट स्पष्टीकरण माग गर्नेछ ।
- तर देहायको अवस्थामा बोर्डले स्पष्टीकरण माग नगरी निलम्बन गर्न सक्नेछ :
- (क) निलम्बन नगरी काम गर्न दिँदा भुट्टा सबुत प्रमाण संकलन गर्न सक्ने वा आफ्नो बिरुद्धको सबुत प्रमाण गायब गर्न सक्ने संभावना देखिएमा,
 - (ख) निलम्बन नगरी काम गर्न दिँदा लगानीकर्ताहरूको हित विपरित हुने संभावना देखिएमा, वा
 - (ग) निलम्बन नगरी काम गर्न दिँदा बजारको स्वच्छता तथा विश्वसनीयतालाई असर पर्ने भएमा ।
- (३) उपविनियम (२) बमोजिम माग गरिएको स्पष्टीकरण पेश नगरेमा वा पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा व्यवसायीको अनुमति पत्र बढीमा एक वर्षसम्मका लागि निलम्बन गर्न वा खारेज गर्न सकिनेछ ।
 - (४) धितोपत्र व्यवसायीको प्रमाण पत्र निलम्बन वा खारेजी भएमा ऋणपत्र कारोबारको अनुमति पत्र पनि स्वतः निलम्बन वा खारेजी हुनेछ ।
 - (५) यस विनियमावली बमोजिम ऋणपत्र कारोबार अनुमति पत्र निलम्बन वा खारेज भएतापनि व्यवसायीको लिन दिनु पर्ने हिसाब तथा फछ्यौट गर्नु पर्ने दायित्व कायमै रहनेछ ।
 - (६) उपविनियम (३) बमोजिम खारेज भएमा खारेज भएको मितिले पाँच वर्ष पूरा नभएसम्म खारेज भएको व्यवसायी संस्था वा उक्त संस्थाका संचालक, कार्यकारी प्रमुख वा प्रतिनिधि संलग्न भएको अन्य कुनै संस्था ऋणपत्र कारोबार अनुमतिपत्र प्राप्त गर्नका लागि योग्य हुने छैन ।

परिच्छेद - ५
विविध

१९. प्रतिनिधिको नियुक्ति तथा परिवर्तन: व्यवसायीले ऋणपत्र कारोबार गर्नका लागि प्रतिनिधि नियुक्ति गर्दा वा प्रतिनिधि परिवर्तन गर्दा यस विनियमावली बमोजिम योग्यता पूरा भएको तथा धितोपत्र कारोबार नियमावली अनुसार अयोग्य नभएको व्यहोरा सहित बोर्डलाई जानकारी दिनु पर्नेछ ।
२०. ऋणपत्र कारोबार सम्बन्धी अन्य व्यवस्था: (१) ऋणपत्रको दोश्रो बजार कारोबार सम्बन्धमा ऋणपत्रको सूचीकरण, कारोबार समय र स्थान, खरिद विक्री आदेश, कारोबार एकाई, मूल्य परिवर्तन सीमा, कारोबार राफसाफ र फछ्यौट, ग्राहकलाई दिनु पर्ने जानकारी तथा खरिद सम्बन्धी निस्सा लगायत अन्य व्यवस्थाहरु धितोपत्र बजारको विनियमावली बमोजिम हुनेछ ।
(२) उपविनियम (१) बमोजिमका व्यवस्थाहरु सम्बन्धमा ऋणपत्र बजारको अवस्था हेरी बोर्डले समय समयमा तोकिए बमोजिम धितोपत्र बजारले आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
२१. बाधा अडकाउ फुकाउने: यस विनियमावली कार्यान्वयनमा कुनै बाधा अडकाउ परेमा बोर्डले आवश्यक व्यवस्था गरी त्यस्तो बाधा अडकाउ फुकाउन सक्नेछ ।

अनुसूची - १

(विनियम ४ को उपविनियम (१) सँग सम्बन्धित)

मिति :

श्री धितोपत्र बोर्ड

....., काठमाण्डौ ।

विषय: ऋणपत्र कारोबार गर्न अनुमति पत्र पाउँ ।

महाशय,

धितोपत्र कारोबार ऐन, २०४० अनुसार धितोपत्र व्यवसायीको प्रमाणपत्र प्राप्त यस संस्थालाई राष्ट्र ऋण ऐन, २०५९ तथा अन्य प्रचलित नेपाल कानूनको अधिनमा रही ऋणपत्र कारोबार गर्न इच्छा भएकोले निवेदन दस्तुर वापत रु. १०००।- (एक हजार मात्र) सहित देहाय बमोजिमको विवरण र आवश्यक कागजातहरू संलग्न गरी ऋणपत्र कारोबार अनुमति पत्र पाउनका लागि यो निवेदन पेश गरेको छु । छौ ।

विवरण

१. संस्थाको नाम :
२. संस्थाको पूरा ठेगाना :
३. धितोपत्र व्यवसायीको किसिम :
४. कारोबार गर्न चाहेको क्षेत्र / स्थान :
५. संस्थापक, संचालक, कार्यकारी प्रमुख र प्रतिनिधि सम्बन्धी विवरण :

पुरा नाम	संस्थापक, संचालक, कार्यकारी प्रमुख वा प्रतिनिधि	पुरा ठेगाना (टेलिफोन नं सहित.)	लिएको शेयर		शैक्षिक योग्यता	व्यवसायिक अनुभव	अन्य संस्थामा संलग्नता
			संख्या	प्रतिशत			

(निवेदक संस्थाको संस्थापक वा शेयरधनी कुनै संगठित संस्था भएमा प्राकृतिक व्यक्ति पहिचान हुने गरी उक्त संस्थाका संस्थापक, संचालक तथा कार्यकारी प्रमुख सम्बन्धी विवरण खुलाउने)

६. संस्थापक, संचालक, कार्यकारी प्रमुख र प्रतिनिधि सम्बन्धी अन्य विवरण:
 १. कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको भए सूचीमा रहेको व्यक्तिको नाम र सूचीमा परेको मिति
 २. कर्जा सूचना केन्द्रको कालो सूचीमा परी हटेको भए सूचीबाट हटेको मिति:
 ३. धितोपत्र कारोबार ऐन तथा प्रचलित अन्य कानून बमोजिम कुनै कारवाही भएको भए तत्सम्बन्धी विवरण:
 ४. कुनै संगठित संस्था वा धितोपत्र व्यवसायी संस्थाबाट कुनै कारवाही भएको भए तत् सम्बन्धी विवरण:

७. व्यवसाय पुर्वाधार सम्बन्धी विवरण :

सम्बन्धित कार्यालयको क्षेत्रफल	
ऋणपत्र कारोबारका लागि प्रयोग गरिने कम्प्यूटर संख्या	
कारोबार गर्ने बैंक र खाता नं.	
अन्य	

८. ऋणपत्र कारोवारमा संलग्न हुने जनशक्ति सम्बन्धी विवरण

पुरा नाम	पुरा ठेगाना	पद र कार्य जिम्मेवारी	शैक्षिक योग्यता	व्यवसायीक अनुभव	अन्य संलग्नता

९. गत तीन वर्षको लेखापरीक्षण भएको आर्थिक विवरण

विवरण	आर्थिक वर्ष		
अधिकृत पूँजी			
जारी पूँजी			
चुक्ता पूँजी			
तरल सम्पत्ति			
जगेडा कोष			
नाफा/नोक्सान			

१०. व्यवसायिक योजना :

- क) धतोपत्र बजारको संक्षिप्त समिक्षा:
- ख) आगामी तीन वर्षको ऋणपत्र कारोबारको अनुमान र अनुमानित ग्राहक संख्या:
- ग) संस्थाको विकास र विस्तार सम्बन्धी योजना:
- घ) संगठन तथा जनशक्ति व्यवस्था:
- ङ) अन्य

घोषणा : उपरोक्त बमोजिमको विवरणहरु सत्य तथ्य र अनुमानहरु औचित्यपूर्ण छन् । कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुला बुझाउँला ।

निवेदक संस्थाको तर्फबाट :

कार्यकारी प्रमुखको नाम :

दस्तखत :

कार्यालयको छाप :

अनुसूची - २

विनियम ५ को उपविनियम (४) सँग सम्बन्धित

धितोपत्र, बोर्ड

काठमाडौं

अनुमतिपत्र नं.:

सरकारी ऋणपत्र कारोबार अनुमति पत्र

..... मा मुख्य कार्यालय रही मा मुख्य कार्यालय रही धितोपत्र व्यवसायीको प्रमाणपत्र प्राप्त श्री लाई धितोपत्र कारोबार ऐन, २०४० तथा सो अन्तर्गत बनेको नियम, विनियमका साथै प्रचलित अन्य कानूनको अधिनमा रही को रूपमा धितोपत्र बजार मार्फत सरकारी ऋणपत्रको विनिमय कारोबार गर्न पाउने गरी यो अनुमतिपत्र प्रदान गरिएको छ ।

यो अनुमति पत्र नविकरण वा खारेज नभएमा मिति सम्म बहाल रहनेछ ।

धितोपत्र बोर्डको छाप

अनुमति प्रदान गर्ने अधिकारीको

सहि :

नाम :

दर्जा :

मिति :

अनुसूची - ३

विनियम ८ को उपविनियम (१) सँग सम्बन्धित

मिति :

श्री धितोपत्र बोर्ड

....., काठमाण्डौ ।

बिषय: सरकारी ऋणपत्र कारोबार अनुमति पत्र नवीकरण गरी पाउँ ।

महाशय,

सरकारी ऋणपत्रको दोस्रो बजार व्यवस्थापन विनियमावली, २०६२ बमोजिम ऋणपत्रको कारोबार गर्न तहाँबाट प्राप्त अनुमति पत्र यही मिति सम्म कायम रहेकोले नवीकरणका लागि अनुमति पत्र यसै साथ संलग्न गरी पेश गरेको छु । छौ ।

निवेदक संस्थाको तर्फबाट :

आधिकारिक दस्तखत:

नाम :

पद :

कार्यालयको छाप :

सरकारी ऋणपत्र दोश्रो बजार कारोबार संचालन विनियमावली, २०६२

धितोपत्र कारोबार ऐन, २०४० को दफा ३५ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र विनियम बजार लि. ले धितोपत्र बोर्डको स्वीकृती लिई देहायको विनियमहरू बनाएको छ।

परिच्छेद - १ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यो विनियमावलीको नाम “सरकारी ऋणपत्र दोश्रो बजार कारोबार संचालन विनियमावली, २०६२” रहेको छ।
(२) यो विनियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा** : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियमावलीमा :
 - (क) “ऋणपत्र” भन्नाले श्री ५ को सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्भन्धु पर्छ। सो शब्दले त्यस्तो ऋणपत्रको खरिद सम्बन्धी निस्सा, सो सम्बन्धी हक र अधिकारलाई समेत जनाउँदछ।
 - (ख) “राष्ट्र ऋण ऐन” भन्नाले राष्ट्र ऋण ऐन, २०५९ सम्भन्धु पर्छ।
 - (ग) “धितोपत्र कारोबार ऐन” भन्नाले धितोपत्र कारोबार ऐन, २०४० लाई सम्भन्धु पर्छ।
 - (घ) “धितोपत्र कारोबार नियमावली” भन्नाले धितोपत्र कारोबार नियमावली, २०५० सम्भन्धु पर्छ।
 - (ङ) “बोर्ड” भन्नाले धितोपत्र कारोबार ऐन, २०४० बमोजिम स्थापना भएको धितोपत्र बोर्ड सम्भन्धु पर्छ।
 - (च) “धितोपत्र बजार” भन्नाले धितोपत्र कारोबार ऐन, २०४० बमोजिम स्थापना भएको धितोपत्र बजार सम्भन्धु पर्छ।
 - (छ) “सदस्य” भन्नाले धितोपत्र कारोबार ऐन बमोजिम धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको प्रमाणपत्र तथा धितोपत्र बजारको सदस्यता प्राप्त गरी सरकारी ऋणपत्र कारोबार गर्न बोर्डबाट अनुमति प्राप्त गरेको दलाल वा बजार निर्माता सम्भन्धु पर्छ।

परिच्छेद - २

ऋणपत्र सूचीकरण तथा कारोबार संचालन सम्बन्धी

३. **ऋणपत्रको सूचीकरण** : ऋणपत्र कारोबारयोग्य गराउन अनुसूचि १ बमोजिम सूचीकरणका लागि नेपाल राष्ट्र बैंकबाट लेखिआएमा धितोपत्र बजारले त्यस्तो ऋणपत्र सूचीकरण गर्नेछ र सोको जानकारी बोर्डलाई दिनेछ।

४. **धरौटी राख्नुपर्ने** : सदस्यले कारोबार गर्नु पूर्व बोर्डले समय समयमा तोके बमोजिम धितोपत्र बजारमा नगद वा बैंक ग्यारेण्टी वा दुवैमा धरौटी राख्नु पर्नेछ ।
५. **कारोबार गर्ने स्थान र समय** : (१) सदस्यले धितोपत्र बजारले उपलब्ध गराएको कारोबार स्थलमा धितोपत्र बजार खुलेको दिन धितोपत्र बजारले तोकेको समयमा ऋणपत्रको कारोबार गर्न सक्नेछ ।
(२) उपविनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि बोर्डको स्वीकृती लिएर बजार निर्माताले धितोपत्र बजार भन्दा बाहिर आफ्नो कार्यालय तथा शाखाबाट समेत कारोबार गर्न सक्नेछ ।
६. **कारोबार एकाई तथा बोर्ड एकाई** : (१) सदस्यले प्रत्येक ऋणपत्रको देहाय बमोजिमको कारोबार एकाईमा कारोबार गर्नु पर्नेछ ।
(क) एक पटकमा कम्तीमा पच्चीस हजार रुपैयाँ मूल्य (अंकित मूल्यको आधारमा) बराबरको बोर्ड एकाईमा,
(ख) ऋणपत्रको कारोबार गर्दा खण्ड (क) मा तोकिएको एकाई भन्दा कम मौज्जात बाँकी रहने भएमा पुरै रकमको,
(ग) ऋणपत्रको अंकित मूल्य खण्ड (क) मा तोकिएको एकाई भन्दा कम भएमा पुरै मूल्यको ।
७. **खरिद वा बिक्री आदेश** : (१) सूचीकृत ऋणपत्र खरिद वा बिक्री गर्न चाहने सदस्यले ग्राहकबाट अनुसूची २ बमोजिमको ढाँचामा खरिद वा बिक्री आदेश लिनु पर्नेछ ।
(२) उपविनियम (१) बमोजिम खरिद वा बिक्री आदेशमा अवधि उल्लेख गरेकोमा सोही बमोजिम र अवधि उल्लेख नगरेकोमा आदेश दिएको मितिले तीन दिनसम्म आदेश बहाल रहनेछ ।
(३) ग्राहकले जति मूल्यको ऋणपत्र बिक्री गर्न चाहेको हो, सोही मूल्य बराबरको ऋणपत्रको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
(४) ऋणपत्रमा उल्लेखित ब्याज भुक्तानी मिति वितिसकेको अवस्थामा उक्त अवधिको पाकेको ब्याज भुक्तानी लिइसकेको ऋणपत्रको मात्र कारोबार गर्नु पर्नेछ ।
(५) ऋणपत्रको कारोबार गर्न मूल्य तोक्दा एक सयलाई आधार मानी तोक्नु पर्नेछ ।
८. **दलाल मार्फत हुने कारोबार संचालन प्रकृया** : (१) दलालले कारोबार कक्षमा ऋणपत्र कारोबार गर्दा विनियम १३ को उपविनियम (१) बमोजिम राख्नुपर्ने दर्ता किताबको क्रम अनुसार ऋणपत्रको नाम, किसिम र खरिद वा बिक्री मूल्य बोल्नु पर्नेछ । यसरी बोलिएको मूल्य धितोपत्र बजारको सम्बन्धित कर्मचारीले कारोबार पाटीमा लेख्नु पर्नेछ ।
(२) उपविनियम (१) बमोजिम कारोबार पाटीमा उल्लेख भएको मूल्यमा कारोबार हुन नसक्ने अवस्था आएमा सम्बन्धित सदस्यले मूल्य परिवर्तन गर्न सक्नेछ । यसरी मूल्य परिवर्तन गरेपछि मूल्य तथा समय प्राथमिकता आधारमा मात्र निजको कारोबार गर्ने पालो आउनेछ ।
(३) कारोबार पाटीमा लेखिएको ऋणपत्र, खरिद बिक्री मूल्य मेल खाएपछि दलालले सर्व प्रथम मौखिक रुपमा लिए वा दिए भनी स्वीकृती जनाउनुपर्नेछ । मौखिक रुपमा स्वीकृती जनाई सकेपछि दलालले अनुसूची - ३ बमोजिमको ढाँचामा लिखित स्वीकृती जनाई एक अर्कालाई दिनु पर्नेछ, र सो को एक एक प्रति धितोपत्र बजारको सम्बन्धित कर्मचारीलाई समेत दिनु पर्नेछ ।

- (४) उपविनियम (३) बमोजिम मौखिक रूपमा स्वीकृती जनाई सकेपछि, दलालले ऋणपत्र कारोबार गर्दिन भनी इन्कार गर्न पाउने छैन ।
- (५) दलालले कारोबार पाटीमा अंकित गराएको खरिद वा बिक्री मूल्य अन्य दलालले अंकित गराएको मूल्यसँग मेल नखाएमा कारोबार पाटीबाट आफूले अंकित गराएको मूल्य हटाई आफूले चाहेको बजार निर्मातासँग कारोबार गर्न सक्नेछ ।
- (६) दलालले कारोबार सम्पन्न गरेपछि ग्राहकलाई अनुसूचि-४ बमोजिमको ढाँचामा जानकारी दिई सोको एक प्रति धितोपत्र बजारलाई समेत दिनु पर्नेछ ।
- (७) दलालले ग्राहकको आदेश नभएको अवस्थामा धितोपत्र बजारलाई लिखित रूपमा अग्रिम जानकारी गराई अर्का सदस्यलाई निश्चित मूल्यमा आदेश दिएर मात्र आफ्नो स्वमित्वमा ऋणपत्र खरिद बिक्री गर्न सक्नेछ ।
- (८) दलालले आफूले खरिद वा बिक्रीतर्फ अंकित गराएको ऋणपत्र आफैले सकार गरी कारोबार गर्न पाउने छैन ।

९. **बजार निर्माता मार्फत हुने कारोबार संचालन प्रकृया :** (१) बजार निर्माताले आफूले खरिद बिक्री गर्ने ऋणपत्रको खरिद तथा बिक्री दुवै मूल्य कारोबार स्थल स्थित आफ्नो मूल्य पाटीमा लेख्नु पर्नेछ ।

- (२) धितोपत्र बजारभन्दा बाहिर कारोबार गर्दा धितोपत्र बजार स्थित मूल्य पाटीमा अंकित गरेको मूल्यमा मात्र खरिद बिक्री गर्न सक्नेछ ।
- (३) कारोबार स्थलमा अंकित गराएको मूल्यमा परिवर्तन गर्दा आफूले ऋणपत्र कारोबार गर्ने कार्यालय तथा सम्पूर्ण शाखाहरुमा समेत एकै पटक मूल्य परिवर्तन हुने व्यवस्था गर्नु पर्नेछ ।
- (४) धितोपत्र बजारको मूल्य पाटीमा अंकित गराएको अन्तिम मूल्यमा धितोपत्र बजार बन्द भइसकेपछि समेत आफ्नो कार्यालय तथा शाखाहरुबाट खरिद बिक्री गर्न सक्नेछ ।
- (५) बजार निर्मातासँग बोर्डले तोकिदिएको ऋणपत्रको न्यूनतम मौज्जात नभएको अवस्थामा खरिद मूल्यमात्र तोक्नु पर्नेछ । यस्तै बजार निर्मातासँग बोर्डले तोकिदिएको ऋणपत्रको अधिकतम मौज्जात पुगिसकेको अवस्थामा बिक्री मूल्य मात्र तोक्नु पर्नेछ ।
- (६) अंकित गराएको मूल्यमा कारोबार गर्नका लागि आदेश प्राप्त भएमा त्यस्तो आदेश अनुसार कारोबार गर्दिन भन्न पाइने छैन ।
- (७) धितोपत्र बजारको कारोबार कक्ष भन्दा बाहिर कारोबार गर्दा दलाल तथा अन्य बजार निर्मातासँग कारोबार गर्न पाउने छैन ।
- (८) खरिदकर्ता ग्राहकले माग गरेमा बजार निर्माताले अनुसूची ५ बमोजिमको खरिद निस्सा समेत दिनु पर्नेछ । यसरी दिएको खरिद निस्सा ऋणपत्रकै रूपमा कारोबार योग्य हुनेछ । तर यस्तो निस्सा सम्बन्धित बजार निर्माता र धितोपत्र बजारमा अभिलेख गराएर मात्र कारोबार गर्न सकिनेछ ।

१०. **सदस्यले पालना गर्नु पर्ने कुराहरु :** (१) सदस्यले नेपाल राष्ट्र बैंकमा ऋणपत्रको लागि आफ्नो विशेष खाता खोल्नु पर्नेछ ।

- (२) आफ्नो स्वमित्वमा ऋणपत्र खरिद बिक्री गर्दा बोर्डले तोकेको सीमा भित्र रही खरिद बिक्री गर्नु पर्नेछ ।

- (३) ऋणपत्रको कारोबार गर्दा पूँजी मूल्य (Capital Value) अनुसार मात्र कारोबार गर्नु पर्नेछ । खरिदकर्ता ग्राहकले खण्डित अवधिको व्याजको छुट्टै हिसाव गरी खरिद गरेको अधिल्लो मिति सम्मको नियमानुसार लाग्ने व्याजकर कट्टी गरेर विक्रेता ग्राहकलाई भुक्तानी दिनु पर्नेछ । यसरी व्याजको गणना गर्दा तीस दिनको एक महिना र तीन सय साठी दिनको एक वर्ष मानी गणना गर्नु पर्नेछ । व्याज भुक्तानी मितिमा ऋणपत्रमा स्वामित्व कायम हुने व्यक्ति/संस्थाले नै सम्पूर्ण व्याज कर तिर्नु पर्नेछ ।
- (४) श्री ५ को सरकार वा नेपाल राष्ट्र बैंक वा अधिकार प्राप्त कुनै अधिकारीले प्रचलित कानून बमोजिम कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको ऋणपत्रको कारोबार रोक्का गरेको अवस्थामा त्यस्तो ऋणपत्रको कारोबार गर्न पाइने छैन ।
- (५) आफूले कारोबार गरेका ऋणपत्रका कुल रकमको शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत बराबरको रकम धितोपत्र बजारमा बुझाउनु पर्नेछ ।

११. मूल्य परिवर्तन सीमा : (१) सदस्यले शुरु कारोबार मूल्य तोक्दा अधिल्लो दिन बजार बन्द हुँदा कायम भएको मूल्यको शून्य दशमलव एक प्रतिशतभन्दा बढी घटी नहुने गरी तोक्नु पर्नेछ । त्यसपछि प्रत्येक कारोबारका लागि अधिल्लो कारोबार मूल्य भन्दा शून्य दशमलव शून्य पाँच प्रतिशत भन्दा घटी बढी नहुने गरी तोक्नु पर्नेछ ।

- (२) बजार निर्माताले मूल्य पाटीमा तोक्ने खरिद तथा बिक्री मूल्यको भिन्नता शून्य दशमलव दुई प्रतिशत भन्दा बढी हुनु हुँदैन ।
- (३) बजार निर्माताले अंकित गराएको खरिद बिक्री मूल्यमा कारोबार हुन नसकेमा एक पटकलाई शून्य दशमलव एक प्रतिशत भन्दा घटीबढी नहुने गरी मूल्य परिवर्तन गर्न सक्नेछ ।
- (४) उपविनियम (१) र (२) बमोजिमको मूल्य सीमा बोर्डले बजारको स्थिति हेरी समय समयमा तोके बमोजिम हेरफेर हुन सक्नेछ ।
- (५) कुनै ऋणपत्र कम्तीमा एक हप्ता सम्म कारोबार नभएको अवस्थामा उपविनियम (१) बमोजिमको बन्देज लागू हुने छैन । यस्तो अवस्थामा धितोपत्र बजारले कारोबारको शुरु मूल्य तोक्ने सम्बन्धमा बोर्डको पूर्व स्वीकृती लिई आवश्यक व्यवस्था गर्न सक्नेछ ।
- (६) सदस्यले सूचीकृत ऋणपत्रको कारोबार मूल्य तोक्दा साधारणतया पछिल्लो पटक जारी भएको सोही प्रकृतिको ऋणपत्रको व्याजदरको आधारमा तोक्नुपर्नेछ ।
- (७) दलालले बोलेको मूल्यमा कम्तीमा एक बोर्ड एकाईमा ऋणपत्रको कारोबार गर्नु पर्नेछ ।

१२. कारोबारको हिसाब राफसाफ तथा प्रमाणपत्र जारी : (१) सदस्यले आफूले गरेको कारोबारको रकम, ऋणपत्रको प्रमाणपत्र, दाखिल खारेज पत्र, विक्रेताको लिखत तथा अन्य आवश्यक विवरण र कागजात कारोबार भएकै दिन धितोपत्र बजारले तोकेको समयभित्र धितोपत्र बजारमा पेश गरी कारोबार राफसाफ गर्नु पर्नेछ ।

- (२) उपविनियम (१) बमोजिम विवरण तथा कागजात प्राप्त भएपछि धितोपत्र बजारले सोको अभिलेख गरी कारोबार राफसाफ गरिदिनेछ र प्रमाणपत्र नामसारीका लागि आवश्यक भएमा ऋणपत्र कारोबार भएको प्रमाणित गरिदिनेछ ।
- (३) उपविनियम (१) बमोजिम राफसाफ गर्न नसक्ने सदस्यले सो नसक्नुको कारण खोली निवेदन दिएमा धितोपत्र बजारले कारोबार रकमको प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशत विलम्ब

- शुल्क र ऋणपत्रको तोकिएको व्याजदर अनुसार विलम्ब अवधिको व्याज रकम समेत थप गरी भुक्तानी दिने गरी कारोबार भएको बढीमा तेश्रो दिनसम्मको म्याद थप गरी दिन सक्नेछ ।
- (४) उपविनियम (३) बमोजिमको विलम्ब शुल्क तथा व्याज रकम सदस्यले सम्बन्धित ग्राहकलाई दिनु पर्नेछ ।
- (५) सदस्यले ऋणपत्र बिक्री बापत धितोपत्र बजारबाट रकम प्राप्त गरेकै दिन बिक्रीकर्तालाई भुक्तानी दिनु पर्नेछ ।
- (६) बजार निर्माताले कारोबार कक्ष भन्दा बाहिर ग्राहकसंग कारोबार गर्दा सोही दिन रकम तथा कागजात लेनदेन गरी राफसाफ गर्नु पर्नेछ र सोको जानकारी सोही दिन धितोपत्र बजारलाई दिनु पर्नेछ ।
- (७) उपविनियम (३) बमोजिम थपिएको म्याद भित्र समेत हिसाब राफसाफ नगरेमा सदस्यले राखेको धरौटी रकमबाट भ्याएसम्म धितोपत्र बजारले ऋणपत्र खरिद वा नगद भुक्तानी गरी दिनेछ ।
- (८) उपविनियम (३) बमोजिम राफसाफ तथा उपविनियम (४) र (५) बमोजिम रकम भुक्तानी नगर्ने सदस्यलाई कारोबारमा रोक लगाई आवश्यक कारबाहीका धितोपत्र बजारले लागि बोर्ड समक्ष लेखी पठाउन सक्नेछ ।
- (९) सदस्यले विनियम १० को उपविनियम (१) बमोजिम राखिने खातामा दैनिक कारोबारबाट भएको हेरफेरको हिसाब मिलान गर्नु पर्नेछ र ग्राहकको नाममा ऋणपत्रको प्रमाणपत्र जारी गर्नु परेमा नेपाल राष्ट्र बैंकको सम्बन्धित विभागमा निवेदन दिनु पर्नेछ ।

१३. कारोबार सम्बन्धी अभिलेख राख्नुपर्ने: (१) सदस्यले ग्राहकबाट प्राप्त खरिद तथा बिक्री आदेशहरूमा दर्ता नम्बर, प्राप्त भएको मिति र समय समेत जनाउनु पर्नेछ र सोको क्रमानुसार बोर्डले तोके बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।

(२) सदस्यले बोर्डले तोकेको ढाँचा बमोजिम आफूले गरेको कारोबारको विवरण तथा ग्राहक र आफ्नो स्वमित्वको छुट्टा छुट्टै विवरण देखिने गरी अभिलेख राख्नु पर्नेछ ।

१४. जानकारी तथा विवरण पेश गर्नु पर्ने : (१) सदस्यले प्रत्येक दिन आफूले गरेको ऋणपत्रको कारोबारको विवरण सोही दिन धितोपत्र बजार समक्ष पेश गर्नु पर्नेछ ।

(२) बजार निर्माताले प्रत्येक दिन धितोपत्र बजार बाहिर गरेको कारोबार सम्बन्धी विवरण सोही दिन वा भोलिपल्ट बजार खुल्ला अगावै बोर्ड तथा धितोपत्र बजारलाई जानकारी दिनु पर्नेछ ।

१५. कारोबार स्थगन गर्न सक्ने : ऋणपत्रको मूल्यमा अस्वाभाविक उतार चढाव आएमा सो नियन्त्रणका लागि धितोपत्र बजारले ऋणपत्रको कारोबार तत्काल स्थगन गरी सोको कारण सहित तुरुन्त बोर्डलाई जानकारी दिनु पर्नेछ ।

परिच्छेद - ३

निरीक्षण तथा कारबाही

१६. सदस्यको निरीक्षण गर्ने : (१) ऋणपत्र कारोबार सम्बन्धमा सदस्यले राखेको हिसाब किताब, अभिलेख तथा अन्य व्यवस्थाहरूको सम्बन्धमा धितोपत्र बजारले प्रत्येक वर्ष कम्तीमा एक पटक निरीक्षण गर्नेछ ।

- (२) सदस्यले गरेको ऋणपत्र कारोबारको सम्बन्धमा कुनै पनि समयमा पूर्व जानकारी दिई वा नदिई धितोपत्र बजारले निरीक्षण गर्न सक्नेछ । साथै कारोबार सम्बन्धी विवरण तथा अभिलेख धितोपत्र बजारमा नै भिकार्ई जाँचबुझ गर्न सक्नेछ ।
- (३) उपविनियम (१) वा (२) बमोजिम धितोपत्र बजारबाट निरीक्षण सम्पन्न भएको एक महिना भित्र उक्त निरीक्षणको प्रतिवेदनको एक प्रति बोर्डमा बुझाउनु पर्नेछ ।

१७. कारोबार गर्न रोक लगाउने : (१) देहायको अवस्थामा धितोपत्र बजारले सदस्यलाई ऋणपत्र कारोबार गर्न रोक लगाउन सक्नेछ:-

- (क) यस विनियम बमोजिम गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने कुनै काम गरेमा,
 (ख) धितोपत्र बजारको आदेश पालना नगरेमा वा शर्तहरू पूरा नगरेमा, वा
 (ग) यस विनियमावली बमोजिम कारोबार शुल्क नबुझाएमा ।
- (२) उपविनियम (१) बमोजिम कारोबार गर्न रोक लगाउनु अघि त्यसरी रोक लगाउनु पर्ने कारण समेत खोली कम्तीमा सात दिनको म्याद दिई धितोपत्र बजारले सम्बन्धित सदस्यबाट स्पष्टीकरण माग गर्नेछ ।
- तर, देहायको अवस्थामा धितोपत्र बजारले कारोबार गर्न रोक लगाएर स्पष्टीकरण माग गर्न सक्नेछ :-
- (क) रोक नलागाई काम गर्न दिँदा भुङ्गा सबुत प्रमाण संकलन गर्न सक्ने वा आफ्ना विरुद्धका सबुत प्रमाण गायब गर्न सक्ने सम्भावना देखिएमा, वा
 (ख) रोक नलगाई काम गर्न दिँदा बजारको स्वच्छता तथा विश्वसनीयतालाई असर पर्ने भएमा ।
- (३) उपविनियम (२) बमोजिम कुनै सदस्यले स्पष्टीकरण पेश नगरेमा वा पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा धितोपत्र बजारले बढीमा छ महिनाका लागि कारोबार गर्न रोक लगाउन सक्नेछ ।
- (४) यस विनियम बमोजिम धितोपत्र बजारले सदस्यलाई कारोबार गर्न रोक लगाएमा तुरुन्त बोर्डलाई जानकारी दिनु पर्नेछ ।
- (५) सदस्यले प्रचलित कानून विपरीत कार्य गरेमा सदस्यको अनुमतिपत्र निलम्बन वा खारेजीका लागि आवश्यक प्रमाण सहित धितोपत्र बजारले बोर्डमा लेखी पठाउन सक्नेछ ।

परिच्छेद - ४

विविध

१९. बाधा अडकाउ फुकाउने : यस विनियमावलीको कार्यान्वयन गर्दा कुनै बाधा अडकाउ पर्न आएमा बोर्डले त्यस्तो बाधा अडकाउ फुकाउन सक्नेछ ।

२०. अनुसूचीमा हेरफेर गर्न सक्ने : यस विनियमावलीको अनुसूचीमा हेरफेर वा थपघट गर्न आवश्यक देखेमा बोर्डको स्वीकृती लिएर धितोपत्र बजारले हेरफेर वा थपघट गर्न सक्नेछ ।

अनुसूची - १

(विनियम ३ सँग सम्बन्धित)

मिति :.....

श्री नेपाल धितोपत्र विनियम बजार लि.

....., काठमाण्डौ ।

बिषय: ऋणपत्र सूचीकरण गरिदिनु हुन ।

देहाय अनुसारको ऋणपत्र प्रचलित कानून अनुसार सूचीकरण गरी तहाँबाट संचालित बजार मार्फत कारोबार योग्य गराई दिनुहुन अनुरोध छ ।

१. ऋणपत्रको नाम :
२. ऋणपत्रको किसिम :
३. निष्काशन मिति :
४. निष्कासित ऋणपत्रको कुल रकम :
५. ऋणपत्रको अवधि र साँवा फिर्ता भुक्तानी हुने मिति :
६. ऋणपत्रमा प्रदान गरिने ब्याजदर :
७. ऋणपत्रको ब्याज भुक्तानी तरिका :
८. ऋणपत्रमा गरिएको ब्याजकर सम्बन्धी व्यवस्था :
९. जारी ऋणपत्रको प्रमाणपत्र नं. तथा क्रम संख्या सम्बन्धी विवरण :
१०. प्राथमिक निष्काशनमा कायम भएको औसत मूल्य:
११. ऋणपत्र एकिकरण वा विभाजन गर्दा लाग्ने शुल्क :
१२. ऋणपत्रको नामसारीका लागि लाग्ने शुल्क :
१३. ऋणपत्र प्राप्त गर्नेको सूची:
१४. ऋणपत्र निष्काशन गर्दाका शर्तहरू :
१५. ऋणपत्र सम्बन्धी अन्य विवरण

संलग्न: ऋणपत्रको नमूना एक प्रति ।

नेपाल राष्ट्र बैंकको तर्फबाट

दस्तखत :

नाम :

दर्जा :

विभाग :

अनुसूची - २

(विनियम ७ को उपविनियम (१) सँग सम्बन्धित)

ऋणपत्र खरिद/बिक्री आदेश पत्र

श्री.....

मिति :

समय :

महाशय,

म/हामीलाई निम्न ऋणपत्र खरिद/बिक्री गर्नु परेको हुँदा मेरो/हाम्रो नाममादिन भित्र खरिद/बिक्री गरिदिनु हुन अनुरोध गर्दछु/गर्दछौं। उक्त ऋणपत्र खरिद/बिक्री गरिदिने बापत नियमानुसार कारोबार कमिसन र सेवा शुल्क दिन मेरो/हाम्रो मंजुर छ।

ऋणपत्रको नाम	ऋणपत्रको किसिम	कुल रकम (अंकित मूल्यमा)	खरिद/बिक्री मूल्य

व्यक्तिगत निवेदकका लागि

संस्थागत निवेदकका लागि

निवेदकको दस्तखत :

आधिकारिक प्रतिनिधिको दस्तखत :

निवेदकको नाम :

आधिकारिक प्रतिनिधिको नाम :

ठेगाना :

संगठित संस्थाको नाम :

बाबुको नाम :

ठेगाना :

बाजेको नाम :

टेलिफोन नं. :

टेलिफोन नं. :

संस्थाको छाप :

नागरिकता नं र जारी भएको जिल्ला :

द्रष्टव्य : १. खरिद/बिक्री मूल्य तोक्दा अंकित मूल्यको आधारमा तोक्नु पर्नेछ।

२. खरिद/बिक्री मूल्य तोक्दा देहाय मध्ये कुनै एक उल्लेख गर्नु पर्नेछ।

(क) निश्चित मूल्य

(ख) न्यूनतम वा अधिकतम मूल्य वा

(ग) सदस्यले उपयुक्त ठानेको मूल्य

अनुसूची - ३

(विनियम ८ को उपविनियम (३) सँग सम्बन्धित)

ऋणपत्र खरिद/बिक्री गर्ने दलालले कारोबार स्वीकृति जनाउने फारम

आजको मितिमा हामीहरुले देहाय बमोजिमको ऋणपत्र खरिद/बिक्री गरेका छौं ।

करार नं :

मिति :

ऋणपत्रको नाम :

ऋणपत्रको किसिम :

ऋणपत्रको मूल्य (अंकित मूल्यमा) :

ऋणपत्रको संख्या :

खरिद/बिक्री गरिएको मूल्य :

बिक्री गर्ने दलालको संकेत नं :

प्रतिनिधिको संकेत नं :

खरिद गर्ने दलालको संकेत नं :

प्रतिनिधिको संकेत नं :

.....
खरिदकर्ता दलाल वा निजको
प्रतिनिधिको दस्तखत

.....
बिक्रीकर्ता दलाल वा निजको
प्रतिनिधिको दस्तखत

अनुसूची - ४

(विनीयम ८ को उपविनीयम (६) सँग सम्बन्धित)

दलालले कारोबार सम्पन्न गरेपछि ग्राहकलाई दिनु पर्ने जानकारी फारम

जानकारी नं :

श्री.....

मिति :

.....

तपाईं श्री.....को मितिको खरिद/बिक्री आदेश अनुसार देहायको ऋणपत्र खरिद/बिक्री गरिएको जानकारीका साथै कारोबार राफसाफका लागि देहायको विवरण सहित अनुरोध गर्दछु ।

विवरण	सदस्यले ग्राहकलाई		कैफियत
	दिनु पर्ने	लिनुपर्ने	
ऋणपत्रको नाम र किसिम :			
ऋणपत्रको क्रं. सं. देखिसम्म को			
खरिद/बिक्री बापत हुने रकम रु.			
मिति.....देखि सम्मको ब्याज.... प्रतिशतका			
दरले दिनु/लिनु पर्ने रकम रु.....			
कारोबार शुल्क खुद कारोबार मूल्यको			
प्रतिशतका दरले हुने रकम रु.....			
व्याजकर बापतको रकम रु.....			
सदस्यले ग्राहकलाई दिनु पर्ने/लिनुपर्ने जम्मा रकम रु.....(अक्षरेपी रु..... मात्र)			

.....

सदस्य दलाल वा निजको प्रतिनिधिको दस्तखत

संकेत नं :

अनुसूची - ५

(विनियम ९ को उपविनियम (द) सँग सम्बन्धित)

मिति :

ऋणपत्र खरिद निस्सा

..... ठेगाना भएको व्यक्ति/संस्था श्री ले यस सदस्य मार्फत मिति ..
..... को कारोबार नं. बाट रु. (अक्षरेपी) बराबरको
देहाय अनुसारको ऋणपत्र खरिद गरेकोले यो निस्सा प्रदान गरिएको छ ।

यस निस्सालाई देहायमा उल्लेख गरिएको सदस्यले अभिलेख गरी प्रमाणित गरिएको छ । यो निस्सा प्राप्त
गर्ने श्री ले यस सदस्यबाट ऋणपत्रको प्रमाणपत्र प्राप्त गर्नको लागि यो निस्सा पेश
गर्नु पर्नेछ ।

ऋणपत्रको नाम:

ऋणपत्रको किसिम :

ऋणपत्रको संख्या :

ऋणपत्र निष्काशन भएको मिति र अवधि:

खरिद निस्सा जारी गर्ने सदस्यको

नाम :

धितोपत्र विनियम बजार सदस्यता नं. :

कार्यकारी प्रमुखको दस्तखत :

कार्यालयको छाप :

मिति :

धितोपत्रको केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ लाई संशोधन गर्न वाञ्छनीय भएकाले,^१ धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले देहायका विनियमहरू बनाई लागू गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस विनियमावलीको नाम “धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८” रहेको छ ।
(२) यो विनियमावली सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सार्वजनिक सूचना प्रकाशित गरी तोकेको मिति देखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा:** (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विनियमावलीमा :-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ ।
 - (ख) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
 - (ग) “नियमावली” भन्नाले धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ सम्भन्नु पर्छ ।
 - (घ) “विनियमावली” भन्नाले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ सम्भन्नुपर्छ ।
 - (ङ) “सिडिएससि” भन्नाले नियमावलीको नियम ७ बमोजिम बोर्डबाट अनुमतिपत्र प्राप्त संस्था सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड सम्भन्नुपर्छ ।
 - (च) “समिति” भन्नाले सिडिएससिको संचालक समिति सम्भन्नुपर्छ ।
 - (छ) “सम्भौता” भन्नाले सिडिएससि र निक्षेप सदस्य, निक्षेप सदस्य र हितग्राही, सिडिएससि र निष्काशनकर्ता, निक्षेप सदस्य र दलाल, सिडिएससि, निष्काशनकर्ता र रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, सिडिएससि र अन्य पक्ष बीच केन्द्रीय निक्षेप सेवा सम्बन्धमा यस विनियमावली बमोजिम भएको सम्भौता सम्भन्नु पर्छ ।
 - (ज) “रजिष्ट्रार” भन्नाले मार्चेन्ट बैंकरको अनुमति प्राप्त शेयर रजिष्ट्रार वा धितोपत्र निष्काशन गर्ने संगठित संस्थाको रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि सम्भन्नुपर्छ ।

^१ धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधित

- (भ) “संस्थागत गतिविधि” भन्नाले निष्काशनकर्ताले दर्ता किताब बन्द गर्ने, साधारण सभाको मिति, अवधि पुरा गरेका धितोपत्रहरु बापत फिर्ता भुक्तानी गर्ने मिति, परिवर्तनिय विशेषता भएको ऋणपत्र तथा अधिकारपत्रको फेरबदल गर्ने मिति, लाभांश, ब्याज, बोनस शेयर, हकप्रद शेयर, अग्राधिकार बाँडफाँड, अधिकारपत्र जारी तथा भुक्तानी गर्ने मिति, प्रिमियमको फिर्ता भुक्तानी मिति साथै समय समयमा गर्ने अन्य यस्तै गतिविधि सम्भन्नु पर्छ ।
- (ज) “संस्थागत लाभ” भन्नाले हितग्राहीलाई निष्काशनकर्ताको तर्फबाट हितग्राहीले लिएको धितोपत्र बापत समय समयमा प्राप्त हुने लाभ सम्भन्नु पर्छ र यस शब्दले लाभांश, ब्याज, बोनस शेयर, हकप्रद शेयर, अग्राधिकार बाँडफाँड, अधिकारपत्र, प्रिमियमको फिर्ता भुक्तानी तथा अन्य लाभलाई समेत सम्भन्नु पर्छ ।
- (ट) “बाह्य बजार कारोबार” भन्नाले धितोपत्र बजारको खरिद बिक्री भन्दा बाहिर कारोबार भै दुई पक्ष बीच सम्पन्न हस्तान्तरणलाई सम्भन्नु पर्छ ।
- (ठ) “रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि” भन्नाले कुनै पनि संगठित संस्थाको तर्फबाट सो संस्थाले निष्काशन गरेका धितोपत्र तथा धितोपत्र धनीहरुको अभिलेख राखी धितोपत्र हस्तान्तरण तथा फिर्ता भुक्तानी लगायतका कार्य गर्ने व्यक्ति वा संगठित संस्था सम्भन्नु पर्छ ।
- (ड) “निर्देशन पुर्जी” भन्नाले सिडिएससिमा खाता खोलेका व्यक्ति वा संस्थाले आफ्नो खातामा धितोपत्र जम्मा गर्न (क्रेडिट) वा आफ्नो खाताबाट धितोपत्र घटाउन (डेबिट) दिईने आदेशलाई सम्भन्नु पर्छ ।
- (ढ) “अभौतिकीकरण” भन्नाले कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राखिने (डिम्याट) कार्यलाई सम्भन्नु पर्छ ।
- (ण) “भौतिकीकरण” भन्नाले विद्युतीय प्रणालीमा राखिएको धितोपत्रको अभिलेखलाई कागजी अवस्थामा परिवर्तन गर्ने (रिम्याट) कार्यलाई सम्भन्नु पर्छ ।
- (त) “पूर्व भुक्तान खाता” भन्नाले राफसाफका लागि प्राप्त धितोपत्रहरु राफसाफका लागि तोकिएको समय अगावै जम्मा गर्न सकिने गरी धितोपत्र दलालको नाममा खोलिएको खातालाई सम्भन्नु पर्छ ।
- (थ) “अस्थायी राफसाफ खाता” भन्नाले कुनै कारणले राफसाफका लागि तोकिएको समयवाधी भित्र राफसाफ हुन नसकेको अवस्थामा अस्थायीरूपमा धितोपत्र जम्मा गर्ने प्रयोजनको लागि निक्षेप सदस्यले धितोपत्र दलालका लागि राफसाफ खाता खोल्दा खोलिदिने छुट्टै खातालाई सम्भन्नु पर्छ ।
- (२) उपविनियम (१) मा परिभाषित भएको बाहेकका यस विनियमावलीमा प्रयोग भएका अन्य शब्दहरुको अर्थ सम्बन्धित ऐन, नियमहरुमा परिभाषा भए बमोजिम हुनेछ ।

परिच्छेद-२
धितोपत्र निक्षेप सम्बन्धी व्यवस्था

३. **धितोपत्र अभौतिक स्वरूपमा राख्नका लागि निवेदन पेश गर्नु पर्ने :** (१) बोर्डमा धितोपत्र दर्ता गरेका संगठित संस्थाले आफुले जारी गरेको धितोपत्रको अभौतिकीकरण प्रयोजनका लागि अनुसूची-१को ढाँचामा अनुसूची-२ बमोजिमको शुल्क सहित निवेदन पेश गर्नुपर्नेछ ।
- (२) निवेदनका साथ देहायका कागजात तथा विवरण समेत पेश गर्नुपर्नेछ ।
- (क) बोर्डमा धितोपत्र दर्ता भएको प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि,
(ख) संगठित संस्था दर्ता प्रमाणपत्र तथा व्यवसाय संचालन अनुमतिपत्रको प्रमाणित प्रतिलिपि,
(ग) कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रमाणित प्रतिलिपि,
(घ) विशेष ऐनद्वारा स्थापित संगठित संस्थाहरुको हकमा ऐन तथा नियमावलीको प्रतिलिपि,
(ङ) कम्पनीका संचालक,कार्यकारी प्रमुख तथा कम्पनी सचिवहरुको नाम, ठेगाना,योग्यता तथा अनुभवसम्बन्धी विवरण,
(च) धितोपत्र बजारमा सूचीकरण भएको भए सो सम्बन्धी सम्झौतापत्रको प्रमाणित प्रतिलिपि,
(छ) शेयर रजिष्ट्रार नियुक्त गरेको भए सो सम्बन्धी सम्झौतापत्रको प्रमाणीत प्रतिलिपि,
- (३) उपविनियम (१) बमोजिम प्राप्त निवेदन उपर सिडिएससिले आवश्यक जाँचबुझ गर्नेछ । यसरी जाँचबुझ गर्दा आवश्यक भए सिडिएससिले कुनै कागजात, विवरण वा जानकारी बारे स्पष्ट गर्न लगाउने तथा थप कागजात तथा विवरण माग गर्न सक्नेछ ।
- (४) उपविनियम (३) बमोजिम जाँचबुझ गरी सिडिएससि सन्तुष्ट भएमा निवेदकसँग अनुसूची-२ बमोजिमको दर्ता शुल्क लिई अनुसूची-३ बमोजिम दर्ता सम्झौता गर्नेछ ।
- (५) सिडिएससिले संगठित संस्थसँग सम्झौता गर्नु अघि उक्त संगठित संस्था वा सम्बन्धित रजिष्ट्रारलाई सिडिएससिको प्रणाली मार्फत कारोबार गर्नका लागि पर्याप्त हार्डवेयर र सफ्टवेयरको व्यवस्था गर्न लगाउनु पर्नेछ ।
- ^२ (६) यस विनियमावलीमा माथि जुनसुकै कुरा लेखिएको भएतापनि एक पटक धितोपत्र अभौतिकीकरण गराईसकेको संस्थाले भविष्यमा कुनै धितोपत्र अभौतिकीकरण गराउनु पर्ने भएमा उक्त संस्थाले पहिले पेश गरेका विवरण तथा कागजातमा कुनै परिवर्तन भएमा सो परिवर्तन भएको विवरण तथा कागजात मात्र पेश गर्न सक्नेछ ।
४. **वार्षिक शुल्क बुझाउनुपर्ने:** विनियम ३ बमोजिम धितोपत्र अभौतिकीकरण गराएका संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र अनुसूची-२ बमोजिमको वार्षिक शुल्क बुझाउनु पर्नेछ ।
५. **शेयर रजिष्ट्रार सिडिएससिमा दर्ता हुने:** संगठित संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको भए सो रजिष्ट्रार कम्पनी सिडिएससिमा अनुसूची-२६ बमोजिम सम्झौता गरी दर्ता भएको हुनु पर्नेछ ।

^३ धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

६. वार्षिक जडान तथा मर्मत शुल्क: संगठित संस्थाले अनुसूची-२१ बमोजिम वार्षिक सफ्टवेयर जडान तथा मर्मतशुल्कबुझाउनु पर्नेछ ।
७. संगठित संस्थाको नाम, ठेगाना तथा शेयर रजिष्ट्रार परिवर्तन भएमा : संगठित संस्थाको नाम, ठेगाना परिवर्तन भएमा तथा शेयर रजिष्ट्रार कम्पनी परिवर्तन भएमा संगठित संस्थाले सोको जानकारी ३(तीन) कार्य दिन भित्र सिडिएससिलाई दिनु पर्नेछ ।
८. सरकारी धितोपत्र सम्बन्धी व्यवस्था: (१) सिडिएससिले सरकारी धितोपत्रको समेत अभौतिकीकरण गरी कारोबार राफसाफ तथा नामसारी गर्ने सम्बन्धी व्यवस्था गर्न सक्नेछ ।
(२) यस विनियमावलीमा जुनसुकै कुरा उल्लेख भएको भए तापनि सरकारी धितोपत्रको हकमा दर्ता शुल्क तथा वार्षिक शुल्क लाग्ने छैन ।
९. दर्ता सम्भौता खारेज: (१) देहायको अवस्थामा सिडिएससिले विनियम ३ को उपविनियम (४) बमोजिम भएको दर्ता सम्भौता खारेज गर्न सक्नेछ,
(क) संगठित संस्था वा यसको रजिष्ट्रारले सिडिएससिसँग भएको सम्भौतामा उल्लेख भएका शर्तहरूको पालना नगरेमा,
(ख) वार्षिक शुल्क नबुझाएमा ।
(२) उपविनियम (१) बमोजिम दर्ता सम्भौता खारेज गर्दा सिडिएससिले यसरी दर्ता खारेज गर्नु पूर्व सम्बन्धित संगठित संस्थालाई स्पष्टीकरण दिने तथा सुनुवाईको मौका दिनेछ ।
* (३) यसविनियम बमोजिम दर्ता सम्भौता खारेज भएको सम्बन्धमा सिडिएससिले बोर्ड, धितोपत्र बजार, सम्बन्धित निष्काशनकर्ता, रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि, हितग्राही तथा अन्य निक्षेप सदस्यहरूलाई सूचना दिनेछ ।

परिच्छेद-३

निक्षेप सदस्य सम्बन्धी व्यवस्था

१०. निक्षेप सदस्यले निवेदन दिनुपर्ने: * (१) सिडिएससिको सदस्यता प्राप्त गर्नका लागि बोर्डबाट विनियमावलीको नियम २१ बमोजिम दर्ता प्रमाणपत्र प्राप्त गरेका संस्थाले अनुसूची-४ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।
(२) निवेदनसाथ देहायका कागजात तथा विवरण संलग्न गर्नुपर्नेछ ।
(क) संचालक र कार्यकारी प्रमुखको सम्बन्धमा अनुसूची-६ बमोजिम विवरण,
(ख) अनुसूची-७ बमोजिमको विवरण तथा कागजात,
(ग) निक्षेप सदस्य कम्पनीको संस्थापकका सम्बन्धमा अनुसूची-८ बमोजिम विवरण तथा कागजात,
(घ) बोर्डमा दर्ता भएको प्रमाणपत्र ।

^३ धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

^४ धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

^५ धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

११. **निवेदन उपर जाँचबुझ:** (१) विनियम १० बमोजिम निवेदन प्राप्त भए पछि सिडिएससिले त्यस्तो निवेदन र निवेदन साथ प्राप्त विवरण तथा कागजातको जाँचबुझ गर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम जाँचबुझ गर्दा सिडिएससिले कुनै कागजात, थप विवरण वा जानकारी बारे स्पष्ट हुन चाहेमा निवेदक कम्पनी वा संगठित संस्थासँग त्यस्तो कागजात, थप विवरण वा जानकारी माग गर्न वा स्पष्ट गर्न निर्देशन दिन सक्नेछ ।
- (३) उपविनियम (२) बमोजिम जाँचबुझ पश्चात् सिडिएससिले निवेदकलाई कारोबारका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि सूचित गर्नेछ ।
१२. **पूर्वाधार तयार गर्नुपर्ने:** (१) विनियम ११ बमोजिम सिडिएससिले पूर्वाधार तयार गर्न निर्देशन दिएको २ महिनाभित्र निवेदकले आवश्यक पूर्वाधार तयार गरी सिडिएससिलाई जानकारी गराउनुपर्नेछ ।
- (२) उपविनियम (१) मा उल्लेख भएको अवधिभित्र पूर्वाधार तयार गर्न नसकि थप समयावधी माग गरेमा सिडिएससिले निवेदकलाई बढीमा एक महिनासम्मको अवधि थप गरिदिन सक्नेछ ।
- (३) उपविनियम (२) बमोजिम थप भएको अवधि भित्र समेत पूर्वाधार तयार गर्न नसकेको अवस्थामा सिडिएससिले निवेदन खारेज गर्नेछ, र सो को जानकारी बोर्डलाई समेत दिनेछ ।
१३. **पूर्वाधारको निरीक्षण:** (१) विनियम १२ बमोजिमको जानकारी प्राप्त भएको बढीमा पन्ध्र दिन भित्र सिडिएससिले पूर्वाधारको स्थलगत निरीक्षण गर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम सिडिएससिले निरीक्षण गर्दा पूर्वाधारको सम्बन्धमा भएको व्यवस्था अपर्याप्त देखिएमा थप गर्नुपर्ने व्यवस्थाहरु समेत तोकी बढीमा तीस दिनको समय दिन सक्नेछ ।
- (३) उपविनियम (२) बमोजिम तोकिएको थप समयावधी भित्र आवश्यक पूर्वाधारको व्यवस्था गरी सिडिएससि समक्ष जानकारी गराउनुपर्नेछ ।
१४. **सदस्यता दिने:** निवेदकले निवेदनसाथ पेश गरेको विवरण तथा कागजात र पूर्वाधारहरुको निरीक्षणबाट निक्षेप सदस्यता दिन उपयुक्त देखिएमा निवेदकसँग अनुसूची-९ बमोजिमको सम्झौता गरी अनुसूची-५ बमोजिमको सदस्यता दस्तुर लिई अनुसूची-१० बमोजिमको ढाँचामा निक्षेप सदस्यता प्रदान गर्नेछ ।
१५. **सदस्यताको नवीकरण:** निक्षेप सदस्यले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र अनुसूची-५ बमोजिमको वार्षिक शुल्क सहित अनुसूची-११ बमोजिमको ढाँचामा सिडिएससि समक्ष निवेदन दिई सदस्यता नवीकरण गराउनु पर्नेछ ।
१६. **सेवा शुल्क सम्बन्धी व्यवस्था:** (१) निक्षेप सदस्यले धितोपत्र कारोबार सँग सम्बन्धित सेवा उपलब्ध गराए बापत हितग्राहीबाट अनुसूची-१४ बमोजिमको सेवा शुल्क लिन सक्नेछ ।
- (२) निक्षेप सदस्यले सेवा शुल्क बापत प्रत्येक महिना प्राप्त गरेको शुल्कको हिसाब गरी यस विनियमावली बमोजिम सिडिएससिलाई बुझाउनु पर्ने रकम महिना समाप्त भएको पन्ध्र दिन भित्र सिडिएससिलाई बुझाउनु पर्नेछ ।

- (३) उपविनियम (२) बमोजिमको अवधि भित्र सिडिएससिलाई बुझाउनु पर्ने रकम नबुझाएमा निक्षेप सदस्यले त्यस्तो रकमको भुक्तानी वार्षिक दश प्रतिशतका दरले थप गरी छ महिनासम्ममा गर्नुपर्नेछ र उक्त समयवाधिमा समेत नबुझाएमा निक्षेप सदस्यलाई विनियम ३६ बमोजिमको कारवाही गर्न सकिनेछ ।

१७. नगद धरौटी राख्नु पर्ने:

- (१) निक्षेप सदस्यले आफ्नो कारोबार सुरु गर्नु अगाडि सिडिएससिमा एक लाख रुपैयाँ नगद धरौटी राख्नु पर्नेछ ।
- ६ (२) निक्षेप सदस्यले उपविनियम (१) मा तोकिएको भन्दा थप धरौटी राख्नु पर्ने गरी सिडिएससिले तोकेमा त्यस्तो थप धरौटी बैंक ग्यारेण्टीको रूपमा समेत राख्न सक्नेछ ।

१८. धितोपत्र निक्षेप सिमा : (१) निक्षेप सदस्यले निक्षेप व्यवस्थापन गरेको हितग्राहीको धितोपत्रको बजार मूल्य आफ्नो खुद सम्पत्ति मूल्यको पाँच सय गुणा भन्दा बढी हुने छैन ।

- (२) कुनै निक्षेप सदस्यको धितोपत्रको निक्षेप सिमा उपविनियम (१) मा तोकेको भन्दा बढी हुन गएमा उक्त निक्षेप सदस्यले सो को जानकारी सिडिएससिलाई गराई आवश्यक खुद सम्पत्तिको व्यवस्था नभएसम्मका लागि सिडिएससिमा नगद धरौटी राखी कार्य संचालन गर्न सक्नेछ ।
- (३) कुनै निक्षेप सदस्यले उपविनियम (२) मा उल्लेख भए बमोजिमको धरौटी राख्न नसक्ने अवस्था आएमा सिडिएससिले उक्त निक्षेप सदस्यको पोर्टफोलियोमा उपविनियम (१) मा तोकिएको सिमा भन्दा बढी रहेको हितग्राहीको धितोपत्र अन्य निक्षेप सदस्यसँग रहेको हितग्राही खातामा सार्न लगाउन निर्देशन दिनेछ र यसरी दिएको निर्देशन सम्बन्धित निक्षेप सदस्यले तत्काल कार्यान्वयन गर्नुपर्नेछ ।

१९. शाखा कार्यालय: (१) निक्षेप सदस्य कम्पनीले सिडिएससिको स्वीकृति लिई आवश्यकता अनुसार नेपाल भित्र शाखा कार्यालय खोल्न सक्नेछ ।

- (२) सम्पर्क कार्यालय आवश्यक परेमा निक्षेप सदस्यलाई योग्यता तथा शर्त तोकि सम्पर्क कार्यालय खोल्न स्वीकृति दिन सक्नेछ ।
- (३) यस विनियम बमोजिम निक्षेप सदस्यलाई शाखा वा सम्पर्क कार्यालय खोल्न दिएको स्वीकृतीको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

परिच्छेद-४

खाता सम्बन्धी व्यवस्था

२०. हितग्राहीले खाता खोल्न निवेदन दिनुपर्ने:

- (१) यस विनियम बमोजिम हितग्राहीले सिडिएससिमा खाता खोल्नका लागि निक्षेप सदस्यसमक्ष अनुसूची-१२ वा अनुसूची-१३ को ढाँचामा निवेदन पेश गर्नुपर्नेछ ।
- (२) निवेदनका साथ देहाय बमोजिमको विवरण तथा कागजात पेश गर्नुपर्नेछ,

६ धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा थप

- ° (क) निवेदनमा विवरण उल्लेख गर्दा बैंक विवरणमा “क” वर्गको वाणिज्य बैंकमा रहेको खाता नम्बर उल्लेख गर्नु पर्नेछ, (क) अनुसूची-१२ वा अनुसूची-१३ बमोजिमको वैयक्तिक वा संस्थागत विवरण,
- (ख) निवेदक प्राकृतिक व्यक्ति भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा गैर आवासीय नेपालीको हकमा सो को परिचय पत्र
- (ग) निवेदक कम्पनी वा संस्था भएमा दर्ता प्रमाणको प्रतिलिपि,
- (घ) निवेदककम्पनी वा संस्था भएमा खाता संचालनका लागि अख्तियारनामा,
- (ङ) निवेदक कम्पनी वा संस्थाको संचालक समितिको निर्णय,
- (च) हितग्राही नाबालक भएमा संरक्षकत्व खुल्ने कागजात ।
- (३) प्राप्त निवेदनको जाँचबुझ गरी निक्षेप सदस्यले अनुसूची-१४ बमोजिमको खाता खोल्ने शुल्क लिई खाता खोलीदिनुपर्नेछ र खाता खोल्दा अनुसूची-१५ बमोजिमको सम्झौता गर्नुपर्नेछ ।
- (४) उपविनियम (३) बमोजिमको खाता खोल्नु अघि निक्षेप सदस्यले सम्बन्धित हितग्राहीको आवश्यक विवरण केन्द्रीय निक्षेप प्रणालीमा प्रविष्टि गर्नुपर्नेछ र यसरी प्रविष्टि गरिसकेपछि प्रणालीबाट उत्पन्न हुने हितग्राही खाता नम्बर सम्बन्धित हितग्राहीलाई उपलब्ध गराउनु पर्नेछ ।
- (५) निक्षेप सदस्यले प्रत्येक हितग्राहीको नाममा छुट्टा छुट्टै खाता खोली प्रत्येक खाताको छुट्टा छुट्टै व्यवस्थापन गर्नु पर्नेछ र प्रत्येक हितग्राहीको धितोपत्रलाई अन्य हितग्राही वा निक्षेप सदस्य वा आफ्नै धितोपत्रसँग नमिसाई राख्ने व्यवस्था गर्नु पर्नेछ ।
- (६) संयुक्तरूपमा धितोपत्र ग्रहण गरेको अवस्थामा धितोपत्रधनीहरूको सम्झौताको आधारमा कुनै एक धितोपत्र धनीको नाममा खाता खोली अभौतिकीकरण गर्न सकिनेछ ।
- (७) निक्षेप सदस्यले आफ्नो लागि समेत यस विनियम बमोजिमको हितग्राही खाता खोल्न सक्नेछ ।
- ६ (८) हितग्राहीले आफ्नो खातामा भएको कारोबारको जानकारी अनलाईन मार्फत् हेर्ने सुविधा लिन चाहेमा वार्षिक रूपमा पचास रुपैयाँ शुल्क भुक्तानी गरी सिडिएससिले निक्षेप सदस्यलाई व्यवस्था गरेको सफ्टवेयर मार्फत् त्यस्तो सुविधा लिन सक्नेछ ।
- ९ (९) उपविनियम (८) बमोजिम हितग्राहीले भुक्तान गरेको शुल्कको पचास प्रतिशत रकम निक्षेप सदस्यले सिडिएससिलाई बुझाउनु पर्नेछ ।

२१. राफसाफ खाता सम्बन्धी व्यवस्था : (१) धितोपत्र बजारमा कारोबार गर्ने सदस्यदलाल, बजार निर्माताले अभौतिक रूपमा रहेका धितोपत्रहरूको राफसाफ प्रयोजनका लागि कुनै एक निक्षेप सदस्य मार्फत् राफसाफ खाता खोल्नु पर्नेछ,

- (२) उपविनियम (१) बमोजिम खाता खोल्दा निवेदन साथ देहाय बमोजिमको विवरण तथा कागजात पेश गर्नु पर्नेछ,
- (क) कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) बोर्डबाट प्राप्त अनुमतिपत्रको प्रमाणित प्रतिलिपि,

° धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

६ धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

९ धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

- (ग) खाता संचालनको अख्तियारनामा,
- (घ) संचालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि,
- (ङ) धितोपत्र बजारबाट प्राप्त सदस्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
- (३) प्राप्त निवेदनको जाँचबुझ गरी निक्षेप सदस्यले अनुसूची- १४ बमोजिमको खाता खोल्ने शुल्क लिई अनुसूची- २२ बमोजिमको सम्भौता गर्नु पर्नेछ ।
- (४) राफसाफ खाता खोल्दा निक्षेप सदस्यले धितोपत्र दलाल, बजार निर्माताको लागि अस्थायी राफसाफ खाता समेत खोल्दिनु पर्नेछ ।
- (५) धितोपत्र दलाल, बजार निर्माता आफैँ निक्षेप सदस्य रहेको अवस्थामा उक्त धितोपत्र दलाल, बजार निर्माताले कारोबार राफसाफ प्रयोजनका लागि स्वयंले आफ्नै नाममा राफसाफ खाता खोली कार्य गर्न सक्नेछ ।
- (६) सिडिएससिले राफसाफ प्रयोजनका लागि प्रत्येक धितोपत्र दलाल, बजार निर्माताका लागि पूर्व भुक्तान खाता (Early Pay-in Account) खोल्दिनु सक्नेछ ।
- (७) राफसाफ खाता खोलेको जानकारी निक्षेप सदस्यले सम्बन्धित धितोपत्र बजार तथा सिडिएससिलाई दिनु पर्नेछ ।
- (८) विनियम बमोजिम राफसाफ प्रयोजनका लागि धितोपत्र दलाल, बजार निर्माताले एक भन्दा बढी खाता खोल्न सक्ने छैन ।
- (९) सिडिएससिले राफसाफ प्रयोजनका लागि आवश्यकता अनुसार आफ्नो नाममा एक वा एक भन्दा बढी खाता खोल्न सक्नेछ ।

२२. **अभौतिकीकरणका लागि निवेदन दिनुपर्ने:** (१) हितग्राहीले आफुसँग भौतिक रुपमा रहेको धितोपत्रको अभौतिकीकरणका लागि अनुसूची-१६ को ढाँचामा अभौतिकीकरण गर्नुपर्ने धितोपत्रको प्रमाणपत्र सहित आफ्नो निक्षेप खाता रहेको निक्षेप सदस्य समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) निक्षेप सदस्यले उपविनियम (१) बमोजिम निवेदन साथ प्राप्त भएको धितोपत्रको विवरण उल्लेख गरी सो को निस्सा निवेदकलाई दिनुपर्नेछ ।
- (३) निक्षेप सदस्यले उपविनियम (१) बमोजिम प्राप्त निवेदन आवश्यक जाँचबुझ गरी निक्षेप प्रणालीमा निवेदन बमोजिमको धितोपत्रको विवरण प्रविष्टि गरी प्रत्येक भौतिक प्रमाणपत्रको अग्रपृष्ठमा “अभौतिकीकरणको लागि सुम्पेको (SURRENDER FOR DEMATERIALIZATION)” शब्द उल्लेख भएको मिति सहितको छाप लगाई निवेदन प्राप्त भएको ७ (सात) कार्यदिन भित्र निवेदन तथा कागजात सम्बन्धित संगठित संस्था वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि समक्ष पठाउनु पर्नेछ ।
- (४) सम्बन्धित संगठित संस्था वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले निक्षेप सदस्यबाट उपविनियम (३) बमोजिमको निवेदन प्राप्त भएको तीन कार्यदिन भित्र निवेदनसाथ प्राप्त कागजात तथा धितोपत्र प्रमाणपत्रको जाँचबुझ गरी अभौतिकीकरण गर्न योग्य भएमा अभौतिकीकरणका लागि स्वीकृत गरी सो को जानकारी निक्षेप सदस्यलाई दिनेछ ।
- (५) निक्षेप सदस्यले उपविनियम (४) बमोजिम अभौतिकीकरण भएको धितोपत्र सम्बन्धित निवेदकको खातामा जम्मा गरी सो को विवरण (स्टेटमेण्ट) सहितको जानकारी सम्बन्धित निवेदकलाई दिनुपर्नेछ ।

(६) सम्बन्धित संगठित संस्था वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले उपविनियम (४) बमोजिम जाँचबुझ गर्दा धितोपत्र अभौतिकीकरणको लागि योग्य नदेखिएमा सो को कारण खुलाई निक्षेप सदस्यलाई जानकारी दिनुपर्नेछ र सो जानकारी निक्षेप सदस्यले सम्बन्धित निवेदकलाई दिनुपर्नेछ ।

^{१०}(६क) कुनै संगठित संस्था वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि वा निक्षेप सदस्यले पद्धतिमा गलत प्रविष्ट गरेको विवरण रुजु र प्रमाणित गरी सो सच्याउनका लागि सिडिएससिमा गलत प्रविष्टी र सच्याउनु पर्ने विवरण उल्लेख गरी निवेदन दिन सक्नेछ । त्यस्तो निवेदन प्राप्त भएमा सिडिएससिले त्यस्तो निवेदन जाँचबुझ गर्दा सही ठहरिएमा प्रति संशोधन एक सय रुपैयाँ शुल्क लिई त्रुटी सच्याउनको लागि सहमति दिन सक्नेछ ।

२३. धितोपत्रको अभौतिक रुपमा बाँडफाँड: ^{११}(१) निष्काशन तथा बिक्री प्रबन्धकले संगठित संस्थाको धितोपत्रको सार्वजनिक तथा अन्य निष्काशन गर्ने क्रममा आवेदकले आवेदनमा उल्लेख गरेको हितग्राही खाता नम्बर तथा विवरण रुजु गर्ने प्रयोजनका लागि सो सम्बन्धी विवरण सहित अनुसूची-२१को बुँदा नं(३) बमोजिमको प्रारम्भिक निष्काशन प्रमाणित शुल्क सहित सिडिएससिलाई अनुरोध गर्नेछ ।

(२) उपविनियम (१) बमोजिम अनुरोध प्राप्त भएमा सिडिएससिले सम्बन्धित हितग्राहीको खाता नम्बर तथा विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई उपलब्ध गराउनेछ ।

^{१२}(३) संगठित संस्थाबाट कुनै हितग्राहीको नाममा अभौतिक रुपमा धितोपत्र बाँडफाँड भएको जानकारी सिडिएससिमा प्राप्त भएमा सो संगठित संस्थाबाट सिडिएससिले अनुसूची-२१ को बुँदा नं (४) बमोजिमको प्रारम्भिक निष्काशन प्रमाणित शुल्क लिई सम्बन्धित हितग्राहीको खातामा त्यस्तो धितोपत्र जम्मा गरिदिनेछ र सो को जानकारी सम्बन्धित निक्षेप सदस्यलाई दिनेछ ।

(४) सिडिएससिले उपविनियम (३) बमोजिम अभौतिक रुपमा बाँडफाँड भएको धितोपत्रका सम्बन्धमा त्यस्तो हितग्राहीको परिचय एवं अस्तित्व स्थापित गर्न नसकेमा त्यस्तो अनुरोध इन्कार गरी सो को जानकारी सम्बन्धित संगठित संस्थालाई दिनेछ ।

^{१३}(५) संगठित संस्थाले कुनै संस्थागत लाभ हितग्राहीको खातामा वितरण गर्दा सिडिएससिले अनुसूची-२१ बमोजिमको संस्थागत लाभ शुल्क लिई संगठित संस्थाले प्रविष्टी गरेको विवरण रुजु गरी स्वीकृत गर्नेछ ।

^{१४}(६) निष्काशनकर्ताले जारी गर्ने हकप्रद तथा बोनस शेयर अभौतिकृत रुपमा सोभै हितग्राहीको खातामा प्रदान गर्न, प्राथमिक निष्काशन अभौतिक रुपमा जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकलाई आवेदकको व्यक्तिगत विवरण तथा हितग्राही खाता नम्बर सजिलै उपलब्ध गराउन तथा रुजु गर्न सिडिएससिले उपलब्ध गराएको सफ्टवेयर अनुसूची-२१ बमोजिमको शुल्क तिरी प्रयोग गर्न सक्नेछ ।

^{१०} धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

^{११} धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

^{१२} धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

^{१३} धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

^{१४} धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

२४. **पुनःभौतिकीकरणका लागि निवेदन दिनुपर्ने:** (१) हितग्राहीले आफ्नो खातामा अभौतिक रुपमा रहेको सम्पूर्ण वा आंशिक धितोपत्रको पुनःभौतिकीकरण गर्न चाहेमा अनुसूची-१७ को ढाँचामा अनुसूची-१४ बमोजिमको पुनःभौतिकीकरण शुल्क सहित निक्षेप सदस्य समक्ष निवेदन दिनु पर्नेछ ।
- (२) हितग्राहीबाट पुनःभौतिकीकरणको लागि निवेदन प्राप्त भएमा निक्षेप सदस्यले जाँचबुझ गरी हितग्राही खातामा धितोपत्र कायम रहेको पाईएमा सो निवेदन स्वीकार गर्नेछ र हितग्राहीको खातामा पुनःभौतिकीकरण गर्नु पर्ने धितोपत्रको संख्या रोक्का गरी सिडिएससिलाई सुचित गराउनु पर्नेछ ।
- ^{१५} (३) निक्षेप सदस्यले हितग्राहीबाट धितोपत्रको पुनःभौतिकीकरणको लागि अनुरोध प्राप्त भए पछि संगठित संस्था वा सम्बन्धित रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले पन्ध्र दिन भित्र केन्द्रीय निक्षेप प्रणालीमा प्रविष्ट गरेको पुनःभौतिकीकरणको अनुरोध बमोजिम रुजु गरी हितग्राहीको डिम्याट खाताबाट मौज्जात घटाई पुनःभौतिकीकरण गरी अनुसूची-२७ बमोजिमको ढाँचामा धितोपत्रको भौतिक प्रमाणपत्र सम्बन्धित हितग्राहीलाई उपलब्ध गराई सो को जानकारी सिडिएससिलाई दिनु पर्नेछ ।
- (४) उपविनियम (३) बमोजिमको अनुरोध प्राप्त भए पछि संगठित संस्था वा सम्बन्धित रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले पन्ध्र दिन भित्र भौतिकीकरण गरिएको धितोपत्रको प्रमाणपत्र सम्बन्धित हितग्राहीलाई उपलब्ध गराई सिडिएससिलाई जानकारी गराउनुपर्नेछ । यसरी जानकारी प्राप्त भएपछि सिडिएससिले निक्षेप सदस्य र हितग्राहीको खाताबाट पुनःभौतिकीकरण गरिएको धितोपत्र घटाउनेछ ।

२५. **खाता रोक्का तथा फुकुवा:** (१) हितग्राहीले आफ्नो खाता रोक्का राख्न वा रोक्का रहेको खाता फुकुवा गर्न चाहेमा अनुसूची-१४ बमोजिमको खाता रोक्काशुल्क सहित अनुसूची-१८ को ढाँचामा निक्षेप सदस्य समक्ष निवेदन दिनुपर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम खाता रोक्का वा फुकुवाको निवेदन प्राप्त भएमा निक्षेप सदस्यले आवश्यक जाँचबुझ गरी खाता रोक्का वा फुकुवा गर्नेछ र सो को जानकारी सिडिएससिलाई दिनेछ ।
- (३) यस विनियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकार, अदालत, बोर्ड वा कानून अनुसार अख्तियार प्राप्त अधिकारीको आदेश बमोजिम सिडिएससि वा निक्षेप सदस्यले हितग्राहीको खाता रोक्का राख्न सक्नेछ ।
- (४) उपविनियम (३) बमोजिम खाता रोक्का राख्नका लागि सम्बन्धित हितग्राही यकिन हुने गरी परिचय खुल्न नसकेको अवस्थामा सिडिएससि वा निक्षेप सदस्य खाता रोक्का गर्न बाध्य हुने छैन ।
- (५) सिडिएससिले निक्षेप सदस्यको आफ्नै नामबाट खोलेको खाता निम्न अवस्थामा रोक्का वा फुकुवा गर्न निर्देशन दिन सक्नेछ :-
- (क) नेपाल सरकार, अदालत, बोर्ड वा अन्य कुनै कानून बमोजिम अख्तियार प्राप्त निकायले प्रचलित कानून बमोजिम जारी गरेको आदेशमा उल्लेख भएअनुसार,

^{१५} धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधित

- (ख) निक्षेप सदस्य दामासाहीमा परेमा, टाट पल्टेमा वा विघटन हुने भएमा,
 (ग) ऋण दिने संस्थाले ऋण असुली प्रयोजनको लागि खाता रोक्का वा फुकुका गर्न अनुरोध गरेमा ।
- (६) नेपाल सरकार, अदालत, बोर्ड वा कानून अनुसार अख्तियार प्राप्त अधिकारीको वा निकायले खाता रोक्काको लागि जारी गरेको आदेश बदर गरेमा वा फुकुवा गर्न आदेश दिएमा उक्त खाता फुकुवा गरिनेछ । तर खाता रोक्का हुँदा हितग्राहीको तर्फबाट निक्षेप सदस्यले रोक्का फिर्ता नगरेसम्म खाताबाट हटाउने वा अन्य कुनै कारोबार गर्नेछैन यद्यपि निक्षेप सदस्यले रोक्का खातामा संस्थागत गतिविधिद्वारा प्राप्त संस्थागत लाभ जम्मा गर्नेछ ।

२६. धितो बन्धकी सम्बन्धी: (१) हितग्राहीको खातामा रहेको धितोपत्रको धितो बन्धकी लिने संस्थाको सिडिएससिमा खाता रहेको हुनुपर्नेछ ।

- (२) धितो बन्धकी लिने संस्थाले धितो बन्धकी लिखतको प्रतिलिपि तथा अनुसूची-१४ बमोजिमको धितोपत्र बन्धकी शुल्क सहित अनुसूची-१९ को ढाँचामा निक्षेप सदस्य समक्ष निवेदन दिनुपर्नेछ ।
- (३) उपविनियम (२) बमोजिमको निवेदन प्राप्त गरेपछि निक्षेप सदस्यले आवश्यक जाँचबुझ गरी हितग्राहीको खातामा रहेको धितोपत्र माग भए बमोजिम रोक्का हुने गरी व्यवस्थित गरी दिनु पर्नेछ ।
- (४) धितो बन्धकी लिने संस्थाबाट धितो बन्धकी खारेज वा निखनेको जानकारी नदिएसम्म श्रृजित धितो बन्धकी फुकुवा गरिने छैन ।
- (५) धितो बन्धकी लिखतको उल्लंघन भएको पर्याप्त आधार सहित धितो बन्धकी लिने संस्थाले धितो बन्धकी रहेको धितोपत्र आफ्नो नाममा सार्न निक्षेप सदस्य समक्ष निवेदन दिएमा निक्षेप सदस्यले आवश्यक जाँचबुझ गरी त्यस्तो धितोपत्र धितो बन्धकी लिने संस्थाको खातामा सारिदिनेछ र सो को जानकारी सम्बन्धित हितग्राहीलाई दिनेछ ।

२७. हितग्राहीको खाता बन्द : (१) हितग्राहीले आफ्नो खाता बन्द गर्न चाहेमा अनुसूची-२० को ढाँचामा निक्षेप सदस्य समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) उपविनियम (१) बमोजिम निवेदन प्राप्त भएमा निक्षेप सदस्यले उक्त हितग्राहीको खातामा धितोपत्र मौज्दात नरहेको तथा कुनै शुल्क वा दस्तुर भुक्तानी गर्न बाँकी नरहेको यकिन गरेर खाता बन्द गरिदिनु पर्नेछ ।
- (३) आफ्नो खातामा धितोपत्र मौज्दात भएको हितग्राहीको खाता बन्द गर्नका लागि उक्त धितोपत्र पुनःभौतिकीकरण गरेर वा अन्य निक्षेप सदस्यसँग रहेको निजको खातामा सारेर मात्र बन्द गर्नुपर्नेछ ।
- (४) विनियमावलीमा जुनसुकै कुरा लेखिएको भएतापनि हितग्राहीको खातामा रहेको धितोपत्र धितो बन्धकी रहेको वा खाता रोक्का रहेको अवस्थामा हितग्राहीको खाता बन्द हुने छैन ।

२८. हितग्राहीसँगको सम्भौता समाप्ति: (१) देहायको कुनै अवस्था भएमा निक्षेप सदस्यले हितग्राहीसँगको सम्भौता समाप्त गर्न सक्नेछ:

- (क) यस विनियमावली अनुसारको शुल्क वा दस्तुर भुक्तानी माग भएको तीस दिनभित्र भुक्तानी हुन नसकेमा,
- (ख) अभौतिकीकरणको लागि पेश गरेका प्रमाणपत्र वा अन्य लिखत कित्ते नक्कली भएमा वा चोरिएको भएमा वा कित्तेबाट प्राप्त भएको वा नेपाल सरकार, अदालत, बोर्ड वा कानून अनुसार अख्तियार प्राप्त अधिकारी वा निकायले हस्तान्तरणमा रोक लगाएको भएमा,
- (ग) कुनै प्रकारको खराब आचरण वा व्यवहार भएबाट धितोपत्रको निक्षेप सेवा प्रदान गर्न उपयुक्त नदेखिएको प्रमाणित भएमा ।
- (२) उपविनियम (१) को खण्ड (क) बमोजिमको अवस्था परि निक्षेप सदस्यले सम्झौता समाप्त गरेकोमा हितग्राहीबाट लिनुपर्ने शुल्क दस्तुर भुक्तानी लिई निजको इच्छा अनुसार निजको खातामा कायम रहेको धितोपत्र अन्य निक्षेप सदस्यसँग रहेको खातामा हस्तान्तरण गरी वा पुनःभौतिकीकरण गरी विनियममा तोकिएको तरिका अनुसारको हितग्राहीको खाता बन्द गर्न सक्नेछ ।
- (३) निक्षेप सदस्यले कुनै कारण उल्लेख नगरी सम्झौता समाप्त गरेमा वा हितग्राहीको कुनै गल्ती नभई निक्षेप सदस्यको कारणबाट सम्झौता समाप्त हुन गएमा अन्य निक्षेप सदस्यसँग रहेको हितग्राहीको खातामा धितोपत्र हस्तान्तरण वा पुनःभौतिकीकरण गर्दा लागेको लागत शुल्क र खर्च निक्षेप सदस्यले व्यहोर्नु पर्नेछ ।
- (४) हितग्राही र निक्षेप सदस्य बीचको सम्झौता समाप्त भएतापनि उक्त सम्झौता समाप्त हुनु अघि श्रृजित अधिकार तथा दायित्वबाट सम्बन्धित पक्षले उन्मुक्ति पाउने छैन ।

परिच्छेद-५

धितोपत्र हस्तान्तरण सम्बन्धी व्यवस्था

२९. **धितोपत्र बजारमा कारोबार भएका धितोपत्रको हस्तान्तरण:** (१) धितोपत्र बजारमा भएको कारोबारको राफसाफ प्रयोजनका लागि हितग्राहीले आफ्नो खाताबाट धितोपत्र दलालको राफसाफ खातामा वा पूर्व भुक्तान खाता वा धितोपत्र दलालको राफसाफ खाता मार्फत् सिडिएससिमा धितोपत्र जम्मा गर्नका लागि अनुसूची-२३ बमोजिमको ढाँचामा सम्बन्धित निक्षेप सदस्यलाई निर्देशन पुर्जा जारी गर्नु पर्नेछ । सम्बन्धित हितग्राहीले यस प्रयोजनको लागि विद्युतीय रुपमा पनि अनुरोध गर्न सक्नेछ ।
- ^{१६} (१क) कुनै निक्षेप सदस्य वा सदस्य दलालले कारोबारको सम्बन्धमा देहायको कुनै त्रुटी गरेमा निजले त्यस्तो त्रुटी सच्याउनको लागि प्रमाण सहित सिडिएससिमा निवेदन दिनु पर्नेछ र त्यसरी प्राप्त निवेदनको जाँचबुझ गर्दा व्यहोरा साँचो देखिएमा कैफियतमा जनाई सिडिएससिले प्रति संशोधन एक सय रुपैयाँ शुल्क लिई त्रुटी सच्याउन र अन्य हितग्राहीको खातामा जम्मा हुन गएको धितोपत्र सम्बन्धित हितग्राहीको नाममा जम्मा गर्न सहमति दिन सक्नेछ ।
- (क) कुनै एक हितग्राहीको खातामा जम्मा गर्नु पर्ने धितोपत्र अन्य कुनै हितग्राहीको खातामा जम्मा हुन गएको,
- (ख) हितग्राहीको नाम, नागरिकता प्रमाणपत्र नम्बर, सेटलमेन्ट आई.डी., आई एस आई एन, शेयर संख्या उल्लेखनमा त्रुटी भएमा,

^{१६} धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

- (ग) पद्धतिमा उल्लेख गर्नु पर्ने हितग्राही परिचय नम्बर गलत उल्लेख गरी प्रविष्ट भएको,
- (घ) क्लाइन्टकोड दोहोरो हुने गरी प्रविष्टी भएको,
- (ङ) दर्ता किताब बन्दको समयमा राफसाफ सदस्यले सम्बन्धित खरिदकर्ताको खातामा शेयर हस्तान्तरण गर्नु पर्नेमा कुनै संगठित संस्थाले जारी गरेको संस्थागत लाभ राफसाफ खातामा जम्मा गरेको ।
- (२) निक्षेप सदस्यले उपविनियम (१) बमोजिम प्राप्त निर्देशन पुर्जीको आवश्यक जाँचबुझ गरी निर्देशन पुर्जीमा उल्लेख भए बमोजिमको आदेश केन्द्रीय निक्षेप प्रणालीमा प्रविष्टी गरी सम्बन्धित धितोपत्र दलालको राफसाफ खाता वा पूर्व भुक्तान खाता वा सिडिएससिको राफसाफ खातामा जम्मा गर्नुपर्नेछ ।
- (३) निक्षेप सदस्यले उपविनियम (२) बमोजिम आदेश प्रविष्टि गर्नु अघि उक्त हितग्राहीको खातामा आवश्यक धितोपत्रको मौज्जात रहेको यकिन गर्नु पर्नेछ ।
- (४) धितोपत्र दलालले कारोबार सम्पन्न भए पश्चात् राफसाफ खातामा जम्मा हुन आएका धितोपत्रहरु राफसाफको लागि निर्धारण गरिएको समय भित्र राफसाफका लागि खोलिएको सिडिएससिको खातामा जम्मा गर्नुपर्नेछ ।
- (५) उपविनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र दलालले अनुसूची-२३ बमोजिमको ढाँचामा निर्देशन पुर्जी जारी गरी राफसाफ प्रयोजनका लागि प्राप्त धितोपत्र निर्धारित समय अगावै राफसाफ खाताबाट घटाईपूर्व भुक्तान खातामा जम्मा गर्न सक्नेछ ।
- (६) धितोपत्र कारोबारको राफसाफ सम्पन्न भएपश्चात् सिडिएससिले राफसाफका लागि खोलिएको खातामा रहेका धितोपत्रहरु सम्बन्धित खरिदकर्ता धितोपत्र दलालको राफसाफ खातामा जम्मा गरी दिनेछ ।
- ^{१७} (७) उपविनियम (६) बमोजिम खरिदकर्ता धितोपत्र दलालको राफसाफ खातामा प्राप्त धितोपत्रहरु सम्बन्धित खरिदकर्ता हितग्राहीको खातामा जम्मा गर्नका लागि अनुसूची-२३ बमोजिमको ढाँचामा सम्बन्धित निक्षेप सदस्यलाई निर्देशन पूर्जी जारी गर्नुपर्नेछ । त्यसरी प्राप्त निर्देशन पूर्जी बमोजिम निक्षेप सदस्यले हितग्राहीको खातामा धितोपत्र जम्मा गरिदिनु पर्नेछ वा खरिदकर्ता धितोपत्र दलालले आफ्नो राफसाफ खातामा प्राप्त धितोपत्रहरु सम्बन्धित खरिदकर्ता हितग्राहीको खातामा जम्मा गर्न विद्युतीय रुपमा पनि निर्देशन दिन सक्नेछ । तर, धितोपत्र दलालले सिडिएससिको राफसाफ खाताबाट सम्बन्धित हितग्राहीको खातामा धितोपत्र सोभै जम्मा गर्न चाहेमा सोही बमोजिमको व्यहोरा खोली सिडिएससिमा निवेदन दिई सिडिएससिको स्वीकृतिमा हितग्राहीको खातामा जम्मा गर्न सक्नेछ ।
- (८) धितोपत्र दलालको राफसाफ खातामा सिडिएससिको राफसाफ खाताबाट जम्मा हुन आएको धितोपत्र सम्बन्धित हितग्राहीको खातामा जम्मा गर्नुपर्ने सम्बन्धमा निश्चित समयावधी तोक्यो समय समयमा सिडिएससिले धितोपत्र दलाललाई निर्देशन दिन सक्नेछ ।
- (९) हितग्राहीले आफ्नो दायित्व पुरा नगरेको कारणबाट धितोपत्र दलालले उपविनियम (७) बमोजिम हितग्राहीको खातामा धितोपत्र जम्मा गर्न नसक्ने अवस्था आएमा त्यस्तो धितोपत्र उक्त दलालले आफ्नो निक्षेप सदस्यलाई निर्देशन पुर्जी जारी गरी आफ्नो अस्थायी राफसाफ

^{१७} धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधित

खातामा जम्मा गर्नुपर्नेछ, र सो गर्नुको कारण खुलाई सिडिएससि र धितोपत्र बजारलाई जानकारी दिनु पर्नेछ ।

- (१०) हितग्राहीले आफ्नो दायित्व पुरा गरे पश्चात् उपविनियम (९) बमोजिम धितोपत्र दलालले आफ्नो अस्थायी राफसाफ खातामा जम्मा गरेको धितोपत्र सम्बन्धित हितग्राहीलाई उपलब्ध गराई सो को जानकारी सिडिएससि र धितोपत्र बजारलाई दिनु पर्नेछ ।
- (११) धितोपत्र दलालको राफसाफ खाता वा अस्थायी राफसाफ खातामा कुनै हितग्राहीले प्राप्त गर्नु पर्ने संस्थागत लाभ जम्मा हुन आएमा सम्बन्धित हितग्राहीको खातामा सो लाभ जम्मा गराउने जिम्मेवारी सम्बन्धित धितोपत्र दलालको हुनेछ, र यसरी जम्मा गरेको सम्बन्धमा सिडिएससिलाई जानकारी दिनु पर्नेछ ।
- (१२) धितोपत्र बजारमा कारोबारका लागि धितोपत्र दलालको राफसाफ खातामा जम्मा भएका धितोपत्र धितोपत्र बजारमा कारोबार हुन नसकेमा धितोपत्र दलालले सम्बन्धित हितग्राहीको खातामा फिर्ता गरिदिनु पर्नेछ ।

३०. अन्य हस्तान्तरण: (१) धितोपत्र बजारमा सूचीकृत नभएका वा धितोपत्र बजारको कारोबार पद्धति बाहिर कारोबार गर्न स्वीकृती प्राप्त धितोपत्रको कारोबार भएमा त्यस्तो धितोपत्रको हस्तान्तरणका लागि सम्बन्धित धितोपत्र व्यवसायी वा हितग्राहीले अनुसूची-२४ को ढाँचामा निक्षेप सदस्य समक्ष निवेदन पेश गर्नु पर्नेछ ।

- (२) उपविनियम (१) बमोजिमको निवेदनमा देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछ ।
 - (क) दुवै पक्ष बीच खरिद विक्री भएको तथा लेनदेन भएका पुष्टाई गर्ने कागजात,
 - (ख) माग गरिएको अन्य आवश्यक कागजातहरु ।
- (३) उपविनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी निक्षेप सदस्यले धितोपत्र हस्तान्तरणको व्यवस्था गर्नेछ ।
- (४) घरायसी नामसारी, अंशबण्डाबाट प्राप्त धितोपत्र, अदालतको निर्णयबाट हक हुन आएका धितोपत्र तथा धितोपत्र धनीको मृत्यु पश्चात् हकवालामा सर्ने धितोपत्रको हस्तान्तरणका लागि सम्बन्धित पक्षले अनुसूची-२५(क) वा २५(ख)बमोजिम निवेदन तथा शुल्क सहित निक्षेप सदस्य समक्ष निवेदन दिनुपर्नेछ ।
- (५) उपविनियम (४) बमोजिमको निवेदनकासाथ देहायको विवरण तथा कागजात समेत संलग्न गर्नुपर्नेछ,
 - (क) अंशबण्डाबाट प्राप्त धितोपत्रको हस्तान्तरणको लागि देहाय अनुसारका कागजातहरु २/२ प्रति पेश गर्नु पर्नेछ :
 १. लिने दिनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
 २. मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपि,
 ३. माग गरिएको अन्य आवश्यक प्रमाणित कागजात ।
 - (ख) मृत्यु नामसारी गर्नको लागि देहाय बमोजिमका कागजातहरु २/२ प्रति पेश गर्नु पर्नेछ:
 १. मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
 २. मृतकको नागरिकता प्रमाणित प्रतिलिपि,
 ३. हकवालाको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

४. नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
 ५. हकवालाको मञ्जुरीनामा ।
- (ग) एकाघर परिवार भित्रको तीन पुस्ता भित्र घरायसी नामसारी गर्नको लागि देहाय बमोजिमका कागजातहरु २/२ प्रति पेश गर्नु पर्नेछ :
१. शेयर नामसारी गरी लिने तथा शेयर नामसारी गरी दिने दुवैको निवेदन,
 २. ३ (तीन) पुस्ता भित्रको परिवार देखिने कागजात,
 ३. शेयर लिने तथा दिने दुबैको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि,
 ४. शेयरको सक्कल प्रमाणपत्र,
 ५. शेयर लिने तथा दिने बीचको नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि,
- (घ) अदालतको फैसलाबाट हक हुन आउनेका लागि देहाय बमोजिमको कागजातहरु २/२ प्रति पेश गर्नु पर्नेछ :
१. फैसलाको प्रमाणित प्रतिलिपि,
 २. हककायम गराई ल्याउनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
 ३. अदालतको चलान पुर्जी ।
- (ङ) उपविनियम (४) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी निक्षेप सदस्यले प्रणालीमा निवेदन अनुसार प्रविष्टी गर्नु पर्नेछ ।

परिच्छेद-६

अभिलेख तथा विवरण प्रवाह

३१. **अभिलेख राख्नुपर्ने:** (१) प्रत्येक निक्षेप सदस्यले देहाय बमोजिमको अभिलेख र कागजात व्यवस्थित राख्नु पर्नेछ :-

- (क) हितग्राहीको पहिचान सम्बन्धी विवरण तथा सो को पुष्टि गर्ने कागजात,
 - (ख) धितोपत्रको भौतिककरण तथा अभौतिककरण सम्बन्धी विवरण र हितग्राहीलाई उपलब्ध गराइएको खाताको विवरणहरु,
 - (ग) प्रत्येक हितग्राहीको तर्फबाट सिडिएससिमा भएको कारोबारको अभिलेख तथा कारोबारका लागि प्राप्त निवेदन आदेश,
 - (घ) धितो बन्धकी, खाता रोक्का तथा फुकुवा, खाता बन्द तथा खारेज सम्बन्धी विवरण,
 - (ङ) निक्षेप सदस्यले सिडिएससि तथा अन्य सरोकारवालासँग गरेका कारोबार सम्बन्धी विवरण तथा अभिलेख,
 - (च) हितग्राही खाता संचालन सम्बन्धमा सिडिएससिले समय समयमा तोकिएको अन्य विवरण तथा अभिलेख ।
- (२) निष्काशनकर्ता संगठित संस्था वा सम्बन्धित रजिष्ट्रारले आफुले निष्काशन गरेको धितोपत्रको अभौतिककरण तथा भौतिककरण सम्बन्धी विवरणको रुजु गरी अभिलेख राख्नु पर्नेछ ।
 - (३) निक्षेप सदस्यले अभिलेख र कागजातहरु कम्तीमा पाँच वर्ष सम्म सुरक्षित राख्नु पर्नेछ । तर, निक्षेप सदस्यले हितग्राहीको पहिचान सम्बन्धी विवरण सधैका लागि सुरक्षित राख्नुपर्नेछ ।

३२. **हिसाब मिलान:** (१) सिडिएससिले निक्षेप सदस्य र निष्काशनकर्ता संगठित संस्था वा सम्बन्धित रजिष्ट्रारको कारोबारको हिसाब मिलानका लागि सहजीकरण गर्नेछ ।

- (२) निक्षेप सदस्यले दैनिकरूपमा आफ्नो कारोबारको रुजु गरी हिसाब मिलान गर्नुपर्नेछ ।
- (३) सिडिएससिले निष्काशनकर्ता संगठित संस्था र सम्बन्धित रजिष्ट्रारलाई प्रत्येक दिनको अन्तमा अभौतिकरणमा कायम रहेको मौज्जात विवरणको जानकारी दिनेछ ।
- (४) निष्काशनकर्ता संगठित संस्था वा सम्बन्धित रजिष्ट्रारले उपविनियम (३) बमोजिमको विवरण रुजु तथा हिसाब मिलान गरी धितोपत्र सम्बन्धी विवरण अद्यावधिक बनाई राख्नु पर्नेछ ।
- (५) धितोपत्रको निक्षेप वा हस्तान्तरण सम्बन्धमा निक्षेप सदस्यबाट भुलवस कुनै त्रुटीपूर्ण कार्य भएमा सिडिएससिले सो त्रुटीलाई सच्याउन लगाउन सक्नेछ र यस्तो कार्यबाट हितग्राहीलाई कुनै आर्थिक हानी नोक्सानी भएमा सिडिएससिले उक्त निक्षेप सदस्यबाट सो हानी नोक्सानी पुरा गर्न लगाउन सक्नेछ ।
- (६) कुनैपनि हितग्राहीको खातामा निक्षेप सदस्यको तर्फबाट त्रुटिपूर्ण कारोबार वा कुनै त्रुटि भुलचुक वा हेलचेक्रयाईको कारणबाट खातामा सन्तुलन घटेमा सिडिएससिले उक्त निक्षेप सदस्यलाई सो बमोजिमको धितोपत्र पूरा गर्न लगाउन सक्नेछ ।
- (७) उपविनियम (५) बमोजिम धितोपत्र पुरा गर्न लगाएको अवस्थामा बजारमा उक्त धितोपत्र उपलब्ध नभएमा सिडिएससिले उक्त धितोपत्रको तत्कालिन बजार मूल्यलाई समेत आधार मानी सम्बन्धित हितग्राहीलाई नगद भुक्तानी दिन लगाउन सक्नेछ ।
- (८) निक्षेप सदस्य र निष्काशनकर्ता संगठित संस्था वा रजिष्ट्रारले यस विनियम तथा विनियम बमोजिमका सम्भौता अनुसारका कार्य नगरेबाट हितग्राहीलाई हानी नोक्सानी पुग्न गएमा सो को जिम्मेवारी सम्बन्धित निक्षेप सदस्य र निष्काशनकर्ता संगठित संस्था वा रजिष्ट्रारको हुनेछ ।

३३. **विवरण तथा जानकारीहरू पेश गर्नुपर्ने:** निक्षेप सदस्यले सिडिएससिस समक्ष देहायका विवरण तथा जानकारीहरू पेश गर्नुपर्नेछ,

- (क) नियमावलीको नियम २८ बमोजिमको लेखा परिक्षण प्रतिवेदन तथा वार्षिक प्रतिवेदन,
- (ख) लेखा परिक्षकको नियुक्ती गरेकोमा १५ (पन्ध्र)दिन भित्र सो को जानकारी,
- (ग) कार्यालय ठेगाना, संचालक, कार्यकारी प्रमुख तथा कम्पनी सचिव परिवर्तन भएमा यसरी परिवर्तन भएको तीन कार्य दिन भित्र सो सम्बन्धी जानकारी,
- (घ) कानून पालना अधिकारीको नियुक्ती तथा परिवर्तनसम्बन्धी जानकारी,
- (ङ) हितग्राहीबाट प्राप्त गुणासा तथा सो को समाधानसम्बन्धी जानकारी,
- (च) धितोपत्र निक्षेप तथा कारोबार संचालन सम्बन्धमा सिडिएससिले समय समयमा माग गरेका अन्य विवरणहरू,
- (छ) धितोपत्र बजारको सदस्य रहेका निक्षेप सदस्यको सदस्यता धितोपत्र बजारले स्थगन, निलम्बन वा खारेज गरेमा सो सम्बन्धी जानकारी,
- (ज) प्रत्येक निष्काशनकर्ताले सिडिएससिसमा धितोपत्र दर्ता गरेपछि धितोपत्र दर्ता किताब बन्द हुने मिति, दाखिल खारेज मिति, लाभांस वा ब्याज भुक्तानी मिति, साधारण सभा हुने मिति,

धितोपत्रको रकम फिर्ता वा ऋणपत्रको अवधि समाप्त हुने मिति, धितोपत्र परिणत मिति, वारेन्ट कार्यान्वयन हुने मिति आदि सम्बन्धमा सिडिएससिले समय समयमा माग गरे बमोजिम उपलब्ध गराउनु पर्नेछ ।

तर, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकबाट जारी धितोपत्रको सम्बन्धमा यस खण्डको व्यवस्था लागु हुने छैन ।

परिच्छेद-७

निरिक्षण तथा अनुगमन

३४. **निरीक्षण तथा अनुगमन गर्ने:** (१) निक्षेप सदस्यले ऐन, नियम, विनियम, निर्देशिका तथा निर्देशन बमोजिम धितोपत्र निक्षेप सम्बन्धी व्यवसाय संचालन गरे नगरेको सम्बन्धमा सिडिएससिले निरीक्षण तथा अनुगमन गर्नेछ ।
- (२) सिडिएससिले देहायका सम्बन्धमा निक्षेप सदस्यको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्नेछ,
- (क) हिसाब किताबको अभिलेख तथा विवरणहरु व्यवस्थित रूपमा राखे नराखेको सम्बन्धमा,
- (ख) निक्षेप सदस्यको क्रियाकलापसँग सम्बन्धित हितग्राही अन्य निक्षेप सदस्य वा अन्य व्यक्तिबाट प्राप्त गुनासा तथा उजुरीको समाधानका सम्बन्धमा,
- (ग) निक्षेप सदस्यका मामिला वा क्रियाकलाप सम्बन्धमा उत्पन्न परिस्थितिका कारणले उचित लागेको विषय ।
- (३) उपविनियम (२) बमोजिम निरीक्षणका लागि सिडिएससिले आवश्यक भएमा निक्षेप सदस्यसँग सम्बद्ध नरहेका बाह्य विज्ञ समेत नियुक्त गर्न सक्नेछ ।
- (४) यस विनियम बमोजिम सिडिएससिले निरीक्षण तथा अनुगमन गर्दा सम्बन्धित निक्षेप सदस्यलाई पुर्व सुचना दिई वा नदिई गर्न सक्नेछ ।
- (५) सिडिएससिले यस विनियम बमोजिम निरीक्षण तथा अनुगमन गर्दा निरीक्षण टोलीले माग गरे बमोजिमको कागजात, विवरण तथा धितोपत्र निक्षेपसँग सम्बन्धित हिसाब किताब, तथ्यांक तथा अभिलेख आदि बुझाउनु तथा निरीक्षण कार्यमा कुनै बाधा विरोध खडा नगरी आवश्यक सहयोग गर्नु निक्षेप सदस्य, यसका पदाधिकारी तथा कर्मचारीहरुको दायित्व हुनेछ ।
- (६) यस विनियम बमोजिम स्थलगत निरीक्षण गर्दा निरीक्षण सम्पन्न भएको पन्ध्र कार्य दिन भित्र सो सम्बन्धी प्रतिवेदन तयार गर्नुपर्नेछ ।
- (७) निरीक्षण तथा अनुगमनमा संलग्न अधिकारीले निरीक्षण तथा अनुगमनका क्रममा प्राप्त विवरण तथा जानकारीहरुको पूर्ण रूपमा गोप्यता कायम राख्नु पर्नेछ । तर, कानून बमोजिम कार्यान्वयन गर्ने निकायले माग गरेको अवस्थामा उक्त जानकारी, विवरण तथा प्रतिवेदन उपलब्ध गराउन सक्नेछ ।

परिच्छेद-८
अनुशासन तथा कारवाही सम्बन्धी व्यवस्था

३५. **अनुशासन तथा कारवाही:** (१) सिडिएससिले निक्षेप सदस्यलाई देहाय अनुसारको एक वा एक भन्दा बढी कारवाही गर्न सक्नेछ,
- (क) सचेत गराउने,
 - (ख) सुधारात्मक कार्यका लागि निर्देशन दिने,
 - (ग) हितग्राही खाता खोल्न रोक लगाउने,
 - (घ) निक्षेप सदस्यता निलम्बन वा खारेज गर्ने ।
- (२) उपविनियम (१) बमोजिम कारवाही गर्नु अघि कम्तीमा ७ (सात) दिनको समयावधी तोकिएको स्पष्टीकरण माग गर्नुपर्नेछ ।
- तर, उपविनियम (१) को खण्ड (क) र (ख) बमोजिमको कारवाही गर्दा स्पष्टीकरण माग गर्न अनिवार्य हुने छैन ।

३६. **निक्षेप सदस्यको निलम्बन:** (१) सिडिएससिले देहायको अवस्थामा निक्षेप सदस्यलाई बढीमा छ महिनाका लागि निलम्बन गर्न सक्नेछ :
- (क) नियमावलीको नियम २० बमोजिमको योग्यता कायम नभएको देखिएमा,
 - (ख) निक्षेप सदस्यले बोर्ड वा सिडिएससिको निर्देशन बारम्बार उलंघन गरेमा,
 - (ग) निक्षेप सदस्यले ऐन, नियम, विनियम तथा निर्देशिका र यस विनियमावली बमोजिमको सम्झौतामा रहेका प्रावधानहरूको पालना नगरेमा ।
- (२) उपविनियम (१) बमोजिम निलम्बन भएमा निक्षेप सदस्यको अवस्था देहाय बमोजिम हुनेछ :-
- (क) निक्षेप सदस्यको हैसियतले सिडिएससिबाट प्राप्त गर्ने सम्पूर्ण अधिकारबाट वञ्चित र बन्देज हुनेछ,
 - (ख) निक्षेप सदस्य निलम्बनमा रहँदा निजको निलम्बनको कारणले हितग्राहीको अधिकारलाई कुनै प्रभाव पार्ने छैन,
 - (ग) निक्षेप सदस्यको निलम्बनको कारणले अन्य कुनै पनि निक्षेप सदस्य र निज उपर कुनै पनि दावी गर्ने अधिकारलाई प्रभाव पार्ने छैन,
 - (घ) निक्षेप सदस्यको निलम्बनले धितोपत्र बन्धकी राख्ने हितग्राहीको तर्फबाट धितोपत्र बन्धकी लिनेको अधिकारमा कुनै प्रभाव पार्ने छैन,
 - (ङ) निक्षेप सदस्यले निलम्बनमा रहेको अवधिमा सिडिएससिको निर्देशन बमोजिम बाँकी रहेको दायित्व तथा जिम्मेवारी पूरा गर्नु पर्नेछ ।
 - (च) निक्षेप सदस्यले निलम्बन अवधिभर सिडिएससिसँग वा अन्य निक्षेप सदस्य मार्फत् व्यवसायिक कारोबार गर्न पाउने छैन,
 - (छ) निक्षेप सदस्य निलम्बनमा रहेको अवस्थामा हितग्राहीलाई अन्य निक्षेप सदस्यको खातामा धितोपत्र हस्तान्तरण गर्न वा धितोपत्रको पुनः भौतिकीकरण गर्ने अवसर हुनेछ ।

३७. **निक्षेप सदस्यता खारेज:** (१) देहायका अवस्थामा सिडिएससिले निक्षेप सदस्यको सदस्यता खारेज गर्न बोर्डमा सिफारिश गर्न सक्नेछ :

- (क) सुधारात्मक कार्यका लागि निर्देशन दिए बमोजिम सुधार गर्न नसकेमा,
 - (ख) छ महिनासम्म निलम्बन फुकुवा हुन नसकि कारोबार संचालन गर्न नसक्ने अवस्था सृजना भएमा,
 - (ग) निक्षेप सदस्यले सदस्यता खारेज गर्नका लागि सिडिएससि समक्ष अनुरोध गरेमा,
 - (घ) निक्षेप सदस्य दामासाहीमा परेमा,
 - (ङ) जानाजानी निक्षेप प्रणालीमा हानी नोक्सानी पुयाउने कार्य गरेको प्रमाणीत भएमा,
 - (च) हितग्राहीको खातामा रहेको धितोपत्र हितग्राहीको आदेश विना अन्य खातामा हस्तान्तरण गर्ने कार्य गरेमा,
 - (छ) जानीजानी हितग्राहीलाई हानी नोक्सानी पुयाउने कार्य गरेमा,
 - (ज) निक्षेप सदस्यले ऐन, नियम, विनियम तथा निर्देशिका र यस विनियमावली बमोजिमको सम्झौतामा रहेका प्रावधानहरुको बारम्बार उलंघन गरेमा ।
- (२) उपविनियम (१) बमोजिम खारेज प्रकृया अगाडि बढेको अवस्थामा निक्षेप सदस्यको सदस्यता स्वतः निलम्बन हुनेछ ।
- (३) उपविनियम (१) बमोजिम सदस्यता खारेज गर्नुअघि सिडिएससिले उक्त निक्षेप सदस्यको दायीत्व पुरा गर्न लगाउनु पर्नेछ ।
- (४) यस विनियमावली बमोजिम सदस्यलाई निलम्बन गर्नु अघि कम्तीमा पन्ध्र दिनको म्याद दिई सफाई पेश गर्ने मौका प्रदान गरिनेछ ।

३८. **कारवाहीको जानकारी गराउनुपर्ने:** (१) सिडिएससिले यस विनियमावली बमोजिम निक्षेप सदस्यलाई कुनै कारवाही गरेको अवस्थामा सो को जानकारी निक्षेप प्रणालीमा आवद्ध पक्षहरुलाई गराउनु पर्नेछ,

- तर, निक्षेप सदस्यको सदस्यता खारेज भएको अवस्थामा भने सिडिएससिले सो सम्बन्धमा राष्ट्रियस्तरको दैनिक पत्रिकामा सुचना प्रकाशित गरी सार्वजनिक रुपमा जानकारी गराउनु पर्नेछ ।
- (२) सिडिएससिले निक्षेप सदस्य उपर कुनै कारवाही गरेमा त्यस्तो कारवाहीको बारेमा बोर्डलाई तत्काल जानकारी गराउनु पर्नेछ ।

परिच्छेद-९

मध्यस्थता समिति सम्बन्धी व्यवस्था

३९. **मध्यस्थता समितिको गठन:** (१) सिडिएससि, निक्षेप सदस्य, निष्काशनकर्ता संगठित संस्था, रजिष्ट्रार लगायत सम्बन्धित अन्य पक्षहरु बीच धितोपत्रको केन्द्रीय निक्षेप तथा राफसाफ सेवा सम्बन्धी विवाद उत्पन्न भएमा उक्त विवाद समाधानका लागि एक मध्यस्थता समिति गठन हुनेछ ।

- (२) उपविनियम (१) बमोजिमको मध्यस्थता समितिमा कम्तीमा तीन जना सदस्यहरु रहने छन्,
- (क) विवाद उत्पन्न भएका प्रत्येक पक्षबाट एक एक जना प्रतिनिधि,

- (ख) सिडिएससिबाट एक जना प्रतिनिधि ।
- (३) उपविनियम (२) बमोजिम गठित समितिका सदस्यहरुको सहमतिमा कुनै एक स्वतन्त्र व्यक्तिलाई समितिको प्रमुखको रूपमा कार्य गर्नका लागि नियुक्त गर्नुपर्नेछ ।
- (४) मध्यस्थता समितिको सचिवालय सिडिएससिमा रहनेछ र सचिवालयले मध्यस्थता समितिको कामकारवाहीका लागि आवश्यक खर्च विवाद उत्पन्न भएका पक्षहरुबाट संकलन गर्नेछ ।
४०. **निर्णय गर्नुपर्ने अवधि:** मध्यस्थता समिति गठन भएको एक महिना भित्र मध्यस्थता समितिले विवाद समाधान सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ । उक्त समयावधी भित्र निर्णय हुन नसेकेमा संचालक समितिले मध्यस्थता समितिको अनुरोधमा उपयुक्त समयावधी थप गर्न सक्नेछ ।
४१. **समितिको निर्णय:** (१) मध्यस्थता समितिले प्रत्येक निर्णय लिखित रूपमा राख्नुपर्नेछ र मध्यस्थता समितिका प्रत्येक सदस्यले सो निर्णयमा दस्तखत गरेको हुनुपर्नेछ ।
- (२) मध्यस्थता समितिको निर्णयमा निर्णयको आधार तथा कारण र निर्णय भएको मिति र स्थान समेत उल्लेख भएको हुनुपर्नेछ ।
- (३) उपविनियम (१) बमोजिम मध्यस्थता समितिले गरेको निर्णय त्यस्तो निर्णय भएको सात कार्य दिन भित्र सम्बन्धित पक्षहरुलाई उपलब्ध गराउनु पर्नेछ ।
४२. **मध्यस्थता समितिको कार्य विधि:** (१) मध्यस्थता समितिको कामकारवाही सम्बन्धी कार्य विधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (२) उपविनियम (१) बमोजिम निर्धारण गरेको कार्य विधि मध्यस्थता समितिले कार्य सुरु गर्नु अघि जानकारीका लागि सिडिएससि समक्ष पेश गर्नुपर्नेछ ।
- (३) उपविनियम (२) बमोजिम प्राप्त कार्य विधि सम्बन्धमा आवश्यक देखेमा सिडिएससिले संशोधन वा सुधार गर्न मध्यस्थता समितिलाई निर्देशन दिन सक्नेछ ।
४३. **कारवाहीको अभिलेख र प्रमाण उपर विचार गर्ने:** यस विनियम बमोजिम गठन भएको मध्यस्थता समितिको कुनै सदस्यको मृत्यु भएमा, हेलचेक्रयाई गरेमा, इन्कार गरेमा, संचालक समितिले त्यस्तो सदस्यको स्थानमा नयाँ सदस्य नियुक्त गरी निजले प्रमाणको आधारमा बाँकी कार्य गर्न वा सुरु देखि नै कारवाही गर्न सक्नेछ ।
४४. **पक्ष वा सम्बन्धित प्रतिनिधिलाई निर्णय बन्धनकारी हुने:** मध्यस्थता समितिबाट भएको निर्णयमा उल्लेखित सबै कुराको पक्षहरुले पालना गर्नु पर्नेछ । मध्यस्थता समितिबाट भएको निर्णय यस विनियमावलीले व्यवस्था गरे अनुरूप पुनरावेदन नपरेमा पक्षहरुको लागि अन्तिम र बन्धनकारी हुनेछ । निर्णय हुनु पूर्व वा पश्चात कुनै पक्षको मृत्यु वा कानूनी असक्षमताले विवादका विषयमा भएको निर्णय खारेज हुनेछैन ।
४५. **पुनरावेदनको अधिकार:** मध्यस्थतासमितिको निर्णय चित्त नबुझ्ने पक्षले प्रचलित कानून बमोजिम सम्बन्धित अदालतमा पैतीस दिन भित्र पुनरावेदन गर्न सक्नेछ ।

४६. उपकरणहरुको अभौतिकीकरण गरी निक्षेप राख्न सक्ने: विद्युतीय माध्यममा राख्न सकिने उपकरणहरु अभौतिकीकरण गरी सिडिएससिले निक्षेप गरी राख्न सक्ने छ ।
४७. गोपनियता सम्बन्धी: सिडिएससिका कर्मचारी, निक्षेप सदस्य तथा निष्काशनकर्ता संगठित संस्था वा रजिष्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरण, तथ्यांक वा जानकारीका सम्बन्धमा कानून बमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा वाहेक गोप्यता कायम राख्नु पर्नेछ ।
४८. तथ्यांकको संरक्षण: सिडिएससिले आफ्नो प्रणाली अन्तर्गतका तथ्यांक संरक्षण गर्न प्रशारण र भण्डारणको लागि आवश्यक व्यवस्था गर्नेछ । सिडिएससि को प्रणालीमा भण्डारण भएका तथ्यांकको सुरक्षा (ब्याक अप) सिडिएससिमा अति सुरक्षा पूर्वक राख्ने त्यस्तै गरी निक्षेप सदस्य निष्काशनकर्ता रजिष्ट्रार र राफसाफ संस्थाले समेत सोही अनुसार गर्नुपर्नेछ । सिडिएससिले अनाधिकृत व्यक्तिले तथ्यांक संचालन गर्न नपाउने गरी पर्याप्त सुरक्षा उपाय अपनाउनेछ ।
४९. उपसमितिको गठन: (१) संचालक समितिले सिडिएससिको काम सुव्यवस्थित रुपमा संचालन गर्न आवश्यकता अनुसार उपसमितिहरु गठन गर्न सक्नेछ ।
(२) उपविनियम (१) बमोजिम गठित उपसमितिको सदस्य, काम, कर्तव्य, अधिकार, कार्य क्षेत्र, कार्य विधि आदि संचालक समितिले तोक्नेछ ।
५०. कार्य संचालन निर्देशिका (अपरेटिङ्ग म्यानुअल) बनाउन सक्ने : सिडिएससिले केन्द्रीय निक्षेप सेवा संचालनको लागि कार्य संचालन निर्देशिका (अपरेटिङ्ग म्यानुअल) बनाई बोर्डबाट स्वीकृत गराई लागू गर्नुपर्नेछ ।
५१. आचार संहिता बनाई लागू गर्न सक्ने: सिडिएससिले निक्षेप सदस्यका लागि व्यवसायीक आचार संहिता बनाई लागू गर्न सक्नेछ ।
५२. बाधा अड्काउ फुकाउने अधिकार: यो विनियमावलीको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा सिडिएससिको सिफारिशमा बोर्डले बाधा अड्काउ फुकाउन सक्नेछ ।
५३. यसै विनियमावली बमोजिम हुने: यस विनियमावलीमा लेखिएका कुराहरुको हकमा यसै विनियमावली बमोजिम हुनेछ ।

अनुसूची - १

(विनियम ३ सँग सम्बन्धित)

मिति :

श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड

थापाथली, काठमाण्डौं

विषय : अभौतिकीकरणका लागि दर्ता गरी पाउँ

..... ऐन बमोजिम स्थापित को देहाय बमोजिमको धितोपत्र/उपकरण अभौतिकीकरण लागि दर्ता गरी सो को प्रमाणपत्र पाउनको लागि रु. दस्तुर बुझाएको रसिद वा बैंक भौचर संलग्न गरी यो निवेदन पेश गर्दछौं ।

१. संगठित संस्था सम्बन्धी संक्षिप्त विवरण :

(क) संगठित संस्थाको नाम :

(ख) ठेगाना :

टेलिफोन नं. फ्याक्स

इमेल वेबसाइट

(ग) विदेशी संगठित संस्था संस्थापक भएमा त्यस्तो संगठित संस्थाको नाम र ठेगाना :

(घ) संगठित संस्था दर्ता मिति :

(ङ) कारोबार संचालन मिति :

(च) सूचीकरण भएको मिति :

२. संस्थापक र निजहरुको पृष्ठभूमि सम्बन्धी विवरण :

(क) संस्थापकहरुको नाम, ठेगाना :

(ख) संगठित संस्थाको संस्थापक भएकोमा उक्त संस्थाको तर्फबाट मनोनित संचालकको नाम, ठेगाना :

३. संगठित संस्थाको धितोपत्र सम्बन्धी विवरण :

(क) अधिकृत पूँजी : शेयर प्रति एकाई मूल्य दरले ।

(ख) जारी पूँजी : शेयर प्रति एकाई मूल्य दरले ।

(ग) चुक्ता पूँजी : शेयर प्रति एकाई मूल्य दरले ।

(घ) सूचीकरण गरेको शेयर कित्ता :

४. दर्ता गर्ने धितोपत्र/उपकरण सम्बन्धी विवरण :

(क) दर्ता गर्ने धितोपत्रको किसिम र मूल्य :

(ख) दर्ता गर्ने उपकरणको किसिम र मूल्य :

५. व्यवस्थापन सम्बन्धी विवरण :

(क) संचालकहरुको नाम, ठेगाना ग्रहण गरेको शेयर स्वामित्व

(ख) व्यवस्थापनको मुख्य जिम्मेवारी लिने कार्यकारी प्रमुख :

६. उद्घोषण :

यस निवेदनमा उल्लेखित विवरण तथा संलग्न कागजात तथा विवरणहरु सत्य तथ्य र पूर्ण छन् र कुनै विवरण, सूचना तथा जानकारी लुकाएको छैन । कुनै विवरण भुटा ठहरे कानून बमोजिम सहुंला बुझाउँला ।

अधिकार प्राप्त व्यक्ति

नाम :

संस्थाको छाप : दस्तखत :

पद :

मिति :

(द्रष्टव्य: यस विनियमावली बमोजिम धितोपत्र अभौतिकीकरणको प्रयोजनका लागि दर्ता सम्भौता गरिसकेका संगठित संस्थाले दर्ता सम्भौता गरिसकेपछि, निष्काशन गरेका धितोपत्रको अभौतिकीकरणका लागि अभौतिकीकरण गर्नु पर्ने धितोपत्रको विवरण सहित साधारण निवेदन दिन सक्नेछ ।)

१८ अनुसूची-२

(विनियम ३ र ४ सँग सम्बन्धित)

निवेदन दस्तुर, दर्ता तथा वार्षिक शुल्क :

(१) दर्ता तथा वार्षिक शुल्क :

क्र.सं	संगठित संस्थाको सेयर चुक्ता पूँजी	दर्ता शुल्क	वार्षिक शुल्क
१.	रु.२० करोडसम्म	०.०७५% वा न्यूनतम रु.५०,०००।-	रु.५०,०००।-
२.	रु.२० करोड भन्दा माथि रु.५० करोडसम्म	०.०५०% वा न्यूनतम रु.१,५०,०००।-	रु.१,००,०००।-
३.	रु.५० करोड भन्दा माथि रु.१ अर्बसम्म	०.०३५% वा न्यूनतम रु.२,५०,०००।-	रु.१,५०,०००।-
४.	रु.१ अर्ब भन्दा माथि रु.२ अर्बसम्म	०.०२५% वा न्यूनतम रु.३,५०,०००।-	रु.२,००,०००।-
५.	रु.२ अर्ब भन्दा माथि रु.५ अर्बसम्म	०.०१५% वा न्यूनतम रु.५,००,०००।-	रु.३,००,०००।-
६.	रु.५ अर्ब भन्दा माथि रु.१० अर्बसम्म	०.०१०% वा न्यूनतम रु.६,००,०००।-	रु.४,००,०००।-
७.	रु.१० अर्ब भन्दा माथि	०.००८% वा न्यूनतम रु.७,००,०००।-	रु.५,००,०००।-

(२) डिभेन्चर/एकांक, अग्राधिकार सेयर बचत वा समूहगत बचत दर्ता तथा वार्षिक शुल्क :

क्र.सं	जारी पूँजी	दर्ता शुल्क	वार्षिक शुल्क
१.	रु.५० करोडसम्म	०.०२% वा न्यूनतम रु.५०,०००।-	रु.५०,०००।-
२.	रु.५० करोड भन्दा माथि रु.१ अर्ब सम्म	०.०१५% वा न्यूनतम रु.१,००,०००।-	रु.१,००,०००।-
३.	रु.१ अर्ब भन्दा माथि रु.२ अर्बसम्म	०.०१% वा न्यूनतम रु.१,५०,०००।-	रु.१,५०,०००।-
४.	रु.२ अर्ब भन्दा माथि रु.५ अर्बसम्म	०.००७५% वा न्यूनतम रु.२,००,०००।-	रु.२,००,०००।-
५.	रु.५ अर्ब भन्दा माथि	०.००५% वा न्यूनतम रु.३,००,०००।-	रु.३,००,०००।-

(३) बुँदा नं. (१) र (२) मा उल्लेखित धितोपत्रहरु बाहेकका अन्य धितोपत्रहरुको लागि :

क्र.सं	जारी पूँजी	दर्ता शुल्क	वार्षिक शुल्क
१.	रु.५० करोडसम्म	०.०२% वा न्यूनतम रु.५०,०००।-	रु.५०,०००।-
२.	रु.५० करोड भन्दा माथि रु.१ अर्बसम्म	०.०१५% वा न्यूनतम रु.१,००,०००।-	रु.१,००,०००।-
३.	रु.१ अर्ब भन्दा माथि रु.२ अर्बसम्म	०.०१% वा न्यूनतम रु.१,५०,०००।-	रु.१,५०,०००।-
४.	रु.२ अर्ब भन्दा माथि रु.५ अर्बसम्म	०.००७५% वा न्यूनतम रु.२,००,०००।-	रु.२,००,०००।-
५.	रु.५ अर्ब भन्दा माथि	०.००५% वा न्यूनतम रु.३,००,०००।-	रु.३,००,०००।-

नोट : (१) कुनै कम्पनीको पूँजी वृद्धि भएमा सोही बमोजिम दर्ता तथा वार्षिक शुल्कको रकम बुझाउनु पर्नेछ ।

^{१८} धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

अनुसूची - ३

(विनियम ३ को उपविनियम ४ सँग सम्बन्धित)

सिडिएससि र निष्काशनकर्ताबीचको सम्झौता

काठमाडौं स्थित रजिस्टर्ड कार्यालय रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (यसपछि, “सिडिएससि” भनिएको) प्रथम पक्ष रस्थित कार्यालय रहेको..... (वैधानिक अस्तित्व भएको निकायको विवरण) यसपछि, (“निष्काशनकर्ता” भनिएको) दोश्रो पक्ष बीच देहायका शर्तहरू पालना गर्ने सहमतिसाथ यो सम्झौता गरिएको छ ।

१. सामान्य प्रावधान :

- १.१. यस सम्झौतामा प्रयोग भएका तर व्याख्या नगरिएका कम्पनी ऐन, २०६३, धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ वा सिडिएससिका विनियमावलीहरूमा व्याख्या गरिएको शब्दावली तथा वाक्यांशहरूको अर्थ उल्लिखित ऐन, नियमावली वा विनियमावली अनुसार हुनेछन् ।
- १.२. विषय वा प्रसङ्गले अन्यथा अर्थ नलागेसम्म, “हितग्राही”, “निष्काशनकर्ता”, “निक्षेप सदस्य”, “रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि” जस्ता यहाँ प्रयोग भएका शब्दावली तथा वाक्यांशहरूले सिडिएससिको सम्बन्धमा क्रमशः हितग्राही, निष्काशनकर्ता, रजिष्ट्रारलाई बुझाउँछन् र “नियमावली”, “विनियमावली” तथा “सञ्चालन निर्देशिका”, “राफसाफ संस्था” भन्ने शब्दावलीहरूले क्रमशः “धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७”, सिडिएससिको विनियमावली तथा सिडिएससिले जारी गरेको सञ्चालन निर्देशिका र राफसाफ संस्थालाई बुझाउँछन् ।
- १.३. निष्काशनकर्ता धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, सिडिएससि विनियमावलीलाई यसै सम्झौताको अङ्गका रूपमा र सिडिएससिले समय समयमा यिनमा गरेको संसोधन तथा सञ्चालन निर्देशिका पालन गर्न सहमत हुनेछन् ।
- १.४. निष्काशनकर्ताको हैसियत खारेज हुनुभन्दा अगाडि निष्काशनकर्ताले सम्पन्न गरेका, कार्यान्वयन गरेका, लागु गरेका, सञ्चालन गरेका वा निष्काशनकर्ता खारेज हुँदाको समयमा बाँकी, अपूर्ण वा अनिर्णित रहेका सबै विषयहरू, प्रविष्टिहरू वा कारोबारहरूसँग सम्बन्धित निजका दायित्वहरूको समापन गर्न वा पालनाका लागि बन्धनकारी रहिरहनेछन् ।
- १.५. निष्काशनकर्ता संलग्न रहेका उत्तरदायित्वहरू विनियमावली तथा सञ्चालन निर्देशिकामा भएको उत्तरदायित्वहरूमा उल्लेख हुन छुटेमा उत्तरदायित्वबाट पन्छिन पाइने गरी अर्थ लगाइनेछैन ।

२. शुल्क, दस्तुर तथा निक्षेप :

नेपाल धितोपत्र बोर्डलाई तिर्नुपर्ने शुल्क, दस्तुर तथा निक्षेपबाहेक, निष्काशनकर्ताले सिडिएससिलाई विनियमावली बमोजिम शुल्क, दस्तुर तथा निक्षेप बुझाउनुपर्नेछ । सिडिएससिले आफ्नो विनियमावलीमा उल्लेख गरेको अन्तिम मितिभित्र निष्काशनकर्ताले तोकिएको शुल्क, दस्तुर तथा निक्षेप बुझाउन असमर्थ भएमा, विनियमावली बमोजिम थप दस्तुर समेत बुझाउनुपर्नेछ ।

३. निष्काशनकर्ताले जडान गर्नुपर्ने हार्डवेयर तथा सफ्टवेयर :

- ३.१. सिडिएससिसँग सम्बन्धित कार्यहरूका लागि छुट्याइएको स्थानहरूमा निष्काशनकर्ताले कम्प्युटर, प्रिन्टर, सञ्चारका उपकरणहरू र अविच्छिन्न विद्युत प्रवाह एकाइ, सफ्टवेयर र हार्डवेयर तथा तोकिएको अन्य उपकरणहरू जडान गर्नुपर्नेछ ।
- ३.२. निष्काशनकर्ताले खरिद गरेका सबै कम्प्युटरहरू, सञ्चारका उपकरण, प्रिन्टर, अविच्छिन्न विद्युत प्रवाह एकाईहरू तथा अन्य सबै हार्डवेयर र सफ्टवेयरहरू तोकिएको स्वरूप (Configuration) परिपूर्ति भएको हुनुपर्ने कुरामा सहमति कायम गरिएको छ ।
- ३.३. उल्लेखित हार्डवेयर तथा सफ्टवेयर संरचनालाई निष्काशनकर्ताले निश्चित कम्प्युटर प्रोग्राम (Application Module) का लागि मात्र प्रयोग गर्नेछ । यदि त्यहाँ भण्डारण तथा प्रक्रियागत क्षमता बढी भएमा पनि त्यसलाई निष्काशनकर्ताले आफ्नो कार्यालयको अन्तरप्रणाली वा सञ्चालनलगायत अन्य कुनै पनि कम्प्युटर प्रयोगमा उपयोग गर्नेछैन ।
- ३.४. सिडिएससिको लिखित अनुमति बिना निष्काशनकर्ताले आफ्नो कार्यालयमा आन्तरिक व्यापक क्षेत्रको सञ्जाल (Wide Area Network) मा उल्लिखित हार्डवेयर जडान गर्नेछैन ।
- ३.५. सिडिएससिले तोकेअनुसारको उल्लिखित हार्डवेयरलाई थपघट गर्न बदल्न, स्तरोन्नति गर्न वा विस्थापन गर्न लाग्ने खर्च निष्काशनकर्ता आफैले बेहोर्नुपर्नेछ ।

४. आबद्धता र प्रणालीहरू :

- ४.१. निष्काशनकर्ता र सिडिएससिले एकआपसमा सञ्चारको विद्युतीय माध्यम निरन्तर रूपमा स्थापना गर्नेछन् ।
- ४.२. निक्षेपसँग सम्बन्धित कार्यसञ्चालनको लागि प्रभावकारी तथा छिटोछरितो रूपमा कारोबार सम्पादन गर्न आवश्यक भएकोले सिडिएससिले समयसमयमा निष्काशनकर्तालाई सञ्चालनको आवश्यक निर्देशन प्रदान गर्नेछ ।
- ४.३. निष्काशनकर्ताले तोकिए बमोजिमका त्यस्ता प्रणाली, विधि, सञ्चारका साधन, संरचना, हार्डवेयर, सफ्टवेयर, सुरक्षाका उपकरणहरू, भण्डारण सुविधाहरू (Back-up Facilities) आफ्नो खर्चमा खरिद तथा मर्मतसम्भार गर्नेछ ।
- ४.४. सिडिएससिले सिफारिस गरेको सबै प्रणाली तथा कार्यविधिहरूलाई निष्काशनकर्ताले पालना गर्नेछ र सिडिएससिले प्रणाली कार्यविधिको पालनाको आवधिक मूल्याङ्कन गर्नका लागि खटाएको कम्प्युटरकृत प्रणालीको कार्यसम्पादन परीक्षण गर्न विशेष सीप भएका वा विज्ञहरू भएको एक वा एक भन्दा बढी व्यवसायीहरूको समूह (जसलाई “प्रणालीको परीक्षण गर्ने समूह” भनेर बुझिन्छ) लाई उसको प्रणाली सम्मको पहुँच निष्काशनकर्ताले प्रदान गर्नेछ ।

५. अभौतिकीकरण तथा पुनःभौतिकीकरण प्रभावकारी हुने मिति :

निष्काशित धितोपत्रको अभौतिकीकरण, पुनःभौतिकीकरण र अभौतिकीकरण स्वरूपमा रहेका धितोपत्रहरूको हस्तान्तरण यो सम्भौतापत्रको कार्यान्वयन हुने मितिबाट प्रारम्भ हुनेछ ।

६. निष्काशनकर्ताले सिडिएससिलाई उपलब्ध गराउनुपर्ने सूचनाहरू :

- ६.१. निष्काशित धितोपत्रका हकमा सम्बन्धित धितोपत्र बजारले सूचीकरणसूचीकरण गरेको भोलिपल्टै निष्काशनकर्ताले सोको कारोबार प्रारम्भ गर्न सूचीकरण गरेको र अनुमति दिएको पत्र सिडिएससि समक्ष बुझाउनेछ ।
- ६.२. निष्काशनकर्ताले सिडिएससिलाई देहायबमोजिम सूचनाहरू उपलब्ध गराउनेछ :
- ६.२.१. निष्काशित, धितोपत्रका हकमा भएसम्मका हकप्रद, बोनस, संस्थागत लाभ लगायतको खुल्ने र बन्द हुने मिति जारी पूँजी संरचना, जारी अंकित मूल्य, अभिलेख गरिने मिति, दर्ता किताब बन्द हुने मिति, आह्वान पत्र, अनुपात लगायतका सबै कुराको कागजातका प्रति,
- ६.२.२. निष्काशित धितोपत्र सूचीकृत भएकोमा कुनै पनि धितोपत्र बजारलाई दिएको दिनमा र अन्य सबै मामिलामा निष्काशनकर्ताले औपचारिक निर्णय लिएको २ (दुई) कार्यदिनभित्र सिडिएससिलाई यस्तो जानकारी उपलब्ध गराइनेछ ।

७. सिडिएससिले निष्काशनकर्तालाई दिने विवरण :

- ७.१. सिडिएससिले हितग्राहीको अभिलेख सम्बन्धी विवरण निष्काशनकर्तालाई दिनेछ,
- ७.२. माथि उल्लेख भए अतिरिक्त, निष्काशनकर्तालाई आवश्यक परेको बेला सिडिएससिले भुक्तानी लिई कुनै विवरण वा फाँटवारी उपलब्ध गराउन सक्नेछ ।

८. अभौतिकीकरण :

- ८.१. सिडिएससिले निक्षेपसदस्यहरूबाट प्राप्त गरेको अभौतिकीकरणका सबै अनुरोधहरू दैनिक रूपमा विद्युतीय माध्यमबाट निष्काशनकर्तालाई जनाउ दिनेछ ।
- ८.२. अभौतिकीकरण अनुरोध फारम प्राप्तमा जुन अभौतिकीकरणको माग गरिएको छ, त्यस्तो धितोपत्रहरूको साथमा निष्काशनकर्ताले प्रथमतः प्रमाणपत्र वा कागजातहरूको वैद्यता तथा विश्वसनीयता र सूचीहरूको यथार्थता प्रमाणित गर्नेछ । साथै दोस्रोमा अभौतिकीकरण जुन व्यक्तिलाई चाहिएको छ, उसको नाम धितोपत्रको धारकको रूपमा निष्काशनकर्ताद्वारा प्रमाणित भए नभएको निश्चित गर्नेछ ।
- ८.३. सिडिएससिमार्फत सदस्यहरूको अभौतिकीकरण हुनका लागि धितोपत्रसँग सम्बन्धित प्राप्त तथ्याङ्क निष्काशनकर्ताले कायम गरेको धितोपत्रहरूको तथ्याङ्कसँग भिडाएर प्रमाणित गर्ने र प्रमाणित धितोपत्रहरूलाई मात्रै स्पष्ट शीर्षकको साथमा अभौतिकीकरण गर्ने जिम्मा निष्काशनकर्ताको हुनेछ ।
- ८.४. कुनैपनि धितोपत्रको सम्बन्धमा बोर्ड, नेपाल सरकार, अदालत वा राजस्व सम्बन्धी निकायमा उजुरी वा विवाद उत्पन्न भै उक्त निकायबाट कुनै आदेश, निर्देशन वा निषेधाज्ञा जारी भएको अवस्थामा अभौतिकीकरणको अनुरोध स्वीकार गर्ने छैन ।
- ८.५. अभौतिकीकरणको अनुरोधलाई पूर्ण वा आंशिक स्वीकार गरेकोमा निष्काशनकर्ताले सात दिनभित्र सिडिएससिलाई जानकारी दिनु पर्नेछ ।

- ८.६ निष्काशनकर्ताले आफूसँग रहेको अनुरोध फारम लगायतका कागजात न्यूनतम ५ (पाँच) वर्ष सम्म सुरक्षित राख्नुपर्नेछ ।
- ८.७ निम्नलिखित कारणहरू बाहेक धितोपत्रहरूको अभौतिकीकरणको अनुरोधलाई निष्काशनकर्ताले इन्कार अथवा अस्वीकार गर्नेछैन :
- ८.७.१. धितोपत्रका प्रमाणपत्रहरू वा अन्य कागजातहरू चोरिएको, कित्ते जालसाजी वा नक्कली पाइएमा,
- ८.७.२. सक्कल प्रमाणपत्रहरूको सट्टामा प्रतिलिपि जारी भएको अवस्थामा पहिलेको सक्कल प्रमाणपत्र पेश भएमा,
- ८.७.३. अभौतिकीकरण गर्न खोजिएका धितोपत्रहरूको हस्तान्तरणमा तत्कालका लागि कुनै कानूनले वा शर्त तथा बन्देजहरूले प्रतिबन्ध वा बन्देज लगाएमा वा
- ८.७.४. बोर्ड वा सिडिएससिले कुनै धितोपत्र अभौतिकीकरण नगर्न निर्देशन दिएमा ।
- ८.८. अभौतिकीकरणका लागि पेश गरिएका प्रमाणपत्रहरू एवं कागजातहरू सो आवेदन अस्वीकार भएमा सम्बन्धित निक्षेप सदस्यलाई फिर्ता दिनुपर्नेछ ।
- ८.९. निष्काशनकर्ताले अभौतिकीकरणका लागि पेश भएको धितोपत्रको आवेदन पूर्ण वा आंशिक नामञ्जुर गरेमा त्यस्तो नामञ्जुरीको यथार्थ कारणबारे सम्बन्धित निक्षेप सदस्यलाई लिखित रूपमा सूचित गर्नेछ ।
- ८.१०. सिडिएससिले प्राप्त कुनै पनि धितोपत्रहरूको अभौतिकीकरणको स्वीकृतिका जनाउहरू निष्काशनकर्ताहरूको प्रतिनिधित्व र कबुलियतद्वारा समर्थित भएको, त्यस्ता धितोपत्रहरू अस्तित्वमा रहेको, रितपूर्वक जारी भएको, निष्काशनकर्तासँग रहेको अभिलेखमा धितोपत्रअनुसारको अभौतिकीकरण गर्न चाहने हितग्राही हकदारको नाम जनिएको हुनु पर्नेछ ।
- ८.११. अभौतिकीकरण भएका धितोपत्रहरूको प्रमाणपत्रहरूको अभिलेख विनियम एवं सञ्चालन निर्देशनमा उल्लेख भएमा सो बमोजिम कायम गर्ने सहमति एवम उत्तरदायित्व निष्काशनकर्ताले लिनेछ ।
- ८.१२. निष्काशनकर्ताले भण्डारमा अभौतिकीकरण रूपमा राखिएका प्रत्येक क्षेत्त्र (International Securities Identification Number) का मातहतका कूल धितोपत्रहरू तथा धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरू भन्दा बढी नहुने र सूचीकृत धितोपत्रहरूको सम्बन्धमा भण्डारमा अभौतिकीकरण रूपमा राखेका प्रत्येक ISIN को मातहतका कूल धितोपत्रहरूका साथसाथै भौतिक रूपमा राखिएको धितोपत्रहरू बाँडफाँड गरिएका रितपूर्वक जारी गरिएको धितोपत्रहरू भन्दा बढी हुनेछैन भन्ने कुरा निश्चित गर्नेछ । निष्काशनकर्ताले दैनिक रूपमा यस्तो रुजु गर्नेछन् ।

९. पुनःभौतिकीकरण :

- ९.१. आफ्ना हितग्राहीबाट पुनःभौतिकीकरण अनुरोध फाराम निक्षेप सदस्यबाट सिडिएससिले विद्युतीय माध्यमबाट जनाउ पाएपछि, सम्बन्धित हितग्राहीको खातामा रहेको धितोपत्रहरूको मौज्जात देखिएको पुनःभौतिकीकरणको मात्रको हदसम्म, तत्कालै रोक्का गर्नेछ र दैनिक आधारमा यस्ता सबै पुनःभौतिकीकरण अनुरोधहरूलाई निष्काशनकर्तासमक्ष विद्युतीय रूपमा

- जनाउ दिनेछ । माथि लेखिएबमोजिम पुनःभौतिकीकरणको काम बाँकी रही मौज्जात रोक्का भैसकेपछि सिडिएससिले त्यस्तो धितोपत्र खर्च लेख्न वा अन्यथा दावी लिन अनुमति दिनेछैन ।
- ९.२. सदस्यबाट पुनःभौतिकीकरण अनुरोध फारम प्राप्त गरेपछि, निष्काशनकर्ताले अनुरोध फारममा रहेको विवरण र सिडिएससिले कम्प्युटरमा उपलब्ध गराएको विवरण भिडाउनेछ र सो भिडेको पाएमा पुनःभौतिकीकरण अनुरोध फारम स्वीकार भएको कुरा सिडिएससिले र सम्बन्धित निक्षेप सदस्यलाई जानकारी गराउनेछ । त्यसपछि निष्काशनकर्ताले, सुरक्षाकासाथ पुनःभौतिकीकरण अनुरोधको धितोपत्र प्रमाणपत्र सम्बन्धित हितग्राहीको नाम र ठेगानामा पठाउनेछ ।
- ९.३. निष्काशनकर्ताबाट पुनःभौतिकीकरण अनुरोध फारम स्वीकृत भएको जनाउ प्राप्त गरेपछि सिडिएससिले सम्बन्धित हितग्राहीको खातामा रहेको मौज्जातबाट पुनःभौतिकीकरण भएको धितोपत्र घटाउनेछ ।
- ९.४. निष्काशनकर्ताले यस्ता पुनःभौतिकीकरण अनुरोध फारमहरू कम्तीमा ५ (पाँच) वर्षसम्म सुरक्षित राख्नेछ ।

१०. धितोपत्रहरूको नयाँ निष्काशन :

निष्काशनकर्ताले धितोपत्रहरूको नयाँ निष्काशन गरेमा हितग्राहीहरूको बाँडफाँड विवरण सिडिएससिबाट निर्धारित ढाँचामा उपलब्ध गराउनेछ ।

११. हितग्राही हकदारको परिचय स्थापित नभएमा :

परिचय स्थापित हुन नसक्ने कुनै हितग्राही हकदारको तर्फबाट निष्काशनकर्ताद्वारा सिडिएससिलेलाई जनाउ प्राप्त भएको खण्डमा सिडिएससिले त्यस्तो अनुरोध कारण खुलाई नामञ्जुर गर्न सक्नेछ ।

१२. संस्थागत कार्य तथा लाभ :

१२.१. सिडिएससिले निष्काशनकर्तालाई खाता बन्द हुने मिति वा तोकिएको मितिसम्ममा हितग्राहीहरूको सूचीका साथै तत्सम्बन्धी विवरण उपलब्ध गराउने छ ।

१२.२. निष्काशनकर्ताले उल्लेखित धितोपत्रहरूको सन्दर्भमा खाताबन्द हुने मिति, दर्ता मितिहरू, ब्याज वा लाभांश भुक्तानीका मितिहरू, वार्षिक साधारणसभा तथा अन्य बैठकहरूका मितिहरू, धितोपत्रहरूको ऋण मिनाहा वा कर्जालाई शेयरमा बदलेको मितिहरू, धितोपत्रको अवधि पुगेको मितिहरू, अधिकार उपभोग गर्ने मितिहरू, रकम भिकिएको मितिहरू, अन्य संगठित कार्यको विवरणहरू जस्तै गाभिनु, सम्मिश्रण वा निष्काशनकर्ताको पुनःसंरचना, पूँजी कटौति, जरिवाना, पुनःनिष्काशन, पुनःसंरचना वा संस्थापन आदि एवम् सिडिएससिद्वारा समय समयमा माग गरिएको वा तोकिएका सूचना तथा विवरण उपलब्ध गराउनेछ ।

१२.३. सिडिएससिलेलाई सम्पूर्ण संस्थागत कार्यको जनाउको लागि र यसको सम्पूर्ण संस्थागत लाभांशहरूको वितरणको यथार्थताको लागि निष्काशनकर्ता जिम्मेवार हुनेछ । निष्काशनकर्ताद्वारा सिडिएससिलेलाई दिइएको संगठित लाभांशको यथार्थताको लागि समेत निष्काशनकर्ता जिम्मेवार हुनेछ । निष्काशनकर्ताद्वारा सिडिएससिलेलाई उपलब्ध भएको कुनै

सूचना गलत वा असत्य भएको कारणले सिडिएससिलाई कुनै नोक्सानी भएमा सोको क्षतिपूर्ति निष्काशनकर्ताले गर्नेछ ।

१३. अभिलेखको रुजु :

निष्काशनकर्ताले निष्काशन भएका, कारोबार भएका लगायतका धितोपत्रहरूको रुजु दैनिक रूपमा गर्नेछ ।

१४. सिडिएससिद्वारा निरीक्षण :

सिडिएससिलाई निष्काशनकर्ताको सम्पूर्ण कारोबारहरूसँग सम्बन्धित सुविधाहरू, प्रणालीहरू, दर्ताहरू र निष्काशनकर्ताको खाताहरू सिडिएससिको तर्फबाट अधिकारप्राप्त व्यक्ति मार्फत निरीक्षण गर्ने हक हुनेछ, र निष्काशनकर्ताले त्यस्तो अधिकारप्राप्त व्यक्तिलाई कार्यालय सञ्चालन हुने कुनै पनि दिनमा नियमित कामको समयावधिमा उसको क्षेत्रभित्र प्रवेश गर्ने अनुमति दिनेछ, र उसको सुविधाहरू, प्रणालीहरू, दर्ताहरू र किताबहरू हेर्ने अधिकार दिनेछ र त्यसको प्रतिलिपि उतार्ने अनुमति दिनेछ ।

१५. निष्काशनकर्ताद्वारा सिडिएससिलाई तत्काल जनाउ दिने अवस्थाहरू :

१५.१. निष्काशनकर्ताले सिडिएससिलाई तुरुन्त सूचित गर्नेछ :

- १५.१.१. कुनै अदालतमा निष्काशनकर्ताको विघठनको लागि निवेदन परेमा वा निष्काशनकर्ताको विघठनको प्रस्ताव पारित भएमा :
- १५.१.२. निष्काशनकर्ताको गाभिने, सम्मिश्रण हुने वा पुनःसंरचनाको खाका तर्जुमा भएमा,
- १५.१.३. टाट पल्टने, बन्द हुने वा सम्पत्ति रोक्का हुने कुनै दरखास्त वा निवेदन प्रस्तुत हुने सम्भावना भएमा,
- १५.१.४. कुनै कानूनी वा राजस्व सम्बन्धी निकायद्वारा कुनै करहरू, भन्सार दस्तुरहरू, तिरो, जरिवाना, महशूल भुक्तानीको लागि निष्काशनकर्ता वा उसको सम्पत्ति माथि कुनै कारवाही गराउने प्रक्रियाको बारेमा जानकारी भएमा,
- १५.१.५. वित्तीय अवस्थाहरूको परिवर्तन भई टाट उल्टने वा विघठन हुने वा ऋणदाताहरूसँग जटिलता उत्पन्न हुने भएमा,
- १५.१.६. निष्काशनकर्ताले निष्काशन गरेका धितोपत्रहरू सूचीकृत भएको वा कारोबारको अनुमति पाएको धितोपत्र बजारबाट उक्त धितोपत्रहरूको स्थगन गर्ने वा सूचीबाट हटाउने कुनै सूचना प्राप्त भएमा,
- १५.१.७. निष्काशनकर्ता उपरको कुनै घटना वा परिस्थितिबाट व्यवसायिक निर्वाह वा अस्तित्व वा यस सम्झौता बमोजिमको उसको दायित्व परिपालन गर्ने क्षमतामा तात्त्विक असर पार्ने सम्बन्धमा जानकारी भएमा,
- १५.१.८. निष्काशनकर्ताले जारी गरेको कुनै धितोपत्र एवंशेयर पूँजीमा कुनै थपघट भएमा ।

१६. आधिकारिक प्रतिनिधि :

निष्काशनकर्ताले यो सम्झौतापत्रको कार्यान्वयनको लागि सिडिएससिसमक्ष आफूले अख्तियार प्रदान गरेका पदाधिकारीहरूको सूची पेस गर्नेछ, जसले सिडिएससि समक्ष निजको हितको प्रतिनिधित्व गर्नेछन् । त्यस्तो सूचीमा गरिएको थपघट वा हेरफेर सिडिएससिलाई जानकारी गराउनेछ ।

१७. गोपनीयता :

१७.१. पक्षहरूले यस सम्झौतापत्र अन्तर्गतका दायित्व सम्पादन गर्ने सिलसिलामा खुलाउनुपर्ने वा गोप्य राख्नुपर्ने वा विनियमावलीअन्तर्गत कुनै पनि पक्षले तेस्रो पक्षलाई खुलासा गर्न नहुने समेतका कुराहरू गोप्य राख्नुपर्नेछ ।

१७.२. पक्षहरू कानूनबमोजिमको दायित्व पूरा गर्नका लागि आफ्नो अधिकारको प्रचलनका लागि वा हित संरक्षणका लागि नेपाल सरकार, अदालत, नेपाल धितोपत्र बोर्ड वा कानूनले अधिकार दिएको कुनै पनि नियामक वा राजस्व अधिकारीको लिखित आदेश वा मागको विवरण, फाँटवारी, वा सूचना उपलब्ध गराउन वा खुलासा गर्न स्वतन्त्र हुनेछ । तर उल्लिखित त्यस्तो सूचनाको उपलब्धता वा खुलासाले कुनै पनि पक्षले अर्को पक्षसँग रहेका विवरण, फाँटवारी वा सूचनाको गोप्यता उपलब्ध गराउन वा खुलासा गराउन पाउनेछैन ।

१८. ठेगाना परिवर्तन :

निष्काशनकर्ताले निजको रजिस्टर्ड कार्यालयको प्रस्तावित स्थान परिवर्तन साथै कम्प्युटरकृत अभिलेख, भण्डारण सुविधा र सिडिएससिसँगको सञ्चारको व्यवस्थापनका उपकरण रहेको हाताको स्थानको कुनै पनि परिवर्तन हुने भएमा कम्तीमा त्यस्तो परिवर्तनको ३० दिन पूर्व सिडिएससिलाई जानकारी गराउनुपर्नेछ ।

१९. भण्डारण सुविधा :

१९.१. निष्काशनकर्ताले सिडिएससिले सिफारिस गरेअनुसारको भण्डारण कार्यविधि कडाइकासाथ लागू गर्नुपर्नेछ । निष्काशनकर्ताले गर्नुपर्ने कम्प्युटर प्रणालीको भण्डारण सुविधाको अद्यावधिक गर्ने कार्यबाट हुन गएको कुनै पनि क्षति वा हानी वा कमजोरीका लागि सिडिएससि जवाफदेही हुनेछैन ।

१९.२. सिडिएससिले खटाएको कुनै पनि व्यक्तिलाई निष्काशनकर्ताले निजको भण्डारण सुविधासम्मको पहुँचका लागि अनुमति दिनेछ र सिडिएससिलाई चाहिएअनुसारको उल्लिखित सुविधाको प्रतिवेदन उपलब्ध गराउनेछ ।

२०. हितग्राहीको गुणासो र उजुरको उपचार :

निष्काशनकर्ताले हितग्राहीको कुनै पनि गुणासो वा उजुर भएमा समाधान गर्नुपर्नेछ, र गुणासो वा उजुर प्राप्त भएको तीस दिनभित्र सिडिएससिलाई सो बारे जानकारी दिनुपर्नेछ ।

२१. प्रत्यायोजनमा प्रतिबन्ध :

सिडिएससिको लिखित पूर्वसहमति नलिई निष्काशनकर्ताले यो सम्झौतापत्रअन्तर्गतका कार्य, अधिकार वा दायित्वहरू कुनै पक्ष वा व्यक्तिलाई हस्तान्तरण गर्ने वा प्रत्यायोजित गर्नेछैन ।

२२. हर्जाना :

२२.१. निष्काशनकर्ताले धितोपत्र निष्काशनकर्ताका तर्फबाट ऐन, नियम, विनियमावली र सञ्चालन निर्देशिकाको उल्लंघनमा कर्मचारी, एजेन्ट वा अन्यथा कुनै कार्य लिखत बाट भएको कुनै पनि लापरवाहीबाट सिडिएससिलाई हुन गएका सबै क्षति, हानी, नोक्सानी वा सबै दावी

माग, मुद्दा, कारवाही, अन्य जुनसुकै कार्यप्रक्रियाका सम्बन्धित सबै लागत, दस्तुर तथा खर्चलगायत सिडिएससिको हानी रहित सुरक्षाको हर्जाना दिनेछ । यस प्रयोजनका लागि निजका अधिकृत, कर्मचारी, एजेन्टबाट भएका मनसायपूर्वक वा अन्यथा जे भए पनि सम्पूर्ण कृतकार्य (कार्य वा अकार्य) लाई निष्काशनकर्ताले गरेको कृतकार्य (कार्य वा अकार्य) मानिनेछ । निष्काशनकर्ताको लापरवाहीबाट हितग्राहीलाई क्षति वा नोक्सानी भएमा सिडिएससिले, आवश्यक देखेमा, अन्य कुराका अतिरिक्त सिडिएससिसमक्ष रहेका कुनै पनि धितोपत्रको मिलान वा बाँडफाँडद्वारा, सर्वप्रथम त्यस्तो क्षति वा नोक्सानीलाई पुर्ति गराउनेछ र भएको क्षति निष्काशनकर्ताबाट उपर गरिलिनेछ ।

२२.२. सिडिएससिले आफू वा आफ्ना अधिकारी, कर्मचारी वा सेवकका कार्यबाट ऐन, नियम, विनियमावली र सञ्चालन निर्देशिकाको उल्लंघन वा गलत प्रस्तुति, जालसाजी, चोरी मास्ने वा विश्वासको धोका वा सिडिएससिको निष्काशनकर्ताप्रतिको दायित्व पूरा नगरेका वा सिडिएससिले दिने सेवाको कुनै पनि कमिकमजोरीबाट निष्काशनकर्तालाई हुन गएका सबै क्षति, हानी, नोक्सानीसँग सम्बन्धी दस्तुर तथा खर्चको निष्काशनकर्तालाई हर्जाना दिनेछ ।

२३. काबुबाहिरको परिस्थिति :

यस सम्झौता वा विनियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आँधी, तुफान, बाढी, चट्याङ, भूईँचालो, आगलागी, विस्फोटन वा दैवी घटना, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधाज्ञा, नाकाबन्दी, अवरोध, दंगा, नागरिक कलह, हडताल, तालाबन्दी, बहिष्कार, कुनै उपयोगी सेवामा अवरोधजस्ता मजदुर कारवाही वा अशान्ति, शत्रुको कारवाही अपराधिक षडयन्त्र, आतंककारीको गतिविधि वा तोडफोड, विध्वंस, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा बाध्यतालगायत काबु वा नियन्त्रणबाहिरका घटनाद्वारा यस सम्झौताअन्तर्गतको दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लंघन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानीनोक्सानी, क्षतिसोधभर्ना वा क्षतिपूर्ति दिन अर्को पक्ष उत्तरदायी हुनेछैन ।

२४. जनाउ :

यस सम्झौताअनुसार दिइने आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार लिखित रूपमा र प्रापकको हालसालको ठेगानामा नपठाएसम्म बन्धनकारी हुनेछैन ।

२५. प्रभावरहितताको हद :

यो सम्झौताको कुनै पनि प्रावधान कुनै अदालत, नियमनकारी निकायले गैरकानूनी, प्रभावशून्य वा लागू गर्न नसकिने भनी निरूपण वा ठहर गरेमा वा कुनै कानूनको संशोधन, वा न्यायिक निर्णयका कारणले शून्य वा लागू गर्न नसकिने बनाइएमा यस सम्झौतामा हुनुपर्नेसम्भव भएसम्म सम्झौताका अन्य प्रावधानहरू फेरबदल नगरी त्यस्तो प्रावधान निष्क्रिय वा प्रभावरहित हुनेछन् तर सो कुराले सम्झौताका बाँकी प्रावधानहरूलाई असर गर्नेछैनन् ।

२६. बोर्डबाट भएका संशोधन वा हेरफेर बन्धनकारी हुने :

निष्काशनकर्ता र सिडिएससी बीच भएको यस सम्झौतामा बोर्डबाट कुनै संशोधन वा सुधार गर्न जारी निर्देशनको दुवै पक्षले पालना गर्नुपर्नेछ ।

२७. परित्याग गर्न नपाउने :

यसका कुनै पनि पक्षले यस सम्झौता अन्तर्गत भएका वा कानूनमा रहेका कुनै पनि अधिकार, विशेषाधिकार वा उपचार लिखित रूपमा कार्यान्वयन गरेबाहेक परित्याग गर्न, छाड्न वा अलग्गिन पाउनेछैनन र पक्षहरू त्यस्ता अधिकार, विशेषाधिकार वा उपचार प्रयोग नगर्न वा विलम्ब गर्ने कुराले त्यसको परित्याग गरेको कुरा वा यस सम्झौताको तेस्रो पक्षले गरेको कुनै कार्यविधि, उल्लंघन परित्याग क्रियाशील हुनेछैन साथै यस सम्झौताअन्तर्गत वा अन्य कानून अन्तर्गत उपलब्ध अधिकार, विशेषाधिकार वा उपचारको एक वा आंशिक प्रचलन पनि हुनेछैन वा सामान्यतया यस्ता सबै अधिकार, शक्ति, विशेषाधिकार वा उपायहरू एकअर्कामा अनेक र सञ्चयी भएर स्वीकारिएका हुनेछैनन् ।

२८. अनुशासन र कारबाही :

पक्षहरूका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताका सम्बन्धमा विनियमावलीमा तोकिएअनुसारको मध्यस्थता समिति सम्बन्धी व्यवस्था लागू हुनेछ ।

२९. नियमनकारी भाषा :

यस सम्झौतापत्रको विषयवस्तुका सम्बन्धमा पक्षहरूका बीचमा कार्यान्वयन हुने सबै लिखत, कागजात तथा लेखाइ र आदानप्रदान गरिने पत्राचार नेपाली भाषामा हुनेछ जुन पक्षहरूबीचको नियमनकारी भाषा हुनेछ ।

३०. नियमनकारी कानून :

यो सम्झौता प्रचलित नेपालको कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ ।

३१. सम्झौताको कार्यान्वयन :

यो सम्झौताको कार्यान्वयन सक्कल प्रतिबाट गरिनेछ जुन यसका पक्षहरूसँग रहनेछन् ।

सम्झौताका प्रथम पक्ष

सिडिएएससिको तर्फबाट अधिकार प्राप्त

व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप :

सम्झौताका दोश्रो पक्ष

निष्काशनकर्ताको तर्फबाट अधिकार प्राप्त

व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप:

साक्षी

१.

साक्षी

१.

ईति संम्वत साल महिना गते रोज..... शुभम् ।

अनुसूची - ४

(विनियम १० सँग सम्बन्धित)

निक्षेप सदस्यताका लागि दिने निवेदनको ढाँचा

मिति :

श्री सिडिएस एण्ड क्लियरिङ्ग लि.

.....

धितोपत्र सम्बन्धि ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधिनमा रहि निक्षेप सदस्यको रूपमा कार्य गर्ने इच्छा भएकोले देहायको विवरण तथा कागजात संलग्न गरी निक्षेप सदस्यको अनुमतिपत्र प्राप्त गर्न यो निवेदन पेश गर्दछु।

यस निवेदनसाथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन। लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानून बमोजिम सहुंला, बुझाउँला।

कार्यकारी प्रमुखको

नाम :

दस्तखत :

संगठित संस्थाको छाप :

१९अनुसूची - ५

(विनियम१४ र १५ सँग सम्बन्धित)

सदस्यता दस्तुर तथा नवीकरण शुल्क

- | | | |
|--------------------------|---|-------------|
| १. सदस्यता दस्तुर | : | रु.५०,०००।- |
| २. सदस्यता नवीकरण दस्तुर | : | रु.२५,०००।- |

^{१९} धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधीत

अनुसूची - ६

(विनियम १०को उपविनियम २ को खण्ड (क) सँग सम्बन्धित)

संचालक/कार्यकारी प्रमुख सम्बन्धि विवरण

हालसालै
खिचिएको
पासपोर्ट
साइजको फोटो

१. नाम :-
२. स्थायी ठेगाना :- अंचल..... जिल्ला..... गा.वि.स./न.पा./म.न.पा.....
टोल..... वडा नं..... ब्लक नं. फोन नं. फ्याक्स.....
इमेल
३. हालको ठेगाना :- अंचल..... जिल्ला..... गा.वि.स./न.पा./म.न.पा.....
टोल..... वडा नं..... ब्लक नं. फोन नं. फ्याक्स.....
इमेल
४. बाबुको नाम :-
५. बाजेको नाम :-
६. पति वा पत्नीको नाम :-
७. शैक्षिक योग्यता :-
८. व्यवसायिक अनुभव :-
९. तालिम :-
१०. अन्य कम्पनीवा संगठित संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको भए त्यस सम्बन्धी विवरण:
१२. आफू उपर वा आफू सम्बन्ध कुनै कम्पनी वा संगठित संस्था उपर धितोपत्र सम्बन्धीकानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सो सम्बन्धी विवरण :-

.....
दस्तखत

संलग्न गर्नुपर्ने कागजात :-

१. अघिल्लो आर्थिक वर्षसम्मको कर दाखिला गरेको प्रमाण ।
२. कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको भए त्यस्तो सूचीबाट हटेको प्रमाणित गर्ने कागजात ।
३. योग्यता अनुभव प्रमाणित गर्ने कागजातको प्रतिलिपि ।
४. नागरिकता प्रमाणपत्र प्रतिलिपि ।

अनुसूची - ७

(विनियम १०को उपविनियम २ को खण्ड (ख) सँग सम्बन्धित)

निक्षेप सदस्यको अनुमति लिन चाहने संगठित संस्था सम्बन्धी विवरण

१. संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. प्रबन्धपत्र र नियमावली
३. संस्थापकहरु बीच निक्षेप सदस्य, कम्पनी संस्थापन गर्ने सम्बन्धमा कुनै सम्झौता भएको भए त्यस्तो सम्झौताको प्रतिलिपि
४. केन्द्रिय निक्षेपको सदस्यता लिन संचालक समितिले गरेको निर्णय
५. कार्यालय संचालनका लागि तयार गरिने पूर्वाधार सम्बन्धी देहायको विवरण :-
 - (क) कार्यालय रहने स्थान तथा कार्यालयले ओगट्ने क्षेत्रफल सम्बन्धी विवरण,
 - (ख) कार्यालय संचालनका लागि व्यवस्था गरिने जनशक्ति सम्बन्धी विवरण,
 - (ग) संचालनका लागि व्यवस्था गरिएको कार्यालय उपकरण तथा प्रविधि सम्बन्धी विवरण,

अनुसूची - ८

(विनियम १०को उपविनियम २ को खण्ड (ग) सँग सम्बन्धित)

निक्षेप सदस्य कम्पनीको शेयर स्वामित्व लिने संस्थासम्बन्धी विवरण

१. दर्ता प्रमाणपत्रको प्रतिलिपि,
२. प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
३. कुनै विशेष ऐनद्वारा संस्था संस्थापना भएको भए सो ऐन र तत्सम्बन्धी नियम तथा विनियमको प्रति,
४. निक्षेप सदस्यको शेयर ग्रहण गर्ने सम्बन्धमा संचालक समितिले गरेको निर्णयको प्रतिलिपि,
५. प्रचलित कानूनबमोजिम तोकिएको ढाँचा र लेखामानअनुसार तयार गरी लेखा परीक्षण भएको विगत तीन आर्थिक वर्षको वित्तीय विवरण तथा प्रत्येक वर्षमा गरेको काम कारवाहीसमेत समावेश गरिएको वार्षिक प्रतिवेदन,
(संस्थापना भएको तीन वर्ष पूरा नभएको कम्पनी वा संगठित संस्थाको हकमा उपलब्ध वर्षको वित्तीय विवरण तथा प्रतिवेदन पेश गर्न सकिनेछ ।)
६. कम्पनी कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको उद्घोषण,
७. कम्पनी वा संगठित संस्था वा संस्थाको संचालक उपर धितोपत्रसम्बन्धी कानून तथा अन्य प्रचलित कानून बमोजिम कुनै कारवाही भएको वा भैरहेको भए सोसम्बन्धी विवरण,
८. कर दर्ता प्रमाण,
९. अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व रहेको भए तत्सम्बन्धी विवरण,
१०. संचालकसम्बन्धी देहायका विवरण तथा कागजात,
 - (क) तीन पुस्तेसहित पूरा नाम र ठेगाना,
 - (ख) अन्य कम्पनी वा संगठित संस्थामा स्वामित्व वा कुनै संलग्नता रहेको भए तत्सम्बन्धी विवरण ।

अनुसूची - ९

(विनियम १४ सँग सम्बन्धित)

सिडिएससि र निक्षेप सदस्यबीचको सम्झौता

काठमाडौं स्थित रजिस्टर्ड कार्यालय रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (यसपछि, “सिडिएससि” भनिएको) प्रथम पक्ष रस्थित कार्यालय रहेको..... (वैधानिक अस्तित्व भएको निकायको विवरण) यसपछि, (“सदस्य” भनिएको) दोश्रो पक्ष बीच देहायका शर्तहरू पालना गर्ने सहमतिका साथ यो सम्झौता गरिएको छ ।

१. सामान्य प्रावधान :

- १.१. यस सम्झौतामा प्रयोग भएका तर व्याख्या नगरिएका तर कम्पनी ऐन २०६३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ वा सिडिएससिका विनियमावलीहरूमा व्याख्या गरिएको शब्दावली तथा वाक्यांशहरूको अर्थ उल्लिखित ऐन, नियम र विनियम अनुसार हुनेछन् ।
- १.२. यस सम्झौतामा प्रयोग भएका “हितग्राही”, “फछ्यौट निकाय”, “निष्काशनकर्ता”, “सदस्य”, “रजिष्ट्रार वा धितोपत्र हस्तान्तरण प्रतिनिधि” जस्ता शब्दावली तथा वाक्यांशहरूले धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ तथा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उल्लेख भए बमोजिमको अर्थ लाग्नेछ ।
- १.३. सदस्यका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ बन्धनकारी हुनेछ र यसै सम्झौतामा उल्लेख भए सरह र यसै सम्झौताको अङ्गका रूपमा सिडिएससिले जारी गरेको विनियमावली तथा सञ्चालन निर्देशिका पालन गर्न सहमत छन् ।
- १.४. सदस्य खारेज हुनुभन्दा अगाडि सदस्यले सम्पन्न गरेका, कार्यान्वयन गरेका, लागु गरेका, सञ्चालन गरेका वा त्यसो गर्न आवश्यक भएका तथा सदस्य खारेज हुँदाको समयमा बाँकी, अपूर्ण वा अनिर्णित रहेका सबै विषयहरू, प्रविष्टिहरू वा कारोबारहरूसँग सम्बन्धित निजका उत्तरदायित्वहरूको समापन गर्न वा पालनका लागि आवश्यक भएसम्म विनियमावली तथा सञ्चालन निर्देशिका बमोजिम सदस्य खारेज भएपश्चात् पनि सदस्यका हकमा बन्धनकारी रहिरहनेछन् ।
- १.५. सदस्यले सिडिएससिलाई तिर्नुपर्ने रकम तोकिएको मितिभित्र बुझाउनु पर्नेछ । यसरी तोकिएको समयमा रकम नबुझाएको अवस्थामा सिडिएससिले कानून बमोजिम असुल उपर गर्न सक्नेछ ।

२. सदस्यले जडान गर्नुपर्ने हार्डवेयर तथा सफ्टवेयर :

- २.१. सिडिएससिसँग सम्बन्धित कार्यहरूका लागी छुट्याइएको स्थानहरूमा सदस्यले आवश्यक कम्प्युटर, प्रिन्टर, सञ्चारका उपकरणहरू र अविच्छिन्न विद्युत प्रवाह एकाइ, सिस्टम सफ्टवेयर र तोकिए अनुसारका अन्य उपकरण हार्डवेयर तथा सफ्टवेयर जडान गर्नेछ ।
- २.२. सिडिएससिले वा यसका एजेन्टले सोभै परिपूर्ति/उपलब्ध गराएको अवस्थामा बाहेक सदस्यले खरिद गरेका सबै कम्प्युटरहरू, सञ्चारका उपकरणहरू, प्रिन्टर, अविच्छिन्न विद्युत

प्रवाह एकाइहरू तथा अन्य सबै हार्डवेयर र सफ्टवेयरहरू तोकिएको स्वरूप (Configuration) मा परिपूर्ति भएको हुनुपर्ने कुरामा सहमति कायम गरिएको छ ।

- २.३. माथि उल्लेखित हार्डवेयर तथा सफ्टवेयर संरचनालाई सदस्यले निश्चित कम्प्युटर प्रोग्राम (Application Module) का लागि मात्र प्रयोग गर्नेछ, र यदि त्यहाँ भण्डारण तथा प्रक्रियागत क्षमता बढी भएमा पनि त्यसलाई सदस्यले आफ्नो कार्यालयको अन्तरप्रणाली वा सञ्चालन लगायत अन्य कुनै पनि कम्प्युटर प्रयोगमा उपयोग गर्नेछैन ।
- २.४. सिडिएससिको लिखितअनुमति बिना सदस्यले आफ्नो कार्यालय आन्तरिक व्यापक क्षेत्रको सञ्जाल (Wide Area Network)मा उल्लिखित हार्डवेयर जडान गर्नेछैन ।
- २.५. हार्डवेयरलाई थपघट गर्न बदल्न, स्तरोन्नति गर्न वा विस्थापन गर्न लाग्ने खर्च सदस्य आफैले व्यहोर्नेछ ।

३. आवश्यकता र प्रणालीहरू :

- ३.१. सदस्य र सिडिएससिले एकआपसमा सञ्चारको विद्युतीय माध्यम निरन्तर रूपमा स्थापना गर्नेछन् ।
- ३.२. निक्षेपसँग सम्बन्धित कार्यसञ्चालनको लागि प्रभावकारी तथा छिटोछरितो रूपमा कारोबार सम्पादन गर्न आवश्यक हुनाले सिडिएससिले समयसमयमा सदस्यलाई सञ्चालनको आवश्यक निर्देशन प्रदान गर्नेछ ।
- ३.३. सदस्यले सिडिएससिको सदस्य भएको नाताले यसको सञ्चालनसम्बन्धी सिडिएससिले तोके बमोजिमका त्यस्ता प्रणाली, विधि, सञ्चारका साधन, संरचना, हार्डवेयर, सफ्टवेयर, सुरक्षाका उपकरणहरू, भण्डारण/आधार सुविधाहरू (Back-up Facilities) आफ्नो खर्चमा खरिद तथा मर्मतसम्भार गर्नेछ, र सिडिएससिले समयसमयमा तोकेअनुसार तिनीहरूलाई स्तरोन्नति वा विस्थापन गर्नेछ ।
- ३.४. सिडिएससिले सिफारिस गरेको सबै प्रणाली तथा कार्यविधिहरूलाई सदस्यले पालना गर्नेछ, र सिडिएससिले कार्यविधिको पालनाको आवधिक मूल्याङ्कन गर्नका लागि खटाएको कम्प्युटर कृत प्रणालीको कार्यसम्पादन परीक्षण गर्न विशेष सीप भएका वा विज्ञहरू भएको एक वा एक भन्दा बढी व्यवसायीहरूको समूह (जसलाई “प्रणालीको परीक्षण गर्ने समूह” भनेर बुझिन्छ) लाई आफ्नो प्रणाली सम्मको पहुँच सदस्यले प्रदान गर्नेछ ।

४. कार्यसञ्चालन प्रारम्भहुने मिति :

सिडिएससीबाट सदस्यलाई कार्य सञ्चालन गर्न सहमति प्रदान गरेको मितिदेखि कार्य प्रारम्भ गर्नेछ ।

५. सदस्यले सिडिएससिलाई उपलब्ध गराउनुपर्ने सूचनाहरू :

५.१. देहायबमोजिम उल्लेख गरिएको अवधिभित्र सदस्यले सिडिएससिलाई देहायबमोजिम सूचनाहरू उपलब्ध गराउने :

५.१.१. आर्थिक वर्ष समाप्तको तीन महिनाभित्र सदस्यले लेखापरीक्षण भएको आफ्नो वार्षिक लेखाको आधारमा आफ्नो सम्बन्धित नियमनकारी संस्थाले तोकेअनुसार तयार गरेको लेखापरीक्षक द्वारा परीक्षण गराएको खुद सम्पति विवरण/प्रमाणपत्र

पेस गर्नेछ । तर यस प्रकरणअन्तर्गत जारी गरिएको प्रमाणपत्र/विवरणमा विगतमा उल्लेख गरिएको सदस्यको खुद सम्पति भन्दा यस पटकको खुद सम्पति कम भएको खण्डमा, सदस्यले सिडिएससिलाई यसबारे तुरुन्त खबर गर्नेछ र सिडिएससिले माग गरेमा माथि लेखिएबमोजिम तयार गरी वैधानिक लेखापरीक्षकद्वारा प्रमाणित खुद सम्पतिको विवरण सिडिएससिलाई प्रदान गर्नुपर्नेछ । तत्पश्चात सिडिएससिले नियमावली, विनियमावली वा यस सम्झौता अनुसारको उपयुक्त कारवाहि गर्न सक्नेछ ।

- ५.१.२. सदस्य, कुनै मान्यताप्राप्त धितोपत्र बजार सदस्य भएमा वा परिस्थितिअनुसार त्यस्तो धितोपत्र बजारका विनियमहरू अथवा त्यस सम्बन्धि सरकारले वा नेपाल धितोपत्र बोर्डले तर्जमा गरेको कानूनहरूको पालना नगरेमा वा उल्लंघन गरेमा वा भंग गरेमा अथवा निजका सञ्चालन, गतिविधि वा सदस्यताहरू परिस्थितिअनुसार धितोपत्र विनियम, वा अन्य निक्षेप संस्थाले निलम्बन वा खारेज गरेमा, त्यस्तो उल्लंघनको प्रकृति र त्यस्तो उल्लंघन, निलम्बन वा खारेजको कारण घटना भएमा घटना हुनासाथ जानकारी गराउनु पर्नेछ ।
- ५.१.३. हितग्राहीबाट एक महिनाभर प्राप्त उजुरी, सोही महिना समाधान गरेका/समाधान नगरेका उजुरीको संख्या तत्पश्चात्को अवस्था र सदस्यले समाधानको लागि चालेको कदम अर्को महिनाको दस दिन भित्र जानकारी दिनु पर्नेछ ।
- ५.१.४. सिडिएससिलाई बुझाएको आवेदन फारममा भएका कुनै पनि विषयहरूसँग सम्बन्धित कुनै पनि कुरामा भएको परिवर्तनको यथासिघ्र सदस्यले सिडिएससिलाई सूचित गर्नुपर्नेछ ।
- ५.१.५. सदस्यसँग भएको हितग्राही सम्बन्धि सूचना तथा खाताहरू सदस्यले सिडिएससिलाई आवश्यक भएअनुसार समय समयमा प्रदान गर्नुपर्नेछ ।
- ५.१.६. सदस्य कर्जा सूचना केन्द्रबाट कालो सूचिमा पर्न गएमा सो को बारेमा सिडिएससिलाई तुरुन्तै खबर गर्नुपर्नेछ ।

६. सदस्यको काम कर्तव्यहरु :

- ६.१. सदस्यले हितग्राहीसँग कुनै सम्झौता गर्नुपूर्व वा खाता खोल्नुपूर्व देहायबमोजिम गर्नेछ :
 - ६.१.१. खाता खोल्न आवश्यक विषयहरूका बारे सोधपुछ गर्नेछ, तथा विगतका क्रियाकलापको मूल्याङ्कन गर्न विशेष सावधानी तथा सर्तकता अपनाउनेछ ।
 - ६.१.२. हितग्राहीले खाता खोल्न वा धितोपत्रहरूलाई अभौतिकीकरण गर्न पेस गरेका सबै कागजातहरूको वैधता जाँच गर्नेछ ।
 - ६.१.३. सदस्यले सम्बन्धित हितग्राही वा सिडिएससिबाट पूर्व लिखित आदेश प्राप्त नगरि हितग्राहीको खातालाई डेबिट वा क्रेडिट गर्नेछैन ।
 - ६.१.४. सदस्यले हरेक हितग्राहीको नाममा भिन्ना भिन्नै खाता खोली अभिलेख राख्नेछ र प्रत्येक हितग्राहीको धितोपत्रहरूलाई अलगै राख्नेछ, तथा अन्य हितग्राही वा सदस्य स्वयंका धितोपत्रहरूसँग मिसाउने छैन ।
 - ६.१.५. सदस्यले कम्तीमा ५ (पाँच) वर्षसम्म सबै सक्कल कागजातहरू जस्तै : खाता

खोल्ने फारमहरू, हितग्राही संगका सम्भौताहरू तथा हितग्राहीबाट प्राप्त निर्देशनहरू, अभौतिकीकरण अनुरोध फारम तथा पुनःभौतिकीकरण अनुरोध फारमको छायाँप्रति पनि सुरक्षित रूपमा राख्नुपर्नेछ ।

- ६.१.६. सदस्यले गरेको वा उसको मार्फत भएका कारोबारसँग सम्बन्धित शुल्क, दस्तुर, बाँकि तथा जरिवाना तिर्ने सदस्यको सिडिएससिप्रतिको जिम्मेवारी तथा दायित्व निशर्त हुनेछ ।
- ६.१.७. हितग्राहीबाट प्राप्त आदेशलाई सोही दिन सदस्यले कार्यान्वयन गर्नुपर्नेछ तर यसो गर्न छुटेमा/नसकेमा त्यस निर्देशनलाई ठीक अर्को दिनको कार्यालय समयभित्र सम्पन्न गर्नुपर्नेछ ।
- ६.१.८. हितग्राहीको स्वामित्वमा रहेको अथवा सदस्यले गर्ने कारोबारको सिलसिलामा उसको जिम्मामा आएको कुनै पनि धितोपत्र, अभिलेखवा कागजातहरू नष्ट भएमा वा चोरी भएमा सदस्यले तुरुन्तै सिडिएससि, सम्बन्धित निष्काशनकर्ता अथवा रजिष्ट्रार तथा हितग्राहीलाई सो सम्बन्धमा सूचित गर्नेछ ।
- ६.१.९. सदस्यले गरेको वा सदस्यमार्फत गरिएका प्रविष्टि, कारोबार वा स्थानान्तरणहरूसँग नेपाल सरकारले जारी गरेको नियमअनुसार तिर्नुपर्ने कुनै पनि प्रकृतिका शुल्क कर वा दस्तुरहरू तिर्नुपर्ने भएमा कानूनले मागेबमोजिम तिरे नतिरेको सुनिश्चित गर्न सदस्य आफैँ जिम्मेवार हुनेछ ।
- ६.१.१०. विनियमावली तथा सञ्चालन निर्देशिकामा उल्लेख भएअनुसार र तोकिएको समय भित्र भौतिकीकरण वा पुनःभौतिकीकरण गर्न हितग्राहीबाट प्राप्त आग्रहलाई सदस्यले अगाडि बढाउनेछ तथा नियमावली तथा सिडिएससिद्वारा व्यवस्था गरिएअनुसार सो को अभिलेख राख्नेछ ।
- ६.१.११. यस सम्भौतामा वा विनियमावलीहरूमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि, अदालत अथवा कानूनबमोजिमको निकायको आदेशको अवहेलना हुने भएमा अथवा नेपाल सरकार वा नेपाल धितोपत्र बोर्ड वा सदस्य वा सिडिएससिद्वारा पालना गरिने अन्य कुनै वैधानिक निकाय वा राजस्व अधिकारीको कुनै आदेश वा निर्देशनको अवहेलना हुने भएमा अथवा हितग्राहीको भलो नहुने ठहर गरेमा कुनै पनि प्रविष्टि वा कारोबारलाई मूर्त रूप दिन सदस्य बाध्य हुनेछैन ।
- ६.१.१२. ऐन, नियम अन्तर्गत निक्षेप सदस्यलाई दिएको जिम्मेवारीअनुसार हितग्राहीको खाता रोक्का गर्ने वा हितग्राहीको खातासँग सम्बन्धित कुनै कारवाहि बारे अदालत न्यायधिकरण, नेपाल सरकार वा कानून बमोजिम अख्तियारी प्राप्त अधिकारीको कुनै आदेशलाई त्यस्ता अधिकारीबाट हितग्राही परिचय नम्बर वा स्थायी लेखा नम्बर वा नागरिकता प्रमाणपत्र नम्बर साथै त्यस्तो आदेशमा पर्याप्त यथार्थ विवरण उल्लेख नभएको भए प्रष्ट निर्देशन प्राप्त भएपछि मात्र त्यस्तो कारवाहिलाई सिडिएससिवा सदस्यले अगाडि बढाउनेछन् ।
- ६.१.१३. हितग्राहीले दिएका निर्देशन वा कार्यादेशउपर आवश्यक कारवाहि गर्ने जिम्मेवारी सदस्यको हुनेछ र हितग्राहीको निर्देशन वा कार्यादेशको पूरा नगरेका कारणबाट हुने परिणामको जिम्मेवार सदस्य स्वयं हुनेछ ।

- ६.१.१४. धितोपत्र बजारमा भएको कारोबारको राफसाफ तथा फछ्यौट प्रयोजनको लागि तथ्यांक प्रविष्टि तथा धितोपत्रको स्थानान्तरण गर्ने सम्बन्धमा सिडिएससिले समयसमयमा निर्धारित गरेको कार्यतालिकालाई सदस्यले अनिवार्य पालना गर्नेछ ।
- ६.१.१५. सदस्यले हितग्राहीलाई निजका खातामा सो महिनामा केवल एउटा प्रविष्टि वा कारोबार भएमा हरेक महिनाको अन्तमा र अन्य अवस्थामा हरेक आर्थिक वर्षको अन्तमा खाताको फाँटवारी प्रदान गर्नेछ । सदस्यले आवश्यक दस्तुर लिई हितग्राहीलाई चाहिएको बेला छोटो समयवधिमा त्यस्तो फाँटवारी प्रदान गर्नेछ ।
- ६.१.१६. सदस्यले हितग्राहीको निर्देशनपुर्जीमा दस्तखतलगायत हितग्राहीले वा निजका हकमा जारी भएका निर्देशनहरूको आधिकारिकता जाँच प्रमाणित गर्ने उत्तरदायित्व सदस्यको हुनेछ र निर्देशनपुर्जीको दस्तखत ठीक दुरुस्त भएको कुरामा आफू सन्तुष्ट भएपछि निर्देशनको सम्पादन गर्नेछ । यस सम्बन्धमा सिडिएससि वा नेपाल धितोपत्र बोर्डले समयसमयमा तोकेका प्रक्रियाहरू ठीकठीक ठाउँमा रहेको कुरा सदस्यले निश्चित गर्नेछ ।
- ६.१.१७. ऐन, नियम, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टारबाट मार्गदर्शन, जनाउ, परिपत्र वा जुनसुकै नाममा गरिएका पत्राचार, विनियमावली र सञ्चालन निर्देशिका, नेपाल धितोपत्र बोर्ड तथा नेपाल राष्ट्र बैंकबाट समयसमयमा जारी भएका परिपत्रसँग मेल नखाने गरी हितग्राहीको नाममा कुनै खाता नखोलिने कुरा निश्चित पार्नु सदस्यको कर्तव्य हुनेछ ।

७. सदस्यको आफ्नै खातासम्बन्धी दायित्व :

- ७.१. सदस्यले सिडिएससिमा आफूले राखेका वा आफ्नो नाममा रहेका धितोपत्रसँग आफूले सदस्यको रूपमा हितग्राहीका नाममा राखेका धितोपत्रहरूलाई मिसाउनेछैन ।
- ७.२. सदस्यले आफ्ना खाता (हितग्राहीका निजसँग रहेका खाताभन्दा भिन्नै) मा धितोपत्र निक्षेप जम्मा गर्दा र भिक्दा विनियमावली र सञ्चालन निर्देशिकाले कायम गरेका कार्यविधिसँग मिल्दो गरी गर्नेछ ।

८. अभिलेख भिडान र त्रुटि सच्याउने :

- ८.१. सदस्यले सिडिएससिसँगका निजका अभिलेखहरू दैनिक रूपले भिडाउनुपर्नेछ । हितग्राहीहरूका सबै अभिलेख र सदस्यले सिडिएससिबाट पाएका सञ्चय, फाँटवारीको जाँच गर्ने र भिडान गर्ने गर्नुपर्छ र त्यस्ता अभिलेख, सञ्चय, फाँटवारी र प्रतिवेदनमा कुनै त्रुटि वा छुटपुटको सिडिएससिले तुरुन्त जनाउ दिनुपर्नेछ ।
- ८.२. सिडिएससिले उपलब्ध गराएका कुनै पनि सुझाव, फाँटवारी वा प्रतिवेदनमा कुनै त्रुटि नभएमा सम्बन्धित मामिलाका लागि अन्तिम हुनेछ । सिडिएससिले अन्यथा स्वीकार गरेमा बाहेक, कुनै पनि सुझाव, फाँटवारी वा प्रतिवेदनमा रहेको कुनै त्रुटि वा छुटपुट सिडिएससिले उल्लेख गरेको समयभित्र सदस्यले जानकारी गराउन नसकेमा सच्याउनका लागि आवश्यक कुनै पनि अधिकार सदस्यले पाउनेछैन ।

- ८.३. त्रुटि सच्याउने विषय हितग्राहीको हितमा छ भन्ने कुरामा सन्तुष्ट भएमा सिडिएससिले माथि लेखिएअनुसारको कुनै त्रुटि वा छुटपुट सच्याउन सदस्यले हिलागरी गरेको अनुरोधलाई मान्न सक्नेछ । सदस्यको यस्तो अनुरोधलाई सिडिएससिले मान्यता दिएमा अनुरोधको ढिलाइबाट सिडिएससि वा अन्य कुनै सदस्य वा हितग्राहीलाई भएको कुनै पनि क्षतिको लागि सदस्य उत्तरदायी हुनेछ ।
- ८.४. कुनै पनि हितग्राहीका खाताका त्रुटिपूर्ण प्रविष्टि वा कारोबार सच्याउने अधिकार सिडिएससिमा रहनेछ । यस्तो कुनै पनि भूलसूधारको कार्य सम्पादन गर्दा सिडिएससिले सदस्य र त्यस्तो हितग्राहीलाई सूचित गर्नेछ ।
- ८.५. हितग्राहीको खातामा रहेको धितोपत्रहरूमा गलत ह्रास आउने वा सन्तुलन ऋणात्मक हुने गरी सदस्यतर्फबाट भएको त्रुटि, गल्ती वा लापरवाही भएको कुनै पनि त्रुटिपूर्ण प्रविष्टि वा कारोबार भएमा, सिडिएससिका अन्य कुनै पनि अधिकार तथा उपचारहरूसँग पूर्वाग्रह नराखी, सिडिएससिले आफ्नो निरपेक्ष तजविजमा देहायका एक वा बढी गर्न सक्नेछ :
- ८.५.१. सदस्यको लागत र खर्चमा न्यून भएको धितोपत्रको सदस्यबाट असुल गर्न लगाउने,
- ८.५.२. प्रचलित बजारमूल्यमा असुल स्वरूप न्यून भएको धितोपत्र आफैले खरिद गर्ने । यस्तो धितोपत्र खरिदको सिलसिलामा सिडिएससिबाट भएका लागत र खर्च सदस्यले बेहोर्नेछ । उल्लेख भएबमोजिम सिडिएससिबाट त्यस्ता न्यून धितोपत्रको खरिद वा असुल गर्ने सिलसिलामा भएका सबै लागत, शुल्क, दस्तुर, महसुल, घाटा र क्षति सदस्यले सिडिएससिलाई शोधभर्ना गर्नुपर्नेछ ।
- ८.५.३. सिडिएससिले तोकेको समयभित्र कुनै पनि कारणले न्यून धितोपत्र असुल हुन नसकेमा, सिडिएससिले सदस्यलाई न्यून धितोपत्र त्यस्तो त्रुटिपूर्ण प्रविष्टि वा कारोबार भएको मिति वा शोधभर्नाको मितिमा धितोपत्रको मूल्यको नगद वा बजारमूल्यमध्ये उच्च हुने सिडिएससिले ठीक ठहराएको रकम हितग्राहीलाई शोधभर्ना गर्न लगाउन सक्नेछ ।
- ८.५.४. न्यून धितोपत्र वा सोको सट्टामा शोधभर्नाको असुल बाँकी राखी सिडिएससिले उपयुक्त हुने ठहराएको धितोपत्र वा अतिरिक्त धितोपत्रको रकम सिडिएससिलाई भुक्तान गर्न सदस्यलाई आह्वान गर्नेछ ।

२० ९. धितोपत्रको सीमा :

निक्षेप सदस्यले निक्षेप व्यवस्थापन गरेको हितग्राहीको धितोपत्रको बजार मूल्य आफ्नो खुद सम्पत्ति मूल्यको ५०० गुणा भन्दा बढी हुनु हुने छैन ।

१०. सम्झौताको ढाँचा बन्धनकारी हुने :

यसमा जुनसुकै कुरा लेखिएको भए तापनि, सदस्यले हरेक हितग्राही र धितोपत्र दलालसँग गर्ने सम्झौताको सन्दर्भमा विनियमावलीमा संलग्न अनुसूचीको मसौदा सम्झौतापत्रको ढाँचा कडाईपूर्वक पालना गर्नुपर्नेछ र सिडिएससिको पूर्व लिखित सहमति प्राप्त गरेमा बाहेक तिनमा कुनै अन्तर, फेरबदल, थप वा केरमेट गर्न पाइनेछैन । उल्लिखित मसौदा सम्झौता विनियमावली र

^{२०} धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

सञ्चालन निर्देशिका विरुद्ध भएमा सदस्यले निजका तर्फबाट दिएको कुनै पनि फाँटवारी वा गरेको कुनै प्रतिनिधित्व वा कुनै दायित्व वा दातव्यका लागि सदस्य पूरापूर उत्तरदायी हुनेछ ।

११. आन्तरिक नियन्त्रण र लेखापरीक्षण :

११.१. सदस्यले अन्य कुराका अतिरिक्त विनियमावली र सञ्चालन निर्देशिकामा उल्लेख भएबमोजिम गोपनीयता पालन गर्ने कुरा निश्चित पार्नका लागि निजको आन्तरिक कार्यसम्पादनको नियमित पुनरावलोकनका लागि भिन्दै आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण विभाग खडा गर्ने लगायतका लेखापरीक्षण तथा नियन्त्रणका उपायहरूका लागि उपयुक्त प्रणाली जडान तथा व्यवस्थापन गर्नुपर्नेछ ।

११.२. सदस्यको रूपमा निजका क्रियाकलाप तथा कार्यसञ्चालन, कार्यसम्पादन, आर्थिक, प्राविधिक तथा अन्य सूचनावली, जानकारी, प्रतिवेदन, लेखापरीक्षकले लेखापरीक्षण र प्रमाणित गरेका कुरा समयसमयमा र अवस्थाअनुसार विनियमावली र सञ्चालन निर्देशिकाले तोकेका अवधि, ढाँचा र तरिकाअनुसार पेश गर्नुपर्नेछ ।

१२. सिडिएससिबाट निरीक्षण :

सिडिएससिले आफ्ना तर्फबाट निरीक्षणका लागि अख्तियारी प्रदान गरेका व्यक्तिहरूबाट सदस्यका सम्पूर्ण कामकारवाहिसँग सम्बन्धित सुविधा, प्रणाली, अभिलेख तथा खाताहरूको निरीक्षण गर्ने हक राख्नेछ, र सदस्यले यसरी अख्तियारप्राप्त व्यक्तिलाई कार्यदिनमा सदस्यको कार्यालय वा कार्यव्यापारको समयमा निजका हातामा प्रवेश गर्न र निजका सुविधा, प्रणाली, अभिलेख तथा खातासम्म पहुँच दिई तिनको प्रतिलिपि लिन अनुमति दिनुपर्नेछ ।

१३. सदस्यले सिडिएससिलाई अविलम्ब जनाउ दिनुपर्ने विषयहरू :

१३.१. सदस्यले देहायका कुरा अविलम्ब सिडिएससिलाई जनाउ दिनेछ :

१३.१.१. अदालतसमक्ष विघटनका लागि निवेदन परेमा वा सदस्यको विघटनसम्बन्धी प्रस्ताव पास भएमा,

१३.१.२. सदस्य गाभिने, मिसिने वा पुनर्गठन भएमा,

१३.१.३. निजको टाटपल्टाइ, दामासाही, लिक्विडेसन वा यसको सम्पत्ति सार्ने विषयमा कुनै निवेदन प्रस्तुत भएको कुरामा जानकारी भएमा,

१३.१.४. सदस्य वा निजको सम्पत्तिउपर कुनै कर, महसुल, दस्तुर, दण्ड,जरिवाना बाँकीबक्यौता असुलउपरका लागि सदस्यविरुद्ध कुनै वैधानिक वा राजस्व अधिकारीबाट कुनै उजरी छानबीन भएको जानकारी भएमा,

१३.१.५. सदस्यको सम्पत्तिको विवादमा कुनै अदालतसमक्ष कुनै निवेदन प्रस्तुत भएमा,

१३.१.६. निजको दामासाही, विघटन वा समाप्त हुन सक्ने गरी निजको आर्थिक अवस्थामा कुनै फेरबदल भएमा,

१३.१.७. निजको कुनै सम्पत्तिका सम्बन्धमा लिक्विडेटर, नियुक्त गर्ने प्रस्ताव विचार गर्न कुनै बैठक बोलाइएमा वा सदस्यको रूपमा काम गर्ने निजको क्षमतालाई भौतिक रूपले असर पार्न सक्ने परिस्थितिको कुनै पनि फेरबदल भएमा,

- १३.१.८. सदस्य धितोपत्र दलाल समेत भएमा सम्बन्धित धितोपत्र बजार वा बोर्डबाट निज डिफल्टर भएको वा सदस्यता निलम्बन वा समाप्त भएको घोषित गरिएमा,
 १३.१.९. सदस्यले बोर्ड वा सिडिएससिले निर्धारण गरेका योग्यता पूरा नगरेमा,
 १३.१.१०. यस सम्झौतापत्रका निजका दायित्वहरू सम्पादन र पूरा गर्ने निजको क्षमता, उपस्थिति वा व्यापारिक सम्भाव्यतालाई वस्तुतः असर गर्ने मनासिव सम्भावना रहेको वा सिडिएससि वा बोर्ड वा कानून अन्तर्गतको अन्य कुनै नियामक पदाधिकारीले निर्धारण गरेका योग्यता शर्तलाई भौतिक प्रतिकूल परिवर्तन गर्न सक्ने कुनै पनि परिघटनाबारे सदस्य सचेत भएमा ।

१४. बीमा समेटनुपर्ने :

सिडिएससिले समयसमयमा दिएको निर्देशानुसार सदस्यले धितोपत्र निक्षेप व्यवसायको बीमा गर्नेछ ।

१५. सदस्यले पेश गर्नुपर्ने सुरक्षण :

- १५.१. सिडिएससिले कुनै पनि समयमा निर्धारण गरेबमोजिमको तरिका र हदमा मागेबमोजिम त्यस्तो सुरक्षण वा अतिरिक्त वा कोलेटरल सुरक्षण सदस्यले सिडिएससिलाई उपलब्ध गराउनुपर्नेछ । सुरक्षण वा अतिरिक्त वा कोलेटरल सुरक्षणको निर्धारणका लागि सिडिएससिले अन्य कुराका अतिरिक्त सदस्य, निजका प्रतिनिधि वा कर्मचारीका तर्फबाट भएका कुनै पनि जालसाजी, लापरवाही, भूलचूक, गलतकार्यका कारणले हितग्राहीका खातामा रहेका धितोपत्रहरूको भिडान नभएको मौज्जात वा मौज्जातको अधिकता वा न्यूनतालाई समेत ध्यानमा राख्नेछ । यस्तो सुरक्षण सदस्यले सिडिएससिसमक्ष पहिला पेस गरेका कुनै पनि सुरक्षणबाट स्वतन्त्र र अतिरिक्त हुनेछ ।
- १५.२. निक्षेप सदस्यले सिडिएससिसमक्ष पेस गरेको सुरक्षण, अतिरिक्त सुरक्षण वा कोलेटरल संरक्षणका रूपमा रहेको कुनै पनि सम्पत्तिलाई बेचबिखन, स्थानान्तरण वा अन्यथा अलग्याउने वा तिनमा कुनै धितोबन्धकी राख्ने वा अन्य तरिकाले तिनको अधिकारलाई दोहोरो खतरामा पार्ने कार्य गर्नेछैनन् ।
- १५.३. निक्षेप सदस्यले सिडिएससि समक्ष पेस गरेको सबै वा कुनै पनि सुरक्षण निक्षेप सदस्यको वा अन्य कुनै हितग्राही, निक्षेप सदस्य, रजिष्ट्रार वा राफसाफ संस्थासँगको कुनै पनि दायित्वमा वा सोको सन्तुष्टिका लागि सदस्यलाई पूर्वसूचना नदिई प्रयोग गर्न सक्नेछ ।

१६. अख्तियारप्राप्त प्रतिनिधि :

सदस्यले यो सम्झौतापत्रको कार्यान्वयनसँगै सिडिएससिसमक्ष आफूले अख्तियार प्रदान गरेका पदाधिकारीहरूको सूची पेस गर्नेछ, जसले सिडिएससिसमक्ष निजको हितको प्रतिनिधित्व गर्नेछन् । त्यस्तो सूचीमा गरिएको थप, घट वा हेरफेर सिडिएससिसमक्ष अविलम्ब सञ्चार गरिनेछ ।

१७. गोपनीयता :

१७.१. यसका पक्षहरूले यस सम्झौतापत्र अन्तर्गतका दायित्व सम्पादन गर्ने सिलसिलामा खुलाउनुपर्ने वा गोप्य राख्नुपर्ने वा विनियमावलीअन्तर्गत कुनै पनि पक्षले तेस्रो पक्षलाई

खुलासा गर्न नहुने समेतका तर तिनैमा मात्र सीमित नहुने सबै प्राविधिक तथा व्यापारिक सूचनाहरू अनिवार्य रूपमा गोप्य राख्नेछन् ।

१७.२. यसको कुनै पनि पक्ष कानून बमोजिमको दायित्व पूरा गर्नका लागि अधिकारप्राप्त निकायलाई चाहिएको वा आफ्नो अधिकारको प्रचलनका लागि वा हितको संरक्षणका लागि कुनै सन्दर्भविना अर्काको उपचारको लागि वा सम्बन्धित हितग्राहीलाई दिनका लागि कानूनले अधिकार दिएको कुनै पनि नियामक वा राजस्व अधिकारीको लिखित आदेश वा माग गरेको विवरण, फाँटवारी, सूचनावली वा सूचना उपलब्ध गराउन वा खुलासा गर्न स्वतन्त्र हुनेछ । तर उल्लिखित त्यस्तो सूचनाको उपलब्धता वा खुलासाले कुनै पनि पक्षले अर्को पक्षसँग रहेका विवरण, फाँटवारी, सूचनावली वा सूचनाको गोप्यता उपलब्ध गराउन वा खुलासा गराउन पाउनेछैन ।

१८. ठेगाना परिवर्तन :

रजिस्टर्ड कार्यालयको प्रस्तावित स्थानपरिवर्तन साथै कम्प्युटरकृत अभिलेख, भण्डारण सुविधा र सिडिएससिसँगको सञ्चारको व्यवस्थापनका उपकरण रहेको हाताको स्थानको कुनै पनि परिवर्तन भएमा कम्तीमा त्यस्तो परिवर्तनको ७ (सात) दिन पूर्व सिडिएससिलाई जानकारी गराउनुपर्नेछ ।

१९. भण्डारण सुविधा :

१९.१. सदस्यले सिडिएससिले सिफारिस गरेअनुसारको भण्डारण कार्यविधि लागू गर्नुपर्नेछ । सदस्यले गर्नुपर्ने कम्प्युटर प्रणालीको भण्डारण सुविधाको अद्यावधिक गर्ने कार्यबाट हुन गएको कुनै पनि क्षति वा हानी वा कमजोरीका लागि सिडिएससिस जवाफदेही हुनेछैन ।

१९.२. सिडिएससिले खटाएको कुनै पनि व्यक्तिलाई सदस्यले निजको भण्डारण सुविधासम्मको पहुँचका लागि अनुमति दिनेछ, र सिडिएससिलाई चाहिएअनुसारको उल्लिखित सुविधामा पालन गरिएको प्रतिवेदन उपलब्ध गराउनेछ ।

२०. हितग्राहीको गुणासो र उजुरको उपचार :

सदस्यले हितग्राहीको कुनै पनि गुणासो वा उजुर भएमा समाधान गर्नुपर्नेछ, र गुणासो वा उजुर प्राप्त भएको १५ (पन्ध्र) दिनभित्र विनियमावली र सञ्चालन निर्देशिकाले तोकेको तरिका अपनाई समाधान गरी सिडिएससिलाई सोबारे जानकारी दिनुपर्नेछ । तोकिएको समय अपुग भएमा सिडिएससिले उपयुक्त समय दिन सक्नेछ ।

२१. प्रत्यायोजनमा प्रतिबन्ध :

सिडिएससिको व्यक्त लिखित पूर्वसहमति नलिई सदस्यले यो सम्झौतापत्रअन्तर्गतका कार्य, अधिकार वा दायित्वहरू कुनै पक्ष वा व्यक्तिलाई हस्तान्तरण गर्न वा प्रत्यायोजित गर्नेछैन । यो सम्झौतापत्रको विपरित हुने गरी गरिएको कुनै पनि अख्तियारी शून्य र अमान्य हुनेछ ।

२२. निलम्बन र खारेज :

२२.१. निलम्बन र खारेज आवश्यक छ भन्ने कुरामा सन्तुष्ट भएमा र त्यस्ता अवस्थाहरूमा खारेज गर्नु मनासिव हो भन्ने ठानेमा सिडिएससिले सदस्यसँग लिखित सञ्चार गरी देहायका अवस्थामा सम्झौतापत्र खारेज गर्न सक्नेछ :

- २२.१.१. बोर्ड वा सिडिएससिले निर्धारण गरेका सदस्यका योग्यता र प्रवेश शर्तहरू पूरा नगरेमा,
- २२.१.२. सदस्य कम्पनी भएमा विघटनका लागि कुनै अदालतसमक्ष निवेदन परेमा वा विघटनको प्रस्ताव पारित भएमा,
- २२.१.३. सदस्यको रूपमा सिडिएससिसँगको व्यापार गर्ने कार्य समाप्त भएमा,
- २२.१.४. सदस्यले सिडिएससिसँग वा निजका हितग्राहीसँगका निजका दायित्वहरू पूरा गर्न कठिन वा अयोग्य हुने कुरा सिडिएससिले विश्वास गर्नुपर्ने मनासिव आधार भएमा,
- २२.१.५. सदस्य टाट पल्टेको, दामासाही भएको, लिक्विडेसनमा गएको वा विघटन भएको वा सोसम्बन्धी कारवाहि सुरु भएमा वा सिडिएससिले यसको तजविजमा त्यसो हुन सक्ने ठानेमा,
- २२.१.६. सदस्यको सम्पत्ति प्रापक वा प्रशासकको नियुक्ति भएमा वा सदस्य निजका दाताहरू वा निजको कार्ययोजनाको गठनमा सताइएकोमा सो कुरा अदालतबाट (पुनःनिर्माण वा मिश्रणबाहेक) स्वीकृत भएमा वा सिडिएससिले यसको तजविजमा त्यसो हुन सक्ने ठानेमा,
- २२.१.७. यो सम्झौता वा विनियमअन्तर्गत सदस्यले धितोपत्र निक्षेप, शुल्क वा अन्य कुनै दस्तुर तिर्न नसकेमा (पुनर्विचार भएको शुल्क वा बढाइएको शुल्क दस्तुर वा निक्षेपसमेत) वा सिडिएससिले चाहेका बेला अतिरिक्त वा कोलेटरल सुरक्षण दालिख गर्न नसकेमा,
- २२.१.८. सदस्यले सिडिएससिलाई दिनुपर्ने हर्जानाबाट उत्पन्न दायित्व पूरा गर्न सदस्यले नसकेमा,
- २२.१.९. सदस्यको लापरवाही, जालसाजी वा बेइमानी आचरणका लागि जिम्मेवार रहेको कुरा विश्वास गर्नुपर्ने मनासिव आधार सिडिएससिसँग भएमा वा सिडिएससिसमक्षको कुनै पनि विवरणमा वस्तुगत विवरण दुरुल्लेखन गरेमा वा मेटेमा,
- २२.१.१०. सदस्यले ऐन, नियमावली, विनियमावली वा यस सम्झौताको कुनै पनि व्यवस्थाबमोजिम कार्य नगरेमा वा सञ्चालन निर्देशिकासँग बाभिने गरी काम गरेमा,
- २२.१.११. बोर्डबाट प्रदान गरिएको निक्षेप सदस्यको अनुमतिपत्र निलम्बन वा खारेज भएमा,
- २२.१.१२. सदस्य धितोपत्र विनिमयको सदस्य भए, धितोपत्र विनिमयबाट निजलाई निष्काशन वा निजको व्यवसाय निलम्बन गरिएमा,
- २२.१.१३. धितोपत्र सम्बन्धी ऐन, २०६३ ले व्यवस्था गरेअनुसार माध्यमक (सदस्यबाहेक अन्य) भए, सदस्यको माध्यमक क्षमता नेपाल धितोपत्र बोर्ड वा सो गर्न अख्तियारप्राप्त अन्य नियमक निकाय वा अधिकारीले निलम्बन वा खारेज गरेमा वा बेदर्ता गरेमा,

- २२.१.१४. सिडिएससि सन्तुष्ट हुने गरी हितग्राहीका गुणासामा उपचार दिन सदस्यले नसकेमा,
- २२.१.१५. सिडिएससि वा हितग्राहीको हित प्रतिकूल हुने गरी सदस्यले निजका क्रियाकलाप अगाडि बढाउँदैछ भन्ने विश्वास गर्नुपर्ने मुनासिब आधार सिडिएससिसँग भएमा वा हितग्राही वा अन्य सदस्यको संरक्षणका लागि वा सिडिएससिले दिने सेवाको कार्यसम्पादन नियमित रूपले सञ्चालन गर्न सहज बनाउका लागि सम्बन्ध समाप्त गर्नु आवश्यक भएमा,
- २२.१.१६. सदस्यले दिएको सेवाको गुणस्तर हितग्राही वा अन्य सदस्य निष्काशनकर्ता र फर्छ्योट निकायहरूको उजुरबाट सिडिएससि सन्तोषजनक नभएमा,
तर सम्झौतापत्र खारेज गर्नुपर्ने आधारहरू खुलाई सदस्यलाई सिडिएससिले कारण देखाऊ सूचना नदिएसम्म र त्यसका लागि सिडिएससिले अख्तियार गरेको कुनै पनि अधिकारीबाट सुनवाइका लागि सदस्यलाई मुनासिब अवसर हुनेछ र त्यस्तो अधिकारीले दिएको प्रतिवेदनमा सन्तुष्ट भएर मात्र सदस्यसँगको यो सम्झौता खारेज गर्न सन्तुष्ट नभएसम्म सिडिएससिले उल्लिखित कुनै कारवाहि गर्नेछैन ।
- २२.२. अन्य अधिकारसँग पूर्वाग्रही नहुने गरी सिडिएससिले माथि लेखिएका कुनै पनि परिघटना भएमा, कुनै सूचना जारी गर्न अगावै वा सूचनाको कामबाँकी रहेको वा विनियमावलीअन्तर्गत छानविन भइरहेको बेला, सिडिएससिसँग रहेका सदस्यको व्यवसाय तथा कामकारवाहिलाई तत्कालै लागू हुने गरी निलम्बन गर्न सक्नेछ ।

२३. सदस्य अलग हुने :

- २३.१. सदस्यले यो सम्झौता खारेज वा समाप्त गर्ने मनसाय देखाई २१ (एक्काईस) दिनभन्दा कम नहुने गरी लिखित सूचना सिडिएससि समक्ष दिई उल्लेखित २१ (एक्काईस) दिन वा तोकिएको सोभन्दा बढी अवधिबाट प्रभावकारी हुने गरी सिडिएससिबाट सदस्य अलगिन पाउने कुराको हक सदस्यलाई रहनेछ । तर, यस्तो सूचना प्राप्त भएपछि हितग्राहीको हित वा सिडिएससिको क्रमबद्ध कार्यका लागि सिडिएससिले आवश्यक देखेमा सिडिएससिले सदस्यलाई सिडिएससिमा सदस्यको रूपमा निजको व्यवसाय र कामकाज बढीमा ३ (तीन) महिनामा नबढ्ने गरी निरन्तर जारी राख्न लगाउन सक्नेछ । सिडिएससिले सदस्यका हितग्राही, धितोपत्र बजार, अन्य सदस्य बोर्डलाई सातदिनभित्र सदस्य अलगिएको जनाउ दिनुपर्नेछ ।
- २३.२. सदस्यले देहायअनुसारको सन्तोषजनक प्रमाण उपलब्ध नगराएसम्म सदस्यले सिडिएससिको सदस्यबाट अलग हुनका लागि अनुमति पाउनेछैन :
- २३.२.१. आफूसँग खाता भएका कुनै पनि हितग्राहीलाई आफू अलगिने मनसायको सूचना जारी गरेको,
- २३.२.२. हितग्राहीहरूका सबै खाताहरू अर्को सदस्यसमक्ष वा हितग्राहीले रोजेअनुसार सिडिएससिमा स्थानान्तर गरेको,

- २३.२.३. हितग्राही, सिडिएससिसि, निष्काशनकर्ता/रजिष्ट्रार वा राफसाफ संस्थाका निर्देशनको समाधान भइनसकेका गुणासा वा उजुरको काम बाँकी नरहेको,
- २३.२.४. नेपाल धितोपत्र बोर्ड वा सिडिएससिलाई बुझाउनुपर्ने अन्य कुराका अतिरिक्त शुल्क, दस्तुर जरिवाना वा ब्याजलगायत कुनै पनि बाँकी, तिर्न बाँकी नरहेको ।

२४. खारेज वा सदस्य अलग हुने कुराको परिणाम

- २४.१. यो सम्झौतापत्रको खारेज वा सदस्य अलग भएमा, सदस्यले सिडिएससिसमक्ष राखेको कोलेटरल सुरक्षणहरू निक्षेप सदस्यको दर्ता प्रमाणपत्र नेपाल धितोपत्र बोर्डबाट रद्द गरेको मितिले ६ (छ) महिना पुगेपछि वा हितग्राहीका कामबाँकी रहेका गुणासा कुनै भए तिनको समाधान गरेको मिति जुनचाहिँ पछिल्लो हुन्छ सो मितिमा सिडिएससिले सदस्यलाई फिर्ता गर्ने वा उपलब्ध गराउनेछ ।
- तर, कानूनमा सिडिएससिलाई आफूसमक्ष तिर्न बाँकी रहेको धितोपत्र वा अन्य सदस्य वा हितग्राहीको कारोबार वा सदस्यबाट यस सम्झौतापत्रको सिलसिलामा भएको कारोबार वा प्रविष्टिको निक्षेपको मिलान गर्न बाँकी रहेको रकममा सो बराबरको रकमका लागि कुनै कोलेटरल वा सुरक्षणहरू राख्ने अधिकार (उपलब्ध कुनै अधिकार वा उपचार सँग पूर्वाग्रह नराखी) हुनेछ ।
- २४.२. उल्लिखित कुरामा पूर्वाग्रह नराखी, त्यस्तो दावी यो सम्झौतापत्रको खारेज भएको मितिभन्दा पछिको भएमा बाहेक, सिडिएससिलाई आफ्नो वा सिडिएससिमार्फत सदस्यसँग दावी लाग्न सक्ने अन्य व्यक्तिको कुनै पनि बाँकी रकममा रहेको पूर्वदावी वा अधिकारको हिसाब मिलान गर्ने अधिकार हुनेछ ।
- २४.३. सिडिएससिबाट यो सम्झौतापत्रको खारेज गरिए वा सदस्यको सिडिएससिबाट आफू अलगगने वा सम्झौतापत्र खारेज गर्ने लिखित सञ्चार प्राप्त गरेपछि, सिडिएससिले सबै सदस्यहरूलाई जनाउ दिनेछ, र हितग्राहीहरू र अन्य सदस्यहरूको हितको संरक्षणका लागि उपयुक्त हुने पाइला चाल्नेछ । सिडिएससिले यो सम्झौता खारेज भएको ७ (सात) दिनभित्र अन्य सदस्य, निष्काशनकर्ता, रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि र नेपाल धितोपत्र बोर्डलाई जनाउ दिनेछ ।
- २४.४. सदस्यको हैसियतले काम गर्दा वा यो सम्झौता जारी रहेको बेलाका कुनै पनि कार्य, कारोबार वा व्यवहारबाट उत्पन्न भएका सिडिएससिसि समक्षका दायित्वहरू पूरा गर्नुपर्नेछ ।
- २४.५. सिडिएससिबाट यो सम्झौतापत्रको खारेज गरिए वा सदस्य सिडिएससिबाट अलगगएमा, सदस्यसँग खाता रहेका हरेक हितग्राहीलाई सदस्यसँग रहेका निजको धितोपत्र अर्को सदस्यकहाँ सार्ने वा पुनःभौतिकीकरण गर्ने विकल्प रहनेछ । माथि जुनसुकै कुरा लेखिएको भए पनि, त्यस्तो खारेज वा अलग्याइपछि पनि सदस्यसँग रहेको धितोपत्र अर्को सदस्यमा सार्ने वा पुनःभौतिकीकरण गर्ने सीमित प्रयोजनका कामलाई सदस्यले निरन्तरता दिनेछ ।
- २४.६. यो सम्झौतापत्रको खारेज गरिए वा सदस्य सिडिएससिबाट अलगगएपछि सदस्यसँग खाता रहेका हरेक हितग्राहीलाई सूचना पाएको मितिले १५ (पन्ध्र) दिनभित्र सदस्यसँग रहेका निजको धितोपत्र अर्को सदस्य कहाँ सार्ने सूचना दिनेछ । उल्लेख भएअनुसार कुनै हितग्राहीले अर्को सदस्यसँग धितोपत्र नसारेमा त्यस्तो खाता केही समयका लागि सार्ने एक वा बढी सदस्य मनोनयन गर्नेछ ।

तर, सम्बन्धित हितग्राहीले त्यस्तो अर्को कुनै सदस्यसँग सम्झौता नगरेसम्म त्यस्तो सारिएको खाताको धितोपत्रका सम्बन्धमा कुनै खर्च (डेबिट) लेखिने छैन ।

२४.७. यो सम्झौतापत्र सिडिएससिबाट खारेज वा सदस्य सिडिएससिबाट अलग्गिने कार्य जेसुकै भए तापनि, त्यस्तो खारेज वा अलग्ग्याइ सँग नबाभिएसम्म, यो सम्झौतापत्रका प्रावधान र तिनबाट उत्पन्न पारस्परिक अधिकार तथा दायित्वहरू सम्झौता प्रभावमा रहेको समयमा भएका सबै कार्य, लिखत, सवाल र वस्तु र कारोबारका सन्दर्भमा दुवै पक्षका लागि बन्धनकारी रहिरहनेछन् ।

२५. हर्जाना :

- २५.१. सदस्यको तर्फबाट ऐन, नियम, विनियमावली र सञ्चालन निर्देशिकाको उल्लंघनमा कर्मचारी, एजेन्ट वा अन्यथा कुनै कार्य लिखत वा कुनै कुराबाट भएको कुनै पनि लापरवाहीबाट सिडिएससिलाई हुन गएका सबै क्षति, हानी, नोक्सानी र सबै दावी माग, मुद्दा, कारवाहि, अभियोजन र अन्य जुनसुकै कार्यप्रक्रियाका सम्बन्धित सबै लागत, दस्तुर तथा खर्चलगायत क्षतिको हर्जाना दिनेछ । यस प्रयोजनका लागि निजका अधिकृत, कर्मचारी, एजेन्टबाट भएका मनसायपूर्वक वा अन्यथा जेभएपनि सम्पूर्ण कार्यलाई सदस्यले गरेको कार्य मानिनेछ । सदस्यको लापरवाहीबाट हितग्राहीलाई क्षति वा नोक्सानी भएमा सिडिएससिले, आवश्यक देखेमा, अन्य कुराका अतिरिक्त सिडिएससिसमक्ष रहेका कुनै पनि धितोपत्रको मिलान वा बाँडफाँडद्वारा, सर्वप्रथम त्यस्तो क्षति वा नोक्सानीलाई व्यवस्थित गर्नेछ ।
- २५.२. सिडिएससिले आफू वा आफ्ना अधिकारी, कर्मचारीका कार्यबाट ऐन, नियम, विनियमावली र सञ्चालन निर्देशिकाको उल्लंघन वा गलत प्रस्तुति, जालसाजी, चोरी सिडिएससिको सदस्यप्रतिको दायित्व पूरा नगरेका वा सिडिएससिले दिने सेवाको कुनै पनि कमिकमजोरीबाट सदस्यलाई हुन गएका सबै क्षति, हानी, नोक्सानी र सबै दावी माग, मुद्दा, कारवाहि, अभियोजन र अन्य जुनसुकै कार्यप्रक्रियाका सम्बन्धित सबै लागत, दस्तुर तथा खर्चलगायतको हर्जाना दिनेछ ।

२६. काबुबाहिरको परिस्थिति :

यस सम्झौता वा विनियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आँधी, तूफान, बाढी, चट्याङ, भूईँचालो, आगलागी, विस्फोटन वा दैवी घटना, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधाज्ञा, नाकाबन्दी, अवरोध, नागरिक कलह, हडताल, तालाबन्दी, बहिष्कार, कुनै उपयोगी सेवामा अवरोधजस्ता मजदुर कारवाहि वा अशान्ति, शत्रुराज्यको कारवाहि आपराधिक षडयन्त्र, आतंककारीको गतिविधि वा तोडफोड, विध्वंश, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा बाध्यता लगायत काबु वा नियन्त्रणबाहिरका घटनाद्वारा यस सम्झौताअन्तर्गतको दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लंघन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानी नोक्सानी, क्षतिको सोधभर्ना वा क्षतिपूर्ति दिन अर्को पक्ष उत्तरदायी हुनेछैन ।

२७. जनाउ :

यस सम्झौताअनुसार दिइनेजनाउ लिखित रूपमा प्रापकको हालसालको ठेगानामा नपठाएसम्म बन्धनकारी हुनेछैन ।

२८. प्रभावकारिता :

यो सम्झौताको कुनै पनि प्रावधान कुनै अदालत, नियमनकारी निकायले गैरकानूनी, प्रभाव शून्य वा लागू गर्न नसकिने भनी निरूपण वा ठहर गरेमा वा कुनै कानूनको संशोधन, सूचना वा न्यायिक निर्णयका कारणले शून्य वा लागू गर्न नसकिने भएमा यस सम्झौतामा हुनुपर्ने सम्भव भएसम्म सम्झौताका अन्य प्रावधानहरू फेरबदल नगरी त्यस्तो प्रावधान निष्क्रिय वा प्रभावरहित हुनेछन् । तर सो कुराले सम्झौताका बाँकी प्रावधानहरूको मान्यता वा प्रभावकारितालाई कुनै हिसाबले असर गर्नेछैनन् र पूरापूर लागू हुनेछन् ।

२९. नेपाल धितोपत्र बोर्डबाट भएका संशोधन वा हेरफेर बन्धनकारी हुने :

नेपाल धितोपत्र बोर्डबाट यस सम्झौतामा गरिएका थपघट, हेरफेर, परिमार्जन, संशोधन वा निर्देश गरेका तिनउपरका कुनै प्रावधान यसका पक्षका लागि बन्धनकारी हुनेछन् र तिनको प्रभावका लागि चाहिने त्यस्ता लिखत कागजात वा लेखाइको पक्षहरूले कार्यान्वयन गर्नेछन् ।

३०. परित्याग गर्न नपाउने :

यसका कुनै पनि पक्षले यस सम्झौता अन्तर्गत भएका वा कानूनमा रहेका कुनै पनि अधिकार, शक्ति, विशेषाधिकार वा उपचार लिखित रूपमा कार्यान्वयन गरेबाहेक परित्याग गर्न, छाड्न वा अलग्गन पाउनेछैनन् र पक्षहरू त्यस्ता अधिकार, शक्ति, विशेषाधिकार वा उपचार प्रयोग नगर्न वा विलम्ब गर्ने कुराले त्यसको परित्याग गरेको कुरा वा यस सम्झौताको तेस्रो पक्षले गरेको कुनै कार्यविधि परित्याग क्रियाशील हुनेछैन साथै यस सम्झौता अन्तर्गत वा अन्य कानून अन्तर्गत उपलब्ध अधिकार, शक्ति, विशेषाधिकार वा उपचारको एक वा आंशिक प्रचलन पनि हुनेछैन वा सामान्यतयामा यस्ता सबै अधिकार, शक्ति, विशेषाधिकार वा उपायहरू एकअर्कामा अनेक र सञ्चयी भएर स्वीकारिएका हुनेछैनन् ।

३१. नियमनकारी भाषा :

यस सम्झौतापत्रको विषयवस्तुका सम्बन्धमा पक्षहरूका बीचमा कार्यान्वयन हुने सबै लिखत, कागजात तथा लेखाइ र आदानप्रदान गरिने पत्राचार नेपाली भाषामा हुनेछ ।

३२. नियमनकारी कानून :

यो सम्झौता नेपालको कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ ।

३३. प्रकरण शीर्षक :

यस सम्झौतापत्रका प्रकरण शीर्षकहरू सुविधा र सन्दर्भका लागि मात्र हुन र तिनले सम्झौतापत्रको व्याख्यालाई प्रभाव पार्ने छैनन् ।

सम्झौताका प्रथम पक्ष

सिडिएससिको तर्फबाट अधिकार प्राप्त

व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप:

सम्झौताका दोश्रा पक्ष

निक्षेप सदस्यको तर्फबाट अधिकार प्राप्त

व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप:

साक्षी

१.

साक्षी

१.

ईति संम्वत साल महिना गते रोज..... शुभम् ।

अनुसूची - १०

(विनियम १४ सँग सम्बन्धित)

सदस्यता नम्बर:

निक्षेप सदस्यता

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी
ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही यो
निक्षेप सदस्यता प्रदान गरिएको छ ।

क्र.सं.	नवीकरण मिति	बहाल रहने मिति	नवीकरण गर्ने अधिकारीको दस्तखत

आधिकारिक दस्तखत :

नाम:

पद:

मिति:

अनुसूची - ११

(विनियम १५ सँग सम्बन्धित)

सदस्यता नवीकरणको लागि दिने निवेदनको ढाँचा

मिति :

श्री सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड

..... ।

विषय: सदस्यता नवीकरण गरी पाउँ ।

मेरो/हाम्रो निक्षेप सदस्यता अवधि मिति सम्म कायम रहेकोले आर्थिक वर्ष का लागि नवीकरण गरी पाउनका लागि सदस्यता नवीकरण दस्तुर यसै साथ संलग्न गरी अनुरोध गर्दछु/छौं ।

आधिकारिक दस्तखत :

नाम :

पद :

संगठित संस्थाको छाप :

अनुसूची - १२

(विनियम २० सँग सम्बन्धित)

फोटो (हालसालै
खिचेको)

प्राकृतिक व्यक्तिको हितग्राही खाता खोल्ने निवेदनको ढाँचा Format of Account Opening Form for Individual Beneficial Owner

कार्यालय प्रयोजनका लागि मात्र For Official Use Only																							
आवेदन नम्बर : Application No:						मिति : Date :																	
संकेत नम्बर : Symbol No:																							
हितग्राहीकोखाता नम्बर : Beneficial Owner Account No:																							
<table border="1" style="width: 100%; border-collapse: collapse;"> <tr> <td style="width: 10%;"></td><td style="width: 10%;"></td> </tr> </table>																							

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसँग भर्नु पर्नेछ । आफूसँग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेर्सो धर्का तानिदिनु होला ।

Please complete all details and strike out the non-applicable fields/boxes.

..... (निक्षेप सदस्यको नाम र Name of Depository Participant)

..... (शाखा र Branch)

खाताको किसिम : व्यक्तिगत गैर आवासीय नेपाली विदेशी

Types of Account: Individual Non Resident Nepalese Foreigner

हितग्राहीको विवरण

हितग्राहीको नाम											
Name of Beneficial Owner											
जन्म मिति Date of Birth				बि.सं. : B.S.				ई.सं. : A.D.			
लिंग Gender		पुरुष <input type="checkbox"/> Male		महिला <input type="checkbox"/> Female							
राष्ट्रियता Nationality		नेपाली <input type="checkbox"/> Nepali		अन्य <input type="checkbox"/> Other							
नागरिकता नम्बर Citizenship No:				जारी जिल्ला Issue District				जारी मिति Issue Date			
राहदानी नम्बर Passport No.		जारी ठाउँ Place of Issue		जारी मिति Issue Date		म्याद सकिने मिति Expiry Date					
परिचयपत्र को किसिम Types of Identity Card		परिचयपत्र नं. Identification No.		जारी गर्ने निकाय Issuance Authority		जारी मिति Issue Date					

दोस्रो संशोधन, २०७३ अनुसार संशोधित गरिएको ।

पत्राचार गर्ने ठेगाना : Correspondence Address:					
राष्ट्र : Country					
अंचल : Zone :		जिल्ला: District :		गा.वि.स./न.पा./म.न.पा.:	VDC/Municipality /Metropolitan
टोल: Tole :		वडा नं.: Ward No.:		ब्लक नं.:	Block No.:
टेलिफोन नं.: Telephone No.:			मोबाइल नं.:	Mobile No.:	
फ्याक्स नं.: Fax No.:			ईमेल:	E-mail ID :	
स्थायी ठेगाना : Permanent Address :					
अंचल : Zone :		जिल्ला: District :		गा.वि.स./न.पा./म.न.पा.:	VDC/Municipality /Metropolitan
टोल: Tole :		वडा नं.: Ward No.:		ब्लक नं.:	Block No. :
टेलिफोन नं. : Telephone No. :			मोबाइल नं.:	Mobile No.:	
फ्याक्स नं. : Fax No. :			ईमेल:	E-mail ID :	
नजिकको ल्यान्डमार्क : Nearest Landmark :					

एकाघर परिवारका सदस्यहरुको विवरण
Details of Family Members

हजुर बुबाको नाम																			
Grand Father's Name :																			
बुबाको नाम																			
Father's Name																			
आमाको नाम																			
Mother's Name																			
पति/पत्नीको नाम																			
Spouse's Name																			
छोराको नाम																			
Son's Name																			

छोरीको नाम																				
Daughter's Name																				
बुहारीको नाम																				
Daughter in-Law's Name																				

पेशागत विवरण	
Details of Occupation	
पेशा Occupation	<input type="checkbox"/> सेवा <input type="checkbox"/> सरकारी <input type="checkbox"/> सार्वजनिक/निजी क्षेत्र <input type="checkbox"/> Service <input type="checkbox"/> Govt. <input type="checkbox"/> Public/Private Sector <input type="checkbox"/> एन.जी.ओ./आई.एन.जी.ओ. <input type="checkbox"/> कानूनी विज्ञ <input type="checkbox"/> विशेषज्ञ <input type="checkbox"/> NGO/INGO <input type="checkbox"/> Legal Expert <input type="checkbox"/> Expert <input type="checkbox"/> व्यापारी <input type="checkbox"/> विद्यार्थी <input type="checkbox"/> सेवा निवृत्त <input type="checkbox"/> गृहिणी <input type="checkbox"/> अन्य <input type="checkbox"/> Businessperson <input type="checkbox"/> Student <input type="checkbox"/> Retired <input type="checkbox"/> House Wife <input type="checkbox"/> Others
व्यापारको प्रकार Types of Business	उत्पादन <input type="checkbox"/> <input type="checkbox"/> सेवामुखी <input type="checkbox"/> Manufacturing <input type="checkbox"/> Service Oriented <input type="checkbox"/>
संस्थाको नाम Organization's Name	ठेगाना <input type="text"/> पद <input type="text"/> Address Designation
आर्थिक विवरण Financial Details	आयको सीमा (वार्षिक विवरण) / Income Limit (Annual Details) रु. १,००,००० सम्म <input type="checkbox"/> रु. १,००,००१ देखि रु. २,००,००० सम्म <input type="checkbox"/> Up to Rs. 1,00,000 From Rs. 1,00,001 to Rs. 2,00,000 रु. २,००,००१ देखि रु. ५,००,००० सम्म <input type="checkbox"/> रु. ५,००,००० भन्दा माथि <input type="checkbox"/> From Rs. 2,00,001 to Rs. 5,00,000 Above Rs. 5,00,000

निक्षेप सदस्यले हितग्राहीको खातामा भएको घटबढ स्वचालित रूपमा गराउने/नगराउने । Standing Instruction for the automatic transactions	गराउने Yes	नगराउने No		
खाताको विवरण प्राप्त गर्ने Account Statement	दैनिक <input type="checkbox"/> Daily	साप्ताहिक <input type="checkbox"/> Weekly	पाक्षिक <input type="checkbox"/> 15 days	मासिक <input type="checkbox"/> Monthly

संरक्षकको विवरण (नाबालकको हकमा मात्र)
Guardian's Details (In case of Minor only)

नाम/थर : Name/Surname:			
निवेदकसँगको सम्बन्ध : Relationship with applicant:			
पत्राचार ठेगाना : Correspondence Address :			
राष्ट्र : Country :	अंचल : Zone		
जिल्ला : District :	टेलिफोन नं. : Telephone No. :		
फ्याक्स नं. : Fax No. :	मोबाइल नं. : Mobile No. :		
स्थायी लेखा नं. : PAN No. :	ईमेल : E-mail ID :		

- नोट :** १. नाबालकको हकमा संरक्षक तथा नाबालक दुवैको फोटो संलग्न गर्नु पर्नेछ ।
(In case of minor, guardian and minor's photos are required to submit.)
२. कानूनी संरक्षक भए सो सम्बन्धी कागजात संलग्न गर्नु पर्नेछ ।
३. आमा वा बाबु संरक्षक भएमा छोरा वा छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
४. निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप हुनु पर्नेछ ।

निवेदकगैर आवासिय नेपाली भएमा

For Non Resident Nepalese

वैदेशिक ठेगाना Foreign Address			
सहर City		राज्य State	
देश Country		गैरआवासिय कोड नं. NRN Code No.	

बैंक खाताको विवरण

Bank Account Details

बैंक खाताको किसिम Types of Bank Account	बचत खाता चल्ती खाता Saving Account Current Account
बैंक खाता नम्बर / Bank Account Number	
तपाईंको बैंक खाता भएको बैंकको नाम र ठेगाना Name & Address of Bank	

इच्छाएको व्यक्ति सम्बन्धी विवरण :

Nominee's Details:

मेरो मृत्यु भएको अवस्थामा देहायको व्यक्तिले मेरो नाममा भएको सम्पूर्ण धितोपत्रको हक पाउने गरी इच्छाएको छु । In the event of my death or incapacity, the following named nominee shall be entitled to the balance of my demat account:

इच्छाएको व्यक्तिको नाम :				
Name of Nominee :				
निवेदकसँगको सम्बन्ध : Relationship :				
नागरिकता / राहदानी नम्बर Citizenship/Passport No.	जारी ठाउँ Place of Issue	उमेर Age		
पत्राचार ठेगाना : Correspondence Address :				
राष्ट्र Country	अंचल Zone			

जिल्ला District		टेलिफोन नं.: Telephone No; :	
फ्याक्स नं. Fax No.		मोबाइल नं.: Mobile No. :	
स्थायी लेखा नं. PAN No. :		ईमेल : E-mail ID :	

घर रहेको स्थानको नक्शा Location Map	Site Map of the Account Holder's Residence
	From main Road Street.....the distance of the Residence ismeters (approximately).

म/हामीले निक्षेप सदस्य र हितग्राहीको करारनामा, प्रचलित ऐन, नियम, विनियम र सो मा भएको संशोधन मान्न मन्जुर गर्दछु/गर्दछौं। माथि उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानून बमोजिम सहुंला, बुझाउँला। अन्यथा भएमा हितग्राही खाता रद्द गर्न मन्जुर गर्दछु/गर्दछौं।।/We shall accept to the terms and conditions relating to the agreement between Depository Participants and Beneficial Owner, prevalent act, regulations, byelaws and any amendments on it. I/We hereby acknowledge that the above disclosed details are true. I further hereby consent to borne any legal actions in case any false disclosure of information related to me/us and the Depository Participants reserve right to close my account. All disputes are subject to the jurisdiction of courts in Kathmandu, Nepal.

निवेदकको नाम :

Name of Nominee:

हस्ताक्षर :

Signature :

औंठा छाप
Thumb Print

दायाँ Right	बायाँ Left
----------------	---------------

(हस्ताक्षर गर्दा कालो मसीको प्रयोग गर्नु पर्नेछ)
(Please use Black ink.)

(अर्घकट्टी)

Beneficial Owner's Copy

हितग्राहीको खाता नम्बर : Beneficial Account Number :																				
	शेयरवालाको विवरण Shareholder's Details																			
नाम / Name																				
आधिकारीक हस्ताक्षर Authorized Signature																				

बुझिलिएको रसिद

Receipt

आवेदन नं.:

Application No.:

मिति :

Date :

हामीले खाता खोल्ने फाराम बुझिलियौं ।
We received account opening form.

आवेदकको नाम र ठेगाना Applicant's Name and Address	
--	--

निक्षेप सदस्यको (Depository Participant's)

नाम / Name :

दस्तखत / Signature :

कम्पनीको छाप / Company's Stamp:

*दोस्रो संशोधन, २०७३ अनुसार संशोधित गरिएको ।

कम्पनी स्थापना मिति Date of Incorporation	वि.सं. : B.S. :	ई. सं. : A.D. :
कम्पनीको किसिम Types of Company	प्राइभेट लि. <input type="checkbox"/> पब्लिक लि. <input type="checkbox"/> Pvt. Ltd. Public Ltd.	सरकारी स्वामित्व भएको <input type="checkbox"/> अन्य <input type="checkbox"/> Govt. Owned Others
कम्पनी दर्ता भएको देश Country of Registration	<input type="checkbox"/> नेपाल <input type="checkbox"/> अन्य (नेपाल बाहेक अन्य देश भएमा उल्लेख गर्ने): Nepal Others (Please mention if other than Nepal)	

कम्पनीको थप विवरण

दर्ता गर्ने कार्यालय Registration Office		
दर्ता नं.: Registration No.:		दर्ता मिति: Registration Date :
स्थायी लेखा नं.: PAN No. :		मूल्य अभिवृद्धि कर दर्ता नं.: VAT Registration No. :
सहायक कम्पनी भएमा मुख्य कम्पनीको नाम र ठेगाना Name and Address of Main Company in case of Subsidiary Company		
कम्पनीको कारोबारको किसिम Types of business of the company		कार्य क्षेत्र Area of Work
धितोपत्र बजारमा सूचिकरण भए नभएको Listed No. :		सूचिकरण मिति : SEBON Registration Date
नेपाल राष्ट्र बैंकमा दर्ता भएको भए दर्ता नं.: NRB Registration No. :		नेपाल राष्ट्र बैंकको स्वीकृत मिति : NRB Approval Date :

कम्पनीको हालको ठेगाना : Current Address of Company			
राष्ट्र : Country			
अंचल : Zone	जिल्ला: District :	गा.वि.स./न.पा./म.न.पा. : VDC /Municipality /Metropolitan	
टोल: Tole :	वडा नं.: Ward No:	ब्लक नं.: Block No:	
टेलिफोन नं.: Telephone No:	फ्याक्स नं.: Fax No.:	ईमेल: E-mail ID :	
कम्पनीको दर्ता हुँदाको ठेगाना : Company's Registered Address:			
अंचल: Zone :	जिल्ला: District :	गा.वि.स./न.पा./म.न.पा. : VDC /Municipality /Metropolitan	
टोल: Tole :	वडा नं.: Ward No.:	ब्लक नं.: Block No. :	
टेलिफोन नं.: Telephone No. :	फ्याक्स नं.: Fax No.:	ईमेल: E-mail ID :	
नजिकको ल्यान्डमार्क : Nearest Landmark :		वेबसाइट Website :	

*धितोपत्र राफसाफ तथा फछ्यौट (पहिलो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधित

राफसाफ सदस्यको विवरण
Details of Clearing Member

धितोपत्र बजारको नाम : Name of Securities Market:							
दलाल परिचय नं.: Broker No.:							

शाखा/कार्यालय संख्या र मुख्य मुख्य शाखा/कार्यालयहरु रहेको स्थान
Branch/Number of Office and Main Branches/ Office Location

क्र.सं. S.N.	क्षेत्र Area	मुख्य शाखा/कार्यालय Main Branch/Office	ठेगाना Address	टेलिफोन नं. Telephone No.:	मोबाईल नं. Mobile No.	सम्पर्क व्यक्ति Contact Person
१						
२						
३						

(तीनवटा भन्दा बढी भएका छुट्टै विवरण पेश गर्न सकिनेछ/ Separate details can be submitted in case of more than three.)

संचालक, कार्यकारी प्रमुख र खाता संचालकहरुको विवरण/Details of Directors, CEO and Authorised Account Operators

क्र.सं. S.N.	नाम, थप Name/ Surname	पद Designation	पति/ पत्नीको नाम Spouse's name	बाबुको नाम Father's Name	बाजेको नाम Grand Father's Name	स्थायी ठेगाना Permanent Address	हालको ठेगाना Current Address	टेलिफोन नं. Telephone No.	मोबाइल नं. Mobile No.	ईमेल ठेगाना E-mail ID
१										
२										
३										
४										
५										

	पहिलो आधिकारिक व्यक्ति First Authorized Person	दोस्रो आधिकारिक व्यक्ति Second Authorized Person	तेस्रो आधिकारिक व्यक्ति Third Authorized Person
नाम /Name			
पद /Designation			
हस्ताक्षर /Signature			
पासपोर्ट साइजको फोटो Passport Size Photo	फोटो Photo	फोटो Photo	फोटो Photo

(अर्घकट्टी)

Beneficial Owner's Copy

कम्पनीको हितग्राहीखाता नम्बर :																				
Company's Beneficial Owner Account No.																				

	पहिलो आधिकारिक व्यक्ति First Authorized Person	दोस्रो आधिकारिक व्यक्ति Second Authorized Person	तेस्रो आधिकारिक व्यक्ति Third Authorized Person
नाम / Name			
पद Designation			
हस्ताक्षर Signature			

बुझिलिएको रसिद

हामीले खाता खोल्ने फाराम बुझिलियौं / We received the Account Opening Form.

हितग्राही कम्पनीको नाम Name of Beneficial Owner	
--	--

निक्षेप सदस्यको

Depository Participant's

नाम :

Name :

दस्तखत :

Signature :

कम्पनीको छाप :

Company's Stamp :

***अनुसूची - १४**

(विनियम १६ र २० को उपविनियम ३ सँग सम्बन्धित)
 (विनियम २१ को उपविनियम ४ सँग सम्बन्धित)
 (विनियम २४ को उपविनियम १ सँग सम्बन्धित)
 (विनियम २५ को उपविनियम १ सँग सम्बन्धित)
 (विनियम २६ को उपविनियम २ सँग सम्बन्धित)
 (विनियम २९ को उपविनियम १ सँग सम्बन्धित)

निक्षेप सदस्यले हितग्राहीसँग लिन पाउने शुल्क

शुल्कको शिर्षक	रकम	निक्षेप सदस्यले सिडिएसिलाई बुझाउनु पर्ने रकम
खाता खोल्ने शुल्क	रु. ५०	रु. ५
खाता संचालन वार्षिक शुल्क	रु. १००	रु. १०
धितोपत्र हस्तान्तरण शुल्क	प्रतिहस्तान्तरण रु. २५	निक्षेप सदस्यले प्राप्त गरेको रकमको बीस प्रतिशत
पुनः भौतिकीकरण शुल्क	रु. ५०	रु. ५
धितो बन्धकी शुल्क	रु. ५०	रु. ५
खाता रोक्का शुल्क	रु. २५	रु. २

द्रष्टव्य :

- (१) धितोपत्र हस्तान्तरण भन्नाले धितोपत्रको खरिद वा बिक्री भएको अवस्थामा हितग्राहीको खाताबाट घटाउने वा खातामा जम्मा गर्ने कार्यलाई सम्भन्नुपर्छ ।
- (२) सिडिएसिसि वा निक्षेप सदस्यले हितग्राहीको खाता रोक्का गरेको अवस्थामा छुट दिन सक्नेछ ।

* धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

अनुसूची - १५

(विनियम २० को उपविनियम ३ सँग सम्बन्धित)

निक्षेप सदस्य र हितग्राही व्यक्ति वा संस्थाबीचको सम्झौता

.... स्थित कार्यालय रहेको (वैधानिक अस्तित्व भएको निकायको विवरण) (यसपछि “सदस्य” भनिएको) प्रथम पक्ष रस्थित कार्यालय रहेको..... (वैधानिक अस्तित्व भएको निकायको विवरण) यसपछि (“हितग्राही” भनिएको) दोस्रो पक्ष बीच देहायका शर्तहरू पालना गर्ने सहमतिसाथ यो सम्झौता गरिएको छ ।

१. सामान्य प्रावधान :

यस सम्झौताका पक्षहरू धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६८ का व्यवस्था र सिडिएससिले समयसमयमा जारी गरेका विनियमलाई यसै सम्झौतामा उल्लेख भए सरह र यसै सम्झौताको हिस्साको रूपमा पालना गर्न सहमत छौं ।

२. रकम असुल उपर :

हितग्राहीले सदस्यलाई तिर्नुपर्ने रकम तोकिएको मितिभित्र बुझाउनु पर्नेछ ।

३. खाताको फाँटवारी (स्टेटमेन्ट) :

सदस्यले अनलाईन मार्फत् हितग्राहीलाई निजको खाताको फाँटवारी हेर्ने सुविधा प्रदान गर्नेछ । साथै हितग्राहीले आफ्नो धितोपत्रको फाँटवारी भौतिक रूपमा प्राप्त गर्न अनुरोध गरेमा सदस्यले सो समेत प्रदान गर्न सक्नेछ । तर यस अवधिमा कुनै कारोबार नभएमा खाताको फाँटवारी दिनु पर्ने छैन ।

४. विवरणमा भएका परिवर्तनहरूबारे हितग्राहीले सूचित गर्नुपर्ने :

हितग्राहीले सूचित गरेको अवस्था बाहेक, हितग्राहीले विवरणमा भएको परिवर्तन सदस्यलाई जानकारी नगराएको कारणबाट हितग्राहीलाई हुन सक्ने कुनै हानी उपर सदस्य उत्तरदायी वा जिम्मेवार हुनेछैन ।

५. हितग्राहीको दावीप्रति निक्षेप सदस्य उत्तरदायी नहुने :

सुरक्षणका लागि हितग्राहीको खाताबाट खर्च लेखिएको/ क्रेडिट गरिएको तेस्रो पक्षका दावी अदालत वा राजस्व निकायबाट तोकिएको वा माग भएको कुनै शुल्क, दस्तुर, कर प्रति सिडिएससि तथा सदस्य उत्तरदायी हुने छैनन् ।

६. प्रत्येक हितग्राही निम्न कुरामा विशेष रूपले जिम्मेवार हुनेछ :

- (क) निक्षेप सदस्यसँग भएको सम्झौता र खाता खोल्दाका विवरणहरू तथा तथ्य सम्बन्धमा,
- (ख) निक्षेप सदस्यसँग खाता खोल्दा पेश गरेका लिखतको अधिकारीकता र सत्यता सम्बन्धमा,
- (ग) निक्षेप सदस्यबाट प्रत्येक कारोबार निर्देशन बमोजिम खाताबाट घटाएको र थपेको कुराको सुनिश्चित गर्ने,
- (घ) हितग्राहीको खातामा भएको परिवर्तनका विवरण सम्बन्धमा जस्तै: ठेगाना, बैंक विवरण स्थिति अख्तियारी, आदेश मनोनयन दस्तखत आदि,
- (ङ) कुनैपनि निष्काशित धितोपत्र खरिद गरेकोमा सो को सत्य विवरण ।

७. आधिकारिक प्रतिनिधि :

हितग्राही सङ्गठित संस्था वा कानूनी व्यक्ति भएमा त्यस्तो संस्था वा व्यक्तिको तर्फबाट प्रतिनिधित्व गर्ने अख्तियारप्राप्त व्यक्तिले सदस्यसँगको सम्झौता क्रियान्वित गर्नेछन् । प्रतिनिधिको हेरफेर वा अन्य कुनै किसिमको परिवर्तन भएमा हितग्राहीले सदस्यलाई तुरुन्त जानकारी गराउनेछ ।

८. सम्झौता रद्द गर्ने :

विनियमावली तथा सञ्चालन निर्देशिकामा उल्लेख गरिएअनुसारका शर्तबन्देजको अधिनमा रही पक्षहरूले यो सम्झौता जुनसुकै समयमा रद्द गर्न सक्नेछन् । कुनै पनि पक्षले सम्झौता रद्द गरेमा हितग्राहीको खातामा भएका धितोपत्रहरूलाई सोही हितग्राहीको निर्देशनबमोजिम सदस्यले व्यवस्थापन गर्नेछ ।

९. काबुबाहिरको परिस्थिति :

यस सम्झौता वा विनियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आँधी, तुफान, बाढी, चट्याङ, भूईँचालो, आगलागी, विस्फोटन वा दैवी प्रकोप, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधाज्ञा, नाकाबन्दी, अवरोध, दंगा, नागरिक कलह, हडताल, तालाबन्दी, बहिष्कार, कुनै उपयोगी सेवामा अवरोधजस्ता मजदुर कारवाहि वा अशान्ति, शत्रुको कारवाहि, अपराधिक षडयन्त्र, आतंककारीको गतिविधि वा तोडफोड, विध्वंस, प्रणालीमा गडबडी, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा बाध्यतालागायत काबु वा नियन्त्रणबाहिरका घटनाद्वारा यस सम्झौताअन्तर्गतको दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लंघन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानीनोक्सानी, क्षतिको सोधभर्ना वा क्षतिपूर्ति दिन अर्को पक्ष उत्तरदायी हुनेछैन ।

१०. जनाउ :

यस सम्झौताअनुसार दिइने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार लिखित रूपमा र प्रापकको हालसालको ठेगानामा नपठाएसम्म बन्धनकारी हुनेछैन ।

११. विवादको समाधान :

पक्षहरूका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताका सम्बन्धमा विनियमालीमा तोकिएअनुसारको मध्यस्थता समितिको व्यवस्था यस सम्झौताका पक्षहरूलाई पनि लागु हुनेछ ।

१२. नियमनकारी कानून :

यो सम्झौता प्रचलित नेपाल कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ ।

सम्झौताका प्रथम पक्ष

निक्षेप सदस्यको तर्फबाट अधिकार प्राप्त

व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप:

साक्षी

१.

ईति संभवत साल महिना गते रोज..... शुभम् ।

सम्झौताका दोश्रा पक्ष

हितग्राहीको तर्फबाट अधिकार प्राप्त

व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप:

साक्षी

१.

अनुसूची - १६

(विनियम २२ सँग सम्बन्धित)

अभौतिकीकरण आदेश

मिति :

श्री

.....

विषय : अभौतिकीकरण गरी दिने बारे ।

महाशय,

म/हामी कम्पनीको कित्ता अभौतिकीकरण गर्ने इच्छा भएकोले अभौतिकीकरण गर्न आवश्यक शुल्क यस निवेदन साथ संलग्न गरी निवेदन दिएको हुनाले आवश्यक व्यवस्था मिलाई दिनु हुन अनुरोध गर्दछु/छौं ।

क्र. सं.	कम्पनीको नाम	आई.एस. आई.एन.	शेयरधनीको नाम	शेयरधनी नम्बर	शेयर प्रमाणपत्र नम्बर	क्रम संख्या		शेयर प्रमाणपत्र संख्या	कैफियत
						देखि	सम्म		

भवदीय

निक्षेप सदस्यमा भएको दस्तखत :

कम्पनीमा भएको दस्तखत :

नाम/थर :

ठेगाना :

टेलिफोन :

इमेल :

बाबु/संचालक को नाम/थर :

बाजेको नाम/थर :

पतिको नाम/थर :

नागरिकता नं.:

जारी मिति र स्थान :

हितग्राही परिचय नम्बर :

लकड्ड भएको कारण :

लकड्ड भएको मिति सम्म :

अनुसूची - १७

(विनियम २४ सँग सम्बन्धित)

पुनःभौतिकीकरण आदेश

मिति :

श्री

.....

विषय : पुनःभौतिकीकरण गरी दिने बारे ।

महाशय,

म/हामी कम्पनीको कित्ता अभौतिकीकरण गरेकोमा पुनःभौतिकीकरण गर्न आवश्यक शुल्क यस निवेदन साथ संलग्न गरी निवेदन दिएको हुनाले आवश्यक व्यवस्था मिलाई दिनु हुन अनुरोध गर्दछु/छौं ।

भवदीय

दस्तखत :

नाम/थर :

ठेगाना :

टेलिफोन :

इमेल :

बाबु/संचालक को नाम/थर :

बाजेको नाम/थर :

पतिको नाम/थर :

नागरिकता नं.:

जारी मिति र स्थान :

हितग्राही परिचय नम्बर :

अनुसूची - १८

(विनियम २५ सँग सम्बन्धित)

खाता रोक्का/फुक्का फारामको नमुना

मिति :

श्री

.....

विषय : खाता रोक्का/फुक्का गर्ने बारे ।

महोदय,

मेरो/हाम्रो को नाममा रहेको खाता रोक्का/फुक्का गरी दिन आवश्यक शुल्क संलग्न गरी यो निवेदन पेश गरेको छु/छौं ।

भवदीय

दस्तखत :

नाम/थर :

ठेगाना :

टेलिफोन :

इमेल :

बाबु/संचालक को नाम/थर :

बाजेको नाम/थर :

पतिको नाम/थर :

नागरिकता नं.:

जारी मिति र स्थान :

हितग्राही परिचय नम्बर :

अनुसूची - १९

(विनियम २६ को उपविनियम २ सँग सम्बन्धित)

धितोपत्र बन्धकी सम्बन्धी विवरण

मिति :

श्री

.....

विषय : धितोपत्रको धितो बन्धक लिएको व्यहोरा जनाई पाउँ भन्ने बारे ।

..... कम्पनीको प्रति धितोपत्र मूल्य रु..... दरको जम्मा कित्ता धितोपत्र श्री बाट बन्धक लिएको हुँदा सो सम्बन्धी लिखितको एक प्रति संलग्न राखी यो निवेदन पेश गरेको छु/छौं । उक्त धितोपत्र धितो बन्धक लिएको कुरा कम्पनीको रेकर्डमा जनाई पाउन नियम अनुसार लाग्ने दस्तुर यस निवेदन साथ पेश गरेको छु ।

भवदीय

दस्तखत :

नाम/थर :

ठेगाना :

टेलिफोन :

इमेल :

बाबु/संचालकको नाम/थर :

बाजेको नाम/थर :

पतिको नाम/थर :

नागरिकता नं.:

जारी मिति र स्थान :

हितग्राही परिचय नम्बर :

अनुसूची - २०

(विनियम २७ सँग सम्बन्धित)

हितग्राहीको खाता बन्द गर्ने सम्बन्धी विवरण

मिति :

श्री

.....

विषय : खाता बन्द गर्ने बारे ।

महोदय,

मेरो/हाम्रो को नाममा रहेको खाता बन्द गरी दिन आवश्यक शुल्क संलग्न गरी यो निवेदन पेश गरेको छु/छौं ।

भवदीय

दस्तखत :

नाम/थर :

ठेगाना :

टेलिफोन :

इमेल :

बाबु/संचालकको नाम/थर :

बाजेको नाम/थर :

पतिको नाम/थर :

नागरिकता नं.:

जारी मिति र स्थान :

हितग्राही परिचय नम्बर :

२१ अनुसूची - २१

(विनियम ६, ७ तथा विनियम २३ को उपविनियम (१) र (३) सँग सम्बन्धित)

सिडिएससिले लिन शुल्क

निक्षेप सदस्यसंग लिने शुल्क

सफ्टवेयर जडान तथा मर्मत शुल्क - रु.२०,०००।-

अभौतिकीकरणका लागि दर्ता भएका संगठित संस्थासंग लिने शुल्क

१. सफ्टवेयर जडान तथा मर्मत शुल्क - रु.२०,०००।-
२. संस्थागत लाभ शुल्क - प्रति हितग्राही रु.२।*
३. प्रारम्भिक निष्काशन प्रमाणित शुल्क - प्रति हितग्राही रु.१।-
४. प्रारम्भिक निष्काशन प्रशोधन शुल्क - प्रति हितग्राही रु.५।-

*(बोनश शेयर तथा हकप्रद शेयर सम्बन्धी)

^{२१} धितोपत्र राफसाफ तथा फछ्यौट (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

अनुसूची - २२

(विनियम २१ को उपविनियम ४ सँग सम्बन्धित)

निक्षेप सदस्य र धितोपत्र दलालबीचको सम्झौता

.... स्थित कार्यालय रहेको (वैधानिक अस्तित्व भएको निकायको विवरण) (यसपछि “सदस्य” भनिएको) प्रथम पक्ष र स्थित कार्यालय रहेको..... (वैधानिक अस्तित्व भएको निकायको विवरण) यसपछि (“धितोपत्र दलाल” भनिएको) दोस्रो पक्ष बीच देहायका शर्तहरू पालना गर्ने सहमतिसाथ यो सम्झौता गरिएको छ ।

१. सामान्य प्रावधान :

- १.१. यस सम्झौतापत्रमा प्रयोग भई यसमा परिभाषित नभएका तर कम्पनी ऐन, २०६३, धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ र सिडिएससिको विनियमावलीमा परिभाषित भएका शब्दावली तथा अभिव्यक्तिहरू उल्लिखित ऐन नियमावली तथा विनियमावलीले निर्धारण गरेको अर्थमा ग्रहण गरिनेछन् ।
- १.२. यस सम्झौतामा प्रयोग भएका “हितग्राही”, “फछ्यौट निकाय”, “निष्काशनकर्ता”, “सदस्य”, “रजिष्ट्रार वा धितोपत्र हस्तान्तरण प्रतिनिधि” जस्ता शब्दावली तथा वाक्यांशहरूले धितोपत्र केन्द्रीय निक्षेप सम्बन्धी नियमावली, २०६७ तथा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उल्लेख भए बमोजिमको अर्थ लाग्नेछ ।
- १.३. सदस्यका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ बन्धनकारी हुनेछ र यसै सम्झौतामा उल्लेख भए सरह र यसै सम्झौताको अङ्गका रूपमा सिडिएससिले जारी गरेको विनियमावली तथा सञ्चालन निर्देशिका पालन गर्न सहमत छन् ।
- १.४. सदस्य वा धितोपत्र दलाल रहने कुराको समाप्त भए पनि निक्षेप सदस्य वा धितोपत्र दलालको समाप्त हुनुपूर्वका सो हैसियतमा सम्पादन वा कार्यान्वयन गरिएका, प्रवेश गरिएका वा सम्पन्न गरिएका वा गर्न बाँकी रहेका बक्यौता, अपूर्ण वा कामबाँकी प्रविष्टि वा कारोबारलगायत सबै मामिलामा तिनका दायित्व परिपूर्णताका लागि आवश्यक हुने कुरामा सदस्य र धितोपत्र दलालका लागि विनियमावली तथा सञ्चालन निर्देशिका बन्धनकारी रहनेछन् ।

२. शुल्क दस्तुर बुझाउनुपर्ने :

धितोपत्र दलालले निक्षेप सदस्यलाई खाताहरू खोल्ने तथा सञ्चालन गर्ने निर्देशनहरू कार्यान्वयन गर्ने र उल्लेखित खाताको सञ्चालनार्थ भई परिआउने खर्च तथा सेवाहरू उपलब्ध गराउन लागेको शुल्क, दस्तुर भुक्तानी बुझाउनु पर्नेछ ।

३. धितोपत्र दलालको उत्तरदायित्व :

- ३.१. खाता खोल्ने फारम, समर्थन तथा नत्थी कागजात र यो सम्झौतापत्रमा कायम गरिएका सबै व्यहोरा तथा विवरणहरूको आधिकारिकता,

- ३.२. खाता खोल्नका लागि वा तत्पश्चात् सदस्यसमक्ष प्रस्तुत कागजातहरूको आधिकारिकता र सत्यता,
- ३.३. कुनै पनि कारोबारलाई प्रभाव पार्नका लागि सदस्यलाई जारी गरिएका निर्देशनहरू पूरा गर्न पर्याप्त हुने निजको खर्चहरूको सुरक्षण सुनिश्चित गर्न,
- ३.४. खाता खोल्ने समयमा वा समयसमयमा ठेगाना, बैंक विवरण, हैसियत, अभौतिकीकरण, मनोनयन, हस्ताक्षर आदि जस्ता सदस्यसमक्ष प्रस्तुत आवेदन फारमका विवरणहरूमा भएका कुनै पनि परिवर्तनको यथाशक्य चाँडै सदस्यलाई जानकारी गराउने कुरा ।

४. धितोपत्र दलालले खाताहरू खोल्नुपर्ने :

- ४.१. धितोपत्र दलालले राफसाफ प्रयोजनको लागि खाताहरू खोल्नुपर्नेछ ।
- ४.२. धितोपत्र दलालले हितग्राहीको नाममा खोलिएको खातामा हुन आउने संस्थागत लाभ तत्काल आफ्नो खातामा प्राप्त भएमा तुरुन्तै हितग्राहीको खातामा जम्मा गरिदिनु पर्नेछ । यसरी उपलब्ध लाभ हितग्राहीको खातामा जम्मा नभएको कारणबाट उत्पन्न क्षतिपूर्ति धितोपत्र दलालले व्यहोर्ने छ ।

५. निक्षेप सदस्यले प्रत्येक धितोपत्र दलालका लागि भिन्दाभिन्दै खाता खोल्ने :

सदस्यले प्रत्येक धितोपत्र दलालका लागि भिन्दाभिन्दै खाता सञ्चालन गर्नेछ । कुनै एक धितोपत्र दलालका धितोपत्रहरू अर्को धितोपत्र दलाल वा सदस्यका धितोपत्रहरूसँग नमिसिने कुरा सुनिश्चित पार्नेछ ।

६. निक्षेप सदस्यले धितोपत्र दलालको निर्देशनअनुसार मात्र कार्य गर्नुपर्ने :

- ६.१. सदस्यले धितोपत्र दलाल वा सोका लागि सिडिएससिले तोकेअनुसारको तरिकाबाट धितोपत्र दलालले अख्तियार गरेको व्यक्तिहरूको निर्देशन वा कार्य अनुसार मात्र कार्य गर्नेछ ।
- ६.२. सदस्यले धितोपत्र दलालका निर्देशनहरूको कार्यान्वयनगर्नुपर्नेछ । धितोपत्र दलालको तर्फबाट प्रतिनिधित्व र अख्तियारप्राप्त सूचीकृत व्यक्तिहरूले सदस्यसँगको सम्भौता कार्यान्वयन गर्नेछन् । प्रतिनिधिहरूको त्यस्तो सूचीमा थपघट, हेरफेर वा अन्य कुनै किसिमको परिवर्तन भएमा धितोपत्र दलालले निक्षेप सदस्यलाई तुरुन्त जानकारी गर्नेछन् ।

७. धितो/बन्धक :

धितोपत्र दलालले निजका खाताहरूमा रहेका धितोपत्रहरूलाई धितो, बन्धक राख्न पाउने छैन ।

८. धितोपत्र दलालको खाता निष्क्रिय (फ्रिजिड) र सक्रिय (डिफ्रिजिड) गर्ने :

- ८.१. धितोपत्र दलालले निजको खातामा रहेको धितोपत्रहरूका सम्बन्धमा तिनको सम्पूर्ण सञ्चालन निष्क्रिय गर्न र खाता रोक्का गर्ने अधिकार जुनसुकै बेला प्रयोग गर्न सक्नेछ । त्यसका लागि निर्देशन प्राप्त गरेको समयभित्रमा धितोपत्र दलालको खाता निष्क्रिय गरिदिने काम सदस्यको हुनेछ । समयमा सदस्यले निष्क्रिय नगरेका कारणले धितोपत्र दलाललाई पुगेको कुनै पनि क्षति, हानी, घाटा सदस्यले व्यहोर्नु पर्नेछ ।

८.२. नेपाल सरकार, अदालत, वा राजस्व निकायका निर्देशन, आदेश वा आज्ञा पालनाका लागि वा सदस्यलाई त्यसो गर्न सिडिएएससिको लिखित निर्देशन पाएमा धितोपत्र दलालका खाताहरू सदस्यले निष्क्रिय गर्न सक्नेछ र यसरी खाता रोक्का हुँदा सदस्यले त्यसबारे धितोपत्र दलाललाई तुरुन्तै सूचित गर्नेछ ।

९. सदस्यको लियन अधिकार :

सिडिएएससिको पूर्वस्वीकृति नलिई सदस्यले धितोपत्र दलालसँगको धितोपत्रसम्बन्धी धितोपत्र दलालका तर्फको जालसाजी, लापरवाही वा गल्तीका कारणबाट सदस्य वा सिडिएएससिलाई भएको कुनै पनि क्षतिको क्षतिपूर्तिलगायत बाँकीबक्यौता असुलउपरस्वरूप निजसँगको खातामा रहेको धितोपत्र दलालको अभौतिककरणमा रहेको जेथाउपर सदस्यले लियन अधिकार प्रयोग गर्नेछैन । सदस्यले सिडिएएससिबाट यस्तो पूर्वस्वीकृति प्राप्त गरेमा सिडिएएससिले निर्दिष्ट गरेअनुसार धितोपत्र दलालको खातामा रहेको धितोपत्रको लियन अधिकार प्रयोगसम्बन्धी सूचना सम्बन्धित धितोपत्र दलाललाई लिखित रूपमा दिनेछ ।

१०. धितोपत्र दलालको खाताको फाँटवारी (स्टेटमेन्ट) :

- १०.१. सदस्यले धितोपत्र दलाललाई निजका खाताको फाँटवारी हरेक महिनाको अन्तमा प्रदान गर्नेछ । सो समय बाहेक धितोपत्र दलाललाई चाहिएको बेला निक्षेप सदस्यले दस्तुर लिई जुनसुकै बेला फाँटवारी प्रदान गर्न सक्नेछ ।
- १०.२. धितोपत्र दलालले सदस्यबाट प्राप्त निजको खाताको प्रत्येक फाँटवारीको सत्य तथ्य र तिनको आधिकारिकताको जाँच गर्नेछ र त्यस्तो फाँटवारीमा कुनै गल्ती वा फरक देखिए शीघ्रातिशीघ्र निक्षेप सदस्यलाई जानकारी गराउनेछ ।

११. गोपनीयता :

अदालत वा राजस्व निकायले वा सिडिएएससि वा सम्बन्धित निश्काशनकर्ता वा सिडिएएससि मार्फत रजिष्ट्रार वा राफसाफ संस्थाले मागेको वा लिखित रूपमा निर्देशन गरेकोमा कुनै कानूनी दायित्व पूरा गर्न धितोपत्र दलालसँग सरोकार नराखी वा नसोध्ने धितोपत्र दलाल र निजको खातासम्बन्धी विस्तृत जानकारी, विवरण, तथ्याङ्क वा सूचना उपलब्ध गराउन वा खुलासा गर्न सदस्यलाई स्वतन्त्रता रहनेछ । तर सदस्यले अन्य पक्ष वा व्यक्तिलाई धितोपत्र दलाल र निजको खातासम्बन्धी विस्तृत जानकारी, विवरण, तथ्याङ्क वा सूचनाको गोपनीयता कायम राख्नेछ ।

१२. धितोपत्र दलालले तुरुन्तै जनाउ दिनुपर्ने :

- १२.१. धितोपत्र दलालले सिडिएएससि र निक्षेप सदस्यलाई तुरुन्तै जनाउ दिनेछन् :
 - १२.१.१. धितोपत्र दलालको रूपमा काम गर्न असमर्थ भएमा,
 - १२.१.२. धितोपत्र दलाल विघटनका लागि निवेदन स्वीकार गरेमा, लिक्विडेटरको नियुक्ति भएमा वा विघटन प्रस्ताव स्वीकृत भएमा,
 - १२.१.३. दामासाही, टाटपल्टाइ वा लिक्विडेसनकालागि कुनै निवेदन जानकारी आएमा,
 - १२.१.४. निजको सम्पत्तिमा वा निजउपर कुनै संकट, क्षति वा अन्य कुनै कुरा भएको वा गरिएको जानकारी प्राप्त भएमा,

- १२.१.५. धितोपत्र दलाललाई भुक्तान गर्न नसक्ने (डिफल्टर) घोषणा गरिएमा वा निलम्बन गरिएमा वा निजको सदस्यता सम्बन्धित धितोपत्र बजार वा बोर्डद्वारा समाप्त गरिएमा,
१२.१.६. बोर्ड वा धितोपत्र बजारले धितोपत्र दलाललाई खारेज, निलम्बन वा कुनै कारवाही गरेमा,

१३. धितोपत्र दलालको गुणासो/उजुरीको समाधान :

सदस्यले निजसँग सम्बन्धित धितोपत्र दलालका सबै गुणासो/उजुरी समाधान गर्नेछन् र सो को जानकारी सिडिएससिलाई दिनेछन् ।

१४. खाता बन्द हुने :

१४.१. धितोपत्र दलालले कुनै पनि निर्देशनको काम बाँकि नरहेको वा क्रियान्वित हुन बाँकि नराखी र सदस्यलाई बुझाउनुपर्ने शुल्क वा दस्तुर बुझाउन बाँकि नराखी सदस्यसमक्ष रहेका निजका सबै खाताहरू बन्द गर्नका लागि आह्वान गरी यो सम्झौतापत्र रद्द गर्न सक्नेछ । यसका लागि यस सम्बन्धमा खाता बन्द गर्नुपर्ने उचित कारण सहितको व्यहोरामा धितोपत्र दलालले सदस्यसमक्ष निवेदन दिनुपर्नेछ । धितोपत्र दलालले खातामा रहेका कुनै पनि सङ्कलन वा मौज्जात बाँकी नभएमा खाताबन्दी फारम कार्यान्वयन गरी बन्द गर्न सक्नेछ । बन्द गर्न खोजिएको खातामा कुनै पनि धितोपत्र बाँकी देखिएमा देहायका मध्ये कुनै एक तरिकाबाट खाताहरू बन्द हुन सक्नेछन् :

१४.१.१. खातामा रहेका सबै मौज्जातको अभौतिकीकरण गरेर,

१४.१.२. खातामा बाँकी रहेका सबै मौज्जात निजका अन्य सदस्यसमक्ष रहेका एक वा बढी खाताहरूमा स्थानान्तरण गरेर,

१४.१.३. यस्तो खातामा रहेका मौज्जातमध्ये केहीको अभौतिकीकरण गरेर र केही मौज्जात निजका अन्य सदस्यसमक्ष रहेका एक वा बढी खाताहरूमा स्थानान्तरण गरेर,

१४.२. धितोपत्र दलालबाट सो सम्बन्धमा गरेको निर्देशन पाएको २ (दुई) कार्य दिन अवधि भित्र सदस्यले धितोपत्र दलालका धितोपत्रहरूको मौज्जात स्थानान्तरण वा अभौतिकीकरणको कार्यविधिको जनाउ दिनुपर्नेछ ।

१४.३. धितोपत्र दलालका खातामा रहेको धितोपत्रहरू धितोबन्धकमा रहेको वा हिसाब नमिलेको वा खाता बन्द गर्ने कुराले कुनै अदालत, वा राजस्व न्यायाधिकरणको कुनै आदेश वा निषेधाज्ञा तोडिने वा उल्लंघन हुने भएमा धितोपत्र दलालको खाता बन्द हुनेछैन ।

१४.४. निक्षेप सदस्यले आफ्नो सदस्यता निष्कृया गर्ने अवस्था भएमा धितोपत्र दलालले निजका धितोपत्रहरूको अभौतिकीकरण गर्न वा अर्को सदस्यसँग खोलिएको खातामा निजको खाताका धितोपत्रहरू स्थानान्तरण गर्न अनुरोध गर्न सक्नेछ ।

१५. खारेज :

१५.१. निम्न अवस्थामा सदस्यले यो सम्झौतापत्र रद्द गर्न सक्नेछ :

१५.१.१. माग गरिएको मितिले ३० (तीस) दिनभित्र सहमति गरिएको शुल्क वा दस्तुरहरू बुझाउन नसकेमा,

- १५.१.२. धितोपत्र बजारले निलम्बन गरेमा वा डिफल्टर घोषित गरेमा वा धितोपत्र बजारको सदस्यता समाप्त भएमा,
- १५.१.३. बोर्ड वा सो सम्बन्धमा कानूनले अधिकारप्राप्त नियमनकारी अधिकारीले राफसाफ संस्था वा धितोपत्र बजारबाट हटाएमा, निलम्बन गरेमा वा दर्ता खारेज गरेमा,
- १५.१.४. सदस्यसँगको कारोबारमा जालसाजी वा नैतिक पतन देखिने कुनै कार्य गरेमा वा सहभागी भएमा,
- १५.२. धितोपत्र दलाललाई कम्तीमा १ (एक) महिनाको लिखित सूचना जारी गरेर सदस्यले कुनै पनि कारण नजनाई यो सम्झौतापत्र रद्द गर्न सक्नेछ ।
- १५.३. सदस्यले यो सम्झौता रद्द गरेको अवस्थामा, धितोपत्र दलालको खाता बन्द गर्नका लागि सदस्यले धितोपत्र दलाललाई निजको खातामा रहेका धितोपत्र मौज्दात अर्को सदस्यसमक्ष रहेको खातामा स्थानान्तर गर्ने वा विनियमावली अनुसार पुनःभौतिकीकरण गरी सहमतिमा सोही बमोजिम खाता बन्द गर्नेछ । धितोपत्र दलालका कारणले नभई सदस्य आफैले खाता बन्द गराएकोमा धितोपत्र दलालको खाताको धितोपत्र अर्को सदस्यको खातामा स्थानान्तर गर्दा वा यस्तो खातामा रहेको धितोपत्र पुनःअभौतिकीकरण गर्दा लागेको कुनै पनि लागत, दस्तुर वा खर्च सदस्यले व्यहार्नेछ ।
- १५.४. सम्झौतापत्रको खारेजमा धितोपत्र दलालले खाताका बाँकी मौज्दात अर्को सदस्यको खातामा स्थानान्तर गर्न खाता तोक्न नसकेमा वा अर्को सदस्यको खातामा मौज्दात स्थानान्तरण गर्न प्रयत्न गर्दा नसकेमा सिडिएससिले केही समयका लागि खाता स्थानान्तरण गर्न अर्को कुनै पनि सदस्य मनोनयन गर्नेछ तर सिडिएससिले स्थानान्तरण गर्न अर्को सदस्यसँग धितोपत्र दलालले सम्झौता नगरेसम्म सो कुरा प्रभावकारी हुनेछैन ।
- १५.५. सदस्यबाट यो सम्झौताको खारेज भए वा धितोपत्र दलालबाट यस्तो खाता बन्द गरे तापनि, यस सम्झौतापत्रका व्यवस्था र त्यसबाट उत्पन्न पारस्परिक अधिकार तथा दायित्वहरू, त्यस्तो खारेज वा खाताबन्दीसँग नबाभिएसम्म, सम्झौता प्रभावकारी रहेका अवधिका सबै कार्य, लिखत, मामिला, सम्पादित कार्य र कारोबारका लागि पक्षहरू बन्धनकारी रहनेछन् ।

१६. हर्जाना :

- १६.१. सदस्यले धितोपत्र दलालको निर्देशनविपरित वा प्रतिकूल वा सदस्यका तर्फबाट ऐन, नियम, विनियम उल्लंघनमा कर्मचारी, एजेन्ट वा कुनै कुराबाट भएको कुनै पनि लापरवाहीबाट धितोपत्र दलालका खातामा रहेको धितोपत्रहरूको कुनै पनि आम्दानी वा खर्चलाई असर पार्ने गरी वा सो को कारणबाट धितोपत्र दलाललाई हुन गएका सबै क्षति, हानी, नोक्सानी र मुद्दा, कारवाहि र अन्य जुनसुकै कार्यप्रक्रियासँग सम्बन्धित सबै लागत, दस्तुर तथा खर्चबाट भएको नोक्सानीको हर्जाना निक्षेप सदस्यले दिनेछ ।
- १६.२. धितोपत्र दलालले सदस्यसमक्ष पेस भएका प्रमाणपत्र वा अन्य कागजातको सम्बन्धमा भएका जालसाजी, भुटा, खोटो, चोरीको, रद्द भएको वा कुनै अदालत, वा त्यस्तो धितोपत्रको स्थानान्तरणमा रोक लगाउने वा निषेध गर्न अधिकार पाएको कुनै पनि निकायको आदेश वा निषेधाज्ञाको अधीनमा रही अमान्य भएमा सदस्य र तिनका कर्मचारीहरूलाई हानीरहित गरिएको कुनै कार्य लिखत वा कुनै कुराबाट भएको कुनै पनि लापरवाहीबाट धितोपत्र

दलालका खातामा रहेको धितोपत्रहरूको कुनै पनि आम्दानी वा खर्चलाई असर पार्ने गरी वा सो कारणबाट धितोपत्र दलालबाट हुन गएका सबै क्षति, हानी, नोक्सानी र दावी माग, मुद्दा, कारवाही, अभियोजन र अन्य जुनसुकै कार्यप्रक्रिया सम्बन्धी लागत, दस्तुर तथा खर्चलगायतको सदस्यलाई हर्जाना दिनेछ ।

१७. काबुबाहिरको परिस्थिति :

यस सम्झौता वा विनियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आँधी, तुफान, बाढी, चट्याङ, भूईँचालो, आगलागी, विस्फोटन वा दैवी प्रकोप, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधाज्ञा, नाकाबन्दी, अवरोध, दंगा, नागरिक कलह, हडताल, तालाबन्दी, बहिष्कार, सेवामा अवरोधजस्ता मजदुर कारवाही वा अशान्ति, शत्रुको कारवाही अपराधिक षडयन्त्र, आतंककारीको गतिविधि वा तोडफोड, विध्वंस, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा बाध्यतालगायत काबु वा नियन्त्रणबाहिरका घटनाद्वारा यस सम्झौताअन्तर्गतको दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लंघन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानीनोक्सानी, क्षति वा चोटको सोधभर्ना वा क्षतिपूर्ति दिन अर्को पक्ष उत्तरदायी हुनेछैन ।

१८. जनाउ :

यस सम्झौताअनुसार दिइनु आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार लिखित रूपमा र प्रापकको हालसालको ठेगानामा नपठाएसम्म बन्धनकारी हुनेछैन ।

१९. प्रभावकारिता :

यो सम्झौताको कुनै पनि प्रावधान कुनै अदालत, वा नियमनकारी निकायले गैरकानूनी, प्रभावशून्य वा लागू गर्न नसकिने भनी निरूपण वा ठहर गरेमा वा कुनै कानूनको संशोधन, सूचना वा न्यायिक निर्णयका कारणले शून्य वा लागू गर्न नसकिने बनाइएमा यस सम्झौतामा हुनुपर्नेसम्भव भएसम्म सम्झौताका अन्य प्रावधानहरू फेरबदल नगरी त्यस्तो प्रावधान निष्क्रिय वा प्रभावरहित हुनेछन् तर सो कुराले सम्झौताका बाँकी प्रावधानहरूको मान्यता वा प्रभावकारितालाई कुनै असर गर्नेछैनन् र हुबहु लागू हुनेछन् ।

२०. नेपाल धितोपत्र बोर्डबाट भएका संशोधन वा हेरफेर बन्धनकारी हुने :

नेपाल धितोपत्र बोर्डबाट यस सम्झौतामा गरिएका थपघट, हेरफेर, परिमार्जन, संशोधन वा निर्देश गरेका कुनै प्रावधान यसका पक्षका लागि बन्धनकारी हुनेछन् र तिनको प्रभावका लागि चाहिने त्यस्ता लिखत कागजात वा लेखाइको पक्षहरूले पालना गर्नेछन् ।

२१. परित्याग गर्न नपाउने :

कुनै पनि पक्षले यस सम्झौताअन्तर्गत भएका वा कानूनमा रहेका कुनै पनि अधिकार, विशेषाधिकार वा उपचार लिखित रूपमा कार्यान्वयन गरेबाहेक परित्याग गर्न, छाड्न वा अलग्गिन पाउनेछैनन र पक्षहरू त्यस्ता अधिकार, विशेषाधिकार वा उपचार प्रयोग नगर्न वा विलम्ब गर्ने कुराले त्यसको परित्याग गरेको कुरा वा तेस्रो पक्षले गरेको कुनै कार्यविधिको उल्लंघन, परित्याग क्रियाशील हुनेछैन साथै यस सम्झौताअन्तर्गत वा अन्य कानूनअन्तर्गत उपलब्ध अधिकार, विशेषाधिकार वा

उपचारको आंशिक प्रचलन पनि हुनेछैन । समान्यतया यस्ता सबै अधिकार, पक्षद्वारा स्विकारिने छन् ।

२२. उपचार :

पक्षहरूका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताका उपचारका सम्बन्धमा विनियमावलीमा तोकिएअनुसारको मध्यस्थता समितिको प्राभधान लागु हुनेछ ।

२३. नियमनकारी भाषा :

यस सम्झौतापत्रको विषयवस्तुका सम्बन्धमा पक्षहरूका बीचमा कार्यान्वयन हुने सबै लिखत, कागजात तथा लेखाइ र आदानप्रदान गरिने पत्राचार नेपाली भाषामा हुनेछ जुन पक्षहरूबीचको नियमनकारी भाषा हुनेछ ।

२४. नियमनकारी कानून :

यो सम्झौता प्रचलित नेपाल कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ ।

२५. प्रकरण शीर्षक :

यस सम्झौतापत्रका प्रकरण शीर्षकहरू सुविधा र सन्दर्भका लागि मात्र हुन र तिनले सम्झौतापत्रको व्याख्यालाई प्रभाव पार्नेछैनन् ।

२६. सम्झौताको कार्यान्वयन :

यो सम्झौताको कार्यान्वयन यसको सक्कल प्रति बाट गरिनेछ जुन यसका पक्षहरूसँग रहनेछन्

सम्झौताका प्रथम पक्ष

निक्षेप सदस्यको तर्फबाट

अधिकार प्राप्त व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप:

सम्झौताका दोश्रा पक्ष

दलाल सदस्यको तर्फबाट

अधिकार प्राप्त व्यक्तिको नाम:

दस्तखत :

कम्पनीको छाप:

साक्षी

१.

साक्षी

१.

ईति संभवत साल महिना गते रोज..... शुभम् ।

अनुसूची-२३

(विनियम २९ सँग सम्बन्धित)

निर्देशन पुर्जा

(धितोपत्र बजारमा कारोबार भएको)

निक्षेप सदस्यको नाम र ठेगाना :

निक्षेप सदस्य संकेत नं.:

धितोपत्र बोर्डको दर्ता नं.:

क्रम संख्या :

म/हामी अनुरोध गर्दछु/गर्दछौं मेरो/हाम्रो खाताबाट तपशिलमा उल्लेखित विवरण थप/घट गर्न अनुरोध गर्दछु/गर्दछौं ।												मिति :										
निक्षेप सदस्य परिचय नं.:								हितग्राही परिचय नं.:				शेयर धनीको नाम :										
क्र.सं	ISIN						कम्पनीको नाम				संख्या		निर्देशन नं.:									
जम्मा प्राप्त निर्देशन (अंकमा)																						

—————> उचित विवरण भर्नु होला :-

निर्देशन पुर्जाको प्रकार	पूर्व भुक्तान	साधारण भुक्तान
धितोपत्र बजारको नाम		
राफसाफ तथा फछौटको प्रकार		
राफसाफ तथा फछौट नं.:		
धितोपत्र दलाल नं.:		
काउन्टर निक्षेप सदस्य नं.:		
काउन्टर खाता नं.:		

पहिलो आधिकारिक दस्तखत		दोस्रो आधिकारिक दस्तखत		तेस्रो आधिकारिक दस्तखत	
निक्षेप सदस्यको कार्यालयले भर्ने					
आन्तरिक नं.:		दस्तखत प्रमाणित गर्ने		कारोबार प्रविष्टी गर्ने	

काउन्टर राफसाफ तथा फछौट विवरण	धितोपत्र दलाल - धितोपत्र दलाल
धितोपत्र बजारको नाम	
राफसाफ तथा फछौटको प्रकार	
राफसाफ तथा फछौट नं.:	

पहिलो आधिकारिक दस्तखत	दोस्रो आधिकारिक दस्तखत	तेस्रो आधिकारिक दस्तखत
निक्षेप सदस्यको कार्यालयले भर्ने		
आन्तरिक नं.:	दस्तखत प्रमाणित गर्ने	कारोबार प्रविष्टी गर्ने

अनुसूची- २५

(विनियम ३० को उपविनियम ४ सँग सम्बन्धित)

अभौतिकीकरण गरी मृत्यु नामसारीका लागि दिने निवेदनको ढाँचा

मिति :

श्री

.....

विषय : अभौतिकीकरण गरी मृत्यु नामसारी गरिदिने बारे ।

उपरोक्त विषयमा तपशिल बमोजिमको शेयर श्री को मितिमा निधन भएकोले म मृतकको नाता पर्ने हितग्राही खाता नम्बर भएको श्री नाममा उक्त शेयर अभौतिकीकरण गरी मृत्यु नामसारी गरी पाउँ भनी आवश्यक कागजात समेत यसै निवेदन साथ संलग्न गरी पेश गरेको छु । पछि फरक पर्ने छैन यदि फरक परेमा कानून बमोजिम सहुंला बुझाउँला ।

क्र. सं.	कम्पनीको नाम	आई.एस. आई.एन.	शेयरधनीको नाम	शेयरधनी नम्बर	शेयर प्रमाणपत्र नम्बर	क्रम संख्या		शेयर प्रमाणपत्र संख्या	कैफियत
						देखि	सम्म		

निवेदक

दस्तखत :-

नाम, थर :-

हितग्राही खाता नम्बर :-

ठेगाना :-

फोन/मोबाईल नं.:-

अभौतिकीकरण गरी मृत्यु नामसारी गर्नको लागि पेश गर्नु पर्ने आवश्यक २/२ प्रति कागजातहरु :-

- (१) मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- (२) मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि
- (३) हकवालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- (४) नाता प्रमाणित रहने प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- (५) हकवाला एक भन्दा बढी भए संयुक्त मञ्जुरीनामा
- (६) शेयरको सक्कल प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

द्रष्टव्य : पेश गरेको प्रतिलिपिको सक्कल समेत लिई निवेदक स्वयं उपस्थित हुनु पर्नेछ ।

अनुसूची- २५(क)

(विनियम ३० को उपविनियम ४ सँग सम्बन्धित)

मृत्यु नामसारीका लागि दिने निवेदनको ढाँचा

मिति :

श्री

.....

विषय : मृत्यु नामसारी बारे ।

उपरोक्त विषयमा तपशिलमा उल्लेखित कम्पनीको शेयर हितग्राही खाता नम्बर
भएका श्री को मिति मा
निधन भएकोले म मृतकको नाता पर्ने हितग्राही खाता नम्बर
भएको श्री को नाममा उक्त शेयर नामसारी गरी पाउँ भनी आवश्यक
कागजात समेत यसै निवेदन साथ संलग्न गरी पेश गरेको छु । पछि फरक पर्ने छैन यदि फरक परेमा
कानून बमोजिम सहूला बुझाउँला ।

क्र.सं.	कम्पनीको नाम	आई.एस.आई.एन.	शेयर कित्ता	कैफियत

निवेदक

दस्तखत :-

नाम, थर :-

हितग्राही खाता नम्बर :-

ठेगाना :

फोन/मोबाईल नं.:-

मृत्यु नामसारीका लागि पेश गर्नु पर्ने आवश्यक २/२ प्रति कागजातहरु :-

- (१) मृत्यु दर्ता प्रमाण-पत्रको प्रमाणित प्रतिलिपि
- (२) मृतकको नागरिकता प्रमाणित प्रतिलिपि
- (३) हकवालाको नागरिकता प्रमाणपत्रको प्रमाणित
- (४) नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
- (५) हकवाला एक भन्दा बढी भए संयुक्त मञ्जुरीनामाको प्रमाणित प्रतिलिपि

द्रष्टव्य : पेश गरेको प्रतिलिपिको सक्कल समेत लिई निवेदक स्वयं उपस्थित हुनु पर्नेछ ।

मृत्यु नामसारी दस्तुर

चुक्ता रकम	निक्षेप सदस्यले लिने शुल्क
रु. १,००,०००/- सम्म	०.५% वा न्यूनतम रु.२५/-
रु. १,००,००० भन्दा माथि रु. ५,००,०००/- सम्म	०.२% वा न्यूनतम रु.५००/-
रु. ५,००,००० भन्दा माथि रु.१०,००,०००/- सम्म	०.१५ % वा न्यूनतम रु.१०००/-
रु.१०,००,०००/- भन्दा माथि	०.१% वा न्यूनतम रु.१५००/-

द्रष्टव्य: उपरोक्त बमोजिम निक्षेप सदस्यले लिएको शुल्कको २० प्रतिशत सीडिएससीलाई बुझाउनुपर्नेछ ।

अनुसूची- २५(ख)

(विनियम ३० को उपविनियम ४ सँग सम्बन्धित)

घरायसी नामसारीका लागि दिने निवेदनको ढाँचा

मिति :

श्री

.....

विषय : घरायसी नामसारी बारे ।

उपरोक्त विषयमा तपशिलमा उल्लेखित कम्पनीको मेरो हितग्राही खाता नम्बर बाट नाता पर्ने हितग्राही खाता नम्बर भएको श्री को नाममा देहाय बमोजिमको धितोपत्र हस्तान्तरण गरिदिन भनी आवश्यक कागजात समेत यसै निवेदन साथ संलग्न गरी पेश गरेको छु । उक्त धितोपत्रमा मेरो बाहेक अन्य कसैको हक अधिकार नरहेको व्यहोरा प्रमाणित गर्दछु । उक्त व्यहोरामा कुनै फरक परेमा कानून बमोजिम सहुंला बुझाउँला ।

क्र.सं.	कम्पनीको नाम	आई.एस.आई.एन.	शेयर कित्ता	कैफियत

शेयर लिने :

माथि उल्लेख विवरण अनुसारको धितोपत्र दिन चाहने श्री मेरो एकाघरको नाता पर्ने कुरा ठिक साँचो हो । उक्त धितोपत्र लिने ईच्छा भएकोले मेरो नाममा नामसारी गरी पाऊँ ।

दस्तखत :

नाम :

बाबुको नाम :

बाजे/पतिको नाम :

ठेगाना :

फोन नं.:

शेयर दिने :

दस्तखत :

नाम :

बाबुको नाम :

बाजे/पतिको नाम :

ठेगाना :

फोन नं.:

औंठाको छाप :

दायाँ

बायाँ

घरायसी नामसारीका लागि पेश गर्नु पर्ने आवश्यक २/२ प्रति कागजातहरु :-

- (१) शेयर नामसारी गरी लिने तथा शेयर नामसारी गरी दिने दुवैको निवेदन ।
- (२) शेयर लिने तथा दिने दुवैको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि ।
- (३) शेयरको सक्कल प्रमाणपत्र ।
- (४) शेयर लिने तथा दिने बीचको नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि ।

द्रष्टव्य : पेश गरेको प्रतिलिपिको सक्कल समेत लिई निवेदक स्वयं उपस्थित हुनु पर्नेछ ।

घरायसी नामसारी दस्तुर

१. घरायसी नामसारी दस्तुर वापत निक्षेप सदस्यले नामसारी गरिने धितोपत्रको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम रु. दुईसय लिनु पर्नेछ ।
२. उपरोक्त बमोजिम निक्षेप सदस्यले लिएको शुल्कको २० प्रतिशत सीडिएससीलाई बुझाउनुपर्नेछ ।

अनुसूची-२६

(विनियम ५ सँग सम्बन्धित)

सिडिएससि, निष्काशनकर्ता र रजिष्ट्रार बीचको सम्झौता

काठमाण्डौं रजिस्टर्ड कार्यालय रहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (यसपछि “सिडिएससि” भनिएको) पहिलो पक्ष र स्थित कार्यालय रहेको..... (वैधानिक अस्तित्व भएको निकायको विवरण) यसपछि (“निष्काशनकर्ता” भनिएको) दोस्रो पक्ष, र स्थित कार्यालय रहेको..... (वैधानिक अस्तित्व भएको निकायको विवरण) (यसपछि “रजिष्ट्रार” भनिएको) तेस्रो पक्ष बीच देहायका शर्तहरू पालना गर्न सहमतिसाथ यो सम्झौता गरिएको छ ।

सिडिएससि, निष्काशनकर्ता र रजिष्ट्रारले स्वीकार गरेको अभौतिकीकरण धितोपत्र राख्न र हस्तान्तरण गर्न साथै सहजीकरण गर्नको लागि सम्झौतापत्रमा पक्ष बन्न इच्छा गरेकोले यस सम्झौतापत्रमा अनुबन्धित भएका छौं ।

१. सामान्य प्रावधान :

- १.१. यस सम्झौतामा प्रयोग भएका तर व्याख्या नगरिएका कम्पनी ऐन, २०६३, धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ वा सिडिएससिका विनियमावलीमा व्याख्या गरिएको शब्दावली तथा वाक्यांशहरूको अर्थ उल्लिखित ऐन नियमावली वा विनियमावलीअनुसार हुनेछन् ।
- १.२. यस सम्झौतामा प्रयोग भएका “हितग्राही”, “फछ्यौट निकाय”, “निष्काशनकर्ता”, “सदस्य”, “रजिष्ट्रार वा धितोपत्र हस्तान्तरण प्रतिनिधि” जस्ता शब्दावली तथा वाक्यांशहरूले धितोपत्रको केन्द्रीय निक्षेप सम्बन्धी नियमावली, २०६७ तथा धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उल्लेख भए बमोजिमको अर्थ लाग्नेछ ।
- १.३. सदस्यका लागि धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ बन्धनकारी हुनेछ र यसै सम्झौतामा उल्लेख भए सरह र यसै सम्झौताको अङ्गका रूपमा सिडिएससिले जारी गरेको विनियमावली तथा सञ्चालन निर्देशिका पालन गर्न सहमत छन् ।
- १.४. निष्काशनकर्ता र रजिष्ट्रारको खारेज हुनुभन्दा अगाडि निष्काशनकर्ता र रजिष्ट्रारले सम्पन्न गरेका, कार्यान्वयन गरेका, लागु गरेका, सञ्चालन गरेका वा त्यसो गर्न आवश्यक भएका तथा निष्काशनकर्ता र रजिष्ट्रार खारेज हुँदाको समयमा बाँकी, अपूर्ण वा अनिर्णित रहेका सबै विषयहरू, प्रविष्टिहरू वा कारोबारहरूसँग सम्बन्धित निजका उत्तरदायित्वहरूको समापन गर्न वा पालनका लागि बन्धनकारी रहिरहनेछन् ।
- १.५. निष्काशनकर्ता र रजिष्ट्रार संलग्न रहेका उत्तरदायित्वहरू विनियमावली र सञ्चालन निर्देशिकामा भएको उत्तरदायित्वहरूमा उल्लेख हुन छुटेमा उत्तरदायित्वबाट पन्छिनपाइने गरी अर्थ लगाइनेछैन ।

२. रकम असुल उपर :

निष्काशनकर्ताले सिडिएससिलाई तिर्नुपर्ने रकम तोकिएको मितिभित्र बुझाउनु पर्नेछ । यसरी तोकिएको समयमा रकम नबुझाएको अवस्थामा सिडिएससिले कानून बमोजिम असुल उपर गर्न सक्नेछ ।

३. रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले जडान गर्नुपर्ने हार्डवेयर तथा सफ्टवेयर :

३.१. सिडिएससिसँग सम्बन्धित कार्यहरूका लागी छुट्याइएको स्थानहरूमा सदस्यले सिडिएससिले आवश्यक कम्प्युटर, प्रिन्टर, सञ्चारका उपकरणहरू, र अविच्छिन्न विद्युत प्रवाह एकाइ, सिस्टम सफ्टवेयर र तोकिएअनुसारका अन्य उपकरण हार्डवेयर तथा सफ्टवेयर जडान गर्नेछ ।

३.२.

३.३. माथि उल्लेखित हार्डवेयर तथा सफ्टवेयर संरचनालाई रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले निश्चित कम्प्युटर प्रोग्राम (Application Module) का लागी मात्र प्रयोग गर्नेछ र यदि त्यहाँ भण्डारण तथा प्रक्रियागत क्षमता बढी भएमा पनि त्यसलाई रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले आफ्नो कार्यालयको अन्तरप्रणाली वा सञ्चालन लगायत अन्य कुनै पनि कम्प्युटर प्रयोगमा उपयोग गर्नेछैन ।

३.४. सिडिएससिको लिखितअनुमति बिना रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले आफ्नो कार्यालय आन्तरिक व्यापक क्षेत्रको सञ्जाल (Wide Area Network) मा उल्लिखित हार्डवेयर जडान गर्नेछैन ।

३.५. हार्डवेयरलाई थपघट गर्न बदल्न, स्तरोन्नति गर्न वा विस्थापन गर्न लाग्ने खर्च रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि आफैले व्यहोर्नेछ ।

४. आबद्धता र प्रणालीहरू :

४.१. रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि र सिडिएससिले एकआपसमा सञ्चारको विद्युतीय माध्यम निरन्तर रूपमा स्थापना गर्नेछन् ।

४.२. निक्षेपसँग सम्बन्धित कार्यसञ्चालनको लागी प्रभावकारी तथा छिटोछरितो रूपमा कारोबार सम्पादन गर्न आवश्यक हुनाले सिडिएससिले समयसमयमा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिलाई सञ्चालनको आवश्यक निर्देशन प्रदान गर्नेछ ।

४.३. सदस्यले सिडिएससिको रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि भएको नाताले यसको सञ्चालन सम्बन्धी सिडिएससिले तोके बमोजिमका त्यस्ता प्रणाली, विधि, सञ्चारका साधन, संरचना, हार्डवेयर, सफ्टवेयर, सुरक्षाका उपकरणहरू, भण्डारण/आधार सुविधाहरू (Back-up Facilities) आफ्नो खर्चमा खरिद तथा मर्मतसम्भार गर्नेछ र सिडिएससिले समयसमयमा तोकेअनुसार तिनीहरूलाई स्तरोन्नति वा विस्थापन गर्नेछ ।

४.४. सिडिएससिले सिफारिस गरेको सबै प्रणाली तथा कार्यविधिहरूलाई रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले पालना गर्नेछ र सिडिएससिले कार्यविधिको पालनाको आवधिक मूल्याङ्कन गर्नका लागी खटाएको कम्प्युटरकृत प्रणालीको कार्यसम्पादन परीक्षण गर्न विशेष सीप भएका

^{२२} धितोपत्र केन्द्रीय निक्षेप सेवा (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा हटाईएको

वा विज्ञहरू भएको एक वा एक भन्दा बढी व्यवसायीहरूको समूह (जसलाई “प्रणालीको परिक्षण गर्ने समूह” भनेर बुझिन्छ) लाई आफ्नो प्रणाली सम्मको पहुँच रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले प्रदान गर्नेछ ।

५. कार्यसञ्चालन प्रारम्भहुने मिति :

सिडिएससिबाट रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिलाई कार्य सञ्चालन गर्न सहमति प्रदान गरेको मितिदेखि कार्य प्रारम्भ गर्नेछ ।

६. निष्काशनकर्ता र रजिष्ट्रारले सिडिएससिलाई उपलब्ध गराउनुपर्ने सूचनाहरू :

६.१. निष्काशित, धितोपत्रका हकमा धितोपत्र बजारले सूचीकरण गरेको भोलिपल्टै रजिष्ट्रारले सोको कारोबार प्रारम्भ गर्न सूचीकरण गरेको र अनुमति दिएको पत्र सिडिएससि समक्ष बुझाउनेछ ।

६.२. रजिष्ट्रारले सिडिएससिलाई देहायबमोजिम सूचनाहरू उपलब्ध गराउनेछ :

६.२.१. निष्काशित, धितोपत्रका हकमा भएसम्मका हकप्रद, बोनस, संस्थागत लाभ लगायतको खुल्ने र बन्द हुने मिति जारी पूँजी आकार, जारी अंकित मूल्य, अभिलेख गरिने मिति, दर्ता किताब बन्द हुने मिति, आवहान पत्र, अनुपात लगायतका कागजातका प्रति,

६.३. धितोपत्र सूचीकृत भएकोमा कुनै पनि धितोपत्र बजारलाई दिएको दिनामा र अन्य निष्काशनकर्ताले औपचारिक निर्णय लिएको दुई कार्यदिनभित्र सिडिएससिलाई यस्तो जानकारी उपलब्ध गराउनेछ ।

७. सिडिएससिले दिने विवरण :

सिडिएससिले हितग्राहीको अभिलेख सम्बन्धी विवरण, निष्काशनकर्ता र रजिष्ट्रारलाई उपलब्ध गराउनेछ ।

८. अभौतिकीकरण :

८.१. सिडिएससिले निक्षेप सदस्यहरूबाट प्राप्त गरेको अभौतिकीकरणका सबै अनुरोधहरू दैनिक रुपमा विद्युतीय माध्यमबाट निष्काशनकर्ता र रजिष्ट्रारलाई जनाउ दिनेछ ।

८.२. अभौतिकीकरण अनुरोध फाराम साथ प्राप्त धितोपत्रहरूको वैधता तथा विश्वसनियता प्रमाणित गर्ने साथमा रजिष्ट्रारले प्रथमतः प्रमाणपत्र वा अन्य कागजातहरूको वैधता तथा विश्वसनियता प्रमाणित गर्ने कार्य गर्नेछ ।

८.३. सिडिएससिमार्फत सदस्यहरूको अभौतिकीकरण हुनका लागि धितोपत्रहरूसँग सम्बन्धित प्राप्त तथ्याङ्क निष्काशनकर्ताले कायम गरेको धितोपत्रहरूको तथ्यांकसँग भिडाएर प्रमाणित गर्ने, अनुमति दिने जिम्मा रजिष्ट्रारको हुनेछ ।

८.४. अदालत वा राजश्व सम्बन्धी निकायको निर्णयबाट हस्तान्तरण हुन निषेध भएको अवस्थामा अभौतिकीकरण गर्ने छैन ।

८.५. रजिष्ट्रारले अभौतिकीकरण अनुरोधलाई सदर वा बदर गरेको सम्बन्धमा अनुरोध फारम प्राप्त गरेको मितिले ७ (सात) दिन भित्र सिडिएससिलाई विद्युतीय माध्यमबाट जनाउ दिनुपर्नेछ ।

- ८.६. निम्नलिखित कारणबाहेक यस विनियमावली वमोजिम धितोपत्रहरूको अभौतिकीकरणको अनुरोधलाई रजिष्ट्रारले इन्कार अथवा अस्वीकार गर्नेछैन :
- ८.६.१. धितोपत्रका प्रमाणपत्रहरू वा अन्य कागजातहरू चोरिएको, कित्तै जालसाजी वा नक्कल गरिएको पाइएमा :
- ८.६.२. नेपाल सरकार, अदालत, बोर्ड वा अन्य कुनै कानूनी तथा राजस्व सम्बन्धी निकायले ती धितोपत्रहरूको हस्तान्तरण निषेध गर्ने, आदेश वा निर्णय भएमा :
- ८.६.३. सक्कल प्रमाणपत्रहरूको सट्टामा प्रतिलिपि जारी भएको अवस्थामा पहिलेको सक्कल प्रमाणपत्र पेश भएमा ।
- ८.६.४. बोर्ड वा सिडिएससिले कुनै धितोपत्र अभौतिकीकरण नगर्न निर्देशन दिएमा ।
- ८.७. अभौतिकीकरणका लागि आवेदन पेश गरिएका प्रमाणपत्रहरू एवं कागजातहरू सो आवेदन नामञ्जुर भएमा रजिष्ट्रारले सम्बन्धित सदस्यलाई कारण खुलाई फिर्ता दिनुपर्नेछ ।
- ८.८. रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले अभौतिकीकरणका लागि पेश भएको धितोपत्रको आवेदन पूर्ण वा आंशिक नामञ्जुर गरेको अवस्थामा त्यस्तो नामञ्जुरीको यथार्थ कारणबारे सम्बन्धित सदस्यलाई लिखितरूपमा सूचित गर्नेछ ।
- ८.९. सिडिएससिले प्राप्त कुनै पनि धितोपत्रहरूको अभौतिकीकरणको स्वीकृतिका जनाउहरू निष्काशनकर्ता र रजिष्ट्रारहरूको कबुलियतद्वारा समर्थित भएको, धितोपत्रहरू अस्तित्वमा रहेको, रितपूर्वक निष्काशन भएको, निष्काशनकर्ता र रजिष्ट्रारसँग रहेको अभिलेखमा धितोपत्रअनुसारको हितग्राही जनिएको मानिनेछ ।
- ८.१०. निष्काशनकर्ता र रजिष्ट्रारले भण्डारमा अभौतिकीकरण रूपमा राखिएका प्रत्येक International Securities Identification Number (ISIN)का अभौतिक वा भौतिक रूपमा राखिएका धितोपत्रहरू, धितोपत्र बजारहरूमा सूचीकृत धितोपत्रहरू भन्दा बढी नहुने कुराको निश्चित गर्नु पर्नेछ । यसका लागि निष्काशनकर्ता र रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधिले दैनिक रूपमा यसको रुजु गर्नेछन् ।

९. पुनःभौतिकीकरण :

- ९.१. आफ्ना हितग्राहीबाट पुनःभौतिकीकरण अनुरोध फारम सदस्यबाट सिडिएससिले विद्युतीय माध्यमबाट जनाउ पाएपछि, सम्बन्धित हितग्राहीको खातामा रहेको सान्दर्भिक धितोपत्रहरूको मौज्जात देखिएको पुनःभौतिकीकरणको मात्रको हदसम्म, तत्कालै रोक्का गर्नेछ, र दैनिक आधारमा यस्ता सबै पुनःभौतिकीकरण अनुरोधहरूलाई रजिष्ट्रार समक्ष विद्युतीय रूपमा जनाउ दिनेछ । माथि लेखिएवमोजिम पुनःभौतिकीकरणको काम बाँकी रही मौज्जात रोक्का भैसकेपछि, सिडिएससिले त्यस्तो धितोपत्र खर्च लेख्न वा अन्यथा दावी लिन अनुमति दिनेछैन ।
- ९.२. सदस्यबाट पुनःभौतिकीकरण अनुरोध फारम प्राप्त गरेपछि, रजिष्ट्रारले अनुरोध फारममा रहेको विवरण र सिडिएससिले कम्प्युटरमा उपलब्ध गराएको विवरण भिडाउनेछ, र सो भिडेको पाएमा पुनःभौतिकीकरण अनुरोध फारम स्वीकार गरी सम्बन्धित सदस्यलाई जानकारी गराउनेछ, र अस्वीकार भएमा पुनःभौतिकीकरण अनुरोधको धितोपत्रको प्रमाणपत्र सम्बन्धित हितग्राहीलाई फिर्ता गर्नेछ ।

१०. धितोपत्रहरूको नयाँ निष्काशन :

रजिष्ट्रारले धितोपत्रहरूको नया निष्काशन गरेमा सिडिएससिमा अभौतिकीकरण रूपमा रहेका नवनिश्कासन धितोपत्र लिन खोज्ने सबै हितग्राही हकदारहरूको बाँडफाँड विवरण सिडिएससिलाई उपलब्ध गराउनेछ ।

११. हितग्राही हकदारको परिचय स्थापित नभएको कार्यविधि :

परिचय स्थापित हुन नसक्ने कुनै हकदारको तर्फबाट रजिष्ट्रारबाट सिडिएससिलाई जनाउ प्राप्त भएको खण्डमा सिडिएससिले त्यस्तो अनुरोध कारण खुलाई नामञ्जुर गर्न सक्नेछ ।

१२. संस्थागत कार्य तथा लाभहरू

१२.१. सिडिएससिले निष्काशनकर्ता र रजिष्ट्रारलाई खाता बन्द हुने मिति वा तोकिएको मितिसम्ममा हितग्राहीहरूको सूचीका साथै तत्सम्बन्धी विवरण उपलब्ध गराउने छ । सिडिएससिले निष्काशनकर्ता र रजिष्ट्रारलाई उपलब्ध गराएको हितग्राही तथा तिनीहरूको सम्पत्तिको बारेमा कुनै असत्य वा भ्रामक सूचनाको कारणले निष्काशनकर्ता र रजिष्ट्रारलाई कुनै नोक्सानी भएमा सोको क्षतिपूर्ति सिडिएससिले दिनेछ ।

१२.२. रजिष्ट्रारले उल्लेखित धितोपत्रहरूको सन्दर्भमा खाताबन्द हुने मिति, दर्ता मितिहरू, ब्याज वा लाभांश भुक्तानीको मितिहरू, वार्षिक साधारणसभा तथा अन्य बैठकहरूको मितिहरू, धितोपत्रहरूको ऋण मिनाहा वा कर्जालाई शेयरमा बदलेको मितिहरू, धितोपत्रको अवधि पुगेको मितिहरू, अधिकार उपभोग गर्ने मितिहरू, रकम भिकीएको मितिहरू, अन्य संगठित कार्यको विवरणहरू जस्तै गाभिनु, सम्मिश्रण वा निष्काशनकर्ताको पुनःसंरचना, पुँजी कटौति, जरिवाना, पुनःनिष्काशन, पुनःसंरचना वा संस्थापन आदि एवं सिडिएससिद्वारा समय समयमा माग गरिएको सूचना तथा विवरण उपलब्ध गराउनेछ ।

१२.३. सिडिएससिलाई सम्पूर्ण संस्थागत कार्यको जनाउको लागि र यसको सम्पूर्ण संस्थागत लाभांशहरूको वितरणको यथार्थताको लागि निष्काशनकर्ता र रजिष्ट्रार जिम्मेवार हुनेछन् । निष्काशनकर्ता र रजिष्ट्रारद्वारा सिडिएससिलाई दिइएको संगठित लाभांशको यथार्थताको लागि समेत निष्काशनकर्ता र रजिष्ट्रार एकलै जिम्मेवार हुनेछ । निष्काशनकर्ता र रजिष्ट्रारद्वारा सिडिएससिलाई उपलब्ध भएको कुनै सूचना गलत वा असत्य भएको कारणले सिडिएससिलाई कुनै नोक्सानी भएमा सोको क्षतिपूर्ति निष्काशनकर्ता र रजिष्ट्रारले गर्नेछ ।

१३. अभौतिकीकरण सम्बन्धी विवाद आदि :

१३.१. निष्काशनकर्ता र रजिष्ट्रारले संस्थागत लाभ छुट्याएका धितोपत्रहरूको सिडिएससिद्वारा अभौतिकीकरण गरि हितग्राहीका खातामा जम्मा लेखिएका कुनै पनि धितोपत्रका सम्बन्धमा कुनै व्यक्ति वा पक्षबाट उठान गरिएका दावी, माग वा विवाद भई तिनको परिणामस्वरूप भएका परिणामी दायित्वहरू निष्काशनकर्ता र रजिष्ट्रारको संयुक्त उत्तरदायित्व हुनेछन् ।

१३.२. पुनःभौतिकीकरण अनुरोध फारममा भएका त्रुटि वा भूलचुकलाई छाडेर, पुनःभौतिकीकरण गरिएका कुनै पनि धितोपत्रका सम्बन्धमा कुनै व्यक्ति वा पक्षबाट उठान गरिएका दावी, माग वा विवाद तिनको परिणामस्वरूप भएका परिणामी दायित्वहरू निष्काशनकर्ता र रजिष्ट्रारको संयुक्त उत्तरदायित्व हुनेछन् ।

१३.३. नेपाल सरकार, अदालत, बोर्ड वा अन्य कुनै कानून बमोजिमका न्यायिक निकायबाट भएका आदेश विरुद्ध निष्काशनकर्ता र रजिष्ट्रारले अभौतिकीकरण वा पुनःभौतिकीकरणका अनुमति दिएका कारणबाट हितग्राहीलाई पुनः गएको क्षति निष्काशनकर्ता र रजिष्ट्रारले भरिभराउ गर्नु पर्नेछ ।

१४. अभिलेखको रुजु :

रजिष्ट्रारले निष्काशन भएका, कारोबार भएका लगायतका धितोपत्रहरूको रुजु दैनिक रूपमा गर्नेछ ।

१५. सिडिएएससिद्वारा निरीक्षण :

निष्काशनकर्ता र रजिष्ट्रारको सम्पूर्ण कारोबारहरूसँग सम्बन्धित सुविधाहरू, प्रणालीहरू, दर्ताहरू र खाताहरू सिडिएएससिको तर्फबाट अधिकारप्राप्त व्यक्ति मार्फत निरीक्षण गर्ने हक हुनेछ र त्यस्तो अधिकारप्राप्त व्यक्तिलाई कार्यालय सञ्चालन हुने कुनै पनि दिनमा नियमित कामको समयावधिमा उनीहरूको क्षेत्रभित्र प्रवेश गर्ने अनुमति दिनेछन् र सुविधाहरू, प्रणालीहरू, दर्ताहरू र किताबहरू हेर्ने प्रतिलिपि उतार्ने अनुमति दिनेछ ।

१६. निष्काशनकर्ताद्वारा सिडिएएससिलाई तत्काल जनाउ दिने अवस्थाहरू :

१६.१ निष्काशनकर्ताले सिडिएएससिलाई तुरुन्त सूचित गर्नेछ :

- १६.१.१. कुनै अदालतमा निष्काशनकर्ताको विघठनको लागि निवेदन परेमा वा निष्काशनकर्ताको विघठनको प्रस्ताव पारित भएमा,
- १६.१.२. निष्काशनकर्ताको गाभिने, सम्मिश्रण हुने वा पुनःसंरचनाको खाका तर्जुमा भएमा,
- १६.१.३. टाट उल्टने, बन्द हुने वा सम्पत्ति रोक्का हुने कुनै दरखास्त वा निवेदन प्रस्तुत हुने सम्भावना भएमा,
- १६.१.४. कानूनी वा राजस्व सम्बन्धी निकायद्वारा कुनै करहरू, भन्सार दस्तुरहरू, तिरो, जरिवाना, महशूल भुक्तानीको लागि निष्काशनकर्ता वा उसको सम्पत्ति माथि कुनै कारवाही गराउने प्रक्रियाको बारेमा जानकारी भएमा,
- १६.१.५. वित्तीय अवस्थाहरूको परिवर्तन भई टाट उल्टने वा विघठन हुने वा ऋणदाताहरूसँग जटिलता उत्पन्न हुने भएमा,
- १६.१.६. निष्काशनकर्ताले निस्कासन गरेका धितोपत्रहरू सूचीकृत भएको वा कारोबारको अनुमति पाएको धितोपत्र बजारबाट उक्त धितोपत्रहरूको स्थगन गर्ने वा सूचीबाट हटाउने कुनै सूचना प्राप्त भएमा,
- १६.१.७. निष्काशनकर्ता उपरको कुनै घटना वा परिस्थितिबाट व्यवसायिक निर्वाह वा अस्तित्व वा यस सम्झौता बमोजिमको उसको दायित्व परिपालन गर्ने क्षमतामा तात्त्विक असर पार्ने सम्बन्धमा जानकारी भएमा,
- १६.१.८. निष्काशनकर्ताले जारी गरेको कुनै धितोपत्र एवं शेयर पूँजीमा कुनै थपघट भएमा ।

१७. रजिष्ट्रारद्वारा सिडिएससिलाई तत्काल जनाउ दिने अवस्थाहरू :

१७.१ रजिष्ट्रारले सिडिएससिलाई तुरुन्त सूचित गर्नेछ :

- १७.१.१. रजिष्ट्रार नियमित निकाय वा संगठित संस्था रहेकोमा यसको विघटनका लागि निवेदन स्वीकार गरेमा वा लिक्विडेटरको नियुक्ति भएमा वा विघटन प्रस्ताव स्वीकृत भएमा,
- १७.१.२. रजिष्ट्रारको एकीकरण वा पुनर्रचनाको कुनै योजना तर्जुमा भएमा,
- १७.१.३. रजिष्ट्रारको दामासाही, टाटपल्टेमा वा लिक्विडेसन वा सम्पत्ति बाँडचुँडका लागि कुनै निवेदन प्रस्तुतिको जानकारी आएमा,
- १७.१.४. दामासाही वा विघटन वा यसका साहूहरू संरचनास्वरूप प्रभावित हुन सक्ने गरी यसको आर्थिक अवस्थाहरूमा कुनै परिवर्तन आएमा,
- १७.१.५. सम्पत्तिहरूका सम्बन्धमा लिक्विडेटर नियुक्तिको प्रस्ताव विचार गर्न कुनै बैठक बोलाइएमा वा निजको काम गर्ने क्षमतामा भौतिक रूपले असर पार्न सक्ने गरी परिस्थितिमा कुनै परिवर्तन आएमा,
- १७.१.६. दैनिक रूपले मौज्जात भिडाउने प्रक्रियामा कुनै मौज्जात नभिकेको प्रतिवेदन आएमा ।

१८. आधिकारिक प्रतिनिधि :

निष्काशनकर्ता र रजिष्ट्रारले यो सम्झौतापत्रको कार्यान्वयनसँगै सिडिएससिसमक्ष आफूले अख्तियार प्रदान गरेका पदाधिकारीहरूको सूची पेस गर्नेछन् जसले सिडिएससिसमक्ष निजको हितको प्रतिनिधित्व गर्नेछन् । त्यस्तो सूचीमा गरिएको थप, घट वा हेरफेर सिडिएससिलाई जानकारी गराउनेछ ।

१९. गोपनीयता :

- १९.१. यसका पक्षहरूले यस सम्झौतापत्र अन्तर्गतका दायित्व सम्पादन गर्ने सिलसिलामा खुलाउनुपर्ने वा गोप्य राख्नुपर्ने वा विनियमावलीअन्तर्गत कुनै पनि पक्षले तेस्रो पक्षलाई खुलासा गर्न नहुने समेतका कुरा गोप्य राख्नु पर्नेछ । तर प्राविधिक तथा व्यापारिक सूचनाहरू कडाइपूर्वक गोप्य राख्नेछन् ।
- १९.२. पक्षहरू कानूनबमोजिमको दायित्व पूरा गर्नका लागि आफ्नो अधिकारको प्रचलनका लागि वा हित संरक्षणका लागि नेपाल सरकार, अदालत, बोर्ड वा कानूनले अधिकार दिएको कुनै पनि नियामक वा राजस्व अधिकारीको लिखित आदेश वा मागको विवरण, फाँटवारी, वा सूचना उपलब्ध गराउन वा खुलासा गर्न स्वतन्त्र हुनेछ । तर उल्लिखित त्यस्तो सूचनाको उपलब्धता वा खुलासाले कुनै पनि पक्षले अर्को पक्षसँग रहेका विवरण, फाँटवारी वा सूचनाको गोप्यता उपलब्ध गराउन वा खुलासा गराउन पाउनेछैन ।

२०. ठेगाना परिवर्तन :

निष्काशनकर्ता र रजिष्ट्रारले तिनका कार्यालय, रजिस्टर्ड कार्यालयको प्रस्तावित स्थानपरिवर्तन साथै कम्प्युटरकृत अभिलेख, भण्डारण सुविधा र सिडिएससिसँगको सञ्चारको व्यवस्थापनका

उपकरण रहेको हाताको स्थानको कुनै परिवर्तन हुने भएमा कम्तीमा त्यस्तो परिवर्तनको ३० (तीस) दिन पूर्व सिडिएससिलाई जानकारी गराउनुपर्नेछ ।

२१. भण्डारण सुविधा :

२१.१. रजिष्ट्रारले सिडिएससिले सिफारिस गरेअनुसारको भण्डारण कार्यविधि कडाइका साथ लागू गर्नुपर्नेछ । रजिष्ट्रारले गर्नुपर्ने कम्प्युटर प्रणालीको भण्डारण सुविधाको अद्यावधिक नगरेको कार्यबाट हुन गएको कुनै पनि क्षति वा हानी वा कमजोरीका लागि सिडिएससि जवाफदेही हुनेछैन ।

२१.२. सिडिएससिले खटाएको व्यक्तिलाई रजिष्ट्रारले निजको भण्डारण सुविधासम्मको पहुँचका लागि अनुमति दिनेछ, र सिडिएससिलाई चाहिएअनुसारको उल्लिखित सुविधामा पालन गरिएको प्रतिवेदन उपलब्ध गराउनेछ ।

२२. हितग्राहीको गुणासो र उजुरको उपचार :

निष्काशनकर्ता र रजिष्ट्रारले हितग्राहीको कुनै पनि गुणासो वा उजुर भएमा समाधान गर्नुपर्नेछ, र गुणासो वा उजुर प्राप्त भएको ३० (तीस) दिनभित्र विनियमावली र सञ्चालन निर्देशिकाले तोकेको तरिका अपनाई समाधान गरी सिडिएससिलाई सो बारे जानकारी दिनुपर्नेछ ।

२३. प्रत्यायोजनमा प्रतिबन्ध :

सिडिएससिको लिखित पूर्वसहमति नलिई रजिष्ट्रारले यो सम्झौतापत्र अन्तर्गतका कार्य, अधिकार वा दायित्वहरू कुनै पक्ष वा व्यक्तिलाई हस्तान्तरण गर्ने वा प्रत्यायोजित गर्नेछैन ।

२४. संयुक्त दायित्व :

सिडिएसि, निष्काशनकर्ता र रजिष्ट्रारबीचको सम्झौतामा जेसुकै लेखिएको भए तापनि, यस सम्झौतापत्र र विनियमावली तथा सञ्चालन निर्देशिका अन्तर्गतका सबै दायित्वहरूको सन्दर्भमा सिडिएससि, यसका सदस्य र हितग्राहीप्रति निष्काशनकर्ता र रजिष्ट्रार संयुक्त रूपमा उत्तरदायी रहनेछन् ।

२५. खारेज :

२५.१. प्रस्तावित खारेजको ३० (तीस) दिन अगावै पूर्वसूचना सिडिएससिलाई नदिई र निष्काशनकर्ताले अर्को रजिष्ट्रार वा हस्तान्तरण प्रतिनिधिको सम्झौता वा उल्लिखित धितोपत्रका सम्बन्धमा विनियमावलीले तोकेअनुसार सिडिएससिसमक्ष द्विपक्षीय सम्झौता नगरीकन उल्लिखित धितोपत्रका सम्बन्धमा सम्झौता वा बन्दोबस्तका विषय निष्काशनकर्ता र रजिष्ट्रार खारेज गर्न सक्नेछैनन् ।

२५.२. सिडिएससिलाई रजिष्ट्रारले ऐन, नियमावली, विनियमावली वा सञ्चालन निर्देशिका वा यस सम्झौतापत्रमा रहेका कुनै पनि सर्तबन्देजको बर्खलाप काम गरेको वा अन्यथा यसले सिडिएससिको क्रमबद्ध कामकाजका लागि अनुकूल नहुने तरिकाले आफूलाई सञ्चालित गरेको ठानेमा जुनसुकै बेला यो सम्झौतापत्र खारेज गर्न सक्नेछ । त्यसो भएमा सिडिएससिले रजिष्ट्रारलाई खारेजको तीस दिने सूचना दिनेछ, र निष्काशनकर्तालाई पनि अर्को रजिस्ट्रार

वा हस्तान्तरण प्रतिनिधिसँग समान किसिमको त्रिपक्षीय सम्झौता गराउन वा ३० (तीस) दिनको उल्लिखित अवधि भुक्तान हुनुअगावै दुई पक्षीय सम्झौता गर्ने सूचना दिनेछ ।

- २५.३. यो सम्झौतापत्र माथि उल्लेख भएबमोजिम खारेज भएमा, सम्झौतापत्र जारी रहेको समयमा रजिष्ट्रारले सो हैसियतमा काम गर्दा वा निजका त्यसपछिका कार्यबाट उत्पन्न कुनै पनि कारवाही, कारोबार वा कामकारवाहीबाट भए गरेका रजिष्ट्रारले सिडिएससिसँग पूरा गर्नुपर्ने मूलभूत दायित्वहरू पूरा गर्नुपर्नेछ । तर, रजिष्ट्रारले त्यस्ता मूलभूत दायित्व पूरा गर्न नसकेमा त्यस्ता दायित्वहरू निष्काशनकर्ताले पूरा गर्नेछ ।
- २५.४. सिडिएससि वा रजिष्ट्रारबाट यो सम्झौताको खारेज गरेतापनि, यस सम्झौतापत्रका व्यवस्था र त्यसबाट उत्पन्न पारस्परिक अधिकार तथा दायित्वहरू, त्यस्तो खारेजसँग नबाझिएसम्म, सम्झौता प्रभावकारी रहेका अवधिका सबै कार्य, लिखत, सम्पादित कार्य र कारोबार पक्षहरूलाई बन्धनकारी रहनेछन् ।

२६. हर्जाना :

- २६.१. निष्काशनकर्ता र रजिष्ट्रारले धितोपत्र निष्काशनकर्ताका तर्फबाट ऐन, नियम, विनियमावली र सञ्चालन निर्देशिकाको उल्लंघनमा कर्मचारी, एजेन्ट वा अन्यथा कुनै कार्य लिखत बाट भएको कुनै पनि लापरवाहीबाट सिडिएससिलाई हुन गएका सबै क्षति, हानी, नोक्सानी वा सबै दावी माग, मुद्दा, कारवाही, अन्य जुनसुकै कार्यप्रक्रियाका सम्बन्धित सबै लागत, दस्तुर तथा खर्चलगायत सिडिएससिको हानीरहित सुरक्षाको हर्जाना दिनेछ । यस प्रयोजनका लागि निजका अधिकृत, कर्मचारी, एजेन्टबाट भएका मनसायपूर्वक वा अन्यथा जे भएपनि सम्पूर्ण कृतकार्य (कार्य वा अकार्य) लाई निष्काशनकर्ताले गरेको कृतकार्य (कार्य वा अकार्य) मानिनेछ । निष्काशनकर्ता र रजिष्ट्रारको लापरवाहीबाट हितग्राहीलाई क्षति वा नोक्सानी भएमा सिडिएससिले, आवश्यक देखेमा, अन्य कुराका अतिरिक्त सिडिएससिसमक्ष रहेका कुनै पनि धितोपत्रको मिलान वा बाँडफाँडद्वारा, सर्वप्रथम त्यस्तो क्षति वा नोक्सानीलाई पुर्ति गराउनेछ र भएको क्षति निष्काशनकर्ता र रजिष्ट्रारबाट उपर गरिलिनेछ ।
- २६.२. सिडिएससिले आफू वा आफ्ना अधिकारी, कर्मचारीका कार्यबाट ऐन, नियम, विनियमावली र सञ्चालन निर्देशिकाको उल्लंघन वा गलत प्रस्तुति वा जालसाजी, मास्ने, सिडिएससिको निष्काशनकर्ताप्रतिको दायित्व पूरा नगरेका वा सेवाको कुनै पनि कमिकमजोरीबाट निष्काशनकर्ता र रजिष्ट्रारलाई हुन गएका सबै क्षति, हानी, नोक्सानी वा दावी, अन्य जुनसुकै कार्यप्रक्रियासँग सम्बन्धित दस्तुर तथा खर्च निष्काशनकर्ता र रजिष्ट्रारलाई हर्जाना दिनेछ ।

२७. काबुबाहिरको परिस्थिति :

यस सम्झौता वा विनियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि आँधी, बाढी, चट्याङ, भूईँचालो, आगलागी, विस्फोटन वा दैवी घटना, युद्ध, विद्रोह, क्रान्ति, हुलदंगा, निषेधाज्ञा, नाकाबन्दी, अवरोध, दंगा, नागरिक कलह, हडताल, तालाबन्दी, बहिष्कार, कुनै उपयोगी सेवामा अवरोधजस्ता मजदुर कारवाही वा अशान्ति, शत्रुको कारवाही आपराधिक षडयन्त्र, आतंककारीको गतिविधि वा तोडफोड, विध्वंस, अनाहक प्रवेश वा प्रतिकार गर्न नसकिने अन्य कुनै शक्ति वा बाध्यतालगायत

काबु वा नियन्त्रणवाहिरका घटनाद्वारा यस सम्झौताअन्तर्गतको दायित्वमा कुनै कार्य सम्पादन नगरेको, विलम्ब गरेको वा उल्लंघन भएकोमा कुनै एक पक्षलाई हुन गएको हानीनोक्सानी, क्षति वा क्षतिपूर्ति दिन अर्को पक्ष उत्तरदायी हुनेछैन ।

२८. जनाउ

यस सम्झौताअनुसार दिइनु आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार लिखित रूपमा र प्रापकको हालसालको ठेगानामा नपठाएसम्म बन्धनकारी हुनेछैन ।

२९. प्रभावरहितताको हद

यो सम्झौताको कुनै पनि प्रावधान कुनै अदालत वा नियमनकारी निकायले गैरकानूनी, प्रभावशून्य वा लागू गर्न नसकिने भनी ठहर गरेमा वा कुनै कानूनको संशोधन, सूचना वा न्यायिक निर्णयका कारणले शून्य वा लागू गर्न नसकिने बनाइएमा यस सम्झौतामा हुनुपर्ने सम्भव भएसम्म सम्झौताका अन्य प्रावधानहरू फेरबदल नगरी त्यस्तो प्रावधान निष्क्रिय वा प्रभावरहित हुनेछन् । तर सो कुराले सम्झौताका बाँकी प्रावधानहरूलाई असर गर्नेछैनन् ।

३०. बोर्डबाट भएका संशोधन वा हेरफेर बन्धनकारी हुने

बोर्डबाट यस सम्झौतामा गरिएका थपघट, हेरफेर, परिमार्जन, संशोधन वा तिनउपरका कुनै प्रावधान यसका पक्षका लागि बन्धनकारी हुनेछन् ।

३१. परित्याग गर्न नपाउने

कुनै पनि पक्षले यस सम्झौताअन्तर्गत भएका वा कानूनमा रहेका कुनै पनि अधिकार वा उपचार लिखित रूपमा कार्यान्वयन गरेबाहेक परित्याग गर्न, छाड्न वा अलसिगन पाउनेछैनन र पक्षहरू त्यस्ता अधिकार वा उपचार प्रयोग नगर्न वा विलम्ब गर्ने कुराले त्यसको परित्याग गरेको कुरा वा यस सम्झौताको तेस्रो पक्षले गरेको कुनै कार्यविधि, उल्लंघन परित्याग क्रियाशील हुनेछैन साथै यस सम्झौताअन्तर्गत वा अन्य कानूनअन्तर्गत उपलब्ध अधिकार, विशेषाधिकार वा उपचारको एक वा आंशिक प्रचलन पनि हुनेछैन वा सामान्यतया यस्ता सबै अधिकार, शक्ति, विशेषाधिकार वा उपायहरू एकअर्कामा अनेक र सञ्चयी भएर स्वीकारिएका हुनेछैनन् । कुनैपनि पक्षले यस सम्झौता अन्तर्गत भएका र कानूनसँग नबाकिने लिखित रूपमा संशोधन नगरी यसका प्रावधान परित्याग गर्न पाउने छैनन् ।

३२. अनुशासन र कारवाही

पक्षहरूका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा भिन्नताका सम्बन्धमा विनियमालीमा तोकिएअनुसारको मध्यस्थता समिति सम्बन्धी प्रावधानहरूको पक्षहरूले पालना गर्नुपर्नेछ ।

३३. नियमनकारी भाषा

यस सम्झौतापत्रको विषयवस्तुका सम्बन्धमा पक्षहरूका बीचमा कार्यान्वयन हुने सबै लिखत, कागजात तथा लेखाइ र आदानप्रदान गरिने पत्राचार नेपाली भाषामा हुनेछन् जुन पक्षहरूबीचको नियमनकारी भाषा हुनेछ ।

३४. नियमनकारी कानून

यो सम्झौता नेपालको प्रचलित कानूनद्वारा नियमन तथा व्याख्या हुनेछ ।

३५. सम्झौताको कार्यान्वयन

यो सम्झौताको कार्यान्वयन यसको सक्कल प्रतिबाट गरिनेछ जुन यसका पक्षहरूसँग रहनेछन् ।

सम्झौताका प्रथम पक्ष	सम्झौताका दोस्रो पक्ष	सम्झौताका तेस्रो पक्ष
सिडिएससिको तर्फबाट अख्तियार प्राप्त व्यक्तिको नाम: दस्तखत : कम्पनीको छाप:	निष्काशनकर्ताको तर्फबाट अख्तियार प्राप्त व्यक्तिको नाम: दस्तखत : कम्पनीको छाप:	रजिष्ट्रारको तर्फबाट अख्तियार प्राप्त व्यक्तिको नाम: दस्तखत : कम्पनीको छाप:

साक्षी

१.

साक्षी

१.

साक्षी

१.

ईति संम्वत साल महिना गते रोज..... शुभम् ।

अनुसूची-२७

(विनियम २४ सँग सम्बन्धित)

^{२३} पुनः भौतिकीकरण गरिएको शेयर प्रमाणपत्र/भौतिक शेयर प्रमाणपत्र/बण्ड

..... कम्पनी लिमिटेड

प्रमाणपत्र

प्रमाणपत्र नं.:

..... जिल्ला न.पा./गा.वि.स. वडा नं. श्री
..... का नाती श्री का छोरा श्री ले यस
कम्पनीको प्रतिशेयर रु. दरको जम्मा कित्ता साधारण शेयर/अग्राधिकार शेयर खरिद गरी
सो बापत हुन आउने रु.।- भुक्तानी गरेकोले निजको
नाममा निष्काशन गरिएको शेयर/अभौतिकशेयर/बण्ड सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट सदस्यता
प्राप्त निक्षेप सदस्य मार्फत् अभौतिकीकरण गरिएको हुँदा उक्त शेयर/अभौतिक
शेयर/बण्डको मौज्दात घटाई पुनः भौतिकीकरण गरी यो प्रमाणपत्र दिइएको छ ।

प्रमाणपत्र धनीको

कम्पनीको

दस्तखत :

आधिकारीक दस्तखत :

नाम, थर :

पद :

मिति :

मिति :

^{२३} धितोपत्र केन्द्रीय निक्षेप सेवा (दास्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

धितोपत्र कारोवार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९

धितोपत्र कारोवारको राफसाफ तथा फछ्यौट गर्न तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्ने सम्बन्धमा विनियम बनाउन आवश्यक भएकोले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि) ले धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृती लिई देहायका विनियमहरू बनाएको छ ।

परिच्छेद-१ प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यी विनियमहरूको नाम “धितोपत्र कारोवार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९” रहेको छ ।
(२) यो विनियमावली तुरुन्त लागू हुनेछ ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विनियमावलीमा;-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्दछ ।
 - (ख) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्दछ ।
 - (ग) “नेप्से” भन्नाले नेपाल स्टक एक्सचेन्ज लिमिटेड सम्भन्नु पर्दछ ।
 - (घ) “सिडिएससि” भन्नाले सिडिएस एण्ड क्लियरिङ लिमिटेड सम्भन्नु पर्दछ ।
 - (ङ) “राफसाफ” भन्नाले खरिदकर्ताले खरिद गरेको धितोपत्र आफ्नो नाममा नामसारी, निष्काशन गर्न कम्पनीमा पठाउने पत्र सहित दर्ता गर्ने र बजारबाट हुने लाभ प्राप्त गर्न खाली हस्तान्तरण (Blank Transfer) मा दर्ता गर्ने कार्य सम्भन्नु पर्छ र सो शब्दले खरिद बिक्री भएको धितोपत्रको नामसारी स्वचालित कारोवार प्रणाली मार्फत अभौतिकीकरण गरी वा नगरी हुने राफसाफ कार्यलाई समेतलाई जनाउँछ ।
 - (च) “फछ्यौट” भन्नाले धितोपत्र खरिदकर्ता र बिक्रीकर्ता सदस्य बीच कारोवार सम्पन्न भई धितोपत्र तथा रकम लेनदेन भएको कार्यलाई सम्भन्नुपर्दछ ।
 - (छ) “ग्राहक” भन्नाले धितोपत्र कारोवारको लागि खरिद वा बिक्रीको आदेश दिने व्यक्ति वा संस्था तथा धितोपत्र कारोवारसँग सम्बन्धित राफसाफ तथा फछ्यौट गर्न निर्देशन दिने व्यक्ति वा संस्था सम्भन्नु पर्दछ ।
 - (ज) “राफसाफ सदस्य” भन्नाले सिडिएससिले राफसाफ तथा फछ्यौट कारोवार गर्न विनियम ३ बमोजिम सदस्यता दिएको संस्था सम्भन्नु पर्दछ ।
 - (झ) “राफसाफ बैंक” भन्नाले राफसाफ कार्य गर्नका लागि विनियम १२ बमोजिम नियुक्त बैंक सम्भन्नु पर्दछ ।

- (ज) “दर्ता भएको संगठित संस्था” भन्नाले सिडिएससिमा दर्ता भएका संगठित संस्था सम्भन्नु पर्दछ ।
- (ट) “सूचीकृत संगठित संस्था” भन्नाले नेप्सेमा सूचीकरण भई सिडिएससिमा दर्ता भएका संगठित संस्था सम्भन्नु पर्दछ ।
- (ठ) “क्लोज आउट” भन्नाले विनियम २० र २१ मा व्यवस्था भए अनुसार कारोबार राफसाफ तथा फछ्यौट गर्ने कार्य सम्भन्नु पर्दछ ।
- (ड) “खरिदकर्ता” भन्नाले खरिद कारोबारका लागि आदेश दिने ग्राहक वा निजको तर्फबाट कारोबार गर्ने राफसाफ सदस्य सम्भन्नु पर्दछ ।
- (ढ) “बिक्रीकर्ता” भन्नाले बिक्री कारोबारका लागि आदेश दिने ग्राहक वा निजको तर्फबाट कारोबार गर्ने राफसाफ सदस्य सम्भन्नु पर्दछ ।
- (ण) “खुल्ला कारोबार” भन्नाले राफसाफ तथा फछ्यौट सम्पन्न हुन बाँकी कारोबार सम्भन्नु पर्दछ ।
- (त) “धितोपत्रको पूल एकाउन्ट” भन्नाले राफसाफ सदस्यले धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट कार्यको लागि निक्षेप सदस्यकोमा खोलेको विद्युतीय खाता (डिम्याट् एकाउन्ट) सम्भन्नु पर्दछ ।
- (थ) “धितोपत्र कारोबार” भन्नाले धितोपत्र विनियम बजार वा ओटिसी बजारमा भएको धितोपत्र खरिद वा बिक्री सम्पन्न भएको कारोबार वा प्रचलित कानून बमोजिम धितोपत्रको लेनदेन सम्भन्नु पर्दछ ।

परिच्छेद - २

सदस्यता सम्बन्धी व्यवस्था

३. सदस्यता लिनुपर्ने : (१) धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट गराउनका लागि अनुमति प्राप्त धितोपत्र व्यवसायीले सिडिएससिबाट राफसाफ सदस्यता लिनु पर्नेछ ।
- (२) उपविनियम (१) अनुसार सिडिएससिको राफसाफ सदस्यता प्राप्त गर्न बोर्डको अनुमति पत्र तथा नेप्सेको सदस्यता कायम रहेको हुनु पर्नेछ ।
४. सदस्यताको लागि निवेदन दिनुपर्ने : (१) सिडिएससिको राफसाफ सदस्यता लिन धितोपत्र व्यवसायीले अनुसूची-१ बमोजिमको ढाँचामा पाँच हजार दस्तुर संलग्न गरी निवेदन दिनु पर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम निवेदन साथ देहायको विवरण तथा कागजात संलग्न हुनु पर्नेछ;-
- (क) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) संस्थाको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि,
- (ग) बोर्डको अनुमतिपत्रको प्रतिलिपि,
- (घ) कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि,
- (ड) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
- (च) संचालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

५. **निवेदन उपर जाँचबुझ:** (१) सिडिएससिले विनियम ४ बमोजिम प्राप्त निवेदन साथ संलग्न विवरण तथा कागजात जाँचबुझ गर्नेछ ।
 (२) उपविनियम (१) बमोजिम जाँचबुझ गर्दा आवश्यक देखिएमा सिडिएससिले प्राप्त विवरण तथा कागजातलाई स्पष्ट गराउन थप विवरण तथा कागजात माग गर्न सक्नेछ ।
६. **सदस्यता प्रदान:** विनियम ५ बमोजिम निवेदन उपर जाँचबुझ गर्दा निवेदकलाई सदस्यता प्रदान गर्न उपयुक्त देखिएमा निवेदन प्राप्त भएको मितिले सात कार्य दिन भित्र अनुसूची-२ बमोजिमको ढाँचामा राफसाफ सदस्यता प्रदान गर्नेछ ।
७. **धरौटी राख्नु पर्ने** ^१ : राफसाफ तथा फछ्यौट कार्यका लागि राफसाफ सदस्यले कुनै कारणवश आफूले बुझाउनु पर्ने धितोपत्र वा रकम बुझाउन नसकेमा राफसाफ तथा फछ्यौट कार्यमा कुनै बाधा व्यवधान सृजना हुन नदिन सिडिएससिमा राफसाफ सदस्यले धरौटी वापत दश लाख रुपियाँ नगद वा सो बराबरको बैंक ग्यारेन्टी राख्नु पर्नेछ ।
८. **सदस्यताको नवीकरण :** (१) विनियम ६ बमोजिम प्रदान गरिएको सदस्यताको अवधि सोही आर्थिक वर्षको अन्त्य सम्म मात्र हुनेछ ।
 (२) उपविनियम (१) बमोजिमको सदस्यताको अवधि समाप्त हुनु भन्दा पन्ध्र दिन अगावै सदस्यता नवीकरणका लागि एक हजार नवीकरण दस्तुर सहित निवेदन पेश गर्नु पर्नेछ ।
 (३) उपविनियम (२) मा तोकिएको अवधिमा निवेदन पेश नगर्ने राफसाफ सदस्यले सदस्यताको अवधि समाप्त भए पश्चात् कारोबार गर्न पाउने छैन । यस्तो सदस्यले नवीकरण दस्तुरको दोब्बर दस्तुर बुझाई सदस्यता अवधि समाप्त भएको सात कार्य दिन भित्रसम्ममा आफ्नो सदस्यता नवीकरणका लागि निवेदन दिन सक्नेछ ।
 (४) उपविनियम (३) बमोजिम समेत सदस्यता नवीकरण नगरेका राफसाफ सदस्यको सदस्यता स्वतः खारेज हुनेछ ।

परिच्छेद - ३

धितोपत्रको राफसाफ तथा फछ्यौट सम्बन्धी व्यवस्था

९. **नेप्सेको कारोबार पद्धतिसँग आबद्ध हुने :** सिडिएससिको राफसाफ तथा फछ्यौट सम्बन्धी कार्य नेप्सेको स्वचालित कारोबार पद्धतिसँग आबद्ध हुने व्यवस्था नेप्सेले मिलाउनु पर्नेछ ।
१०. **केन्द्रीय राफसाफ पद्धतिसँग आबद्ध हुने :** सूचीकृत धितोपत्रको दोश्रो बजारको कारोबारको राफसाफ तथा फछ्यौट कार्य संचालन गर्दा नेप्सेले सिडिएससिसँग आबद्ध हुने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ ।
११. **सिडिएससिमा राफसाफ तथा फछ्यौट कारोबार हुने धितोपत्र:** (१) नेप्सेमा कारोबार सम्पन्न भएका धितोपत्रको राफसाफ तथा फछ्यौट सिडिएससिले गर्नेछ ।

^१ धितोपत्र राफसाफ तथा फछ्यौट (पहिलो संशोधन) विनियमावली, २०६९ द्वारा संशोधित

- (२)^३ यस विनियमावली बमोजिम धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट गरे वापत प्रत्येक खरिद र बिक्रीमा सिडिएससिले नेप्सेबाट कारोबार रकमको ०.०१७५ प्रतिशत कमिशन प्राप्त गर्नेछ ।
- (३) उपविनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सिडिएससिलाई ओभर द काउण्टर मार्केटमा भएको कारोबारको राफसाफ तथा फछ्यौट गर्न बाधा पुऱ्याएको मानिने छैन ।
- (४) सरकारी ऋणपत्रको कारोबार राफसाफ तथा फछ्यौट सम्बन्धमा सिडिएससिले आवश्यक व्यवस्था गर्नेछ ।

१२. राफसाफ बैंक : ^३(१) धितोपत्रको खरिद बिक्री कारोबारको राफसाफ कार्यका लागि सिडिएससिले देहाय बमोजिमको परिसूचकहरु रहेको बैंकलाई राफसाफ बैंक नियुक्त गर्नेछ :-

- (क) नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको,
- (ख) प्रति शेयर चुक्ता पूँजी भन्दा प्रति शेयर नेटवर्थ बढी भएको,
- (ग) कम्तीमा पाँच वर्ष संचालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा संचालनमा रहेको,
- (घ) निष्कृत्य कर्जा पाँच प्रतिशत भन्दा कम रहेको,
- (ङ) धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको,
- (च) Online Banking System विकास गरेको ।
- ^४(२) उपविनियम (१) बमोजिम नियुक्त बैंक, सिडिएससि र राफसाफ सदस्य र अन्य सम्बद्ध पक्षहरु बीच धितोपत्र कारोवार राफसाफका लागि सम्झौता गर्नु पर्नेछ ।
- ^५(३) राफसाफ बैंक नियुक्त गरेको ७ दिन भित्र सिडिएससिले राफसाफ बैंक छनौटको आधार, प्रक्रिया तथा क्लियरिङ्ग बैंकको नामसहित बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

१३. राफसाफ तथा फछ्यौटको समय : (१) राफसाफ सदस्यले धितोपत्रको राफसाफ तथा फछ्यौट कार्य कारोबार भएको दिन बाहेक तीन कार्य दिन (T+3) भित्र गर्नु पर्नेछ ।

- (२) धितोपत्रको राफसाफ तथा फछ्यौट कार्यका लागि सिडिएससिले देहाय अनुसार समयको व्यवस्था गर्नेछ :-

कार्यालय खुलेको दिन	समय
आइतबार-बिहवार	बिहान साढे दश बजे देखि अपरान्ह साढे चार बजे सम्म
शुक्रबार	बिहान साढे दश बजे देखि अपरान्ह एक बजे सम्म

- (३) कार्यालय समय अपरान्ह चार बजे सम्म भएको अवधिमा राफसाफ तथा फछ्यौट कार्य अपरान्ह साढे तीन बजे सम्म हुनेछ ।
- (४) यस विनियममा माथि जुनसुकै कुरा लेखिएको भएतापनि बोर्डको स्वीकृतीमा सिडिएससिले राफसाफ तथा फछ्यौटको समय हेरफेर गर्न सक्नेछ ।

^१ धितोपत्र राफसाफ तथा फछ्यौट (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधीत

^२ धितोपत्र राफसाफ तथा फछ्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधीत

^३ धितोपत्र राफसाफ तथा फछ्यौट (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधीत

^४ धितोपत्र राफसाफ तथा फछ्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ द्वारा थप

१४. **धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट** : (१) सिडिएससिले धितोपत्र कारोबारको देहायका कुनै एक वा एक भन्दा बढी प्रक्रिया अवलम्बन गरी राफसाफ तथा फछ्यौटको कार्य गर्नेछः-

- ६ (क) भौतिक रुपमा कारोबार भएको धितोपत्रको राफसाफ तथा फछ्यौट ट्रेड टु ट्रेड आधारमा,
(ख) अभौतिकीकरण भएका धितोपत्रको राफसाफ तथा फछ्यौट ट्रेड टु ट्रेड आधारमा, वा
(ग) नेटिङ्ग प्रणालीको आधारमा ।
- (२) उपविनियम (१) को खण्ड (क) बमोजिम राफसाफ तथा फछ्यौट कार्य गर्दा सिडिएससिले देहाय बमोजिम गर्नेछः-
- (क) बिक्रीकर्ता राफसाफ सदस्यले आफूले बिक्री गरेको धितोपत्रको विवरण राफसाफका लागि उपलब्ध पद्धतिमा प्रविष्टी गर्नु पर्नेछ ।
(ख) खरिदकर्ता राफसाफ सदस्यले आफूले खरिद गरेको धितोपत्रको रकमको विवरण राफसाफका लागि उपलब्ध पद्धतिमा प्रविष्टी गर्नु पर्नेछ ।
(ग) बिक्रीकर्ता राफसाफ सदस्यले खण्ड (क) बमोजिम विवरण प्रविष्टी गरे पश्चात् आफूले बिक्री गरेको धितोपत्र सम्बन्धित खरिदकर्ता राफसाफ सदस्यलाई बुझाउनु पर्नेछ ।
(घ) खण्ड (ख) अनुसार प्रविष्टी पश्चात् खरिदकर्ता राफसाफ सदस्यले उपखण्ड (ग) बमोजिम बिक्रीकर्ता राफसाफ सदस्यसँग धितोपत्र प्रमाणपत्र बुझिलिई अनुसूची-३ बमोजिमको ढाँचामा सोको निस्सा दिनु पर्नेछ ।
(ङ) खण्ड (घ) अनुसार प्राप्त धितोपत्रको प्रमाणपत्र तथा आफूले खरिद गरेको रकमको बैंक भौचर संलग्न गरी खरिदकर्ता राफसाफ सदस्यले सिडिएससिमा राफसाफ तथा फछ्यौटका लागि पेश गर्नु पर्नेछ ।
(च) खण्ड (घ) अनुसार राफसाफका लागि प्राप्त कागजात सिडिएससिले रुजु गर्नु पर्नेछ ।
(छ) खण्ड (घ) र (ङ) अनुसार राफसाफका लागि प्राप्त कागजात रुजु गर्दा ठिक देखिएमा सिडिएससिले सोको विवरण ठिक भएको व्यहोरा जनाई राफसाफ प्रक्रिया अगाडि बढाईने छ । प्राप्त कागजात ठिक नभएको देखिएमा सिडिएससिले सम्बन्धित सदस्यलाई तुरुन्त ठिक दुरुस्त बनाई पेश गर्न जानकारी दिनेछ ।
(ज) खण्ड (ङ) र (च) अनुसारको प्रक्रिया सम्पन्न भएपछि, सिडिएससिले सम्बन्धित खरिदकर्ता राफसाफ सदस्यलाई कागजात दिनेछ ।
(झ) खण्ड (च) र (छ) अनुसारको कार्य सम्पन्न भएपछि, सिडिएससिले बिक्रीकर्ता राफसाफ सदस्यलाई राफसाफ बैंक मार्फत रकम भुक्तानी गर्नेछ ।
(ञ) माथि जुनसुकै कुरा लेखिएको भएतापनि कारोबार सम्पन्न भएको तीन कार्य दिन भित्र खण्ड (ग) बमोजिम बिक्रीकर्ता सदस्यले धितोपत्र सम्बन्धित खरिदकर्तालाई नबुझाएमा खरिदकर्ता सदस्यले आफूले बुझाउनु पर्ने रकम मात्र बुझाउन सक्नेछ ।
(ट) खण्ड (ञ) बमोजिम धितोपत्र तथा कागजात नबुझाउने बिक्रीकर्ता राफसाफ सदस्यलाई कारोबार गर्न बाट वञ्चित गरी आवश्यक कारवाही अगाडि बढाईनेछ ।

६ धितोपत्र राफसाफ तथा फछ्यौट (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधीत

- (३) उपविनियम (१) को खण्ड (ख) बमोजिम राफसाफ तथा फछ्यौट कार्य गर्दा सिडिएससिले देहाय बमोजिम गर्नेछः-
- (क) नेप्सेले हरेक दिनको कारोबार समय समाप्त भए पश्चात् सो दिन भएको धितोपत्रको कारोबारको विवरण (Trade File) सिडिएससिलाई उपलब्ध गराउनेछ ।
- (ख) हरेक राफसाफ सदस्यले राफसाफ तथा फछ्यौट कार्यको लागि सिडिएससिमा धितोपत्रको पुल खाता (पुल एकाउण्ट) खोल्नु पर्नेछ ।
तर, राफसाफ सदस्यले एक भन्दा बढी पुल खाता (एकाउण्ट) खोल्न पाउने छैन ।
- (ग) हरेक राफसाफ सदस्यको राफसाफ तथा फछ्यौट कार्यको लागि विनियम १२ बमोजिमको राफसाफ बैंक मार्फत राफसाफ गर्नु पर्नेछ ।
- (घ) बिक्रीकर्ता राफसाफ सदस्यले आफूले बिक्री गरेको धितोपत्र कारोबार सम्पन्न भएको तीन कार्य दिन (T+3) भित्र आफ्नो पुल एकाउण्टमा जम्मा गर्नु पर्नेछ ।
- (ङ) खरिदकर्ता राफसाफ सदस्यले आफूले खरिद गरेको धितोपत्र वापतको रकम कारोबार सम्पन्न भएको तीन कार्य दिन (T+3) भित्र खण्ड (ग) बमोजिमको बैंकमा रहेको आफ्नो राफसाफ खातामा जम्मा गर्नु पर्नेछ ।
- (च) सिडिएससिले नेप्सेबाट प्राप्त कारोबारको विवरणको आधारमा हरेक राफसाफ सदस्यले कारोबार वापत बुझाउनु पर्ने धितोपत्र तथा रकम तथा बुझाएको धितोपत्र तथा रकमको गणना गर्नेछ ।
- (छ) खण्ड (च) बमोजिम गणना गर्दा कुनै सदस्यले जम्मा गर्नुपर्ने धितोपत्र तथा रकम जम्मा नगरेको वा कम जम्मा गरेको पाइएमा उक्त सदस्यलाई नपुग भएको धितोपत्र तथा रकम जम्मा गराउन सिडिएससिले निर्देशन दिनेछ । साथै रकम जम्मा गर्दा कर दस्तुर शुल्क समेत थप गर्नुपर्ने भए सो समेत थप गरी जम्मा गर्न लगाउनेछ ।
- (ज) खण्ड (च) बमोजिम हरेक राफसाफ सदस्यले कारोबार वापत बुझाउनु पर्ने कर दस्तुर शुल्क समेत गणना गरी राफसाफ सदस्यको खाताबाट आफ्नो खातामा रकमान्तर गराउन सिडिएससिले राफसाफ बैंकलाई निर्देशन दिनेछ ।
- (झ) खण्ड (ज) बमोजिम निर्देशन गर्दा कुनै सदस्यको खातामा रकम पर्याप्त नभएको पाइएमा उक्त जानकारी राफसाफ बैंकले सिडिएससिलाई दिनु पर्नेछ । यस्तो जानकारी प्राप्त भएमा सिडिएससिले उक्त सदस्यलाई तत्काल नपुग भएको रकम जम्मा गराउन निर्देशन दिनेछ ।
- (ञ) खण्ड (क) देखि खण्ड (झ) सम्मको प्रक्रिया सम्पन्न भए पश्चात् सिडिएससिले खरिदकर्ताको हकमा हरेक खरिदकर्ता राफसाफ सदस्यले प्राप्त गर्नुपर्ने धितोपत्रको गणना गरी उक्त सदस्यको धितोपत्रको पुल एकाउण्टमा जम्मा गरी दिनेछ तथा बिक्रीकर्ताको हकमा हरेक बिक्रीकर्ता राफसाफ सदस्यले प्राप्त गर्नुपर्ने रकम गणना गरी राफसाफ बैंकमा रहेको पुल एकाउण्टबाट रकमान्तर गरी राफसाफ सदस्यको राफसाफ खातामा जम्मा गराउन राफसाफ बैंकलाई निर्देशन दिनेछ ।
- (ट) खण्ड (ञ) बमोजिम रकमान्तर गरी रकम प्रदान गर्दा राफसाफ सदस्य ग्राहकले बुझाउनु पर्ने कर शुल्क दस्तुर आदि कट्टा गरेर मात्र रकम प्रदान गरिनेछ ।

- (ठ) खण्ड (त्र) बमोजिम खरिदकर्ता राफसाफ सदस्यले प्राप्त गरेको धितोपत्र आफ्नो धितोपत्रको पुल एकाउण्टबाट ग्राहकको खातामा हस्तान्तरण गर्नु पर्नेछ ।
- (ड) खण्ड (त्र) बमोजिम बिक्रीकर्ता राफसाफ सदस्यले प्राप्त गरेको रकम आफ्नो राफसाफ खाताबाट ग्राहकको खातामा जम्मा गरिदिनु पर्नेछ ।
- (४) नेप्सेले विद्युतीय खाता (डिम्याट एकाउण्ट)मा निक्षेप भएको धितोपत्रको मात्र कारोबार गर्ने गरी स्वचालित कारोबार अवलम्बन गरे पश्चात् सिडिएससिले उपविनियम (१) को खण्ड (ग) बमोजिमको प्रणालीको आधारमा राफसाफ तथा फछ्यौट प्रणाली लागू गर्न सक्नेछ ।
- (५) उपविनियम (४) बमोजिमको राफसाफ तथा फछ्यौट प्रणाली लागू गर्नु पूर्व सो को विस्तृत प्रक्रिया खुलाई बोर्डबाट स्वीकृती लिनु पर्नेछ ।

१५. कारोबार गर्नबाट बञ्चित गरिने : (१) राफसाफ सदस्यले आफूले खरिद बिक्री गरेको कारोबारको राफसाफ तथा फछ्यौट कार्य विनियम १३ को उपविनियम १ मा उल्लेखित समयावधि भित्र सम्पन्न गर्नु पर्नेछ ।

(२) उपविनियम (१) बमोजिम राफसाफ सदस्यले राफसाफ तथा फछ्यौट कार्य सम्पन्न नगरेमा वा गलत कागजात तथा धितोपत्रको प्रमाणपत्र पेश गरेको पाइएमा कम्तीमा तीन कार्य दिनका लागि कारोबार गर्न गराउनबाट बञ्चित गरिनेछ ।

^५ (३) राफसाफ सदस्यलाई उपविनियम (२) बमोजिम कारोबार गर्नबाट बञ्चित गर्नुका साथै राफसाफको लागि गलत कागजात वा धितोपत्र बुझाएकोमा सही कागजात वा धितोपत्र नबुझाए सम्म र राफसाफको लागि बुझाउनु पर्ने रकम र धितोपत्र नबुझाएकोमा त्यस्तो रकम र धितोपत्र नबुझाए सम्म कारोबार गर्नबाट बञ्चित गरिनेछ ।

१६. राफसाफ सदस्यले खरिद रकम लिनु पर्ने : (१) राफसाफ सदस्यले आफूले खरिद गरेको धितोपत्र वापतको खरिद मुल्य, सो मा लाग्ने बोर्ड दस्तुर, नेप्से कमिशन, राफसाफ सदस्यको कमिशन आदि ग्राहकबाट लिनु पर्नेछ ।

(२) उपविनियम (१) अनुसार रकम प्राप्त गरे पश्चात् सो को निस्सा ग्राहकलाई दिनु पर्नेछ ।

(३) राफसाफ सदस्यले ग्राहकबाट अग्रिम रकम प्राप्त गरेको भए सो समेत खुलाई निस्सा जारी गर्नु पर्नेछ ।

१७. राफसाफ सदस्यले बिक्री रकम दिनु पर्ने : (१) राफसाफ सदस्यले आफूले बिक्री गरेको धितोपत्र वापतको बिक्री रकमबाट बोर्ड दस्तुर, नेप्से कमिशन, पूँजीगत लाभकर र आफ्नो कमिशन घटाएर आउने रकम बिक्रीकर्ता ग्राहकलाई सिडिएससिले राफसाफ सदस्यको खातामा जम्मा गरी दिए पश्चात् यथाशीघ्र दिनु पर्नेछ ।

(२) उपविनियम (१) बमोजिम राफसाफ सदस्यले ग्राहकलाई भुक्तानी नदिएको खण्डमा विनियम ३३ बमोजिम कारवाही हुनेछ ।

^४ धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधित

^५ धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट (दोस्रो संशोधन) विनियमावली, २०७३ द्वारा संशोधित

१८. **विशेष राफसाफ तथा फछ्यौट :** (१) दर्ता भएको संगठित संस्था गाभने वा गाभने प्रक्रियामा जाने भई वा अन्य कुनै विशेष कारणले सूचीकृत धितोपत्रको कारोबार स्थगन गरिएमा, यसरी स्थगन गरिनु पूर्व भए गरेका सम्पूर्ण कारोबारको राफसाफ तथा फछ्यौट गर्न बाधा पुऱ्याएको मानिने छैन ।
- (२) उपविनियम (१) बमोजिम राफसाफ तथा फछ्यौट गर्नुपर्ने भएमा सिडिएससिले समय सीमा तोकी राफसाफ तथा फछ्यौट गराउनेछ ।
- (३) उपविनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकार तथा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाको निजीकरण हुने क्रममा हुने धितोपत्रको कारोबारको सम्बन्धमा सिडिएससिले आवश्यक व्यवस्था गर्न सक्नेछ ।

परिच्छेद - ४

राफसाफ गर्न नसकेमा हुने सम्बन्धी व्यवस्था

१९. **समयमा राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेमा :** (१) राफसाफ सदस्यले कारोबार सम्पन्न भएको दिन बाहेक तीन कार्य दिन भित्र राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेमा बजारको आवश्यकता एवं प्रकृति हेरी सिडिएससिले क्लोज आउट गर्न सक्नेछ।
- (२) उपविनियम (१) अनुसार क्लोज आउट गर्दा लागेको सम्पूर्ण खर्च राफसाफ सदस्यको खाताबाट बेहोरिनेछ ।
२०. **आंशिक मौज्जात भएमा क्लोज आउट गर्नु पर्ने :** (१) ग्राहकको खाताबाट धितोपत्र बिक्री गर्दा बिक्री गरिएको परिमाण भन्दा कम संख्यामा धितोपत्र उपलब्ध भएमा सो बराबरको धितोपत्र राफसाफ तथा फछ्यौट गरी नपुग संख्या बराबरको धितोपत्रको लागि सिडिएससिले क्लोज आउट गर्नेछ ।
- (२) उपविनियम (१) अनुसार क्लोज आउट गर्दा लागेको सम्पूर्ण खर्च राफसाफ सदस्यको खाताबाट बेहोरिनेछ ।
२१. **क्लोज आउट सम्बन्धी व्यवस्था सिडिएससिले निर्धारण गर्न सक्ने:** (१) यस विनियमावली बमोजिम राफसाफ सदस्यले राफसाफ सम्बन्धी कार्य सम्पन्न नगरेको कारणबाट क्लोज आउट गर्नु पर्ने अवस्था आएमा सो सम्बन्धमा तरिका, समय सीमा, शर्त र कार्यविधि सिडिएससिले निर्धारण गरे बमोजिम हुनेछ ।
- (२) उपविनियम (१) बमोजिम क्लोज आउट गर्दा राफसाफ सदस्यले क्लोज आउट भएको कारोबार मुल्यको बीस प्रतिशत रकम थप गरी सिडिएससिमा बुझाउनु पर्नेछ ।
२२. **ग्राहकले राफसाफ सदस्यसँगको कारोबार बन्द गर्ने:** (१) ग्राहकले राफसाफ सदस्यसँगको कारोबार बन्द गरी अर्को राफसाफ सदस्य मार्फत कारोबारको क्लोज आउट गर्न सक्नेछ ।
- (२) उपविनियम (१) बमोजिम राफसाफ तथा फछ्यौट नभई राफसाफ सदस्यसँग कारोबार बन्द गरेमा सिडिएससिलाई ग्राहकले लिखित जानकारी दिनु पर्नेछ । यसरी प्राप्त जानकारी उपर सिडिएससिले छानबिन गर्दा राफसाफ सदस्य दोषी देखिएमा सिडिएससिले उक्त राफसाफ सदस्यलाई कारवाही गर्नेछ ।

२३. ग्राहकले राफसाफ गर्न नसकेमा : (१) कुनै ग्राहकले राफसाफ सदस्यसँग राफसाफ गर्न नसकेमा राफसाफ सदस्यले सोको जानकारी सिडिएससिलाई गराउनु पर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम जानकारी प्राप्त भए पश्चात् सिडिएससिले त्यस्तो ग्राहकको सूची तयार गरी अन्य राफसाफ सदस्यलाई जानकारी गराउनेछ ।
- (३) उपविनियम (१) बमोजिम जानकारी प्राप्त भएका ग्राहकको हकमा सिडिएससिले विनियम १९ बमोजिम क्लोज आउट गर्नेछ ।
२४. ग्राहकको गुनासो सुन्ने : (१) कुनै राफसाफ सदस्यले आफ्नो दायित्व पूरा नगरेको सम्बन्धमा सम्बन्धित ग्राहकले सिडिएससिमा लिखित वा मौखिक रूपमा गुनासो गर्न सक्नेछ।
- (२) उपविनियम (१) अनुसार गुनासो प्राप्त भएमा सिडिएससिले आवश्यक जाँचबुझ गर्नेछ ।
- (३) उपविनियम (२) अनुसार जाँचबुझ गर्दा गुनासो अनुसार भए गरेको पाइएमा त्यस्तो राफसाफ सदस्यलाई विनियम ३२ अनुसार कारवाही गरिनेछ ।
२५. सरकारी ऋणपत्र कारोबारको राफसाफ तथा फछ्यौट हुने : (१) नेप्सेमा कारोबार भएका सरकारी ऋणपत्रको राफसाफ तथा फछ्यौट सिडिएससिबाट हुनेछ ।
- (२) उपविनियम (१) अनुसार राफसाफ तथा फछ्यौट गर्दा प्रचलित ऐन कानूनको मातहतमा रही राफसाफ तथा फछ्यौट गरिनेछ ।
२६. धितोपत्रको राफसाफ तथा फछ्यौट गर्न निषेध गर्न सक्ने : (१) धितोपत्रको भित्री कारोबार, भुठो कारोबार, जालसाजी युक्त कारोबार गरेको लागेमा सिडिएससिले त्यस्तो कारोबारको राफसाफ तथा फछ्यौट गर्न निषेध गर्न सक्नेछ ।
- (२) उपविनियम (१) बमोजिमको कुनै कारोबारको राफसाफ तथा फछ्यौट कार्य गर्न निषेध गरेमा सोको जानकारी बोर्ड तथा नेप्सेलाई दिनुपर्नेछ ।
२७. राफसाफ तथा फछ्यौट रोक्का गर्न सक्ने : (१) अधिकार प्राप्त निकायबाट कुनै व्यक्ति वा संस्थासँग सम्बन्धित कारोबारको राफसाफ तथा फछ्यौट रोक्का राख्न लेखी आएमा सिडिएससिले त्यस्तो व्यक्ति वा संस्थाको राफसाफ तथा फछ्यौट कारोबार रोक्का गर्न सक्नेछ ।
- (२) कुनै व्यक्तिले उचित कारण खुलाई कुनै कारोबारको राफसाफ तथा फछ्यौट रोक्का राख्न अनुरोध गरेमा सिडिएससिले त्यस्तो कारोबारको राफसाफ तथा फछ्यौट रोक्का गर्न सक्नेछ ।
२८. राफसाफ तथा फछ्यौट कार्य स्थगन गर्न सकिने : (१) कुनै प्राविधिक गडबढीको कारणबाट समस्या श्रृजना भएमा सिडिएससिले राफसाफ तथा फछ्यौट कार्य स्थगन गर्न सक्नेछ ।
- (२) उपविनियम (१) बमोजिमको परिस्थिति श्रृजना भई राफसाफ तथा फछ्यौट कार्य स्थगन गर्नु परेमा सोको जानकारी बोर्ड तथा नेप्सेलाई तुरुन्त दिनु पर्नेछ ।

परिच्छेद-५

सुपरिवेक्षण, अनुगमन तथा कारवाही सम्बन्धी व्यवस्था

२९. अनुगमन तथा सुपरिवेक्षण गर्ने : (१) सिडिएससिले धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट कार्यको सुपरिवेक्षण तथा अनुगमन गर्नेछ ।
- (२) उपविनियम (१) बमोजिम सुपरिवेक्षण तथा अनुगमनका क्रममा सिडिएससिले माग गरेका विवरण तथा कागजात सम्बन्धित सदस्यले उपलब्ध गराउनु पर्नेछ ।
- (३) सिडिएससिले सुपरिवेक्षण तथा अनुगमन गरी दिएको निर्देशन राफसाफ तथा फछ्यौट सदस्यले पालना गर्नु पर्नेछ ।
३०. मौज्दातमा धितोपत्र नभई राफसाफ तथा फछ्यौट गर्न नहुने : बिक्रीकर्ता राफसाफ सदस्यले ग्राहकको नामबाट धितोपत्र बिक्री गर्दा खातामा मौज्दात नभएको धितोपत्रको कारोबार गर्नु हुँदैन ।
३१. राफसाफ सदस्यको दायित्व: राफसाफ सदस्यको दायित्व देहाय अनुसार हुनेछ :
- (१) राफसाफ सदस्यको आधिकारिक व्यक्तिबाट मात्र राफसाफ तथा फछ्यौट प्रयोजनको लागि राफसाफ तथा फछ्यौट प्रणाली संचालन गर्ने,
- (२) राफसाफ तथा फछ्यौट प्रयोजनको लागि सिडिएससिले उपलब्ध गराएको सफ्टवेयर तथा सो सम्बन्धी हार्डवेयर लगायत अन्य उपकरणको उचित संरक्षण तथा संवर्द्धन गर्ने,
- (३) राफसाफ तथा फछ्यौट प्रणालीमा कुनै प्राविधिक समस्या देखा परेमा सोको जानकारी सिडिएससिलाई तुरुन्त दिने,
- (४) राफसाफ सदस्यले धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट कार्य पश्चात् ग्राहकलाई उपलब्ध गराउनु पर्ने रकम तथा कागजात समयमा नै उपलब्ध गराउनु पर्ने,
- (५) सिडिएससिले समय समयमा दिएको निर्देशनको पूर्ण रुपमा पालना गर्नु पर्ने ।
३२. अनुशासन तथा कारवाही : (१) यो विनियमावलीमा भएको व्यवस्था पालना नगरेमा वा विनियमावलीको बरखिलाफ हुने गरी कुनै कार्य गरेमा त्यस्तो राफसाफ सदस्यलाई सिडिएससिले देहाय अनुसारको एक वा एक भन्दा बढी कारवाही गर्न सक्नेछ:-
- (क) सचेत गराउने,
- (ख) सुधारात्मक कार्यका लागि निर्देशन दिने,
- (ग) राफसाफ तथा फछ्यौट कार्य गर्न रोक लगाउने,
- (घ) राफसाफ सदस्यता निलम्बन वा खारेज गर्ने ।
- (२) उपविनियम (१) बमोजिम कारवाही गर्नु अघि कम्तीमा सात कार्य दिनको समयावधी दिई स्पष्टीकरण माग गर्नुपर्नेछ ।
- तर, उपविनियम (१) को खण्ड (क) र (ख) बमोजिमको कारवाही गर्दा स्पष्टीकरण माग गर्न अनिवार्य हुने छैन ।

३३. राफसाफ सदस्यको निलम्बन : (१) सिडिएससिले देहायको अवस्थामा राफसाफ सदस्यता बढीमा एक वर्षका लागि निलम्बन गर्न सक्नेछ;-

- (क) राफसाफ सदस्यले बोर्ड, नेप्से र सिडिएससिको निर्देशन पटक पटक उल्लंघन गरेमा,
 - (ख) राफसाफ सदस्यले ऐन, सो अन्तर्गतका नियम, विनियम तथा निर्देशिका पालना नगरेमा वा उल्लंघन गरेमा ।
- (२) उपविनियम (१) बमोजिम निलम्बन भएमा राफसाफ सदस्यको अवस्था देहाय बमोजिम हुनेछ;-
- (क) राफसाफ सदस्यको हैसियतले सिडिएससिबाट प्राप्त गर्ने सम्पूर्ण अधिकारबाट वञ्चित र बन्देज हुनेछ,
 - (ख) राफसाफ सदस्य निलम्बनमा रहँदा निलम्बनको कारणले सम्बन्धित ग्राहकको अधिकारलाई कुनै प्रभाव पार्ने छैन,
 - (ग) राफसाफ सदस्यको निलम्बनको कारणले अन्य कुनै पनि राफसाफ सदस्य र निज उपर कुनै पनि दावी गर्ने अधिकारलाई प्रभाव पार्ने छैन।
 - (घ) राफसाफ सदस्यले निलम्बनमा रहेको अवधिमा सिडिएससिको निर्देशन बमोजिम बाँकी रहेको दायित्व तथा जिम्मेवारी पूरा गर्नु पर्नेछ,
 - (ङ) राफसाफ सदस्यले निलम्बन अवधिभर सिडिएससिसँग वा अन्य राफसाफ सदस्य मार्फत व्यवसायिक कारोबार गर्न पाउने छैन ।

३४. राफसाफ सदस्यताको खारेजी : (१) देहायका अवस्थामा सिडिएससिले राफसाफ सदस्यको सदस्यता खारेज गर्न सक्नेछ;-

- (क) सुधारात्मक कार्यका लागि निर्देशन दिएकोमा सो बमोजिम सुधार गर्न नसकेमा,
 - (ख) छ महिना निलम्बन गरेकोमा सो अवधि पश्चात् पनि फुकुवा गर्नु नहुने देखिएमा,
 - (ग) राफसाफ सदस्यले सदस्यता खारेज गर्नका लागि सिडिएससि समक्ष लिखित अनुरोध गरेमा,
 - (घ) राफसाफ सदस्य दामासाहीमा परेमा,
 - (ङ) जानीजानी राफसाफ तथा फछ्यौट कार्यमा हानी नोक्सानी पुयाउने कार्य गरेको प्रमाणीत भएमा ।
 - (च) राफसाफ सदस्यले ऐन, सो अन्तर्गतको नियम, विनियम तथा निर्देशिकाको पटक पटक उल्लंघन गरेमा ।
- (२) उपविनियम (१) बमोजिम खारेज प्रक्रिया अगाडि बढेको अवस्थामा राफसाफ सदस्यको सदस्यता स्वतः निलम्बन हुनेछ ।
- (३) उपविनियम (१) बमोजिम सदस्यता खारेज गर्नु अघि सिडिएससिले उक्त राफसाफ सदस्यको दायित्व पूरा गर्न लगाउनु पर्नेछ ।
- (४) यस विनियमावली बमोजिम सदस्यलाई खारेजी गर्नु अघि कम्तीमा सात कार्य दिनको म्याद दिई सफाई पेश गर्ने मौका प्रदान गर्नु पर्नेछ ।

३५. कारवाहीको जानकारी तथा पुनरावेदन: (१) सिडिएससिले यस विनियमावली बमोजिम राफसाफ सदस्यलाई कुनै कारवाही गरेको अवस्थामा सोको जानकारी राफसाफ तथा फछ्यौट प्रणालीमा आवद्ध पक्षलाई गराउनु पर्नेछ ।

- (२) सिडिएससिले राफसाफ सदस्य उपर कुनै कारवाही गरेमा त्यस्तो कारवाहीको बारेमा बोर्ड तथा नेप्सेलाई तत्काल जानकारी गराउनु पर्नेछ ।
- (३) सिडिएससिले राफसाफ सदस्यलाई विनियम ३३ र ३४ बमोजिम कारवाही गरेको चित्त नबुझेमा उक्त सदस्यले बोर्डमा पुनरावेदन गर्न सक्नेछ ।

३६. **सदस्यता निलम्बनको फुकुवा:** विनियम ३३ अनुसार सदस्यता निलम्बन गरिएकोमा निजले पेश गरेको स्पष्टीकरण चित्त बुझेको भएमा वा निर्देशन बमोजिमको सुधार गरेको पाइएमा निलम्बन फुकुवा गर्न सकिनेछ ।

परिच्छेद-६

मध्यस्थता समिति सम्बन्धी व्यवस्था

३७. **मध्यस्थता समितिको गठन :** (१) सिडिएससि, राफसाफ सदस्य, ग्राहक, दर्ता भएका संगठित संस्था लगायत सम्बन्धित अन्य पक्षहरू बीच धितोपत्रको राफसाफ तथा फल्लुयौट कार्य सम्बन्धी विवाद उत्पन्न भएमा उक्त विवाद समाधानका लागि एक मध्यस्थता समिति गठन हुनेछ ।

- (२) उपविनियम (१) बमोजिमको मध्यस्थता समितिमा कम्तिमा तीन जना सदस्यहरू रहने छन् ।
 - (क) विवादसँग सम्बन्धित प्रत्येक पक्षबाट एक एक जना प्रतिनिधि,
 - (ख) सिडिएससिबाट एक जना प्रतिनिधि ।
- (३) उपविनियम (२) बमोजिम गठित समितिका सदस्यहरूको सहमतिमा कुनै एक स्वतन्त्र व्यक्तिलाई समितिको प्रमुखको रूपमा कार्य गर्नका लागि नियुक्त गरिनेछ ।
- (४) मध्यस्थता समितिको सचिवालय सिडिएससिमा रहनेछ र सचिवालयले मध्यस्थ समितिको काम कारवाहीका लागि आवश्यक खर्च विवाद उत्पन्न भएका पक्षहरूबाट संकलन गर्नेछ ।

३८. **निर्णय गर्नुपर्ने अवधि :** मध्यस्थता समिति गठन भएको एक महिना भित्र मध्यस्थता समितिले विवाद समाधान सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ । उक्त समयवधी भित्र निर्णय हुन नसेकेमा सिडिएससिले मध्यस्थता समितिको अनुरोधमा उपयुक्त समयवधी थप गर्न सक्नेछ ।

३९. **समितिको निर्णय :** (१) मध्यस्थता समितिले प्रत्येक निर्णय लिखित रूपमा राख्नु पर्नेछ र मध्यस्थता समितिका प्रत्येक सदस्यले सो निर्णयमा दस्तखत गरेको हुनु पर्नेछ ।

- (२) मध्यस्थता समितिको निर्णयमा निर्णयको आधार तथा कारण र निर्णय भएको मिति र स्थान समेत उल्लेख भएको हुनु पर्नेछ,
- (३) उपविनियम (१) बमोजिम मध्यस्थता समितिले गरेको निर्णय त्यस्तो निर्णय भएको सात कार्य दिन भित्र सम्बन्धित पक्षहरूलाई उपलब्ध गराउनु पर्नेछ ।

४०. **मध्यस्थता समितिको कार्यविधि :** (१) मध्यस्थता समितिको काम कारवाही सम्बन्धी कार्य विधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

- (२) उपविनियम (१) बमोजिम निर्धारण गरेको कार्यविधि मध्यस्थता समितिले कार्य शुरु गर्नु अघि जानकारीका लागि सिडिएससि समक्ष पेश गर्नु पर्नेछ ।
- (३) उपविनियम (२) बमोजिम प्राप्त कार्यविधि सम्बन्धमा आवश्यक देखेमा सिडिएससिले संशोधन वा सुधार गर्न मध्यस्थता समितिलाई निर्देशन दिन सक्नेछ ।

४१. कारवाहीको अभिलेख र प्रमाण उपर विचार गर्ने : यस विनियम बमोजिम गठन भएको मध्यस्थता समितिको कुनै सदस्यको मृत्यु भएमा, हेलचेक्रयाई गरेमा, इन्कार गरेमा, सिडिएससिले त्यस्तो सदस्यको स्थानमा नयाँ सदस्य नियुक्त गरी निजले प्रमाणको आधारमा बाँकी कार्य गर्न वा शुरु देखि नै कारवाही गर्न सक्नेछ ।
४२. पक्ष वा सम्बन्धित प्रतिनिधिलाई निर्णय बन्धनकारी हुने : मध्यस्थता समितिबाट भएको निर्णयमा उल्लेखित सबै कुराको पक्षहरूले पालना गर्नु पर्नेछ । मध्यस्थता समितिबाट भएको निर्णय यस विनियमावलीले व्यवस्था गरे अनुरूप पुनरावेदन नपरेमा पक्षहरूको लागि अन्तिम र बन्धनकारी हुनेछ । निर्णय हुनु पूर्व वा पश्चात् कुनै पक्षको मृत्यु वा कानुनी असक्षमताले विवादका विषयमा भएको निर्णय खारेज हुने छैन ।
४३. पुनरावेदनको अधिकार : मध्यस्थता समितिको निर्णय चित्त नबुझ्ने पक्षले प्रचलित कानून बमोजिम सम्बन्धित अदालतमा पैंतीस दिन भित्र पुनरावेदन गर्न सक्नेछ ।

परिच्छेद - ७ विविध

४४. राफसाफ सदस्य जिम्मेवार हुने : (१) कुनै ग्राहकको तर्फबाट जाली, त्रुटिपूर्ण वा नक्कली कागजातको आधारमा राफसाफ तथा फछ्यौट कारोबार गरेमा सो प्रति बिक्रीकर्ता राफसाफ सदस्य जिम्मेवार हुनेछ ।
(२) उपविनियम (१)मा उल्लेखित कागजातबाट पुनः धितोपत्र बिक्री भएमा यस प्रति पहिलो बिक्रीकर्ता राफसाफ सदस्य नै जिम्मेवार हुनेछ ।
४५. सिडिएससिको उत्तरदायित्व : राफसाफ तथा फछ्यौट प्रणालीको संरक्षण, सम्बर्द्धन र सुपरिवेक्षण तथा अनुगमन गर्ने उत्तरदायित्व सिडिएससिको हुनेछ ।
४६. कोष सम्बन्धी व्यवस्था : (१) सिडिएससिले राफसाफ तथा फछ्यौट कार्य प्रभावकारी रूपमा व्यवस्थित गर्न फछ्यौट ग्यारेण्टी कोष स्थापना गर्न सक्नेछ ।
(२) उपविनियम (१) बमोजिम स्थापना भएको कोषको संचालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ ।
४७. बाधा अड्काउ फुकाउ : यस विनियमावली अनुसार दैनिक कार्य संचालन गर्दा कुनै बाधा, अड्काउ पर्न आएमा सिडिएससिको अनुरोधमा त्यस्तो बाधा अड्काउ बोर्डले फुकाउन सक्नेछ ।
४८. यसै विनियमावली बमोजिम हुने : यस विनियमावलीमा लेखिएका कुराहरूको हकमा यसै विनियमावली बमोजिम हुनेछ ।

अनुसूची - १

(विनियम ४ सँग सम्बन्धित)

राफसाफ सदस्यताको लागि दिने निवेदनको ढाँचा

मिति :

श्रीमान प्रमुख कार्यकारी अधिकृतज्यू,
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड,
थापाथली, काठमाण्डौं ।

विषय : राफसाफ सदस्यताका लागि निवेदन पेश गरेको सम्बन्धमा ।

महोदय,

यसकं (प्रा) लि.ले नेपाल स्टक एक्सचेन्ज लि.को सदस्य दलालको रूपमा काम गर्दै आएको हुँदा धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली, २०६९ को विनियम ३ अनुसार राफसाफ तथा फछ्यौटका लागि आवश्यक कागजपत्र एवं दस्तुर रु.....को बैंक भौचर सहित यो निवेदन पेश गरेको छु । कृपया धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो ऐन अन्तर्गत बनेको नियम, विनियमको पूर्ण परिपालना गर्ने वचनबद्धता समेत प्रकट गर्दै सो को लागि नियमानुसार सदस्यता उपलब्ध गराई दिनहुन अनुरोध गर्दछु ।

संलग्न :

- (क) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- (ख) संस्थाको प्रबन्धपत्र तथा नियमावली,
- (ग) बोर्डको अनुमतिपत्रको प्रतिलिपि,
- (घ) नेप्सेको सदस्यता प्रमाणपत्रको प्रतिलिपि,
- (ङ) कर दिखिला सम्बन्धी प्रमाण,
- (च) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि,
- (छ) संचालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

निवेदक संगठित संस्थाको नाम :

ठेगाना : फोन नं.:

फ्याक्स : इमेल :

रजिष्टर्ड कार्यालय :

कार्यकारी प्रमुखको :

नाम :

संगठित संस्थाको छाप :

दस्तखत :

अनुसूची - २

(विनियम ६ सँग सम्बन्धित)

सदस्यता नम्बर:

राफसाफ सदस्यता

.....मा मुख्य कार्यालय रहेको श्री.....लाई धितोपत्र सम्बन्धी
ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियम, विनियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही यो
राफसाफ सदस्यता प्रदान गरिएको छ ।

क्र.सं.	नवीकरण मिति	बहाल रहने मिति	नवीकरण गर्ने अधिकारीको दस्तखत

आधिकारिक दस्तखत :

नाम:

पद:

मिति:

अनुसूची - ३

(विनियम १४ को उपविनियम २ को खण्ड (ग) सँग सम्बन्धित)

धितोपत्र प्रमाणपत्र बुझाएको भरपाई

तपशिल बमोजिमको ठेगाना भएका राफसाफ सदस्य श्री
ले विक्री गरेको कम्पनीका धितोपत्रको प्रमाणपत्र तथा सो सँग सम्बन्धित नामसारी
सम्बन्धी कागजात थान बुझिलिएँ ।

तपशिल

क्र.सं.	कम्पनीको नाम	कागजात थान	कैफियत
---------	--------------	------------	--------

बुझाउनेको नाम :

बुझिलिनेको नाम :

दस्तखत :

दस्तखत :

मिति :

मिति :

धितोपत्र सूचीकरण विनियमावली, २०७५

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी नेपाल स्टक एक्सचेञ्ज लि. ले नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई देहायका विनियमहरू बनाएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यस विनियमावलीको नाम “धितोपत्र सूचीकरण विनियमावली, २०७५” रहेको छ।
(२) यो विनियमावली नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात नेपाल स्टक एक्सचेञ्ज लि. ले तोकेको मितिदेखि लागू हुनेछ।
२. **परिभाषा** : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियमावलीमा,-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ।
 - (ख) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम गठित नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ।
 - (ग) “नियमावली” भन्नाले ऐन बमोजिम बनेको नियमावली सम्भन्नु पर्छ।
 - (घ) “नेप्से” भन्नाले धितोपत्र बजार संचालन गर्न बोर्डबाट अनुमतिपत्र प्राप्त नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सम्भन्नु पर्छ।
 - (ङ) “संगठित संस्था” भन्नाले नेप्सेमा धितोपत्रको सूचीकरण गराएका संगठित संस्था सम्भन्नु पर्छ।
 - (च) “संस्थागत गतिविधि” भन्नाले संगठित संस्थाको दर्ता किताब बन्द गर्ने, साधारण सभा गर्ने, अवधि पुरा गरेका धितोपत्रहरू बापत फिर्ता भुक्तानी गर्ने, परिवर्तनीय विशेषता भएको ऋणपत्र तथा अधिकारपत्रको फेरबदल गर्ने, लाभांश, ब्याज, बोनस शेयर, हकप्रद शेयर, अग्राधिकार बाँडफाँड, अधिकारपत्र जारी तथा भुक्तानी गर्ने, प्रिमियमको फिर्ता भुक्तानी लगायतका गतिविधि सम्भन्नु पर्छ।
 - (छ) “संस्थागत लाभ” भन्नाले संगठित संस्थाको तर्फबाट लगानीकर्तालाई प्रदान गरिने लाभांश, ब्याज, बोनस शेयर, हकप्रद शेयर, अग्राधिकार बाँडफाँड, अधिकारपत्र, प्रिमियमको फिर्ता भुक्तानी लगायतको लाभलाई सम्भन्नु पर्छ।
 - (ज) “सूचीकरण” भन्नाले धितोपत्र बजार मार्फत धितोपत्रको खरिद, बिक्री वा विनिमय गर्ने प्रयोजनको लागि नेप्सेमा गरिने धितोपत्रको सूचीकरण सम्भन्नु पर्छ।

परिच्छेद-२

धितोपत्रको सूचीकरण

३. **धितोपत्रको निष्काशन गरेको हुनुपर्ने** : नेप्सेमा धितोपत्रको सूचीकरण गराउन चाहने संगठित संस्थाले विवरणपत्र, बिक्री प्रस्ताव, विवरण पुस्तिका लगायत अन्य विवरण बोर्डबाट स्वीकृत गरी सर्वसाधारण समक्ष धितोपत्र निष्काशन गरेको हुनुपर्नेछ।

४. **धितोपत्रको सूचीकरण गराउनु पर्ने** : (१) नेप्सेको कारोबार प्रणाली मार्फत कारोबार गराउन चाहने संगठित संस्थाले आफ्नो धितोपत्र नेप्सेमा सूचीकरण गराउनु पर्नेछ ।
- (२) संगठित संस्थाले धितोपत्रको सूचीकरणको लागि अनुसूची-१ बमोजिमको ढाँचामा नेप्से समक्ष निवेदन दिनु पर्नेछ ।
- (३) उपविनियम (२) बमोजिमको निवेदन साथ अनुसूची-२ बमोजिमको कागजात तथा विवरण र अनुसूची-३ बमोजिमको सूचीकरण शुल्क संलग्न गर्नु पर्नेछ ।
५. **निवेदन उपर जाँचबुझ** : (१) विनियम ४ बमोजिमको निवेदन साथ प्राप्त विवरण तथा कागजातको जाँचबुझ गर्दा थप कागजात तथा विवरण आवश्यक देखिएमा नेप्सेले निवेदकबाट त्यस्तो विवरण वा कागजात माग गर्न सक्नेछ ।
- (२) उपविनियम (१) बमोजिम विवरण तथा कागजात उपर जाँचबुझ सम्पन्न गरी निवेदन प्राप्त भएको मितिले सामान्यतया तीस दिन भित्र धितोपत्रको सूचीकरण सम्पन्न गर्नु पर्नेछ ।
६. **सूचीकरण सम्झौता गर्नु पर्ने** : (१) विनियम ५ को उपविनियम (२) बमोजिम धितोपत्रको सूचीकरण गर्न उपयुक्त देखिएमा नेप्सेले सम्बन्धित संगठित संस्थासंग अनुसूची-४ बमोजिमको सूचीकरण सम्झौता गर्नु पर्नेछ ।
- (२) उपविनियम (१) बमोजिमको सूचीकरण सम्झौता गर्नु अघि सम्बन्धित संगठित संस्थाले अनुसूची-३ बमोजिमको सूचीकरण शुल्क नेप्सेमा बुझाउनु पर्नेछ ।
७. **बोनस, हकप्रद शेयरको सूचीकरण** : (१) सूचीकृत संगठित संस्थाले बोनस शेयर वा हकप्रद शेयर जारी गरेमा त्यस्तो शेयर कारोबार गर्नका लागि सूचीकरण गराउनु पर्नेछ ।
- (२) उपनियम (१) सूचीकरणका लागि सूचीकृत संगठित संस्थाले अनुसूची-१ बमोजिमको ढाँचामा देहायका विवरण तथा कागजात सहित नेप्से समक्ष निवेदन दिनुपर्नेछ:
- (क) बोनस शेयर वा हकप्रद शेयर जारी गर्ने सम्बन्धी साधारण सभाको निर्णय,
- (ख) निष्काशन गरिएको बोनस शेयर वा हकप्रद शेयरको संख्या, रकम तथा लगायत सो सम्बन्धी विवरण,
- (ग) बोर्डमा दर्ता भएको प्रमाण,
- (घ) पूँजी वृद्धि सम्बन्धमा निर्णय तथा अभिलेखको जानकारी,
- (ङ) सूचीकरण गराउने सम्बन्धमा संचालक समितिको निर्णय,
- (च) केन्द्रिय निक्षेप प्रणालीमा अभौतिकिकरण भएको सम्बन्धी कागजात,
- (३) उपविनियम (१) बमोजिम निवेदन साथ प्राप्त विवरण तथा कागजात जाँचबुझ गर्दा आवश्यक विवरण तथा कागजात पूरा भएको नदेखिएमा नेप्सेले निवेदकबाट विवरण वा कागजात माग गर्न वा विवरण स्पष्ट गराउन सक्नेछ ।
- (४) यस विनियमावली बमोजिम सूचीकरणका लागि निवेदन प्राप्त भई सम्पूर्ण प्रकृया पूरा भएको देखिएमा नेप्सेले सातदिन भित्र सम्बन्धित धितोपत्रको सूचीकरण गरी दिनुपर्नेछ ।
- (५) उपविनियम (३) मा जुनसुकै कुरा लेखिएतापनि बोनस शेयर वा हकप्रद शेयरको सूचीकरण नेप्सेले बढीमा पन्ध्र दिनभित्र गर्नु पर्नेछ ।

८. **सरकारी ऋणपत्रको सूचीकरण गर्ने** : (१) नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले निष्काशन सरकारी ऋणपत्र सूचीकरण गराउन चाहेमा यस विनियमावली बमोजिम सूचीकरण गर्न सकिनेछ ।

(२) सरकारी ऋणपत्र सूचीकरणका लागि सम्बन्धित निकायले देहायका विवरण तथा कागजात नेप्से समक्ष प्रस्तुत गर्नुपर्नेछ :

- (क) ऋणपत्रको नाम,
 - (ख) ऋणपत्रको किसिम,
 - (ग) ऋणपत्रको निष्कासन मिति,
 - (घ) निष्कासित ऋणपत्रको कुल रकम,
 - (ङ) ऋणपत्रको अवधि र साँवा फिर्ता भुक्तानी हुने मिति,
 - (च) ऋणपत्रको ब्याज भुक्तानी गर्ने तरिका,
 - (छ) ऋणपत्रको ब्याजमा लाग्ने कर,
 - (ज) प्राथमिक निष्कासनमा कायम भएको ऋणपत्रको औसत मूल्य,
 - (झ) जारी ऋणपत्रको प्रमाणपत्र तथा क्रम संख्या सम्बन्धी विवरण,
 - (ञ) ऋणपत्रको एकीकरण वा विभाजन गर्दा लाग्ने शुल्क,
 - (ट) ऋणपत्र नामसारीका लागि लाग्ने शुल्क,
 - (ठ) ऋणपत्र स्वमित्वकर्ताहरूको विवरण,
 - (ड) ऋणपत्र निष्कासन गर्दाका शर्तहरू,
 - (ढ) ऋणपत्र सम्बन्धी अन्य विवरण ।
- (३) यस विनियम बमोजिम सूचीकृत भएका सरकारी ऋणपत्रको कारोबारका लागि नेप्सेले विशेष कारोबार विधि वा कक्षको व्यवस्था गर्न सक्नेछ ।
- (४) यस विनियम बमोजिम सूचीकृत भएका सरकारी ऋणपत्रको म्याद समाप्त भएको मितिबाट त्यस्तो ऋणपत्रको सूचीकरण स्वतः खारेजी हुनेछ ।
- (५) यस विनियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी ऋणपत्रको सूचीकरण गराउन सूचीकरण सम्झौता गर्नुपर्ने छैन ।

९. **सूचीकरण अस्वीकार गर्न सकिने** : (१) संगठित संस्थाले यस विनियमावली धितोपत्रको सूचीकरणका लागि पेश पेश गर्नुपर्ने विवरण, कागजात, जानकारी तथा शुल्क पेश नगरेमा नेप्सेले त्यस्तो संस्थाको धितोपत्र सूचीकरण गर्न अस्वीकार गर्न सक्नेछ ।

(२) उपविनियम (१) अनुसार सूचीकरण अस्वीकार गर्ने निर्णय गरेमा त्यस्तो निर्णय भएको सात दिनभित्र सूचीकरण गर्न अस्वीकार गरिएको कारण सहित सम्बन्धित संगठित संस्थालाई जानकारी दिनुपर्नेछ ।

१०. **धितोपत्रको लकईन अवधि उल्लेख गर्नुपर्ने** : (१) विनियम ४ बमोजिम सूचीकरणका लागि निवेदन गर्दा सम्बन्धित संस्थाले प्रचलित कानून वा सम्बन्धित नियामक निकायको निर्देशन बमोजिम संगठित संस्थाको धितोपत्र खरिद बिक्री, हक हस्तान्तरण वा नामसारी गर्न नपाउने गरी लकईन गरिएको भए त्यस्तो लकईन अवधि समेत उल्लेख गर्नु पर्नेछ ।

- (२) संगठित संस्थाले उपविनियम (१) बमोजिम लकईन गरिएका धितोपत्रमा प्राप्त हुने बोनस शेयर र हकप्रद शेयर समेत लकईन गर्नुपर्नेछ ।
- (३) उपविनियम (१) तथा (२) बमोजिम लकईन भएका धितोपत्रको हस्तान्तरण नहुने सम्बन्धीको जानकारी शेयर रजिष्ट्रार र केन्द्रीय निक्षेप सेवा प्रदान गर्ने संस्था समेतलाई दिनुपर्नेछ ।

परिच्छेद-३

वर्गिकरण सम्बन्धी व्यवस्था

११. सूचीकृत संगठित संस्थाको वर्गिकरण : (१) सूचीकृत संगठित संस्थालाई देहाय बमोजिम वर्गिकरण गरिनेछ :

(क) वर्ग “ए” मा रहने संगठित संस्था:-

- (१) चुक्ता पूँजी कम्तीमा एक अरब रुपैयाँ भएको,
- (२) धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको,
- (३) विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको,
- (४) क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको,
- (५) नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको,
- (६) आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको ।

(ख) वर्ग “बी” मा रहने संगठित संस्था :-

- (१) चुक्ता पूँजी कम्तीमा पचास करोड रुपैयाँ भएको,
- (२) धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको,
- (३) विगत तीन वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको,
- (४) क्रेडिट रेटिङ्ग संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ्ग प्राप्त गरेको,
- (५) आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको,
- (६) संचित नोक्सानी नरहेको ।

(ग) खण्ड (क) र (ख) मा जनुसुकै कुरा लेखिएको भएता पनि सूचीकृत भएको दुई वर्ष पूरा नभए सम्म त्यस्तो संगठित संस्था “जि” वर्गमा रहनेछ ।

(घ) खण्ड (क), (ख) र (ग) बमोजिमको वर्गीकरणमा नपरेका सूचीकृत संगठित संस्था “जेड” वर्गमा रहनेछ ।

(७) यस विनियम बमोजिम वर्गिकरण गरिएका पुनरावलोकन गरी प्रत्येक त्रैमासिक अवधिमा अद्यावधिक गर्नुपर्नेछ ।

(८) यस विनियम बमोजिम संगठित संस्थाको वर्गिकरण गरिएको सम्बन्धमा नेप्सेले वेभसाईट मार्फत सार्वजनिक गर्नु पर्नेछ ।

(९) उपनियम (८) बमोजिम सार्वजनिक गरिएको वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारण सहित पैतिस दिन भित्र दावी गर्न सक्नेछ ।

परिच्छेद-४

संगठित संस्था गाभिए वा टुक्रिएमा हुने व्यवस्था

१२. संगठित संस्था गाभिएमा : (१) दुई वा सो भन्दा बढी सूचीकृत संगठित संस्था एक आपसमा गाभिई नयाँ संगठित संस्थामा परिणत भएमा त्यसरी परिणत भएको संगठित संस्थाको धितोपत्र सूचीकरणका लागि विनियम ४ बमोजिम नेप्से समक्ष निवेदन दिई सूचीकरण गराउनु पर्नेछ ।
१३. संगठित संस्था विलय भएमा : (१) कुनै सूचीकृत संगठित संस्थाले अर्को संगठित संस्था खरिद गरेमा वा आफूमा विलय गराएमा त्यसरी थप हुन आएको धितोपत्र सूचीकरणका लागि विनियम ४ बमोजिम नेप्से समक्ष निवेदन दिई सूचीकरण गराउनु पर्नेछ ।
१४. संगठित संस्था टुक्रिएमा हुने व्यवस्था : (१) सूचीकृत संगठित संस्था टुक्रिएर नयाँ स्थापना भएमा त्यस्तो नयाँ संगठित संस्थाले सूचीकरणका लागि विनियम ४ बमोजिम नेप्से समक्ष निवेदन दिई सूचीकरण गराउनु पर्नेछ ।
(२) उपविनियम (१) बमोजिम दिइने निवेदन साथ संगठित संस्था टुक्रिए पश्चात बाँडफाँड गरिएको सम्पत्ति तथा दायित्वको बाँडफाँड सम्बन्धी प्रक्रिया तथा विवरण समेत पेश गर्नु पर्नेछ ।
१५. थप धितोपत्रको सूचीकरण शुल्क : यस परिच्छेद बमोजिम संगठित संस्थाको थप धितोपत्र सूचीकरण गर्दा साविकको सूचीकृत धितोपत्रको चुक्ता मूल्य भन्दा बढि मूल्यको धितोपत्र सूचीकरण हुने भएमा त्यसरी बढि भएको धितोपत्रको मूल्यको लागि मात्र अनुसूची-३ बमोजिमको सूचीकरण शुल्क नेप्सेमा बुझाउनु पर्नेछ ।

परिच्छेद-५

सूचीकरण स्थगन, खारेजी तथा पुनःसूचीकरण

१६. सूचीकरण स्थगन गर्न सकिने : (१) देहायको कुनै अवस्थामा विद्यमान भएमा नेप्सेले सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण स्थगन गर्न सक्नेछ :-
- (क) धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएमा,
(ख) धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सूचीकरण सम्भौतामा उल्लिखित समयमा नेप्सेमा पेश नगरेमा,
(ग) नेप्सेलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा,
(घ) नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा,
- (२) उपविनियम (१) बमोजिम सूचीकरण स्थगन गरेमा नेप्सेले सो को कारण सहितको जानकारी सम्बन्धित सङ्गठित संस्थालाई दिनेछ ।
- (३) नेप्सेले सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण बढीमा तीन महिनासम्म स्थगन गर्न सक्नेछ र बोर्डको सहमति लिई सो अवधिमा थप गर्न सक्नेछ ।

(४) यस विनियम बमोजिम सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण स्थगन गरिएमा जुन कारणले स्थगन गरिएको हो सो अवस्था विद्यमान नरहेमा नेप्सेले सूचीकरण स्थगन फुकुवा गर्नेछ ।

१७. जानकारी गराउनु पर्ने : नेप्सेले सूचीकृत संगठित संस्थाको सूचीकरण स्थगन गरेमा सोको जानकारी तुरुन्तै वा भोलिपल्ट कारोबार शुरु हुन अघि बोर्डलाई र सम्बन्धित सूचीकृत संगठित संस्था तथा सदस्य दलालहरुलाई जानकारी गराउनु पर्नेछ ।

१८. स्वेच्छिक खारेजी गर्न सकिने : (१) सूचीकृत संगठित संस्थाले स्वेच्छिक रुपमा धितोपत्रको सूचीकरण खारेज गर्न चाहेमा धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम ८ को प्रकृया पूरा गरेको व्यहोरा सहित अनुसूची-५ बमोजिमको ढाँचामा नेप्से समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपविनियम (१) बमोजिम निवेदनका साथै संगठित संस्थाले तिन बुझाउन बाँकी रहेको सूचीकरण शुल्क वा वार्षिक शुल्क समेत बुझाउनु पर्नेछ ।

(३) उपविनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी धितोपत्रको सूचीकरण खारेजी गर्न उपयुक्त देखिएमा तीस दिनभित्र त्यस्तो धितोपत्रको सूचीकरण खारेज गरिदिनु पर्नेछ ।

१९. सूचीकरण खारेज गर्न सक्ने : (१) देहायका कुनैपनि अवस्थामा नेप्सेले संगठित संस्थाको सूचीकरण खारेज गर्न सक्नेछ :-

- (क) कुनै सूचीकृत संगठित संस्था गाभिएर, खरिद वा विलय भएर अस्तित्वमा नरहेमा,
 - (ख) प्रचलित कानून बमोजिम कुनै संगठित संस्था खारेज भएमा,
 - (ग) बोर्डले वा कुनै नियामक निकायले धितोपत्रको सूचीकरण खारेजी गर्न निर्देशन दिएमा,
 - (घ) वार्षिक शुल्क नबुझाएको कारण लगातार तीन वर्ष धितोपत्रको सूचीकरण स्थगन भएमा,
 - (ङ) एउटै कारणले तीन पटक भन्दा बढी सूचीकरण स्थगन भएमा,
- (२) उपविनियम (१) बमोजिम धितोपत्रको सूचीकरण खारेज गर्नुअघि त्यस्तो धितोपत्रको सूचीकरण खारेज गर्नुपर्ने आधार र कारण समेत उल्लेख गरी सम्बन्धित संगठितलाई सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
- (३) उपविनियम (२) बमोजिम प्राप्त सफाई चिन्तबुझ्दो नभएमा नेप्सेले त्यस्तो संगठित संस्थाको धितोपत्रको सूचीकरण खारेजी गर्न सक्नेछ ।

२०. सूचीकरण स्थगन वा खारेजीको सूचना प्रकाशन गर्नु पर्ने : यस विनियमावली बमोजिम धितोपत्रको सूचीकरण स्थगन वा खारेजी भएमा नेप्सेले सो सम्बन्धी सूचना राष्ट्रियस्तरको पत्रपत्रिका वा वेब साइटमा प्रकाशन गर्नु पर्नेछ ।

२१. पुनः सूचीकरण गर्न सकिने : (१) धितोपत्रको सूचीकरण खारेजी भएका संगठित संस्थाले धितोपत्रको पुनः सूचीकरण गराउन चाहेमा विनिय ४ बमोजिम नेप्से समक्ष निवेदन दिनु पर्नेछ ।

- (२) धितोपत्रको सूचीकरण खारेजी भएको कम्तीमा एक वर्ष भए पछि मात्र पुनः सूचीकरणका लागि उपविनियम (१) बमोजिमको निवेदन दिन सकिनेछ ।
- (३) उपविनियम (१) बमोजिम निवेदन प्राप्त भएमा नेप्सेले आवश्यक जाँचबुझ गरी सूचीकरण गर्न उपयुक्त देखिएमा तीस दिनभित्र सूचीकरण गर्नेछ ।
- (४) उपविनियम (३) बमोजिम जाँचबुझ गर्दा संगठित संस्थाको धितोपत्रको पुनःसूचीकरणका सम्बन्धमा नेप्सेले देहायका अवस्थालाई समेत आधार लिन सक्नेछः-
 - (क) संगठित संस्थाको वित्तीय अवस्था सम्बन्धमा,
 - (ख) संगठित संस्थाको धितोपत्रको गतिशिल कारोबारको सम्भाव्यता सम्बन्धमा,
 - (ग) जुन कारणले धितोपत्रको सूचीकरण खारेजी भएको सोमा भएको सुधार सम्बन्धमा ।

परिच्छेद-६

सूचना तथा जानकारी प्रवाह सम्बन्धी व्यवस्था

२२. सूचना तथा जानकारी पेश गर्नुपर्ने : (१) सूचीकृत संगठित संस्थाले देहाय बमोजिम सूचना तथा जानकारी नेप्सेमा पेश गर्नुपर्नेछ :

- (क) संगठित संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिना भित्र,
- (ख) प्रति शेयर आमदानी, मूल्य आय अनुपात, प्रति शेयर खुद सम्पत्तिको मूल्य, प्रति शेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण सहितको त्रैमासिक प्रतिवेदन सो अवधि समाप्त भएको तीस दिन भित्र,
- (ग) धितोपत्रको दाखिल खारेज बन्द (Book Close) हुने सम्बन्धी सूचना त्यस्तो दाखिल खारेज हुनु भन्दा कम्तीमा सात दिन अगाडि,
- (घ) धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि, त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाको वेबसाइट मार्फत समेत सार्वजनिक गर्नु पर्ने,
- (ङ) नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनु पर्ने,
- (च) खण्ड (ङ) बमोजिमको सूचना जानकारीका साथ लाभांश दिन लागिएको सम्बन्धित आर्थिक वर्ष तथा दाखिल खारेज बन्द मिति, अनुपात तथा शेयर कित्ता वा रकम समेत खुलाउनु पर्ने,
- (छ) सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनु पर्ने,
- (ज) रु. दश करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्री सम्बन्धी निर्णय भएमा सो को जानकारी,

- (भ) सञ्चालक समिति, लेखा परीक्षण समिति, प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, लेखा विभाग प्रमुख, लेखा परीक्षकमा हेरफेर भएमा सो को जानकारी,
- (ज) दश करोड रुपैयाँ वा सो भन्दा माथिको दायित्व वहन गर्नुपर्ने संभावना भएको मुद्दा अदालतमा दायर भएमा सो को विवरण ।
- (२) सूचीकृत सामुहिक लगानी कोषको योजना व्यवस्थापकले योजनाको खुद सम्पत्ति मूल्य तथा लगानी सम्बन्धी अवस्थाको मासिक विवरण प्रत्येक महिना समाप्त भएको पन्ध्र दिन भित्र नेप्सेमा पेश गर्नु पर्नेछ ।
- (३) उपविनियम (१) र (२) बमोजिम प्राप्त विवरण एवं सूचना प्राप्त हुनासाथ लगानीकर्ताको जानकारीको लागि नेप्सेले वेभसाइट मार्फत सार्वजनिक गर्नेछ ।
- (४) सूचीकृत संगठित संस्थाको संचालक समितिले संस्था गाभ्ने गाभ्ने वा विलय हुने वा खरिद गरी लिने वा टुक्रिने निर्णय गरेमा त्यस्तो निर्णय गरेकै दिन वा भोलिपल्ट कारोबार शुरु हुनु अघि नेप्सेलाई जानकारी दिनु पर्नेछ ।

परिच्छेद-७

विविध

२३. **पालना गर्नुपर्ने शर्तहरू** : धितोपत्र सम्बन्धी प्रचलित कानूनमा उल्लिखित व्यवस्थाका अतिरिक्त सूचीकृत संगठित संस्थाले देहायका शर्त समेत पालना गर्नुपर्नेछ :-
- (क) सूचीकृत संगठित संस्थाको सूचना तथा जानकारी सार्वजनिक गर्ने सम्बन्धमा नेप्सेले समय समयमा दिएको निर्देशन,
- (ख) समान प्रकारको धितोपत्र ग्रहण गरेका धितोपत्रधनी बीच कुनै भेदभाव नगर्ने,
- (ग) नेप्सेले संगठित संस्थको धितोपत्र दर्ता किताबको निरीक्षण नियमित वा आकस्मिक रूपमा गर्न चाहेमा सो गर्न दिनु पर्ने,
- (घ) नेप्सेले धितोपत्र दाखिल खारेज पत्रको ढाँचा, स्तर तोकेको अवस्थामा सोही अनुसारको दाखिल खारेज पत्रको प्रयोग गर्नु पर्ने ।
२४. **वार्षिक शुल्क बुझाउनु पर्ने** : यस विनियमावली बमोजिम धितोपत्र सूचीकरण गराएका संगठित संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र अनुसूची-२ बमोजिम वार्षिक शुल्क बुझाउनु पर्नेछ ।
२५. **विवरण पेश गर्ने जिम्मेवारी** : धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम नेप्सेमा पेश गर्नु पर्ने सूचना, जानकारी तथा कागजातहरू विश्वसनीय रूपमा पेश गर्ने गराउने जिम्मेवारी सम्बन्धित संगठित संस्थाको प्रमुखको हुनेछ ।
२६. **खारेजी तथा बचाऊ** : (१) धितोपत्र सूचीकरण विनियमावली, २०५३ खारेज गरिएको छ ।
- (२) धितोपत्र सूचीकरण विनियमावली, २०५३ बमोजिम भए गरेका काम कारवाही यसै विनियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची-१

(विनियम ४ को उपविनियम (२) सँग सम्बन्धित)

सूचीकरणको लागि दिइने आवेदन पत्रको ढाँचा

मिति :

श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड

....., काठमाण्डौं ।

विषय : धितोपत्रको सूचीकरण बारे ।

महाशय,

धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम यस कम्पनी/संगठित संस्थाले निष्काशन गरेको धितोपत्रको सूचीकरण/पुनः सूचीकरणका लागि आवश्यक विवरण, कागजात तथा शुल्क समेत संलग्न गरी यो निवेदन पेश गरेको छु । धितोपत्र सम्बन्धी ऐन प्रचलित कानून बमोजिम पालना गर्नुपर्ने कुराहरुको पालना गर्न यस कम्पनी/संगठित संस्था मंजूर भएको ब्यहोरा अनुरोध छ ।

यस निवेदनसाथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानूनबमोजिम सहुंला बुझाउँला ।

निवेदक संगठित संस्था:

नाम :

ठेगाना:अंचल.....जिल्ला गा.पा./न.पा./म.न.पा.

टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....इमेल

भवदीय,

.....

कार्यालयको छाप:

.....

(प्रमुख कार्यकारी अधिकृत)

संलग्न कागजात तथा विवरण:

अनुसूची-२

(विनियम ४ को उपविनियम (३) सँग सम्बन्धित)

धितोपत्र सूचीकरणका लागि आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरु

१. सूचीकरण गरिने धितोपत्र शेयर भएमा:

- (क) संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावली,
- (ख) विशेष ऐन अर्न्तगत स्थापित संगठित संस्था भएमा सम्बन्धित ऐनको एक प्रति,
- (ग) संगठित संस्था कम्पनीको रुपमा दर्ता भए संस्थापनाको प्रमाणपत्रको प्रतिलिपि,
- (घ) व्यवसाय संचालन ईजाजत पत्रको प्रतिलिपि,
- (ङ) स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कर चुक्ता अध्यावधिक गरेको अभिलेख,
- (च) शेयर प्रमाणपत्रको नमूना,
- (छ) विदेशी लगानीकर्ताले शेयर लगानी गरेको भए सो सम्बन्धी विवरण,
- (ज) संगठित संस्थाका संचालक, लेखापरीक्षक, कार्यकारी प्रमुख र कम्पनी सचिवको नाम, थर र ठेगाना,
- (झ) संगठित संस्थाको पूँजी तथा शेयर स्वामित्व संरचना
- (ञ) संगठित संस्थाले प्रविधि हस्तान्तरण, व्यवस्थापन, ऋण वा शेयर लगानी सम्बन्धी कुनै सम्झौता वा समझदारी गरेको वा शेयरधनी बीच कुनै सम्झौता भएको भए सो सम्बन्धी विवरण,
- (ट) शेयरधनीको क्रम संख्या सहितको अद्यावधिक सूची,
- (ठ) संगठित संस्थाले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेको भए ऋण रकम, व्याजदर, व्याज भुक्तानी प्रकृया तथा ऋणको प्रयोग,
- (ड) संगठित संस्थाले चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी रकम कुनै संगठित संस्थामा लगानी गरेको भए त्यस्तो संस्थाको नाम, ठेगाना र लगानी रकम सम्बन्धी विवरण,
- (ढ) धितोपत्र निष्कासन गर्नु पूर्व प्रकाशन गरिएको विवरणपत्र, आव्हानपत्र, शेयर बाँडफाँड सम्बन्धी सम्पूर्ण कागजात वा सोही प्रयोजनको लागि सार्वजनिक रुपमा जारी गरिएको अन्य कुनै सूचना वा जानकारी भए सोको विवरण,
- (ण) संगठित संस्थाको उपलब्ध भएसम्म विगत तीन वर्षको वासलात तथा नाफा नोक्सान हिसाब र आगामी तीन वर्षको अनुमानित वासलात तथा नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण,
- (त) संगठित संस्थाले अन्य कुनै संगठित संस्थामा पचास प्रतिशत वा सोभन्दा बढी शेयर लगानी गरेको भए त्यस्तो सहायक संगठित संस्थाको विगत तीन वर्षको लेखापरीक्षण भएको आय-व्यय विवरण, वासलात तथा लेखापरीक्षकको प्रतिवेदन,
- (थ) सूचीकरण गराउने सम्बन्धमा संचालक समितिको निर्णय,
- (द) केन्द्रिय निक्षेप प्रणालीमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,

- (घ) धितोपत्र हस्तान्तरण, दाखिला खारेज सम्बन्धी व्यवस्था,
- (न) धितोपत्रको खरिद बिक्रीको बन्देज भए सो सम्बन्धी जानकारी,
- (प) धितोपत्र अग्राधिकार शेयर भए किसिम, अवधि, प्रतिफल, भुक्तानी प्रकृया, मताधिकार सम्बन्धी जानकारी,

२. सूचीकरण गरिने धितोपत्र सामूहिक लगानी कोषको इकाई भएमा:

- (क) योजना व्यवस्थापकको प्रवन्धपत्र तथा नियमावली,
- (ख) योजना व्यवस्थापक विशेष ऐन अर्न्तगत स्थापित भए सम्बन्धित ऐनको एक प्रति,
- (ग) योजना व्यवस्थापक कम्पनीको रुपमा दर्ता भए संस्थापना सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि,
- (घ) योजना व्यवस्थापकको कार्य गर्न बोर्डबाट प्राप्त अनुमतिपत्रको प्रतिलिपि,
- (ङ) स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कर चुक्ता अध्यावधिक गरेको अभिलेख,
- (च) इकाई प्रमाणपत्रको नमूना,
- (छ) सूचीकरण गराउने सम्बन्धमा कोष सुपरिवेक्षक र योजना व्यवस्थापकको संचालक समितिको निर्णय,
- (ज) योजना व्यवस्थापकको संचालक, लेखापरीक्षक, कार्यकारी प्रमुख र कम्पनी सचिवको नाम, थर र ठेगाना,
- (झ) कोष सुपरिवेक्षक र योजनाको लेखापरीक्षकको नाम, थर र ठेगाना
- (ञ) इकाईधनीको क्रम संख्या सहितको अद्यावधिक सूची,
- (ट) इकाई निष्कासन गर्नु पूर्व प्रकाशन गरिएको विवरण पुस्तिका, आव्हानपत्र, इकाई बाँडफाँड सम्बन्धी सम्पूर्ण कागजात वा सोही प्रयोजनको लागि सार्वजनिक रुपमा जारी गरिएको अन्य कुनै सूचना वा जानकारी भए सोको विवरण,
- (ठ) केन्द्रिय निक्षेप प्रणालीमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
- (ड) इकाई हस्तान्तरण, दाखिला खारेज सम्बन्धी व्यवस्था,
- (ढ) इकाईको खरिद बिक्रीको बन्देज भए सो सम्बन्धी जानकारी,

३. सूचीकरण गरिने धितोपत्र ऋणपत्र भएमा:

- (क) संगठित संस्थाको प्रवन्धपत्र तथा नियमावली,
- (ख) विशेष ऐन अर्न्तगत स्थापित संगठित संस्था भएमा सम्बन्धित ऐनको एक प्रति,
- (ग) संगठित संस्था कम्पनीको रुपमा दर्ता भए संस्थापनाको प्रमाणपत्रको प्रतिलिपि,
- (घ) ऋणपत्र, बण्ड वा डिबेन्चरको नाम, किसिम, निष्कासन मिति, कुल रकम, अवधि र साँवा फिर्ता भुक्तानी हुने मिति,
- (ङ) स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कर चुक्ता अध्यावधिक गरेको अभिलेख,

- (च) ऋणपत्र प्रमाणपत्रको नमूना,
- (छ) विदेशी लगानीकर्ताले संगठित संस्थामा शेयर लगानी गरेको भए सो सम्बन्धी विवरण,
- (ज) संगठित संस्थाका संचालक, लेखापरीक्षक, कार्यकारी प्रमुख र कम्पनी सचिवको नाम, थर र ठेगाना,
- (झ) संगठित संस्थाको पूँजी तथा शेयर स्वामित्व संरचना
- (ञ) संगठित संस्थाले प्रविधि हस्तान्तरण, व्यवस्थापन, ऋण वा शेयर लगानी सम्बन्धी कुनै सम्झौता वा समझदारी गरेको वा शेयरधनी बीच कुनै सम्झौता भएको भए सो सम्बन्धी विवरण,
- (ट) ऋणपत्रको क्रम संख्या सहित ऋणपत्रधनीको अद्यावधिक सूची,
- (ठ) संगठित संस्थाले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेको भए ऋण रकम, व्याजदर, व्याज भुक्तानी प्रकृया तथा ऋणको प्रयोग,
- (ड) संगठित संस्थाले चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी रकम कुनै संगठित संस्थामा लगानी गरेको भए त्यस्तो संस्थाको नाम, ठेगाना र लगानी रकम सम्बन्धी विवरण,
- (ढ) ऋणपत्र निष्कासन गर्नु पूर्व प्रकाशन गरिएको विवरणपत्र, आव्हानपत्र, शेयर बाँडफाँड सम्बन्धी सम्पूर्ण कागजात वा सोही प्रयोजनको लागि सार्वजनिक रूपमा जारी गरिएको अन्य कुनै सूचना वा जानकारी भए सोको विवरण,
- (ण) संगठित संस्थाको उपलब्ध भएसम्म विगत तीन वर्षको वासलात तथा नाफा नोक्सान हिसाब र आगामी तीन वर्षको अनुमानित वासलात तथा नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण,
- (त) संगठित संस्थाले अन्य कुनै संगठित संस्थामा पचास प्रतिशत वा सोभन्दा बढी शेयर लगानी गरेको भए त्यस्तो सहायक संगठित संस्थाको विगत तीन वर्षको लेखापरीक्षण भएको आय-व्यय विवरण, वासलात तथा लेखापरीक्षकको प्रतिवेदन,
- (थ) सूचीकरण गराउने सम्बन्धमा संचालक समितिको निर्णय,
- (द) केन्द्रिय निक्षेप प्रणालीमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी,
- (ध) ऋणपत्र हस्तान्तरण, दाखिला खारेज सम्बन्धी व्यवस्था,
- (न) ऋणपत्रको खरिद बिक्रीको बन्देज भए सो सम्बन्धी जानकारी,
- (प) ऋणपत्रको किसिम, अवधि, व्याजदर, व्याज तथा साँवा भुक्तानी तथा अन्य जानकारी,
- (फ) ऋणपत्र परिवर्तनशील भए परिवर्तन हुने अनुपात, विधि, मिति सम्बन्धी जानकारी,
- (ब) ऋणपत्रमा मताधिकार भए सो सम्बन्धी जानकारी,
- (ढ) ऋणपत्रको ट्रस्टीको व्यवस्था भए सो सम्बन्धी सम्झौता र विवरण,
- (ड) ऋणपत्र निष्कासन गर्दाका शर्तहरू,
४. संगठित संस्था एक आपसमा गाभिइ नयाँ संगठित संस्थामा परिणत भएमा:
- (क) अद्यावधिक प्रवन्धपत्र तथा नियमावली,
- (ख) संस्थापनाको प्रमाणपत्रको प्रतिलिपि,

- (ग) व्यवसाय संचालन ईजाजत पत्रको प्रतिलिपि,
- (घ) स्थायी लेखा नम्बर (पान) दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कर चुक्ता अध्यावधिक गरेको अभिलेख,
- (ङ) शेयर प्रमाणपत्रको नमूना,
- (च) विदेशी लगानीकर्ताले शेयर लगानी गरेको भए सो सम्बन्धी विवरण,
- (छ) सूचीकरण गराउने सम्बन्धमा संचालक समितिको निर्णय,
- (ज) संगठित संस्थाका संचालक, लेखापरीक्षक, कार्यकारी प्रमुख र कम्पनी सचिवको नाम, थर र ठेगाना,
- (झ) संगठित संस्थाको पूँजी तथा शेयर स्वामित्व संरचना
- (ञ) संगठित संस्थाले प्रविधि हस्तान्तरण, व्यवस्थापन, ऋण वा शेयर लगानी सम्बन्धी कुनै सम्झौता वा समझदारी गरेको वा शेयरधनी बीच कुनै सम्झौता भएको भए सो सम्बन्धी विवरण,
- (ट) शेयरधनीको क्रम संख्या सहितको अद्यावधिक सूची,
- (ठ) संगठित संस्थाले अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गरेको भए ऋण रकम, व्याजदर, व्याज भुक्तानी प्रकृया तथा ऋणको प्रयोग,
- (ड) संगठित संस्थाले चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी रकम कुनै संगठित संस्थामा लगानी गरेको भए त्यस्तो संस्थाको नाम, ठेगाना र लगानी रकम सम्बन्धी विवरण,
- (ढ) धितोपत्र निष्कासन गर्नु पूर्व प्रकाशन गरिएको विवरणपत्र, आव्हानपत्र, शेयर बाँडफाँड सम्बन्धी सम्पूर्ण कागजात वा सोही प्रयोजनको लागि सार्वजनिक रूपमा जारी गरिएको अन्य कुनै सूचना वा जानकारी भए सोको विवरण,
- (ण) संगठित संस्थाको उपलब्ध भएसम्म विगत तीन वर्षको वासलात तथा नाफा नोक्सान हिसाब र आगामी तीन वर्षको अनुमानित वासलात तथा नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण,
- (त) संगठित संस्थाले अन्य कुनै संगठित संस्थामा पचास प्रतिशत वा सोभन्दा बढी शेयर लगानी गरेको भए त्यस्तो सहायक संगठित संस्थाको विगत तीन वर्षको लेखापरीक्षण भएको आय-व्यय विवरण, वासलात तथा लेखापरीक्षकको प्रतिवेदन,
- (थ) केन्द्रिय निक्षेप प्रणालीमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि,
- (द) धितोपत्र हस्तान्तरण, दाखिला खारेज सम्बन्धी व्यवस्था,
- (ध) धितोपत्रको खरिद बिक्रीको बन्देज भए सो सम्बन्धी जानकारी,

अनुसूची- ३

(विनियम ४ को उपविनियम (३) सँग सम्बन्धित)

सूचीकरण तथा वार्षिक शुल्क

१(क) धितोपत्रको सूचीकरण तथा वार्षिक शुल्क:

क्र.सं.	चुक्ता पुँजी	सूचीकरण शुल्क	वार्षिक शुल्क
१	रु ५० करोड सम्म	०.१० प्रतिशत वा न्यूनतम रु १,५०,०००।	रु ५०,०००
२	रु ५० करोड भन्दा माथि	०.०५ प्रतिशत वा न्यूनतम रु २,५०,०००।	रु १,००,०००

२(ख) डिबेन्चर/एकांक बचत वा समूहगत बचत सूचीकरण शुल्क तथा वार्षिक शुल्क:

क्र.सं.	निष्काशित रकम	सूचीकरण शुल्क	वार्षिक शुल्क
१	रु ५० करोड सम्म	रु ६०,०००।	रु २५,०००
२	रु ५० करोड भन्दा माथि	रु १,००,०००।	रु ५०,०००

(ग) सरकारी ऋणपत्रको सूचीकरण शुल्क:

क्र.सं.	निष्काशित रकम	सूचीकरण शुल्क
१	रु.१ अरब सम्म	रु २०,०००।-
२	रु. १ अरब देखि रु. ५ अरब सम्म	रु. ३०,०००।-
३	रु. ५ अरब भन्दा माथि	रु. ५०,०००।-

नोट :

१. सूचीकरण निवेदन दस्तुर रु १५,०००/- निवेदन साथ संलग्न गरी बुझाउनु पर्नेछ ।
२. तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्नेछ ।

^१ धितोपत्र सूचीकरण विनियमावली, २०७५ (पहिलो संशोधन) द्वारा संशोधन

^२ धितोपत्र सूचीकरण विनियमावली, २०७५ (पहिलो संशोधन) द्वारा संशोधन

अनुसूची-४

(विनियम ६ को उपविनियम (१) सँग सम्बन्धित)

धितोपत्र सूचीकरण गराउने संगठित संस्था र नेपाल स्टक एक्सचेञ्ज लि. बीच हुने सूचीकरण सम्झौताको ढाँचा

नेपाल स्टक एक्सचेञ्ज लि. र(सूचीकरण गर्ने संस्था)
बीच भएको धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता

..... (सम्बन्धित ऐन) अन्तर्गत मिति मा संस्थापना भएको र मा रजिष्टर्ड कार्यालय रहेको (यसपछि, “संगठित संस्था” भनिएको) को (धितोपत्रको किसिम) को सूचीकरणको लागि मिति मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिंहदरवार (यसपछि, “नेप्से” भनीएको) मा निवेदन दिएको:

नेप्सेले त्यस्तो निवेदन उपर आवश्यक जांचवृत्त गरी धितोपत्र सूचीकरणका लागि मिति मा संगठित संस्थालाई सम्झौता गर्नका लागि पत्राचार गरेकोले देहायका शर्त बमोजिम कित्ता (धितोपत्र) सूचीकरण गर्न गराउन दुवै पक्ष मञ्जूर भएका छन् ।

शर्तहरू:

१. नेप्सेले धितोपत्र सम्बन्धी प्रचलित कानूनको अधिनमा रहि संगठित संस्थाले जारी गरेको अंकित मूल्य रु..... चुक्ता मूल्य रु..... भएको कित्ता (धितोपत्रको किसिम) धितोपत्र कारोबार गर्नको लागि नेप्सेमा रहेको सेवा र सुविधा प्रदान गर्नेछ ।
२. कारोबार भएको संगठित संस्थाको धितोपत्र सम्बन्धी प्रमाणित विवरणहरू संगठित संस्थाले माग गरेमा नेप्सेले उपलब्ध गराउने छ ।
३. संगठित संस्थाले लिखित रूपमा कारण सहित कारोबार भएका धितोपत्र सम्बन्धी सूचना र विवरणहरू गोप्य राख्न अनुरोध गरेको अवस्थामा बाहेक त्यस्ता सूचना र विवरणहरू नेप्सेले सार्वजनिक गर्न सक्नेछ ।
४. यस सम्झौता बमोजिम सूचीकरण भएका धितोपत्रमा संगठित संस्थाले बोनस शेयर वा हकप्रद शेयर जारी गरेमा त्यस्तो शेयरहरू समेत प्रचलित कानून बमोजिम नेप्सेमा सूचीकरण गराउनु पर्नेछ ।
५. संगठित संस्थाले लाभांश, बोनस, वा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेमा कुन मिति सम्म कायम रहेको शेयरधनीले त्यस्तो लाभांश, बोनस, वा हकप्रद शेयर पाउने हो सो सम्बन्धी जानकारी त्यस्तो निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोबार शुरु हुनु अघि नेप्सेलाई दिनु पर्नेछ ।
६. संगठित संस्थाको धितोपत्रको दाखिल खारेज, नामसारी, नवीकरण, एकीकरण वा विभाजन रोक्नु परेमा सो को कारण सहित नेप्सेलाई तुरुन्त जानकारी दिनु पर्नेछ ।
७. प्राकृतिक विपद्, आकस्मिक घटना, तालाबन्दी वा अन्य कुनै कारणले संगठित संस्थाको दैनिक काम कारवाही रोक्नु पर्ने भएमा सोको जानकारी यथासंभव छिटो माध्यमद्वारा नेप्सेलाई दिनु पर्नेछ ।

८. संगठित संस्थाको धितोपत्रको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने आन्तरिक संस्थागत गतिविधि (कपोरेट अफेयर्स) भएमा सो सम्बन्धी सूचना वा जानकारी नेप्सेलाई तुरुन्त दिनु पर्नेछ ।
९. संगठित संस्थाको व्यावसायिक प्रकृतिमा कुनै परिवर्तन गर्ने, त्यसको सबै वा आंशिक स्वामित्व बिक्री गर्ने वा अन्य कुनै संस्थाको बहुमत स्वामित्व खरिद गर्ने कुनै प्रस्ताव पारित भएमा सो सम्बन्धी निर्णय सहितको जानकारी नेप्सेलाई तुरुन्त दिनु पर्नेछ ।
१०. संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तीमा सात दिन अगाडि नेप्सेलाई दिनुपर्नेछ ।
११. संगठित संस्थाले आफ्नो रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरेमा सोको जानकारी नेप्सेलाई तुरुन्त दिई सरोकारवालाको लागि पत्र पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
१२. एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको पांच प्रतिशत वा सो भन्दा बढी हुने गरी शेयर लिएमा सोको जानकारी नेप्सेलाई तुरुन्त दिनु पर्नेछ ।
१३. संगठित संस्थाले कुनै संचालक वा अन्य कुनै व्यक्ति वा संस्थालाई नगदको सहा कुनै शेयर दिएको छ भने सोको जानकारी नेप्सेलाई तुरुन्त दिनु पर्नेछ ।
१४. संगठित संस्थाको संचालक, कार्यकारी प्रमुख, कम्पनी सचिव वा लेखापरीक्षक परिवर्तन भएमा नेप्सेलाई तुरुन्त जानकारी दिनु पर्नेछ ।
१५. संगठित संस्था विघटन हुने भएमा सोको जानकारी नेप्सेलाई तुरुन्त दिनेछ ।
१६. संगठित संस्थाले वार्षिक साधारण सभा वा विशेष साधारण सभामा पेश गरिने वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाव तथा अन्य जानकारी विवरण र छलफलका विषय सूचि शेयरधनी र नेप्सेलाई उपलब्ध गराउनु पर्नेछ ।
१७. संगठित संस्थाले साधारण सभा समाप्त भएको एक महिना भित्र सो सभामा पेश भएका प्रस्ताव, छलफल भएका विषय तथा निर्णय सम्बन्धी विवरण नेप्सेलाई उपलब्ध गराउनेछ ।
१८. संगठित संस्थाले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको एक महिना भित्र सो अवधि भित्रका काम कारवाही, वित्तीय विवरण सहितको प्रगति प्रतिवेदन (विद्युतीय प्रति) पेश गर्नेछ ।
१९. संगठित संस्थाले प्रत्येक वर्ष असोज मसान्त भित्र सूचीकरण शूल्क बुझाउनेछ ।
२०. नेप्सेले संगठित संस्थाको धितोपत्र दर्ता किताबको निरीक्षण नियमित वा आकस्मिक रुपमा गर्न सक्नेछ ।
२१. संगठित संस्थाले वार्षिक साधारण सभा समाप्त भएको एक महिना भित्रमा धितोपत्रधनीको लगत (विद्युतीय प्रति) नेप्सेमा पेश गर्नेछ ।
२२. संगठित संस्थाको धितोपत्रको दाखिल खारेज बन्द हुनु भन्दा अगाडि कारोबार भएका तर नामसारी हुन बाँकी रहेका धितोपत्र धनीको विवरण दाखिल खारेज बन्द भएको कम्तीमा सात दिन भित्र पठाएमा संगठित संस्थाले खरिदकर्तालाई लाभांश वा वोनश शेयर वा हकप्रद शेयर दिनु पर्नेछ ।

अनुसूची-५

(विनियम १८ को उपविनियम (१) सँग सम्बन्धित)

स्वेच्छिक सूचीकरण खारेजीको लागि आवेदन पत्रको ढाँचा

मिति :

श्री नेपाल स्टक एक्सचेञ्ज लिमिटेड,
....., काठमाण्डौं ।

बिषय : धितोपत्रको सूचीकरण खारेजी बारे ।

महाशय,

धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम यस संगठित संस्थाको धितोपत्र स्वेच्छिक सूचीकरण खारेजीका लागि आवश्यक कागजात तथा विवरण सहित निवेदन गर्दछु ।

यस निवेदनसाथ संलग्न विवरण तथा कागजात सत्य तथ्य छन् र कुनै पनि विवरण जानीजानी लुकाएको वा बढाई चढाई प्रस्तुत गरेको छैन । लुकाएको वा गलत विवरण पेश गरेको ठहरेमा कानूनबमोजिम सहुंला बुझाउँला ।

निवेदक संगठित संस्था:

नाम :

ठेगाना:अञ्चल.....जिल्ला गा. पा./न.पा./म. न. पा.

टोल.....वडा नं.....ब्लक नं..... फोन नं:..... फ्याक्स:.....इमेल

भवदीय,

.....

.....

कार्यालयको छाप:

(प्रमुख कार्यकारी अधिकृत)

संलग्न कागजात तथा विवरण:

* * *

धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११७ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई नेपाल स्टक एक्सचेन्ज लिमिटेडले देहाय बमोजिमको विनियमहरू बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस विनियमावलीको नाम “धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५” रहेको छ ।
(२) यो विनियमावली नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा :** विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियमावलीमा,
(क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नुपर्छ ।
(ख) “आदेश” भन्नाले लगानीकर्ताले कारोवार प्रणाली मार्फत धितोपत्रको खरिद वा बिक्रीका लागि दिने आदेश सम्भन्नुपर्छ ।
(ग) “कारोवार प्रणाली” भन्नाले विनियम ३ बमोजिम नेप्सेले धितोपत्रको खरिद तथा बिक्री कारोवार सञ्चालन गर्नका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोवार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) सम्भन्नु पर्छ ।
(घ) “कारोवार सदस्य” भन्नाले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नेप्सेको सदस्यता प्राप्त गरेका धितोपत्र दलाल, बजार निर्माता वा धितोपत्र व्यापारी सम्भन्नुपर्छ ।
(ङ) “कारोवार प्रणाली” भन्नाले सूचीकृत धितोपत्रको खरिद बिक्री कारोवारका लागि विनियम ३ बमोजिम नेप्सेले स्थापना गरेको स्वचालित विद्युतीय कारोवार प्रणाली सम्भन्नुपर्छ ।
(च) “ग्राहक” भन्नाले धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न कारोवार सदस्यसंग सम्भौता गर्ने वा आदेश दिने व्यक्ति वा संस्था सम्भन्नुपर्छ ।
(छ) “दलाल” भन्नाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी नेप्सेको सदस्यता प्राप्त गरेका धितोपत्र दलाल व्यवसायी सम्भन्नुपर्छ ।
(ज) “धितोपत्र” भन्नाले संगठित संस्थाले नेप्सेमा सूचीकरण गराएका धितोपत्र सम्भन्नुपर्छ ।
(झ) “नेप्से” भन्नाले नेपाल स्टक एक्सचेन्ज लिमिटेड सम्भन्नुपर्छ ।
(ञ) “बोर्ड” भन्नाले नेपाल धितोपत्र बोर्ड सम्भन्नुपर्छ ।

परिच्छेद-२

धितोपत्रको कारोवार सम्बन्धी व्यवस्था

३. **कारोवार प्रणाली :** (१) नेप्सेले धितोपत्रको खरिद वा बिक्री कारोवार सञ्चालनका लागि स्वचालित विद्युतीय कारोवार प्रणालीको स्थापना गर्नेछ ।

(२) कारोबार प्रणालीमा मूल्य समय प्राथमिकता (प्राईस टाइम प्रायोरिटी) को आधारमा कारोबार हुने व्यवस्था गर्नु पर्नेछ ।

स्पष्टिकरण: यस उपविनियमको प्रयोजनका लागि “मूल्य समय प्राथमिकता” भन्नाले कारोबार प्रणालीले धितोपत्रको खरिद बिक्री आदेशको प्रशोधन गर्दा खरिदका लागि बढी मूल्य र बिक्रीका लागि कम मूल्य कबोल गर्ने आदेशलाई प्राथमिकता दिने तर आदेश दिइएको मूल्य समान भएमा समयानुसार पहिलो आदेशलाई पहिलो प्राथमिकता दिने व्यवस्था सम्झनुपर्छ ।

४. **धितोपत्रको कारोबार:** (१) प्रत्येक सदस्यले कारोबार प्रणालीको माध्यमबाट मात्र धितोपत्रको खरिद वा बिक्री गर्नु पर्नेछ ।

(२) उपविनियम (१) बमोजिम धितोपत्रको खरिद वा बिक्रीका लागि नेप्सेले सदस्यलाई कारोबार प्रणालीमा आवश्यक पहुँच र सुविधा प्रदान गर्नेछ ।

५. **कारोबार इकाई :** (१) कारोबार हुने धितोपत्र शेयर वा सामूहिक लगानी योजनाको इकाई भएमा कारोबार इकाई(बोर्ड लट) देहाय बमोजिम हुनेछ:-

- (क) अंकित मूल्य रु. १०१- भएमा १०० कित्ता,
- (ख) अंकित मूल्य रु. १००१- भएमा १० कित्ता,
- (२) धितोपत्र ऋणपत्र भएमा कारोबार इकाई (बोर्ड लट) देहाय बमोजिम हुनेछ: -
 - (क) अंकित मूल्य रु. १००१- भएमा १० कित्ता,
 - (ख) संस्थागत ऋणपत्रको अंकित मूल्य रु. १०००१- भएमा १ कित्ता,
- (३) उपविनियम (१) र (२) मा उल्लिखित कारोबार इकाई भन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिनेछ ।
तर कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनीले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन ।
- (४) अडलट कारोबारलाई धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमा र बजार सूचकाङ्क गणनामा समावेश गरिने छैन ।
- (५) उपविनियम (१) र (२) मा उल्लिखित धितोपत्र बाहेक अन्य धितोपत्रको कारोबार इकाईको हकमा बोर्डको सहमति लिई नेप्सेले समय समयमा कारोबार इकाई तोक्न सक्नेछ ।
- (६) यस विनियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी ऋणपत्रको कारोबार इकाईको सम्बन्धमा बोर्डको सहमतिमा नेप्सेले समय-समयमा निर्धारण गरे बमोजिम हुनेछ ।

६. **कारोबार प्रणालीमा पहुँच :** (१) देहायका शर्तहरू पूरा गरेका धितोपत्र व्यवसायीलाई कारोबार प्रणालीमा पहुँच प्रदान गरिनेछ :-

- (क) धितोपत्र सम्बन्धी व्यवसाय गर्न बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको,
- (ख) नेप्सेको सदस्यता प्राप्त गरेको,
- (ग) अनुमतिपत्र वा सदस्यता निलम्बन तथा खारेज नभएको,
- (२) उपविनियम (१) बमोजिम कारोबार प्रणालीमा पहुँच प्राप्त गरेका धितोपत्र व्यवसायीले आफ्नो कर्मचारी, आधिकारीक प्रतिनिधि वा शाखा कार्यालयको जिम्मेवार व्यक्तिलाई कारोबार प्रणालीमा पहुँच दिन सक्नेछ ।

- (३) इन्टरनेटमा आधारित अनलाइन माध्यमबाट कारोबार गर्न सकिने व्यवस्था भएमा धितोपत्र व्यवसायीले धितोपत्रको कारोबारको लागि खरिद वा बिक्री आदेश प्रविष्ट गर्न सक्ने गरी लगानीकर्तालाई कारोबार प्रणालीमा पहुँच दिन सक्नेछ ।
- (४) उपविनियम (१) वा (२) बमोजिम कारोबार प्रणालीमा पहुँच दिइएकोमा त्यस्तो कारोबारको सम्बन्धमा सम्बन्धित धितोपत्र व्यवसायी उत्तरदायी हुनेछ ।

७. **आदेश लिनु पर्ने :** (१) कारोबार सदस्यले ग्राहकको लागि धितोपत्रको कारोबार गर्नुपूर्व धितोपत्रको कारोबारका गर्न चाहने ग्राहकबाट **अनुसूची-१** बमोजिमको विवरण खुल्ने गरी खरिद वा बिक्रीको आदेश लिनुपर्नेछ ।

- (२) उपविनियम (१) बमोजिमको आदेश टेलिफोन, मोबाइल फोन, इमेल लगायत अन्य विद्युतीय माध्यमहरूबाट समेत प्राप्त गर्न सकिनेछ ।
- (३) इन्टरनेटमा आधारित अनलाइन कारोबार प्रणालीको उपयोग गरी लगानीकर्ताले आदेश प्रविष्ट गरेमा त्यस्तो प्रविष्टिलाई ग्राहकको आदेश मानिनेछ ।
- (४) कारोबार सदस्यले यस विनियम बमोजिम प्राप्त गरेका खरिद वा बिक्री आदेशको अभिलेख राख्नु पर्नेछ ।

८. **अग्रिम रकम लिनुपर्ने :** (१) कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रूपमा लिनु पर्नेछ ।

- (२) उपविनियम (१) बमोजिम लिएको रकम कारोबार सदस्यले अन्य ग्राहकको कारोबारको फर्छ्यौट गर्नमा प्रयोग गर्न पाउने छैन ।
- (३) कारोबार सदस्यले उपविनियम (१) बमोजिम अग्रिम रूपमा लिएको रकमको हिसाब स्पष्टसंग राख्नु पर्नेछ ।

९. **आदेश प्रविष्ट गर्नु पर्ने :** (१) सदस्यले विनियम ७ बमोजिम प्राप्त गरेको खरिद वा बिक्री आदेशलाई कारोबार प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ ।

- (२) सदस्यले आदेश प्रविष्ट गर्दा पहिले प्राप्त गरेको आदेशलाई पहिला प्रविष्ट गर्नु पर्नेछ ।

१०. **कारोबार सम्भौता गर्नु पर्ने :** (१) ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्भौता गर्नु पर्नेछ ।

- (२) उपविनियम (१) बमोजिमको सम्भौतामा देहायका विषय समावेश हुनुपर्नेछ :
 - (क) कारोबारका लागि खरिद वा बिक्रीको आदेश दिने माध्यम,
 - (ख) लगानीकर्ताले आदेश प्रविष्टिका लागि प्रयोग गर्ने उपकरणको पहिचान,
 - (ग) खरिद वा बिक्री आदेश प्रविष्टिको सीमा,
 - (घ) लगानीकर्ताको निक्षेप खाता तथा बैंक खातामा सदस्यको पहुँचको सीमा,
 - (ङ) मार्जिन कारोबारको सुविधा उपयोग गर्ने भए सो सम्बन्धी विषय,
 - (च) कारोबारका लागि आवश्यक धरौटी सम्बन्धी विषय,

- (छ) कारोवारको अन्तिम दायित्व सम्बन्धी विषय,
 - (ज) काबुबाहिरको परिस्थिति तथा क्षतिपूर्ति सम्बन्धी विषय,
 - (झ) ग्राहक कालोसूची वा दामासाहीमा परेको भए सो सम्बन्धी जानकारी,
 - (ञ) धितोपत्र रोक्का रहे नरहेको जानकारी,
 - (ट) कारोवार प्रणालीको सुरक्षा सम्बन्धी विषय ।
- (३) यस विनियम बमोजिम गरिने सम्झौताको ढाँचा नेप्सेले तयार गरी लागू गर्न सक्नेछ ।

११. कारोवार सञ्चालन : (१) लगानीकर्ताको आदेश कार्यान्वयनका लागि कारोवार प्रणालीमा कारोवार सत्र र समय देहाय बमोजिम हुनेछः-

- (क) प्रारम्भिक कारोवार : बिहान १०:३० देखि ११:०० बजेसम्म
 - (ख) बोलकबोल र निरन्तर कारोवार : मध्यान्ह ११.०० देखि ३.०० बजेसम्म
 - (ग) अन्तिम कारोवार : अपरान्ह ३.०० देखि ३.०५ बजेसम्म
- (२) उपविनियम (१) बमोजिमको कारोवारको समय र सत्रमा बोर्डलाई जानकारी दिई आवश्यकतानुसार नेप्सेले हेरफेर गर्न सक्नेछ । यसरी कारोवारको समय र सत्रमा हेरफेर गरिएमा नेप्सेले सो सम्बन्धी सूचना सार्वजनिक रूपमा प्रकाशन गर्नु पर्नेछ ।
- (३) उपविनियम (१) को खण्ड (क) बमोजिमको प्रारम्भिक कारोवार सत्रमा धितोपत्रको आदेश प्रविष्टि मात्र गर्न सकिनेछ ।
- (४) उपविनियम (१) को खण्ड (क) बमोजिमको समयमा गरिएको आदेशको प्रविष्टीलाई इकोनमिक अडर क्वान्टिटी तथा इकोनमिक अर्डर प्राइसको आधारमा खण्ड (ख) बमोजिमको समय शुरुहुनु ठिक अघि कार्यान्वयन गरिनेछ ।
- स्पष्टिकरण:** “इकोनमिक अडर क्वान्टिटी तथा इकोनमिक अर्डर प्राइस” भन्नाले निर्धारित समय भित्र प्रविष्ट भएका खरिद र बिक्री आदेशलाई गणना गरी माग र आपूर्तिको सिद्धान्त बमोजिम मूल्य निर्धारण गरि प्रविष्टि भएका सम्पूर्ण आदेशहरूलाई एकैपटक कार्यान्वयन गर्ने प्रणाली सम्झनु पर्छ ।
- (५) विनियम (१) को खण्ड (ख) बमोजिमको बोलकबोल र निरन्तर कारोवार सत्रमा मूल्य समय प्राथमिकताका आधारमा खरिद वा बिक्रीको आदेश कार्यान्वयन गरिनेछ ।
- (६) विनियम (१) को खण्ड (ख) बमोजिमको सत्रमा कारोवार गर्दा सदस्यले आदेश बमोजिम धितोपत्रको मूल्य तथा संख्या परिवर्तन गर्न सक्नेछ ।
- (७) विनियम (१) को खण्ड (ग) बमोजिमको अन्तिम कारोवार सत्रमा औसत मूल्यमा कारोवार हुनेछ । औसत गणनाका लागि नेप्सेले समय तथा कारोवार संख्या तोक्न सक्नेछ ।
- (८) विनियम (१) को खण्ड (ख) र (ग) बमोजिमको सत्रमा सञ्चालन भएका कारोवारको विवरण नेप्सेले वेभसाइट मार्फत कारोवार भइरहेको समय (रियल टाइम) मा नै सार्वजनिक गर्नेछ ।
- (९) नेप्सेको स्वीकृतिमा कारोवार प्रणाली भन्दा बाहिर कारोवार भएको तथा छुट्टै मूल्य कायम भएकोमा त्यस्तो कारोवारलाई कारोवार सदस्य मार्फत नेप्सेको कारोवार प्रणालीमा प्रविष्टी गरी कारोवारको अभिलेख गर्नु पर्ने भएमा छुट्टै कारोवार सत्र संचालन गर्न सकिनेछ ।

१२. **मूल्य परिवर्तन सीमा :** (१) प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्टी गर्दा अधिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही गर्नुपर्नेछ ।
- (२) निरन्तर कारोवार सत्रमा उपविनियम (१) बमोजिम कायम भएको मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नु पर्नेछ ।
- (३) प्रारम्भिक कारोवार सत्रमा कारोवार नभएका धितोपत्रको कारोवारका लागि मूल्य प्रविष्टि गर्दा अधिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रही आदेश प्रविष्टि गर्नु पर्नेछ ।
- (४) कुनै धितोपत्रको कारोवार लगातार पन्ध्र दिनसम्म नभएमा त्यस पछि हुने पहिलो कारोवारका लागि नेप्सेले मूल्य परिवर्तनको सीमालाई खुल्ला गर्न सक्नेछ ।
- (५) धितोपत्रको सूचीकरण पश्चात हुने पहिलो कारोवारको लागि आदेशको प्रविष्टि गर्दा उल्लेख हुने मूल्यको सीमा नेप्सेले समय-समयमा तोक्न सक्नेछ ।
- (६) यस विनियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत संगठित संस्थाले बोनस सेयर, हकप्रद सेयर, नगद लाभांश घोषणा वा अन्य कुनै संस्थागत गतिविधिको कारणले धितोपत्रको मूल्यमा उल्लेखनीय परिवर्तन हुने अवस्था भएमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य दिन सक्नेछ ।

१३. **न्यूनतम मूल्य परिवर्तन :** (१) धितोपत्र व्यवसायीले धितोपत्रको कारोवारको लागि विनियम १२ बमोजिम मूल्य परिवर्तन सीमा प्रविष्टि गर्दा न्यूनतम एक रुपैयाँ वा एक रुपैयाँले भाग जाने गरी पूर्ण अंकमा मूल्य प्रविष्टी गर्नु पर्नेछ ।
- (२) उपविनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पचास रुपैयाँ भन्दा कम मूल्यमा धितोपत्रको कारोवार हुने भएमा एक रुपैयाँ भन्दा कम हुने गरी पैसा समेत उल्लेख गरी मूल्य परिवर्तन गरी मूल्य प्रविष्टि गर्न सकिनेछ ।

१४. **धितोपत्र व्यापारीको कारोबार :** (१) अनुमतिपत्र प्राप्त धितोपत्र व्यापारीले कारोबार प्रणालीमा आफ्नो लागि खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सक्नेछ ।
- (२) नेप्सेले धितोपत्र व्यापारीले कारोबार गर्न सक्ने सूचीकृत संगठित संस्थाको नामावली तयार गरी सार्वजनिक गर्नेछ ।
- (३) उपविनियम (२) बमोजिम सार्वजनिक गरिएको नामावलीलाई नेप्सेले समय समयमा हेरफेर वा परिवर्तन गर्न सक्नेछ ।
- (४) धितोपत्र व्यापारीले आफ्नो स्वामित्वमा नभएको धितोपत्रको बिक्री आदेश प्रविष्टि गर्न सक्ने छैन ।
- (५) धितोपत्र व्यापारीले कारोबार गर्दा देहायको कार्य गर्न हुँदैन:-
- (क) ग्राहकले दिएको खरिद वा बिक्री आदेशलाई आफैले सकार गरी धितोपत्र खरिद वा बिक्री गर्ने,
- (ख) ग्राहकले दिएको खरिद वा बिक्री आदेशको जानकारीको आधारमा ग्राहकको भन्दा पहिले आफ्नो आदेश प्रविष्टि गर्ने,

(६) उपविनियम (५) बमोजिम कार्य गरेको देखिएमा नेप्सेले त्यस्तो धितोपत्र व्यापारीको सदस्यता निलम्बन गरी आवश्यक कारवाही अगाडी बढाउनेछ ।

१५. धरौटी राख्नु पर्ने : (१) धितोपत्रको कारोवार सीमाको लागि दलालले नेप्सेले समय समयमा तोकिए बमोजिम नगद धरौटी वा बैंक जमानत राख्नु पर्नेछ ।

(२) उपविनियम (१) बमोजिम राखेको धरौटीको पच्चीस गुणा सम्म कारोवार गर्न सक्ने गरि नेप्सेले आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(३) उपविनियम (१) र (२) बमोजिम नेप्सेले तोकेको धरौटी रकम र सीमाको जानकारी बोर्डलाई दिनु पर्नेछ ।

स्पष्टिकरण: यस विनियमको प्रयोजनका लागि “कारोवार सीमा” भन्नाले खरिद तथा बिक्रीको लागि कम्प्युटर प्रणालीमा प्रविष्टी गरी कारोवार राफसाफ हुने अवधिसम्मको रकमलाई जनाउँछ ।

१६. ब्लक कारोवार सम्बन्धी व्यवस्था : (१) लगानीकर्ताले नेप्सेको पूर्व स्वीकृती लिई धितोपत्रको ब्लक कारोवार गर्न सक्नेछ ।

(२) उपविनियम (१) बमोजिम ब्लक कारोवारका लागि सम्बन्धित लगानीकर्ताले देहाय बमोजिमको कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ:-

क. धितोपत्र खरिद तथा बिक्री सम्बन्धमा बोर्डलाई दिएको जानकारी,

ख. संगठित संस्थाको सम्बन्धित नियमनकारी निकायलाई दिएको जानकारी,

ग. सम्बन्धित संगठित संस्थाको संचालक समितिको सहमति ।

(३) उपविनियम (२) बमोजिम प्राप्त निवेदनको आधारमा उपयुक्त देखेमा नेप्सेले ब्लक कारोवारको स्वीकृती दिनेछ ।

(४) उपविनियम (३) बमोजिम स्वीकृती प्राप्त भएको सात दिन भित्र कारोवार प्रणालीमा रहेको ब्लक ट्रेड विन्डोमा कारोवार सदस्य मार्फत प्रविष्टी गरी कारोवार सम्पन्न गराउनु पर्नेछ ।

(५) नेपाल सरकार वा नेपाल सरकारको बहुमत स्वामित्व रहेको संस्थाले ग्रहण गरेको धितोपत्र खरिद बिक्री हुने भएमा नेप्सेले छुट्टै व्यवस्था गर्न सक्नेछ ।

(६) यस विनियम अनुसार भएको कारोवारसँग सम्बन्धित लगानीकर्ता, खरिद बिक्री मूल्य, परिमाणको पूर्ण विवरण नेप्सेको साइट मार्फत सार्वजनिक गरिनेछ ।

स्पष्टिकरण: “ब्लक कारोवार” भन्नाले सम्बन्धित सूचीकृत संगठित संस्थाको चुक्ता पूँजीको एक प्रतिशत वा पाँच करोड रुपैयाँ मध्ये जुन बढी हुन्छ सो बमोजिमको कारोवार बुझाउँछ ।

१७. सर्किट ब्रेकर : (१) निरन्तर कारोवार शुरु हुँदा कायम रहेको नेप्से परिसूचक देहाय बमोजिम घटबढ भएमा देहाय बमोजिम कारोवारमा सर्किट ब्रेकर लगाइनेछ :-

(क) निरन्तर कारोवार शुरु भएको एक घण्टाभित्र नेप्से परिसूचक तीन प्रतिशतले घटी वा बढी भएमा पन्ध्र मिनेटका लागि,

(ख) निरन्तर कारोवार शुरु भएको दुई घण्टा भित्र नेप्से परिसूचक चार प्रतिशतले घटी वा बढी भएमा तीस मिनेटका लागि,

- (ग) निरन्तर कारोवार शुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक पाँच प्रतिशतले घटी वा बढी भएमा सो पश्चात सो दिनको कारोवार बन्द गर्ने,
- (२) कुनै संगठित संस्थाको प्रारम्भिक कारोवार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा दश प्रतिशत भन्दा घटी वा बढी हुने गरी सो दिन कारोवार हुने छैन ।
- (३) उपविनियम (१) र (२) मा उल्लिखित सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा बोर्डलाई जानकारी दिई नेप्सेले समय समयमा हेरफेर गर्न सक्नेछ ।

१८. बैंक खाता संचालन : (१) कारोवार सदस्यले धितोपत्र कारोवारका लागि नेप्सेबाट तोकिएको राफसाफ बैंकमा अलग्गै खाता खोली धितोपत्र सम्बन्धी कारोवार गर्नु र गराउनु पर्नेछ ।

- (२) कारोवार सदस्यले लगानीकर्ता तथा अन्य धितोपत्र व्यवसायीबाट कारोवार बापत प्राप्त हुने रकम कारोवार शुरु हुनु पूर्व बैंक दाखिला गर्नु पर्नेछ ।
- (३) कारोवार सदस्यले लगानीकर्ता वा अन्य धितोपत्र व्यवसायीलाई कारोवार बापतको भुक्तानी एकाउन्ट पेयी चेक मार्फत गर्नु पर्नेछ ।
- (४) कारोवार सदस्यले उपविनियम (१) बमोजिम खोलिएको खातालाई धितोपत्र कारोवार राफसाफ बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन ।

१९. कारोवारको सूचना दिनुपर्ने : (१) नेप्सेको कारोवार प्रणालीमा खरिद वा बिक्री आदेश बमोजिम कारोवार सम्पन्न भएको जानकारी कारोवार सदस्यले तत्काल उपयुक्त माध्यम मार्फत सम्बन्धित पक्षलाई सूचना दिनु पर्नेछ ।

- (२) उपविनियम (१) बमोजिम दिइने जानकारीमा **अनुसूची-२** बमोजिमको विवरण समावेश भएको हुनुपर्नेछ ।

२०. कारोवार विवरण अभिलेख गर्नु पर्ने : (१) कारोवार सदस्यले आफूले सम्पन्न गरेको धितोपत्रको खरिद, बिक्री, राफसाफ तथा फछ्यौट सम्बन्धी सम्पूर्ण विवरण तथा कागजातको अभिलेख पाँचवर्षसम्म सुरक्षित राख्नु पर्नेछ ।

- (२) प्रत्येक कारोवार सदस्यले सम्पन्न गरेको धितोपत्र सम्बन्धी कारोवारको देहाय बमोजिम सक्कल वा प्रमाणित प्रति कागजात वा विवरण सुरक्षित राख्नु पर्नेछ :-
- (क) प्रत्येक संगठित संस्था अनुसार गरिएको धितोपत्रको खरिद वा बिक्री, संख्या, मूल्य, शुल्क, नेप्से कमिशन, कर तथा बोर्ड दस्तुर सम्बन्धी,
- (ख) प्रत्येक ग्राहक अनुसार भएका खरिद वा बिक्री सम्बन्धी,
- (ग) नियमित कारोवार बाहेक प्रत्येक ग्राहक अनुसार भएका अन्य खरिद वा बिक्री सम्बन्धी,
- (घ) निवृत्तिभरण कोष, लगानी कम्पनी, सामुहिक लगानी कोष, पोर्टफोलियो व्यवस्थापन कम्पनी, सम्पत्ति व्यवस्थापन कम्पनी लगायत नेप्सेले समय समयमा तोकेका ग्राहक अनुसारको खरिद वा बिक्री सम्बन्धी,

२१. गलत विवरण दिन नहुने : (१) कारोवार सदस्यले सम्पन्न गरेको खरिद तथा बिक्री कारोवार सम्बन्धमा गलत विवरण नेप्सेलाई दिन तथा त्यस्तो विवरण कारोवार प्रणालीमा प्रविष्टी गर्न गराउन हुँदैन ।

- (२) उपविनियम (१) बमोजिम गलत विवरण दिएमा वा कारोवार प्रणालीमा प्रबिष्टी गराएमा त्यस्तो धितोपत्र व्यवसायीलाई नेप्सेले बढीमा सात दिनसम्म कारोवार गर्न नपाउने गरी निलम्बन गर्न सक्नेछ ।

परिच्छेद-३
निलम्बन सम्बन्धी व्यवस्था

२२. **कारोवार सदस्यलाई निलम्बन गर्न सक्ने:** (१) नेप्सेले देहायको अवस्थामा कारोवार सदस्यले कारोवार गर्न नपाउने गरी निलम्बन गर्न सक्नेछ :-

- (क) अनुमतिपत्र वा सदस्यता नवीकरण नगरेमा,
 - (ख) कारोवार सदस्यको कारोवार निलम्बन भएमा,
 - (ग) धितोपत्रको कारोवार सम्बन्धी आवश्यक कागजात नबुझाएमा,
 - (घ) धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम नेप्सेलाई दिनुपर्ने सूचना तथा जानकारी नदिएमा,
 - (ङ) धितोपत्रको मूल्यमा अस्वाभाविक उतार चढाव ल्याउने प्रयास गरेमा,
 - (च) कारोवार गर्न राख्नुपर्ने धरौटी रकम अपर्याप्त भएमा
 - (छ) समयमा नै कारोवारको राफसाफ तथा फल्लुर्योट नगरेमा,
 - (ज) नेप्सेले स्वीकृति दिएका बाहेक अन्य सफ्टवेयर र टर्मिनल प्रयोग गरेमा,
 - (झ) नेप्सेले दिएको आदेश तथा निर्देशनको पालना नगरेमा,
 - (ञ) अन्य कुनै कारणबाट निलम्बन गर्नुपर्ने देखिएमा ।
- (२) उपविनियम (१) को खण्ड (ग), (घ), (ङ), (झ) र (ञ) बमोजिम कारोवार निलम्बन गर्नु अघि सम्बन्धित कारोवार सदस्यलाई सफाई पेश गर्ने मुनासिव माफिकको समय दिनु पर्नेछ ।
- (३) यस विनियमावली बमोजिम कारोवार सदस्यलाई निलम्बन गरिएमा सो को जानकारी सम्बन्धित सदस्य तथा बोर्डलाई दिई नेप्सेको वेब साइटमा समेत राख्नु पर्नेछ ।

२३. **धितोपत्रको कारोवार निलम्बन गर्न सक्ने :** (१) कुनै सूचीकृत संगठित संस्थाको धितोपत्रको बजार मूल्यमा अस्वाभाविक उतार-चढाव हुन सक्ने गरी काम कारवाही भएको देखिएमा नेप्सेले त्यस्तो संस्थाको धितोपत्रको कारोवारलाई बढीमा पन्ध्र दिन सम्मका लागि निलम्बन गर्न सक्नेछ ।

- (२) उपविनियम (१) बमोजिम धितोपत्रको कारोवार निलम्बन गरिएमा धितोपत्रको बजार मूल्यमा अस्वाभाविक उतार-चढाव सम्बन्धमा नेप्सेले आवश्यक छानवीन गरी प्रतिवेदन सहित बोर्ड समक्ष पेश गर्नेछ ।

परिच्छेद- ४
कारोवार सुपरीवेक्षण सम्बन्धी व्यवस्था

२४. **कारोवार सदस्यले गर्न नहुने काम :** (१) कारोवार सदस्यले धितोपत्र कारोवार गर्दा देहायका काम गर्न वा गराउन हुँदैन:

- (क) खरिद वा बिक्री आदेश प्राप्त नगरी कारोवार गर्ने वा गराउने,

- (ख) धितोपत्रको कारोवार गर्दा बजार सन्तुलनमा विकृति आउने काम गर्ने वा अनुचित प्रभाव पार्ने वा व्यक्तिगत फाइदाको निमित्त भुट्टो हल्ला वा भ्रम फैलाउने,
- (ग) ग्राहकको हित प्रतिकूल हुने काम कारबाही गर्ने,
- (घ) कारोवारको सिलसिलामा लगानीकर्तासंग सम्बन्धित गोप्य कुरा वा सूचना वा विवरण प्रकाशन गर्ने वा दुरुपयोग गर्ने,
- (ङ) दलाली दस्तुर वा कमिशन बढाउने उद्देश्यले लगानीकर्तालाई धितोपत्र खरिद वा बिक्री गर्न उक्साउने वा बाध्य पार्ने,
- (च) दलाली दस्तुर वा कमिशन बढाउने उद्देश्यले भुट्टो वा भ्रामक आश्वासन दिने वा लगानीकर्तालाई भुट्टो वा भ्रामक सल्लाह वा सूचना दिने,
- (छ) धितोपत्र बजारलाई प्रतिकूल प्रभाव पार्ने गरी विज्ञापन गर्ने,
- (ज) कारोवारका लागि ग्राहकलाई अनुचित प्रभावमा पार्ने,
- (झ) नेप्सेलाई भुट्टा वा भ्रामक सूचना वा विवरण दिने,
- ञ) ग्राहकको मञ्जुरी विना लगानी सम्बन्धी वा निजको कुनै विवरण वा जानकारी अनधिकृत व्यक्तिलाई दिने वा गोप्यता भंग गर्ने,
- (ट) ग्राहकबाट प्राप्त रकम सोही ग्राहकको कारोवारका लागि बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्ने,
- (ठ) बजार सञ्चालनमा बाधा अवरोध गर्ने कार्य गर्ने,
- (ड) कारोवार प्रणालीसँग आबद्ध कम्प्यूटरलाई कारोवारसंग सम्बन्धित कार्य बाहेक अन्यमा प्रयोग गर्ने, वा असम्बन्धित व्यक्तिलाई प्रयोग गर्न दिने,
- (ढ) कारोवार प्रणालीमा असर वा क्षति पुग्ने गरी कुनै पनि प्रकारका विद्युतीय उपकरण वा प्रविधि प्रयोग गर्ने वा गराउने,
- (ण) राफसाफ कोषको दुरुपयोग गर्ने वा गराउने,
- (त) नक्कली प्रमाणपत्र, नक्कली हस्ताक्षर, नक्कली छाप प्रयोग गर्ने वा ठग्ने भुक्त्याउने लगायतका नियत राखी धितोपत्रको कारोवार गर्ने/गराउने ।

२५. **सुपरीवेक्षण सम्बन्धी व्यवस्था :** (१) कारोवार सदस्यको कारोवारको सुपरीवेक्षणका लागि नेप्सेले आवश्यक विद्युतीय सुपरीवेक्षण प्रणाली (सर्भेलेन्स सिस्टम) स्थापना गर्नेछ ।

- (२) नेप्सेले कारोवार सदस्यको धितोपत्र कारोवार सम्बन्धमा स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्नेछ ।
- (३) उपविनियम (२) बमोजिम सुपरीवेक्षण गर्दा कारोवार सदस्यले धितोपत्रको कारोवारमा अनियमितता गरेमा वा विनियम २४ ले निषेध गरेको कार्य गरे गराएमा त्यस्तो कारोवार सदस्यलाई नेप्सेले तत्काल निलम्बन गर्न सक्नेछ ।
- (४) उपविनियम (३) बमोजिम नेप्सेले कारोवार सदस्यको निलम्बन गरेमा सो को जानकारी तत्काल बोर्डलाई दिई आफ्नो वेब साइटमा समेत राख्नु पर्नेछ ।

परिच्छेद-५

राफसाफ कोष संचालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था

२६. **कोषमा जम्मा हुने रकम :** (१) धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ मा उल्लिखित रकमको अतिरिक्त कोषमा देहाय बामोजिमको रकम जम्मा हुनेछ,
- (क) कोषमा जम्मा भएको रकममा आर्जित व्याज,
 - (ख) कोषले कारोबार सदस्यलाई उपलब्ध गराएको रकममा प्राप्त व्याज वा नाफा रकम,
 - (ग) अन्य स्रोतबाट प्राप्त हुने रकम ।
- (२) उपविनियम एक बमोजिम प्राप्त रकम आवश्यक भएको समयमा तत्काल उपलब्ध हुने गरी “क” बर्गको बाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
२७. **कोषको सञ्चालन :** (१) धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २७ बमोजिमको कोष संचालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको एक समिति रहनेछ:
- (क) नेप्सेका प्रमुख कार्यकारी अधिकृत वा निजले तोकेको बरिष्ठ अधिकृत - संयोजक
 - (ख) सिडिएससीका प्रमुख कार्यकारी अधिकृत वा निजले तोकेको बरिष्ठ अधिकृत - सदस्य
 - (ग) धितोपत्र दलाल व्यवसायीको प्रतिनिधि - सदस्य
 - (घ) सिडिएससीको राफसाफ हेर्ने बरिष्ठ अधिकृत - सदस्य
 - (ङ) नेप्सेका प्रमुख कार्यकारी अधिकृतले तोकेको अधिकृत - सदस्य सचिव
- (२) राफसाफ कोषको सचिवालय नेप्सेको कार्यालयमा रहनेछ ।
२८. **संचालन समितिको बैठक र निर्णय :** (१) कोष संचालन समितिको बैठक संयोजकले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
- (२) कूल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
 - (३) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
 - (४) समितिको प्रत्येक बैठकमा उपस्थित सदस्यहरुको नाम, छलफल भएका विषयवस्तु तथा बैठकमा भएका निर्णयहरु एउटा छुट्टै निर्णय पुस्तिकामा लेखी उपस्थित सदस्यहरुको दस्तखत गराई राख्नु पर्नेछ ।
 - (५) समितिले गरेका निर्णय समितिको सदस्य-सचिवद्वारा प्रमाणित गरिनेछ ।
 - (६) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
२९. **लेखा र लेखापरीक्षण :** (१) कोषको लेखा नियमनकारी निकायबाट तोकिएको प्रचलित लेखा सम्बन्धी व्यवस्था बमोजिम राखिनेछ ।
- (२) कोषको आय व्ययको वार्षिक लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकहरु मध्येबाट संचालन समितिले नियुक्त गरेको लेखापरीक्षकबाट हुनेछ ।
 - (३) बोर्डले चाहेमा जुनसुकै बखत कोषको वार्षिक हिसाब किताब जाँचन वा जँचाउन सक्नेछ ।

३०. कोषले रकम उपलब्ध गराउने : (१) कुनै ग्राहकले खरिद गरेको धितोपत्रको रकम राफसाफ गर्नुपर्ने अवधि भित्र नबुझाएमा त्यस्तो अवधि पछि उक्त कारोबारको राफसाफका लागि सम्बन्धित कारोबार सदस्यले अनुसूची-३ बमोजिमको ढाँचामा निवेदन दिई कोषबाट सापटीको रुपमा रकम प्राप्त गरी राफसाफ गर्न सक्नेछ। यसरी राफसाफ गरिएमा कोषले अनुसूची-४ बमोजिम कारोबार सदस्यलाई जानकारी गराउनु पर्नेछ।

- (२) सिडिएससीबाट राफसाफ सदस्यता लिएका कारोबार सदस्यले मात्र उपविनियम (१) बमोजिम कोषबाट रकम प्राप्त गर्न सक्नेछ।
- (३) कारोबार सदस्यले कारोबार रकमको अधिकतम पचहत्तर प्रतिशतसम्म कोषबाट रकम प्राप्त गर्न सक्नेछ।
- (४) उपविनियम (१) बमोजिम कोषबाट प्राप्त रकम सात दिन भित्र वार्षिक दश प्रतिशतको दरले ब्याज सहित कारोबार सदस्यले फिर्ता गर्नु पर्नेछ।

३१. कोषबाट रकम लिने दिने प्रकृया : (१) कोषबाट रकम प्राप्त गर्नका लागि कोष र कारोबार सदस्यबीच सो सम्बन्धी सम्झौता भएको हुनु पर्नेछ।

- (२) कोषबाट रकम प्राप्त गरी कारोबार राफसाफ गर्नुपर्ने भएमा सो सम्बन्धी जानकारी सिडिएससीलाई लिखित रुपमा दिनु पर्नेछ।
- (३) उपविनियम (२) बमोजिम जानकारी प्राप्त भएमा सिडिएससीले त्यस्तो कारोबार सदस्यलाई क्लोज आउट गर्ने छैन।
- (४) कारोबार सदस्यले कोषबाट प्राप्त रकम ग्राहकको लागि खरिद गरेको सम्बन्धित धितोपत्रको बिक्री गरी फिर्ता भुक्तानी गर्न सक्नेछ।
- (५) उपविनियम (४) बमोजिम धितोपत्रको बिक्री गर्दा सम्बन्धित धितोपत्र राफसाफका लागि लिइएको रकम भन्दा बढी प्राप्त भएमा त्यस्तो बढी रकम समेत कोषमा दाखिला गर्नु पर्नेछ। तर त्यस्तो धितोपत्रको बिक्री गर्दा रकम भन्दा कम प्राप्त भई नोक्सान भएको अवस्थामा पनि कारोबार सदस्यले कोषसंग थप रकम दावी गर्न सक्ने छैन।

३२. कोषको दुरुपयोग गर्न नहुने : (१) कारोबार सदस्यले देहायका कुनै कार्य गरे गराएमा कोषको दुरुपयोग गरेको मानिनेछ :

- (क) कोषको नाममा धितोपत्र नामसारी गरिदिने
- (ख) ग्राहकलाई लाभ पुऱ्याउन कोषबाट सापटी लिने,
- (ग) ग्राहकसँग लिएको रकम अन्य कारोवारमा प्रयोग गरी राफसाफका लागि कोषबाट रकम लिने।
- (२) कारोबार सदस्यले उपविनियम (१) बमोजिम कोषको दुरुपयोग गरेको पुष्टि भएमा त्यस्तो कारोबार सदस्यबाट सापटी रकममा लाग्ने ब्याजका अतिरिक्त थप दश प्रतिशतले हुने रकम हर्जाना स्वरुप असुल उपर गरिनेछ।
- (३) कारोबार सदस्यले उपविनियम (१) बमोजिम पटक पटक कोषको दुरुपयोग गरेमा नेप्सेले त्यस्तो कारोबार सदस्यको सदस्यता बढीमा एक महिनाका लागि निलम्बन गर्न सक्नेछ।

३३. कोष संचालन कार्यविधि बनाउन सक्ने : कोषको व्यवस्थित र प्रभावकारी संचालनका लागि थप व्यवस्था गर्न आवश्यक भएमा कोष संचालन समितिले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

परिच्छेद-६

अक्सन कारोबार सञ्चालन सम्बन्धी व्यवस्था

३४. अक्सन कारोबार सञ्चालन गर्न सक्ने : (१) नेप्सेले कारोबार सदस्यको उपस्थितिमा बोलकबोल माध्यम वा कारोबार प्रणाली मार्फत अक्सन कारोबार सञ्चालन गर्न सक्नेछ ।
- (२) अदालत वा नेपाल सरकार वा नियामक निकाय वा प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकार प्राप्त निकायको आदेश वा कारोबार र राफसाफ प्रणालीमा हुनसक्ने प्राविधिक त्रुटि वा त्यस्तै अन्य कारणले धितोपत्र बिक्रीकर्ताको मौज्जातमा धितोपत्र उपलब्ध हुन नसकेमा नेप्सेले संचालन गर्ने अक्सन कारोबार मार्फत धितोपत्र खरिद गरी राफसाफ गर्न सक्नेछ ।
३५. अक्सन कारोबार सञ्चालन सम्बन्धी : (१) नेप्सेले कार्यालय खुलेको दिन आइतबारदेखि विहीवारसम्म ३:३० बजेदेखि ४:०० बजेसम्म र शुक्रबार ११ बजेदेखि १२ बजेसम्म अक्सन कारोबार सञ्चालन गर्न सक्नेछ ।
- (२) उपविनियम (१) बमोजिमको अक्सन कारोबारको समय नेप्सेले हेरफेर गर्न सक्नेछ ।
- (३) नियमित राफसाफ समय भित्र बिक्रीकर्ताले आवश्यक संख्यामा धितोपत्र उपलब्ध गराउन नसकेमा सिडिएसले सो सम्बन्धी जानकारी नेप्से र कारोबार सम्बद्ध कारोबार सदस्यलाई तत्काल उपलब्ध गराउनुपर्नेछ ।
- (४) उपविनियम (३) बमोजिमको जानकारीको आधारमा नियमित राफसाफ समय समाप्त भए पश्चातको कार्यालय खुलेको दिन अक्सन कारोबार सञ्चालन हुनेछ ।
- (५) अक्सन कारोबारमा सम्पन्न भएका कारोबारको राफसाफ त्यस्तो कारोबार भएको भोलिपल्ट गर्नु पर्नेछ ।
- (६) अक्सन कारोबारमा धितोपत्र खरिद गर्दा आवश्यक धितोपत्र उपलब्ध नभएमा उपलब्ध भए जतिको धितोपत्रलाई राफसाफ गर्नु पर्नेछ र बाँकी रहन गएको धितोपत्रको सम्बन्धमा राफसाफ विनियमावली बमोजिम हुनेछ ।
- (७) धितोपत्रको शुरु कारोबार हुँदा कायम भएको मूल्य भन्दा कम मूल्यमा अक्सन कारोबारमा धितोपत्र उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम कारोबार सदस्यले कारोबार राफसाफ कोषमा जम्मा गर्नु पर्नेछ ।
तर धितोपत्रको शुरु कारोबार हुँदा कायम भएको मूल्य भन्दा बढी मूल्यमा अक्सन कारोबारमा धितोपत्र उपलब्ध भएमा त्यसरी फरक हुन आउने रकम कारोबार सदस्यले सम्बन्धित ग्राहकबाट असूल उपर गरी लिनेछ ।
- (८) अक्सन कारोबारमा मूल्य परिवर्तन सीमा अन्तिम कारोबार दिन नियमित कारोबारको अन्तिम मूल्यको अधिकतम दश प्रतिशतसम्म घटी वा बढी हुनेछ ।

३६. कारोबार गर्नुपर्ने धितोपत्र संख्या : (१) अक्सन कारोबारबाट धितोपत्र खरिद गर्नु पर्दा राफसाफका लागि आवश्यक धितोपत्र संख्या एकमुष्ट वा पटक-पटक उपलब्ध भएसम्म खरिद गर्नु पर्नेछ ।
३७. सेयर कारोबारको हिसाब मिलान : (१) अक्सन मार्केटबाट सेयरको खरिद बिक्री कार्य सम्पन्न भएपछि आवश्यक हिसाब मिलान गर्नु पर्नेछ ।
(२) उपविनियम (१) अनुसार खरिद गरेको सेयर लिनु नपर्ने भएमा वा लिन अस्वीकार गरेमा त्यस्तो सेयर बिक्री गरी आएको रकम राफसाफ प्रत्याभूति कोषमा राख्न लगाउनु पर्नेछ ।
३८. गणनामा समावेश नगरिने : अक्सन कारोबारमा कायम भएको मूल्यलाई अन्तिम मूल्य तथा बजार परिसूचक गणनामा समावेश हुने छैन ।

परिच्छेद-७

विविध

३९. कार्यविधि बनाई लागू गर्ने : (१) यस विनियमावलीको प्रभावकारी कार्यान्वयनका लागि नेप्सेले देहायका विषयमा कार्यविधि बनाई लागू गर्न सक्नेछः
(क) कारोबार सदस्यले गर्ने कारोबार आधारमा जोखिम वर्गिकरण सम्बन्धमा,
(ख) कारोबारको सुपरिवेक्षण सम्बन्धमा,
(ग) कारोबार प्रणालीको संचालन सम्बन्धमा,
(घ) धितोपत्र व्यापारीको कारोबार सम्बन्धमा,
(२) उपविनियम (१) बमोजिम बनाएको कार्यविधि सम्बन्धमा बोर्डलाई जानकारी दिनुपर्नेछ ।
४०. कारोबार प्रणाली सुचारु हुनपर्ने सम्बन्धी : (१) नेप्सेले कारोबार सञ्चालनको लागि स्थापना गरेको कारोबार प्रणालीमा कुनै अवरोध नआउने वा आए तापनि कारोबार सुचारु (विजिनेश कन्टीन्यूटी) हुने गरी स्वचालीत विद्युतीय कारोबार प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।
(२) नेप्सेले लगानीकर्ता तथा कारोबारसँग सम्बन्धित सबै प्रकारका सूचना तथा तथ्याङ्कको दुरुपयोग तथा अनधिकृत पहुँच नहुने गरी आवश्यक सुरक्षा व्यवस्था गर्नु पर्नेछ ।
(३) नेप्सेले स्थापना गर्ने स्वचालीत विद्युतीय कारोबार प्रणालीको सुरक्षण व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको हुनु पर्नेछ ।
(४) नेप्सेले आफ्नो स्वचालीत विद्युतीय कारोबार प्रणालीको डिजाष्टर्ड रीकभरी सिष्टमको व्यवस्था गर्नु पर्नेछ ।
४१. विवाद समाधान : (१) धितोपत्रको कारोबार वा कारोबारसँग सम्बन्धित विषयमा सम्बन्धित पक्षबीच विवाद उत्पन्न भएमा पक्षले आपसी सहमतिमा विवादको समाधान गर्न सक्नेछन् ।
(२) उपविनियम (१) बमोजिम विवादको समाधान हुन नसकेमा त्यस्तो विवाद समाधानका लागि एक मध्यस्थता समिति रहनेछ ।
(३) मध्यस्थता समितिमा प्रत्येक पक्षले एक एकजना मध्यस्थ नियुक्त गर्नेछन् र त्यसरी नियुक्त भएका मध्यस्थहरुद्वारा नियुक्त तेस्रो मध्यस्थले मुख्य मध्यस्थ भई काम गर्नेछ ।

(४) पक्षले नियुक्त गरेको मध्यस्थहरुबाट तेस्रो मध्यस्थ नियुक्त हुन नसकेमा नेप्सेले तेस्रो मध्यस्थ नियुक्त गर्नेछ ।

(५) मध्यस्थहरु मध्ये बहुसंख्यकको राय नै मध्यस्थ समितिको निर्णय मानिनेछ ।

४२. निर्देशन दिन सक्ने : (१) यस विनियमावली बमोजिमको कामकारवाहीका सम्बन्धमा नेप्सेले सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिन सक्नेछ ।

(२) उपविनियम (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।

४३. अनुसूचीमा हेरफेर गर्न सक्ने : यस विनियमावलीमा रहेका अनुसूचीहरूमा नेप्से सञ्चालक समितिले आवश्यक देखेमा हेरफेर गर्न सकिनेछ ।

४४. वाधा अड्चन फुकाउने : यस विनियमावली कार्यान्वयनको क्रममा कुनै द्विविधा वा अड्चन आएमा नेप्से संचालक समितिले उक्त वाधा अड्चन फुकाउन सक्नेछ ।

४५. खारेजी र बचाउ : (१) धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ को धितोपत्र कारोबार सञ्चालन सम्बन्धी व्यवस्था खारेज गरिएको छ ।

(२) उपविनियम (१) बमोजिम खारेज भएको धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ अर्न्तगतको व्यवस्था बमोजिम भए गरेका काम कारवाहीहरु यसै विनियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची-१

विनियम ४ को उपविनियम (३) सँग सम्बन्धित

खरिद वा बिक्री आदेशमा समावेश हुनुपर्ने विवरण

१. आदेश दिने ग्राहकको परिचय नम्बर तथा नाम ठेगाना,
२. धितोपत्र खरिद वा बिक्री गर्न चाहेको संगठित संस्था, धितोपत्रको किसिम, परिमाण, मूल्य र समय,
३. धितोपत्र खरिद वा बिक्री के का लागि आदेश दिइएको हो सो व्यहोरा,
४. आदेश बहाल रहने अवधि,
५. कारोबारका लागि कुनै शर्त भए सो शर्त,
६. आदेश दिने ग्राहकको हस्ताक्षर वा पहिचान हुने व्यवस्था
७. अभौतिक धितोपत्र सम्बन्धी हितग्राही खाता नम्बर,
८. अन्य आवश्यक कुरा ।

अनुसूची-२

विनियम ७ को उपविनियम (१) सँग सम्बन्धित

खरिद तथा बिक्री कारोबार विवरणको सूचना

कारोबार सदस्यको नाम :

ठेगाना:

फोन नं. :

फ्याक्स नं. :

विल नं.

लगानीकर्ताको नाम :

तहांको मितिको आदेशानुसार यस कम्पनीले तल उल्लेखित विवरण अनुसारका धितोपत्र कारोबार सम्पन्न गरिएको छ ।

कारोबार नम्बर । सेयरसंख्या । कम्पनीको नाम । सेयर मूल्य । आधार मूल्य । रकम । कमिसन दर ।

.....

कमिसन रकम । पुँजीगत लाभ कर ।

.....

सेयरको मूल्य :

बोर्ड दस्तुर :

सदस्य कमिसन :

नामसारी दस्तुर :

पुँजीगत लाभकर :

जम्मा प्राप्त हुने रकम :

जम्मा तिर्नु पर्ने रकम :

कम्पनीको नाम:

सदस्य नम्बर :

दस्तखत :

मिति:

छाप :

अनुसूची - ३

विनियम १९ को उपविनियम (२) सँग सम्बन्धित

कारोवार राफसाफ कोषबाट रकम उपलब्ध गरिदिने निवेदनको ढाँचा

मिति:.....

श्री संचालन समिति,
राफसाफ कोष,
काठमाडौं ।

विषय: कारोवार राफसाफ कोषबाट रकम उपलब्ध गरिदिने बारे ।

महाशय,

मैले तपशिलमा उल्लेखित कम्पनीहरुको सेयर कारोवार गरेकोमा खरिदकर्ता श्री.....ले समयमा दायित्व पूरा नगरेको हुँदा कारोवार राफसाफका लागि नपुग हुन आएको रकम रु मध्ये राफसाफ कोषबाट रु प्रदान गरी राफसाफ गरिदिन हुन अनुरोध गर्दछु । साथै उक्त रकमको व्याज रकम सहित सम्पूर्ण रकम सात दिन भित्र फिर्ता गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछु । यदि उल्लेखित दिन भित्र रकम फिर्ता नगरेमा यसै निवेदनको आधारमा मैले बैंक मार्फत नेप्सेमा दाखिला गरेको बैंक ग्यारेण्टीबाट असुल उपर गरेमा मञ्जुर गर्दछु । अन्य व्यवस्थाहरु प्रचलित कानून बमोजिम भएमा मेरो मन्जुरी छ ।

तपशिल

क्र.सं.	कम्पनीको नाम	कारोवार नं.	खरिद संख्या	प्रति सेयर खरिद रकम	कूल रकम	अग्रिम प्राप्त रकम	नपुग रकम
---------	--------------	-------------	-------------	---------------------	---------	--------------------	----------

भवदीय,

राफसाफ सदस्य :.....

सदस्य नं.

बोधार्थ

श्री सिडिएस एण्ड क्लियरिङ लि. ।

अनुसूची-४

विनियम ३० को उपविनियम (१) सँग सम्बन्धित

राफसाफ गराएको जानकारीको ढाँचा

मिति:.....

श्री

कारोबार सदस्य नं.

.....

विषय : जानकारी गराएको वारे ।

महाशय,

तहाँको मिति को निवेदनवाट माग भए अनुसार रु
.... ट्रेड कारोबार प्रत्याभुति कोषवाट रकम उपलब्ध गराई कारोबार राफसाफ गरिएको छ । अतः उक्त रकम सात दिनभित्र ब्याज सहित उपलब्ध गराई समयमा नै तहाँको नाममा रहेको लिनुपर्ने दिनुपर्ने हिसाब फर्छ्यौटका लागि अनुरोध गर्दछु ।

संलग्न :

मितिको आवेदन पत्रको प्रति

भवदीय,

.....

राफसाफ सदस्य :.....

सदस्य नं.

बोधार्थ,

श्री सिडिएस एन्ड क्लियरिङ लि. ।

* * *

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी बोर्डले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यी नियमहरूको नाम “धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५” रहेको छ ।
(२) यो नियमावली बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा** : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ ।
 - (ख) “कारोबार प्रणाली” भन्नाले नियम १२ बमोजिम धितोपत्र बजारले धितोपत्रको खरिद तथा बिक्री कारोबार सञ्चालन गर्नका लागि स्थापना गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) सम्भन्नु पर्छ ।
 - (ग) “ग्राहक” भन्नाले धितोपत्र खरिद वा बिक्रीको आदेश दिने वा धितोपत्र खरीद बिक्रीसँग सम्बन्धित कुनै पनि सेवा प्राप्त गर्ने व्यक्ति सम्भन्नु पर्छ ।
 - (घ) “बोर्ड” भन्नाले ऐनको दफा ३ बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्भन्नु पर्छ ।
 - (ङ) “धितोपत्र दलाल” भन्नाले धितोपत्र दलालको रूपमा बोर्डबाट अनुमतिपत्र प्राप्त संगठित संस्था वा कम्पनी सम्भन्नु पर्छ ।
 - (च) “धितोपत्र व्यापारी” भन्नाले धितोपत्र व्यापारी वा बजार निर्माताको रूपमा बोर्डबाट अनुमतिपत्र प्राप्त संगठित संस्था वा कम्पनी सम्भन्नु पर्छ ।
 - (छ) “धितोपत्र बजार” भन्नाले धितोपत्र बजार सञ्चालन गर्न बोर्डबाट अनुमतिपत्र प्राप्त संस्था सम्भन्नु पर्छ ।
 - (ज) “राफसाफ” भन्नाले कारोबारमा संलग्न खरिदकर्ताले रकम बुझाइ धितोपत्र प्राप्त गर्ने तथा बिक्रीकर्ताले धितोपत्र बुझाइ रकम प्राप्त गर्ने कार्य सम्भन्नु पर्छ ।
 - (झ) “विनियम” भन्नाले धितोपत्र बजारको धितोपत्रको सूचीकरण तथा कारोबार सम्बन्धी विनियम सम्भन्नु पर्छ ।
 - (ञ) “सूचीकृत सङ्गठित संस्था” भन्नाले धितोपत्र बजारमा धितोपत्र सूचीकरण गराएका सङ्गठित संस्था सम्भन्नु पर्छ ।

परिच्छेद-२
धितोपत्रको सूचीकरण, स्थगन र खारेजी

३. **धितोपत्रको सूचीकरण गराउनु पर्ने** : (१) धितोपत्र बजार मार्फत धितोपत्रको कारोबार गराउन चाहने सङ्गठित संस्थाले त्यस्तो धितोपत्र सम्बन्धित धितोपत्र बजारमा सूचीकरण गराउनु पर्नेछ ।
(२) सङ्गठित संस्थाले उपनियम (१) बमोजिम धितोपत्र सूचीकरण गर्न धितोपत्रको सार्वजनिक निष्काशनका लागि विवरणपत्र स्वीकृत भएको बढीमा सात दिनभित्र सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनु पर्नेछ र सो को जानकारी बोर्डलाई गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको निवेदन साथ विनियममा उल्लेख भए बमोजिमका कागजात तथा विवरण संलग्न गर्नु पर्नेछ ।
४. **धितोपत्रको सूचीकरणका लागि योग्यता**: (१) नियम ३ बमोजिम धितोपत्रको सूचीकरण गराउने सङ्गठित संस्थाको योग्यता देहाय बमोजिम हुनेछ:-
(क) सङ्गठित संस्था बोर्डमा दर्ता भएको,
(ख) सार्वजनिक रूपमा धितोपत्र निष्काशन गरेको,
(ग) विनियममा तोकिएका अन्य योग्यता पूरा गरेको ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र बजारले सरकारी ऋणपत्रको सूचीकरण सम्बन्धमा बोर्डको स्वीकृति लिई छुट्टै व्यवस्था गर्न सक्नेछ ।
५. **सूचीकरण सम्भौता गर्नुपर्ने**: (१) सङ्गठित संस्थाले यस नियमावली बमोजिम धितोपत्रको सूचीकरण गराउँदा धितोपत्र बजारसँग सूचीकरण सम्भौता गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचीकरण सम्भौतामा देहायका विवरणहरू उल्लेख गर्नु पर्नेछ :-
(क) सूचीकरण गराउने सङ्गठित संस्था र धितोपत्रको विस्तृत विवरण,
(ख) धितोपत्र कारोबार तथा मूल्यसंग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी धितोपत्र बजारमा पेश गर्ने सम्बन्धी व्यवस्था,
(ग) सङ्गठित संस्थाको वित्तीय तथा अन्य सूचना, जानकारी र विवरण प्रवाह गर्ने सम्बन्धी व्यवस्था,
(घ) बोर्डले जारी गरेको संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको पालना गर्ने गराउने प्रतिवद्धता,
(ङ) बोर्डले समय समयमा तोकिएका अन्य विवरण ।
६. **सूचीकृत सङ्गठित संस्थाको वर्गीकरण**: धितोपत्र बजारले सूचीकृत सङ्गठित संस्थालाई देहाय बमोजिमको आधारमा 'ए', 'बि', 'जि' र 'जेड' वर्गमा वर्गीकरण गर्नु पर्नेछ :
(क) चुक्ता पूँजी,
(ख) धितोपत्र सूचीकरणको अवधि,

- (ग) लाभांश वितरण,
- (घ) क्रेडिट रेटिङ्ग संस्थाबाट प्राप्त रेटिङ्ग,
- (ङ) नियमनकारी निकायले तोकेको ढाँचामा वित्तिय विवरण राखे नराखेको,
- (च) वार्षिक साधारण सभा समयमा सम्पन्न गरे नगरेको ।

७. **सूचीकरण स्थगन गर्न सकिने:** (१) धितोपत्र बजारले देहायको कुनै अवस्थामा सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण स्थगन गर्न सक्नेछ :-

- (क) नियम ५ बमोजिमको सूचीकरणको वार्षिक शुल्क नबुझाएमा,
 - (ख) धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सम्भौतामा उल्लिखित समयमा धितोपत्र बजारमा पेश नगरेमा,
 - (ग) धितोपत्र बजारलाई गलत सूचना दिएमा वा पटक पटक सूचना परिवर्तन गरेमा,
 - (घ) वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा ।
- (२) बोर्डले लगानीकर्ताको हित र बजारको स्वच्छता कायम राख्न आवश्यक देखेमा कुनै सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण स्थगन गर्न धितोपत्र बजारलाई निर्देशन दिन सक्नेछ ।
- (३) उपनियम (१) र (२) बमोजिम कुनै कारणबाट सूचीकरण स्थगन गर्दा धितोपत्र बजारले सो को कारण सहितको जानकारी सम्बन्धित सूचीकृत सङ्गठित संस्थालाई दिनु पर्नेछ ।
- (४) यस नियम बमोजिम धितोपत्र बजारले सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण स्थगन गरेमा सो को जानकारी तुरुन्तै वा भोलिपल्टको कारोबार शुरु हुनु अघि बोर्डलाई दिई सो सम्बन्धी सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।

८. **सूचीकरणको स्वेच्छक खारेजी:** (१) कुनै सूचीकृत सङ्गठित संस्थाले धितोपत्रको सूचीकरणको स्वेच्छक खारेजी गर्न चाहेमा सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनु पर्नेछ र सो को जानकारी बोर्डलाई समेत दिनु पर्नेछ ।

- (२) उपनियम (१) बमोजिम निवेदन दिनु अघि त्यस्तो सूचीकृत संगठित संस्थाले देहाय अवस्था पूरा गरेको हुनु पर्नेछ :-
- (क) विशेष साधारण सभा सम्पन्न गरेको,
 - (ख) खण्ड (क) बमोजिमको सभामा उपस्थित भएका शेयरधनीहरूमध्ये कम्तीमा नब्बे प्रतिशत शेयरधनीको प्रतिनिधित्व हुने गरी सूचीकरणको स्वेच्छक खारेजी गर्ने निर्णयमा सहमति भएको,
 - (ग) खण्ड (क) बमोजिमको सभामा उपस्थित भई सूचीकरणको स्वेच्छक खारेजीमा असहमति जनाएका शेयरधनीको शेयर सङ्गठित संस्थाका सञ्चालकले खरिद गरी लिने सम्बन्धमा खरिद मूल्य तथा खरिद गर्ने प्रकृया सम्बन्धी निर्णय भएको,
 - (घ) खण्ड (क) बमोजिमको सभामा उपस्थित नभएका शेयरधनीका धितोपत्र मध्ये कम्तीमा एकाउन्न प्रतिशत धितोपत्र सञ्चालकले खरिद गरेको,
 - (ङ) सम्पत्ति तथा दायित्वको ड्यू डिलिजेन्स अडिट भएको ।

- (३) उपनियम (२) बमोजिम निवेदन प्राप्त भएमा धितोपत्र बजारले आवश्यक जाँचबुझ गरी उपयुक्त देखेमा धितोपत्रको सूचीकरण खारेजी गर्नु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम सूचीकरण खारेजी गरिएको जानकारी बोर्ड र लगानीकर्तालाई तुरुन्त दिनु पर्नेछ ।

९. **सूचीकरण खारेज (डिलिष्टिङ्ग) गर्न सक्ने:** (१) धितोपत्र बजारले देहायको कुनै अवस्थामा सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण खारेज गर्न सक्नेछ :-

- (क) प्रचलित कानून बमोजिम सूचीकृत सङ्गठित संस्था एक आपसमा गाभिएमा गाभिएको सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण खारेज गर्नु परेमा,
- (ख) सूचीकृत संगठित संस्थाहरू गाभिई नयाँ संगठित संस्था कायम भएमा त्यसरी कायम भएको नयाँ संगठित संस्थाको धितोपत्र सूचीकरण हुने गरी साविकका सूचीकृत संगठित संस्थाको धितोपत्रको सूचीकरण खारेज गर्नु परेमा,
- (ग) नेपाल सरकारको स्वामित्व रहेको कुनै सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण खारेज गर्नका लागि सम्बन्धित निकायबाट लेखी आएमा,
- (घ) कुनै सङ्गठित संस्था खारेजी (लिक्विडेशन) मा गएमा वा खारेजीमा गएको जानकारी प्राप्त भएमा,
- (ङ) सूचीकरणको वार्षिक शुल्क नबुझाएको कारणले धितोपत्र बजारले धितोपत्रको सूचीकरण स्थगन गरेकोमा सोही कारणबाट त्यस्तो सङ्गठित संस्थाको धितोपत्र लगातार दुई वर्षसम्म स्थगन भएमा,
- (च) कुनै सूचीकृत सङ्गठित संस्थाले बोर्डले दिएको आदेश वा निर्देशनको पालना नगरेको कारण धितोपत्रको सूचीकरण खारेजी गर्न धितोपत्र बजारलाई निर्देशन दिएमा ।
- (२) उपनियम (१) बमोजिम धितोपत्र बजारले धितोपत्रको सूचीकरण खारेजी गरेमा सो को जानकारी तुरुन्त सार्वजनिक गरी त्यस्तो सूचना कम्तीमा दुईवटा राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
- (३) उपनियम (१) को खण्ड (ङ) र (च) बमोजिम धितोपत्रको सूचीकरण खारेजी हुँदाका वखत कायम रहेका सङ्गठित संस्थाका सञ्चालक, कार्यकारी प्रमुख वा सो सरहको पदमा बहाल रहेको व्यक्ति सूचीकरण खारेजी भएको मितिले तीन वर्ष पूरा नभएसम्म बोर्डबाट अनुमतिपत्र प्राप्त संस्था वा बोर्डमा धितोपत्र दर्ता गराएको कुनै सूचीकृत सङ्गठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन ।

१०. **पुनः सूचीकरण गर्न सकिने:** नियम ९ को उपनियम (१) को खण्ड (क), (ख) र (घ) बमोजिम धितोपत्रको सूचीकरण खारेजी भएका बाहेक अन्य खारेज भएका सङ्गठित संस्थाको धितोपत्र पुनः सूचीकरण गर्न सकिनेछ ।

तर कुनै सङ्गठित संस्थाको धितोपत्रको सूचीकरण खारेजी भएको एक वर्ष पूरा नभएसम्म त्यस्तो संस्थाको धितोपत्र पुनः सूचीकरण गरिने छैन ।

११. **बोर्डमा निवेदन दिन सक्ने:** (१) धितोपत्र बजारले धितोपत्रको सूचीकरण गर्न इन्कार गरेकोमा वा धितोपत्रको सूचीकरण खारेजी वा स्थगन गरेकोमा चित्त नबुझेने सूचीकृत सङ्गठित संस्थाले त्यस्तो सूचना वा जानकारी प्राप्त गरेको मितिले पैतीस दिनभित्र बोर्डमा निवेदन दिन सक्नेछ।
- (२) उपनियम (१) बमोजिम प्राप्त निवेदनमा बोर्डले आवश्यक जाँचबुझ गरी साठी दिनभित्र निर्णय गरी सक्नु पर्नेछ।

परिच्छेद-३ **धितोपत्रको कारोबार**

१२. **कारोबार प्रणाली:** (१) धितोपत्र बजारले धितोपत्रको कारोबार सञ्चालनका लागि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) को स्थापना गर्नु पर्नेछ।

- (२) उपनियम (१) बमोजिमको कारोबार प्रणालीमा मूल्य समय प्राथमिकता (प्राईस टाइम प्रायोरिटी) को आधारमा कारोबार हुने व्यवस्था गरिएको हुनु पर्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनका लागि “मूल्य समय प्राथमिकता” भन्नाले कारोबार प्रणालीले धितोपत्रको खरिद बिक्री आदेशको प्रशोधन गर्दा खरिदका लागि बढी मूल्य र बिक्रीका लागि कम मूल्य कबोल गर्ने आदेशलाई प्राथमिकता दिने तर आदेश दिइएको मूल्य समान भएमा समय अनुसार पहिलो आदेशलाई पहिलो प्राथमिकता दिने व्यवस्था सम्भन्नु पर्छ।

- (३) धितोपत्र बजारले प्रत्येक दुई वर्षमा कारोबार प्रणालीको सम्परीक्षण (सिस्टम अडिट) गराउनु पर्नेछ र सोको प्रतिवेदन बोर्डमा पेश गर्नु पर्नेछ।
- (४) उपनियम (३) बमोजिमको प्रतिवेदनमा चित्त नबुझेमा बोर्डले विज्ञात कारोबार प्रणालीको सम्परीक्षण गराउन सक्नेछ। यसरी संपरीक्षण गराउँदा लाग्ने खर्च सम्बन्धित धितोपत्र बजारले व्यहोर्नु पर्नेछ।
- (५) उपनियम (४) बमोजिम कारोबार प्रणालीको सम्परीक्षणबाट कारोबार प्रणालीमा सुधार गर्नुपर्ने देखिएमा सो सम्बन्धमा बोर्डले सम्बन्धित धितोपत्र बजारलाई आवश्यक निर्देशन दिन सक्नेछ।
- (६) धितोपत्र दलाल तथा धितोपत्र ग्राहकले कारोबार प्रणाली मार्फत धितोपत्रको कारोबार गर्न पर्नेछ।
- (७) धितोपत्र बजारले कारोबार प्रणालीको सुरक्षण व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउनु पर्नेछ।
- (८) धितोपत्र बजारले कारोबार प्रणालीको डिजाष्टर्ड रीकभरी सिस्टमको सम्बन्धमा आवश्यक व्यवस्था गर्नु पर्नेछ।

१३. **खरिद तथा बिक्री आदेश:** (१) कसैले धितोपत्र खरिद वा बिक्री गर्न चाहेमा सो को लागि धितोपत्र दलाललाई आदेश दिनु पर्नेछ।

- (२) उपनियम (१) बमोजिम दिइने आदेशमा कम्तीमा निम्न बमोजिमको जानकारी उल्लेख भएको हुनु पर्नेछ :

- (क) आदेश दिनेको पहिचान स्पष्ट खुल्ने व्यवस्था,
- (ख) धितोपत्रको कारोबार गर्न चाहेको सङ्गठित संस्था, धितोपत्रको किसिम, परिमाण, मूल्य र समय,
- (ग) धितोपत्र खरिद वा बिक्री कुन प्रयोजनको लागि आदेश दिइएको हो सो कुरा,
- (घ) बोर्डले तोकिएका बमोजिमका अन्य कुरा ।

१४. **आदेश प्राप्त गर्नु पर्ने:** (१) नियम १३ बमोजिम धितोपत्र दलालले ग्राहकको आदेश प्राप्त गरेर मात्र धितोपत्रको कारोबार गर्नु पर्नेछ ।

- (२) धितोपत्र दलालले विद्युतीय माध्यमबाट समेत आदेश प्राप्त गर्ने व्यवस्था गर्न सक्नेछ ।
- (३) धितोपत्र दलालले उपनियम (१) वा (२) बमोजिम आदेश दिने ग्राहक पहिचान विवरण (केवाइसी), धितोपत्रको मूल्य र संख्या लगायत आदेशसंग सम्बन्धित अन्य आवश्यक विवरणको अभिलेख राख्नु पर्नेछ ।
- (४) धितोपत्र दलालले उपनियम (१) वा (२) बमोजिम आदेश प्राप्त गरे पश्चात सोही बमोजिम धितोपत्रको कारोबारका लागि कारोबार प्रणालीमा आदेश प्रविष्ट गर्नु पर्नेछ ।
- (५) उपनियम (३) बमोजिम राखिएको अभिलेख सम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्बन्धित धितोपत्र दलालको हुनेछ ।

१५. **मूल्य परिवर्तन सीमा:** (१) धितोपत्र बजारले देहायका आधारमा प्रत्येक दिनको मूल्य परिवर्तनको सीमा कायम गर्नु पर्नेछ:-

- (क) धितोपत्रको सूचीकरण पश्चात पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्य बीचको अन्तर,
- (ख) अघिल्लो दिनको बजार बन्द हुँदा कायम रहेको मूल्य र अर्को दिन शुरु कारोबार मूल्य बीचको अन्तर,
- (ग) लगातार साठी दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने शुरु मूल्य,
- (घ) कारोबार समय र कारोबार मूल्यका आधारमा कायम हुने मूल्य ।
- (२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत सङ्गठित संस्थाले धितोपत्रको दाखिल खारेज बन्द गरेको अवस्थामा त्यस्तो दाखिल खारेज बन्द भएपछि हुने शुरु कारोबार र साठी दिनभन्दा बढी अवधिदेखि कुनै कारोबार नभएको सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको कारोबारको हकमा धितोपत्र बजारले मूल्य परिवर्तन सीमा सम्बन्धमा फरक व्यवस्था गर्न सकिनेछ ।
- (३) उपनियम (१) र (२) बमोजिमको मूल्य परिवर्तन सीमा सम्बन्धमा धितोपत्र बजारले कारोबार प्रणालीमा आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

१६. **धितोपत्र कारोबारको संख्या तोक्न सक्ने:** (१) धितोपत्र बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्रको लागि कारोबार हुने न्यूनतम तथा अधिकतम संख्या तोक्न सक्नेछ ।

- (२) कारोबार प्रणालीमा कारोबार सम्पन्न भईसकेको कारोबार सामान्यतया: रद्द गर्न पाइने छैन ।

१७. **धितोपत्र दलाल मार्फत हुने कारोबार:** (१) धितोपत्र दलालले कारोबार गर्नका लागि धितोपत्र बजारको कारोबार प्रणालीमा आवश्यक विवरणहरू प्रविष्टी गर्नु पर्नेछ ।
- (२) धितोपत्र दलालले ग्राहकको आदेश बमोजिम धितोपत्रको मूल्य र परिमाणमा परिवर्तन गर्न सक्नेछ । यसरी परिवर्तन गरेमा सो आदेशलाई नयाँ आदेश मानी मूल्य तथा समय प्राथमिकताका आधारमा कारोबार प्रणालीमा कारोबार सम्पन्न गर्नु पर्नेछ ।
- (३) धितोपत्र दलालले ग्राहकको लागि धितोपत्र खरिद र बिक्री गर्नु पर्नेछ ।
- (४) धितोपत्र दलाल मार्फत लगानीकर्ताले विद्युतीय माध्यमबाट आदेश प्रविष्ट गर्न सक्ने गरी धितोपत्र बजारले आवश्यक व्यवस्था गर्न सक्नेछ ।
१८. **धितोपत्र व्यापारी मार्फत हुने कारोबार:** (१) धितोपत्र व्यापारीले आफ्नो लागि खरिद वा बिक्री मूल्य प्रविष्टि गरी कारोबार गर्न सक्नेछ ।
- (२) धितोपत्र व्यापारीले खरिद गर्न सक्ने अधिकतम धितोपत्र तथा लगानी गर्न सक्ने रकम बोर्डले समय समयमा तोके बमोजिम हुनेछ ।
- (३) धितोपत्र बजारको अवस्थालाई हेरी बोर्डले धितोपत्र ग्राहकले धितोपत्र दलाल वा धितोपत्र दलालले धितोपत्र व्यापारीको कार्य गर्न सक्ने गरी स्वीकृति दिन सक्नेछ ।
१९. **सर्किट ब्रेकर सम्बन्धी व्यवस्था:** (१) धितोपत्र बजारले आवश्यकता अनुसार कारोबारमा सर्किट ब्रेकर लाग्ने व्यवस्था गर्न पर्नेछ ।
- (२) उपनियम (१) बमोजिमको सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न बोर्डले धितोपत्र बजारलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
२०. **बैंक मार्फत कारोबार गर्नुपर्ने:** (१) धितोपत्रको कारोबार गर्दा वा गराउँदा कारोबारमा संलग्न सबैले बैंकिङ प्रणाली मार्फत भुक्तानी लिने दिने गर्नु पर्नेछ ।
- (२) धितोपत्र दलालले धितोपत्र कारोबारका लागि सम्बन्धित धितोपत्र बजार वा राफसाफ गर्ने संस्थाले तोकिएको बैंकमा खाता खोल्नु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिम लिंदा वा दिंदा एकाउण्टपेयी चेक मार्फत वा खाताबाट खातामा भुक्तानी हुने गरी गर्नु पर्नेछ ।
- (४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि धितोपत्र दलालले कारोबारका लागि प्रयोग गर्ने खाता कारोबारसँग सम्बन्धित प्रयोजन बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन ।
२१. **धितोपत्र कारोबार स्थगन गर्न सक्ने:** (१) प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुवाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको संचालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ ।
- (२) धितोपत्र बजारलाई लगानीकर्ताको हितको संरक्षण गर्न आवश्यक र उचित छ भन्ने लागेमा वा आफ्नो कारोबार प्रणाली प्रति जनविश्वास कायम राख्न कुनै धितोपत्रको कारोबार रोक्न आवश्यक छ भन्ने लागेमा बोर्डको पूर्व स्वीकृति लिई धितोपत्र बजारले त्यस्तो धितोपत्रको कारोबार अस्थायी रूपमा स्थगन गर्न सक्नेछ ।

- (३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि सूचीकृत सङ्गठित संस्थाले पेश गर्नु पर्ने सूचना, जानकारी, विवरण वा प्रतिवेदन पेश नगरेमा धितोपत्र बजारले त्यस्तो सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको कारोबार अस्थायी रूपमा स्थगन गर्न सक्नेछ र सो को कारण सहितको सूचना सम्बन्धित सूचीकृत सङ्गठित संस्थालाई दिनु पर्नेछ ।
- (४) उपनियम (१) र (२) बमोजिमको सूचना तथा जानकारी बोर्डलाई तुरुन्त गराउनु पर्नेछ ।

२२. **कारोबार स्थगनको परिणाम:** धितोपत्र दलालले कुनै धितोपत्रको कारोबार स्थगन हुनु अघि भए गरेको कारोबारको हिसाब राफसाफ गर्ने बाहेक त्यस्तो स्थगन भएको धितोपत्रको स्थगन फुकवा नभएसम्म कारोबार गर्न पाइने छैन ।
२३. **धितोपत्रको बाह्य कारोबार गर्न सकिने:** यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत सङ्गठित संस्थाको धितोपत्रको एक पटकमा बल्क वा ब्लक कारोबार हुने भएमा कारोबार प्रणाली बाहिर बाह्य कारोबार गर्न सकिनेछ ।
२४. **बाह्य कारोबार शुल्क:** बाह्य कारोबार सुविधा प्रदान गरे वापत धितोपत्र बजारले धितोपत्रको कारोबार मूल्यको शून्य दशमलव दुई प्रतिशतभन्दा बढी नहुने गरी विनियममा व्यवस्था गरे बमोजिमको कारोबार शुल्क लिन सक्नेछ ।

परिच्छेद-४

कारोबारको राफसाफ

२५. **कारोबारको राफसाफ:** (१) धितोपत्र बजारमा कारोबार गर्ने ग्राहकले आफूले गरेको कारोबारको राफसाफ गर्नु पर्नेछ ।
- (२) उपनियम (१) बमोजिम राफसाफको लागि सम्बन्धित ग्राहकसँग लिनु वा दिनु पर्ने धितोपत्र वा रकमको सम्बन्धमा धितोपत्र दलालले आवश्यक व्यवस्था गरी निर्धारित समय भित्र राफसाफ हुने व्यवस्था गर्नु पर्नेछ ।
- (३) उपनियम (२) बमोजिम निर्धारित समय धितोपत्र वा रकम बुझाई कारोबार राफसाफ गर्न नसकेको अवस्थामा धितोपत्र बजारले त्यस्तो व्यवसायीलाई तत्काल कारोबार गर्न रोक लगाउनु पर्नेछ ।
२६. **राफसाफ गर्ने जिम्मेवारी :** (१) धितोपत्र बजारमा सम्पन्न भएका कारोबारको राफसाफ सेवा प्रदान गर्ने जिम्मेवारी सम्बन्धित धितोपत्र बजारले धितोपत्र कारोबार राफसाफको उद्देश्यले स्थापना गरेको संस्थाको हुनेछ ।
- (२) राफसाफ सम्बन्धी तोकिएको व्यवस्था बमोजिम राफसाफ सम्पन्न नगरेमा बोर्डले कारोबारसँग सम्बन्धित व्यवसायी वा राफसाफ सेवा प्रदान गर्ने संस्थालाई आवश्यक निर्देशन दिई राफसाफ गराउन सक्नेछ ।

२७. **राफसाफ कोष खडा गर्नुपर्ने:** (१) धितोपत्र बजारले कारोबारको राफसाफ सम्बन्धमा अनिवार्य रूपमा राफसाफ कोष खडा गर्नु पर्नेछ ।
- (२) धितोपत्र दलालले कारोबारको राफसाफ गर्न नसकेमा धितोपत्र बजारले उपनियम (१) बमोजिमको राफसाफ कोषबाट राफसाफ कार्य सम्पन्न गराई सम्बन्धित व्यवसायीबाट राफसाफ बापतको रकममा व्याज सहित भराई कोषमा दाखिला गराउनु पर्नेछ ।
- (३) उपनियम (१) बमोजिमको राफसाफ कोषमा धितोपत्र बजार, धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र धितोपत्र दलालले प्रत्येक वर्ष खुद मुनाफाको पहिलो पाँच वर्षसम्म शुन्य दशमलव पाँच प्रतिशत र त्यस पछि, प्रत्येक वर्ष शुन्य दशमलव दुई पाँच प्रतिशत रकम जम्मा गर्नु पर्नेछ ।
- (४) उपनियम (३) बमोजिम जम्मा गर्नुपर्ने रकम सम्बन्धमा कोषमा जम्मा भएको रकम तथा धितोपत्र कारोबारको अवस्थालाई हेरी बोर्डले समय समयमा हेरफेर गर्न सक्नेछ ।
- (५) यस नियम बमोजिमको कोषमा रहेको रकमबाट हुने आय कोषमा नै राख्नु पर्नेछ ।
- (६) उपनियम (१) बमोजिमको कोषको संचालन तथा उपयोग सम्बन्धमा धितोपत्र बजारले बोर्डको स्वीकृतिमा विनियम बनाई लागू गर्नु पर्नेछ ।
२८. **नेटिङ प्रणाली मार्फत राफसाफ गर्न सकिने:** (१) धितोपत्र कारोबारको राफसाफ गर्दा नेटिङ प्रणाली मार्फत गर्न सकिनेछ ।

- (२) नेटिङ प्रणाली सम्बन्धी व्यवस्था राफसाफ गर्ने संस्थाको विनियममा तोकिए बमोजिम हुनेछ ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “नेटिङ प्रणाली” भन्नाले धितोपत्र व्यवसायीले कारोबार गरेको प्रत्येक दिनको धितोपत्रको खरिद र बिक्रीको कूल मूल्य बीचको फरक रकम राफसाफ गर्ने प्रणाली सम्झनु पर्छ ।

परिच्छेद-५

सूचीकृत धितोपत्रको हस्तान्तरण

२९. **हस्तान्तरण गरि दिनु पर्ने:** (१) सूचीकृत सङ्गठित संस्थाले धितोपत्र बजारबाट कारोबार सम्पन्न भई राफसाफ भएका धितोपत्रलाई सम्बन्धित खरिदकर्ताको नाममा हस्तान्तरण हुने व्यवस्था गर्नु पर्नेछ ।
- (२) अभौतिक रूपमा रहेका धितोपत्रको उपनियम (१) बमोजिम हुने हस्तान्तरण सम्बन्धमा केन्द्रीय निक्षेप सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त संस्थाले आवश्यक कार्य गर्नु पर्नेछ ।
३०. **कारोबार बाहेक अन्य हस्तान्तरण:** (१) नियम २९ मा उल्लिखित अवस्थाका अतिरिक्त देहायको अवस्थामा सूचीकृत धितोपत्रको हस्तान्तरण गर्न सकिनेछ:
- (क) धितोपत्र धनीको मृत्यु भई सम्बन्धित हकवालाको नाममा हस्तान्तरण गर्नु परेमा,
- (ख) अंशबण्डा भई अंशियारको नाममा हस्तान्तरण गर्नु परेमा,
- (ग) एकाघरका सदस्य बीच हस्तान्तरण हुने भएमा ।

(२) उपनियम (१) बमोजिम हुने हस्तान्तरणका सम्बन्धमा केन्द्रीय निक्षेप सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त संस्थाको विनियममा तोकिए बमोजिम हुनेछ ।

३१. अभौतिक धितोपत्र हस्तान्तरण: अभौतिक रुपमा रहेको धितोपत्रको हस्तान्तरण सम्बन्धमा अन्य व्यवस्था केन्द्रीय निक्षेप सेवा सम्बन्धी प्रचलित नियमावली तथा विनियममा तोकिए बमोजिम हुनेछ ।

परिच्छेद-६

सरकारी ऋणपत्र सम्बन्धी व्यवस्था

३२. सरकारी ऋणपत्रको सूचीकरण: धितोपत्र बजारले सरकारी ऋणपत्र कारोबार योग्य गराउन सूचीकरण गरी बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

३३. कारोबारको राफसाफ तथा प्रमाणपत्र सम्बन्धी व्यवस्था: (१) धितोपत्र व्यवसाय गर्नेले आफूले गरेको कारोबारको रकम, सरकारी ऋणपत्रको प्रमाणपत्र, दाखिल खारेजी पत्र, बिक्रेताको लिखत तथा अन्य आवश्यक विवरण र कागजातहरु कारोबार भएकै दिन धितोपत्र बजारले तोकेको समयभित्र धितोपत्र बजारमा पेश गरी कारोबार राफसाफ गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम विवरण तथा कागजात प्राप्त भएपछि धितोपत्र बजारले सो को अभिलेख गरी कारोबार राफसाफ गर्न पर्नेछ र सरकारी ऋणपत्रको प्रमाणपत्रको नामसारीका लागि आवश्यक भएमा त्यस्तो ऋणपत्रको कारोबार भएको समेत प्रमाणित गर्नु पर्नेछ ।

(३) सरकारी ऋणपत्रको राफसाफ सम्बन्धी अन्य व्यवस्था सरकारी ऋणपत्र सम्बन्धी विनियममा तोकिए बमोजिम हुनेछ ।

३४. कारोबार सम्बन्धी अभिलेख राख्नु पर्ने: (१) धितोपत्र दलालले सरकारी ऋणपत्रको कारोबारका लागि ग्राहकबाट प्राप्त खरिद वा बिक्री आदेशमा दर्ता नम्बर, प्राप्त भएको मिति र समय समेत जनाई क्रमानुसार दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।

(२) धितोपत्र दलालले आफूले गरेको सरकारी ऋणपत्रको कारोबारको विवरण तथा ग्राहक र आफ्नो स्वामित्वको विवरण छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ ।

परिच्छेद-७

विविध

३५. कारोबारको निरीक्षण तथा सुपरीवेक्षण: (१) धितोपत्र बजारले कारोबारको सुपरीवेक्षणका लागि आवश्यक विद्युतीय सुपरीवेक्षण प्रणाली (सर्भेलेन्स सिस्टम) स्थापना गर्नु पर्नेछ ।

(२) धितोपत्र दलालले धितोपत्रको कारोबार गर्दा धितोपत्र सम्बन्धी प्रचलित कानूनको पालना गरे वा नगरेको सम्बन्धमा धितोपत्र बजारले त्रैमासिक रुपमा सुपरीवेक्षण गरी सो सम्बन्धी प्रतिवेदन सुपरीवेक्षण सम्पन्न भएको पन्ध्र दिन भित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।

३६. **कारोबारमा रोक लगाउन सक्ने :** (१) देहायको कुनै अवस्थामा धितोपत्र बजारले धितोपत्र दलाललाई कारोबार गर्न रोक लगाउन सक्नेछः-

- (क) धितोपत्र दलालले ग्राहकबाट आदेश प्राप्त नगरी धितोपत्रको कारोबार गरेमा,
 - (ख) धितोपत्र दलालले कारोबार गर्दा धितोपत्र बजारलाई दिइएको धरौटी जमानतको आधारमा धितोपत्र बजारले तोकेको कारोबार सीमाभन्दा बढी हुने गरी कारोबार गरेमा,
 - (ग) धितोपत्र दलालले आफ्नो संचालक, कार्यकारी प्रमुख, कर्मचारी तथा निजको एकाघर परिवारको नाममा वा नामबाट कारोबार गरेमा,
 - (घ) धितोपत्र सम्बन्धी प्रचलित कानूनको पालना नगरेमा ।
- (२) उपनियम (१) बमोजिम कारोबार रोक लगाएको जानकारी बोर्डलाई तुरुन्त दिनु पर्नेछ ।

३७. **नियमन शुल्क बुझाउनु पर्ने:** (१) धितोपत्र बजारले धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम प्रत्येक महिना प्राप्त गरेको कूल शुल्कको एक प्रतिशत बराबरको रकम सो महिना समाप्त भएको मितिले दश दिन भित्र बोर्डलाई बुझाउनु पर्नेछ ।

- (२) धितोपत्र बजारले उपनियम (१) बमोजिमको शुल्क बुझाउन विलम्ब गरेमा बुझाउनु पर्ने शुल्कमा दश प्रतिशत वार्षिक दरमा गणना गरी विलम्ब भएको दिन गन्तीका हिसाबले थप शुल्क सहित बोर्डमा बुझाउनु पर्नेछ ।

३८. **विनियम बमोजिम हुने:** (१) धितोपत्रको सूचीकरण शुल्क, सम्झौताको ढाँचा तथा विवरण, सूचीकृत संगठित संस्थाको वर्गीकरण, सूचीकरण, खारेजी र पुनः सूचीकरण, कारोबार एकाई तथा बोर्ड एकाई, मूल्य निर्धारण प्रकृया, कारोबार गर्ने स्थान र समय, खरिद तथा बिक्री आदेश, कारोबार सञ्चालन प्रकृया तथा मूल्य परिवर्तन सीमा सम्बन्धी अन्य व्यवस्था विनियममा तोकिए बमोजिम हुनेछ ।

- (२) ऋणपत्रको दोस्रो बजार कारोबार, ऋणपत्रको सूचीकरण, कारोबार समय र स्थान, खरिद बिक्री आदेश, कारोबार एकाई, मूल्य परिवर्तन सीमा, कारोबार राफसाफ र फछ्यौट, ग्राहकलाई दिनुपर्ने जानकारी तथा खरिद सम्बन्धी निस्सा लगायत अन्य व्यवस्था विनियममा तोकिए बमोजिम हुनेछ ।
- (३) उपनियम (२) बमोजिमका व्यवस्थाहरु सम्बन्धमा ऋणपत्र बजारको अवस्था हेरी बोर्डले समय समयमा निर्देशन दिए बमोजिम धितोपत्र बजारले आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
- (४) यस नियमावली बमोजिम धितोपत्र बजार वा केन्द्रीय निक्षेप सेवा प्रदान गर्ने संस्थाले लागू गर्ने विनियम बोर्डको स्वीकृती लिएर मात्र लागू गर्नु पर्नेछ ।

३९. **कारवाहीको अभिलेख राख्ने:** (१) धितोपत्र सम्बन्धी कानून तथा बोर्डद्वारा जारी गरिएको आदेश वा निर्देशनको पालना नगरेको कारण ऐन बमोजिम कारवाहीमा परेको धितोपत्र दलाल, धितोपत्र ग्राहकको अभिलेख बोर्डले राख्नेछ ।

- (२) उपनियम (१) बमोजिमको अभिलेखमा पालना नगरेको कानून, निर्देशन वा आदेश सम्बन्धी विवरण समेत खुलाउनु पर्नेछ ।

- (३) उपनियम (२) बमोजिमको विवरण बोर्डले अन्य नियमन निकायलाई जानकारी गराउन तथा समय समयमा सार्वजनिक गर्न सक्नेछ ।
- (४) उपनियम (१) बमोजिमको अभिलेखमा समावेश भएको कम्पनी, सङ्गठित संस्था, व्यक्ति वा सो संलग्न कुनै पनि कम्पनी वा सङ्गठित संस्थालाई धितोपत्र व्यवसाय गर्न बोर्डले रोक लगाउन सक्नेछ ।

४०. धितोपत्र बजारले जानकारी दिनुपर्ने: धितोपत्र बजारले धितोपत्रको सूचीकरण, सूचीकरण स्थगन, सूचीकरण खारेजी वा पुनः सूचीकरण गरेमा तत्काल वा ढिलोमा सो कार्य गरेको भोलिपल्ट सम्ममा लगानीकर्ताको जानकारीको लागि सो सम्बन्धी सूचना सार्वजनिक गर्नु पर्नेछ, र सो को जानकारी बोर्डलाई समेत दिनु पर्नेछ ।

४१. यसै नियमावली बमोजिम हुने: यस नियमावलीमा लेखिएको जतिमा यसै नियमावली बमोजिम हुनेछ ।

४२. खारेजी र बचाउ: (१) धितोपत्र कारोबार नियमावली, २०५० खारेज गरिएको छ ।

- (२) उपनियम (१) बमोजिमको नियमावली बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

* * *



नेपाल धितोपत्र बोर्ड

नियन्त्रण तथा व्यवस्थापन विभाग

कानून तथा प्रबलीकरण महाशाखा

पो.ब.नं. ९०३१ जावलाखेल, ललितपुर ।

टेलिफोन: ०९७७-१-५५५०५११, ५५४१०५७, ५५५११६२, ५५४४०७६/०७७

फ्याक्स: ०९७७-१-५५४१०५८

ई-मेल: support@sebon.gov.np

वेबसाइट: www.sebon.gov.np

टोल फ्री नं : १६६०-०१-४४४३३